

सिद्धार्थ बैंक लिमिटेड

तेइसाँ वार्षिक प्रतिवेदन

आ.व. २०८०/८१



 SiddharthaBank

« सम्बन्ध सधैँभरिलाई »



सिद्धार्थ बैंक, दिगो भविष्य निर्माणको प्रबर्द्धनमा दृढतापूर्वक केन्द्रित भई आफ्नो सञ्चालनको आधारशिलाको रूपमा उत्तरदायी बैंकिङ्गको सिद्धान्तलाई आत्मसात गर्न गहन रूपमा प्रतिबद्ध रहेको छ । यस प्रतिबद्धताले बैंकको हरेक गतिविधि, बैंकले लिने रणनीतिक निर्णय तथा सञ्चालनको पहलहरूलाई परिपूर्ण गर्दछ । सिद्धार्थ बैंकले वातावरणीय, सामाजिक तथा सुशासन (ESG) का सिद्धान्तहरूमा अडिग रहदै आफ्नो कर्जा प्रवाह, लगानी निर्णय र आन्तरिक संचालनमा दिगोपनालाई अटल समर्पणका साथ प्राथमिकता दिएको छ । बैंकले उत्तरदायी बैंकिङ्ग अभ्यासलाई प्रोत्साहन गर्दै, आगामी पुस्ताका लागि थप दिगो र समतामूलक भविष्य निर्माण गर्न सहयोग गर्दै आफ्ना सरोकारवालाहरूका लागि दीर्घकालीन मूल्य एवं मान्यता सिर्जना गर्ने लक्ष्य लिएको छ ।

विषयसूची

| क्र.सं | विषय | पृष्ठ |
|--------|--|-------|
| १. | तेइसौं वार्षिक साधारण सभाको सूचना | १ |
| २. | साधारण सभा सम्बन्धी संक्षिप्त जानकारी | २ |
| ३. | सिद्धार्थ बैंक - एक भलक | ५ |
| ४. | बैंकको दृष्टिकोण, लक्ष्य, मूल मान्यताहरू र रणनीतिक उद्देश्यहरू | ६ |
| ५. | वित्तीय तथा गैह वित्तीय भलकहरू | ११ |
| ६. | सञ्चालकहरूको संक्षिप्त परिचय | १६ |
| ७. | २२ वर्ष यात्रामा सबल र सुवृद्धि सिद्धार्थ बैंक | १८ |
| ८. | बैंक सञ्चालक समितिका अध्यक्षज्यूको मन्त्रव्य | २१ |
| ९. | सञ्चालक समितिको वार्षिक प्रतिवेदन | ३० |
| १०. | संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालना प्रतिवेदन | ४४ |
| ११. | धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिमको विवरण | ४८ |
| १२. | कम्पनी ऐन, २०६३ को दफा १०९ बमोजिमका विवरणहरू | १०० |
| १३. | ने. रा. बैंकद्वारा जारी एकीकृत निर्देशिकाको निर्देशन नं. २० (९) (घ) बमोजिमको विवरण | १०७ |
| १४. | प्रबन्धपत्र तथा नियमावलीमा भएको संशोधन/थप/घटको तीनमहले विवरण | १०८ |
| १५. | ग्राहक सफलताका कथाहरू | ११४ |
| १६. | लेखापरिक्षकको प्रतिवेदन | ११९ |
| १७. | एकिकृत वित्तीय अवस्थाको विवरण | १२४ |
| १८. | एकिकृत नाफा नोक्सान विवरण | १२६ |
| १९. | एकिकृत अन्य विस्तृत आमदानीको विवरण | १२७ |
| २०. | एकिकृत नगद प्रवाह विवरण | १२८ |
| २१. | एकिकृत इक्विटीमा भएको परिवर्तनको विवरण | १३० |
| २२. | प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू | १३५ |
| २३ | अनुसूचीहरू | १५५ |
| २४ | प्रकटीकरण (Disclosure) तथा थप जानकारी | २०३ |
| २५ | प्रमुख सूचकाङ्कहरू | २४१ |
| २६ | नेपाल राष्ट्र बैंकको निर्देशन | २४२ |
| २७ | सहायक कम्पनीको विवरण | २४३ |
| २८ | सम्बन्धित संस्थाहरू | २५३ |
| २९ | शाखा सञ्चाल | २५६ |
| ३० | कार्यकारी तथा व्यवस्थापन समूह | २६३ |

सिद्धार्थ बैंक लिमिटेडका शेयरधनी महानुभावहरूलाई

तेर्झसौ वार्षिक साधारण सभाको सूचना

श्री शेयरधनी महानुभावहरू,

यस बैंकको मिति २०८१ साल पौष ०५ गते (तदनुसार २० डिसेम्बर, २०२४) का दिन बसेको सञ्चालक समितिको ४४०औं बैठकको निर्णयानुसार बैंकको तेर्झसौ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा निम्न विषयहरूमा छलफल तथा निर्णय गर्ने बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ अनुसार सम्पूर्ण शेयरधनी महानुभावहरूको जानकारी एवम् उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ।

साधारण सभा हुने मिति, समय र स्थान :

मिति : २०८१ साल पौष २८ गते, आईतबार (तदनुसार १२ जनवरी, २०२५)।

स्थान : आमी अफिसर्स क्लब, भद्रकाली, काठमाडौं।

सभा शुरू हुने समय : बिहान १०:३० बजे (उपस्थिति पुस्तिका बिहान ९:३० बजे देखि नै खुल्ला राखिने छ।)

छलफलका विषयहरू :

(क) सामान्य प्रस्ताव

१. आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको २३ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
२. लेखापरीक्षको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण र मिति २०८० श्रावण १ देखि २०८१ आषाढ मसान्त सम्मको नाफा नोकसान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपुँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण र तत् सम्बन्धी अनुसूचीहरू पारित गर्ने।
३. यस बैंकको सहायक कम्पनी "सिद्धार्थ क्यापिटल लिमिटेड" को आ.व. २०८०/८१ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण (Consolidated Financial Statement) छलफल गरी पारित गर्ने।
४. कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ बमोजिम बैंकको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने। (कम्पनी ऐन २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरीक्षक श्री एस.ए.आर.एसोसिएट्स, चार्टड एकाउण्टेण्ट्स पुनः नियुक्त हुन योग्य हुनुहुन्छ।)
५. बैंकको चुक्ता पूँजी रु. ९४,०८,९९,८०,९८५/- (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैया मात्र) को ४ प्रतिशतका दरले हुने रु. ५६,३५,९९,२०८/- (छपन्न करोड पैतीस लाख उनानसय हजार दुई सय आठ मात्र) नगद लाभाश (कर प्रयोजनका लागि समेत) वितरण गर्न स्वीकृत गर्ने।
६. बैंकको नियमावलीको नियम ८ बमोजिम आगामी ४ वर्षे कार्यकालको लागि बैंकको संरक्षक शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न तीन (३) जना तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्न दुई (२) जना गरी जम्मा पाँच (५) जना सञ्चालकहरूको निर्वाचन गर्ने।

(ख) विशेष प्रस्ताव

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम तोकिएको व्यवस्था तथा शर्तहरू सहित प्रति शेयर रु. १०० का दरले रु ३ अर्ब ५० करोड रुपैया बराबरको "एसबिएल ८.२५% अविमोच्य असञ्चिति अग्राधिकार शेयर" (SBL 8.25% Perpetual Non Cumulative Preference Share) सम्बन्धित नियमनकारी निकायको रिवरक्ती पश्चात् जारी गर्ने प्रस्ताव पारित गर्ने।
२. अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी भए पश्चात् बैंकको पूँजी वृद्धि गर्नुपर्ने भएकोले बैंकको हालको अधिकृत पूँजी रु. ९६,००,००,०००/- (अक्षरेपी सोहू अर्ब मात्र) रहेकोमा सोलाई वृद्धि गरी रु. २०,००,००,००,०००/- (अक्षरेपी बीस अर्ब मात्र) पुन्याउने प्रस्ताव पारित गर्ने।
३. अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी भए पश्चात् बैंकको हाल कायम जारी पूँजी रु. ९४,०८,९९,८०,९८५/- (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैया मात्र) लाई वृद्धि गरी रु. १७,५८,९९,८०,९८५/- (अक्षरेपी सत्र अर्ब अन्ताउन्न करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैया मात्र) पुन्याउने प्रस्ताव पारित गर्ने।
४. अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रयोजनका लागि प्रबन्धपत्र तथा नियमावलीमा रहेको विद्यमान व्यवस्थामा आवश्यक थप संशोधन/परिमार्जन गर्ने।
५. सञ्चालकको भत्ता तथा सुविधामा थप तथा हेरफेर र सो बमोजिम बैंकको नियमावलीमा सामायिक संशोधन गर्ने।
६. माथि प्रस्ताव गरिए बमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन, अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी/दर्ता/सूचीकरण गर्ने लगायत सोसँग सम्बन्धित कार्यहरू स्वीकृती र अभिलेखका क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरूबाट कुनै विषय, शर्तहरू लगायतमा संशोधन/फेरबदल गर्न निर्देशन सुझाव प्राप्त भएमा सोही बमोजिम थपघट, परिमार्जन, संशोधन, भाषागत लगायतका अन्य सुधार समेत गर्नका लागि सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अखित्यारी प्रत्यायोजन गर्ने।
७. बैंकले आ.व. २०८०/८१ मा संख्यागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐनको दफा १०५ (१) (ग) ले निर्धारण गरेको सीमाभन्दा बढी भएको खर्चलाई अनुमोदन गर्ने।

(ग) विविध

सञ्चालक समितिको निर्णयानुसार
कम्पनी सचिव

साधारण सभा सम्बन्धी संक्षिप्त जानकारी

१. साधारण सभाको प्रयोजनको लागि मिति २०८१ साल पौष १४ गते १ (एक) दिनको लागि बैंकको शेयर दाखिल खारेज दर्ता बन्द गरिनेछ । सो दिनभन्दा अघि शेयर बाँडफाँड भई वा नेपाल स्टक एक्सचेंज लिमिटेडमा सो दिनभन्दा अघि कारोबार भई बैंकको शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नु हुनेछ ।
२. शेयरधनीहरूले आफै वा प्रतिनिधि मार्फत सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नेछन् । नाबालक शेयरधनीहरूको तर्फबाट नाबालकको संरक्षक वा निजले नियुक्त गरेको प्रतिनिधिले सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न सक्नेछन् । शेयरधनीहरूको दर्ता किताबमा संरक्षकको रूपमा नाम लेखिएको व्यक्तिलाई मात्र संरक्षक मानिनेछ ।
३. संयुक्त रूपमा एकजना भन्दा बढी व्यक्तिको नाममा शेयर लिएकोमा त्यस्तो साफेदारहरूद्वारा मनोनित गरिएको साफेदारले वा निजहरूले मनोनित गरेको प्रतिनिधिले र सो बमोजिम कुनै साफेदार मनोनित हुन नसकेकोमा शेयरधनीहरूको दर्ता किताबमा जसको नाम पहिले उल्लेख भएको छ सोहि व्यक्तिले दिएको मत वा प्रतिनिधिपत्र मात्र सदर हुनेछ ।
४. सभामा भाग लिन, छलफल गर्न र मतदान गर्नको लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले बैंकको अर्को कुनै शेयरधनीलाई मात्र प्रतिनिधि नियुक्त गर्न सक्नुहुनेछ ।
५. प्रतिनिधि नियुक्त हुने शेयरधनीले सभा सुरु हुनु भन्दा ४८ घण्टा अगावै प्रतिनिधिपत्र यस बैंकको शेयर रजिस्ट्रार श्री सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा बुझाई सक्नु पर्नेछ ।
६. प्रतिनिधि नियुक्त गरी सो को लागि प्रतिनिधिपत्र यस बैंकको शेयर रजिस्ट्रार श्री सिद्धार्थ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाडौंमा बुझाई सकेपछि प्रतिनिधि बदर गरी अर्को प्रतिनिधि दिन चाहेमा सो को सूचना सभा सुरु हुनुभन्दा ४८ घण्टा अगावै यस बैंकको शेयर रजिस्ट्रार श्री सिद्धार्थ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाडौंमा नै दिनुपर्नेछ ।
७. एकै शेयरधनीले एक भन्दा बढी प्रतिनिधि नियुक्त गरेको अवस्थामा दफा ६ बमोजिम बदर गरिएकोमा बाहेक त्यस्तो सबै प्रतिनिधि बदर हुनेछ । प्रतिनिधि नियुक्त गर्ने शेयरधनीले कुनै कारणवश त्यस्तो प्रतिनिधि बदर गरी आफै सभामा उपस्थित भई सभामा भाग लिन, छलफल गर्न र मतदान गर्न चाहेमा सोको लिखित सूचना सभा शुरु हुनु भन्दा ४८ घण्टा अगावै यस बैंकको शेयर रजिस्ट्रार श्री सिद्धार्थ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाडौंमा बुझाई सक्नुपर्नेछ ।
८. विविध शीर्षक अन्तर्गत प्रश्न गर्न चाहने शेयरधनीले आफूले प्रश्न गर्न चाहेको विषयबारे सभा हुनुभन्दा ७ दिन अगावै बैंकको नक्साल, काठमाण्डौ रिथत प्रधान कार्यालयमा रहेको कम्पनी सचिवको कार्यालयमा जानकारी दिनुपर्नेछ । त्यसरी जानकारी नदिएको विषय उपर छलफल गर्न सकिने छैन ।
९. शेयर प्रमाण-पत्र वा शेयर स्टेटमेण्ट प्राप्त गरी नसक्नु भएका शेयरधनीले यस बैंकको शेयर रजिस्ट्रार श्री सिद्धार्थ क्यापिटल लि., नारायणचौर, नक्साल, काठमाडौंबाट शेयर प्रमाण-पत्र वा आफ्नो हितग्राही खाता रहेको संस्थामा गई स्टेटमेण्ट लिनु पर्नेछ । सभाको दिन सभाकक्षमा शेयर प्रमाण-पत्र वितरण गरिने छैन ।
१०. आफ्नो परिचयपत्र सहित बैंकले जारी गरेको प्रवेश-पत्र वा शेयर प्रमाण पत्र वा बैंकको शेयर अभौतिकीकरण गरेको देखिने अभौतिकीकरण खाता (DMAT Account) को विवरण (BOID Statement) प्रस्तुत गरेपछि मात्र सभाकक्ष भित्र प्रवेश गर्न पाइनेछ ।
११. सभाको दिन सभा शुरु हुनु भन्दा पहिले नै उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौं । साथै, शेयरधनी महानुभावहरूको सुविधाको लागि सभा हुने दिन बिहान ८:०० बजेदेखि हाजिर पुस्तिका खुल्ला रहनेछ ।

नोट :

१. साधारणसभासँग सम्बन्धित वार्षिक आर्थिक विवरण, सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र छलफलका विषयहरू यस बैंकको वेबसाइट www.siddharthabank.com मा पनि राखिएको हुँदा त्यहाँबाट समेत हेर्न सकिने व्यहोरा जानकारी गराउँदछौं ।
२. हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरू तथा हाल सम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरू अभौतिकीकरण (DEMAT) नगराउनु भएका शेयरधनी महानुभावहरूले आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराउनु हुन अनुरोध गर्दछौं ।
३. अन्य जानकारीको लागि बैंकको रजिस्टर्ड कार्यालय, नक्साल, काठमाडौं रिथत कम्पनी सचिवको कार्यालय (टेलिफोन नं. ०१-५१७०७२०) मा सम्पर्क राख्न समेत अनुरोध गरिन्छ ।

तेईसौ वार्षिक साधारण सभामा लागि प्रतिनिधि (प्रोक्सी) फारम

श्री सञ्चालक समिति,
सिद्धार्थ बैंक लिमिटेड,
नक्साल, काठमाडौं।

विषय : प्रतिनिधि नियुक्त गरेको बारे।

महाशय,

जिल्ला म.न.पा./न.पा./गा.पा., वडा नं. बर्से म/हामी ले त्यस बैंकको शेयरधनीको हैसियतले मिति २०८१ साल पौष २८ गते आइतबारका दिन हुने तेईसौ वार्षिक साधारण सभामा स्वयं उपस्थित भई छलफल तथा निर्णयमा सहभागी हुन नसक्ने भएकाले उक्त सभामा भाग लिन तथा मतदान गर्नका लागि जिल्ला म.न.पा./न.पा./गा.पा. वडा नं. बर्से त्यस कम्पनीका शेयरधनी श्री लाई मेरो/हाम्रो प्रतिनिधि मनोनित गरी पठाएको छु/छौं।

निवेदक

दस्तखतः

नामः

प्रतिनिधि नियुक्त भएको व्यक्तिको

हस्ताक्षरको नमूना:

ठेगाना:

शेयरधनी/हितग्राही नं.:

शेयरधनी नं.:

कित्ता नं. देखि सम्म

जम्मा शेयर संख्या:

हितग्राही नं.:

मिति: २०८१/...../.....

द्रष्टव्यः यो निवेदन साधारण सभा हुनु भन्दा कम्तीमा ४८ घण्टा अगावै बैंकको शेयर रजिस्ट्रार श्री **सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्साल, काठमाडौं**मा पेश गरी सक्नुपर्नेछ । एक भन्दा बढी प्रतिनिधि (प्रोक्सी) को नाम उल्लेख गरेमा प्रतिनिधि (प्रोक्सी) फारम रद्द गरिने छ ।

✗

✗

✗

✗

 Siddhartha Bank

सिद्धार्थ बैंक लिमिटेड,
हात्तीसार, काठमाडौं।

तेईसौ वार्षिक साधारण सभामा उपस्थित हुन जारी गरिएको
प्रवेश-पत्र

शेयरधनीको नामः श्री कुल शेयर संख्या:
शेयरधनी/हितग्राही नं.

शेयरधनीको हस्ताक्षरः


कम्पनी सचिव

(द्रष्टव्यः प्रतिनिधिले सभामा भाग लिन आँदा माथि उल्लेखित सम्पूर्ण विवरणहरू उल्लेख गरी यो प्रवेश पत्र अनिवार्यरूपमा साथमा लिई आउनुहुन अनुरोध गर्दछौं ।)



सिद्धार्थ बैंक - एक महालक

सिद्धार्थ बैंक लिमिटेड नेपालमा निजीक्षेत्रबाट सञ्चालित अग्रणी वाणिज्य बैंकहरूमध्ये पर्ने बैंक हो । देशको १७ औं वाणिज्य बैंकको रूपमा स्थापित सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकबाट "क" वर्गको इजाजतपत्र प्राप्त गरी वित्तीय कारोबार सञ्चालन गरेको २२ वर्ष पूरा गरेको छ । यस बैंकले आफूलाई डिजिटल फर्स्ट, ग्राहक केन्द्रित र दिगोपनामा ध्यान केन्द्रित गरेकै कारण ग्राहकहरूको विश्वास जित्न सफल भएको छ । ग्राहक र सरोकारवालाहरूको सल्लाह सुभाव अनुसार उहाँहरूसँग दीर्घकालीन सम्बन्धका लागि प्रयास गर्दै अघि बढ्नाले नै यस बैंक यहाँसम्मको बाटो तय गर्न सफल भएको हो ।

सिद्धार्थ बैंक ग्राहकहरूलाई उच्च व्यक्तिगत अनुभव र उत्कृष्ट बैंकिङ सेवाहरू प्रदान गर्ने प्रतिबद्ध छ । यस बैंकले गर्ने हरेक निर्णय ग्राहक केन्द्रित हुन्छन् । ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै विभिन्न प्रडक्टहरूमार्फत उहाँहरूका बैंकिङ आवश्यकताहरूलाई पूरा गर्नु यस बैंकले आफ्नो मुख्य जिम्मेवारी ठान्ने गरेको छ ।

विभिन्न लाभदायी प्रडक्टहरू, ग्राहक केन्द्रित डिजिटल नवीनता, फराकिलो संजाल, ग्राहकलाई छिटो र छरितो सेवा तथा निरन्तर सुधारमा ध्यान केन्द्रित गरेकै कारण यस बैंकले आफ्ना ग्राहकहरूको विश्वास प्राप्त गर्ने सफल भएको छ । साथै, नेपालकै प्राथमिक बैंकिङ साफेदारका रूपमा आफूलाई प्रस्तुत गरेर अनगिन्ती सम्बन्धहरूसमेत गाँस्न सफल भएको छ ।

यस बैंकले नियामक निकाय नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै सातै प्रदेशमा प्रादेशिक कार्यालय र नेपालका मुख्य शहरहरू र स्थानीय निकायहरूमा आफ्ना शाखा सञ्जाल विस्तार गर्ने अभियानलाई जारी राखेको छ भने हरेक शाखा कार्यालय र शहरका मुख्यमुख्य स्थानमा एटीएम मेसिनहरू राखेर आफ्ना ग्राहकहरूलाई सहज र छिटोछरिटो बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । अझ समग्रमा भन्नुपर्दा आफ्ना ग्राहकहरूका विभिन्न आवश्यकतालाई मध्यनजर गरी सो पूरा गर्ने एकल बिन्दु वित्तीय सेवा प्रदान गर्ने सिद्धार्थ बैंक प्रतिबद्ध छ ।

त्यसै, सिद्धार्थ बैंक अन्तर्राष्ट्रिय बैंकिङ नेटवर्कका साथमा वित्त व्यापार (Trade Finance), रेमिट्यान्स इनवार्ड्स (Remittance Inwards) र अन्तर्राष्ट्रिय भुक्तानीका व्यवसायहरूलाई सेवा प्रदान गर्न सफल भएको छ ।

सिद्धार्थ बैंकले वातावरण र समाजलाई ध्यानमा राखी वातावरणीय, सामाजिक र सुशासन (ई.एस.जी.) सञ्चालनका पक्षहरूलाई प्राथमिकता दिएको छ । यस कार्यले हाम्रा ग्राहक, मानव जाति र विश्वकै लागि समेत दीर्घकालीन विकास सिर्जना गर्न मद्दत गर्दछ । यस बैंक आफ्ना कार्यहरूको प्रभावप्रति सचेत छ र सबैका लागि एक दिगो भविष्य सिर्जना गर्ने प्रतिबद्ध छ ।

बैंकको दृष्टिकोण, लक्ष्य, मूल मान्यताहरू

दृष्टिकोण

दिगो विकासका लागि डिजिटल फर्स्ट बैंक बन्ने सिद्धार्थ बैंकको मुख्य दृष्टिकोण रहेको छ ।

लक्ष्य

सिद्धार्थ बैंकको लक्ष्य सरोकारवालाहरूको समृद्धि र निरन्तर विकासका लागि विभिन्न सेवाहरू डिजिटल रूपमा प्रदान गरेर ग्राहकलाई खुसी र सन्तुष्ट बनाउने रहेको छ ।



मूल मान्यताहरू

सिद्धार्थ बैंक तल उल्लेखित आफ्ना मूल मान्यताहरूमा दृढ रहन प्रतिबद्ध छ ।

- ♦ दिगो विकास (Sustained Growth)
- ♦ पारदर्शिता (Transparency)
- ♦ इमानदारी (Integrity)
- ♦ अन्वेषण (Innovation)
- ♦ ग्राहक केन्द्रित (Customer Centricity)

१. दिगो विकास (Sustained Growth)



सिद्धार्थ बैंक नेपालका सरोकारवालाहरूसँगको साझेदारीमा सबैका लागि दिगो विकास सिर्जना गर्न केन्द्रित छ । यस बैंक दिगो वृद्धि विकास सुनिश्चित गर्न बजारमा आएका नयाँनयाँ सूचना प्रविधिहरूलाई आत्मसात गर्दै अग्रणी बैंकिङ अभ्यासको अनुभव गराउन प्रतिबद्ध छ । दिगो वृद्धि र उपयुक्त जोखिम व्यवस्थापनका नीतिहरू एकअर्कोसँग मेल खानुपर्छ भन्ने कुरामा यस बैंक जानकार छ, र यस बैंक संचालन र वित्तीय जोखिमहरू व्यवस्थापन गर्नसमेत प्रतिबद्ध छ । यस बैंकले जोखिमसम्बन्धी ज्ञान विकास गर्ने र सो जोखिम व्यवस्थापनसम्बन्धी निर्देशनहरूको पालना गर्ने अपेक्षा आफ्ना कर्मचारीहरूबाट राख्दछ ।

सिद्धार्थ बैंकले आफ्ना कर्मचारीहरूलाई विकास र अध्ययनको समान अवसर प्रदान गर्नुपर्छ भन्ने विश्वास राख्दछ । बैंकका कर्मचारीहरूले बैंकमित्र आफ्नो प्रगतिको स्वामित्व लिनुपर्छ भन्ने अपेक्षासमेत यस बैंकले राखेको छ । यस बैंकका सबै कार्यविधिहरू बैंकका कर्मचारीहरूलाई समान अवसर प्रदान गर्न प्रयोग हुनुपर्छ भन्नेमा बैंक विश्वस्त छ । हामी 'सम्बन्ध संर्धेभरिलाई बनाउन चाहन्छौं ।



२. पारदर्शिता (Transparency)

यस बैंकले पारदर्शी कार्य (Open Work) को संस्कृति निर्माण गर्ने लक्ष्य राखेको छ। त्यसैले आफ्ना सबै कार्यविधि र नीतिहरू यस बैंकको पारदर्शिताको सुधारको प्रयासका निमित्त प्रयोग गर्नमा यस बैंक प्रस्त छ। यस बैंकले सहभागितामूलक निर्णय कार्यविधि सिर्जना गर्न बैंकभित्र खुल्ला सञ्चारलाई प्रोत्साहन गरेको छ, विशेष गरी माथिल्लो तहदेखि तल्लो तहसम्मको दृष्टिकोणको सञ्चारलाई प्राथमिकता दिएको छ।



३. इमानदारी (Integrity)

बैंकिङ भन्नाले एक विश्वसनीय जिम्मेवारीहरूमा आधारित व्यवसाय हो। यसका आधारमा बैंकले आफ्ना कर्मचारीहरूलाई सबै प्रकारका कारोबारहरूमा इमानदारीको उच्चतम मापदण्ड कायम गर्न उत्प्रेरित गरिरहेको छ। बैंकका कार्यविधि तथा नीतिहरूको यसरी विकास गरिएको छ, जसअनुसार इमानदारी यस बैंकका कर्मचारीहरूको जीवनशैली नै बनेको छ।



४. अन्वेषण (Innovation)

सबै तहमा नवीन सोचलाई प्रोत्साहित गर्न बैंकले लक्ष्य राखेको छ। त्यसैले सिद्धार्थ बैंकले आफ्ना कर्मचारीहरूबाट दैनिक कार्यमा निरन्तर सुधारका लागि नवीनतम तरिकाले सोच्ने अपेक्षा राख्दछ। यस बैंकले सहयोगी वातावरणको सिर्जना गरी अन्वेषण वृद्धि गर्न मद्दत गर्दछ।



५. ग्राहककेन्द्रित (Customer Centricity)

सिद्धार्थ बैंकले आफ्ना कर्मचारीहरूलाई ग्राहकको सेवामा अटुट ध्यान केन्द्रित गर्न प्रोत्साहित गर्दछ। बैंकका कर्मचारीहरूले आफ्नो कामको सिलसिलामा गर्न सबै निर्णयहरूमा सर्वप्रथम ग्राहकहरूको हितलाई प्राथमिकतामा राख्दछन्। ग्राहक भन्नाले बैंकका बाह्य र आन्तरिक ग्राहकहरू समग्र रूपमा ढुक्नुपर्दछ।

रणनीतिक उद्देश्यहरू



सिद्धार्थ बैंकले स्पष्ट रणनीतिक उद्देश्यहरू राखेको छ, जुन यस बैंकले संयुक्त रूपमा प्राप्त गर्न चाहन्छ । रणनीतिको सफल कार्यान्वयनले यस बैंकका रणनीतिक उद्देश्यहरू प्राप्त गर्न सकिन्छ भनेमा बैंक विश्वस्त छ । साथै, हाम्रा रणनीतिहरूले हामीलाई बजारको चुनौतीपूर्ण अवस्थामा समेत टिक्न र विकास हुन सक्षम बनाउँछ ।

डिजिटल फर्स्ट

डिजिटल रूपान्तरण भनेको व्यवसाय सञ्चालनको प्रक्रियामा आधारभूत परिवर्तनहरू र ग्राहकहरूलाई सहज मूल्य मान्यता प्रदान गर्नका लागि व्यवसायको सबै क्षेत्रको प्रविधिको एकीकरण हो । उद्योगमा प्रतिस्पर्धी रहन उदीयमान प्रविधिहरूसँग अद्यावधिक रहन महत्वपूर्ण छ । बैंकले कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence), Block Chain जस्ता नयाँ प्रविधिहरूमा लगानी गरेमा यसले बैंकलाई अग्रस्थानमा रहन मद्दत गर्न सक्छ । डेटा उपलब्धता बढ़दै गर्दा, प्रभावकारी र सक्षम निर्णय लिन डेटा विश्लेषणको प्रयोग गर्नु महत्वपूर्ण छ । यसले बैंकलाई नयाँ प्रवृत्तिहरू पहिचान गर्न, अनुमान गर्न र समयमै निर्णय गर्न मद्दत गर्दछ । डिजिटल रूपान्तरणमार्फत यस्ता विधिहरू कार्यान्वयन गरेमा बैंकले सहजै प्राविधिक परिवर्तनहरूसँग अनुकूलित रहन र नवप्रवर्तनको गतिलाई सँगसँगै अगाडि लैजान मद्दत गर्दछ । यसले बैंक 'डिजिटल फर्स्ट' (Digital First) भनेमा ध्यान केन्द्रित रहन्छ, जसले गर्दा बैंकको सञ्चालनका सबै पक्षहरूको प्राथमिकता डिजिटल च्यानल र प्रविधिमा हुन्छ ।

व्यापारको विविधीकरण

बैंकको व्यापार विविधीकरण रणनीति भन्नाले एकल आय स्रोतमा निर्भरता घटाउँदै वृद्धि र नाफाको सम्भावना बढाउनका लागि उत्पादन, सेवा र बजारको दायरा विस्तार गर्ने प्रक्रिया हो । बैंक प्रतिस्पर्धात्मक रहन र व्यापार वृद्धिका लागि विविधीकरण एक महत्वपूर्ण रणनीति हो । नयाँ ग्राहकहरूलाई लक्षित गरी बजारमा नवीन उत्पादन तथा सेवाहरू विस्तार गरी यस बैंकले आय स्रोतमा निर्भरता घटाउन र दीर्घकालीन रूपमा बजार विस्तार गर्ने प्रतिबद्ध छ ।

भौगोलिक विविधीकरण

बैंकले नयाँ भौगोलिक क्षेत्रमा आफ्नो सेवा विस्तार गरी नयाँ बजार र ग्राहकहरूमा पहुँच प्राप्त गर्नेछ । विभिन्न स्थानमा नयाँ शाखा खोलेर यो हासिल गरिनेछ ।

उत्पादन विविधीकरण

बैंकले नयाँ ग्राहकहरूलाई आकर्षित गर्न र आम्दानी बृद्धि गर्न नयाँ उत्पादन र सेवाहरू ल्याउनेछ ।

ग्राहक विविधीकरण

बैंकले आफ्ना ग्राहकहरूलाई विविधीकरण गर्न नयाँ क्षेत्रहरूलाई लक्षित गर्न सक्नेछ । यसमा साना/मध्यम व्यवसायहरू, Zennentials (Generation Z/ Z पुस्ता) वा High Net Worth भएका व्यक्तिहरू पर्न सक्छन् ।

एक सफल विविधीकरणले आम्दानी बढाउन, बजार साफेदारी बढाउन, नयाँ राजस्व स्रोतहरू फेला पार्न र अवस्थित उत्पादनहरूको तुलनामा बढी मार्जिन प्राप्त गर्न मद्दत गर्न सक्छ । बैंकसँग MSME क्षेत्र, कार्ड आधारित व्यवसाय

र स्केलेबिलिटी (Scalability) को दायरा भएका लगानीका अन्य नयाँ अवसरहरूमा आफ्नो वर्तमान व्यवसायलाई विविधीकरण गर्न रणनीतिक निर्देशन छ ।

दिगोपन

दिगोपन भनेको वातावरण, समता र अर्थतन्त्रबीचको सन्तुलन हो । यो यस पुस्ता र भावी पुस्ताका लागि सम्पन्न, स्वस्थ, विविध र लचिला समुदायहरू सिर्जना गर्न वातावरणीय स्वास्थ्य, सामाजिक समानता र आर्थिक जीवन शक्तिको एकीकरण हो । जलवायु परिवर्तनका निरन्तर जोखिमहरूले दिगोपन बैंकहरूका लागि महत्वपूर्ण बनाउँछ । वातावरणमैत्री नवीकरणीय ऊर्जा कम्पनीहरूदेखि लिएर अर्बौ डलर मूल्यका तेल कम्पनीहरूसम्मका लागि बैंकहरू वित्तीय स्रोतको सबैभन्दा ठूलो आपूर्तिकर्ता हुन् । बैंकहरूले जहाँ ऋण दिन निर्णय गर्छन्, त्यसले अर्थतन्त्रको दिशा र हदसम्म हाम्रो समाजको भविष्य निर्धारण गर्न समेत मद्दत पुऱ्याउँछ ।

दिगो विकासका प्रतिबद्धताहरू निर्धारण गरेमा यसले बैंकहरूको विश्वसनीयता बढाउन मद्दत गर्छ । जलवायु जोखिमहरूबाटे धेरै लगानीकर्ताहरू चिनित हुन थालेका छन्, बैंकहरूसँग भने दिगोपन पहलहरूमा लगानी गरेर प्रतिक्रिया दिने मात्र विकल्प छ, जुन बैंकलाई वातावरणीय रूपमा जिम्मेवार र दिगो मानिन्छ । यसले अधिकांश लगानीकर्ताहरूलाई आकर्षित गर्न सक्छ र अधिक व्यापार अवसर प्राप्त गर्न सक्छ । साथै, यसले बैंकहरू जलवायु जोखिमहरूतर्फ अनुकूलन हुँदै छन् भन्ने देखाउँछ ।

धेरै दिगो व्यवसायहरूले नवीकरणीय ऊर्जा प्रयोग गरेर वा फोहोर घटाएर आफ्नो वातावरणीय प्रभाव घटाउने प्रयास गरेका छन् । बैंकले पनि आफ्नो कामकाजमा विविधता र समानताको प्रवर्द्धन गरेर वा स्थानीय समुदायलाई फाइदा पुग्ने नीतिहरू लागू गरेर भन् बढी आफूलाई दिगो र भरपर्दो बनाउन सक्छन् ।

बैंकले जिम्मेवारीपूर्ण लगानी गर्नुपर्नेछ, अर्थात् त्यस्ता कम्पनीहरू र परियोजनाहरूमा लगानी गर्नुपर्नेछ, जसले दिगो विकासको प्रवर्द्धन गर्न सकोस् । यसमा नवीकरणीय ऊर्जा, दिगो कृषि र हरियो पूर्वाधार (Green Infrastructure) विकास पर्दछन् ।

बैंकले दिगो विकासको प्रवर्द्धन गर्न संस्थागत सामाजिक उत्तरदायित्व (CSR) मा संलग्न भई थप विभिन्न कार्यहरू गर्दै आइरहेको छ । यसमा सामुदायिक विकास परियोजनाहरूलाई समर्थन गर्ने, वित्तीय साक्षरता प्रवर्द्धन गर्ने र आफै कार्बन पदविहन (Carbon Footprint) घटाउने कार्य बैंकले गर्दै आइरहेको छ । बैंकले आफ्नो रणनीतिमा दिगो विकासलाई प्रत्यारोपण गर्छ र हरित वित्त लगानी, वित्तीय समावेशीकरण र पारदर्शिताका लागि ESG मा प्रतिबद्ध छ ।

सेवा उत्कृष्टता

सेवा उत्कृष्टता भन्नाले सेवा प्रदायकहरूले ग्राहकहरूका अपेक्षाहरूलाई निरन्तर रूपमा पूरा गर्नुका साथै ग्राहकहरूको अपेक्षाभन्दा बढी गर्न सक्ने क्षमतालाई जनाउँछ । सेवा उत्कृष्टताले ग्राहकको अपेक्षालाई बढाउँछ । यसले वाचा गरिएका कुराहरू ग्राहकहरूले अपेक्षा गरेभन्दा उत्कृष्ट ढड्गले प्रदान गर्ने जनाउँछ । कुनै पनि सेवा प्रदान गर्नुअघि ग्राहकका समस्या, आवश्यकताहरू र अपेक्षाहरूलाई विचार गरिन्छ । सेवा उत्कृष्टता उच्च गुणस्तरको एक अद्भुत गुण हो । यसले सेवाप्रदायकलाई प्रसिद्धि, सफलता र आर्थिक लाभ प्राप्त गर्नमा मद्दत पुऱ्याउँछ ।

बैंकमा सेवा उत्कृष्टताको संस्कृति समावेश गर्नु एक यात्रा, निरन्तर प्रक्रिया हो, यो अन्तिम गन्तव्य होइन । त्यसैले, यसका लागि कुनै वैकल्पिक उपाय वा सुविधाजनक समाधान हुँदैन ।

ग्राहक सेवा उत्कृष्टताको महत्व बैंकमा धेरै नै हुन्छ, किनकि बैंकहरूमा उच्चदेखि निम्न आयसम्मका सबै ग्राहकहरू समावेश हुन्छन् । ग्राहकहरू कसरी र कस्तो तवरमा उपस्थित हुन्छन् भन्नेबाट निजहरू पुनः सेवा लिन आउने भन्ने कुरा निर्धारण हुन्छ । ग्राहकले भौतिक रूपमा बैंकको भवन वा अन्य ग्राहक सेवा च्यानलहरूमार्फत सेवा प्राप्त गर्छन् । यद्यपि, सबै सेवा वितरणका स्थानहरूमा समान विशेषता र समान सेवाको अपेक्षा हुन्छ ।

तसर्थ, बैंकले सेवा उत्कृष्टतालाई एक प्रमुख रणनीतिक दिशा मानेर आफ्नो ध्यान केन्द्रित गर्न आवश्यक छ । बैंकले प्रत्येक ग्राहकका विशेष आवश्यकताहरू पूरा गर्न व्यक्तिगत सेवाहरू प्रदान गर्छ । यसमा अनुकूलित वित्तीय समाधानहरू,

व्यक्तिगत सञ्चार च्यानलहरू र विशेष मार्केटिङ सन्देशहरू समावेश हुन्छन् । यसैगरी, बैंकले बहु-च्यानल बैंकिङ सेवाहरू पनि प्रदान गर्छन्, जसबाट ग्राहकहरूको अनलाइन, मोबाइल, फोन र व्यक्तिगत रूपमा समेत आफ्ना खाताहरू र बैंकिङ सेवाहरूमा पहुँच हुन्छ । यसले ग्राहकलाई उनीहरूको आवश्यकताहरू र प्राथमिकताअनुसार उपयुक्त च्यानल चयन गर्न मद्दत गर्छ ।


सरोकारवालाहरूको समृद्धि









सरोकारवालाहरूको समृद्धि सबैका लागि राम्रो मूल्य सिर्जना गर्नमा केन्द्रित छ, जसमा ग्राहक, कर्मचारी, शेयरधनी र समाज लगायत समावेश छन् । बैंकको सफलता उसको वित्तीय कार्यसम्पादनबाट मात्र नभई समाज र वातावरणमा पार्ने प्रभावबाट पनि मापन गरिन्छ । बैंकको दीर्घकालीन सफलतामा प्रमुख सरोकारवालाले महत्वपूर्ण भूमिका खेल्छन् । प्रमुख सरोकारवालाहरूले बैंकलाई रणनीतिक निर्णयहरू लिन, जोखिम कम गर्न र तिनीहरूको व्यवसाय बढाउन मद्दत गर्ने सक्छन् । त्यस्तैगरी, सफल बैंक चलाउनु भनेको धेरै व्यक्तिहरूलाई सकेसम्म खुसी राख्न प्रयास गर्नु हो । सञ्चालक वा व्यवस्थापनले जे सोचे पनि, यदि सरोकारवालाहरू खुसी छैनन् भने बैंक सफल हुँदैन । अन्ततः सबैले एउटै परिणाम खोज्छन्: बैंकसँगको सफल र समृद्ध साझेदारी ।

शेयरधनीहरूको समृद्धि, पुँजीमा लाभ वृद्धि गरेर हासिल गर्न सकिन्छ । कर्मचारीहरूको समृद्धि उचित लाभ र कार्य वातावरणद्वारा हासिल गर्न सकिन्छ । समुदायको समृद्धि संस्थागत सामाजिक उत्तरदायित्व (CSR) को पहलद्वारा प्राप्त गर्न सकिन्छ । नियामक/सरकारको समृद्धि, पारदर्शी, जिम्मेवार र उत्तरदायी शासन र अनुपालनमार्फत हासिल गर्न सकिन्छ ।

बैंकको अन्तिम रणनीतिक दिशा भनेको बैंकका सबै सरोकारवालाहरूको समृद्धि हो । यही अन्तिम परिणामका लागि बैंक केन्द्रित छ । सरोकारवालाहरूको समृद्धिको रणनीति अपनाएर बैंकहरूले आफ्ना सरोकारवालाहरूसमक्ष विश्वास र निष्ठा निर्माण गर्न सक्छन् । साथै, यसले समाज र वातावरणको कल्याणमा पनि योगदान पुऱ्याउँछ । सरोकारवालाहरूको समृद्धिवाटै बैंकले दीर्घकालीन सफलता र लाभ प्राप्त गर्न सक्छ ।

वित्तीय भालकहरू





गैह वित्तीय भालकहरु



आ.व. २०८१ आषाढ मसान्तसम्म

कम्पनी
रजिष्ट्रारको कार्यालयमा
दर्ता मिति

वि.स. २०५८ आश्विन १२

आयकर ऐन
अन्तर्गत दर्ता मिति

वि.स. २०५८ पौष ०५

नेपाल राष्ट्र बैंकबाट
वित्तीय कारोबार गर्ने
इजाजतपत्र ग्राप्त मिति

वि.स. २०५९ पौष ०९

वित्तीय कारोबार
सञ्चालन मिति

वि.स. २०५९ पौष १०

नेपाल स्टक एक्सचेंजमा
सूचीकृत मिति

वि.स. २०६२ फागुन १२

बिजनेश युनिभर्सल
डेमलापमेण्ट बैंक
लिमिटेडसँग मर्जर मिति

वि.स. २०७३ आषाढ ०७ गते



सञ्चालक समिति



बायॉवाट दायॉ तर्फ

श्री दिनेश शंकर पालिखे
सञ्चालक

श्री नरेन्द्र कुमार अग्रवाल
सञ्चालक

श्री मिना कुमारी सैंजु
स्वतन्त्र सञ्चालक

श्री अंकित केडिया
सञ्चालक

श्री मनोज कुमार केडिया
अध्यक्ष

श्री राहुल अग्रवाल
सञ्चालक

सञ्चालकहरूको संक्षिप्त परिचय



अध्यक्ष

श्री मनोज कुमार केडिया

(प्रतिनिधि- श्री पुडेन्सियल इन्डस्ट्रीज
कम्पनी प्रा.लि.)

श्री मनोज कुमार केडिया यस बैंकको संस्थापक शेयरधनी श्री पुडेन्सियल इन्डस्ट्रीज कम्पनी प्रा.लि. को प्रतिनिधित्व गर्दै वि.स. २०७२ पौष २१ गते देखि सञ्चालक समितिको अध्यक्ष रहनु भएको छ । उहाँ बैंकको स्थापनाकालदेखि नै संस्थापक तथा सञ्चालक समिति सदस्यको रूपमा रहनुभएको छ ।

श्री केडिया नेपालको एक सफल र प्रतिष्ठित व्यवसायीको रूपमा परिचित व्यक्तित्व हुनुहुन्छ । २६ वर्ष भन्दा लामो समयदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा सफल उहाँले राष्ट्रको आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान पुऱ्याउँदै आउनुभएको छ । प्रतिष्ठित औद्योगिक घराना केडिया अर्गनाइजेसन, बृज सिमेन्ट प्रा.लि. तथा सुन्दर प्रोडक्ट एन्ड सर्भिसेज प्रा.लि.मा प्रबन्ध सञ्चालकको भूमिकामा रहनुभएका श्री केडिया, केडिया इन्डस्ट्रीज कर्पोरेसन प्रा.लि., केडिया इन्टरनेशनल प्रा.लि., म्यागना सेमेन्ट प्रा.लि. तथा सनराइज नेपाल फुड एन्ड वेभरेज प्रा.लि.मा अध्यक्ष हुनुहुन्छ । साथै, अर्धाखाँची सिमेन्ट प्रा.लि. र सिद्धार्थ मिनरल्समा कार्यकारी सञ्चालक रहनु भएका उहाँले श्री स्टिलस प्रा.लि.मा सञ्चालकका साथै व्यापार-वाणिज्य क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गर्ने आउनुभएको छ । उहाँ देशको समग्र उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा आबद्ध हुनुहुन्छ ।



सञ्चालक

श्री नरेन्द्र कुमार अग्रवाल



सञ्चालक

श्री राहुल अग्रवाल

श्री नरेन्द्र कुमार अग्रवाल यस बैंकको संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको स्थापनाकालदेखि संस्थापक तथा सञ्चालक समिति सदस्यको रूपमा आबद्ध हुनुहुन्छ । हाल, उहाँ यस बैंकको जोखिम व्यवस्थापन समितिको संयोजक तथा लेखापरीक्षण समितिको सदस्य समेत हुनुहुन्छ ।

नेपालको उद्योग व्यापार क्षेत्रमा ४४ वर्षदेखी आबद्ध श्री अग्रवाल अरुणोदय उद्योग प्रा.लि., गणेश फेरोजोनिक उद्योग प्रा.लि., गणपति मेटाकन प्रा.लि., यती पोलिकेम प्रा.लि., रिलायन्स सुपरटेक सिमेन्ट प्रा.लि. तथा डेडराज सेवली देवी तोदी डी.ए.मि. स्कुल प्रा.लि. मा सञ्चालक एवं गरुड इम्पेक्समा प्रोप्राईटर रहनुभएको छ । साथै, रोटरी इन्टरनेशनल, रोटरी क्लब अफ विराटनगर तथा अन्य प्रतिष्ठित संघ संस्थामा समेत उहाँको आबद्धता छ ।

श्री राहुल अग्रवाल यस बैंकको संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्दै वि.स. २०७७ साल माघ १६ गते देखि सञ्चालक समिति सदस्य रहनु भएको छ । हाल उहाँ यस बैंकको कर्मचारी सेवा सुविधा समितिको संयोजक हुनुहुन्छ ।

Middlesex University, London बाट एम.बी.ए. गर्नु भएका श्री अग्रवाल उहाँ नेपालको उद्योग व्यापार क्षेत्रमा २२ वर्षदेखि आबद्ध हुनुहुन्छ । त्यस्तै, रिलायन्स ग्रुप अफ नेपालका कार्यकारी सञ्चालक, रिलायन्स सुपरटेक सिमेन्ट प्रा.लि., रिलायन्स सिमेन्ट प्रा.लि., अन्पूर्ण क्वारिज प्रा.लि. तथा रिलायन्स पेपर मिल्स प्रा.लि.मा सञ्चालक रहनुभएका श्री अग्रवाल रिलायन्स ट्रेड सेन्टरमा प्रोप्राईटर हुनुहुन्छ । उहाँसँग नेपाल तथा भारतका विभिन्न बैंकहरूमा कार्य गरेको अनुभवसमेत रहेको छ ।



सञ्चालक

श्री दिनेश शंकर पालिखे

(प्रतिनिधि- श्री गिन्नी इम्परियल मॉन्टेन्ड प्रा.लि.)

श्री दिनेश शंकर पालिखे यस बैंकको सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै वि.स. २०७३ असार २३ गते देखि सञ्चालक समिति सदस्य रहनुभएको छ । हाल उहाँ यस बैंकको लेखापरीक्षण समितिको संयोजक तथा जोखिम व्यवस्थापन समितिको सदस्यसमेत हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट एम.बी.ए. गर्नुभएका श्री पालिखेसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा सञ्चालक रही १४ वर्ष कार्य अनुभव छ । विगत २८ वर्षदेखि व्यापार तथा लगानीको क्षेत्रमा परिचित श्री पालिखे हाइड्रोपावर, मर्चन्ट बैंकिङ एवं लगानी व्यवस्थापन कम्पनीका साथै नेपाल क्यान्सर रिलिफ सोसाइटी, रोटरी क्लब अफ पोखरा अन्तर्मुर्ण, लायन्स क्लब अफ पोखरा हिमालयन तथा अन्य प्रतिष्ठित संघ संस्थामा समेत आबद्ध हुनुहुन्छ ।



सञ्चालक

श्री अंकित केडिया

(प्रतिनिधि- श्री लिम्बरेज होल्डिङ्स प्रा.लि.)

श्री अंकित केडिया यस बैंकको सर्वसाधारण शेयरधनी श्री लिम्बरेज होल्डिङ्स प्रा.लि. को प्रतिनिधित्व गर्दै वि.स. २०७७ साल माघ १६ गते देखि सञ्चालक समिति सदस्य रहनुभएको छ । हाल, उहाँ यस बैंकको कर्मचारी सेवा सुविधा समिति तथा सम्पत्ति शुद्धीकरण निवारण समितिको संयोजक हुनुहुन्छ ।

James Cook University, Singapore बाट एम.बी.ए. सम्मको शैक्षिक योग्यता हासिल गर्नु भएका श्री केडिया नेपालको कृषिजन्य सामग्री, उद्योग तथा व्यापार क्षेत्रमा १३ वर्षदेखि आबद्ध हुनुहुन्छ । । महावीर ओभरसिज प्रा.लि., लिम्बरेज होल्डिङ्स प्रा.लि. तथा महावीर इन्टरनेशनल स्प्लायर्स प्रा.लि. मा प्रबन्ध सञ्चालक रहनुभएका श्री केडिया अन्य विभिन्न कम्पनीहरूमा सञ्चालक रही विभिन्न उद्योग वाणिज्य क्षेत्रमा आबद्ध रहनुभएको छ । साथै, उहाँले Global Pulse Confederation मा सञ्चालकको रूपमा नेपालको प्रतिनिधित्वसमेत गर्नुहुन्छ ।



स्वतन्त्र सञ्चालक

श्री मिना कुमारी सौजु

श्री मिना कुमारी सौजु वि.स. २०७८ साल बैशाख १४ गते देखि यस बैंकको स्वतन्त्र सञ्चालकको रूपमा रहनुभएको छ । हाल, उहाँ यस बैंकको सम्पत्ति शुद्धीकरण निवारण समितिको संयोजक हुनुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट एम.बी.ए. सम्मको शैक्षिक योग्यता हासिल गर्नु भएकी स्वतन्त्र सञ्चालक सौजुले नेपाल बैंक लिमिटेडको नायब महाप्रबन्धक पदको जिमेवारीसमेत वहन गरी सक्नुभएको छ । बैंकिङ क्षेत्रमा उहाँको ३० वर्षको कार्यानुभव छ । साविक जनता बैंक नेपाल लिमिटेड, साविक पश्चिमाञ्चल ग्रामीण विकास बैंक लिमिटेड र साविक नागरिक लघुवित वित्तीय संस्था लिमिटेडमा सञ्चालक रही कार्य गरेको अनुभव पनि उहाँसँग छ ।

२२ वर्ष यात्रामा सबल र सुदृढ सिद्धार्थ बैंक

२२ औं वर्ष पार गरेर २३ औं वर्षमा प्रवेश गर्दै गरेको सिद्धार्थ बैंकले यो अवधिमा बैंकिङ क्षेत्रमा मात्र नभई यो राष्ट्रकै एउटा महत्वपूर्ण संस्थाको रूपमा छुट्टै पहिचान बनाउन सफल भएको छ । १७ औं वाणिज्य बैंकको रूपमा स्थापना भएको यस बैंकले बलियो पूँजी आधार, व्यवसाय वृद्धि र विवेकपूर्ण व्यवस्थापनमा केन्द्रित भएर आफ्नो उद्योगलाई निरन्तर माथि उचाल्दै आएको छ । पछिल्लो वर्षहरूमा बैंकहरू एक आपससंग मर्ज भएर ठूलो बन्ने क्रममा लाग्दा सिद्धार्थ बैंक मर्जरबिना नै आफूलाई अब्बल बनाइरहेको छ । बैंकहरू मर्ज हुनुभन्दा अघि २६ वटा बैंकहरू मध्ये देशको ५ औं ठूलो बैंकको रूपमा स्थापित गर्न सफल भएको थियो र त्यस्ता बैंकहरू मर्ज भए पश्चात् पनि २० बैंकहरूमध्ये अहिले ११ औं स्थानमा रहन सफल भएको छ । वासलातको आधारमा ११ औं भए तापनि शेयरधनीहरूवीच चासो हुने वित्तीय सूचकाङ्क Return on Equity तथा Networth per share मा ७ औं र Earnings per share मा भने ५ औं स्थानमा रहेको छ । यो उपलब्धिले नयाँ मर्ज भएका, ठूला बैंकहरूलाई

सिद्धार्थ बैंकले हालसम्म प्रदान गरेको लाभांशको विवरण :

प्रतिस्पर्धा गर्न र चुनौती दिन सक्ने क्षमता देखाउदछ ।

बैंक स्थापना गर्दा चुक्ता पूँजी ३५ करोड रुपैयाँ थियो । विभिन्न वर्षमा वितरण भएको हकप्रद र बोनस शेयर गरी हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । वैधानिक जगेडा कोष, ऋणपत्र भुक्तानी कोषजस्ता विभिन्न सञ्चितिलाई ध्यानमा राखी हालसम्म बैंकको कुल नेटवर्थ २८ अर्ब ७ करोड रपैयाँ रहेको छ ।

करिब १९ लाख ग्राहकहरूलाई नविनतम उत्कृष्ट वित्तीय सेवा दिइरहेको यस बैंकले आफूलाई दिगो बैंक र डिजिटल फर्स्ट को रूपमा स्थापित गर्दै आएको छ ।

बैंकको २२ वर्ष यात्रामा स्थापनाको सुरुवाती चार वर्ष लाभांश वितरण नगरेको तापनि त्यस पछि बैंकले शेयरधनीहरूको हात कहिल्यै पनि खाली राखेको छैन । आज सम्म आइपुग्दा बैंकले ४ प्रतिशतदेखि ४८.७५ प्रतिशतसम्म लाभांश वितरण गरेको छ जुन २२ वर्षको यात्रामा औषत १३.५% रहेको छ ।

रु. दश लाखमा

| आर्थिक वर्ष | खुद मुनाफा | नगद लाभांश | बोनस शेयर | कूल लाभांश |
|-------------|------------|------------|-----------|------------|
| २०५९/६० | (१) | | | |
| २०६०/६१ | १७ | | | |
| २०६१/६२ | ७० | | | |
| २०६२/६३ | ६५ | | | |
| २०६३/६४ | ९५ | ०.७९% | १५.००% | १५.७९% |
| २०६४/६५ | १४३ | ०.७९% | १५.००% | १५.७९% |
| २०६५/६६ | २१८ | ०.७९% | १५.००% | १५.७९% |
| २०६६/६७ | २४१ | १२.००% | ०.००% | १२.००% |
| २०६७/६८ | ३११ | १२.७९% | ३.०६% | १५.८५% |
| २०६८/६९ | ३३० | ८.४२% | ०.००% | ८.४२% |
| २०६९/७० | ४८३ | १०.११% | १२.००% | २२.११% |
| २०७०/७१ | ७०१ | ११.१६% | १२.००% | २३.१६% |
| २०७१/७२ | ७७७ | १.०५% | २०.००% | २१.०५% |
| २०७२/७३ | १,२७० | ०.००% | ४८.७५% | ४८.७५% |
| २०७३/७४ | १,४०२ | ०.००% | १४.००% | १४.००% |
| २०७४/७५ | १,९०४ | ८.९६% | ५.००% | १३.९६% |

| आर्थिक वर्ष | खुद मुनाफा | नगद लाभांश | बोनस शेयर | कूल लाभांश |
|------------------|------------|---------------|---------------|----------------|
| २०७५/७६ | २,२५८ | १५.२६% | १०.००% | २५.२६% |
| २०७६/७७ | २,१४४ | ३.००% | १२.००% | १५.००% |
| २०७७/७८ | २,८५५ | ०.७५% | १४.२५% | १५.००% |
| २०७८/७९ | २,९०२ | ०.६६% | १२.५०% | १३.१६% |
| २०७९/८० | ३,१६७ | ४.२१% | ०.००% | ४.२१% |
| २०८०/८१ | ३,०८० | ४.००% | ०.००% | ४.००% |
| भारित औषत | | ४.३६ % | १.१० % | १३.४६ % |

यस बैंकले आफ्नो वासलातको आकारलाई सन्तुलित रूपमा अगाडि बढाउदै आएको छ। व्यवसाय वृद्धिको क्रम संगै आवश्यक पर्न थप पूँजीको व्यवस्थापन बैंकले विभिन्न समयमा डिवेन्चर जारी गरी पुरा गर्दै आएको देखिन्छ। बैंकले पूँजीकोष निर्माणार्थ रु. ७ अर्ब ६६ करोड ऋणपत्र जारी गरी करिब रु. ८० अर्बको व्यापार गर्न सफल रह्यो र फलस्वरूप यसले बैंकको खुद नाफा वृद्धिमा उल्लेख्य कार्य गन्यो। यसरी पूँजीकोष निर्माण प्रयोजनार्थ जारी डिवेन्चरको हकमा प्रत्येक वर्ष बैंकको आर्जित खुद मूनाफा बाट निश्चित रकम डिवेन्चर रिडिम्प्सन रिजर्वमा बिनियोजन गर्नु पर्ने व्यवस्था अनुरूप आ.व. २०७९/८० मा रु १ अर्ब ४६ करोड र आ.व. २०८०/८१ मा पनि समान रु १ अर्ब ४६ करोड बिनियोजन गरिएको कारण विगत दुइ वर्ष देखी बैंकको लाभांश क्षमतामा संकुचन देखा परेको देखिन्छ। यही कारणले बैंकको लाभांश क्षमता १४.५ प्रतिशतबाट घटेर ४.१२ प्रतिशतमा भरेको छ। यसरी विनियोजित रकमलाई समेत समायोजन गरेर हेर्दा वाणिज्य बैंकहरूमध्ये लाभांश दिने क्षमताका आधारमा बैंक शीर्ष ५ स्थानमा पर्दछ।

यसरी बैंकले विभिन्न मितिहरूमा जारि गरेका डिवेन्चरहरू आ.व. २०८२/८३ बाट परिपक्व हुन प्रारम्भ हुने हुनाले आ.व. २०८२/८३ बाट बैंकको लाभांश क्षमतामा उल्लेख्य वृद्धि हुने देखिन्छ। यसरी डिवेन्चर रिडिम्प्सन रिजर्वमा विनियोजीत रकमबाट र अहिलेकै खुद मूनाफालाई निरन्तरता दिई रहदा मात्र पनि बैंकले आ.व. २०८२/८३ देखि आ.व. २०८४/८५ सम्म २०% देखि ३०% सम्मको आकर्षक प्रतिफल दिन सक्ने देखिन्छ। वितरण योग्य खुद मूनाफाबाट विगतका केही बर्षहरूमा डिवेन्चर रिडिम्प्सन फन्डमा ठूलो रकम विनियोजन भएको र यसरी विनियोजित रकम पनि भोलिका दिनमा शेयरधनीहरूले बोनस सेयरको रूपमा प्राप्त गर्न सक्ने हुँदा तत्कालिन रूपमा बैंकको लाभांश क्षमतामा केही कमि देखिएता

पनि सिद्धार्थ बैंकका शेयरधनी महानुभावहरूले आ.व. २०८२/८३ वाट उच्च प्रतिफल पाउने निश्चित प्रायः छ। आ.व. २०८०/८१ मा समेत यस बैंकले रु ३ अर्ब ८ करोडको खुद मूनाफा आर्जन गर्न सफल रहेको थियो। निरन्तर रूपमा स्थिर र संतोषजनक वित्तीय अवस्था कायम गर्न सफल यस बैंकले शेयरधनी महानुभावहरूलाई आ.व. २०८२/८३ बाट आ.व. २०७९/८० र २०८०/८१ मा बैंकको लाभांश क्षमतामा आएको संकूचनलाई समेत परिपूर्ण गर्ने गरी आकर्षक लाभांश प्रदान गर्ने क्षमता राख्दछ।





अध्यक्ष

श्री मनोज कुमार कंडिया

सिद्धार्थ बैंक लिमिटेडको तेइसौं वार्षिक साधारण सभामा

बैंक सञ्चालक समितिका

अध्यक्ष श्री मनोज कुमार केडियाको मन्तव्य

आदरणीय शेयरधनी महानुभावहरू,

सिद्धार्थ बैंक लिमिटेडको तेइसौं वार्षिक साधारण सभामा उपस्थित आदरणीय शेयरधनी महानुभावहरू, यस सभामा हाम्रो निमन्त्रण स्वीकार गरी पाल्नु भएका नियमनकारी निकायका प्रतिनिधिहरू, बैंकका बाह्य लेखापरीक्षक, बैंक व्यवस्थापन, कर्मचारी एवं उपस्थित समस्त महानुभावहरूलाई सञ्चालक समिति र मेरो व्यक्तिगत तर्फबाट यस गरिमामय सभामा हार्दिक स्वागत गर्न चाहन्छु । बैंकले गत आर्थिक वर्षमा र चालु आ.व.को हालसम्म गरेको कार्यहरू समेतको विस्तृत विवरणहरू सञ्चालक समितिको प्रतिवेदनमा समावेश गरिएको हुँदा संक्षेपमा आफ्नो मन्तव्य राख्न चाहन्छु ।

आफ्नो बैंकिङ् यात्राको दुई दशक अधिकको यात्रा पार गरी बैंक बाइसौं वर्षमा सञ्चालनमा रहेको छ । बैंक उत्कृष्ट कार्यसम्पादन, सही दिशानिर्देश तथा रणनीतिको साथ अगाडी बढिरहेको हुँदा बैंकले वित्तीय परिसूचकहरूमा आफ्नो स्थान निरन्तर रूपमा सुदृढ गर्दै आफूलाई एउटा सबल एवं विश्वसनीय बैंकको रूपमा स्थापित गराउन सफल हुँदै आएको छ । व्यवसायिक रणनीति एवं नयाँ कार्य योजनाहरू कार्यान्वयन गर्दै हामी यस बैंकलाई अफ सुदृढ बनाई अग्र पंक्तिमा पुन्याउन प्रयत्नरत छौं । यसका लागि आ-आफ्नो ठाँउबाट महत्वपूर्ण योगदान पुन्याउनु हुने सम्पूर्ण संस्थापक, संस्थापक अध्यक्ष, पूर्व सञ्चालक, विद्यमान सञ्चालक, शेयरधनी महानुभावहरू, ग्राहकवर्ग, नियामक निकाय, बैंकको व्यवस्थापन तथा कर्मचारीवर्ग, शुभेच्छुक तथा अन्य सम्बद्ध सम्पूर्ण समक्ष हार्दिक आभार व्यक्त गर्दछु ।

देशको १७ औं वाणिज्य बैंकको रूपमा स्थापित यस बैंक देशको अग्रणी वित्तीय संस्थाको रूपमा स्थापित हुँदै यस बैंकले देशको अर्थतन्त्र सबलीकरण तथा आर्थिक वृद्धिमा निरन्तर टेवा पुन्याउँदै आएको छ । सरोकारवालाहरूको हित पूरा गर्दै बैंकिङ् क्षेत्रको अग्रणी बैंकहरू मध्ये एक बन्ने र उच्च उत्प्रेरित तथा प्रतिवद्ध जनशक्तिको विकासबाट नवीनतम सेवा प्रदान गरी ग्राहकहरूलाई पुर्ण सन्तुष्टि प्रदान गर्न बैंकको लक्ष्य रहेको छ । सम्पूर्ण सरोकारवालाहरूसँग साझेदारी गर्दै सबैका लागि दिगो विकास सिर्जनामा बैंक

केन्द्रित छ । बैंकले सम्पूर्ण सरोकारवालाहरूसँग साझेदारी गर्दै "सम्बन्ध संधैभरीलाई" भन्ने मुल मन्त्र साकार पार्न प्रतिवद्ध छ ।

अब म यहाँहरू समक्ष बैंकले आ.व. २०८०/८१ मा गरेका मुख्य कार्यहरू एवं प्राप्त गरेका उपलब्धिहरू, चालु आ.व. को हालसम्म भएका मूलभूत कार्यहरू र भविष्यमा गर्ने कार्यहरूको बारेमा संक्षेपमा चर्चा गर्ने अनुमति चाहन्छु ।

♦ बैंकले समिक्षा अवधिमा नारीहरूको स-शक्तिकरण, रकम बचत गर्न बानी र डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नका लागि सिद्धार्थ पिक डेबिट कार्डलाई थप परिष्कृत गरी "नारी डेबिट कार्ड" ल्याएको छ । यसैगरी, आफ्ना विद्यमान मुद्दति तथा नयाँ मुद्दति निक्षेपकर्ताहरूका लागि भिषा क्रेडिट कार्ड र युनो डिस्काउन्ट कार्ड समेतको संयुक्त सुविधा सहितको क्रेडिट कार्डका साथै विशिष्टीकृत बैंकिङ् सेवा र विशेष छुट सहितको सिद्धार्थ भिषा प्लाटिनम डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ ।

यसैगरी, बैंकले शेयरधनीहरूको वित्तिय र बैंकिङ् आवश्यकतालाई मध्येनजर गरी शेयरधनीको Brand Loyality बढाउनुका साथै नयाँ ग्राहकहरू आर्कषण गर्ने उद्देश्यले विशेष बचत खाताको रूपमा सिद्धार्थ लगानीकर्ता बचत खाता सञ्चालनमा ल्याएको छ । शेयरधनीले आफ्ना लाभांश रकम प्रत्यक्ष रूपमा खातामा प्राप्त गर्नका साथै पहिलो वर्षका लागी Meroshare, Demat Account, Banksmart XP, Siddhartha Platinum Debit Card, Siddhartha UNO Credit Card, को सुविधा निशुल्क रहेको छ । साथै पहिलो वर्षका लागि लकर सुरक्षा मार्जिनमा ५०% तथा Travel Card मा २५% छुटका साथै निशुल्क पोर्टफोलियोको सुविधा उपलब्ध गराईएको छ । साथै, USD विनियम दरमा १० पैसा प्रिमियम/रिबेट पाउने सुविधा समेत उक्त खातामा रहेको छ ।

समीक्षा अवधिमा देशको अर्थतन्त्र देखिएको असहजताका बावजुद बैंकले सञ्चालनमा ल्याएका

विभिन्न आकर्षक निक्षेप योजनाहरू एवं ग्राहकहरूले बैंक प्रति देखाउनु भएको विश्वासको प्रतिफल स्वरूप निक्षेपमा ७.१५ प्रतिशतको सन्तुलित वृद्धि हासिल गर्न बैंक सफल भएको छ । समिक्षा अवधिमा बैंकको निक्षेप रु.२२८.५७ अर्बबाट वृद्धि भई रु.२४४.९९ अर्ब रहेको छ, जुन गत आ.व.को तुलनामा ७.१५ प्रतिशतको वृद्धि हो । यसैगरी, समिक्षा वर्षमा १२.१७ प्रतिशतको वृद्धि सहित बैंकमा २,९२,९८३ वटा नयाँ निक्षेप खाता खोलिएको छ । समिक्षा वर्षमा १०.५९ प्रतिशतको वृद्धि सहित बैंकको बचत खाता संख्या १६,८२,३४० पुगेको छ ।

- ◆ बैंकले देशको समग्र आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै र व्यवसायको क्रममा आईपर्न सक्ने कर्जा जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम, विदेशी विनिमय जोखिम लगायतका अन्य जोखिमहरूलाई प्रभावकारी रूपमा नियन्त्रण तथा व्यवस्थापन गर्दै बैंकको कारोबार विस्तारमा सतर्कतापूर्वक सन्तुलित, निरन्तर र दीगो वृद्धिको अवधारणा आत्मसात गरेको छ । आर्थिक वर्ष २०७९/८० असार मसान्त सम्ममा बैंकले रु. १९०.७८ अर्ब कुल कर्जा लगानी गरेकोमा समिक्षा अवधिमा कुल कर्जा लगानी ६.६५ प्रतिशतले वृद्धि भई रु. २०३.५६ अर्ब पुगेको छ । बैंकले समिक्षा अवधि सम्ममा उर्जा क्षेत्र अन्तर्गत जलविद्युत परियोजनाका लागि स्वीकृत कुल सीमा रु. २५.२१ अर्ब मध्ये रु. १५.९३ अर्ब कर्जा प्रवाह गरी करीव १,००९.३४ मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाहरूमा लगानी गरी जलविद्युत क्षेत्रको विकासमा योगदान पुऱ्याएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम कृषि, उर्जा, लघु, घरेलु, साना एवम् मझौला उद्यम लगाएतका तोकिएका क्षेत्रहरूमा न्यूनतम कर्जा सापटको सिमा रकम पुऱ्याउन यस बैंक अग्रसर र केन्द्रित रहेको छ । बैंकको पञ्चवर्षीय रणनीति अनुरूप लघु, साना एवं मझौला उद्यम कर्जा केन्द्रित बैंक बन्न बैंकले आफ्नो कुल कर्जाको हिस्सामा लघु, साना एवं मझौला उद्यम कर्जाको हिस्सामा उल्लेखनीय रूपमा वृद्धि गर्ने योजना बनाइ कार्यान्वयन गरेको छ ।

बैंकले Digital First अभ्यास अपनाउँदै विभिन्न डिजिटल माध्यमबाट आएका ग्राहकका कर्जा आवश्यकता सम्बन्धी चासोहरूलाई बैंकको आन्तरिक

Customer Relationship Management (CRM) प्लेटफर्म मार्फत सम्बन्धित अधिकारीमाङ्ग सिधै पुऱ्याउने व्यवस्था मिलाएको छ । यसैगरी, साना व्यवसायीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्न उद्देश्यले बैंकले सञ्चालनमा ल्याएको 'Siddhartha Top-Up Loan to QR Merchants' मा अन्य विभिन्न डिजिटल माध्यमबाट कारोबार गरिरहेका साना व्यवसायीलाई समेत समावेश गर्ने गरि परिमार्जन गरेको छ ।

बैंकले खुद्रा कर्जामा समिक्षा अवधिमा घर खरिद, निर्माण तथा जीर्णोद्धार गर्न ८.७५% र नारीको नाममा ७ वर्ष सम्म ८.४९% को अपरिवर्तनीय प्रतिष्पर्धी ब्याजदरमा "सिद्धार्थ हाम्रो घर कर्जा" नामक नयाँ कर्जा योजना सञ्चालनमा ल्याएको छ र समयसाक्षेप परिमार्जन गर्दै आएको छ । यसैगरी, वायु प्रदुषण कारक कार्बन उत्सर्जनमा कटौती गरी दिगो विकास एवं विद्युत खपत बढाउन बैंकले Climate Financing अन्तर्गत Electric Vehicle (EV) कर्जा सुविधा ९.९९% र नारीको लागि ९.७५% को अपरिवर्तनीय प्रतिष्पर्धी ब्याजदरमा सञ्चालनमा ल्याएको छ । साथै, Sustainable Financing बैंकको उच्च प्राथमिकता रहेको छ र बैंकले Environmental, Social and Governance (ESG) पक्षहरू आफ्नो समग्र रणनीति र अभ्यासमा उल्लेखनीय रूपमा समाहित गरी दिगो प्रभाव सिर्जना गर्न प्रतिबद्ध रहेको छ र यसै सन्दर्भमा बैंक ESG व्यवस्थापन प्रणाली लागू गर्ने प्रक्रियामा रहेको छ ।

कर्जाको गुणस्तरमा सुधार ल्याउन र कर्जा स्विकृत प्रक्रियाको Turnaround Time मा सुधार ल्याउन बैंकले कर्जा प्रस्तावहरूको स्वतन्त्र मुल्यांकनका लागि गत वर्षबाट बैंकमा क्रेडिट अन्डरराइटिङ विभाग स्थापना गरी क्रेडिट अन्डरराइटिङ प्रक्रिया सञ्चालनमा ल्याई कार्य क्षेत्र विस्तार गर्दै आएको छ । साथै, कर्जा विश्लेषण कार्य र कर्जा प्रक्रियालाई थप सुधार तथा वैज्ञानिक बनाउन र रिइन्जिनियरिङ गर्ने उद्देश्य राखी बैंकको समग्र कर्जा इकोसिस्टमको पुनरावलोकन/अद्यावधिक गर्न बैंकले Nepal Banking Institute (NBI) लाई परामर्शदाताको रूपमा नियुक्त गरेको छ । परामर्शदाताको सुभाव/सिफारिसले बैंकको जोखिम व्यवस्थापनमा सुधार ल्याउन, समग्र कर्जा व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्न, जोखिम न्यूनीकरण गर्न र बैंकमा कर्जा व्यवस्थापनका उत्कृष्ट अभ्यासहरू कार्यान्वयन गर्न तथा थप प्रभावकारी कर्जा प्रक्रिया अवलम्बन गर्न सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

- समीक्षा अवधीमा पनि देशमा विद्यमान आर्थिक परिदृश्यमा ठोस सुधार नदेखिएको तथा अधिकांश परिसुचकमा उल्लेखनीय सुधार नआएका कारण बैंकको कर्जा असुली कार्य निकै चुनौतीपूर्ण रहयो । बैंकले देशको समग्र आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै थप कर्जा लगानीमा सतर्कता अपनाएको छ । निश्चित शाखा तथा प्रदेश स्तरमा Dedicated Recovery Team तैनाथ गरी बैंकले कर्जा असुलीलाई विशेष प्राथमिकतामा राखी थप प्रभावकारी बनाउँदै गएको छ ।
- ◆ समीक्षा अवधिमा बैंकको लगानी रु. ६७.६६ अर्बबाट वृद्धि भई रु. ७९.३७ अर्ब पुगेको छ, जुन गत आ.व. को तुलनामा करिब ५.४८ प्रतिशतको वृद्धि हो । बैंकले आफ्नो निक्षेप तथा लगानीको उचित व्यवस्थापनका लागि थप नाफामूलक क्षेत्रको पहिचान गरी आफ्नो लगानी वृद्धि गर्न रणनीति अवलम्बन गरेको छ । उक्त रणनीति अनुसार बैंकको लगानीको दायरा फराकिलो भई जोखिम कम हुने तथा मुनाफामा समेत अपेक्षित वृद्धि हुने विश्वास लिइएको छ ।
 - ◆ समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति रु. २८५.९८ अर्बबाट वृद्धि भई रु. २९७.३४ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब ३.७ प्रतिशतको वृद्धि हो ।
 - ◆ समीक्षा अवधिमा बैंकको कुल ब्याज आम्दानी रु. २७.६६ अर्बबाट संकुचन भई रु. २५.७२ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब ७.०६ प्रतिशतको संकुचन हो । त्यस्तै, उक्त अवधिमा बैंकको ब्याज खर्च रु. १९.४९ अर्बबाट संकुचन भई करिब रु. १७.७९ अर्ब पुगेको छ । समीक्षा अवधिमा खुद ब्याज आम्दानी रु. ८.१७ अर्बबाट संकुचन भई रु. ७.९३ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा २.९८ प्रतिशतको संकुचन हो । समीक्षा अवधिमा ट्रेजरी बिल्सको ब्याजदर घटेको कारण खुद ब्याज आम्दानीमा असर परेको हो ।
 - ◆ समीक्षा अवधिमा बैंकको नेटवर्थ प्रति शेयर रु. १९९.२१ रहेको छ, जुन गत आ.व.मा रु. १७९.६१ थियो । यो गत आ.व.को तुलनामा १०.११ प्रतिशतको वृद्धि हो । समीक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी रु. २१.८६ रहेको छ, जुन गत आ.व. मा रु. २२.४८ थियो । यो गत आ.व. को तुलनामा २.७६ प्रतिशतको संकुचन हो ।
 - ◆ बैंकले गत आ.व. मा रु. ११.७४ लाख बराबरको कर्जा अपलेखन गरेकोमा समीक्षा अवधिमा कुल रु. ७५.६५ लाख बराबरको कर्जा अपलेखन गरेको छ । बैंकले अपलेखित कर्जा असुली प्रक्रियालाई निरन्तर चालु राखेको छ ।
 - ◆ समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात २.१७ प्रतिशत रहेको छ, जुन गत आ.व. मा २.०१ प्रतिशत रहेको थियो । प्रतिकूल बजार अवस्थाका बावजुद पनि बैंकले निष्कृय कर्जालाई २.१७ प्रतिशतमा सिमित गर्न सफल भएको छ । निष्कृय कर्जा बापत प्रन्याप्त मात्रामा जोखिम व्यवस्था गर्नुका साथै निष्कृय कर्जा असुलीका लागि बैंकले सक्रिय रूपमा कार्य गरिरहेको छ । आर्थिक शिथिलताको कारण बैंकिङ क्षेत्रमा बढ्दै गरेको खराब कर्जाको लागि बैंकले उचित ऋण असुली संयन्त्रहरू प्रयोग गर्दै आइरहेको छ । कर्जा प्रवाह सँगै कर्जाको गुणस्तर बढाउँदै तथा कर्जा असुली संयन्त्रहरू प्रयोग गर्दै तोकिएको उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्ने तर्फ बैंकको प्राथमिकता रहनेछ । दिगो विकास सहित लगानीकर्तालाई उचित प्रतिफल दिने तथा निक्षेपकर्ताको हित संरक्षण गर्ने बैंकको मुख्य लक्ष्य रहनेछ ।
 - ◆ समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा रु. ४.६५ अर्बबाट संकुचन भई रु. ४.४८ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा ३.६२ प्रतिशतको संकुचन हो । सोही अवधिमा बैंकको खुद नाफा रु. ३.१७ अर्बबाट संकुचन भई रु. ३.०८ अर्ब पुगेको छ, जुन गत आ.व. को तुलनामा २.७४ प्रतिशतको संकुचन हो । खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफामा समेत संकुचन आएको हो ।
 - ◆ समीक्षा अवधीमा बैंकको चुक्ता पूँजी रु. १४.०९ अर्ब रहेको छ । देशको शिथिल अर्थतन्त्र एवं विषम परिस्थितिमा पनि बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु. ३ अर्ब ८ करोड खुद नाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट रु. १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि ऋणपत्र भुक्तानी कोष सहित अन्य विभिन्न वैधानिक जगेडा कोष तथा नियमनकारी कोषमा रकम विनियोजन गरे पश्चात बाँकि रहेको वितरणयोग्य मुनाफाबाट रु. ५६ करोड ३५ लाख ९९ हजार दुई सय आठ बराबरको अर्थात ४.०० प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव साधारण सभा समक्ष स्वीकृतिको लागि पेश गरेको छ । यसरी ऋणपत्र भुक्तानी कोषमा रु. १ अर्ब ४६ करोड रकमको विनियोजन गर्न परेको कारण बैंकको

करिब १४.५ प्रतिशतको वास्तविक लाभांश क्षमता हुँदाहुँदै पनि बैंकको वितरणयोग्य मुनाफामा संकुचन आएको छ । यसरी ऋणपत्रको लागि विनियोजित रकम ऋणपत्र परिपक्व भए पछि शेयरधनीहरूलाई नै वितरण गरिन्छ । पूँजीकोष निर्माण प्रयोजनार्थ बैंकले विभिन्न मितिहरूमा जारी गरेका यस्ता ऋणपत्रहरू आ.व. २०८२/८३ बाट परिपक्व हुन प्रारम्भ हुनेछ । आ.व. २०८२/८३ मा रु. २.१६ अर्ब, आ.व. २०८३/८४ मा रु. २.५ अर्ब र आ.व. २०८४/८५ मा रु. ३ अर्ब परिपक्व हुने हुँदा आ.व. २०८२/८३ बाट बैंकको लाभांश क्षमतामा उल्लेख्य वृद्धि हुनेछ । यसरी ऋणपत्र भुक्तानी कोषमा विनियोजित रकमबाट मात्रै कम्तीमा १५% हाराहारीको बोनस शेयर लाभांश बाँड्न सक्ने क्षमताको निर्माण हुन्छ । यसका अतिरिक्त बैंकले नियमित आर्जन गर्ने प्रत्येक वर्षको खुद मुनाफाबाट सिर्जित लाभांश समेत जोड्दा बैंकले आकर्षक प्रतिफल दिने निश्चित प्राय छ ।

समीक्षा अवधिको असार मसान्तमा बैंकको प्राथमिक पूँजी र पुरक पूँजी क्रमशः ९.३८ प्रतिशत र २.५१ प्रतिशत तथा समग्र पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) ११.८८ प्रतिशत रहेको छ ।

- विश्व अर्थतन्त्रको कमजोर आर्थिक वृद्धिदर एवं अन्तराष्ट्रिय स्तरमा बढिरहेको भूराजनीतिक तनाव, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका कारण बाट सृजित आपुर्ति श्रृंखलामा पर्न सक्ने प्रतिकूल प्रभाव चिन्ताको विषय बन्दै गएको छ । विश्वको मुद्रास्फीतिमा क्रमिक सुधार देखिएसँगै अन्तराष्ट्रिय स्तरमा खुकुलो मौद्रिक नीति अवलम्बन गर्न थालिएको छ । देशको अर्थतन्त्रमा देखिएका चुनौतीहरूलाई नेपाल राष्ट्र बैंक एवं नेपाल सरकारले लिएका कार्यदिशाबाट सुधारका केही संकेतहरू देखा परेका छन् । वैदेशिक रोजगारीबाट प्राप्त हुने Remittance मा भईरहेको वृद्धि र देशको Balance of Payment मा सकारात्मक सुधार देखिएको छ । कुल विदेशी संचिती र तरलतामा पनि सुधार भई रहेको नै छ । नेपाल सरकारले गर्ने पूँजीगत खर्चमा पनि क्रमिक रूपमा वृद्धि भइरहेको छ । तर पनि विश्व अर्थतन्त्रमा देखिएका असर कोहि समय रहने प्रक्षेपणले हाम्रो अर्थतन्त्रमा समेत प्रतिकूल असर कायम रहने वास्तविकता हाम्रो सामुन्ने छ । देशभित्रका आर्थिक क्रियाकलापहरूमा सुस्तता रहेको, व्यवसायको लागत (Cost of Doing Business) बढ्दै गई व्यावसायिक वातावरणमा देखिएको नैरास्यतालाई नेपाल सरकार, नेपाल राष्ट्र

बैंक एवं निजी क्षेत्रको एकिकृत प्रयासबाट क्रमशः समाधान हुँदै जाने विश्वास लिएका छौं ।

विविध प्रतिकूलताका बावजुद पनि चालु आ.व. को मंसिर मसान्तसम्म बैंकले कुल निक्षेप तथा कुल कर्जा सापट क्रमशः रु. २४५.९२ अर्ब र रु. २१२.९८ अर्ब पुगेको छ । यसैगरी चालु आ.व. को मंसिर मसान्तसम्म बैंकले रु. २.४९ अर्ब संचालन मुनाफा (कर्जा नोक्सानी व्यवस्था, बोनस तथा आयकर अधि) आर्जन गर्न सफल भएको छ । त्यस्तै, बैंकले चालु आ.व. को मंसिर मसान्तसम्म रु. ९८ करोड खुद मुनाफा गर्न सफल भएको छ । आगामी दिनहरूमा पनि निष्कृत कर्जा असुलीलाई निरन्तरता दिँदै बैंकले उच्च प्राथमिकतामा राखी कार्य गर्दै आएको छ ।

- समीक्षा अवधिमा बैंकले विभिन्न सेवा प्रदायकसँग आवद्धता गर्ने क्रममा Nepal Clearing House Limited (NCHL) को Nepal Pay QR र Smart Choice Technology (SCT) को Smart QR लाई Siddhartha Bank XP सँग Integrate गरी विभिन्न मर्चन्टहरूमा भुक्तानी गर्न मिल्ने सेवाको शुरुवात गरेको छ । त्यसैगरी, Siddhartha Bank XP मा रहेको Easy Bank बाट Loan Against FD/ Loan Against QR सुविधा पनि उपलब्ध गराएको छ ।

ग्राहकको अनुभव र डिजिटल प्रथम दृष्टिकोणलाई मध्यनजर गर्दै बैंकले आफ्ना सेवाहरूलाई अभिवृद्धि गर्दै आएको छ । अहिलेको अवस्थामा सूचना प्रविधिको द्रुततर विकाससँगै त्यसको सुरक्षाको विषय अन्यन्तै चुनौतीपूर्ण बन्दै गईरहेको छ । सूचना प्रविधिबाट हुन सक्ने जोखिमको न्यूनीकरण गर्नको लागि सफल सूचना प्रविधि रणनीति, नीति तथा कार्यविधिको व्यवस्थित सञ्चालन आवश्यक पर्न तथ्य प्रति बैंक चनाखो भई सोहि अनुरूपको कार्य रणनीति लिएको छ ।

चालु आ.व. मा वर्तमान सूचना प्रविधि पूर्वाधारलाई अझ सुदृढ बनाउने प्रयास स्वरूप बैंकले मोड्युलर डाटा सेन्टर स्थापना गरी पुर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ जसले नयाँ प्रविधि सँगै बैंकको सूचना प्रविधि चुस्त र अद्यावधिक राखी परिस्कृत सेवा योग्य बनाउन महत्वपूर्ण भुमिका खेल्ने बैंकले विश्वास लिएको छ । यसैगरी, बैंकले तथ्याङ्कहरूलाई Visual Dashboard को माध्यमबाट Business Insight प्रस्तुत गर्नका लागि Business Intelligence (BI) Tools सञ्चालनमा ल्याएको छ जसले व्यवसायिक विश्लेषण गरी यथार्थपरक र शिघ्र निर्णय गर्नको लागि मद्दत गर्दछ ।

यस्तै ग्राहकका लागि सुविधाजनक तथा सुरक्षित अनलाइन सेवा उपलब्ध गराउने उद्देश्यले मोबाइल बैंकिङ् Bank Smart XP मा Easy Bank को सेवा स्तरोन्नती गरेको छ । भविष्यको कार्यपद्धतिको अवस्थालाई मध्यनजर गरी आन्तरिक डिजिटाइजेशन सुधार तथा एकीकृत रूपमा सञ्चालन गर्न बैंकले SATS प्लेटफर्म विकास गरेको छ । साइबर सुरक्षा निगरानीका क्रममा विभिन्न चुनौतीहरूलाई मध्य नजर गर्दै, एन्क्रिप्शन र नेटवर्क सञ्चारको निगरानीमा निरन्तर सुधार भइरहेको छ ।

यसैगरी, विद्यमान मानव संशाधन प्रक्रियालाई प्रभावकारी बनाउन बैंकले जनशक्ति व्यवस्थापन कार्यलाई डिजिटली रूपान्तरण गर्न नयाँ सफ्टवेयर Human Capital Management System प्रयोगमा ल्याएको छ । साथै, लेखापरीक्षण प्रक्रियालाई स्वचालित, पारदर्शी र प्रभावकारी बनाउन लेखापरीक्षण व्यवस्थापन सफ्टवेयरको प्रयोगमा ल्याएको छ ।

यसैगरी, चालु आ.व. मा ग्राहकहरूको डिजिटल प्लाटफर्म प्रतिको भुकाव, सक्रियता, आबद्धता तथा ग्राहक अनुभवलाई ध्यानमा राखी बैंकले “सिद्धार्थ रिवार्ड्स” लोयल्टी प्लेटफर्म सञ्चालनमा ल्याएको छ, जुन नेपालको बैंकिङ् क्षेत्रमा पहिलो लोयल्टी कार्यक्रम हो । चालू आ.व. मा बैंकले आन्तरिक तथा बाह्य व्यवसायिक प्रक्रियाहरूलाई डिजिटाइजेशन तथा अटोमेशन गर्न Business Process Automation लाई पुर्ण रूपमा सञ्चालनमा ल्याएको छ । यसबाट बैंकको सेवा सरल र थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिईएको छ । यसैगरी विभिन्न सफ्टवेयरहरूका Application Programming Interface (API) हरूलाई व्यवस्थापन गर्ने, सफ्टवेयरहरूको Secured Integration गराउन Application Programming Interface Management System (APIMS) को स्तरोन्नति गरी चालू आ.व. देखी पुर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ ।

विभिन्न प्रयासको फलस्वरूप बैंकबाट प्रदान गरिने सेवा सुविधाहरूको कारोबारमा विद्युतीय भुक्तानीबाट प्रदान गरिने सेवा सुविधाहरूको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा विद्युतीय वैकल्पिक माध्यमबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भई ८४ प्रतिशत हुन पुगेको छ भने परम्परागत माध्यमद्वारा हुने कारोबार १६ प्रतिशतमा सिमित भएको छ । आ.व. २०७९/८० र २०८०/८१ मा यो अनुपात कमशः

६७:३३ र ७९:२१ रहेको थियो । यसैगरी, वित्तीय जालसाजीको नियन्त्रण, सूचना प्रविधि र तथ्याङ्को सुरक्षा व्यवस्थापन, हार्डवेयर, नेटवर्क र सिस्टम सफ्टवेयरको स्तरोन्नती एवं उचित व्यवस्थापन गर्न बैंक सफल भएको छ ।

- ◆ बैंक “सम्बन्ध सधैभरिलाई” भन्ने मुल मन्त्रबाट प्रेरित रहेको छ । बैंकले आफ्नो अनलाइन सेवाहरूलाई निरन्तर उपलब्ध गराउँदै सिद्धार्थ ग्राहक सम्पर्क केन्द्रमार्फत चौबिसै घण्टा ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । सिद्धार्थ ग्राहक सेवा केन्द्रसँगै बैंकले भिडियो बैंकिङ्मार्फत थप सेवाहरू प्रदान गरी संसारभरि रहेका ग्राहकलाई बैंकको वेबसाइट, फोन, च्याट, सामाजिक संजाल मार्फत बैंकिङ् सेवा दिन सक्षम बनाएको छ । बैंकले देशभर फैलिएको सञ्जालबाट प्राप्त गुनासो सुनुवाइ सुव्यवस्थित बनाउन तथा ग्राहकलाई आवश्यक जानकारी प्रदान गर्न केन्द्रिय कार्यालयमा केन्द्रीय सूचना तथा गुनासो सुनुवाइ डेक्स (Central Information and Grievance Handling Desk-CIGHD) को स्थापना गरेको छ । यसबाट ग्राहकको बैंकसँगको अनुभवमा सकारात्मक वृद्धि भई Customer Delight बढाउने विश्वास लिईएको छ । बैंकले असल सुशासनका लागि जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्वलाई सुचनाको हकको प्रमुख तथा महत्वपूर्ण कारकको रूपमा लिईएको छ । बैंकले सरोकारवालाहरूलाई सुसुचित गर्न सम्बन्धित सूचना तथा जानकारीहरू सार्वजनिक रूपमा प्रवाह गर्ने गर्छ र सुचनाको हक सम्बन्धी ऐन, का प्रावधानहरूको पूर्ण पालना गरेको छ ।
- ◆ बैंकको सञ्चालन तथा व्यवस्थापनमा संस्थागत सुशासनका उच्चतम अभ्यास तथा प्रक्रियाहरूलाई बैंकले अत्यन्त महत्वका साथ पालना गर्दै आइरहेको छ । संस्थागत सुशासनका अभ्यासहरू र नैतिक व्यावसायिक आचरण बैंकको मूल्य मान्यताको केन्द्रबिन्दुमा रहेका छन् । बैंकले संस्थागत सुशासनका अभिन्न अङ्ग निष्ठा, जवाफदेहिता, उत्तरदायित्व, पारदर्शिता, निष्पक्षतालाई व्यावसायिक क्रियाकलापमा सदैव आत्मसात गर्दै आएको छ । बैंकले आफ्ना शेयरधनी, ग्राहक, अन्य सरोकारवालाको हित तथा आफ्नो सेवाग्राहीहरूको माग र सेवाग्राहीलाई दिइने सेवाको गुणस्तर वृद्धि गर्न संस्थागत सुशासनलाई आफ्नो नीति तथा नियमहरूको अभिन्न अङ्गको रूपमा अपनाएको छ ।

- ◆ बैंकको सांगठनिक संरचना बैंकको पाँच वर्षे रणनीति र योजना (आ.व. २०८०/८९-२०८४/८५) अनुरूप तय गरिएको छ जसको रणनीतिक कार्यदिशा डिजिटल प्रथम, व्यापारको विविधीकरण, दिगोपन, सेवा उत्कृष्टता, सरोकारवालाहरूको समृद्धि रहेको छ । बैंकको सांगठनिक संरचना तयार गर्दा बैंकको मुल मान्यताहरू दिगो विकास, पारदर्शिता, इमान्दारी, अन्वेषण र ग्राहक केन्द्रित मूल्यलाई केन्द्रबिन्दुमा राखिएको छ । बैंकले आफ्नो पुरानो सांगठनिक संरचनाका केही Structure Model हरूलाई निरन्तर दिँदै केही नयाँ Business Verticals हरूलाई थप गरी नयाँ सांगठनिक संरचना लागु गरेको छ ।
- ◆ संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखेको बैंकले समीक्षा वर्षमा स्वारस्थ, शिक्षा अभिवृद्धि, वित्तीय साक्षरता, वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्कृति प्रवर्द्धन, पूर्वाधार सुरक्षा, लैड्जिट समानता, पर्यटन क्षेत्र प्रवर्द्धन जस्ता सामाजिक क्षेत्रहरूमा कुल रु. २ करोड ४० लाख रकम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको छ ।
- ◆ बैंकले सरकारी राजस्वमा उल्लेखनीय रकम योगदान गरी एक जिम्मेवार करदाताको कर्तव्य पनि निर्वाह गर्दै आइरहेको छ । समीक्षा वर्षमा मात्रै बैंकले रु. १४५ करोड आयकरको रूपमा र रु. १८९.७८ करोड अन्य विभिन्न प्रकारका करको रूपमा गरी जम्मा रु. ३३४.७८ करोड सरकारी कोषमा योगदान गरेको छ । बैंकले विगत पाँच वर्षमा आयकर र अन्य विभिन्न प्रकारका करको रूपमा गरी रु. १३०० करोड सरकारी कोष जम्मा गरेको छ ।
- ◆ बैंकले उचित जोखिम व्यवस्थापनको लागि सुदृढ जोखिम व्यवस्थापन संरचना लागु गरी जोखिम व्यवस्थापन नीति तथा पद्धतिको कार्यान्वयन गरेको छ । बैंकमा अन्तर्निहित महत्वपूर्ण मूलभूत जोखिमहरूको सामना गर्न र जोखिम अवस्था नियन्त्रणमा राख्न विभिन्न जोखिम मापन प्रणालीहरू विकास गरिएको छ । बैंकका विभिन्न गतिविधिहरूमा दुने विभिन्न प्रकारका अन्तर्निहित जोखिमहरूको बैंकले उच्च महत्वका साथ पहिचान, मापन र व्यवस्थापन गर्दछ । बैंकले विभिन्न नीति, निर्देशन तथा पद्धतिहरू विकास गरेर बैंकको आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापन व्यवस्था अभ सबल बनाउन जोड दिँदै आएको छ । साथै बैंकले प्रभावकारी जोखिम व्यवस्थापन गर्न तथा पुँजीकोष
- पर्याप्तता सुनिश्चित गर्न राष्ट्र बैंकले जारी गरेको Risk Management Guideline, Stress Testing Guideline, Capital Adequacy Framework, तथा ICAAP Guideline अनुशरण गर्दै आएको छ ।
- ◆ सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तीय लगानीको उचित पहिचान र विश्लेषण गर्न जोखिम कारकहरूलाई ध्यानमा राखी प्रभावकारी जोखिम व्यवस्थापन गरिएको छ । साथै, उचित अनुपालन कार्यान्वयन सुनिश्चित गर्न तथा बैंकिङ व्यापार सञ्चालन गर्दा भैपरि आउने अनुपालन सम्बन्धि जोखिमलाई सम्बोधन तथा न्यूनिकरण गर्न बैंकले अनुपालना नीति कार्यान्वयनमा ल्याएको छ । प्रचलित कानून, नियामकिय व्यवस्था र आन्तरिक नीति नियमहरूको पालना गराउनको निम्ति बैंकले “शुन्य सहनशीलता नीति” अपनाएको छ ।
- ◆ बैंकमा आन्तरिक नियन्त्रण प्रणाली, समग्र जोखिम व्यवस्थापन, कुशल निरिक्षण, प्रभावकारी एवं समयानुकूल निर्णय तथा संस्थागत सुशासन स्थापित गर्न कार्यकारी समिति, व्यवस्थापकीय कर्जा समिति लगायतका व्यवस्थापन स्तरीय समितिहरू क्रियाशील रहेका छन ।
- ◆ बैंकको समग्र सञ्चालन एवं व्यवस्थापनका लागि नीतिगत निर्णय गर्ने, प्रचलित कानून एवं बैंकको आन्तरिक नीति नियम बमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत गर्ने, बैंकको अल्पकालीन एवं दीर्घकालीन योजना एवं रणनीति तर्जुमा गर्ने, व्यवसायसँग सम्बन्धित विभिन्न प्रकारका जोखिमहरू लगायतका विषयहरूमा निरन्तर छलफल गरी विभिन्न निर्णय गर्ने र सो को अनुगमन गर्न सञ्चालक समिति निरन्तर सक्रिय रहेको छ । यसका लागि सञ्चालक समितिले प्रचलित कानून एवं नियमनकारी निकायहरूले तोकेको मापदण्डहरूलाई समेत ख्याल गर्दै नियमित तवरले बैठकहरू बसी उपयुक्त निर्णय लिँदै आएको छ । बैंकले सञ्चालकको आचरण सम्बन्धमा सञ्चालकको आचार संहिता लागु गरेको छ ।
- यसैगरी बाट्य एवं आन्तरिक लेखापरीक्षकको प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरू उपर सञ्चालक समितिमा समीक्षा गरी सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई आवश्यक निर्देशन दिने एवं सो को कार्यान्वयनको अवस्थाबारे सञ्चालक समितिमा समीक्षा गर्ने गरिएको छ । यसैगरी, विभिन्न सञ्चालक स्तरिय समितिमा विभिन्न विषयहरू

उपर भएको छलफल, सुभाव र निर्देशन सहितको प्रतिवेदन नियमित रूपमा सञ्चालक समितिमा पेश गरी सो उपर नियमित छलफल एवं आवश्यक निर्णयहरू लिने गरिएको छ ।

- ◆ विविध वर्तमान एवं भविष्यमा देखिने चुनौती र अवसरहरूलाई ध्यानमा राख्दै बैंकले आफ्नो सेवाको दायरा तथा गुणस्तर वृद्धि गर्दै लैजाने, गुणस्तरीय कर्जा लगानी व्यवस्थापनलाई विशेष ध्यान दिने, दक्ष जनशक्तिको विकास गरी उत्प्रेरित गर्ने, सूचना प्रविधि सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्न सूचना प्रणाली अद्यावधिक गर्ने, थप नवीनतम सेवाहरू प्रदान गर्ने तथा नयाँ बजार र नयाँ क्षेत्रमा आफ्नो सेवाहरू विस्तार गर्दै लैजाने रणनीति तर्जुमा गरेको छ । यस्ता थुप्रै आर्थिक तथा गैर आर्थिक चुनौतीका बावजुद पनि बैंकले समयानुकूल योजना तथा रणनीतिहरूको अवलम्बन गरी आफ्नो लक्ष्य हासिल गर्ने प्रयास कायम राख्नेछ ।
- ◆ आदरणीय शेयरधनी महानुभावहरूले दिनु भएका अमूल्य सल्लाह तथा सुभावहरू अधिकांश कार्यान्वयन गरिसकिएको र केही कार्यान्वयनका विभिन्न चरणमा रहेको कुरा अवगत गराउन चाहन्छौं । साथै, आगामी दिनमा पनि शेयरधनी महानुभावहरूबाट निरन्तर सुभाव एवं सहयोगको अपेक्षा गर्दै प्राप्त सुभाव कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं ।

◆ अन्त्यमा, बैंकको उन्नति र प्रगतिको सहयात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहक महानुभावहरू, शेयरधनी महानुभावहरू, संस्थापकहरू, संस्थापक अध्यक्ष, पूर्व सञ्चालकहरू, विद्यमान सञ्चालक, नेपाल सरकार, नियमनकारी निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एण्ड विलयरिङ्क लिमिटेड एवं लेखापरीक्षकबाट प्राप्त सहयोग तथा मार्गदर्शनको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दै भविष्यमा पनि यहाँहरूको साथ पाईरहने विश्वास बैंकले लिएको छ । बैंकको हरेक उपलब्धि र प्रगतिमा आफ्नो अथक परिश्रमका साथ महत्वपूर्ण योगदान पुऱ्याउने बैंक व्यवस्थापन एवं सम्पूर्ण कर्मचारीहरूको व्यवसायिक प्रतिबद्धता एवं लगनशीलताको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौं । साथै, बैंक र सञ्चालक समितिलाई आउँदा वर्षहरूमा समेत सबैसँग निरन्तर रूपमा सहयोग प्राप्त भैरहने अपेक्षा राखेका छौं ।

धन्यवाद ।

मनोज कुमार केडिया
अध्यक्ष, सञ्चालक समिति
वि.सं. २०८१ साल पौष ५ गते



कार्यकारी समिति



बायोंबाट दार्यों तर्फ

श्री शैलजा ज्ञवाली
श्री शेर बहादुर बुढाथोकी

श्री मनोहर केसी.
श्री रामेश्वर प्रसाद बस्याल

श्री अर्जुन भद्र खनाल
श्री प्रदीप पन्त

श्री सुन्दर प्रसाद कडेल
श्री सुरेश राज महर्जन

श्री सृजन कृष्ण मल्ल
श्री प्रशान्त खड्का

सञ्चालक समितिको वार्षिक प्रतिवेदन

आदरणीय शेयरधनी महानुभावहरू,

सिद्धार्थ बैंक लिमिटेडको तेर्झसौ वार्षिक साधारण सभामा उपस्थित भई सभाको गरिमा बढाइदिनुभएकोमा आदरणीय शेयरधनी महानुभावहरू, विभिन्न नियमनकारी निकायबाट पाल्पुभएका प्रतिनिधिज्यूहरू, संस्थापकज्यूहरू, सञ्चालकज्यूहरू, बैंकका बाह्य लेखापरीक्षक एवं कानुनी सल्लाहकारज्यूहरू, पत्रकार मित्रहरू, बैंकमा कार्यरत कर्मचारीहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूलाई सञ्चालक समितिको तर्फबाट हार्दिक स्वागत तथा अभिवादन गर्दछौं।

दुई दशकभन्दा बढी समयको यात्राका क्रममा बैंकलाई अधिकतम उचाइ प्राप्त गर्न आ-आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान पुन्याउनुहुने बैंकका सम्पूर्ण सरोकारवालाहरू, सम्पूर्ण शेयरधनी महानुभाव, ग्राहकवर्ग, नियामक निकाय, बैंकका कर्मचारीवर्ग, शुभेच्छुक तथा अन्य सम्पूर्ण सम्बद्ध निकायहरू समक्ष हार्दिक आभार व्यक्त गर्दछौं। बैंकप्रति यहाँहरूले दर्शाउनुभएको माया, विश्वास र भरोसाकै कारण आज सिद्धार्थ बैंक व्यावसायिक रूपमा सफल एवं सक्षम गर्दछौं।

वाणिज्य बैंकको रूपमा स्थापित हुन सफल भएको छ।

सिद्धार्थ बैंक लिमिटेड उत्कृष्ट कार्यसम्पादन, सही दिशानिर्देश तथा उचित रणनीतिको साथ अगाडि बढिरहेको हुँदा बैंकले वित्तीय परिसूचकहरूमा आफ्नो स्थान निरन्तर रूपमा सुदृढ गर्दै आफूलाई एउटा सवल एवं विश्वसनीय बैंकको रूपमा स्थापित गराउन सफल हुँदै आएको छ। व्यावसायिक रणनीति एवं नयाँ कार्ययोजनाहरू कार्यान्वयन गर्दै हामी यस बैंकलाई अझ सुदृढ बनाई अग्र पङ्क्तिमा पुऱ्याउन प्रयत्नरत छौं।

आ.व. २०८०/८१ मा बैंकले गरेका प्रगतिहरू, उपलब्धिहरू, सञ्चालनमा देखिएका चुनौतीहरू एवं बैंकले आगामी दिनहरूमा अवलम्बन गर्ने अल्पकालीन तथा दीर्घकालीन योजनाहरू र समग्र बैंकिङ कार्यको समीक्षा तथा पुनरावलोकन सहित कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को अधीनमा रही तयार गरिएको यो वार्षिक प्रतिवेदन सञ्चालक समितिको तर्फबाट बैंकको तेर्झसौ वार्षिक साधारण सभामा यहाँहरूसमक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छौं।



१. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिदृश्य

(क) विश्व अर्थतन्त्र

रुस युक्तेनका साथै मध्यपूर्वमा जारी भूराजनीतिक तनाव, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका कारण विश्वको आर्थिक वृद्धि कोभिड-१९ पूर्वको तुलनामा अझै कमजोर छ । विश्व व्यापार गतिविधि तथा पैंजी प्रवाह प्रभावित भएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार विश्व अर्थतन्त्रको वृद्धिदर सन् २०२३ मा ३.३ प्रतिशत रहेकोमा सन् २०२४ र सन् २०२५ दुवै वर्ष ३.२ प्रतिशत रहने देखिन्छ । सन् २०२३ मा १.७ प्रतिशतले विस्तार भएको विकसित अर्थतन्त्र सन् २०२४ र सन् २०२५ दुवै वर्ष १.८ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण छ । त्यसैगरी, सन् २०२३ मा ४.४ प्रतिशतले विस्तार भएको उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर सन् २०२४ र सन् २०२५ दुवै वर्ष ४.२ प्रतिशतले वृद्धि हुने कोषको प्रक्षेपण छ ।

यसैगरी, भारत र चीनको अर्थतन्त्र सन् २०२३ मा क्रमशः ८.२ प्रतिशत र ५.२ प्रतिशतले विस्तार भएकोमा सन् २०२४ मा क्रमशः ७.० प्रतिशत र ४.८ प्रतिशतले विस्तार हुने प्रक्षेपण छ । सन् २०२५ मा भारतको अर्थतन्त्र ६.५ प्रतिशतले र चीनको अर्थतन्त्र ४.५ प्रतिशतले विस्तार हुने कोषको प्रक्षेपण रहेको छ ।

विश्व अर्थतन्त्रमा मुद्रास्फीतिको स्थितिमा क्रमशः सुधार हुँदै गएको छ । सन् २०२३ मा विश्वको उपभोक्ता मुद्रास्फीति ६.७ प्रतिशत रहेकोमा सन् २०२४ मा ५.८ प्रतिशत र सन् २०२५ मा ४.३ प्रतिशत रहने कोषले प्रक्षेपण गरेको छ । विकसित अर्थतन्त्रको मुद्रास्फीति सन् २०२३ मा ४.६ प्रतिशत रहेकोमा सन् २०२४ मा २.६ प्रतिशत र सन् २०२५ मा २.० प्रतिशत रहने प्रक्षेपण छ । उदीयमान तथा विकासशील अर्थतन्त्रको मुद्रास्फीति सन् २०२३ मा ८.१ प्रतिशत रहेकोमा सन् २०२४ मा ७.९ प्रतिशत र सन् २०२५ मा ५.९ प्रतिशत हुने प्रक्षेपण छ । सन् २०२३ मा भारत र चीनको औसत मुद्रास्फीति क्रमशः ५.४ प्रतिशत र ०.२ प्रतिशत रहेकोमा सन् २०२४ मा क्रमशः ४.४ प्रतिशत र ०.४ प्रतिशत रहने कोषको प्रक्षेपण छ । त्यसैगरी, सन् २०२५ मा भारत र चीनको औसत मुद्रास्फीति क्रमशः ४.१ प्रतिशत र १.७ प्रतिशत रहने कोषको प्रक्षेपण छ । मुद्रास्फीतिमा क्रमिक सुधार देखिएसँगै अन्तर्राष्ट्रिय स्तरमा खुकुलो मौद्रिक नीति अवलम्बन गर्न थालिएको छ । अमेरिकी फेडरल रिजर्भले २०२३ जुलाईमा ५.२५-५.५० प्रतिशत पुन्याएको फेडरल फण्ड रेटलाई क्रमशः घटाउँदै २०२४ सेप्टेम्बरमा ४.७५-५.०० प्रतिशत र २०२४ नोभेम्बरमा ४.५०-४.७५ प्रतिशत कायम गरेको छ । युरोपियन केन्द्रीय बैंकले पनि २०२४ अक्टोबरमा निक्षेप सुविधा दरलाई २५ आधार बिन्दुले घटाई ३.२५ प्रतिशत कायम गरेको छ । भारतीय रिजर्भ बैंकले २०२४ अक्टोबरमा गरेको मौद्रिक नीति समीक्षामा नीतिगत दर यथावत राखेको छ ।

(ख) देशको अर्थतन्त्र

आर्थिक वर्ष २०८०/८१ को आर्थिक वृद्धि उपभोक्ताको मूल्यमा ३.८७ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० मा यस्तो आर्थिक वृद्धि १.९५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१/८२ को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।

२०८१ आश्विन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । अधिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो । २०८१ असोजमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५१ प्रतिशत रहेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति २.७८ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रयमाससम्म मुद्रास्फीति लक्षित सीमाभित्र रहेको छ । भारतमा पछिल्लो समय खाद्यान्न समूहको मुद्रास्फीतिमा चाप पर्न गई विगत दुई महिनादेखि समग्र मुद्रास्फीति बढेको छ । अधिकांश केन्द्रीय बैंकहरूले नीतिगत दर घटाउन शुरू गरेको अवस्थामा समेत मुद्रास्फीतिमा चाप कायम रहेको कारण भारतीय रिजर्भ बैंकले नीतिगत दरलाई यथावत राखेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य रिस्टर रहन गई गैर-खाद्य समूहको मूल्यमा भने थप चाप नपर्ने अनुमान छ । यस पृष्ठभूमिमा आर्थिक वर्ष २०८१/८२ को वार्षिक औसत मुद्रास्फीति ५.० प्रतिशतको सीमाभित्र रहने अनुमान छ ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रयमासमा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले वृद्धि भई रु.४०७ अर्ब ३१ करोड रहन गएको छ । अधिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.८ प्रतिशतले वृद्धि भई रु.३६५ अर्ब ३७ करोड पुगेको थियो । २०८१ असार मसान्तमा रु.२०४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई २०८१ आश्विन मसान्तमा रु.२२३२ अर्ब २८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ आश्विन मसान्तमा ८.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रयमासमा चालु खाता रु.१११ अर्ब ८७ करोड र शोधनान्तर स्थिति रु.१८४ अर्ब ९९ करोडले बचतमा रहेका छन । अधिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु.५९ अर्ब ६५ करोड र शोधनान्तर स्थिति रु.१०१ अर्ब ६६ करोडले बचतमा रहेका थिए ।

आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा कुल वस्तु निर्यात ६.१ प्रतिशतले घटी रु. ३८ अर्ब ३८ करोड रहेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र

अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ५.३ प्रतिशत, २४.८ प्रतिशत र ६.६ प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा कुल वस्तु आयात ४.२ प्रतिशतले घटी रु.३९० अर्ब ७५ करोड रहेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.७ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन, तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.९ प्रतिशत, १.५ प्रतिशत र ७.९ प्रतिशतले कमी आएको छ ।

आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा कुल वस्तु व्यापार घाटामा ४.० प्रतिशतले कमी आई रु.३५२ अर्ब ३७ करोड पुगेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.१ प्रतिशतले वृद्धि भएको थियो समीक्षा अवधिमा निर्यात-आयात अनुपात ९.८ प्रतिशत पुगेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.० प्रतिशत रहेको थियो ।

नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा नेपाल सरकारको कुल खर्च रु.३२९ अर्ब २० करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु.२२९ अर्ब ८५ करोड, पूँजीगत खर्च रु.२९ अर्ब ३७ करोड र वित्तीय व्यवस्था खर्च रु.६९ अर्ब १७ करोड रहेको छ । आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा विस्तृत मुद्राप्रदाय ३.४ प्रतिशतले बढेको छ । अधिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ३.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ आश्विन मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशतले बढेको छ ।

(ग) वित्तीय क्षेत्रको अवस्था

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु. १७० अर्ब (२.६ प्रतिशत) ले बढेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.१५८ अर्ब ५० करोड (२.८ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ आश्विन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.८ प्रतिशतले बढेको छ । २०८१ आश्विन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्राती निक्षेपको अंश क्रमशः ५.४ प्रतिशत, ३२.७ प्रतिशत र ५४.८ प्रतिशत रहेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.७ प्रतिशत, २६.७ प्रतिशत र ६०.२ प्रतिशत रहेको थियो । २०८१ आश्विन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.८ प्रतिशत रहेको छ । २०८० आश्विन मसान्तमा यस्तो निक्षेपको अंश ३६.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१२८ अर्ब ६५ करोड (२.५ प्रतिशत)

ले बढेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१०९ अर्ब ३ करोड (२.३ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ आश्विन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.० प्रतिशतले बढेको छ । २०८१ आश्विन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर-वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ । अधिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.१ प्रतिशत र ३६.१ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह २.५ प्रतिशतले, विकास बैंकहरूको २.४ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।

२०८१ आश्विन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर-कृषिजन्य वस्तु) को सुरक्षणमा १३.४ प्रतिशत रहेको छ भने घर जग्गा धितो सुरक्षणमा ६५.८ प्रतिशत रहेको छ । २०८० आश्विन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.० प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.४ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २.७ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १७.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १७.४ प्रतिशतले, हायर पर्चेज कर्जा ०.७ प्रतिशतले, नगद प्रवाह कर्जा १.९ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ५.८ प्रतिशतले घटेको छ ।

(घ) पूँजी बजारको अवस्था

२०८० असार मसान्तमा २०१७.१० रहेको नेप्से सूचकाङ्क २०८१ असार मसान्तमा २२४०.४१ कायम भएको छ । २०८१ असार मसान्तमा धितोपत्र बजार पूँजीकरण रु. ३५५३ अर्ब ६८ करोड कायम भएको छ । २०८० असार मसान्तमा बजार पूँजीकरण रु.३०८२ अर्ब ५२ करोड रहेको थियो । २०८१ असार मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय

संस्था र बीमा कम्पनी रहेका छन् भने ११ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०८० असारमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.४ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ९.२ प्रतिशत रहेको छ । नेप्सेमा २०८१ असार मसान्तमा सूचीकृत ८ अर्ब ३२ करोड शेयरको चुक्ता मूल्य रु.८३२ अर्ब ५ करोड रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा रु. ८६ अर्ब ८१ करोड बराबरको साधारण शेयर, रु.२१ अर्ब ९८ करोड बराबरको हकप्रद शेयर, रु.२१ अर्ब ६५ करोड बराबरको बोनस शेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल रु.१३० अर्ब ४७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१० अर्ब ७५ करोड बराबरको साधारण शेयर, रु.७ अर्ब ६५ करोड बराबरको

हकप्रद शेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर र रु.४ अर्ब ७० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२९ अर्ब १२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । (स्रोत: नेपाल राष्ट्र बैंक)

२. आर्थिक वर्ष २०८०/८१ को कारोबारको संक्षिप्त सिंहावलोकन

बैंकले आर्थिक वर्ष २०८०/८१ मा गरेका मुख्य कार्यहरू एवं हासिल गरेका उपलब्धिहरू, चालु आ.व.को आश्विन मसान्तसम्म भएका मुलभूत कार्यहरू, आगामी दिनका चुनौतीहरू एवं बैंकको समग्र आर्थिक अवस्थाका बारेमा चर्चा गर्ने अनुमति चाहन्छौं । बैंकले व्यवसायको क्रममा आइपर्न सक्ने कर्जा जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम, विदेशी विनियम जोखिमलगायतका अन्य जोखिमहरूलाई प्रभावकारी रूपमा नियन्त्रण तथा व्यवस्थापन गर्दै बैंकको कारोबार विस्तारमा सन्तुलित, निरन्तर र दिगो वृद्धिको अवधारणा आत्मसात गरेको छ । आ.व. २०८०/८१ मा बैंकले आफ्नो कर्जा, निक्षेप, लगानीलगायतका क्षेत्रमा सन्तुलित प्रगति गरेको छ । गत दुई आ.व.हरूमा बैंकले हासिल गरेका प्रगतिको केही सूचकाङ्कहरू देहाय अनुसार प्रस्तुत गरिएको छ :

| क्र.स. | विवरण | इकाई | आ.व. २०७९/८० | आ.व. २०८०/८१ | वृद्धि प्रतिशत |
|--------|--|--------|-----------------|-----------------|-------------------|
| १. | चुक्ता पूँजी (रु. अर्बमा) | रु. | १४०९ | १४.०९ | ०.००% |
| २. | कुल निक्षेप (रु. अर्बमा) | रु. | २२८.५७ | २४४.९१ | ७.१५% |
| ३. | कुल कर्जा (रु. अर्बमा) | रु. | १९०.८७ | २०३.५४ | ६.६४% |
| ४. | कुल लगानी (रु. अर्बमा) | रु. | ६७.६६ | ७१.३७ | ५.४८% |
| ५. | खुद नाफा (रु. अर्बमा) | रु. | ३.१७ | ३.०८ | -२.७४% |
| ६. | निष्कृय कर्जा (NPA) | % | २.०१ | २.१७ | ०.९६% |
| ७. | कुल शाखा सञ्जाल (५ विस्तारित काउन्टर सहित) | संख्या | १९६ | १९६ | ०.००% |
| ८. | शाखा रहित बैंकिङ सेवा केन्द्र | संख्या | १२३ | ७३ | -४०.६५% |
| ९. | एटीएम (ATM) | संख्या | २२५ | २२७ | ०.८९% |
| १०. | Point of Sale (POS) Machine | संख्या | १,७३२ | २,८५१ | ६४.६१% |
| ११. | डेबिट कार्ड | संख्या | ६,८५,५६० | ८,०७,०३२ | ११७.७२% |
| १२. | क्रेडिट कार्ड | संख्या | ३८,८४८ | ५०,१७६ | २९.१६% |
| १३. | मोबाइल बैंकिङ सेवा (Bank Smart) | संख्या | ८,३२,२२२ | १०,०६,७६६ | २०.१७% |
| १४. | बचत खाता | संख्या | १४,८५,०५६ | १६,८२,३४० | १३.२८% |

साथै, बैंकको विगत पाँच वर्षको प्रमुख सूचकाङ्कहरू यस वार्षिक प्रतिवेदनको पाना नं २४१ मा उल्लेख गरिएको छ ।

(क) निक्षेप

समीक्षा अवधिमा बैंकको निक्षेप रु.२२८.५७ अर्बबाट वृद्धि भई रु.२४४.९१ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा ७.१५

प्रतिशतको वृद्धि हो । समीक्षा अवधिमा देशको अर्थतन्त्रमा देखिएको सञ्जुक्तनका कारण देशको समग्र अर्थव्यवस्था प्रभावित हुँदा पनि बैंकले सञ्चालनमा ल्याएका विभिन्न

आकर्षक निक्षेप योजनाहरू एवं ग्राहकहरूले बैंकप्रति देखाउनुभएको विश्वासको प्रतिफल स्वरूप निक्षेपमा ७.१५ प्रतिशतको सन्तुलित वृद्धि हासिल गर्न बैंक सफल भएको छ ।

नारीहरूको स-शक्तीकरण, रकम बचत गर्ने बानी र डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नका लागि बैंकले सञ्चालनमा ल्याएकोमा "Siddhartha Pink Debit Card" कार्डलाई हाल Rebrand गरी "नारी डेबिट कार्ड" को रूपमा यसै समिक्षा अवधिमा ल्याएको छ । शून्य मौज्दातमा खाता खोल्न सकिने, प्रथम वर्षका लागि निःशुल्क डेबिट कार्ड, निःशुल्क क्रेडिट कार्ड, निःशुल्क Bank Smart XP र वार्षिक लकर चार्जमा समेत ५० प्रतिशत छुट प्रदान गर्ने लगायतका सुविधा रहेको यस कार्डले खातावाहक महिला ग्राहकहरूमा डिजिटल बैंकिङ प्रणालीको प्रयोग र आफ्नो बचत एवं अन्य बैंकिङ कारोबारसमेत वृद्धि गर्ने विश्वास बैंकले लिएको छ ।

यसैगरी, बैंकले आफ्ना ग्राहकहरूको माग र आवश्यकताहरूलाई ध्यानमा राखेर समय-समयमा लकर सुविधाका लागि अभियानहरू सञ्चालन गरेको छ, जसमा विभिन्न बचत खाताहरू जस्तै सिद्धार्थ नारी बचत, सिद्धार्थ प्लाटिनम बचत, सिद्धार्थ ज्येष्ठ बचत, सिद्धार्थ जीवन सुरक्षा बचत, सिद्धार्थ सुपर तलबी बचत, सिद्धार्थ प्रोफेसनल बचत खाताहरूमा वार्षिक लकर चार्जमा एक वर्षका लागि ५० प्रतिशत छुटको सुविधा पनि बैंकले यस समिक्षा अवधिमा प्रदान गरेको छ ।

यसैगरी, बैंकले आफ्ना विद्यमान तथा नयाँ मुद्दति निक्षेपकर्ताहरूका लागि भिषा क्रेडिट कार्ड र UNO डिस्काउन्ट कार्डसमेतको संयुक्त सुविधा सहितको क्रेडिट कार्ड प्रचलनमा ल्याएको छ । यस डिस्काउन्ट कार्ड प्रयोग गरी ग्राहक महानुभावहरूले अधिराज्यभरका ४०० भन्दा बढी Merchant Outlets बाट डिस्काउन्ट पाईरहनुभएको छ ।

बैंकका ग्राहकहरूले धेरै भन्दा धेरै व्यापारिक केन्द्रहरू र बैंककै शाखाहरूबाट समेत उच्चस्तरीय सेवा प्राप्त गर्नुन् भन्ने अभिप्रायले "Platinum Plus Saving Account" उपयोग गरिरहेका ग्राहकहरूका लागि "Siddhartha Visa Platinum Debit Card" सेवा यसै समिक्षा अवधिमा सञ्चालनमा ल्याएको छ, जुन कार्ड मार्फत ग्राहकहरूले विभिन्न Merchant Outlet हरूबाट Special Discount प्राप्त गर्नुका साथै बैंकद्वारा सञ्चालन गरिएका "Privilege Counter Service" को माध्यमबाट विशिष्टीकृत बैंकिङ सेवा पनि प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साथै, "Privilege Counter Service" उपलब्ध नभएका शाखाहरूमा शाखाका सञ्चालन अधिकृत वा शाखा प्रबन्धकहरूको माध्यमबाट ग्राहकहरूलाई सेवा प्रदान गरिएको छ ।

समिक्षा अवधिमा बैंकले F1 Soft International Pvt. Ltd.

सँगको सहकार्यमा डिजिटल बैंकिङ प्रणाली Siddhartha Bank Smart XP को माध्यमबाट कारोबार गर्दा प्राप्त हुने Top Up Rewards, Weekly Rewards, Grand Rewards को घोषणा गरेको छ, जसबाट बैंकको क्रेडिट कार्डधारकहरूले कारोबारको आधारमा Loyalty Points आर्जन गर्ने र सो आर्जित Points लाई Merchant Outlet मा खर्च गर्न सक्ने सुविधा समेत बैंकले प्रदान गर्दै आइरहेको छ ।

यसैगरी, बैंकको कुल बचत खाता १६,८२,३४० पुगेको छ जुन गत आवःको त्रुलनामा १३.२८ प्रतिशतको वृद्धि हो । समिक्षा वर्षमा बैंकमा २,१२,१८३ वटा नयाँ निक्षेप खाता खोलिएको छ । कर्मचारीको अथक प्रयास, बैंकले सञ्चालन गरेका विभिन्न अभियानहरू तथा उच्चस्तरीय ग्राहक सेवा र आधुनिक डिजिटल बैंकिङको अवधारणालाई आत्मसात गरेको हुँदा यस्तो विषम परिस्थितिका बाबजुद पनि यस समिक्षा वर्षमा बैंकले नयाँ खाता खोल्ने अभियानमा राम्रो नितिजा प्राप्त गर्न सफल भएको छ ।

(ख) कर्जा

आर्थिक वर्ष २०७९/८० असार मसान्त सम्ममा बैंकले रु. १९०.७८ अर्ब कुल कर्जा लगानी गरेकोमा समिक्षा अवधिमा कुल कर्जा लगानी ६.६४ प्रतिशतले वृद्धि भई रु. २०३.५४ अर्ब पुगेको छ । बैंकले देशको समग्र आर्थिक परिवृश्यलाई ध्यानमा राख्दै कर्जामा सतर्कतापूर्वक वृद्धि गरेको छ । यस क्रममा बैंकले ४०,००० भन्दा बढी कर्जा ग्राहकहरू एवं ५०,००० भन्दा बढी क्रेडिट कार्ड ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न सहयोग गर्दै आएको छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम कृषि, ऊर्जा, लघु, घरेलु, साना एवं मझौला उद्यमलगायतका तोकिएका क्षेत्रहरूमा न्यूनतम कर्जा सापेक्षीको सीमा रकम पुऱ्याउन यस बैंक अग्रसर र केन्द्रित रहेको छ ।

♦ लघु, साना एवं मझौला उद्यम कर्जा (MSME Loan)

नेपालको अर्थतन्त्रको समग्र विकासमा लघु, साना एवं मझौला उद्यमको महत्वपूर्ण भूमिकालाई बैंकले आत्मसात गरेको छ । यसैअनुरूप, बैंकको पञ्चवर्षीय रणनीति अनुरूप लघु, साना एवं मझौला उद्यम कर्जा को हिस्सामा उल्लेखनीय रूपमा वृद्धि गर्ने योजना बनाएको छ । सोही योजनाअनुरूप लघु, साना एवं मझौला उद्यम कर्जा लगानीको आवश्यकता परेका ग्राहकहरूलाई सहज ढंगले सेवा पुऱ्याउन आफ्ना Loan Products हरूलाई समयसापेक्ष ढंगले परिमार्जित गर्दै आएका छौं ।

सिद्धार्थ बैंक लिमिटेड र विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम International Finance

Corporation (IFC) बीचको सहकार्यलाई निरन्तरता दिँदै बैंकले महिला उद्यमशीलतालाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने हेतुले विभिन्न वित्तीय तथा गैर वित्तीय कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । सोही सहकार्यसँगै बैंकले IFC द्वारा प्रदान गरिएको ऋण सम्झौताअन्तर्गत ऊर्जा परियोजना, विद्युतीय सवारी साधन, जलवायु मैत्रीपूर्ण कृषिजस्ता परियोजनामा लगानी जारी राखेको छ ।

बैंकले डिजिटल प्रथम (Digital First) अभ्यास अपनाउँदै ग्राहकहरूले आफ्ना कर्जा आवश्यकता विभिन्न डिजिटल माध्यमबाट बैंकको सम्बन्धित शाखामार्फत सिधै पुऱ्याउने व्यवस्था पनि गरेको छ । सो कार्यका लागि बैंकको वेबसाइट तथा अन्य सामाजिक सञ्चालमार्फत आएका ग्राहकका कर्जासम्बन्धी चासोहरूलाई बैंकको आन्तरिक Customer Relationship Management (CRM) प्लेटफर्ममार्फत सम्बन्धित अधिकारीमाफ सिधै पुऱ्याउने व्यवस्था मिलाएको छ ।

यसैगरी, साना व्यवसायीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले बैंकले सञ्चालनमा त्याएको 'Siddhartha Top-Up Loan to QR Merchants' मा अन्य विभिन्न डिजिटल माध्यमबाट कारोबार गरिरहेका साना व्यवसायीलाई समेत समावेश गर्ने गरी परिमार्जन गरेको छ । कर्जा आवेदनदेखि कर्जा प्रवाहसम्मको समग्र कर्जा सुविधा प्रक्रिया पूर्णतया डिजिटल प्लेटफर्म मार्फत गर्ने व्यवस्था गरिएको छ । यस परिमार्जित योजनाले डिजिटल माध्यमबाट व्यावसायिक कारोबार गरिरहेका बैंकका विद्यमान ग्राहकहरूको अल्पकालीन वित्तीय आवश्यकतालाई पूरा गर्ने विश्वास गरिएको छ ।

यसैगरी, सम्भावित उद्यमीहरूलाई व्यवसाय दर्ताका लागि कागजात तयार पार्न, वित्तीय विवरण तयार गर्न, कानुनी कागजात तथा इजाजतपत्र प्राप्त गर्न सहयोग गरी सम्भावित उद्यमीहरूको व्यवसायलाई औपचारिक रूपमा सञ्चालन गर्ने कार्यमा सहयोग पुऱ्याउन बैंकले गैरवित्तीय सेवा प्रदान गर्नका लागि पनि विभिन्न परामर्श निकायसँग सहकार्य गरेको छ ।

शाखारहित बैंकिङ सेवा

शाखारहित बैंकिङका ग्राहकहरूले स-साना मुद्दती खाता, नेपाल सरकारको "खोलौं बैंक खाता अभियान" अन्तर्गत सजिलो बचत खाता, लघुकर्जा सेवा र विप्रेषण सेवासमेत प्राप्त गर्ने गरी सेवा दिँदै आएको छ । जसले गर्दा ग्रामीण क्षेत्रमा बसोबास गर्ने एवं बैंकिङ पहुँच नभएका ग्राहकहरूलाई लघु बैंकिङ सेवाहरूअन्तर्गत लघु बचत, लघु कर्जा, विप्रेषण सेवा र शाखारहित बैंकिङ सेवा एकै स्थानबाट सहज रूपमा प्रवाह गर्ने लक्ष्यका साथ कार्यहरू भझरहेका छन् ।

शाखारहित बैंकिङ सेवा विस्तार कार्यमा बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ- संगठन तथा तिनका स्थानीय कार्यक्रमहरूसँग सहकार्य गर्दै आएको र भविष्यमा पनि उक्त सहकार्य अधि बढाउँदै सेवा विस्तार गर्न बैंकले रणनीति लिएको छ ।

शाखारहित बैंकिङ सेवा स्थानीय व्यावसायिक प्रतिनिधिको सहायताले Point of Terminal मेसिनको माध्यमबाट कार्डको प्रयोग गरी सन् २०११ देखि नै राष्ट्र बैंकबाट जारी भएको निर्देशिकाबामोजिम सञ्चालन गर्दै आएको छ । यस सेवामार्फत ग्राहकहरूले रकम जम्मा गर्ने, फिक्ने, रकम स्थानान्तरण गर्ने, बिल भुक्तानी, मोबाइल रिचार्ज, लघु कर्जा निवेदन तथा मुद्दती निक्षेप संकलन, कर्जाको किस्ता असुली, विभिन्न सामाजिक सुरक्षा भत्ता जस्ता सुविधा उपयोग गर्न सक्नेछन् ।

नेपाल सरकारले हाल प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई अझ सरल, सहज र प्रभावकारी बनाउनको लागि बैंकले शाखारहित बैंकिङमार्फत बायोमेट्रिक प्रमाणीकरणको माध्यमबाट बैंकको कार्यक्षेत्रमा पर्ने स्थानीय तहका वडा कार्यालयहरूमा नै गई वितरण गर्ने कार्य सुरुवात गरेको छ । साथै वृद्ध, शारीरिक रूपमा फरक ढंगले सक्षम व्यक्तिहरूलाई सरकारद्वारा प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता कागजी प्रक्रियाको भन्नेट नहुने तरिकाले विभिन्न शाखा कार्यालयहरूमा पनि Point of Terminal मेसिन राखि छुट्टै काउन्टरमार्फत वितरण गर्ने कार्य भझरहेको छ । साथै, उक्त सुविधा विभिन्न शाखारहित बैंकिङ अभिकर्ताहरूको काउन्टरबाट पनि निरन्तर भझरहेको छ । बैंकले आ.व. २०८०/८१ मा शाखारहित बैंकिङद्वारा ६१,१८८ जना सेवाग्राहीबाट कुल ७७ करोड निक्षेप संकलन गरेको छ ।

खुद्रा बैंकिङ (Retail Banking)

बैंकले आफ्नो रणनीतिअनुरूप खुद्रा व्यापारका लागि छुट्टै खुद्रा व्यापार विभाग (Retail Business Vertical) गठन गरेको छ । आर्थिक वर्ष २०८०/८१ सम्ममा बैंकको कुल कर्जा रकमको करिब ३०% हिस्सा खुद्रा कर्जाको छ र बैंकको कुल निक्षेप रकमको करिब ५६% हिस्सा खुद्रा निक्षेपको छ । बैंकले रिटेल बैंकिङमार्फत घर कर्जा, गाडी कर्जा, मार्जिन लेन्डिङ, शैक्षिक कर्जा, व्यक्तिगत कर्जा, व्यावसायिक कर्जा, धितो दृष्टिबन्धक कर्जा र मुद्दती धितो कर्जाजस्ता खुद्रा कर्जाहरू ग्राहकहरूलाई उपलब्ध गराउँदै आइरहेको छ ।

समिक्षा अवधिमा घर खरिद, घर निर्माण तथा घर जीर्णोद्धार गर्न ८७५% र नारीको नाममा ७ वर्षसम्म ८४९% को अपरिवर्तनीय प्रतिस्पर्धी व्याजदरमा बैंकले "सिद्धार्थ हाम्रो

घर कर्जा” नामक नयाँ कर्जा योजना सञ्चालनमा ल्याएको छ। साथै, बैंकले सो योजनामा समयसाक्षेप परिमार्जन गर्दै आएको छ।

यसैगरी, दिगो विकास एवं विद्युत खपत बढाउन बैंकले Climate Financing अन्तर्गत Electric Vehicle (EV) कर्जा सुविधा ९.९९% र नारीको लागि ९.७५% को अपरिवर्तनीय प्रतिस्पर्धी ब्याजदरमा सञ्चालनमा ल्याएको छ। बैंकको यस प्रयासले प्रमुख वायु प्रदूषण कारक कार्बन उत्सर्जनमा कटौती गर्न मद्दत पुग्नेछ। साथै, बैंकले सो योजनामा समयसाक्षेप परिमार्जन गर्दै आएको छ।

बैंकको रणनीतिअनुरूप ग्राहकहरूलाई बैंकको Omni Channel Mobile Application, बैंक स्मार्ट XP मार्फत डिजिटल माध्यमबाट नै विभिन्न सेवा सुविधाहरू बैंकले उपलब्ध गराइरहेको छ। सो डिजिटल माध्यमबाट मुद्रती निक्षेप खाता खोल्न, Cardless Withdrawal, इजी बैंकमार्फत कुनै भन्कट एवं भौतिक कागजातबिना मुद्रती निक्षेप कर्जा तुरुन्तै लिन, QR कर्जा, खाता रोकका गर्न, चेक रोकका गर्न, ग्राहक पहिचान अद्यावधिक गर्न, प्यान अद्यावधिक गर्न, कार्ड चोरी वा हराएको खण्डमा डेबिट कार्ड रोकका गर्न, कार्डको विस्तृत जानकारी लिन तथा कार्डको नयाँ पिन र पिन रिसेट गर्न सक्ने सुविधाहरू उपलब्ध गराउँदै आएको छ। त्यसैगरी, बैंकको वेबसाइटबाट नै अनलाइन खाता खोल्न, प्यान अद्यावधिक गर्न, डिम्याट खाता खोल्ने सुविधा उपलब्ध गराउँदै आएको छ। साथै, भिडियो बैंकिङमार्फत ग्राहकहरूले आफ्नो अनलाइन खाता खोल्न, डिम्याट खाता खोल्न तथा विदेशमा बसेका ग्राहकहरूले कर्जाका लागि चाहिने आवश्यक कागजातहरू उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ। साथै, बैंकले ग्राहकहरूको उपभोग्य वस्तु खरिदका लागि ई-कम कार्ड र क्रेडिट कार्ड मार्फत वित्तीय आवश्यकताहरू पूरा गर्न सेवा प्रदान गर्दै आएको छ।

♦ कर्पोरेट बैंकिङ (Corporate Banking)

परियोजना तथा ऊर्जा क्षेत्रमा कर्जा विस्तार गर्ने उद्देश्यले यस बैंकले संस्थागत कर्जा विभाग (Corporate Banking Department) अन्तर्गत पूर्वधार तथा परियोजना लगानी सह-विभाग स्थापना गरी जलविद्युत नवीकरणीय ऊर्जा एवं पूर्वधार परियोजनाहरूमा लगानी गर्दै आइरहेको छ। यी क्षेत्रहरूमा लगानी गर्दा विशेष कार्यदक्षताको आवश्यकता पर्ने हुँदा सम्बन्धित क्षेत्रमा प्राविधिक तालिमप्राप्त ईन्जिनियर तथा चार्टर्ड एकाउन्टेन्टसहितका अनुभवी कर्मचारीहरूको व्यवस्था गरी ग्राहकको सेवा सुविधाको दायरा विस्तार गर्ने, कर्जाको गुणस्तरमा सुधार गर्ने, प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गर्ने लगायतका बैंकको लक्ष्य बमोजिमको कार्य यस विभागले गर्दै आएको छ। यसका निम्नि बैंकले

समयसमयमा विज्ञ परामर्शदाता तथा तालिमप्रदायक निकायहरूबाट कर्मचारीहरूलाई विभिन्न कार्यशाला, गोष्ठी, तालिम तथा क्षमता विकासका विभिन्न कार्यक्रमहरूमा सहभागी गराउँदै आइरहेको छ।

बैंकले आर्थिक वर्ष २०८०/८१ को असार मसान्त सम्ममा ऊर्जा क्षेत्रअन्तर्गत जलविद्युत परियोजनाका लागि स्वीकृत कुल सीमा रु. २५.२१ अर्ब मध्ये रु. १५.९३ अर्ब कर्जा प्रवाह गरी करिब १,००९.३४ मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाहरूमा लगानी गरी जलविद्युत क्षेत्रको विकासमा योगदान पुऱ्याएको छ। त्यसैगरी, बैंकले दूलास्तरका निजी उद्योग एवं व्यवसायहरू, सार्वजनिक संस्थान, अर्धसरकारी संस्थानहरू, निर्माण व्यवसाय, सिमेन्ट, व्यावसायिक कृषि, पोल्ट्री तथा दाना, स्वास्थ्य, शिक्षण संस्थाहरू, निजी हवाई सेवाप्रदायक संस्थाहरू, तारे होटेलजस्ता क्षेत्रहरूमा कोष तथा गैर कोषमा आधारित कर्जा लगानी गरी ती संस्थाहरूको वित्तीय आवश्यकता पूर्ति गर्ने कार्यलाई निरन्तरता दिँदै आइरहेको छ।

समीक्षा अवधिमा कर्जासम्बन्धी अन्य विकास कार्यहरू र सोको चालु आवामा निरन्तरता

♦ वातावरणीय, सामाजिक र सुशासन पक्ष

Sustainable Financing बैंकको उच्च प्राथमिकतामा रहेको छ र बैंकले Environmental, Social and Governance (ESG) पक्षहरू आफ्नो समग्र रणनीति र अभ्यासमा उल्लेखनीय रूपमा समाहित गरेको छ। बैंकको Environmental & Social (E&S) इकाइ वित्तको शक्ति प्रयोग गरी दिगो प्रभाव सिर्जना गर्ने प्रतिबद्ध छ। नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनबमोजिम बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन नीति तथा कार्यविधि तर्जुमा गरी लागू गरेको छ। विभिन्न परियोजना, उद्योग तथा व्यवसायहरूलाई कर्जा प्रवाह गर्दा यस नीतिमा भएका प्रावधानहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। Invest for Impact Nepal (IIN) को समन्वयमा बैंक ESG व्यवस्थापन प्रणाली लागू गर्ने प्रक्रियामा छ। समाज र देशप्रति उत्तरदायी रही व्यवसाय गर्ने क्रममा बैंकले मुलुकभर विद्यमान तथा सम्भाव्य व्यावसायिक ग्राहकहरूलाई लक्षित गरी विभिन्न व्यावसायिक साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

♦ व्यवसायिक कार्यहरूको पुर्नसंरचना (Restructuring of Business Functions)

बैंकले समसामयिक चुनौती तथा व्यावसायिक अवसरको सदुपयोग गर्ने बैंकको संगठनात्मक संरचनामा आवश्यक परिवर्तन गरी नयाँ संरचनाबमोजिमका व्यावसायिक विभागहरूमा स्रोत साधनको परिचालन गरी पूर्ण रूपमा

कार्यन्वयनमा ल्याएको छ । साना तथा मझौला उद्योग, खुदा तथा लघु व्यवसायतर्फ लक्षित यस बैंकले यस क्षेत्रका ग्राहकहरूलाई प्रभावकारी रूपमा सेवा प्रदान गर्ने लक्ष्यका साथ विगतको व्यावसायिक मोडेलहरूको पुनर्संरचना र नयाँ विशेषीकृत व्यावसायिक विभागको सुरुवात गरेको हो ।

बैंकले उदीयमान प्रविधिलाई अङ्गीकार गरी अद्वितीय तथा नवीनतम उत्पादनहरूमार्फत ग्राहकहरूमा आफ्नो पहुँच विस्तार गर्ने योजना बनाएको छ । नयाँ व्यावसायिक भर्टिकलहरू मार्फत विभिन्न व्यवसायको कर्पोरेट बैंकिङ, एमएसएमई बैंकिङ, रिटेल बैंकिङ र ट्रान्जेक्सन बैंकिङका व्यावसायिक आवश्यकताहरूलाई बैंकको नयाँ संरचनाले सम्बोधन गर्दै आएको छ । समिक्षा वर्षदेखि नै बैंकले संरचनाबमोजिमका भर्टिकल अनुसारको व्यावसायिक लक्ष्य निर्धारण गरी सोहीबमोजिम कार्य गर्दै आएको छ ।

◆ क्रेडिट अन्डरराइटिङ विभागको स्थापना

बैंकमा उच्च गुणस्तरका कर्जा प्रस्तावहरू Onboard गर्न एवं कर्जाको मूल्याङ्कनमा एकरूपता सुनिश्चित गर्न बैंकले कर्जा प्रस्तावहरूको स्वतन्त्र मूल्याङ्कनका लागि गत वर्ष बाट बैंकको नयाँ सांगठनिक संरचनामा क्रेडिट अन्डरराइटिङ विभाग स्थापना गरी क्रेडिट अन्डरराइटिङ प्रक्रिया सञ्चालनमा ल्याएको थियो । आवश्यक स्रोत तथा साधनहरूको परिचालन गरी बैंकले यस विभागको कार्य क्षेत्र विस्तार गर्दै आएको छ । कर्जाको गुणस्तरमा सुधार ल्याउन र कर्जा स्थिरता Turn Around Time मा सुधार ल्याउन यस विभागले महत्वपूर्ण भूमिका खेल्दै आएको छ र भविष्यमा विभागको जिम्मेवारी तथा कार्यक्षेत्र थप विस्तार गरी कर्जा स्वीकृत प्रक्रियालाई थप वैज्ञानिक तथा एकरूपता प्रदान गर्ने बैंकको लक्ष्य रहको छ ।

यस विभाग बैंकको आन्तरिक र बाह्य नियामक प्रावधानका साथै बैंकिङमा प्रचलित उत्तम अभ्यासहरूको अनुपालन सुनिश्चित गर्न पनि जिम्मेवार रहनुका साथै नयाँ अन्डरराइटिङ प्रविधि र अभ्यासहरू बैंकमा लागू गर्न प्रयासरत रहनेछ । यस विभागको स्थापनाले Sales Personnel हरूलाई बैंकको कर्जा तथा अन्य व्यवसाय वृद्धि गर्नेतर्फ केन्द्रित गराउनेछ ।

बैंकले आफ्नो कर्जा कार्य, कर्जा प्रक्रिया, कर्जासम्बन्धी नीति, निर्देशिका र प्रोडक्ट पेपरमा सुधार ल्याउन गरेका पहलहरू

- आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवा प्रदान गर्न बैंक सदैव प्रयासरत छ । बैंक आफ्नो सम्पूर्ण कर्जासम्बन्धी कार्यहरूलाई पुनः संगठित, पुनः ध्यान केन्द्रित र पुनः इन्जिनियरिङ (Reorganize, Refocus र Reengineer) गर्दै समग्र कर्जा इकोसिस्टममा संरचनात्मक परिवर्तन गर्न प्रयासरत छ ।

- कर्जा विश्लेषण कार्य र कर्जा प्रक्रियालाई थप सुधार तथा वैज्ञानिक बनाउन र रिइन्जिनियरिङ गर्ने उद्देश्य राखी बैंकको समग्र कर्जा इकोसिस्टमको पुनरावलोकन/अद्यावधिक गर्न बैंकले नेपाल बैंकिङ इन्स्टिच्युट (एनबीआई) लाई परामर्शदाताको रूपमा नियुक्त गरेको छ । एनबीआईमा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनको वृहत अनुभव रहेका पूर्वबैंकर हरूको समूहले परामर्श सेवाको समीक्षा गरिरहेका छन ।
- परामर्शदाताको सुभाव/सिफारिसले बैंकको जोखिम व्यवस्थापनमा सुधार ल्याउन, समग्र कर्जा व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्न, जोखिम न्यूनीकरण गर्न र बैंकमा कर्जा व्यवस्थापनका उत्कृष्ट अभ्यासहरू कार्यान्वयन गर्न तथा थप प्रभावकारी कर्जा प्रक्रिया अवलम्बन गर्न सहयोगी हुने बैंकले विश्वास लिएको छ ।
- परामर्शदाताले बैंकको समग्र कर्जा इकोसिस्टम अर्थात कर्जा संरचना, कर्जा प्रक्रिया, कर्जा प्रवाह, कर्जा प्रोडक्ट आदिको पुनरावलोकन गरी बैंकको कार्यकुशलता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न उपयुक्त सुभाव प्रदान गर्ने, नियामक प्रावधानहरूका साथसाथै उत्तम राष्ट्रिय/अन्तर्राष्ट्रिय अभ्यासहरू समावेश गर्दै कर्जासम्बन्धी सम्पूर्ण नीति, प्रक्रिया, प्रोडक्ट पेपरहरूको संशोधन तथा विकासको लागि सुभाव प्रदान गर्ने; बजारमैत्री कर्जा प्रोडक्टहरू विकास गर्ने तथा कर्जा प्रोडक्टहरूको लागि समग्र कर्जा प्रक्रियाहरूको विकास वा संशोधन गर्ने; प्रभावकारी कर्जा स्वीकृति, कर्जा प्रवाह, कर्जा अनुगमन, कर्जा नियन्त्रण, कर्जा रिकभरी र कर्जा जोखिम व्यवस्थापनका लागि कर्जा सम्बन्धी म्यानुअल र मोड्युलहरूको विकास गर्न मद्दत गर्ने र बैंकले कर्जा सेवाका लागि प्रयोग गर्ने प्रक्रिया र प्रणालीको पुनरावलोकन गरी उपयुक्त सुभाव दिनेजस्ता कार्य गर्दै आएको छ ।
- बैंकले परामर्शदाताका सुभावहरूलाई मध्यनजर गर्दै समग्र कर्जा प्रणालीमा विकास गर्ने उद्देश्यका साथ कर्जा नीति, कर्जा स्वीकृत प्रक्रिया, प्रोडक्ट पेपरहरूलगायतका कागजातहरूमा आवश्यक परिमार्जन गर्दै आएको छ ।
- समिक्षा वर्षदेखि कर्जा लगानी गर्दा बैंकले राखेको धितो तथा नयाँ कर्जाका प्रस्तावित धितोको विवरणको जानकारी तथा व्यवस्थापनका निम्ति धितो व्यवस्थापन प्रणाली (Collateral Management System) सञ्चालनमा ल्याएको छ । कर्जासँग सम्बन्धित सम्पूर्ण

धितोहरूको छुट्टाछुट्टै कोड रहने भएकाले धितो यकिन गर्न, अध्ययन तथा विश्लेषण गर्न यस प्रणालीले थप मदत पुऱ्याउनेछ ।

♦ जलविद्युतमा लगानी : विश्लेषण तथा अनुगमन

२०८१ असार मसान्तसम्ममा बैंकको कुल कर्जाको जलविद्युत क्षेत्रमा (ऊर्जा ऋणपत्र र अन्य नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी सहितको) लगानी ८.६४ प्रतिशत रहेको छ । २०८२ असार मसान्तमा ऊर्जा क्षेत्रमा बैंकको कर्जा लगानी अनिवार्य रूपमा ७ प्रतिशत र २०८४ असार मसान्तमा १० प्रतिशत हुनुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशन छ । ऊर्जा क्षेत्रअन्तर्गतको कर्जाको उचित, पर्याप्त र समान मूल्याङ्कन र अनुगमन सुनिश्चित गर्न उपयुक्त जलविद्युत परियोजना मार्गनिर्देशनको आवश्यकता महसुस गरी बैंकले सो मार्गनिर्देशन तयार गर्न यस क्षेत्रका विशेषज्ञसँग सम्झौता गरेको छ । यस्तो सहकार्यले जलविद्युत क्षेत्रको प्राविधिक ज्ञान, वित्तीय विश्लेषण, वातावरणीय र सामाजिक प्रभाव मूल्यांकन, कानुनी र नियामक प्रावधान, परियोजना व्यवस्थापन र सामुदायिक संलग्नतासम्बन्धमा मार्गनिर्देशन तयार गर्न प्रशिक्षण प्रदान गर्ने, जलविद्युत क्षेत्रमा लगानी गर्ने, प्रक्रियाको पुनरावलोकनसम्बन्धी तालिम प्रदान गर्ने, परियोजना कार्यान्वयनमा आउने गतिविधिहरू बुझन प्रशिक्षण प्रदान गर्ने र बैंकले जलविद्युत क्षेत्रमा लगानीका प्रयोग गर्ने प्रक्रिया र प्रणालीको पुनरावलोकनसम्बन्धी तालिम प्रदान गर्ने र सम्भावित परिवर्तनका लागि सुझाव दिने कार्य गर्दै ऋणीहरूलाई विभिन्न कार्यशाला, तालिम तथा विकास, उत्प्रेरणाजस्ता कार्यक्रमहरूमा सहभागी गराउनेजस्ता कार्यलाई बैंकले निरन्तरता दिँदै आएको छ ।

कर्जा असुलीमा गरिएका विशेष पहल

समीक्षा अवधीमा पनि देशमा विद्यमान आर्थिक परिदृष्ट्यमा ठोस सुधार नदेखिएको तथा अधिकांश परिसूचकमा उल्लेखनीय सुधार नआएका कारण बैंकको कर्जा असुली कार्य निकै चुनौतीपूर्ण रहयो । बैंकले देशको समग्र आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै थप कर्जा लगानीमा सतर्कता अपनाएको छ । बैंकले आ.व. २०८०/८१ को सुरुवातबाटै कर्जा असुलीलाई विशेष प्राथमिकतामा राखी कार्य गर्दै आएकोमा आ.व.को अन्तिम त्रयमासमा निश्चित शाखा तथा प्रदेशस्तरमा अस्थायी रूपमा Dedicated Recovery Team तैनाथ गरी कर्जा असुली कार्यलाई थप प्रभावकारी बनाएको थियो ।

बैंकको कर्जा असुली प्रकृयाको प्रभावकारीताका निम्ति चालु आ.व. को सुरुवातबाट नै आवश्यकता अनुसार प्रदेश स्तरमा स्थायी रूपमा नै कर्मचारीहरू थप गरी कर्जा असुलीको जिम्मेवारी प्रदान गरेको छ । यसै आ.व. देखी कर्जा असुली प्रक्रियाअन्तर्गत बैंकले धितोको लिलामी बिक्रीका लागी

बोलपत्र आह्वान गरिएका धितोहरूको विवरण बैंकको आधिकारीक वेबसाइटको Auction Portal मार्फत हेर्न मिल्ने व्यवस्था मिलाएको छ ।

(ग) लगानी

व्यवसाय विविधीकरण गर्ने क्रममा बैंकले सुरुदेखि नै लगानीका अवसरहरूको सदुपयोग गरी आयआर्जन गर्दै आइरहेको छ । समीक्षा अवधिमा बैंकको लगानी रु. ६७.६६ अर्बाट वृद्धि भई रु. ७९.३७ अर्ब पुगेको छ, जुन गत आ.व. को तुलनामा करिब ५४८ प्रतिशतको वृद्धि हो ।

बैंकले आफ्नो निक्षेप तथा लगानीको उचित व्यवस्थापनका लागि थप नाफामूलक क्षेत्रको पहिचान गरी आफ्नो लगानी वृद्धि गर्ने रणनीति अवलम्बन गरेको छ । उक्त रणनीतिअनुसार बैंकको लगानीको दायरा फराकिलो भई जोखिम कम हुने तथा मुनाफामा समेत अपेक्षित वृद्धि हुने विश्वास लिइएको छ ।

रणनीतिक रूपमा दीर्घकालीन फाइदाका दृष्टिले लगानी विविधीकरण अन्तर्गत बैंकले विभिन्न क्षेत्रमा संस्थापक तथा सर्वसाधारण शेयरधनीका रूपमा समेत लगानी गर्दै आएको छ । बैंकले संस्थापक शेयरधनीको रूपमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रु. २६ करोड ४० लाख रुपैयाँ, अवसर इकिवटी लिमिटेडमा रु. ३ करोड लगानी गरेको छ । साथै, बैंकले सर्वसाधारण शेयरधनीको रूपमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडमा रु. ८ करोड ७० लाख ९५ हजार ३ सय ४ रुपैयाँ लगानी गरेको छ । सो लगानी उक्त संस्थाहरूको २०८१ असार मसान्तको चुक्ता पूँजीको क्रमशः ६.३१ प्रतिशत, १० प्रतिशत र ७.५४ प्रतिशत हो ।

त्यस्तै, यस बैंकको सहायक कम्पनीको रूपमा रहेको सिद्धार्थ क्यापिटल लिमिटेडमा बैंकको ५१ प्रतिशत लगानी रहेको छ, उक्त कम्पनीको हालको चुक्ता पूँजी रु. २० करोड रहेको छ । यसैगरी बैंकले इक्रा नेपाल, कर्जा सुरक्षण केन्द्र, नेपाल किल्यरिड हाउस लिमिटेड, नेसनल बैंकिङ इन्स्टिच्युट जस्ता संस्थाहरूमा समेत लगानी गरेको छ । यसरी गरिएको लगानीबाट शेयरधनीलाई प्रतिफल वृद्धि हुने बैंकको विश्वास छ ।

(घ) कुल सम्पत्ति

समीक्षा अवधिमा बैंकको कुल सम्पत्ति रु. २८५.९५ अर्बाट वृद्धि भई रु. २९७.३४ अर्ब पुगेको छ, जुन गत आ.व.को तुलनामा करिब ३.९८ प्रतिशतको वृद्धि हो ।

(ङ) खुद ब्याज आम्दानी

समीक्षा अवधिमा बैंकको कुल ब्याज आम्दानी रु. २७.६६ अर्बाट घटेर रु. २५.७२ अर्बमा भरेको छ, जुन गत आ.व.को

तुलनामा करिब ७.०३ प्रतिशतको सङ्कुचन हो । त्यस्तै, समीक्षा अवधिमा बैंकको ब्याज खर्च रु. १९.४९ अर्बाट घटेर करिब रु. १७.७९ अर्बमा आइपुगेको छ । यसैगरी, समीक्षा अवधिमा खुद ब्याज आम्दानी रु. ८.१७ अर्बाट घटेर रु. ७.९३ अर्बमा भरेको छ । यो गत आ.व.को तुलनामा २.९८ प्रतिशतको सङ्कुचन हो ।

(च) सञ्चालन मुनाफा र खुद नाफा

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा रु. ४६५ अर्बाट घटेर रु. ४.४८ अर्बमा आइपुगेको छ, जुन गत आ.व.को तुलनामा ३.६२ प्रतिशतको सङ्कुचन हो । यसैगरी, समीक्षा अवधिमा बैंकको खुद नाफा रु. ३.१७ अर्बाट सङ्कुचन भई रु. ३.०८ अर्बमा भरेको छ, जुन गत आ.व.को तुलनामा २.७४ प्रतिशतको सङ्कुचन हो । खुद ब्याज आम्दानी घटेसंगै बैंकको खुद नाफामा समेत सङ्कुचन आएको हो ।

(छ) चुक्ता पूँजी, पूँजी कोष पर्याप्तता र वितरण योग्य मुनाफा

समीक्षा अवधीमा बैंकको चुक्ता पूँजी रु. १४.०९ अर्ब रहेको छ । देशको शिथिल अर्थतन्त्र एवं विषम परिस्थितिमा पनि बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु. ३ अर्ब ८ करोड खुद नाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट रु. १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि ऋणपत्र भुक्तानी कोष सहित अन्य विभिन्न वैधानिक जगेडा कोष तथा नियमनकारी कोषमा रकम विनियोजन गरे पश्चात् बाँकि रहेको वितरणयोग्य मुनाफाबाट रु. ५६ करोड ३५ लाख ९९ हजार दुई सय आठ बराबरको अर्थात ४.०० प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव साधारण सभा समक्ष स्वीकृतिको लागि पेश गरेको छ । यसरी ऋणपत्र भुक्तानी कोषमा रु. १ अर्ब ४६ करोड रकमको विनियोजन गर्न परेको कारण बैंकको करिब १४.५ प्रतिशतको वास्तविक लाभांश क्षमता हुँदाहुँदै पनि बैंकको वितरणयोग्य मुनाफामा संकुचन आएको छ । यसरी ऋणपत्रको लागि विनियोजित रकम ऋणपत्र परिपक्व भए पछि शेयरधनीहरूलाई नै वितरण गरिन्छ । पूँजीकोष निर्माण प्रयोजनार्थ बैंकले विभिन्न मितिहरूमा जारी गरेका यस्ता ऋणपत्रहरू आ.व. २०८८/८३ बाट परिपक्व हुन प्रारम्भ हुनेछ । आ.व. २०८८/८३ मा रु. २.१६ अर्ब, आ.व. २०८३/८४ मा रु. २.५ अर्ब र आ.व. २०८४/८५ मा रु. ३ अर्ब परिपक्व हुने हुँदा आ.व. २०८८/८३ बाट बैंकको लाभांश क्षमतामा उल्लेख्य वृद्धि हुनेछ । यसरी ऋणपत्र भुक्तानी कोषमा विनियोजित रकमबाट मात्रै कम्तीमा १५% हाराहारीको बोनस शेयर लाभांश बाँडन सक्ने क्षमताको निर्माण हुन्छ । यसका अतिरिक्त बैंकले नियमित आर्जन गर्ने प्रत्येक वर्षको खुद मुनाफाबाट सिर्जित लाभांश समेत जोड्दा बैंकले आकर्षक प्रतिफल दिने निश्चित प्राय छ ।

समीक्षा अवधिको असार मसान्तमा बैंकको प्राथमिक पूँजी र पुरक पूँजी क्रमशः ९.३८ प्रतिशत र २.५१ प्रतिशत तथा समग्र पूँजी पर्याप्तता अनुपात (Capital Adequacy Ratio) ११.८८ प्रतिशत रहेको छ ।

(ज) नेट वर्थ प्रतिशेयर

समीक्षा अवधिमा बैंकको नेटवर्थ प्रतिशेयर रु १९९.२१ रहेको छ, जुन गत आ.व. मा रु. १७९.६१ थियो । यो गत आ.व.को तुलनामा १०.९२ प्रतिशतले वृद्धि हो ।

(झ) प्रतिशेयर आम्दानी

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी रु. २१.८६ रहेको छ, जुन गत आ.व. मा रु. २२.४८ थियो । यो गत आ.व.को तुलनामा २.७४ प्रतिशतको सङ्कुचन हो ।

(ज) सम्पत्तिको गुणस्तर

समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात २.१७ प्रतिशत रहेको छ, जुन गत आ.व. मा २.०१ प्रतिशत रहेको थियो । प्रतिकूल बजार अवस्थाका बावजुद पनि बैंकले निष्कृय कर्जालाई २.१७ प्रतिशतमा सिमित गर्न सफल भएको छ । निष्कृय कर्जा बापत प्रयाप्त मात्रामा जोखिम व्यवस्था गर्नुका साथै निष्कृय कर्जा असुलीका लागि बैंकले सक्रिय रूपमा कार्य गरिरहेको छ । आर्थिक शिथिलताको कारण बैंकिङ क्षेत्रमा बढ्दै गरेको खराब कर्जाको लागि बैंकले उचित ऋण असुली संयन्त्रहरू प्रयोग गर्दै आइरहेको छ । कर्जा प्रवाह सँगै कर्जाको गुणस्तर बढाउँदै तथा कर्जा असुली संयन्त्रहरू प्रयोग गर्दै तोकिएको उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्ने तर्फ बैंकको प्राथमिकता रहनेछ । दिगो विकास सहित लगानीकर्तालाई उचित प्रतिफल दिने तथा निष्केपकर्ताको हित संरक्षण गर्ने बैंकको मुख्य लक्ष्य रहनेछ ।

(ट) कर्जा अपलेखन

बैंकले गत आ.व.मा रु. ११,७४,३७६ बराबरको कर्जा अपलेखन गरेकोमा समीक्षा अवधिमा कुल रु. ७,५६५,१९५ बराबरको कर्जा अपलेखन गरेको छ । बैंकले अपलेखित कर्जा असुली प्रक्रियालाई निरन्तर चालु राखेको छ ।

(ठ) शेयर संरचना

यस बैंकको कुल चुक्ता पूँजीमा ५१ प्रतिशत संस्थापक शेयरधनीहरूको हिस्सा रहेको छ भने ४९ प्रतिशत सर्वसाधारण शेयरधनीहरूको हिस्सा रहेको छ । समीक्षा अवधिको असार मसान्तसम्मा बैंकका संस्थापक शेयरधनीहरूको संख्या २७९ जना र सर्वसाधारण शेयरधनीहरूको संख्या ६५,७५३ रहेकोमा चालु आ.व.को आशिवन मसान्त सम्म बैंकको कुल शेयरधनीहरूको संख्या ६३,५९७ रहेको छ, जसमा संस्थापक शेयरधनीहरूको संख्या २७९ जना तथा सर्वसाधारण शेयरधनीहरूको संख्या ६३,३९८ रहेको छ ।

शेयर स्वामित्व अनुसारको संरचना (वि.सं. २०८१ असार मसान्त)

| कित्ता | शेयरधनी संख्या | शेयर स्वामित्व (कित्ता) | बुक्टा पूँजीको प्रतिशत |
|------------------|----------------|-------------------------|------------------------|
| १ - ५०० | ४९,२३७ | ६६,०९,६२१.८९ | ४.६८५ |
| ५०१ - १,००० | ७,३४९ | ५२,३५,३४९ | ३.७९६ |
| १,००१ - १,५०० | ३,२६६ | ४०,९५,०५६ | २.८५० |
| १,५०१ - २,००० | १,५४८ | २७,९४,०८१ | १.९२६ |
| २,००१ - ५,००० | २,८६८ | ८६,६६,३५५ | ६.१५१ |
| ५,००१ - १०,००० | ८४० | ५८,०५,६८३ | ४.१२० |
| १०,००१ - ५०,००० | ६४० | १,३४,३७,८६९ | १.५३७ |
| ५०,००१ भन्दा बढी | २९२ | ९,४४,२२,७८७ | ६७०९५ |
| जम्मा | ६६,०३२ | १४,०८,९९,८०९.८९ | १००.०० |

व्यक्तिगत तथा संस्थागत शेयरधनीको विवरण (वि.सं. २०८१ असार मसान्त)

| विवरण | शेयरधनी संख्या | जम्मा | शेयर स्वामित्व (कित्ता) | शेयर स्वामित्व (%) |
|--------------------------------|----------------|--------|-------------------------|--------------------|
| संस्थापक शेयरधनी - संस्थागत | ८ | २७९ | ५४,९७,५३५.९४ | ५१.०० |
| संस्थापक शेयरधनी - व्यक्तिगत | २७१ | | ६,६४,४९,३६३.०२ | |
| सर्वसाधारण शेयरधनी - संस्थागत | ३४७ | ६५,७५३ | ८५,४४,९२९ | ४९.०० |
| सर्वसाधारण शेयरधनी - व्यक्तिगत | ६५,४०६ | | ६,०४,९५,९७३.९४ | |
| जम्मा | ६६,०३२ | | १४,०८,९९,८०९.८९ | १००.०० |

साथै, बैंकको ०.५ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीहरूको विवरण यस वार्षिक प्रतिवेदनको अनुसूची ४.२६.३ अन्तर्गत पाना नं १९० मा उल्लेख गरिएको छ ।

(ड) कार्ड तथा प्रविधिमा आधारित सेवाहरू

बैंकले कार्ड तथा अन्य विद्युतीय वैकल्पिक माध्यमबाट ग्राहकहरूलाई विभिन्न प्रकारका सेवा सुविधाहरू प्रदान गर्दै आइरहेको छ । बैंकबाट प्रदान गरिने सेवा सुविधाहरूको कारोबारमा विद्युतीय भुक्तानीबाट प्रदान गरिने सेवा सुविधाहरूको कारोबारमा उल्लेख्य वृद्धि भएको छ । समीक्षा अवधिमा विद्युतीय वैकल्पिक माध्यमबाट हुने कारोबारमा उल्लेख्य वृद्धि भई ८४ प्रतिशत हुन पुगेको छ भने परम्परागत माध्यमद्वारा हुने कारोबार १६ प्रतिशतमा सीमित भएको छ । आ.व.२०७९/८० र २०८०/८१ मा यो अनुपात ऋमशः ६७:३३ र ७९:२१ रहेको थियो । बढ्दो विद्युतीय कारोबार, सूचना प्रविधिको बढ्दो प्रयोग तथा वित्तीय जालसाजीको नियन्त्रणलाई मध्यनजर गर्दै बैंकले विभिन्न माध्यमबाट ग्राहकहरूलाई सुरक्षात्मक उपायहरू सुभाउँदै आइरहेको छ ।

यसैगरी, वित्तीय जालसाजीको नियन्त्रण, सूचना प्रविधि र तथ्याङ्को सुरक्षा व्यवस्थापन, हार्डवेयर, नेटवर्क र सिस्टम सफ्टवेयरको स्तरोन्नती एवं उचित व्यवस्थापन गर्न बैंक

सफल भएको छ ।

समीक्षा अवधिमा बैंकले विभिन्न सेवा प्रदायकसँग आबद्धता गर्ने क्रममा नेपाल किलयरिड हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे क्यूआर र स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) को स्मार्ट क्यूआरलाई सिद्धार्थ बैंक एक्सपीसँग एकीकरण गरी विभिन्न मर्चन्टहरूमा भुक्तानी गर्ने मिल्ने सेवाको सुरुवात गरेको छ ।

त्यसैगरी, सिद्धार्थ बैंक एक्सपीबाट डेबिट कार्ड ब्लक, पिन रिसेट तथा पिन काउन्ट रिसेट गर्ने सुविधा उपलब्ध गराउनुका साथै सिद्धार्थ बैंक एक्सपीमा रहेको इजी बैंकबाट Loan Against FD/ Loan against QR सुविधा पनि उपलब्ध गराएको छ । यसका साथै सिद्धार्थ बैंक एक्सपीमा रहेको इजी बैंकबाट ग्राहक आफैले खाता ब्लक गर्ने, चेक पेमेन्ट रोकका गर्ने, खाताको प्रकार परिवर्तन गर्ने तथा केवाईसी अपडेट गर्नेजस्ता ग्राहकमुखी सेवाहरू पनि बैंकले यस समीक्षा अवधिबाट उपलब्ध गराउँदै आइरहेको छ ।

त्यसैगरी समीक्षा अवधिमा बैंकले प्लाटिनम प्लस खातावालाहरूको लागी Uno Discount सुविधा भएको सिद्धार्थ प्लाटिनम डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । Digital Payment लाई प्रोत्साहित गर्ने बैंकले Digital भुक्तानीका माध्यमहरूलाई अझै परिमार्जित र परिष्कृत गर्दै

वित्तीय साक्षरतासम्बन्धी विविध कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

समीक्षा अवधिमा कुल एटीएम को संख्या २२७ पुगेको छ । आगामी दिनहरूमा बैंकले विभिन्न स्थानहरूमा थप एटीएमहरू सञ्चालनमा ल्याउने योजना बनाएको छ । समीक्षा अवधिमा बैंकले विभिन्न व्यापारिक केन्द्रहरूमा २,९०६ वटा Point of Sale (POS) मेशीन जडान गरेको छ । बैंकले जुनसुकै बैंक वित्तीय संस्थाले जारी गरेका क्रेडिट तथा डेबिट कार्ड यस बैंकको आफैने POS मेशीनमा प्रयोग गरी भुक्तानी गर्न सकिने सुविधा समेत उपलब्ध गराउँदै आएको छ । साना तथा मझौला व्यवसायी र सङ्कपेटीमा व्यवसाय गर्ने व्यवसायीहरूसमेतलाई ध्यानमा राखि भुक्तानीलाई सहज बनाउन फोनपे सँगको सहकार्यमा समिक्षा अवधिमा बैंकले ४९,७३० व्यवसायीहरूलाई फोनपे QR मा दर्ता गर्न सफल भएको छ । यसका साथै बैंकले NCHL सँगको सहकार्यमा २ ९,४९९ व्यवसायीहरूलाई नेपालपे QR पनि उपलब्ध गराएको छ ।

समीक्षा अवधिमा बैंकले कुल १२१,४७२ डेबिट कार्ड र ११,३२८ क्रेडिट कार्ड जारी गरेको थियो । समीक्षा अवधिमा डेबिट कार्ड र क्रेडिट कार्डको संख्या क्रमशः ८,०७,०३२ र ५०,९७६ रहेको छ । त्यस्तै २०८१ असार मसान्त सम्म बैंकको १०,०६,७६६ जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेका छन् ।

(३) डिजिटल रूपान्तरण तथा सूचना प्रविधिका क्षेत्रमा गरिएका कार्यहरू

ग्राहकको अनुभव र डिजिटल प्रथम दृष्टिकोणलाई मध्यनजर गर्दै बैंकले आफ्नो विभिन्न सेवाहरूलाई अभिवृद्धि गर्दै आएको छ । अहिलेको अवस्थामा सूचना प्रविधिको द्रुततर विकाससँगै त्यसको सुरक्षाको विषय अन्यन्तै चुनौतीपूर्ण बन्दै गईरहेको छ । सूचना प्रविधिबाट हुन सक्ने जोखिमको न्यूनीकरण गर्नको लागि सफल सूचना प्रविधि रणनीति, नीति तथा कार्यविधिको व्यवस्थित सञ्चालन आवश्यक पर्ने तथ्यप्रति बैंक चनाखो भई सोहिअनुरूपको रणनीति लिइएको छ ।

बैंकले ग्राहकको गोपनीयता, सुरक्षा तथा तथ्याङ्कको विश्वसनीयतालगायतका विषयहरूमा उच्चस्तरको सूचना प्रविधि सुरक्षा प्रणालीको प्रयोग गरिरहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसारका सूचना प्रविधिको लेखापरीक्षण गर्ने कार्यलाई समिक्षा वर्षमा पनि निरन्तरता दिइएको छ । सूचना प्रविधिका पूर्वाधारलाई सुधार गर्न बैंकले आफ्नो डेटा

सेन्टर बैंकको प्रधान कार्यालय नक्सालबाट सञ्चालनमा ल्याएको छ । यस मोड्युलर डेटा सेन्टरले परिस्कृत सेवा, सुरक्षा र व्याकअप सेवाहरूमा उल्लेखनीय वृद्धि गरेको छ । साइबर सुरक्षा निगरानीका क्रममा विभिन्न चुनौतीहरूलाई मध्यनजर गर्दै, एन्क्रिप्शन र नेटवर्क सञ्चारको निगरानीमा निरन्तर सुधार भइरहेको छ । यसमा End Point Protection, NGFW, NGIPS, Web Application Firewall जस्ता उच्च प्रविधिहरूलाई समावेश गरिएको छ ।

यस्तै, ग्राहकका लागि सुविधाजनक तथा सुरक्षित अनलाइन सेवा उपलब्ध गराउने उद्देश्यले मोबाइल बैंकिङ Bank Smart XP मा Easy Bank को सेवा स्तरोन्नति गरिएको छ । भविष्यको कार्यपद्धतिको अवस्थालाई मध्यनजर गरी आन्तरिक डिजिटाइजेशन सुधार तथा एकीकृत रूपमा सञ्चालन गर्न बैंकले SATS प्लेटफर्म विकास गरेको छ । विभिन्न माध्यमबाट प्राप्त तथ्याङ्कहरू व्यवस्थापन, संचार तथा तथ्याङ्कको विश्लेषण गर्न ऐतिहासिक तथ्याङ्क भण्डारणका साथै तथ्याङ्क प्रणालीमा आधारित Power BI प्लेटफर्ममार्फत तथ्याङ्कको व्यवस्थापनका साथै अन्तर्दृष्टि (Insight) सेवाको सुरुवात गरिएको छ ।

यसैगरी, बैंकले मानव संसाधन व्यवस्थापनलाई डिजिटल र स्वचालित बनाउन नयाँ Human Capital Management System (HCMS) को प्रयोग सुरु गरेको छ । साथै, बैंकमा आन्तरिक र बाह्य प्रक्रियाहरूलाई प्रभावकारी बनाउन लेखापरीक्षण व्यवस्थापन सफ्टवेयरको प्रयोग पनि सुरुवात गरिएको छ । जसले लेखापरीक्षण प्रक्रियालाई स्वचालित र पारदर्शी बनाउनमा मद्दत गर्ने विश्वास गरिएको छ ।

त्यसैगरी, डिजिटल विकल्पहरू जस्तै क्यूआर कोडद्वारा भुक्तानी र विभिन्न सहलियत र योजनाहरूको उपलब्धताले बैंकिङ सेवा प्रदान गर्ने क्रममा सिद्धार्थ बैंकले ग्राहकहरूको कदर गर्दै Siddhartha Rewards Loyalty कार्यक्रमको सुरुवात गरेको छ ।

यसका साथै, बैंकले आफ्नो अनलाइन सेवाहरूलाई निरन्तर उपलब्ध गराउँदै सिद्धार्थ ग्राहक सम्पर्क केन्द्रमार्फत चौबीसै घण्टा ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । सिद्धार्थ ग्राहक सेवा केन्द्रसँगै बैंकले भिडियो बैंकिङमार्फत थप सेवाहरू प्रदान गरी संसारभरि रहेका ग्राहकलाई बैंकको वेबसाइट, फोन, च्याट, सामाजिक संजाल मार्फत बैंकिङ सेवा दिन सक्षम बनाएको छ । यसबाट ग्राहकको बैंकसँगको अनुभवमा सकारात्मक वृद्धि भई ग्राहकको खुसी (Customer Delight) बढाउने विश्वास लिइएको छ ।

(ण) विप्रेषण सेवा (एसबिएल रेमिट सेवा)

बैंकले आफ्नो सेवा विस्तार एवं वित्तीय सेवा विविधीकरण गर्दै जाने रणनीतिअनुरूप वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छिटो, प्रभावकारी र भरपर्दा विप्रेषण सेवा उपलब्ध गराउने उद्देश्यले सन २००८ मा कतारबाट आफ्नै अनलाइन विप्रेषण भुक्तानी सेवा एसबिएल रेमिटको सुरुवात गरेको थियो । हाल एसबिएल रेमिटले जापान, मलेसिया, ओमान, युएई, दक्षिण कोरिया, कुवेत, साइप्रस, हंगकंग, सी-सेल, इटाली, सिंगापुर र अमेरिकामा आफ्नो सेवा विस्तार गरेको छ । प्रमुख युरोपेली देशहरू र अष्ट्रेलियाबाट समेत २०,००० भन्दा बढी भुक्तानी केन्द्रका प्रतिनिधि र उप-प्रतिनिधिमार्फत सेवा प्रदान गर्दै आएकोमा विप्रेषणलाई थप प्रभावकारी बनाउनको लागि विदेशी मुलुकमा आफ्नो रेमिटको उपस्थिति बढाउँदै स्थानीय तवरमा भुक्तानी प्रतिनिधिको संख्यामा पनि वृद्धि गर्दै जाने रणनीति बैंकले लिएको छ ।

बैंकले विश्वव्यापी रूपमा प्रवासी नेपालीलाई अनलाइन विप्रेषण सेवा उपलब्ध गराएर आफ्नो पहुँच बढाउने प्रयास निरन्तर गरिरहेको छ । बैंकले 'अन्तर्राष्ट्रिय रेमिट्यान्स व्यापार इकाई' International Remittance Business Unit को स्थापना गरी विप्रेषण व्यवसायलाई थप गुणस्तरीय, भरपर्दा र सहज भुक्तानीयोग्य बनाउन मदत गरेको छ । बैंकले निकट भविष्यमा विप्रेषण सेवा तथा आफ्नो उपस्थितिलाई वृद्धि गर्न भारत, क्यानडा तथा जोर्डनमा प्रतिनिधि तोकि विप्रेषण कारोबारलाई वृद्धि गर्दै जाने योजना बनाएको छ । यसैगरी, आप्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई लक्षित गरी शून्य मौज्दातमा खाता खोल्न मिल्ने आकर्षक व्याजदरसहितको "सिद्धार्थ रेमिट खाता" र "सिद्धार्थ रेमिट प्रिमियम बचत खाता" बैंकले सञ्चालन गरिरहेको छ । उक्त बचत खातामा बैंक स्मार्ट, इन्टरनेट बैंकिङ, एटीएम, डिम्याट तथा सि-आस्वालगायतका सुविधाहरू उपलब्ध गराइएको छ । साथै वैदेशिक रोजगारीमा गएका आप्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई लक्षित गरी सहुलियत दरमा ऋण प्रदान गर्ने योजना पनि बैंकले बनाएको छ ।

(त) सूचनाको हक तथा गुनासो व्यवस्थापन

पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित बैंकले सरोकारवालाको सूचनाको हकलाई उच्च महत्व दिने गरेको छ । बैंकले असल सुशासनका लागि जवाफदेहिता, पारदर्शिता र उत्तरदायित्वलाई सूचनाको हकको प्रमुख तथा महत्वपूर्ण कारकको रूपमा लिएको छ । बैंकले सरोकारवालाहरूलाई सुसूचित गर्न सम्बन्धित सूचना तथा जानकारीहरू सार्वजनिक रूपमा प्रवाह गर्ने गर्छ । बैंकले सूचनाको हकसम्बन्धी ऐन,

२०६४ का प्रावधानहरूको पूर्ण पालना गरेको छ र ऐनको दफा ६ बमोजिम प्रमुख सूचना अधिकारी नियुक्त गरेको छ । बैंक 'सम्बन्ध संधैभरिलाई' भन्ने मूल मन्त्रबाट प्रेरित रहेको छ । सोहीबमोजिम ग्राहक एवं सरोकारवालाहरूको आवश्यकता तथा गुनासोहरूलाई सही ढङ्गले सम्बोधन गरिएको छ । बैंकले ग्राहक र सरोकारवालाहरूबाट प्राप्त गुनासोहरूलाई उच्च प्राथमिकताका साथ सम्बोधन गर्दै अधि बढेको छ । बैंकले ग्राहकहरूको गुनासोलाई समयमै सम्बन्धित निकायमा पुऱ्याउने संयन्त्रको विकास गरेको छ ।

बैंकले देशभर फैलिएको सञ्जालबाट प्राप्त गुनासो सुनुवाइ सुव्यवस्थित बनाउन तथा ग्राहकलाई आवश्यक जानकारी प्रदान गर्न केन्द्रीय कार्यालयमा 'केन्द्रीय सूचना तथा गुनासो सुनुवाइ डेस्क' (Central Information and Grievance Handling Desk- CIGHD) को स्थापना गरेको छ । CIGHD ले सबै जानकारी, गुनासो र सुभावहरू संकलन गर्छ र आवश्यक सूचना प्रदान गर्न तथा ग्राहकको गुनासोलाई समाधान गर्न विभिन्न विभागहरूसँग समन्वय गर्छ । CIGHD ले शाखाहरूमा रहेको सुभाव पेटिका, बैंकको वेबसाइटमा रहेको हेल्पडेस्क, टेलिफोन, इमेल, फैसबुक, भाइबर, इन्स्टाग्राम, हटलाइन, ग्राहक महानुभावहरूबाट लिखित तथा मौखिक निवेदन आदि माध्यमहरूबाट जानकारी संकलन गर्छ र जति सकदो छिटो समस्याहरू समाधान गर्छ । बैंकले ग्राहकहरूका लागि वेबसाइटमा रहेको गुनासो पोर्टलको माध्यममार्फतसमेत सिधै गुनासोहरू पठाउन मिल्ने प्रणालीको विकास गरेको छ । बैंकले ग्राहकका गुनासो सम्बोधनलाई उच्च प्राथमिकताका साथ कुशलतापूर्वक सम्बोधन र समाधान गर्न गुनासो व्यवस्थापन अधिकारी नियुक्त गरेको छ ।

साथै, नेपाल राष्ट्र बैंकको निर्देशन नं. २०, बुँदा नं. ९ (घ) मा भएको व्यवस्थाबमोजिमको गुनासो सुनुवाइसम्बन्धी विवरण यस वार्षिक प्रतिवेदनको पाना नं १०७ मा उल्लेख गरिएको छ ।

(थ) ट्रेड फाइनान्स

बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारमा संलग्न ग्राहक वर्गको बैंकिङ एवं वित्तीय आवश्यकतालाई सहज बनाउन विभिन्न ट्रेड फाइनान्ससम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस बैंक इन्टरनेसनल फाइनान्स कर्पोरेसनको ग्लोबल ट्रेड फाइनान्स कार्यक्रमअन्तर्गतका बैंकहरूको सदस्यसमेत रहेको छ । ट्रेड फाइनान्सअन्तर्गत बैंकले प्रतीत-पत्र, वचनबद्धतापत्र, स्वीकृत ड्राफ्ट, विनिमयपत्र, जमानत, टेन्डर बन्ड, कार्यसम्पादन बन्ड तथा अग्रिम भुक्तानी ग्यारेन्टीहरू जारी गर्ने गर्छ ।

(द) ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्

बैंकले ट्रेजरी तथा इन्भेस्टमेन्ट बैंकिङ् विभाग सञ्चालन गरेको छ, जसले ग्राहकका विविध आवश्यकताहरू पूरा गर्दै बैंकको नाफा वृद्धि गर्न मदत पुगेको छ। यस विभागमा अन्तर्राष्ट्रियस्तरका मुद्राहरूको विनिमयदर, ब्याजदरमा आउने परिवर्तनहरूलाई प्रत्यक्ष हेर्न मिले अत्यधुनिक सफ्टवेर जडान गरिएको छ। बैंकले स्थानीय तथा अन्तर्राष्ट्रिय मुद्रा बजार, पुँजी बजार, विदेशी विनिमय बजार र सुनचाँदी खरिदबिक्रीमा सक्रिय रूपमा कारोबार गर्दै आएको छ। यस विभागले आफ्नो नियमित कार्य सञ्चालन गर्दा नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशन तथा बैंकको आन्तरिक नीतिभित्र रहेर कार्य गर्न गर्छ।

देशको भौगोलिक सीमाभन्दा बाहिर पनि व्यापार विस्तार गर्न ट्रेजरी तथा इन्भेस्टमेन्ट बैंकिङ् विभागले अन्तर्राष्ट्रियस्तरका बैंकहरूमा नोस्ट्रो तथा भोस्ट्रो खाता खोल्नुका साथै SWIFT द्वारा प्रवर्द्धन गरिएको Relationship Management Application (RMA) सेवामा जोडिएका वित्तीय संस्थाहरूसँग सम्बन्ध स्थापित गरेको छ। करेसपोन्डेन्ट बैंकिङ् नेटवर्कले बैंकलाई ट्रेड फाइनान्स कारोबार, ट्रेजरी भुक्तानी, रेमिट्यान्स आन्तरिक र बाह्य भुक्तानीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न मदत गरेको छ।

यस बैंक र विश्व बैंक समूहअन्तर्गतको International Finance Corporation (IFC) बीच नेपालका लघु, साना तथा मझौला उद्यमी (MSME) हरूको व्यवसाय र जलवायु वित्तपोषण (Climate Financing) मा लगानी गर्न सम्झौताअन्तर्गत IFC ले बैंकलाई ५ करोड ५० लाख अमेरिकी डलरबाराबरको तीनवर्ष ऋण आ.व. २०७९/८० को अन्त्यतिर प्रदान गरेको थियो। अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वित्तीय संस्थाबाट बैंकलाई स्वीकृत ऋण रकमले बैंकभित्र विद्यमान सुशासन र बैंकको सबल वित्तीय अवस्थालाई पुष्टि गर्दछ। यस सहकार्यसँगै बैंकले सच्छ ऊर्जा परियोजना, विद्युतीय सवारीसाधन, जलवायुमैत्री कृषिजस्ता परियोजनामा लगानी गरेको छ। यस सम्झौताले लघु, साना तथा मझौला व्यवसाय स्थापना, सञ्चालन र प्रवर्द्धन गर्न र हाल नेपालको बैंकिङ् प्रणालीमा कायम तरलता अभावको समस्या समाधानमा पनि केही हदसम्म टेवा पुगी अर्थतन्त्र सुदृढ बनाउन मदत पुगेको छ।

डिजिटल फर्स्ट अभ्यास अपनाउँदै दिगो विकासलाई सधैं प्राथमिकतामा राखी बैंकको समग्र व्यवसाय रणनीति वातावरणमैत्री, समाजकेन्द्रित तथा सुशासन पक्षहरूलाई ध्यानमा राखी भावी पुस्ताका लागि दिगो प्रभाव सिर्जना गर्न बैंक सधैं प्रतिबद्ध छ।

(ध) शाखा सञ्जाल

बैंकले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै आएको छ। देशका सबै भेगका सबै स्थानीय तह र तपकाका जनताका लागि अत्यधुनिक बैंकिङ् सेवा सुविधाको पहुँच विस्तार गर्दै देशका प्रमुख क्षेत्रहरू तथा ग्रामीण भेगमा समेत आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ। हाल नेपालको ५४ जिल्लामा आफ्नो उपस्थिति जनाउँदै बैंकले कुल १९६ वटा शाखाहरू (५ एक्सटेन्सन काउन्टर सहित), २२७ एटीएम, ७३ शाखाहरित बैंकिङ् सेवा केन्द्र, इन्टरनेट बैंकिङ्, मोबाइल बैंकिङलगायतका माध्यमबाट आफ्ना ग्राहकहरूलाई विस्तारित सेवाहरू उपलब्ध गराउँदै आएको छ।

(न) सेवा विस्तार

बैंकले ग्राहकको चाहना तथा मागबमोजिम ग्राहकवर्गसमक्ष नवीनतम, परिमार्जित, भरपर्दा तथा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ। यसको नियमित प्रविधिमा भइरहेको विकास, ग्राहकवर्गको आवश्यकता, व्यापार व्यवसायमा परिवर्तनअनुरूप सिर्जना भएका आवश्यकता आदि पक्षहरूको मूल्यांकन गरी आफ्नो जनशक्तिलाई सक्षम बनाउँदै ग्राहकवर्गलाई समयसापेक्ष सेवा प्रदान गर्नका नियमित बैंकले अनुसन्धान तथा विकासको निरन्तरतालाई संस्थाको एक विशिष्ट पक्षको रूपमा ग्रहण गरेको छ।

(प) बैंकको क्रेडिट रेटिङ

क्रेडिट रेटिङ एजेन्सी 'इक्रा नेपाल लिमिटेड' (ICRA Nepal Limited) ले मिति २०८०/१०/२२ मा यस बैंकलाई मध्यम मात्रामा सुरक्षित जनाउने '[ICRANP-IR] BBB+@ and [ICRANP] LBBB+@ (Pronounced as ICRA NP Issuer Rating Triple B Plus)' रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्था समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् र यस्ता संस्थाहरूमा कर्जा जोखिम मध्यम रहेको हुन्छ।

(फ) बैंक तेस्रो उत्कृष्ट राष्ट्रिय वार्षिक वित्तीय प्रतिवेदन

२०२३ बाट सम्मानित

आ.व. २०२२/२३ मा प्रकाशित वार्षिक वित्तीय प्रतिवेदनका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि सिद्धार्थ बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा बैंकिङ् क्षेत्रतर्फ तेस्रो उत्कृष्ट राष्ट्रिय वार्षिक वित्तीय प्रतिवेदन २०२३ उपाधिबाट सम्मानित भएको छ। यस उपाधिले बैंकलाई आगामी दिनहरूमा अभ बढी परिष्कृत वित्तीय विवरण प्रकाशन गर्न हौसला मिलेको छ।





बैंकले हासिल गरेका सम्मान तथा पुरस्कारहरू



Excellence in Driving Innovation
VISA 2017



Best Presented Annual Report
ICAN 2021



Best Operation Bank (South Asia)
IFC 2021



Excellence in Prepaid
Cards Business
VISA 2022

Award for Corporate Excellence
HRM 2022

बैंकले हासिल गरेका सम्मान तथा पुरस्कारहरू



Certificate of Merit (Private Sector Banks)
SAFA 2022



Best Presented Annual Report
ICAN 2022



Certificate of Merit
SAFA 2023



Best Presented Annual Report (Bronze)
ICAN 2023



Excellence in Prepaid Cards
VISA 2023



Excellence in Consumer Credit Cards Business
VISA 2024

३. चालू वर्षको हालसम्मको उपलब्धि र भविष्यमा गर्नुपर्ने कार्यहरूको सम्बन्धमा सञ्चालक समितिको धारणा

(क) निक्षेप परिचालन सम्बन्धी सेवाहरू

आफ्ना ग्राहकहरूको चाहना तथा मागलाई मध्यनजर गर्दै यस बैंकले आफ्ना सेवा सुविधालाई चुस्त दुरुस्त राख्दै सरल एवं सहज ढङ्गबाट बैंकिङ सेवा पुऱ्याउँदै आएको छ। सोहीअनुरूप बैंकले आफ्ना सेवा सुविधाहरू जरैतै; लकर सेवा, डेबिट/क्रेडिट कार्ड, बैंक स्मार्ट र कर्जाका विभिन्न प्रोडक्टलाई एउटा प्रोडक्टको रूपमा विकसित गरी ग्राहकहरूलाई उच्चस्तरीय सेवाको अनुभव दिने सोच राखेको छ।

बैंकमा तलबी खाता रहेका ग्राहकवर्गहरूको चाहना तथा सुविधाअनुरूप नवीनतम तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ बैंकको Digital Platform मार्फत सरल र सहज ढङ्गले ऋण सुविधा पनि उपलब्ध गराउने योजना रहेको छ।

यसैगरी, आजका गतिशील युवाहरू लक्षित 'सिद्धार्थ बैंक GEN Z खाता मार्फत नाबालिंग र उहाँहरूका अभिभावकहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्ने हेतुले बैंकले आफ्नो सहायक कम्पनी सिद्धार्थ क्यापिटलका SIP योजनाहरूसमेत समावेश गरी 'सिद्धार्थ बैंक पे एन्ड सेभ खाता' सँग मिलाई थप सुविधायुक्त बनाउने योजना रहेको छ।

बैंकको 'सिद्धार्थ बैंक नारी बचत खाता' महिला ग्राहकवर्गका विशेष बैंकिङ आवश्यकता परिपूर्ति गर्न सफल रहेको बचत खाता हो, सो खातामा बैंकले लकर सुविधा, नारी डेबिट कार्ड, क्रेडिट कार्डको सुविधा सहुलियत रूपमा उपलब्ध गराउँदै आएको छ। नारीहरूलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यका साथ ल्याइएको उक्त खातामा महिला उद्यमशील कर्जा सेवालाई पनि समावेश (Tie-Up) गरी थप परिमार्जित गर्दै लगिने योजना राखेको छ।

बैंकले विभिन्न विद्यालय, कलेज तथा संघसंस्थाहरूमा नियमित रूपमा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि यसता कार्यक्रमहरूलाई निरन्तरता दिने योजना रहेको छ। बैंकले आफ्ना ग्राहकवर्गहरूका लागि विभिन्न बाह्य संघसंस्थाहरूसँग सहकार्य गरी विभिन्न छुटहरू प्राप्त हुने आउटलेटहरूको सञ्चाल बढाउँदै जाने योजना रहेको छ। बैंकको 'Digital First' दृष्टिकोणबमोजिम उपलब्ध डिजिटल माध्यममार्फत बाह्य Campaign हरू गर्दै ग्राहक संलग्नता बढाउँदै लाने योजना रहेको छ।

आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय डिजिटल बैंकिङ सेवामार्फत बैंकसँगको कारोबार बढाउन, बढीभन्दा बढी बैंकिङ सेवा प्रयोग गर्न, ग्राहकहरूको अनुभव र आवश्यकताहरूलाई समेत प्रवर्द्धन गर्दै लाने बैंकको योजना रहेको छ। यसका लागि बैंकमा सञ्चालनमा नरहेका खाताहरूलाई पनि सञ्चालनमा ल्याउन प्रोत्साहन गर्ने रणनीतिसमेत यस बैंकले लिएको छ।

(ख) कर्जा सेवा विस्तार

यस सम्बन्धमा २ (ख) मा उल्लेख गरिएको छ।

(ग) कार्ड तथा प्रविधिमा आधारित सेवाहरू

ग्राहकहरूलाई चौबीसै घण्टा बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले हालसम्म हातीसार, पोखरा र विराटनगर शाखाहरूबाट Cash Deposit Machine र Cheque Deposit Kiosk सेवा सञ्चालन गर्दै ग्राहक महानुभावहरूलाई बिनाभन्भट चौबीसै घण्टा बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। यसैगरी, बैंकले आफ्ना अन्य शाखाहरूमा पनि Cash Deposit Machine र Cheque Deposit Kiosk विस्तार गर्ने योजना बनाएको छ।

यसैगरी, बैंकले ग्राहकहरूलाई विद्युतीय माध्यमबाट कारोबार गर्न प्रोत्साहित गर्न तथा निष्क्रिय कार्डवाहकहरूलाई एटीएम कारोबार मात्र नभई POS तथा अनलाइन कारोबार गर्ने प्रोत्साहित गर्न विभिन्न क्याम्पियनहरू सञ्चालन गरेको थियो।

चालु आ.व.मा ग्राहकहरूको डिजिटल प्लेटफर्मप्रतिको भुकाव, सक्रियता, आबद्धता तथा ग्राहक अनुभवलाई ध्यानमा राखी बैंकले 'सिद्धार्थ रिवार्ड्स' लोयल्टी प्लेटफर्म सञ्चालनमा ल्याएको छ, जुन नेपालको बैंकिङ क्षेत्रमा पहिलो कार्यक्रम हो। यसमा ग्राहक महानुभावहरूले सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गर्नुभएको खरिद (POS तथा E-commerce) र मोबाइल बैंकिङबाट गर्नुभएको टपअपका आधारमा रिवार्ड्स पोइन्ट्स प्राप्त गर्नुहुनेछ र यसरी आर्जन गर्नुभएको पोइन्ट्सलाई हवाई टिकट, होटल, पसल, उपहार कार्ड, बीमा तथा इन्टरनेट बिल पेमेन्टजस्ता विभिन्न सेवाहरू लिन तथा विभिन्न भुक्तानीहरूका लागि Redeem गर्न सकिनेछ।

यसैगरी, चालु आ.व.मा बैंकले महिला वर्गलाई लक्षित गरी 'नारी डेबिट कार्ड' सञ्चालनमा ल्याएको छ। सिद्धार्थ नारी बचत खाता भएका ग्राहक महानुभावहरूले यस नारी डेबिट कार्डको सुविधा लिन सक्नुहुनेछ। महिला वर्गलाई लक्षित यस कार्डमार्फत POS तथा E-commerce मा गरिएको

कारोबारमा बैंकले कारोबार रकमको ०.९० प्रतिशत महिला स्वास्थ्यजन्य तथा महिला सशक्तीकरण कार्यक्रमका लागि प्रदान गर्नेछ ।

यसरी बैंकले मोबाइल बैंकिङ, कार्डजस्ता विभिन्न वैकल्पिक भुक्तानी उपकरणहरूको माध्यमबाट सेवा प्रदान गरिरहेको छ । भविष्यमा समेत उच्च प्राथमिकताका साथ कार्ड तथा अन्य प्रविधिमा आधारित सेवाहरूको विस्तार गर्दै जाने रणनीति बैंकले लिएको छ । २०८१ आश्विन मसान्तसम्ममा बैंकको एटीएम संख्या २२८, डेबिट कार्ड संख्या ८,३४,७५६, क्रेडिट कार्ड संख्या ५४,३१२, प्रिपेड कार्ड संख्या २७,९२९, Point of Sale (POS) संख्या २,९१५, QR व्यवसायीहरूको संख्या ४५,१०२ तथा मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या १०,४५,३५६ रहेका छन् ।

(घ) सूचना प्रविधिका क्षेत्रमा गरिएका कार्यहरू

चालु आ.व.देखि बैंकले अडिट म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याएको छ, जसले लेखापरीक्षण प्रक्रियालाई सञ्चालित र पारदर्शी बनाउनमा मद्दत गर्न विश्वास गरिएको छ । चालु आ.व.मा बैंकले आन्तरिक तथा बाह्य व्यावसायिक प्रक्रियाहरूलाई डिजिटाइजेसन तथा अटोमेसन गर्न Business Process Automation लाई पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ । यसबाट बैंकको सेवा सरल र थप प्रभावकारी बनाउन मद्दत पुग्नेछ । यसैगरी विभिन्न सफ्टवेयरहरूको Application Programming Interface (API) हरूलाई व्यवस्थापन गर्न, सफ्टवेयरहरूको Secured Integration गराउन Application Programming Interface Management System (APIMS) को स्तरोन्नति गरी चालु आ.व.देखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको छ ।

बैंकले तथ्याङ्कहरूलाई Visual Dashboard को माध्यमबाट Business Insight प्रस्तुत गर्नका लागि Business Intelligence (BI) Tools सञ्चालनमा ल्याएको छ, जसले व्यावसायिक विश्लेषण गरी यथार्थपरक र शीघ्र निर्णय गर्नका लागि मद्दत गर्दछ । चालु आ.व.मा वर्तमान डाटा सेन्टरलाई अभ सुदृढ बनाउने प्रयासस्वरूप बैंकले मोड्युलर डाटा सेन्टर स्थापना गरी पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ, जसले नयाँ प्रविधिसँगै बैंकको सूचना प्रविधि चुस्त र अद्यावधिक राख्न महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।

बैंकले चालु आ.व.देखि भिडियो बैंकिङ सेवालाई अभ सुदृढ तथा स्तरोन्नति गरी कार्यान्वयनमा ल्याएको छ । यसबाट बैंकमा उपस्थित नभई अनलाइनबाट ग्राहक खाता खोल्न तथा e-KYC Verification गर्नका लागि मद्दत पुग्नेछ ।

(ड) भवन निर्माण कार्य

सबल, दिगो र निरन्तर बैंकिङ सेवाका लागि क्रमशः आफ्नै भवनहरूबाट कारोबार सञ्चालन गर्नुपर्छ भन्ने धारणाअनुसार बैंकले विगत वर्षहरूदेखि पर्सा जिल्ला, वीरगंजस मोरङ्ग जिल्ला, विराटनगर तथा कास्की जिल्ला, पोखरामा आफ्नै भवनमा प्रादेशिक तथा शाखा कार्यालयहरू सञ्चालन गरिरहेको छ । यसैगरी बागमती प्रदेशमा काठमाडौ महानगरपालिका-१, नक्सालमा बैंकको आफ्नै नवनिर्मित प्रधान कार्यालय भवन सञ्चालनमा रहेको छ । अत्याधुनिक प्रविधिमैत्री बैंकिङमार्फत आमग्राहकहरूसमक्ष उच्चस्तरीय सेवा प्रदान गर्न उद्देश्य पूरा गर्नमा नवनिर्मित भवनहरूले सहजता प्रदान गरिरहेका छन् ।

४. चालु आर्थिक वर्षको वित्तीय स्थिति तथा लक्ष्य

विश्व अर्थतन्त्रमा देखिरहेका कमजोर विश्व अर्थतन्त्रको आर्थिक वृद्धिदर एवं अन्तर्राष्ट्रियस्तरमा बढिरहेको भूराजनीतिक तनाव, जलवायु परिवर्तन, प्राकृतिक प्रकोपलगायतका कारणबाट सिर्जित आपूर्ति शृङ्खलामा पर्न सक्ने प्रतिकूल प्रभाव चिन्ताको विषय बन्दै गएको छ । विश्वको मुद्रास्फीतिमा क्रमिक सुधार देखिएसँगै अन्तर्राष्ट्रियस्तरमा खुकुलो मौद्रिक नीति अवलम्बन गर्न थालिएको छ । देशको अर्थतन्त्रमा देखिएका चुनौतीहरूलाई नेपाल राष्ट्र बैंक एवं नेपाल सरकारले लिएका कार्यदिशाबाट सुधारका केही संकेतहरू देखा परेका छन् । वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्समा भइरहेको वृद्धि र देशको भुक्तानी सन्तुलन (Balance of Payment) मा सकारात्मक सुधार देखिएको छ । कुल विदेशी सञ्चिति र तरलतामा पनि सुधार भइरहेको नै छ । नेपाल सरकारले गर्ने पुँजीगत खर्चमा पनि क्रमिक रूपमा वृद्धि भइरहेको छ । तर पनि विश्व अर्थतन्त्रमा देखिएका असर केही समय रहने प्रक्षेपणले हाम्रो अर्थतन्त्रमा समेत प्रतिकूल असर कायम रहने वास्तविकता हाम्रो सामुन्ने छ । देशभित्रका आर्थिक क्रियाकलापहरूमा सुस्तता रहेको, व्यवसायिक लागत (Cost of Doing Business) बढ्दै गई व्यावसायिक वातावरणमा देखिएको नैरास्यतालाई नेपाल सरकार, नेपाल राष्ट्र बैंक एवं निजीक्षेत्रको एकीकृत प्रयासबाट क्रमशः समाधान हुँदै जाने विश्वास लिएका छौं ।

समीक्षा अवधिमा आर्थिक सुस्तताले गर्दा बैंकिङ क्षेत्रमा बढ्दै गरेको खराब कर्जाका बाबजुद पनि आ.व. २०८०/८१ मा बैंक रु ३०८ अर्ब खुद मुनाफा आर्जन गर्न सफल

भएको छ । आर्थिक शिथिलताका कारण बैंकिङ क्षेत्रमा बढ्दै गरेको खराब कर्जाका लागि बैंकले उचित ऋण असुली संयन्त्रहरू प्रयोग गर्दै आइरहेको छ । कर्जा प्रवाहसँगै कर्जाको गुणस्तर बढाउँदै तथा कर्जा असुली संयन्त्रहरू प्रयोग गर्दै तोकिएको उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्नेतर्फ बैंकको प्राथमिकता रहनेछ । दिगो विकाससहित लगानीकर्तालाई उचित प्रतिफल दिने तथा निक्षेपकर्ताको हित संरक्षण गर्न बैंकको मुख्य लक्ष्य रहनेछ ।

विविध प्रतिकूलताका बावजुद पनि चालु आवळको मंसिर मसान्तसम्म बैंकको कुल निक्षेप तथा कुल कर्जा सापट ऋमशः रु २४५.९२ अर्ब र रु २१२.९८ अर्ब पुगेको छ र बैंकले रु ९८ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । आगामी दिनहरूमा पनि निष्कृय कर्जा असुली र निक्षेपकर्ताहरूको हित संरक्षणलाई बैंकले उच्च प्राथमिकतामा राखेको छ ।

५. संस्थागत सुशासन

बैंकको सञ्चालन तथा व्यवस्थापनमा संस्थागत सुशासनका उच्चतम अभ्यास तथा प्रक्रियाहरूलाई बैंकले अत्यन्त महत्वका साथ पालना गर्दै आइरहेको छ । संस्थागत सुशासनका अभ्यासहरू र नैतिक व्यावसायिक आचरण बैंकको मूल्य मान्यताको केन्द्रविन्दुमा रहेका छन् । बैंकले संस्थागत सुशासनका अभिन्न अङ्ग निष्ठा, जवाफदेहिता, उत्तरदायित्व, पारदर्शिता, निष्पक्षतालाई व्यावसायिक क्रियाकलापमा सदैव आत्मसात् गर्दै आएको छ । आफ्ना शेयरधनी, ग्राहक, अन्य सरोकारवालाहरूको हित तथा आफ्ना सेवाग्राहीहरूको माग र उनीहरूलाई दिइने सेवाको गुणस्तर वृद्धि गर्न संस्थागत सुशासनलाई आफ्नो नीति तथा नियमहरूको अभिन्न अङ्गको रूपमा यस बैंकले अपनाएको छ ।

प्रचलित ऐन नियम, नेपाल राष्ट्र बैंक एवं अन्य नियमनकारी निकायहरूद्वारा जारी निर्देशन तथा बैंकको आन्तरिक नीति नियमबमोजिम नै बैंकले आफ्नो कार्य सञ्चालन गर्दै आएको छ । बैंकका आन्तरिक नीति नियममा समयानुकूल सुधार एवं संशोधन गर्दै अद्यावधिक गर्ने कार्य नियमित रूपमा भइरहेका छन् । प्रचलित ऐन, नियम तथा निर्देशनको अधीनमा रही बैंकले अनुपालन नीति, घुस र भ्रष्टाचारविरोधी नीति (Anti Bribery and Anti Corruption Policy) र कर्मचारी आचारसंहिताजस्ता संस्थागत सुशासनलाई सुदूढीकरण गर्न आवश्यक पर्ने नीतिहरूलाई अद्यावधिक गरी लागू गरेको छ ।

बैंकका दैनिक क्रियाकलापहरू स्वच्छन्द रूपमा सञ्चालनका लागि तथा नीतिगत तहका निर्णय र बैंकले चाल्ने रणनीतिका लागि बैंकले आचारसंहिता बनाई लागू गरेको छ । बैंकले लागू गरेको आचारसंहिता सुशासन ऐनको भावनाअनुरूप तथा नेपाल राष्ट्र बैंकले बैंकमा असल संस्थागत सुशासन कायम गर्न जारी गरेको मार्गनिर्देशनअनुरूप रहेको छ । सञ्चालक समितिका सम्पूर्ण सदस्यहरूले नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशनबमोजिम व्यावसायिक आचरण एवं आचारसंहिताको पालना गर्नुभएको छ ।

बैंक व्यवस्थापन तथा प्रत्येक तहका कर्मचारीहरूले आचारसंहिताको पालना गरी कार्य सम्पादन गरिरहेका छन् । यसैगरी, बैंकले नियमनकारी निकायले इजाजतपत्र जारी गर्दा तोकेका सर्तहरू तथा नियमन, निरीक्षण वा सुपरिवेक्षण गर्दा दिइएको निर्देशनको पालना गर्दै आइरहेको छ ।

त्यस्तै बैंकका सञ्चालक, उच्च व्यवस्थापन, अधिकृत तथा अन्य सम्पूर्ण कर्मचारीसमेतलाई संस्थागत सुशासनसम्बन्धमा विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय निकायहरूले आयोजना गरेका विभिन्न सेमिनार, गोष्ठी तथा तालिमहरूमा बैंकले सहभागी गराउँदै आइरहेको छ । भविष्यमा समेत यस्ता गतिविधिहरूलाई निरन्तरता दिइनेछ ।

यसैगरी, बैंकका हरेक कर्मचारीको व्यक्तिगत जिम्मेवारी र दायित्व स्पष्ट हुने गरी कार्य विभाजन गरिएको छ । यसका आधारमा कार्य सम्पादनमा आपसी नियन्त्रण र सन्तुलन कायम भई संस्थागत सुशासनमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । परिणाममुखी कार्य सम्पादन मूल्यांकन प्रणालीलाई विगतदेखि नै कार्यान्वयनमा ल्याइएकोमा यस प्रणालीमा थप परिमार्जन गरी यसको प्रभावकारिता वृद्धि गर्न लक्ष्य लिइएको छ ।

यसैगरी, बैंकले संस्थागत सुशासनअन्तर्गत सम्पूर्ण सरोकारवालाहरूलाई आवश्यक जानकारीहरू सम्प्रेषण गर्दै आएको छ । समीक्षा अवधिमा बैंकले वार्षिक साधारणसभाको सूचना, वार्षिक प्रतिवेदन, साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुनेसम्बन्धी सूचना, त्रैमासिक प्रतिवेदन, धितोपत्रको मूल्यमा प्रभाव पार्न संवेदनशील सूचना, सूचनाको हकसम्बन्धी जानकारी, केवाईसी अद्यावधिकसम्बन्धी सूचना, ब्याजदर परिवर्तनसम्बन्धी सूचना, शेयरधनीहरूले हालसम्म दाबी नगरेको अवितरित लाभांशसम्बन्धी सूचना तथा विगत ९० वर्षदेखि सञ्चालनमा नरहेका निष्क्रिय खातासम्बन्धी सूचनालगायतका सूचनाहरू

विभिन्न राष्ट्रियस्तरका दैनिक पत्रिकामा प्रकाशन गरी एवं बैंकको वेबसाइट www.siddharthabank.com तथा बैंकको आधिकारिक सामाजिक सञ्चालमार्फत उचित समयमा जानकारी दिने गरिएको छ। आगामी दिनमा पनि बैंकले संस्थागत सुशासनअन्तर्गतका विभिन्न सूचना तथा विवरणहरू प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिनेछ।

सञ्चालको आचरणसम्बन्धी थप विवरण

- ◆ बैंकले सञ्चालकको आचरणसम्बन्धमा सञ्चालकको आचारसंहिता Director's Code of Conduct तर्जुमा गरी लागू गरेको छ।
- ◆ बैंकमा सञ्चालकको एकाघर परिवारको एकमन्दा बढी सञ्चालक समिति सदस्यको रूपमा रहनुभएको छैन।
- ◆ नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८० को निर्देशन नं. ६ (१०) बमोजिम

आ.व. २०८०/८१ मा सञ्चालकहरूलाई प्रदान गरिएका तालिमसम्बन्धी विवरण

Training Details

- ◆ **Practicing Good Governance (CG)**

Understanding Corporate Governance (CG), OECD Guideline of CG, Benefits of CG, Challenges to CG, NRB Directive on Corporate Governance, CG Issues in Nepalese Perspective, Responsibilities of Directors as per Laws and Regulations.

- ◆ **Contemporary Issues in AML/CFT**

Board/Management awareness regarding AML, Overview of Anti Money Laundering and Terrorist Financing, Impact of Money Laundering and Terrorist Financing, AML/CFT Framework, FATF Recommendation/Standards, Assets (Money) Laundering Prevention Act, 2008, Assets (Money) Laundering Prevention Rule, 2016, Know Your Customer, Threshold Transaction Report and Suspicious Transaction Report, Policy Formulation and Review of Current Policy, Ensuring Compliance Implementation in the Organization. Infrastructure for AML/CFT Compliance, Relationship with Compliance Authority, Penalty and Sanctions, Challenges and Way Ahead.

- ◆ Participated by all directors, Promoters having shareholding 1% and above, Executives, Senior Management and Department Heads and was held on 2080/10/18 BS

- ◆ **Advanced Leadership Program (ALP) organized by Rice University, USA**

Executive Leadership, Innovative Strategy, Digital Disruption and Global Economy, Leading Innovation & Fintech, Banking & Investment, Building an Entrepreneurship Ecosystem

- ◆ Participated by all directors
 - ◆ held on 2081/03/03 to 2081/03/07 BS.
-

समीक्षा अवधिसम्मा सञ्चालक, सञ्चालकको एकाघर परिवारका सदस्य तथा उच्च व्यवस्थापन पदाधिकारीहरूले संस्था वा सो संस्थाको सहायक कम्पनीमा लिएको शेयरको विवरण:

आ.व. २०८०/८१ को असार मसान्तमा बैंकका सञ्चालक र सञ्चालकको एकाघर परिवारका सदस्य तथा उच्च व्यवस्थापन पदाधिकारीहरू (सहायक महाप्रबन्धक वा सो भन्दा माथि) र निजका एकाघर परिवारका सदस्यको बैंक

सञ्चालकहरूले आफू वा आफ्नो परिवारका सदस्य तथा आफ्नो वा परिवारको स्वामित्वमा रहेको फर्म/कम्पनीको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा, सम्पत्तिलगायत आचरण तथा अन्य स्वघोषणाको विवरण वार्षिक रूपमा आ.व. समाप्त भएको मितिले ३५ दिनभित्र अद्यावधिक गर्ने गरिएको छ।

- ◆ यस बैंकका सञ्चालकहरू समान प्रकृतिको उद्देश्य भएको सूचीकृत संस्थाको सञ्चालक, तलबी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई अन्य कुनै पनि संस्थामा कार्यरत रहनुभएको छैन।
- ◆ यस बैंकका सञ्चालकहरू नियमन निकाय तथा अन्य निकायबाट कुनै किसिमको कारबाहीमा पर्नुभएको कुनै विवरण हालसम्म जानकारीमा आएको छैन।

| सञ्चालक, उच्च व्यवस्थापन पदाधिकारी तथा निजहरूका एकाधर परिवारको सदस्यको नाम | शेयर लिएको संस्थाको नाम | शेयर स्वामित्व (कित्ता) | शेयरको प्रकार |
|---|----------------------------|----------------------------|-----------------------|
| श्री पुडेन्सियल इन्डस्टमेन्ट कम्पनी प्रा.लि. | सिद्धार्थ बैंक लि. | ४५,५३,२३८ | संस्थापक र सर्वसाधारण |
| श्री मनोज कुमार केडिया-अध्यक्ष सिद्धार्थ बैंक लि. | सिद्धार्थ क्यापिटल लि. | ३०,१२० | संस्थापक |
| श्री सविता केडिया (मनोज कुमार केडियाकी श्रीमती) | सिद्धार्थ बैंक लि. | २७,१२,०९२ | संस्थापक र सर्वसाधारण |
| | सिद्धार्थ क्यापिटल लि. | ६,३९० | संस्थापक |
| श्री मोहित केडिया (श्री मनोज कुमार केडियाका भाइ) | सिद्धार्थ बैंक लि. | ५८९ | सर्वसाधारण |
| | सिद्धार्थ क्यापिटल लि | १२,५१० | संस्थापक |
| श्री ताराचन्द केडिया (श्री मनोज कुमार केडियाका बुवा) | सिद्धार्थ बैंक लि. | १,६८२ | सर्वसाधारण |
| | सिद्धार्थ क्यापिटल लि | ६,०९० | संस्थापक |
| श्री पुष्पादेवी केडिया (श्री मनोज कुमार केडियाकी आमा) | सिद्धार्थ क्यापिटल लि | ६,३९० | संस्थापक |
| श्री नरेन्द्र कुमार अग्रवाल, सञ्चालक | सिद्धार्थ बैंक लि. | ४१,५७,३२६ | संस्थापक र सर्वसाधारण |
| | सिद्धार्थ क्यापिटल लि. | ५०,००० | संस्थापक |
| श्री राहुल अग्रवाल, सञ्चालक | सिद्धार्थ बैंक लि. | ४,७२,३३३ | संस्थापक र सर्वसाधारण |
| | सिद्धार्थ क्यापिटल लि. | ४०,००० | संस्थापक |
| श्री बिनोद कुमार अग्रवाल (श्री राहुल अग्रवालका बुवा) | सिद्धार्थ बैंक लि. | १३,१७,५३८ | संस्थापक र सर्वसाधारण |
| श्री ऋषि अग्रवाल (श्री राहुल अग्रवालका दाजु) | | ५६ | सर्वसाधारण |
| श्री गिन्नी इन्डस्टमेन्ट प्रा.लि. | | २,८५९ | सर्वसाधारण |
| श्री दिनेश शंकर पालिखे, सञ्चालक, सिद्धार्थ बैंक | | ३८५,१९६ | संस्थापक र सर्वसाधारण |
| श्री सरसिज पालिखे (श्री दिनेश शंकर पालिखेकी श्रीमती) | | ५,४२,५६४ | संस्थापक र सर्वसाधारण |
| श्री आयुष पालिखे (श्री दिनेश शंकर पालिखेका छोरा) | | १,०६७ | सर्वसाधारण |
| श्री आभाष पालिखे (श्री दिनेश शंकर पालिखेका छोरा) | | १,०६७ | सर्वसाधारण |
| श्री लिबरेज होल्डिङ्स प्रा.लि. | | ११०,५३६ | सर्वसाधारण |
| श्री अंकित केडिया, सञ्चालक, सिद्धार्थ बैंक लि. | | १,१७१ | सर्वसाधारण |
| श्री रतनलाल केडिया (श्री अंकित केडियाका बुवा) | सिद्धार्थ बैंक लि. | ३४,१७,७०३ | संस्थापक र सर्वसाधारण |
| | सिद्धार्थ क्यापिटल लि. | २७,६९० | संस्थापक |
| श्री मिना कुमारी सैंजु, स्वतन्त्र सञ्चालक | सिद्धार्थ बैंक लि. | ११९ | सर्वसाधारण |
| श्री दुङ्ग नाथ कर्मचार्य (श्री मिना कुमारी सैंजुका श्रीमान्) | | ६,५१० | |
| श्रेया कर्मचार्य (श्री मिना कुमारी सैंजुकी छोरी) | | १,०४५ | |
| दिया कर्मचार्य (श्री मिना कुमारी सैंजुकी छोरी) | | १,१४७ | |
| श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत | | २९,४३८ | |
| श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत | | २९,४५६ | |
| श्री शेर बहादुर बुढाथोकी, सहायक प्रमुख कार्यकारी अधिकृत | | २९,४५२ | |
| श्री शैलजा झवाली, प्रमुख - एकीकृत जोखिम व्यवस्थापन | | २९,४५१ | |
| श्री हेमन्त झवाली - श्री शैलजा झवालीको श्रीमान् | | ४,७७८ | |
| श्री प्रदिप पन्त - प्रमुख-एमएसएमइ बैंकिङ | | ९८३ | |

६. बैंकको संगठनात्मक संरचना


बदलिंदो परिवेश, नयाँ व्यवसायका अवसर, चुनौती र ग्राहकको प्राथमिकतालाई आत्मासात् गर्द बैंकले आफ्नो सांगठनिक संरचना आ.व. २०७९/८० देखि नै परिवर्तन गरेको छ । बैंकको सांगठनिक संरचना बैंकको पाँचवर्ष

रणनीतिर योजना (आ.व. २०८०/८१-२०८४/८५) अनुरूप तय गरिएको छ, जसको रणनीतिक कार्यदिशा डिजिटल प्रथम, व्यापारको विविधीकरण, दिगोपन, सेवा उत्कृष्टता, सरोकारवालाहरूको समृद्धि रहेका छन् ।

बैंकको सांगठनिक संरचना तयार गर्दा बैंकका मूल

मान्यताहरू दिगो विकास, पारदर्शिता, निष्ठा, नवीनता र ग्राहककेन्द्रित मूल्यलाई केन्द्रविन्दुमा राखिएको छ । बैंकले आफ्नो पुरानो सांगठनिक संरचनाका केही Structure Model हरूलाई निरन्तर दिँदै केही नयाँ Business Verticals हरूलाई थप गरी नयाँ सांगठनिक संरचना लागू गरेको छ । बैंकले नयाँ Business Vertical हरू Corporate Banking, MSME Banking, Retail Banking, Transaction Banking and International Business / Liability (Institutional and High Net Worth) बनाई लागू गरेको छ । बैंकले नेपाली समाजको प्रविधिमुख्यी

आकाङ्क्षाअनुरूप बैंकलाई अगाडि बढाउनका लागि तथा सूचना प्रविधिको विकासको गतिअनुरूपको बैंकिङ सेवा प्रदान गर्न आफ्नो सूचना प्रविधि विभागको संरचनामा समेत आमूल परिवर्तन गरेको छ । नयाँ संरचनाअनुसार बैंकले Business, Business Support, Business Operations र Risk Compliance गरी चार श्रेणीमा सांगठनिक संरचनालाई विभाजन गरेको छ । काठमाडौं उपत्यकाभित्रका सबै शाखाहरूबाट समेत कर्जा स्वीकृतिको व्यवस्था बैंकको नयाँ संरचनामा गरिएको छ । बैंकको संगठनात्मक संरचना देहायबमोजिम रहेको छ ।



७. संस्थागत सामाजिक उत्तरदायित्व

आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै बैंकले निरन्तर रूपमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जन गर्ने आधारहरू निर्माण तथा वातावरण संरक्षण, पूर्वाधार, प्रकोप न्यूनीकरण, वित्तीय साक्षरताजस्ता कल्याणकारी क्षेत्रहरूमा उल्लेखनीय योगदान गर्दै आएको छ । समाजको समग्र विकास र उत्थानमा योगदान गर्न बैंकले आफूलाई सधैँ क्रियाशील बनाउँदै एक असल संस्थागत नागरिकको रूपमा आफ्नो पहिचान बनाउन सधैँ तत्पर रहेको छ ।

यसै क्रममा बैंकद्वारा आ.व. २०८०/८१ मा गरिएका संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका रकमसम्बन्धी विवरण निम्नानुसार रहेका छन् ।

साथै, आ.व. २०८०/८१ मा बैंकले गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको प्रादेशिक तथा क्षेत्रिय विवरण यस वार्षिक प्रतिवेदनको क्र.सं. संख्या १८ को प्रकटीकरण (Disclosure) तथा थप जानकारी अन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्व कोष शिर्षक अन्तर्गत पाना नं २०३ मा उल्लेख गरिएको छ ।

| क्र.सं. | विवरण | | रकम (₹) |
|---------|-------------------------------|-----------------------|-------------|
| १. | गत आवृत्ति/८० को बाँकी रकम | (क) | १,९२,८२,५१७ |
| २. | समीक्षा आव.को विनियोजित रकम | (ख) | ३,९६,६७,७९३ |
| ३. | जम्मा रकम | (ग) = (क) + (ख) | ५,०९,५०,२३० |
| ४. | समीक्षा आव.मा खर्च भएको रकम | (घ) | २,४०,००,६९८ |
| ५. | समीक्षा आव.मा फिर्ता भएको रकम | (ङ) | ९६,००,००० |
| ६. | समीक्षा आव.मा बाँकी रहेको रकम | (च) = (ग) - (घ) + (ङ) | २,८५,४९,६९२ |

नेपाल राष्ट्र बैंकको निर्देशिकाबमोजिम बैंकले आव. २०८०/८१ को खुद नाफाको १ प्रतिशतले हुने रकम ₹ ३,०८,००,२८६,८४ समीक्षा अवधिका लागि संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत विनियोजन गरेको छ। बैंकले समीक्षा वर्षमा स्वास्थ्य, शिक्षा अभिवृद्धि, वित्तीय साक्षरता, वातावरण संरक्षण, विपद् व्यवस्थापन, संस्कृति प्रवर्द्धन, पूर्वाधार र सुरक्षा, लैड्गिक समानता, पर्यटन क्षेत्र प्रवर्द्धनजस्ता सामाजिक क्षेत्रहरूमा कुल ₹ २ करोड ४० लाख रकम संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरेको छ।

बैंकले समीक्षा वर्षमा स्वास्थ्य क्षेत्रमा ₹ ७९ लाख २० हजार, शिक्षा क्षेत्रमा ₹ ७३ लाख ७३ हजार, वित्तीय साक्षरता अभिवृद्धिमा ₹ ४१ लाख १९ हजार, वातावरण संरक्षणमा ₹ १८ लाख ३२ हजार, विपद् व्यवस्थापनमा ₹ १४ लाख ९४ हजार, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा ₹ ६ लाख ७० हजार, पूर्वाधार र सुरक्षामा ₹ ४ लाख ५९ हजार, लैड्गिक समानतासम्बन्धी चेतनामूलक कार्यक्रम तथा बैंक खाता खोलौं क्रियाकलापसमेतका लागि १ लाख ३३ हजार रकमबाबरका सामाजिक कार्यहरू सम्पन्न गरेको छ।

समीक्षा अवधिमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ₹ १ लाख २ सोभन्दा बढी रकमबाबरको बैंकले गरेका सामाजिक कार्यहरूको क्षेत्रगत संक्षिप्त विवरण देहायबमोजिम रहेका छन्:

७. क) स्वास्थ्य

- बालबालिकाहरूलाई उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको हेपाली हाइट, काठमाडौंस्थित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको बाल अस्पताललाई ₹ १ करोड प्रदान गर्नसम्बन्धी सम्झौता गरिएको छ। बैंकले ₹

२० लाख यसै आर्थिक वर्षमा प्रदान गरेको छ भने बाँकी रकम कार्य सम्पादनको विवरणहरू हेरी सम्झौताअनुसार प्रदान गर्दै जानेछ।

- आम्टा- नेपाल (AMDA-Nepal) अन्तर्गत स्थापना भएको सिद्धार्थ बाल तथा महिला अस्पताल, बुटवललाई ₹ १६ लाख ३६ हजारबाबरका आठवटा पेसेन्ट मोनिटर प्रदान गरिएको छ। यस सहयोगले एनआईसीयू र पीआईसीयूमा भर्ना हुने बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन थप योगदान पुग्ने विश्वास बैंकले लिएको छ।
- पोखरा विश्वविद्यालय शिक्षण अस्पताललाई ₹ १२ लाख ९९ हजारबाबरको अपरेसन थिएटर टेबल सहयोग गरिएको छ। यस सहयोगले चिकित्सा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूले गुणस्तरीय शिक्षा र बिरामीहरूले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न विश्वास बैंकले लिएको छ।
- बैंकको २१औं वार्षिकोत्सवको अवसरमा देशका सातै प्रदेशहरूमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। देशको विभिन्न ११ स्थानहरूमा आयोजित रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथै ग्राहक महानुभावहरू एवं स्थानीयवासीहरू गरी ५९८ जनाले रक्तदान गर्नुभएको थियो। उक्त रक्तदान कार्यक्रमको कुल खर्च ₹ ६ लाख रहेको थियो।
- बारा जिल्लाको सिमरामा रहेका शिविरमार्फत पहिचान गरेको ८६ जनालाई मोतियाविन्दु शल्यक्रियाका लागि नेपाल ३५ लाख प्रदान गरिएको छ।
- कैदीबन्दीहरू भुईमा सुल्तुपर्ने अवस्थाले स्वास्थ्यमा परेको समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले आवश्यक ३० वटा डबल डेकर बेड निर्माणका लागि कारागार कार्यालय, मोरडलाई ₹ ३ लाख प्रदान गरिएको छ।
- नेपाल अर्बुद रोग निवारण संस्था, ललितपुरको भवनमा अर्बुद रोगको रोकथामका लागि परीक्षण केन्द्रको निर्माण गर्ने ₹ २ लाख प्रदान गरिएको छ।

- ◆ वेगनासकाली गाउँपालिका, पात्पाका स्थानीय बासिन्दाहरूका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न श्री रिडी-राम्दी पात्पाली समाजलाई रु. २ लाख रकम प्रदान गरिएको छ । उक्त स्वास्थ्य शिविरमा ४०५ जना मुटु परीक्षण, २२७ जना स्त्री स्वास्थ्य परीक्षण, ५१ जना बाल स्वास्थ्य परीक्षण र ११० जना अँखा परीक्षणमार्फत लाभान्वित भएका छन् ।
- ◆ राप्ती एकेडेमी अफ हेल्थ साइन्स, घोराहीलाई रु. १ लाख ८६ हजारबाबरको टिकट जारी गर्ने (टोकन) मेसिन सहयोग प्रदान गरिएको छ । उक्त सहयोगले अस्पतालमा भिडभाड नियन्त्रण गरी बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैकले लिएको छ ।
- ◆ ललितपुरमा आयोजित दुईदिने 'असंक्रमणीय रोग पहिचान र मानसिक स्वास्थ्यसम्बन्धी स्वास्थ्य शिविर' सञ्चालनका लागि श्री ललितपुर नर्सिङ क्याम्पसलाई रु. १ लाख ५० हजार प्रदान गरिएको छ ।

१९. ख) शिक्षा

- ◆ श्री अमरसिंह मा.वि., पोखरा, कास्कीलाई बैकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. ३८ लाख २४ हजारबाबरका २० थान कम्प्युटर, ५ KVA यूपीएस ब्याट्री, २०० WP सोलार र दृष्टिविहीन विद्यार्थीहरूका लागि बहुउद्देश्यीय हल र रेलिड निर्माण गरी हस्तान्तरण गरिएको छ । यस कार्यको सुरुवात अधिल्लो आर्थिक वर्षमा नै भएको थियो भने कार्य सम्पन्न यस आर्थिक वर्षमा भएको हो । यसबाट उक्त विद्यालयमा शिक्षाको गुणस्तरमा थप योगदान पुग्ने विश्वास बैकले लिएको छ ।
- ◆ श्री माध्यमिक विद्यालय, धनुषामा शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सीपयुक्त व्यक्ति परिचालन गर्ने टिच फर नेपाललाई रु. ५ लाख प्रदान गरिएको छ ।
- ◆ श्री राउन्ड टेबल नेपालको समन्वयमा श्री विश्व हिन्दु संस्कृति विद्यापिट, काठमाडौंको पूर्वाधार (कक्षा, पुस्तकालय, शैचालय र पर्खाल) पुर्निर्माणका लागि रु. ३ लाख ५० हजार प्रदान गरिएको छ ।

- ◆ नुवाकोट जिल्लास्थित श्री ब्रह्मेश्वर वेद विद्याश्रमलाई रु. २ लाख ४४ हजार रकम बराबरको २४ वटा डेस्कबेन्च प्रदान गरिएको छ ।
- ◆ कञ्चनपुर जिल्लाका २५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सफा पानीको व्यवस्थापन गर्ने उद्देश्यले प्रतिविद्यालय २ बायो स्यान्ड फिल्टर प्रदान गरिएको छ । उक्त ५० वटा बायो स्यान्ड फिल्टरको खर्च रु. २ लाख २५ हजार रहेको छ ।
- ◆ सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक र सामाजिक रूपमा पिछडिएका विद्यार्थीहरूलाई निःशुल्क पोशाक र अन्य आवश्यक शैक्षिक सामग्रीहरूका लागि धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित 'नगर प्रमुख शैक्षिक सुधार' कोषमा रु. २ लाख १० हजार प्रदान गरिएको छ ।
- ◆ गुणस्तरीय शिक्षाअन्तर्गत पर्सा जिल्ला ठोरी गाउँपालिकामा अवस्थित दुई सामुदायिक विद्यालय, पर्सागढी नगरपालिकामा अवस्थित तीन सामुदायिक विद्यालय र धोविनी गाउँपालिकामा अवस्थित पाँच सामुदायिक विद्यालय गरी जम्मा १० वटा सामुदायिक विद्यालयहरूलाई रु. २ लाखबाबरको नेपाली विषयको शैक्षिक सामग्री (टेक प्रोडक्ट) प्रदान गरिएको छ ।
- ◆ दाढ जिल्लामा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई रु. १ लाख ७७ हजार बराबरको शैक्षिक सामग्री सहयोग प्रदान गरिएको छ । विश्वविद्यालयको पूर्वाधारमा सुधार गर्दै संस्कृत भाषाको संरक्षणका लागि बैकले उक्त सहयोग उपलब्ध गराएको हो ।
- ◆ जितपुर बारामा अवस्थित अहिसावादी साङ्गे छ्योइलिड आधारभूत बौद्ध विद्यालयको हेरचाहमा रहेका विद्यार्थीहरूका लागि रु. १ लाख ७१ हजारबाबरका ७ इकाइ डबल बेड प्रदान गरिएको छ ।
- ◆ जनता माध्यमिक विद्यालय, जुम्लालाई रु. १ लाख ५८ हजारबाबरको शैक्षिक सामग्री प्रदान गरिएको छ । यस सहयोगले विद्यार्थीहरूको

अध्ययनको गुणस्तरलाई उच्च बनाउने र उनीहरूको भविष्यलाई सशक्त बनाउने विश्वास बैंकले लिएको छ ।

- ◆ विद्यार्थीहरूका लागि साइकल पार्किङ स्थान निर्माणका लागि कञ्चनपुर, भीमदत्त नगरपालिकास्थित श्री लक्ष्मी माध्यमिक विद्यालयलाई रु. १ लाख २० हजार प्रदान गरिएको छ ।
- ◆ कैलालीस्थित श्री धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि साइकल पार्किङ स्थान रु. १ लाखको लागतमा निर्माणको गरिएको छ ।

७. ग) वित्तीय साक्षरता

- ◆ महिला उद्यमीहरूको वित्तीय ज्ञान र मनोवृत्तिमा सुधारको उद्देश्यले बुटवल र नेपालगञ्जमा २५५ जना महिला उद्यमीहरूको सहभागिता रही आयोजना गरिएको कार्यक्रमका लागि रु. १२ लाख ४३ हजार खर्च गरिएको छ ।
- ◆ बैंकिङ अपराध र डिजिटल ठगीसम्बन्धी सचेतना फैलाउन बैंकले नेपाल प्रहरीसँग सहकार्य गर्दै दुई लघु चलचित्र रु. १० लाखमा निर्माण गरेको छ । उक्त चलचित्रलाई प्रहरी साझेदार कार्यक्रम र बैंकको सामाजिक सञ्जालमार्फत दर्शकहरूमा चेतना फैलाउने उद्देश्यले सार्वजनिक गरिएको छ ।
- ◆ आर्थिक पत्रकारहरूको वित्तीय साक्षरता कार्यक्रमका लागि रु. ५ लाख प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा ११० जना आर्थिक पत्रकारहरूको सहभागिता रहेको थियो ।
- ◆ हिमालयन टेलिभिजनको 'वित्तीय शिक्षा' नामक कार्यक्रममा सचेतनामूलक सामग्री प्रसारणका लागि रु. ५ लाख रकम खर्च गरिएको छ । उक्त सचेतनामूलक सामग्रीले कार्यक्रमका दर्शकको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र बानीमा सुधार पुग्ने विश्वास बैंकले लिएको छ ।
- ◆ ४० जना शाखारहित बैंकिङ एजेन्टहरूको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याउने उद्देश्यले वित्तीय साक्षरता

कार्यक्रमका लागि रु. ४ लाख ३६ हजार खर्च गरिएको छ ।

- ◆ उज्यालो रेडियो नेटवर्कको कार्यक्रम कायाकैरन र नेपाल दर्पणमा सचेतनामूलक सामग्री प्रसारणमा रु. २ लाख ३ हजार रकम खर्च गरिएको छ । उक्त सचेतनामूलक सामग्रीले वित्तीय ज्ञानमा सुधार पुग्ने विश्वास बैंकले लिएको छ ।
- ◆ बैंकले 'लोबल मनी विक २०२४' को अवसरमा नेपालका सातैवटा प्रदेशका ३४ स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम, १२ स्थानमा बैंक शाखा भ्रमण कार्यक्रम र सामाजिक सञ्जालमा क्वीज कन्टेस्ट सञ्चालन गरिएको थियो । विद्यार्थीलक्षित उक्त वित्तीय साक्षरता कार्यक्रममा कुल १,७६० विद्यार्थी र बैंक शाखा भ्रमण कार्यक्रममा कुल ३२४ विद्यार्थीको सहभागिता रहेको थियो । साथै, बैंकले आ.व.२०८०/८१ मा वित्तीय साक्षरतालाई थप प्रवर्द्धन गर्ने उद्देश्यले सामाजिक सञ्जालबाट ३२ वटा चेतनामूलक सामग्री समेत पोस्ट गरेको थियो । उक्त कार्यक्रमले विद्यार्थीहरूको वित्तीय ज्ञान र व्यवहारमा सुधार पुग्ने विश्वास बैंकले लिएको छ भने उक्त कार्यक्रमहरूको कुल खर्च रु. १ लाख ७ हजार रहेको छ ।

७. घ) वातावरण

- ◆ विश्व वातावरण दिवसको अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुऱ्याउने उद्देश्यले सातै प्रदेशको विभिन्न स्थानहरूमा सरसफाई कार्यक्रमका साथै नो प्रिन्ट डे, फोहोर व्यवस्थापनको सेमिनार र बैंक शाखामार्फत स-साना बिरुवा वितरणजस्ता कार्यक्रमहरू आयोजना गरी सो दिवस मनाइएको छ । विश्व वातावरण दिवसको कुल खर्च रु. ३ लाख ९१ हजार रहेको छ ।
- ◆ बाँके जिल्लास्थित खजुरा गाउँपालिकामा सञ्चालित बृहत वृक्षरोपण अभियानका लागि आवश्यक १०० वटा ट्रि गार्ड खरिद गर्न खजुरा गाउँपालिकालाई रु. २ लाख ८० हजार प्रदान गरिएको छ ।
- ◆ वालिङ नगरपालिका- ८, काफलडाँडास्थित

श्री धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रमलाई वालिड नगर क्षेत्रमा जथाभावी छोडिएका १५० गाईहरूको व्यवस्थापन तथा पालनपोषणका लागि स्थापना गरिएको अक्षय कोषमा रु. २ लाख ३१ हजार प्रदान गरिएको छ ।

- ◆ भूमि सुधार तथा मालपोत कार्यालय, जनकपुरमा सेवाग्राहीहरूको सुविधाका लागि रु. १ लाख २५ हजारको लागतमा शौचालय मर्मत गरिएको छ ।
- ◆ विश्व पृथ्वी दिवसको अवसरमा सातै प्रदेशमा वातावरण सर-सफाइ र वातावरणसम्बन्धी चित्रकला कार्यक्रमजस्ता कार्यक्रमहरू आयोजना गरी सो दिवस मनाइएको छ भने उक्त कार्यक्रमहरूको कुल खर्च रु. १ लाख ८ हजार रहेको छ ।
- ◆ सर्लाहीको हरिवन नगरपालिका -४ मा कृषि प्रयोजनका लागि रु. १ लाख ५ हजार रकमबराबरका ३० वटा स्प्रे ट्यांक हरिवन नगरपालिकाको समन्वयमा पिछिएका तथा विज्ञित समुदायको परिवारलाई वितरण गरिएको छ ।

७. ड) विपद् व्यवस्थापन

- ◆ जाजरकोट र रुकुममा भूकम्पका कारण प्रभावितका लागि राहतस्वरूप जिल्ला विपद् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वारा राहत संकलन र वितरण केन्द्रलाई ४५० घर परिवारलाई लक्षित गरी रु. १४ लाख ९३ हजारबराबरको चामल, दाल, नुन, तेल र मसलाजस्ता खाद्यान्न सामग्रीहरूको राहत प्याकेज बनाई हस्तान्तरण गरिएको छ ।

९. च) संस्कृति

- ◆ संस्कृति प्रवर्द्धनका लागि इन्द्रजात्रा मनाउन गंगा कल्ब, काठमाडौलाई टि-स्टर्ट, पूजा सामग्री, सगुन आदि खरिदका लागि रु. १ लाख २९ हजार सहयोग गरिएको छ ।

९. छ) पूर्वाधार र सुरक्षा

- ◆ ग्रीन पार्क, लमही, दाढमा प्रतीक्षालय निर्माणका लागि रु. १ लाख ४१ हजार प्रदान गरिएको छ ।
- ◆ तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई रु. १ लाख ४ हजारबराबरको कार्यालय सामग्री प्रदान गरिएको छ ।
- ◆ अर्धाखाँची जिल्लास्थित पाणिनी गाउँपालिका-६ मा निर्माणाधीन भवनका लागि नेपाल मानव धर्म सेवा समिति, काठमाडौलाई रु. १ लाख प्रदान गरिएको छ ।

९. ज) लैङ्गिक समानता

लैङ्गिक समानता र महिला सशक्तीकरणअन्तर्गत कोशी प्रदेशमा महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूलाई उच्च प्राथमिकता दिने उद्देश्यले नेपाल उद्योग परिसंघद्वारा आयोजित 'महिला एक्स्पो २०८०' मा रु. १ लाख प्रदान गरिएको छ ।

बैंकले यसरी समग्र समाजको हितका लागि सदाजस्तै आगामी दिनमा पनि सामाजिक कार्यलाई अझ प्रभावकारी र व्यापक बनाउँदै बैंकका केन्द्रीय, प्रादेशिक तथा शाखा कार्यालयहरूमार्फत योजनाबद्ध रूपमा संरथागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरू अघि बढाउन यस बैंक प्रतिबद्ध रहेको छ ।



पानी प्रशोधन ट्याङ्क हस्तान्तरण ।



सनिश्चरे न.पा.-१ लाई लस्टबिन हस्तान्तरण ।



वित्तीय साक्षरता कार्यक्रम ।



स्वयम्भु परिसरमा वृक्षारोपण ।



महिला वित्तीय साक्षरता कार्यक्रम ।



अमरसिंह मा.वि. पोखरामा बैंकदारा निर्माण गरिएको बहुउद्देशीय हल एवं कम्प्युटर ल्याब।

८. सरकारी राजस्वमा योगदान

देशको अर्थतन्त्रलाई मजबुत बनाउन सदैव प्रतिबद्ध रहेको यस बैंकले बैंकिङ सेवा एवं सामाजिक उत्तरदायित्व सम्बन्धी क्रियाकलापहरूको माध्यमबाट योगदान पुऱ्याउँदै आएको छ। यसैगरी, बैंकले सरकारी राजस्वमा उल्लेखनीय रकम योगदान गरी एक जिम्मेवार करदाताको कर्तव्य पनि निर्वाह गर्दै आइरहेको छ। समीक्षा वर्षमा मात्रै बैंकले रु. १४५ करोड आयकरको रूपमा र रु. १८९.७८ करोड अन्य विभिन्न प्रकारका करको रूपमा गरी जम्मा रु. ३३४.७८ करोड सरकारी कोषमा योगदान गरेको छ। बैंकले विगत पाँच वर्षमा आयकर र अन्य विभिन्न प्रकारका करको रूपमा सरकारी कोष जम्मा गरेको रकमको विवरण देहायबमोजिम रहेको छ।

रु. करोडमा

| क्र.सं | आर्थिक वर्ष | आयकर रकम (रु) | अन्य कर रकम (रु) | जम्मा (रु) |
|--------|-------------|------------------|---------------------|------------|
| १ | २०८०/८१ | १४५ | १९० | ३३५ |
| २ | २०७९/८० | ११५ | १८४ | २९९ |
| ३ | २०७८/७९ | १४० | ११२ | २५२ |
| ४ | २०७७/७८ | ११५ | ९८ | २१३ |
| ५ | २०७६/७७ | ९९ | १०३ | २०२ |
| जम्मा | | ६१४ | ६८७ | १,३०१ |

९. जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली

(क) जोखिम व्यवस्थापन

बैंकको आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनको विकास र प्रभावकारिताको समीक्षा गर्ने जिम्मेवारी सञ्चालक समितिमा रहन्छ। बैंकको सञ्चालक समितिले समयसमयमा बैंकको उच्च व्यवस्थापनसँग जोखिम तथा आन्तरिक नियन्त्रणको कार्यान्वयनसम्बन्धी जानकारी लिने तथा निरीक्षण गर्ने

गर्छ। बैंकले उचित जोखिम व्यवस्थापनका लागि सुदृढ जोखिम व्यवस्थापन संरचना लागू गरी जोखिम व्यवस्थापन नीति तथा पद्धतिको कार्यान्वयन गरेको छ। बैंकमा अन्तर्निहित महत्वपूर्ण मूलभूत जोखिमहरूको सामना गर्न र जोखिम अवस्था नियन्त्रणमा राख्न विभिन्न जोखिम मापन प्रणालीहरूको विकास गरिएको छ। बैंकका विभिन्न गतिविधिहरूमा हुने विभिन्न प्रकारका अन्तर्निहित जोखिमहरूको बैंकले उच्च महत्वका साथ पहिचान, मापन र व्यवस्थापन गर्दछ। बैंकले विभिन्न नीति, निर्देशन तथा पद्धतिहरू विकास गरेर बैंकको आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापन व्यवस्था अभ्यास र अन्य सबल बनाउन जोड दिँदै आएको छ। साथै, बैंकले प्रभावकारी जोखिम व्यवस्थापन गर्न तथा पुऱ्यीकोष पर्याप्तता सुनिश्चित गर्न राष्ट्र बैंकले जारी गरेको Risk Management Guideline, Stress Testing Guideline, Capital Adequacy Framework, तथा ICAAP Guideline अनुसरण गर्दै आएको छ।

(ख) जोखिम व्यवस्थापन संरचना

व्यवसायको ऋणमा आइपर्न सक्ने कर्जा जोखिम, सञ्चालन जोखिम, सूचना तथा प्रविधि जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम, विदेशी विनिमय जोखिम, आन्तरिक तथा बाह्य चुनौतीले सिर्जना गर्ने जोखिम र अन्य जोखिमहरूलाई सम्बोधन गर्न बैंकले बलियो जोखिम संस्कृति अपनाएको छ, जसले जोखिम व्यवस्थापनप्रति सक्रिय दृष्टिकोणलाई प्रवर्द्धन गर्छ। यसका साथै नैतिक व्यावसायिक अभ्यास र सक्रिय जोखिम पहिचान, मूल्यांकन, सञ्चार र व्यवस्थापन गर्ने पनि यसबाट जोड मिल्दछ र बैंकले अपनाएको तीन सुरक्षा घेरा नीतिले यस संस्कृतिलाई कायम राख्नमा महत्वपूर्ण भूमिका खेलेको छ।



पहिलो सुरक्षाघेरामा व्यावसायिक कार्य, सञ्चालन कार्य र समर्थन कार्यहरू समावेश छन् । दोस्रो सुरक्षा घेरामा जोखिम नियन्त्रण कार्य समावेश छ र तेस्रो स्तरको सुरक्षा घेरामा आन्तरिक लेखापरीक्षण कार्य समावेश छ ।

बैंकले आफ्नो बलियो वित्तीय स्थिति र नियामक आवश्यकतालाई ध्यानमा राखी एक सतर्क जोखिम प्रवृत्ति अपनाएको छ, जसले भविष्यमा आउन सक्ने जोखिमलाई विवेकपूर्ण रूपमा व्यवस्थापन गर्न मद्दत पुऱ्याउँछ । बैंकको समग्र जोखिमको पहिचान, विश्लेषण, मूल्यांकन, अनुगमन र व्यवस्थापन गर्न विभिन्न सञ्चालकस्तरीय समितिहरू जस्तै; जोखिम व्यवस्थापन समिति, लेखापरीक्षण समिति, कर्मचारी सेवा सुविधा समिति र सम्पत्ति शुद्धीकरण निवारण समिति क्रियाशील रहेका छन् ।

दोस्रो सुरक्षा घेरा अर्थात् जोखिम व्यवस्थापन विभागले स्वतन्त्र इकाइको रूपमा आफ्नो कामकारबाही गर्दछ र बैंकको सञ्चालकस्तरीय जोखिम व्यवस्थापन समितिप्रति जवाफदेही रहेको छ । व्यवसायका क्रममा आइपर्न सक्ने कर्जा जोखिम, सञ्चालन जोखिम, सूचना तथा प्रविधि जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम, विदेशी विनियम जोखिम, आन्तरिक तथा बाह्य चुनौतीले सिर्जना गर्ने जोखिम र अन्य जोखिमहरूलाई मापन, नियन्त्रण, व्यवस्थापन तथा पर्याप्त रूपमा सम्बोधन गर्न बैंकमा एकीकृत जोखिम व्यवस्थापन विभाग क्रियाशील रहेको छ । यस विभागले प्रचलित कानुन, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका निर्देशनहरू, बैंकको नीति तथा कार्यविधिहरू पालना भए नभएको अनुगमन गरी बैंकमा संस्थागत सुशासन कायम राख्नुका साथै जोखिम व्यवस्थापन कार्यमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ । यस विभागले व्यक्तिगत र समग्र जोखिमहरू पहिचान गर्न, यी जोखिमहरूमा बैंकको जोखिमको मूल्यांकन गर्न, जोखिम व्यवस्थापनको ढाँचा कार्यान्वयन गर्न र जोखिम ग्रहण गर्ने क्षमता वा सीमाहरूको उल्लंघन भएमा प्रारम्भिक चेतावनी प्रणाली स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।

यस विभागले कर्जा, सञ्चालन तथा बजार जोखिम व्यवस्थापन विभाग एवं अनुपालना विभागका कार्यहरूको सुपरिवेक्षण र अनुपालना तथा कानुनी जोखिम, प्रतिष्ठा जोखिम र रणनीति जोखिमहरूको अवस्था मूल्यांकन गरेर बैंकको आन्तरिक नियन्त्रण र जोखिम व्यवस्थापन संयन्त्रको कार्यान्वयन सुनिश्चित गर्दछ । यस विभागले जोखिम व्यवस्थापन नीति तथा प्रक्रियाहरूको कार्यान्वयनको पनि निगरानी गर्दछ ।

आन्तरिक लेखापरीक्षण विभागलाई सञ्चालक समितिअन्तर्गतको लेखापरीक्षण समितिमातहत स्वतन्त्र विभागको रूपमा राखिएको छ । लेखापरीक्षण समितिले बैंकले अड्डीकार गरेको नीति निर्माणको परिपालना भए नभएको, बैंकको आन्तरिक नियन्त्रण प्रणालीको मूल्यांकन, लेखापरीक्षण प्रक्रियाको मूल्यांकन, आर्थिक प्रतिवेदन र आर्थिक विवरण सम्प्रेषणको सुपरिवेक्षण गरी बैंकका आर्थिक विवरणहरू सही र पर्याप्त रहे/नरहेको, बैंकका सम्पूर्ण विभागहरूले आन्तरिक प्रक्रिया, नीति नियमहरूको परिपालना गरे/नगरेको बारे सुनिश्चित गर्ने कार्य गर्दछ । लेखापरीक्षण समितिले आन्तरिक तथा बाह्य लेखापरीक्षकहरूको निरीक्षण प्रतिवेदनहरूको समीक्षा गरी आन्तरिक नियन्त्रण तथा अनुपालनासम्बन्धमा आवश्यकताअनुसार बैंक व्यवस्थापन एवं सञ्चालक समितिलाई सुझावहरू प्रदान गर्दछ ।

त्यसैगरी बैंकको सञ्चालकस्तरीय जोखिम व्यवस्थापन समितिले एकीकृत रूपमा जोखिमहरूको समीक्षा गर्दछ र सञ्चालक समितिसमक्ष जानकारी, छलफल, सल्लाह, सुझाव एवं निर्देशनका लागि प्रस्तुत गर्दछ ।

(ग) जोखिम व्यवस्थापन तथा न्यूनीकरण

बैंकले अन्तर्निहित जोखिमहरू र त्यस्ता जोखिमहरूको व्यवस्थापनमा प्रभाव पार्ने तत्वहरूको पहिचान गर्नुका साथै उदीयमान जोखिमहरूको व्यवस्थापन सुनिश्चित गर्ने जोखिम व्यवस्थापन मोडलहरूको विकास गरेको छ ।

(घ) कर्जा जोखिम व्यवस्थापन

बैंकले व्यवसाय सञ्चालनका क्रममा समग्र जोखिमको प्रमुख हिस्सा कर्जा तथा सापटमा रहेको जोखिमले ओगटेको हुन्छ । बैंकको कर्जाका आधारमा बैंकलाई दीर्घकालीन जोखिम व्यहोर्नुपर्ने स्थिति सिर्जना हुन जाने र निष्क्रिय कर्जाको असर बैंकको नाफा नोकसानीमा मात्र नभएर बैंकको प्रतिष्ठामा समेत पर्ने हुनाले बैंकको समग्र जोखिम व्यवस्थापनमा कर्जाको जोखिम व्यवस्थापनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तसर्थ, बैंकले कर्जाको जोखिम व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ । कुनै पनि जोखिमको उत्पत्तिका साथै त्यसको दीर्घकालीन असरलाई बैंकले तयार गर्ने प्रत्येक कर्जा प्रस्तावमा विश्लेषण गरिएको हुन्छ, जोखिम तथा त्यसको प्रतिफललाई सही रूपमा मापन गरिएको हुन्छ तथा त्यस्ता जोखिमलाई न्यूनीकरण गर्ने उपायहरू उल्लेख गरिएको हुन्छ ।

यसैगरी, बैंकको उच्च व्यवस्थापन तहका प्रमुख जोखिम अधिकृतको मातहतमा छुट्टै कर्जा जोखिम विभागको गठन गरिएको छ । यस विभागले व्यवसाय सञ्चालनका क्रममा उत्पन्न हुन सक्ने जोखिमहरूको व्यापक अनुगमन गर्नु, बृहत्, सूक्ष्म तथा तहगत जोखिमलाई निगरानी गर्नुका साथै ती जोखिमहरूको विस्तृत विवरण बैंकका उच्च व्यवस्थापनसमक्ष प्रस्तुत गर्दछ । साथै, बैंकका विभिन्न नीति तथा कार्यविधिहरूको निर्देशनबमोजिम कर्जा जोखिम व्यवस्थापन विभागका कर्मचारीहरूले कर्जा प्रस्तावहरूको समीक्षा गर्दछन् र कर्जा प्रदान गर्ने सम्बन्धमा कुनै पनि निर्णय गर्नुपूर्व कर्जा जोखिम व्यवस्थापन विभागको त्यस कर्जा सम्बन्धी जोखिमहरूको टिप्पणी तथा विवरण अवलोकन गरेर मात्र कर्जा स्वीकृत गर्ने गरिन्छ । कर्जा जोखिम इकाइमा भिन्न प्रकृतिका कर्जा प्रवाह गर्ने कार्यलाई विश्लेषण गर्न सक्ने विशेष दक्षता भएका कर्मचारी खटाइएको छ, जो प्रमुख जोखिम अधिकृतप्रति उत्तरदायी छन् । केन्द्रीय तहबाट गरिने दैनिक प्रतिवेदन निरीक्षण तथा कर्जा सुविधाको आवधिक पुनरावलोकनले कुनै कर्जामा सुधार गर्न आवश्यक भएमा समयमै कदम चाल्नसमेत मद्दत पुऱ्याउँछ । बैंकले कर्जा जोखिम न्यूनीकरण गर्न विभिन्न रणनीति तथा नीतिहरूको विकास गरेको छ ।

कर्जा जोखिम व्यवस्थापनको उद्देश्य नियामक निकायद्वारा निर्देशन गरिएका मार्ग निर्देशनहरूको पालना गर्नु र प्रभावकारी कर्जा जोखिम व्यवस्थापनद्वारा बैंकको जोखिम कम गरी प्रतिफल दरलाई अधिकतम बनाउनु हो । कर्जा जोखिमलाई विवेकपूर्ण रूपमा व्यवस्थापन गर्न बैंकले विभिन्न जोखिम न्यूनीकरणका उपायहरू अवलम्बन गर्दै गुणस्तरीय सम्पत्ति कायम राख्न कर्जा जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्न प्रयासरत रहेको छ ।

यसैगरी, पुँजी व्यवस्थापन र ऋण सुविधाहरूको मूल्य निर्धारणलाई मानकीकरण गर्न बैंकले 'Capital Pricing Model' लागू गरेको छ । यस प्रणालीले बैंकलाई पुँजीसँग लागत अनुसारको मूल्य (ब्याज) निर्धारण गर्न मद्दत गर्छ । बैंकको कर्जा नीति कर्जा जोखिम व्यवस्थापनका लागि अन्तिम नीतिगत दस्तावेज हो । बैंकको कर्जा नीति आवधिक रूपमा समीक्षा गरी स्वीकार्य जोखिम मापदण्डहरूको यकिन गरिएको छ । साथै, कर्जा अधिकेन्द्रित जोखिमको व्यवस्थापन र समयानुकूल पुनरावलोकन गर्न बैंकले सुशासन तथा जोखिम व्यवस्थापन संरचनाभित्र रही कर्जा जोखिम अधिकेन्द्रित व्यवस्थापन नीति तर्जुमा

गरेको छ । साथै, जोखिम व्यवस्थापनको दायरा विस्तार गर्न र नियामक प्रावधानहरू समावेश गरी बैंकले आफ्नो जोखिम व्यवस्थापन नीतिहरू नियमित रूपमा पुनरावलोकन गर्ने गरेको छ । साथै, बैंकले प्रदेशस्तरमा कर्जा जोखिम व्यवस्थापनका लागि उपयुक्त कर्मचारीहरू राखी कर्जासम्बन्धी जोखिम व्यवस्थापन अभ प्रभावकारी भएको छ ।

जोखिम व्यवस्थापन समितिले जोखिम प्रतिवेदनहरूको सूक्ष्म रूपमा समीक्षा गर्दै बैंकको कर्जा जोखिम व्यवस्थापनलाई सुदृढ गर्न नियमित रूपमा निर्देशन दिने गर्छ । बैंकको जोखिम भारित सम्पत्तिका बारेमा जानकारी लिन कर्जा जोखिम मूल्याङ्कन प्रतिवेदनहरू तयार गरी प्रत्येक त्रैमासमा जोखिम व्यवस्थापन समितिमा प्रस्तुत गरिन्छ ।

कर्जा जोखिम व्यवस्थापनका लागि बैंकले पुँजी पर्याप्तताको मूल्याङ्कन, जोखिम मूल्याङ्कन प्रणाली, पोर्टफोलियो विश्लेषण र जोखिम विश्लेषणजस्ता उपायहरू अवलम्बन गरेको छ । बैंकले व्यवस्थापनलाई विशेषज्ञता, कार्य अनुभव र जोखिम निर्णय क्षमताका आधारमा कर्जा स्वीकृति सीमा प्रत्यायोजन गरेको छ ।

(ङ) बजार जोखिम व्यवस्थापन

बजार जोखिमअन्तर्गत बैंकले विशेष गरी विदेशी मुद्रा सटही (मुद्रा जोखिम), बजार ब्याजदर (ब्याजदर जोखिम), बजारमूल्य (मूल्य जोखिम) र अधिकेन्द्रित जोखिमको व्यवस्थापन गर्दछ ।

विदेशी विनियम जोखिम न्यूनीकरण गर्न बैंकले हेजिडसम्बन्धी करारहरू जस्तै; Forward, Financial Derivatives, Currency Swap प्रयोग गरेको छ, जसलाई वित्तीय बजारमा सहज रूपमा कारोबार गर्न सकिन्छ । साथै, बैंकले विदेशी विनियममा अंकित सम्पत्ति तथा दायित्वको खुद खुला अवस्था (Net Position) को दैनिक रूपमा अनुगमन गर्ने गर्दछ । त्यसैगरी, बैंकले ब्याजदरसम्बन्धी जोखिमको अनुगमन गर्न निरन्तर ब्याजदर GAP Analysis र शेयरमूल्यमा आउने परिवर्तनको जोखिम अनुगमन गर्न Mark to Market Analysis को प्रयोग गर्दै आएको छ ।

जोखिम व्यवस्थापन समितिले बजार जोखिम व्यवस्थापनका लागि आन्तरिक नीति तथा कार्यविधिहरू तर्जुमा गरेको छ । जोखिम व्यवस्थापन समितिले बजार जोखिम मूल्याङ्कन प्रतिवेदन त्रैमासिक रूपमा बृहत् छलफल गरी प्रतिकूल बजार अवस्थामा बैंकले सामना गर्न सक्ने जोखिम क्षमताको विश्लेषण गर्नुका साथै सम्भावित बजार

जोखिमको सामना गर्न व्यवस्थापनलाई रणनीतिहरू बनाउन निर्देशन दिने गर्छ ।

साथै, सम्पत्ति दायित्व व्यवस्थापन समितिमा नियमित रूपमा बजार जोखिम व्यवस्थापन तथा न्यूनीकरण गर्न Maturity Mismatch, Gap Analysis, New Product Structure, व्याजदरको परिवर्तन, लगानीसम्बन्धी निर्णय र दबाब परीक्षणको परिणामबाटे छलफल गरिन्छ । सम्पत्ति दायित्व व्यवस्थापन समितिले त्रैमासिक रूपमा समितिमा भएको छलफल तथा निर्णयहरू जोखिम व्यवस्थापन समितिलाई जानकारी गराउने गर्छ । सम्पत्ति र दायित्वको अन्तर तथा जोखिम व्यवस्थापन समितिले गरेका निर्णयहरूका आधारमा बैंकमा भविष्यमा आउन सक्ने जोखिमको व्यवस्थापनसम्बन्धी कार्यदिशा तर्जुमा गरिन्छ ।

बजार जोखिम व्यवस्थापन विभागअन्तर्गतको Middle Office ले सक्रिय रूपमा बैंकको हालको बजार स्थितिको निरीक्षण गर्दै आएको छ तथा कोष व्यवस्थापनमा हुन सक्ने जोखिमहरूको अनुगमन तथा विश्लेषण गर्दै आएको छ । बैंकले कोष व्यवस्थापनसँग सम्बन्धित कार्यका लागि नीति तथा कार्यविधिको समीक्षा गरी कोष व्यवस्थापन सञ्चालनलाई प्रभावकारी बनाउन विभिन्न आन्तरिक नियन्त्रणका उपायहरूसमेत अवलम्बन गरेको छ ।

(च) तरलता जोखिम व्यवस्थापन

तरलता जोखिमबाट हुन सक्ने हानी नोकसानीलाई कम गर्न बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना गर्दै आएको छ । बैंकले राष्ट्र बैंकले दिएको विभिन्न तरलतासम्बन्धी वित्तीय सूचकहरूको नियमित रूपमा अध्ययन गरी तोकिएको सीमालाई उचित व्यवस्थापन गर्दछ । बैंकले राष्ट्र बैंकले तोके बमोजिम Liquidity Profile / Stress Testing को अध्ययन तथा विश्लेषण गरी सोका आधारमा तरलता व्यवस्थापनको रणनीति तर्जुमा गर्दछ । तरलता जोखिमको सम्भावित प्रतिकूल अवस्थालाई सम्बोधन गर्न Contingency Funding Plan तर्जुमा गरिएको छ । यस Plan ले सम्भावित तरलता जोखिम नियन्त्रण गर्न तरलता सीमामा आन्तरिक Buffer हरू समावेश गर्दै प्रारम्भिक चेतावनी संकेतहरूको पहिचान गर्न र उक्त अवस्थाको प्रभाव न्यूनीकरण उपाय तर्जुमा गर्दछ ।

(छ) सञ्चालन जोखिम न्यूनीकरण

बैंकिङ क्षेत्रमा वृद्धि हुँदै गइरहेका जटिल जोखिमहरूमध्ये सञ्चालन जोखिम पनि एक मुख्य जोखिम रहेको

मानिन्छ । बैंकले सञ्चालन जोखिमका कारणले समग्र व्यवसाय तथा प्रतिष्ठामा क्षति नहोस भनी सुनिश्चित गर्न सञ्चालन जोखिम नियन्त्रण तथा व्यवस्थापनलाई केन्द्रमा राखेको छ । बैंकभित्र वा बाहिरका अपर्याप्त प्रक्रियाहरू तथा जनशक्तिका कारण मूलतः उत्पन्न हुन सक्ने सञ्चालन जोखिममा सूचना प्रणालीमा बढ्दै गइरहेको बाह्य चुनौतीको प्रभाव उल्लेखनीय रूपमा वृद्धि भइरहेको देखिन्छ । बैंकको सञ्चालन जोखिम न्यूनीकरण गर्न तथा पारदर्शिता कायम गर्न मानवीय प्रक्रियाहरूलाई कम गर्दै जानुपर्न बैंकको विश्वास रहेको छ र यसैअनुरूप बैंकका प्रक्रिया, गतिविधिलाई डिजिटाइज गर्दै गइरहेको छ ।

बैंकको सञ्चालन जोखिम व्यवस्थापन गर्न बैंकले Framework for Operational Risk Management Policy लागू गरेको छ । बैंकको सञ्चालन जोखिम व्यवस्थापन गर्न, सञ्चालन जोखिम व्यवस्थापन विभागले निरीक्षण गर्न र जोखिम व्यवस्थापन समितिले सोही निरीक्षणका आधारमा निर्णय लिने गरेको छ । जोखिम व्यवस्थापन समितिले सक्रिय सहभागिता लिई जोखिम व्यवस्थापन प्रक्रियालाई सहज बनाउन जोखिम व्यवस्थापनसम्बन्धी परिणामहरूको समेत समीक्षा गर्ने गर्छ ।

(ज) सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप सम्बन्धी जोखिम व्यवस्थापन

सम्पत्ति शुद्धीकरण (Money Laundering) तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी (Terrorist Financing) सम्बन्धी जोखिमहरूलाई न्यूनीकरण तथा अनुगमन गर्न बैंकले देहायबमोजिमका कार्यहरू गर्दै आएको छ ।

- ◆ बैंकभित्र सम्पत्ति शुद्धीकरण सुशासनको अवस्थालाई अनुगमन र सुनिश्चित गर्न सञ्चालकस्तरीय सम्पत्ति शुद्धीकरण निवारण समिति (AML/CFT Committee) बाट हुने व्यवस्था गरिएको छ ।
- ◆ AML र CFT सँग सम्बन्धित अनुगमन, स्क्रिनिङ र रिपोर्टिङको कार्य गर्न र जोखिम मूल्यांकनको माध्यमबाट पहिचान गरिएको AML र CFT जोखिमलाई पर्याप्त रूपमा सम्बोधन गर्न AML र CFT विभाग गठन गरिएको छ ।
- ◆ सम्पत्ति शुद्धीकरण र आतंकवादी वित्तीय लगानीको उचित पहिचान र विश्लेषण गर्न जोखिम कारकहरू जस्तै; ग्राहक, प्रोडक्ट र सर्भिस, डेलिभरी च्यानल तथा भौगोलिक अवस्था र बैंकिङ नीति तथा प्रक्रियाहरूलाई ध्यानमा राखी प्रभावकारी जोखिम व्यवस्थापन गरिएको छ ।

- ◆ बैंकले AML Monitoring Solution मार्फत ग्राहकको बैंकिङ कारोबारको अनुगमन गर्ने, डिजिटल केवाई व्यवस्थापन गर्ने, ग्राहक वर्गीकरण एवं ग्राहकसम्बन्धी जोखिमहरू हेर्ने, Politically Exposed Person (PEPs) को अनुगमन गर्ने, सीमा कारोबार (Threshold Transaction) र शंकास्पद कारोबार (Suspicious Transaction/ Activity) को विवरण नेपाल राष्ट्र बैंकको Go AML System मार्फत उपलब्ध गराउने कार्यहरू गर्दै आएको छ ।
- ◆ बैंकले ग्राहकको स्क्रिनिङका लागि 'World Compliance Online Search' र Lexis Nexis (Acuity) को डाटाबेस प्रयोग गर्दै आएको छ । यसलाई UN, EU, OFAC, and HMT सँग सम्बन्धित विवरणहरूका लागि बैंकको AML Solution सँग एकीकृत गरिएको छ ।
- ◆ KYC and AML/CFT Policy, Compliance Policy and Compliance Grading Framework, Anti-Bribery and Anti-Corruption Policy, SOP for KYC and AML/CFT, Employees Code of Conduct, Operation Modality for AML Monitoring System जस्ता नीति तथा कार्यविधिहरू तर्जुमा गरी लागू गरिएको छ ।
- ◆ बैंकले सञ्चालक समिति, २ प्रतिशत वा सोभन्दा माथिका शेयरधनी, आफ्ना व्यवस्थापन समूह तथा अन्य तहका कर्मचारीलाई KYC, AML/CFT निर्देशिका, परिपत्र, नियम आदिका बारेमा प्रशिक्षण प्रदान गर्दै आएको छ ।
- ◆ बैंकले e- KYC Guidelines लागू गरी ग्राहकको प्रमाणीकरण र रुजु गर्ने विद्युतीय माध्यम भिडियो केवाईसीको व्यवस्था गरेको छ । बैंकले केवाईका विभिन्न विवरणहरू विद्युतीय माध्यम (Mobile banking) बाट अद्यावधिक गर्न सक्ने व्यवस्थासमेत मिलाएको छ ।
- ◆ बैंकले विद्यमान AML Solution लाई अभ परिष्कृत गर्ने योजनाअनुरूप नयाँ Vendor छनोट गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ ।

(झ) अनुपालन जोखिम व्यवस्थापन

उचित अनुपालन कार्यान्वयन सुनिश्चित गर्न तथा बैंकिङ व्यापार सञ्चालन गर्दा भइपरी आउने अनुपालनसम्बन्धी जोखिमलाई सम्बोधन तथा न्यूनीकरण गर्न बैंकले अनुपालन नीति कार्यान्वयनमा ल्याएको छ । साथै, बैंकले अनुपालनसम्बन्धी जोखिमहरूलाई न्यूनीकरण गर्न अनुपालन विभाग गठन गरेको छ । बैंकले पर्याप्त अनुपालन नीति

तथा कार्यविधिहरू तर्जुमा गरी सबै विभाग र शाखाहरूमा कार्यान्वयनमा ल्याएको छ ।

अनुपालनसम्बन्धी जोखिमहरूलाई न्यूनीकरण तथा अनुगमन गर्न बैंकले देहायबमोजिमका कार्यहरू गर्दै आएको छ ।

- ◆ नियामक निकाय र आन्तरिक नीति नियमहरूको पालना गराउनका निम्ति बैंकले 'शून्य सहनशीलता नीति' अपनाएको छ ।
- ◆ अनुपालनसम्बन्धी नीति तथा नियमहरू बैंकका सम्पूर्ण विभाग र शाखाहरूमा लागू गरिएको छ ।
- ◆ नियमित बैंक व्यवसाय सञ्चालन र नयाँ उपकरण तथा व्यावसायिक अभ्यासहरूको तर्जुमा वा विकास गर्दा हुने अनुमानित अनुपालन जोखिमहरू पहिचान र मापन गर्ने गरेको छ ।
- ◆ नियमावली तथा परिवर्तित नीति नियमहरूको अनुपालन सुनिश्चित गर्न समयमै सम्बन्धित विभाग/शाखाहरूमा उक्त नीति नियमहरू कार्यान्वयनका लागि निर्देशन जारी गर्ने गरेको छ ।
- ◆ कर्मचारीहरूका लागि आवश्यक तालिम सञ्चालन गरिनुका साथै नीति नियम तथा प्रक्रियासम्बन्धी स्रोत/पुस्तिकाहरू उपलब्ध गर्ने गराइएको छ ।
- ◆ सम्बन्धित रिपोर्टिङ इकाइद्वारा नियामक निकायलाई पेस गर्नुपर्ने मासिक/त्रैमासिक/वार्षिक प्रतिवेदनहरू समयमै पेस गरे नगरेको चेक लिस्ट राखी अनुगमन गर्ने गरिएको छ ।

(ज) सूचना प्रविधि/सुरक्षासम्बन्धी जोखिम व्यवस्थापन

- ◆ सूचना प्रविधि/सुरक्षासम्बन्धी जोखिम न्यूनीकरण गर्न बैंकमा एउटा छुट्टै Information Security Department को गठन गरिएको छ, जसले बैंकको सूचना र तथ्याङ्कलाई अनधिकृत पहुँच हुनबाट रोक्ने तथा गोपनीयता कायम गर्ने काम गर्छ ।
- ◆ सूचना सुरक्षा विभागले बैंकव्यापी सूरक्षा नीति, मापदण्ड, दिशा निर्देशन र प्रक्रियाहरू कार्यान्वयन गरेर बाह्य र आन्तरिक अनधिकृत तत्वहरूबाट बैंकको सूचना/डाटाको गोपनीयता, अखण्डता र उपलब्धता रक्षा गर्दछ ।
- ◆ सूचना सुरक्षा विभागले IT Department, Digital Payment Operation Department र अन्य सम्बन्धित विभागहरूसँग संयोजन गरी काम गर्दछ । विभिन्न प्रमुख व्यावसायिक क्षेत्रहरू र पूर्वाधारसँग सम्बन्धित विभिन्न जोखिमहरू मापन गर्न र वैधानिक

र नियामक आवश्यकताहरूको अनुपालन गर्न यस विभागले नेपाल राष्ट्र बैंकको सूचना प्रविधि निर्देशिका र बाह्य लेखापरीक्षण प्रतिवेदनअनुसार आन्तरिक जोखिम मूल्यांकन (Internal Risk Assessment) गर्दछ ।

(ट) प्रतिष्ठा जोखिम व्यवस्थापन

बैंकको प्रतिष्ठाको जोखिम कर्जा, सञ्चालन, बजार, नियामक, वातावरण आदि अवस्थाले सिर्जना गर्छ । यस्तो जोखिमको दैनिक रूपमा पहिचान तथा न्यूनीकरण गर्ने जिम्मेवारी बैंकका कर्मचारीहरूको हुन्छ । सरोकारवालाहरूबीच बैंकको प्रतिष्ठा जोगाउन र समग्र सकारात्मक छवि कायम राख्न बैंकले निर्णय गर्दा प्रतिष्ठालाई केन्द्रविन्दुमा राखी व्यवसाय र कार्यहरूलाई प्रोत्साहित गर्दै निर्णय गर्ने गर्छ ।

प्रतिष्ठासम्बन्धी जोखिमको निगरानी र नियन्त्रण गर्ने जिम्मेवारी केन्द्रीय सूचना तथा गुनासो सुनुवाइ डेक्स (Central Information and Grievance Handling Desk (CIGHD) द्वारा व्यवस्थापन गरिएको छ । CIGHD ले डिजिटल प्लेटफर्महरू जस्तै; सामाजिक सञ्जाल, वेबसाइट, इमेल आदिमार्फत जानकारी र गुनासोहरू प्राप्त गरी आवश्यक समन्वय गर्छ ।

(ठ) रणनीतिक जोखिम व्यवस्थापन

बैंकले आफ्नो संस्थागत रणनीतिमार्फत बैंकको कार्यसम्पादन एं वित्तीय उपलब्धिहरू त्रैमासिक रूपमा समीक्षा गरी समग्र बैंकिङ क्षेत्रसँग तुलना गर्छ । वार्षिक बजेटमा व्यवस्था भएबमोजिम बैंकले हासिल गरेका वित्तीय उपलब्धि तथा कार्य सम्पादनको तुलना गरिन्छ । प्रत्येक विभाग आफ्नो बजेट र व्यापार योजनाको समीक्षा गरी अन्तरविश्लेषण यकिन गरी पूर्वनिर्धारित उद्देश्यहरू हासिल गर्नेतर्फ केन्द्रित छन् ।

(ड) वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन

बैंकको कर्जा नीतिमा कर्जा स्वीकृत गर्नुअघि वातावरणीय तथा सामाजिक प्रभावको मूल्यांकन गरेर मात्र कर्जा प्रवाह गर्नुपर्ने उल्लेख छ । नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनबमोजिम बैंकले वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन नीति तथा कार्यविधि तर्जुमा गरी लागू गरेको छ । विभिन्न परियोजना, उद्योग तथा व्यवसायहरूलाई कर्जा प्रवाह गर्दा यस नीतिमा भएका प्रावधानहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनलाई थप व्यवस्थित गर्न बैंकमा कर्जा जोखिम व्यवस्थापन विभागमातहत छुट्टै वातावरण तथा सामाजिक इकाइको

स्थापना गरिएको छ । बैंकले कुनै पनि परियोजना, उद्योग तथा व्यवसायहरूलाई कर्जा प्रवाह गर्दा सम्बन्धित परियोजना, उद्योग तथा व्यवसायले वातावरण संरक्षण ऐन, २०७६, वातावरण संरक्षण नियमावली, २०७७, श्रम ऐन, २०७४, यस बैंकको वातावरणीय तथा सामाजिक जोखिम नीतिका साथै अन्य प्रचलित कानुनमा भएका व्यवस्थाहरूको कार्यान्वयनसम्बन्धी विश्लेषण गरी कर्जा प्रवाह गर्ने गर्दछ । कर्जासँग सम्बन्धित वातावरणीय तथा सामाजिक जोखिमहरूको निरन्तर नियमन गर्नु पनि बैंकको प्रमुख दायित्व रहिआएको छ ।

बैंकले आफ्नो वातावरण र सामाजिक जोखिमलाई सम्बोधन गर्नका लागि गरेका केही पहलहरू निम्नानुसार छन् :

- ◆ Partnership For Carbon Accounting Financials (PCAF) मानकको सदस्य: बैंकले आफ्नो वित्तीय लगानीबाट हरितगृह ग्यास Green House Gas (GHG) उत्सर्जन मापन गर्न उद्देश्यले २०८० साल असारमा PCAF को सदस्यता प्राप्त गरेको छ ।
- ◆ GHG उत्सर्जन सम्बन्धी सूचना: PCAF मापदण्डअनुसार आफ्नो 'Project Finance' र 'Business Loans and Unlisted Equity' Assets Classes का लागि आफ्नो वित्त पोषित लगानी (Climate Financing) बाट CGH उत्सर्जन खुलाउन सक्षम भएको छ । यस बैंकले PCAF को सदस्य बनेको पहिलो वर्षभित्र CGH उत्सर्जन खुलाउन सक्षम भएको छ ।
- ◆ IFC International Finance Corporation(IFC) सँगको पाइलट कार्यक्रममा सहकार्य: बैंकले IFC सँग Sex Disaggregated Data (SDD) सम्बन्धी पायलट प्रोजेक्टको लागि सहकार्य गरेको छ, जसमा बैंकले महिलाद्वारा नेतृत्व गरिएका SME व्यवसायहरूका लागि वित्तीय पहुँच बढाउने प्रयास गरिरहेको छ ।
- ◆ जलवायु वित्त पोर्टफोलियोमा लगानी : बैंकले देशको Nationally Determined Contribution (NDC) अनुसार विद्युतीय सवारीसाधनको वित्त लगानीमा जोड दिँदै वर्षभरि आफ्नो जलवायु वित्त पोर्टफोलियोमा लगानी बढाउन सक्षम भएको छ । विद्युतीय सवारीसाधनको वित्तपोषणबाट बैंकले IFC को Climate Assessment For Financial Institutions(CAFI) Application बाट गरिएको मापनबाट २०८१ असार मसान्तसम्म ११४.२ tCO₂e/Year को हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन सफल भएको छ ।

- बैंकले Invest for Impact Nepal (IIN) सँगको सहकार्यमा Environmental, Social and Governance (ESG) सम्बन्धी अनुभवी Consultant नियुक्त गरी Environment, Social and Governance Management System सम्बन्धी दक्षता अभिवृद्धि गर्नका निमित्त सम्भौता गरेको छ ।

१०. व्यवस्थापन स्तरीय समितिहरू

बैंकमा आन्तरिक नियन्त्रण प्रणाली, समग्र जोखिम व्यवस्थापन, कुशल निरीक्षण, प्रभावकारी एवं समयानुकूल निर्णय तथा संस्थागत सुशासन रथापित गर्न कार्यकारी समिति, व्यवस्थापकीय कर्जा समिति, सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति, व्यवस्थापकीय कर्जा असुली समिति, व्यवस्थापकीय कर्जा अपलेखन उप-समिति, आर्थिक निर्देशन समिति, खरिद समिति, सम्पत्ति निःसर्ग समिति, सञ्चालन जोखिम व्यवस्थापन समितिलगायतका व्यवस्थापनस्तरीय समितिहरू क्रियशील रहेका छन् ।

क. कार्यकारी समिति (Executive Committee)

बैंकमा प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा मिति २०७५/०३/१४ मा कार्यकारी समूहमा रहेका उच्च व्यवस्थापकहरू समिलित कार्यकारी समिति गठन गरिएको छ । उक्त समितिमा हाल देहायबमोजिमका सदस्यहरू रहनुभएको छ ।

| क्र.सं. | कार्यकारी समितिको सदस्यहरूको नाम | पद |
|---------|---|------------|
| १ | श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत | संयोजक |
| २ | श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत | सदस्य |
| ३ | श्री शेर बहादुर बुढाथोकी, सहायक प्रमुख कार्यकारी अधिकृत | सदस्य |
| ४ | श्री अर्जुन भद्र खनाल, प्रमुख-क्रेडिट अन्डरराइटिङ अधिकारी | सदस्य सचिव |
| ५ | श्री सृजन कृष्ण मल्ल, प्रमुख-सूचना प्रविधि अधिकारी | सदस्य |
| ६ | श्री सुरेश राज महर्जन, प्रमुख-मार्केटिङ अधिकारी | सदस्य |
| ७ | श्री प्रश्नन खड्का, प्रमुख-कर्पोरेट बैंकिङ अधिकारी | सदस्य |
| ८ | श्री शैलजा झवाली, प्रमुख-एकीकृत जोखिम व्यवस्थापन अधिकारी | सदस्य |
| ९ | श्री मनोहर के.सी., प्रमुख- रिटेल बैंकिङ अधिकारी | सदस्य |
| १० | श्री प्रदीप पन्त, प्रमुख- एमएसएमइ बैंकिङ अधिकारी | सदस्य |

नोट: समीक्षा अवधिमा यस कार्यसमितिको सदस्यसचिव पदमा श्री प्रसन्न खड्का रहनुभएकोमा मिति २०८१/०४/०९ देखि उक्त पदमा श्री अर्जुनभद्र खनाल रहनुभएको छ । समीक्षा अवधिमा कार्यकारी समिति (Executive Committee) को जम्मा १४ वटा बैठक बसेको थियो । उक्त बैठकहरूमा मुख्यतया: निम्नबमोजिमका विषयहरूमा छलफल भएको थियो ।

आ.व. २०८०/८१ को नेपाल राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति सम्बन्धमा ।

- NRB Onsite Inspection Report सम्बन्धमा ।
- बैंकको पञ्चवर्षीय योजनासम्बन्धमा ।
- ब्याज अनुदान कर्जासम्बन्धी निर्देशिकासम्बन्धमा ।
- SME Eco System सम्बन्धमा ।
- बैंकको आ.व. २०८०/८१ को वार्षिक बजेटसम्बन्धमा ।
- बैंकको खराब कर्जा तथा उठन बाँकी ब्याज व्यवस्थापन सम्बन्धमा ।
- कर्जा प्रवाहमा पुँजीमा आधारित मूल्यनिर्धारण (Capital Based Pricing) कार्यान्वयन सम्बन्धमा ।
- Working Capital Guidelines तथा नेपाल राष्ट्र बैंकद्वारा जारी विभिन्न परिपत्र तथा निर्देशनसम्बन्धमा ।
- HOPO/HOSPO/HOCO तथा अन्य कर्मचारीको तालिम तथा क्षमता विकास कार्यक्रम सम्बन्धमा ।
- कर्जा पुनर्तालिकीकरण तथा पुनर्सरचना सम्बन्धमा ।
- विभिन्न बैंकहरूको त्रैमासिक विवरणहरूको तुलनात्मक विश्लेषणसम्बन्धमा ।
- विभिन्न बैंकहरूको Fee Based Income को तुलनात्मक विश्लेषण तथा बैंकको Standard Tarrif of Charge (STC) सम्बन्धमा ।
- बैंकको Vertical Wise त्रैमासिक कार्यसम्पादन सम्बन्धमा ।
- कर्जा सम्पादन प्रक्रियाको Turn Around Time (TAT) घटाउनेसम्बन्धमा ।
- Corporate Governance Policy तथा Disclosure Policy सम्बन्धमा ।
- बैंकका विभिन Product Papers मा संशोधन सम्बन्धमा ।
- Loyalty Management Program कार्यान्वयन सम्बन्धमा ।
- संशोधित कर्मचारी विनियमावलीअनुसार कर्मचारी बिदा सुविधासम्बन्धमा ।

- ◆ Fee Based Income बढाउने रणनीतिहरूको सम्बन्धमा ।
- ◆ बैंकको विभिन्न नीतिहरूको पुनरावलोकन सम्बन्धमा ।

ख. व्यवस्थापकीय कर्जा समिति (Management Credit Committee)

बैंकमा कर्जा प्रवाह गर्ने निर्णय प्रक्रियालाई छिटोछरितो बनाउनका लागि प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा मिति २०७८/०३/१४ गते व्यवस्थापकीय कर्जा समिति (Management Credit Committee) गठन गरिएको छ । उक्त समितिमा हाल निम्नबमोजिमका सदस्यहरू रहनुभएको छ:

| क्र.सं. | व्यवस्थापकीय कर्जा समितिको सदस्यहरूको नाम र पद |
|---------|---|
| १ | श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत – संयोजक |
| २ | श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत – सदस्य |
| ३ | श्री शेर बहादुर बुढाथोकी, सहायक प्रमुख कार्यकारी अधिकृत – सदस्य |
| ४ | श्री अर्जुन भद्र खनाल, प्रमुख-क्रेडिट अन्डरराइटिङ अधिकारी –सदस्य |
| ५ | श्री प्रशन्न खड्का, प्रमुख-कर्पोरेट बैंकिङ अधिकारी – सदस्य |
| ६ | श्री लक्ष्मण घिमिरे, कम्पनी सचिव – सदस्य सचिव |

* मिति २०८०/०५/०४ देखि बैंकको प्रमुख-अन्डरराइटिङ अधिकृत, श्री अर्जुनभद्र खनाल यस समितिमा सदस्यको रूपमा रहनुभएको छ ।

यस समितिको Terms of Reference (TOR) देहायबमोजिम रहेको छ:

- ◆ प्रत्येक २ वर्षमा बैंकको कर्जा नीतिको समीक्षा गर्ने ।
- ◆ कर्जा पोर्टफोलियोको समीक्षा, कर्जा Exposure, Group Exposure, निष्क्रिय कर्जाको अवस्था र अन्य कर्जा जोखिमलगायतका सम्बन्धित विषयहरू समेटी कर्जा जोखिम व्यवस्थापन निरीक्षण गर्ने ।
- ◆ कर्जा, कर्जा वर्गीकरण, कर्जा संरचना, कर्जा विविधीकरण, कर्जा जोखिम, Yield सम्बन्धमा बाह्य नियमन र बैंकको कर्जा नीतिको अनुपालनसम्बन्धी अनुगमन गर्ने ।
- ◆ कर्जा अधिकोन्द्रित जोखिम, कर्जा पोर्टफोलियो संरचना तथा कर्जाको गुणस्तरजस्ता विषयहरू समेटी समग्र कर्जा जोखिम मूल्यांकन गरी समयमा सञ्चालक समितिसमक्ष पेस गर्ने ।

- ◆ आवधिक रूपमा कर्जा पोर्टफोलियोको समीक्षा गरी कर्जा पोर्टफोलियो जोखिम बैंकको निर्धारित जोखिमवहन गर्न सक्ने सीमाभित्र छ वा छैन भनी यकिन गर्ने ।

समीक्षा अवधिमा व्यवस्थापकीय कर्जा समिति (Management Credit Committee) को जम्मा ५० वटा बैठक बसेको थियो । उक्त बैठकहरूमा मुख्यतया: निम्नबमोजिमका विषयहरूमा छलफल भएको थियो:

- ◆ विभिन्न कर्जा प्रस्तावहरूउपर आवश्यक छलफल, समीक्षापश्चात् स्वीकृति तथा अनुमोदन ।
- ◆ आ.व. २०७९/८० को एकीकृत जोखिम पुनरावलोकन प्रतिवेदन सम्बन्धमा ।
- ◆ व्यवस्थापन कर्जा समितिको पुनर्गठनसम्बन्धमा ।
- ◆ Proposal routing mechanism through Credit Underwriting Function सम्बन्धमा ।
- ◆ असार २०७९ र असार, साउन, भाद्र २०८० सम्मको Portfolio Trend Analysis सम्बन्धमा ।
- ◆ Sector wise Industry Comparison as on Ashad quarter end 2080 सम्बन्धमा ।
- ◆ Initiative to focus on Priority Sector Lending (Micro Segment Loan up to 10 Million) सम्बन्धमा ।
- ◆ व्यवस्थापन कर्जा समितिको क्रेडिट मेमोरेन्डमको ढाँचा परिवर्तनसम्बन्धमा ।
- ◆ Standard Operating Procedure for Stock Inspection को स्वीकृतिसम्बन्धमा ।
- ◆ नयाँ भ्यालुएटरको सूचीकरण, भ्यालुएटरको नवीकरण तथा मौजुदा भ्यालुएटरको सूचीकरण खारेज गर्ने स्वीकृतिसम्बन्धमा ।
- ◆ Department Profile of Credit Underwriting Division Version 1, 2023 सम्बन्धमा ।
- ◆ Standard Operating Procedures of Credit Underwriting Division Version 1 सम्बन्धमा ।
- ◆ बैंकको ऊर्जा क्षेत्रको पोर्टफोलियोसम्बन्धमा ।

ग. सम्पत्ति दायित्व व्यवस्थापन समिति (Asset Liabilities Management Committee)

बैंकको सम्पत्ति दायित्व व्यवस्थापन, विदेशी विनिमय, तरलता तथा ब्याज निर्धारणजस्ता बजार जोखिमका विषयहरूका बारेमा नियमित छलफल गरी सोसम्बन्धमा आवश्यक निर्णयार्थ बैंकमा सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति गठन गरिएको छ । समितिले नियमित रूपमा यससम्बन्धमा छलफल गरी आवश्यक

आन्तरिक नियन्त्रणसम्बन्धी निर्णय गर्छ । उक्त समितिमा निम्नबमोजिमका सदस्यहरू रहनुभएको छ:

| क्र.सं. | सम्पति दायित्व व्यवस्थापन समिति सदस्यहरूको नाम | पद |
|---------|--|---------------|
| १ | श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत | संयोजक |
| २ | श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत | सदस्य |
| ३ | श्री शेर बहादुर बुढाथोकी, सहायक प्रमुख कार्यकारी अधिकृत | सदस्य |
| ४ | श्री अर्जुन भद्र खनाल, प्रमुख-क्रेडिट अण्डरराइटिङ अधिकारी | सदस्य |
| ५ | श्री प्रशान्त खड्का, प्रमुख-कर्पोरेट बैंकिङ अधिकारी | सदस्य |
| ६ | श्री मनोहर के.सी., प्रमुख- रिटेल बैंकिङ अधिकारी | सदस्य |
| ७ | श्री प्रदीप पन्त, प्रमुख- एमएसएमइ बैंकिङ अधिकारी | सदस्य |
| ८ | श्री जित बहादुर अधिकारी, प्रमुख- ट्रानज्याकसन बैंकिङ तथा इन्टरनेशनल बिजनेश | सदस्य |
| ९ | श्री प्रमेश श्रेष्ठ, प्रमुख-रणनीति तथा वित्त | सदस्य |
| १० | श्री अपर्णा गिरी, प्रमुख-ल्याविलिटिज् (इन्स्टिच्युसनल एण्ड एच.एन.आई) | सदस्य |
| ११ | श्री शिशिर हरि राजभण्डारी, प्रमुख- ट्रेजरी तथा इन्हेस्टमेन्ट बैंकिङ | सदस्य सचिव |

समीक्षा अवधिमा सम्पति दायित्व व्यवस्थापन समिति (Asset Liabilities Management Committee) को जम्मा २३ वटा बैठक बसेका थिए । उक्त बैठकहरूमा मुख्यतया: निम्नबमोजिमका विषयहरूमा छलफल भएका थिए ।

- ◆ ब्याजदर परिवर्तन/संशोधनका बारेमा छलफल, समीक्षा एवं निर्णय ।
- ◆ बैंकको लगानी र सम्पति तथा दायित्व व्यवस्थापनसम्बन्धी नीतिको पुनरावलोकन ।
- ◆ नेपाली रूपैयाँ तथा विदेशी मुद्राको स्रोत तथा उपयोगसम्बन्धमा ।
- ◆ बैंकको लगानी तथा व्यावसायिक कार्ययोजनासम्बन्धमा ।
- ◆ नयाँ बचत योजनाहरू तथा ऋणपत्र निष्कासनसम्बन्धमा ।
- ◆ दबाब परीक्षण (Stress Testing) को समीक्षासम्बन्धमा ।
- ◆ सम्पति तथा दायित्व व्यवस्थापनसम्बन्धी समीक्षासम्बन्धमा ।

- ◆ विदेशी बैंक तथा वित्तीय संस्थाबाट परिवर्त्य विदेशी मुद्रामा ऋण लिनेसम्बन्धमा ।
- ◆ नेपाली रूपैयाँ तथा अमेरिकी डलर कारोबारमा अन्तरशाखा लागतसम्बन्धी समीक्षासम्बन्धमा ।
- ◆ सरकारी ऋणपत्र, अन्य मौद्रिक उपकरणमा लगानीसम्बन्धमा ।
- ◆ बजार तथा प्रतिस्पर्धी बैंकको बारेमा विश्लेषण ।
- ◆ सहायक कम्पनीले निष्कासन गरेको सामूहिक लगानी कोषको बीज पुँजीमा लगानी गर्नेसम्बन्धमा ।
- ◆ विभिन्न कम्पनीको शेयर तथा सामूहिक लगानी कोषमा लगानी तथा खरिद/बिक्रीसम्बन्धी रणनीतिका बारेमा छलफल ।
- ◆ मौद्रिक नीतिको समीक्षा ।
- ◆ दैनिक तरलता सुविधासम्बन्धमा ।
- ◆ बैंकको ट्रेड फाइनान्स व्यवसायका सम्बन्धमा ।
- ◆ बैंकको वित्तीय अवस्थाको विश्लेषण र समीक्षा ।
- ◆ बैंकको कर्जा तथा निष्केपको विश्लेषण र समीक्षा ।
- ◆ ऋणपत्र निष्कासनसम्बन्धमा ।
- ◆ बैंकको वार्षिक बजेटको विश्लेषण ।
- ◆ बैंककको विद्यमान नीतिको पुनरावलोकन ।

घ. व्यवस्थापकीय कर्जा असुली समिति (**Management Level Loan Recovery Committee**)

बैंकमा कर्जा असुलीसम्बन्धी कार्य गर्न बैंकको सञ्चालक समितिको मिति २०७४/१२/२२ गते (०५ अप्रिल २०१८) बसेको २९०औं बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा व्यवस्थापकीय कर्जा असुली समिति (Loan Recovery Committee) गठन गर्ने निर्णय गरी यस समितिलाई कर्जा असुली निर्देशिकाबमोजिम सावाँ, ब्याज तथा अन्य गरी कुल रु. २५ करोडसम्मको कर्जाको असुलीसम्बन्धी लिलामलगायत उपयुक्त निर्णय गर्न सक्ने अितियारी प्रदान गरेको छ ।

साथै, सञ्चालक समितिको मिति २०७४/१२/२२ मा बसेको २९० औं बैठक, मिति २०७६/०७/०७मा बसेको ३२७औं बैठक तथा मिति २०८०/०८/२० मा बसेको ४२१औं बैठकले गरेको संशोधनसमेतको निर्णयबमोजिम बैंकको प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा गठन भएको व्यवस्थापकीय कर्जा असुली समितिलाई नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशनको गैरबैंकिङ सम्पति सकार, नोकसानी

व्यवस्था र लिलाम बिक्रीसम्बन्धी व्यवस्था तथा बैंकको कर्जा असुली नीतिको अधीनमा रही बैंकको नाममा लेखिएको धितोलाई गैरबैंकिङ सम्पत्ति सकार तथा बिक्री गर्नेसम्बन्धमा देहायमा उल्लेखित सर्तको अधीनमा रही निर्णय गर्न सक्ने गरी अद्वितयारी प्रदान गरिएको छ ।

- ◆ सकार गर्न तथा बिक्री गर्ने गैरबैंकिङ सम्पत्तिको मूल्य रु. ५ करोडसम्मको मात्र हुनुपर्ने,
- ◆ सकार गर्दा बैंकले असुल गर्नुपर्ने लेना रकमभन्दा धितोको प्रचलित बजार मूल्य बढी भएको हुनुपर्ने,
- ◆ सकार गर्दा नाफा/नोक्सान हिसाबमा खर्च लेख्नु पर्ने अवस्था हुन नहुने,
- ◆ सकार गरेको सम्पत्ति उक्त सकार गरेको मूल्य वा सोभन्दा बढी मूल्यमा लिलाम बिक्री वा बेचबिखन गर्न सक्ने,
- ◆ बिक्री गर्दा बढी कबोल गर्ने व्यक्तिको नाममा नामसारी दाखा गरिदिनका लागि सम्बन्धित कार्यालयमा लेखी पठाउन सक्ने साथै लिलाम बिक्रीसम्बन्धमा आवश्यक पर्ने अन्य निर्णय गर्न सक्ने,
- ◆ रु. ५ करोड मूल्यसम्मा सकार गरेको तथा बिक्री गरेको गैरबैंकिङ सम्पत्तिको विवरण सो निर्णय भएको मितिपश्चात् बस्ने सञ्चालक समितिको बैठकलाई जानकारी गराउनुपर्ने,

उक्त समितिमा निम्नबमोजिमका सदस्यहरू रहनुभएको छ:

| क्र.सं. | व्यवस्थापकीय कर्जा असुली समितिका सदस्यहरूको नाम | पद |
|---------|--|------------|
| १ | श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत | संयोजक |
| २ | श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत | सदस्य |
| ३ | श्री शेर बहादुर बुढाथोकी, सहायक प्रमुख कार्यकारी अधिकृत | सदस्य |
| ४ | श्री अनिन्द्र राज आचार्य, प्रमुख-विशेष सम्पत्ति (कर्जा असुली) इकाई | सदस्य |
| ५ | श्री गोकुल सापकोटा, प्रबन्धक-कानून विभाग | सदस्य |
| ६ | श्री दिपक वाग्ले, प्रबन्धक, विशेष सम्पत्ति (कर्जा असुली) इकाई | सदस्य सचिव |

- ◆ समीक्षा अवधिमा व्यवस्थापकीय कर्जा असुली समिति (Management Level Loan Recovery Committee) को जम्मा ४१ वटा बैठक बसेका थिए । ती बैठकमा मुख्यतया: निम्नबमोजिमका विषयमा छलफल भएका थिए ।

- ◆ कर्जा असुली निर्देशिकाबमोजिम रु. २५ करोड (साँवाँ, ब्याज तथा अन्य गरी कुल) सम्मको कर्जाको असुलीसम्बन्धी लिलामलगायत उपयुक्त निर्णय गर्ने ।
- ◆ लिलामबाट पनि असुलउपर हुन नसकेको बाँकी कर्जा असुलउपरका लागि ऋण असुली न्यायाधीकरणमा मुद्दा दायर गर्ने ।
- ◆ गैरबैंकिङ सम्पत्तिको रूपमा स्वीकार गर्नका लागि आवश्यक निर्णयार्थ सञ्चालक समितिमा सिफारिस गर्ने ।
- ◆ गैरबैंकिङ सम्पत्ति बिक्री गर्ने र त्यसको जानकारी सञ्चालक समितिमा दिने ।

३. व्यवस्थापकीय कर्जा अपलेखन उप-समिति

(Management Level Loan Write-off Sub Committee)

अपलेखन हुने कर्जाको साँवाँ रकम रु. २,५०,०००/- सम्मको कर्जा अपलेखन गर्ने र बाँकी रहेको ब्याजको ५० प्रतिशत वा रु. १०,००,०००/- सम्मको ब्याज मिनाहा गर्ने तर यसरी मिनाहा हुने ब्याज रकम रु. १०,००,०००/- भन्दा बढी नहुने गरी मिनाहा गर्ने र सो रकमभन्दा बढी रकम अपलेखन/मिनाहा गर्ने परेमा आवश्यक निर्णयार्थ बैंकको सञ्चालक समितिमा सिफारिस गर्ने अद्वितयारीसहितको बैंकमा व्यवस्थापकीय कर्जा अपलेखन उप-समिति (Loan Write off Sub Committee) रहेको छ । उक्त उप-समितिमा निम्नबमोजिमका सदस्यहरू रहनुभएको छ:

| क्र.सं. | व्यवस्थापकीय कर्जा अपलेखन उप-समितिका सदस्यहरूको नाम | पद |
|---------|---|------------|
| १ | श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत | संयोजक |
| २ | श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत (सम्बन्धित क्षेत्र) | सदस्य |
| ३ | श्री शेर बहादुर बुढाथोकी, सहायक प्रमुख कार्यकारी अधिकृत (सम्बन्धित क्षेत्र) | सदस्य |
| ४ | श्री अनिन्द्र राज आचार्य, प्रमुख-विशेष सम्पत्ति (कर्जा असुली) इकाई | सदस्य |
| ५ | श्री गोकुल सापकोटा, प्रबन्धक-कानून विभाग | सदस्य |
| ६ | श्री दिपक वाग्ले, प्रबन्धक-विशेष सम्पत्ति (कर्जा असुली) इकाई | सदस्य सचिव |

समीक्षा अवधिमा कर्जा अपलेखन उप-समिति (Loan Write off Sub Committee) को जम्मा १६ वटा बैठक बसेको थियो ।

च. आर्थिक निर्देशन समिति (Financial Direction Committee)

बैंकले आर्थिक प्रशासन विनियमावली, २०८० तर्जुमा गरी लागू गरेको छ। बैंकमा देहायबमोजिमको आर्थिक निर्देशन समिति (Financial Direction Committee) क्रियाशील रहेको छ। उक्त समितिमा देहाय बमोजिमका सदस्यहरू रहनुभएको छ:

| क्र.सं. | आर्थिक निर्देशन समितिका सदस्यहरूको नाम | पद |
|---------|---|---------------|
| १ | श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत | संयोजक |
| २ | श्री रामेश्वर प्रसाद बस्याल, नायव प्रमुख कार्यकारी अधिकृत | सदस्य |
| ३ | श्री सृजन कृष्ण मल्ल, प्रमुख-सूचना प्रविधि अधिकारी | सदस्य |
| ४ | श्री सुरेश राज महर्जन, प्रमुख-मार्केटिङ अधिकारी | सदस्य |
| ५ | श्री प्रविण निधि तिवारी, प्रमुख सञ्चालन अधिकृत | सदस्य |
| ६ | श्री प्रमेश श्रेष्ठ, प्रमुख रणनीति तथा वित्त | सदस्य |
| ७ | श्री दिपेन्द्र पौडेल, प्रबन्धक सामान्य प्रशासन | सदस्य सचिव |

समीक्षा अवधिमा आर्थिक निर्देशन समिति (Financial Direction Committee) को जम्मा २५ वटा बैठक बसेका थिए। ती बैठकहरूमा मुख्यतया: देहायबमोजिमका विषयहरूमा छलफल भएको थियो।

- बैंकका विभिन्न शाखाहरूमा Digital Signage खरिद र जडानका लागि बोलपत्र छनोट गर्नेसम्बन्धमा।
- बैंकको Security Services र Support Manpower/ Services आउट सोर्सिङका लागि सेवाप्रदायक छनोट गर्ने सम्बन्धमा।
- बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत डिजिटल ठगी र धोकाधडी तथा बैंकिङ अपराधको जनचेतनामूलक लघु चलचित्र निमार्णका लागि आर्थिक सहयोग गर्नेसम्बन्धमा।
- बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कास्की पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका लागि अपरेसन थिएटर टेबल (Operation Theatre Table) खरिद गर्नेसम्बन्धमा।
- बैंकको सम्पूर्ण सम्पत्तिको वार्षिक बीमा सुरक्षणका लागि बीमा कम्पनी छनोट गर्नेसम्बन्धमा।
- बैंकको सम्पूर्ण कर्मचारीका वार्षिक मेडिकल बीमा र दुर्घटना बीमाका लागि बीमा कम्पनी छनोट गर्नेसम्बन्धमा।

- बैंकको विभिन्न प्रोडक्टको सुविधाअनुसार निक्षेपकर्ता बीमा नवीकरण लागि बीमा कम्पनी छनोट गर्नेसम्बन्धमा।
- AML/CFT र Fraud Risk Management System Solutions खरिदका लागि बोलपत्र छनोट गर्नेसम्बन्धमा।
- बैंकका विभिन्न Chip Card, Automated Teller Machine (ATM) र Biometric Devices खरिदका लागि बोलपत्र छनोट गर्नेसम्बन्धमा।
- बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत AMDA Nepal- सिद्धार्थ बाल तथा महिला अस्पतालका लागि Patient Monitor खरिद गर्नेसम्बन्धमा।

च. सञ्चालन जोखिम व्यवस्थापन समिति (Operation Risk Management Committee)

बैंकमा सञ्चालन जोखिम व्यवस्थापन समिति क्रियाशील छ। उक्त समितिमा देहायबमोजिमका सदस्यहरू रहनुभएको छ:

| क्र.सं. | सञ्चालन जोखिम व्यवस्थापन समितिको सदस्यहरूको नाम | पद |
|---------|---|---------------|
| १ | श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत | संयोजक |
| २ | श्री शैलजा झवाली, प्रमुख-एकीकृत जोखिम व्यवस्थापन अधिकारी | सदस्य सचिव |
| ३ | श्री सृजन कृष्ण मल्ल, प्रमुख-सूचना प्रविधि अधिकारी | सदस्य |
| ४ | श्री सुरेश राज महर्जन, प्रमुख-मार्केटिङ अधिकारी | सदस्य |
| ५ | श्री पंकज पन्त, प्रमुख मानव संसाधन विभाग | सदस्य |
| ६ | श्री प्रवीण निधि तिवारी, प्रमुख सञ्चालन अधिकृत | सदस्य |
| ७ | श्री सरोज काफ्ले, प्रमुख अनुपालन तथा संस्थागत सुशासन | सदस्य |
| ८ | श्री चन्दन गुप्ता रौनियार, प्रमुख-सम्पत्ति शुद्धीकरण निवारण विभाग | सदस्य |
| ९ | श्री साजेश चापागाई, सहायक सञ्चालन जोखिम प्रबन्धक | सदस्य |

* यस समितिका विभिन्न बैठकहरूमा विभिन्न विभाग प्रमुखहरूलाई आवश्यकता र औचित्यका आधारमा आमन्त्रित सदस्यको रूपमा आमन्त्रण गर्ने गरिएको छ।

यस समितिका Terms of Reference देहायबमोजिम रहेका छन्।

- सञ्चालन जोखिमको अनुगमन, व्यवस्थापन तथा रिपोर्टिङ गर्ने।

- ◆ सञ्चालक समितिले तय गरेको तथा तोकेको मापदण्डमा रही कार्य गर्ने ।
- ◆ जोखिमसम्बन्धी संयन्त्र तथा रणनीतिको कार्यान्वयन गर्ने तथा सोका बारेमा जानकारी प्रदान गर्ने ।
- ◆ सञ्चालन जोखिमका आधारमा बैंकको जोखिम प्रोफाइलको निरीक्षण तथा परीक्षण गर्ने ।
- ◆ सञ्चालन जोखिमको नीति तथा जोखिमको सीमा पुनरावलोकन गर्ने ।
- ◆ नयाँ तथा जटिल प्रक्रिया तथा प्रोडक्टको मोडल/प्रणालीको निरीक्षण तथा समीक्षा गर्ने ।
- ◆ बैंकिङ क्षेत्र तथा नियमनमा भएको विकास तथा परिमार्जनअनुरूप संस्थाको जोखिम मोडलको समीक्षा गर्ने ।
- ◆ सम्भावित जोखिम पत्ता लगाउने र त्यसको व्यवस्थापनसम्बन्धी कार्य गर्ने ।
- ◆ सञ्चालन जोखिम व्यवस्थापनका लागि उपयुक्त प्रणाली लागू गर्ने ।
- ◆ सञ्चालन जोखिम तथा अनुपालनको नियमन गरी व्यवस्थापकीय कार्य गर्ने ।
- ◆ सञ्चालन विभागले गरेका कार्यहरू अनुपालनका दृष्टिकोणबाट निरीक्षण गर्ने ।
- ◆ आवश्यकताअनुसार उपयुक्त आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने ।
- ◆ विपद् न्यूनीकरण नीतिको पुनरावलोकन गर्ने ।

समीक्षा अवधिमा सञ्चालन जोखिम व्यवस्थापन समिति (Operation Risk Management Committee) का जम्मा तीनवटा बैठक बसेका थिए । ती बैठकहरूमा मुख्यतया निम्नबमोजिमका विषयहरूमा छलफल भएका थिए ।

- ◆ बैंकिङ क्षेत्रमा भएका घटना तथा प्रवृत्तिहरूका कारण बैंकको कारोबार तथा सञ्चालनमा हुन सक्ने जोखिमको सम्भावनाको समीक्षा तथा छलफल ।
- ◆ बैंकको जोखिम अभिलेख (रजिस्टर) मा दर्ता भएको घटनाको विश्लेषण तथा सो घटनाको स्थल, अवधि, जोखिम स्रोत, निरीक्षणको जिम्मेवारी तथा आन्तरिक नियन्त्रणको अभिलेखउपर छलफल ।
- ◆ आन्तरिक, बाह्य लेखापरीक्षण एवं राष्ट्र बैंकको निरीक्षणमा उल्लिखित कैफियतहरू सुधार तथा दिएका निर्देशनहरूको कार्यान्वयनको स्थितिबारे समीक्षा तथा छलफल ।

- ◆ नेपाल राष्ट्र बैंकको निर्देशन १९/०८० बमोजिम AML/CFT अनुपालन जोखिमको पहिचान, मूल्यांकन र अनुगमनका लागि विभागले सञ्चालन गरेको विस्तृत क्रियाकलापउपर समीक्षा तथा छलफल ।
- ◆ सञ्चालन जोखिम मूल्यांकन प्रतिवेदनमार्फत पहिचान गरिएको र प्रस्तावित नियन्त्रण संयन्त्रमा समीक्षा तथा छलफल ।
- ◆ आ.व. २०७९/८० का लागि राष्ट्र बैंकको निर्देशन २०८० को अनुपालन प्रतिवेदनमा छलफल ।
- ◆ समितिले डिजिटल प्रक्रियाका लागि सञ्चालन जोखिम विभागले गरेको मूल्यांकन र प्रक्रिया प्रवाहमा रहेको GAP पहिचानका बारेमा छलफल ।
- ◆ सम्बन्धित विभागको सहकार्यमा सञ्चालन जोखिम विभागद्वारा बनाइएका विभिन्न विभागको ग्राह्य हुने सीमा (Risk Tolerance) सम्बन्धमा ।

ज. खरिद समिति (Procurement Committee)

बैंकमा देहाय बमोजिमको खरिद समिति (Procurement Committee) क्रियाशिल छ । उक्त समितिमा निम्नबमोजिमका सदस्यहरू रहनुभएको छ ।

| क्र.सं. | खरिद समितिका सदस्यहरूको नाम | पद |
|---------|--|------------------------|
| १ | श्री प्रविण निधि तिवारी, प्रमुख सञ्चालन अधिकृत | संयोजक |
| २ | श्री ज्ञानेन्द्र कार्की, प्रमुख केन्द्रिय सञ्चालन | स्थायी आमन्त्रित सदस्य |
| ३ | श्री जित बहादुर अधिकारी, प्रमुख- द्रान्जेक्सन बैंकिङ तथा इन्टरनेशनल बिजनेश | सदस्य |
| ४ | श्री प्रमेश श्रेष्ठ, प्रमुख रणनीति तथा वित्त | सदस्य |
| ५ | श्री उदय तुलाधर, प्रबन्धक सूचना प्रविधि विभाग | सदस्य |
| ६ | श्री दिपेन्द्र पौडेल, प्रबन्धक -सामान्य प्रशासन विभाग | सदस्य सचिव |

समीक्षा अवधिमा खरिद समिति (Procurement Committee) को जम्मा ६२ वटा बैठक बसेका थिए । ती बैठकहरूमा मुख्यतया देहायबमोजिमका विषयहरूमा छलफल भएका थिए ।

- ◆ बैंकको Digital Signage, Chip Cards, Budget Management Solution, AML/CFT and FRMS Solution, Robotic Process Automation Solution खरिदका लागि बोलपत्र छनोट गर्नसम्बन्धमा ।
- ◆ बैंकको IS Audit and Vulnerability Assessment

& Penetration Testing खरिदका लागि सेवाप्रदायक छनोट गर्नेसम्बन्धमा ।

- ◆ नयाँ वर्ष २०८१ सालको बैंकको टेबल तथा भित्तेपात्रो खरिदसम्बन्धमा ।
- ◆ बैंकका विभिन्न शाखाका लागि Automated Teller Machine, Cheque Deposit Kiosk, Cash Deposit Machines, Biometric Devices खरिदका लागि बोलपत्र छनोट गर्नेसम्बन्धमा ।
- ◆ बैंकको Security Services र Support Manpower/ Services आउट सोर्सिङका लागि सेवाप्रदायक छनोटको सिफारिससम्बन्धमा ।
- ◆ बैंकलाई आवश्यक मसलन्द तथा छपाइ, ट्राभल्स तथा टिकेटिङ, आन्तरिक निर्माण तथा सजावट, कुरियरलगायत सेवाका लागि आपूर्तिकर्ता तथा सेवाप्रदायक सूचीकृत गर्नेसम्बन्धमा ।

भ. सम्पत्ति निःसर्ग समिति (Assets Disposal Committee)

बैंकमा क्रियाशील रहेको सम्पत्ति निःसर्ग समिति (Assets Disposal Committee) मा देहायबमोजिमका सदस्यहरू रहनुभएका छ:

| क्र.सं. | सम्पत्ति निःसर्ग समितिका सदस्यहरूको नाम | पद |
|---------|---|---------------|
| १ | श्री प्रविण निधि तिवारी, प्रमुख सञ्चालन अधिकृत | संयोजक |
| २ | श्री शैलजा ज्ञावाली, प्रमुख-एकीकृत जोखिम व्यवस्थापन अधिकारी | सदस्य |
| ३ | श्री सरोज कापले, प्रमुख- अनुपालन तथा संस्थागत सुशासन | सदस्य |
| ४ | श्री प्रमेश श्रेष्ठ, प्रमुख-रणनीति तथा वित्त | सदस्य |
| ५ | श्री संजय प्रधान, प्रबन्धक आन्तरिक लेखापरीक्षण विभाग | सदस्य |
| ६ | श्री गोकुल सापोले, प्रबन्धक कानुन विभाग | सदस्य |
| ७ | श्री दिपेन्द्र पौडेल, प्रबन्धक- सामान्य प्रशासन विभाग | सदस्य सचिव |

समीक्षा वर्षमा सम्पत्ति निःसर्ग समिति (Assets Disposal Committee) का जम्मा दुईवटा बैठक बसेका थिए । ती बैठकमा देहायबमोजिमका विषयहरूमा छलफल भएका थिए ।

- ◆ बैंकको केन्द्रीय कार्यालय र विराटनगर शाखाका चारपाड्गे सवारीसाधन निःसर्गका लागि सिफारिससम्बन्धमा ।
- ◆ बैंकको धनगढी शाखाको चारपाड्गे सवारीसाधन निःसर्गका लागि सिफारिस गर्नेसम्बन्धमा ।

अ. कागजात धुल्याउने समिति (Record Disposal Committee)

बैंकमा क्रियाशील रहेको कागजात धुल्याउने समिति (Record Disposal Committee) मा देहायबमोजिमका सदस्यहरू रहनुभएको छ:

| क्र.सं. | कागजात धुल्याउने समितिका सदस्यहरूको नाम | पद |
|---------|---|---------------|
| १ | श्री प्रविण निधि तिवारी, प्रमुख सञ्चालन अधिकृत | संयोजक |
| २ | श्री शैलजा ज्ञावाली, प्रमुख-एकीकृत जोखिम व्यवस्थापन अधिकारी | सदस्य |
| ३ | श्री सरोज कापले, प्रमुख- अनुपालन तथा संस्थागत सुशासन | सदस्य |
| ४ | श्री प्रमेश श्रेष्ठ, प्रमुख-रणनीति तथा वित्त | सदस्य |
| ५ | श्री संजय प्रधान, प्रबन्धक आन्तरिक लेखापरीक्षण विभाग | सदस्य |
| ६ | श्री गोकुल सापोले, प्रबन्धक कानुन विभाग | सदस्य |
| ७ | श्री दिपेन्द्र पौडेल, प्रबन्धक- सामान्य प्रशासन विभाग | सदस्य सचिव |

समीक्षा वर्षमा कागजात धुल्याउने समिति (Record Disposal Committee) को जम्मा एउटा बैठक बसेको थियो । उक्त बैठकमा हातीसार शाखाका पुराना र आवश्यक नभएका कागजात धुल्याउन सिफारिस गर्नेसम्बन्धमा छलफल भएको थियो ।

१०. ग्राहक पहिचान तथा सम्पत्ति शुद्धीकरण नियन्त्रण सम्बन्धमा

ग्राहक पहिचान तथा सम्पत्ति शुद्धीकरणसम्बन्धमा प्रचलित नेपालको कानुन एवं नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनहरूलाई बैंकले सदैव प्राथमिकताका साथ पालना गर्दै आएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनको परिपालना भए नभएको सन्दर्भमा आवधिक मूल्याङ्कन गर्न तथा अन्य अनुपालनाका विषयहरू हेन रथापित AML/CFT विभागले नियमित रूपमा आफ्ना कार्यहरू गरिरहेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनबमोजिम बैंकले 'सम्पत्ति शुद्धीकरण निवारण समिति' गठन गरी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी ऐन, नियमावली, नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन, एवं बैंकको आन्तरिक नीति नियमको परिपालना तथा कार्यान्वयनको अवस्थाका बारेमा नियमित रूपमा छलफल गरी आवश्यक निर्णयहरू लिने गरिएको छ ।

यसैगरी, प्रचलित ऐन नियम तथा निर्देशनको अधीनमा रही बैंकले ग्राहक पहिचान तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित नीति, मार्गनिर्देशिका, विनियमावली तयार गरी लागू गर्न तथा विद्यमान नीति, मार्गनिर्देशिका, विनियमावलीहरूलाई अद्यावधिक गर्ने गरेको छ । यसै क्रममा, समीक्षा अवधिमा बैंकले KYC and AML/CFT

Policy तथा Standard Operating Procedure for KYC and AML/CFT अद्यावधिक गरी लागू गरेको छ । यसैगरी, बैंकले AML Monitoring Solution मार्फत ग्राहकको बैंकिङ कारोबारको अनुगमन गर्ने, Digital KYC व्यवस्थापन गर्ने, ग्राहक वर्गीकरण एवं ग्राहकसम्बन्धी जोखिमहरू हेने, Politically Exposed Person (PEPs) को अनुगमन गर्ने, सीमा कारोबार (Threshold Transaction) र शंकास्पद कारोबार (Suspicious Transaction/ Activity) को विवरण नेपाल राष्ट्र बैंकको Go AML System मार्फत उपलब्ध गराउने कार्यहरू गर्दै आएको छ । यसैगरी, बैंकले SWIFT Sanction Screening System खरिद गरी Sanction सम्बन्धी जोखिमहरू प्रभावकारी रूपमा अनुगमन गर्ने गरेको छ । साथै, बैंकले उच्चपदस्थ व्यक्ति, Politically Exposed Person (PEPs), Adverse Media List/Sanction List को व्यावसायिक रूपमा उपयोग गर्ने व्यवस्था मिलाएको छ । बैंकले छुट्टै Centralized KYC Processing Unit खडा गरी ग्राहक पहिचान तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्ने कार्य गरेको छ । बैंकले कारोबारको उचित अनुगमन र अलर्टको पुनरावलोकनका लागि विद्यमान AML Solution लाई अभ्य परिष्कृत गर्ने योजनाअनुरूप नयाँ Vendor छनोट गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ । बैंकले भविष्यमा स्वचालित रूपमा ग्राहक वर्गीकरण एवं ग्राहकसम्बन्धी जोखिमहरू मूल्यांकन गर्ने प्रविधिको विकास गर्ने कार्ययोजना बनाएको छ । बैंकले e- KYC Guidelines लागू गरी ग्राहकको प्रमाणीकरण र रुजु गर्न विद्युतीय माध्यम Video KYC ल्याएको छ । साथै, बैंकले KYC का विभिन्न विवरणहरू विद्युतीय माध्यम (Mobile banking) बाट अद्यावधिक गर्न सक्ने व्यवस्थासमेत मिलाएको छ । बैंकमा आउने नयाँ कर्मचारीहरूसमेत ग्राहक पहिचान तथा सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील विषयमा जानकार होउन् भन्ने उद्देश्यले बैंकमा नयाँ नियुक्त हुने कर्मचारीहरूलाई ग्राहक पहिचान तथा सम्पत्ति शुद्धीकरण विषयमा नियमित रूपमा तालिम प्रदान गर्ने गरिएको छ । यसका साथै बैंकले विभिन्न विभाग तथा शाखाका विद्यमान कर्मचारीहरूलाई नियमित रूपमा तालिम प्रदान गर्दै आएको छ ।

यसैगरी बैंकमा उच्च संरथागत सुशासन कायम राख्न चालु आ.व.मा सञ्चालक समितिले संरथागत सुशासन तथा जोखिम व्यवस्थापनसम्बन्धी विभिन्न नीति तथा कार्यविधिहरू आवश्यकताअनुसार तर्जुमा/संशोधन गरी लागू गरेको छ ।

११. बैंकको औद्योगिक वा व्यावसायिक सम्बन्ध

बैंकले आफ्नो औद्योगिक एवं व्यावसायिक दायरालाई विस्तारित गर्दै जानका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय संघ-संस्था तथा औद्योगिक व्यावसायिक प्रतिष्ठानहरूसँग सुमधुर तथा व्यावसायिक सम्बन्ध स्थापित गरी सो सम्बन्ध अभिवृद्धि गर्दै लैजाने योजना राखेको छ । साथै, विभिन्न अनुभव तथा योग्यता हासिल गरेका सम्पूर्ण तहका कर्मचारी तथा ग्राहक वर्गहरूसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउनेतर्फ बैंक प्रयत्नशील छ ।

बैंकको व्यवस्थापन तथा कर्मचारीबीच सुमधुर एवं समन्वयकारी सम्बन्ध निर्माण गरी कार्य सम्पादन हुँदै आएको छ । कर्मचारीको वृत्ति विकास एवं क्षमता अभिवृद्धिका विषयहरूमा व्यवस्थापन र कर्मचारी प्रतिनिधिबीच आपसी छलफल गरी कर्मचारीहरूको वृत्ति विकास एवं क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यहरू गर्ने गरिएको छ । यस बैंक नेपाल राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सीडीएस एन्ड किलयरिड लिमिटेड, आन्तरिक राजस्व विभाग, निक्षेप तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र लिमिटेड, नेपाल बैंकर्स संघ, बैंक तथा वित्तीय संस्था परिसंघ-नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेशनल बैंकिङ इन्स्टिच्युट, नेपाल व्यवस्थापन संघ, अन्तर्राष्ट्रिय वित्त निगम (International Finance Corporation (IFC) आदि जस्ता संस्थामा आबद्ध छ ।

यसैगरी, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि विभिन्न मुलुकमा रहेका बैंकहरू जस्तै; कमर्ज बैंक- जर्मनी, कुकमिन बैंक- कोरिया, मस्त्रेक बैंक- दुबई, स्ट्रान्डर्ड चार्टर्ड बैंक लिमिटेड- चीन, स्ट्रान्डर्ड चार्टर्ड बैंक लिमिटेड- लन्डन, स्ट्रान्डर्ड चार्टर्ड बैंक लिमिटेड- जापान, स्ट्रान्डर्ड चार्टर्ड बैंक लिमिटेड- भारत, स्ट्रान्डर्ड चार्टर्ड बैंक लिमिटेड-सिङ्गापुर, एग्रिकल्यरल बैंक अफ चाइना- चीन, एच.डी.एफ.सी. बैंक लिमिटेड-भारत, आई.सी.आई.सी.आई बैंक लिमिटेड- भारत तथा हडकड, एक्सेस बैंक लिमिटेड- भारत, के.ई.बी. हाना बैंक- कोरिया जस्ता बैंकहरूसँग सुमधुर व्यावसायिक सम्बन्ध स्थापित गर्न यस बैंक सफल भएको छ ।

१२. मानव संसाधन विभागका कार्यहरू

बैंकको आपनै रथापित मूल्य मान्यता र उद्देश्य प्राप्ति तथा भावी योजना र दीर्घकालीन रणनीतिको सफल कार्यान्वयन गर्नका लागि दक्ष तथा अनुभवी कर्मचारीहरूको आवश्यकता हुने हुँदा कर्मचारीहरूको सीप, क्षमता र दक्षता अभिवृद्धि

गर्ने उद्देश्यका साथ बैंक अगाडि बढिरहेको छ । बैंकले आफ्ना कर्मचारीहरूलाई सदैव शक्तिशाली र महत्वपूर्ण सम्पत्तिको रूपमा लिएको छ । बैंकिङ व्यवसाय सेवामूलक हुनुका साथै व्यवस्थित जोखिम लिने व्यवसाय हो । त्यसैले उत्कृष्ट सेवा प्रदान तथा जोखिमको उचित व्यवस्थापन गर्नका लागि सक्षम, कर्मठ र मेहनती कर्मचारीहरूको आवश्यकता पर्दछ । बैंकिङ क्षेत्रमा देखा परिरहेका विभिन्न जोखिमहरूलाई समेत दृष्टिगत गरी बैंकले उचित स्थानमा उचित योग्यता र क्षमता भएका कर्मचारीहरू परिचालन गरिरहेको छ ।

२०८१ असार मसान्तमा बैंकको कुल कर्मचारी संख्या १,९८२ रहेको छ जसमध्ये व्यवस्थापनस्तरका कर्मचारी १०१ जना रहेका छन् । बैंकमा कुल कर्मचारी संख्याको ६१.८१ प्रतिशत अर्थात् १,२२५ जना पुरुष र ३८.१९ प्रतिशत अर्थात् ७५७ जना महिला कर्मचारी रहेका छन् । बैंकले नयाँ कर्मचारीहरूको पदपूर्ति गर्दा कर्मचारी सेवा विनियमावली २०८० बमोजिम गर्दै आइरहेको छ । समीक्षा अवधिमा बैंकले बाह्य स्रोतको रूपमा सक्षम, क्षमतावान् र योग्य व्यक्तिहरूको पहिचान गरी १६२ जना नयाँ कर्मचारीहरू नियुक्त गरेको छ, जसमध्ये १५२ जना कर्मचारीहरूलाई सहायक स्तर पदमा र १० जना कर्मचारीहरूलाई अधिकृत पदमा नियुक्त गरेको छ । बैंकले आन्तरिक बढुवा प्रक्रियामार्फत १४६ जनालाई पदोन्नति गरेको छ । हाल बैंकमा २०, १५, १० र ५ वर्षभन्दा लामो अवधिसम्म सेवा गर्ने कर्मचारीहरूको संख्या क्रमशः १४, ८५, २५१ र १२४९ रहेको छ ।

यसैगरी, बैंकले बदलिँदो परिवेशमा कर्मचारीहरूको कार्य प्रभावकारिता बढाउन ज्ञान, क्षमता, सीप अभिवृद्धि एवं जोखिम व्यवस्थापनका लागि आन्तरिक तथा बाह्य रूपमा राष्ट्रिय-अन्तर्राष्ट्रिय तहमा विभिन्न तालिमहरूमा कर्मचारीहरूलाई सहभागी गराउँदै आएको छ । समीक्षा अवधिमा बैंकले ३११ वटा तालिम सञ्चालन गरेको छ, जसमा ६,४७३ जना कर्मचारीको सहभागिता थियो । साथै,

समीक्षा अवधिमा e-learning पोर्टलमार्फत बैंकले तीनवटा अनलाइन परीक्षा सञ्चालन गरी कर्मचारीहरूको ज्ञान तथा सीप अभिवृद्धि गरेको थियो ।


बैंकले कर्मचारीहरूको पदपूर्ति, वृत्ति विकास, तालिम, तलब, भत्ता तथा अन्य सुविधा, हाजिर र बिदा, आचारसंहितालगायतका कुराहरू समेटिएको कर्मचारी सेवा विनियमावली २०८० नेपाल राष्ट्र बैंकबाट स्वीकृतिप्रश्नात् लागू गरिसकेको छ । विद्यमान मानव संसाधन प्रक्रियालाई प्रभावकारी बनाउन बैंकले जनशक्ति व्यवस्थापन कार्यालाई डिजिटली रूपान्तरण गर्न नयाँ सफ्टवेयर, Human Capital Management System कार्यान्वयन गरेको छ ।

गत आ.व.मा प्रदेश कार्यालयमा केन्द्रीय कर्जा प्रशासन विभाग तथा कर्जा जोखिम विभागअन्तर्गत आवश्यक कर्मचारीहरू पदस्थापन गरिएको थियो । प्रादेशिक कार्यालयहरूलाई अभ व्यवस्थित एवं सुसंगठित बनाउन आगामी आ.व.मा निक्षेप, सामान्य प्रशासन, सूचना प्रविधि, आन्तरिक लेखापरीक्षण, मानव संसाधन विभागअन्तर्गतका आवश्यक कर्मचारीहरूको प्रदेश कार्यालयमा पदस्थापन गर्ने लक्ष्य बैंकले राखेको छ । आगामी आ.व.मा बैंकले तालिम तथा विकासलाई अभ व्यवस्थित बनाउन e-learning प्रक्रियालाई जोड दिनुका साथै कर्मचारी सहभागिता तथा कर्मचारी पहिचानलाई प्राथमिकता दिने योजना बनाएको छ ।


कर्मचारीहरूबीच तनावमुक्त वातावरण सिर्जना गर्न, सहकार्यलाई प्रोत्साहन गर्न र आपसी सम्बन्धहरू सुदृढ बनाउनका लागि बैंकले नियमित रूपमा खेलकुद कार्यक्रमहरू, तीज उत्सव र अन्य कर्मचारीको सहभागिता रहने विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्छ । साथै, बैंकले बाह्य खेलकुद प्रतियोगिताहरूमा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ, जसमध्ये फुटसल, क्रिकेट, टेबुलटेनिसलगायतका खेलहरूमा भाग लिँदै फुटसल प्रतियोगितामा ट्रफी जित्न सफल भएको छ ।

तालिम

प्रदेश स्तरीय सम्पन्न तालिम




कर्पोरेट स्तर अनुसार गरिएको तालिम सञ्चालन




- सहायक
- कार्यकारी
- व्यवस्थापकीय
- अधिकृत
- सपोर्ट

आर्थिक तर्फमा सञ्चालन गरिएका कुल तालिम



कर्मचारी संख्या



तह अनुसार


| कर्पोरेट तह | कर्मचारी संख्या |
|-----------------|-----------------|
| सहायक तह | १३४४ |
| करार तह | १ |
| व्यवस्थापकीय तह | १०० |
| अधिकारी तह | ५२७ |
| अन्य | १० |
| जम्मा | १९८२ |

प्रदेश अनुसार

| प्रदेश | कर्मचारी संख्या |
|--------------|-----------------|
| कोशी | २३५ |
| मधेस | २१० |
| बागमती | १०२१ |
| गण्डकी | १६५ |
| लुम्बिनी | २३६ |
| कर्णाली | २८ |
| सुदूरपश्चिम | ८७ |
| जम्मा | १९८२ |

शिक्षा अनुसार

| डिग्रीको नाम | कर्मचारी संख्या |
|----------------------------------|-----------------|
| एसीसीए/सीए | २६ |
| स्नातक - अन्य | ३१ |
| ईएमबीए | १५ |
| स्नातक - आईटी | ३२ |
| बीबीए/बीबीएम/बीबीएस | ९२८ |
| एल.एल.बी. | १ |
| एल.एल.एम. | ३ |
| एम.फिल | २ |
| एमबीए/एमबीएम/एमबीएस | ८६२ |
| स्नातकोत्तर - आईटी | ५ |
| अर्थशास्त्रमा स्नातकोत्तर डिग्री | ९ |
| स्नातकोत्तर - अन्य | १८ |
| अन्य | ५० |
| जम्मा | १९८२ |



१३. सञ्चालक समिति एवं सञ्चालकस्तरीय समितिहरू

१३.१ सञ्चालक समिति (Board of Directors)

बैंकको समग्र सञ्चालन एवं व्यवस्थापनका लागि नीतिगत निर्णय गर्ने, प्रचलित कानून एवं बैंकको आन्तरिक नीति नियमबमोजिम विभिन्न प्रस्तावहरू स्वीकृत गर्ने, बैंकको अल्पकालीन एवं दीर्घकालीन योजना एवं रणनीति तर्जुमा गर्ने, व्यवसायसँग सम्बन्धित विभिन्न प्रकारका जोखिमहरू जस्तै; कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिम, तरलता जोखिमलगायतका विषयहरूमा निरन्तर छलफल गरी विभिन्न निर्णय गर्ने र सोको अनुगमन गर्न सञ्चालक समिति निरन्तर सक्रिय रहेको छ। यसका लागि सञ्चालक समितिले प्रचलित कानून एवं नियमनकारी निकायहरूले तोकेका मापदण्डहरूलाई समेत ख्याल गर्दै नियमित तवरले बैठकहरू बसी उपयुक्त निर्णय लिँदै आएको छ।

बैंकको सञ्चालक समितिमा देहायबमोजिमका सदस्यहरू क्रियाशील हुनुहुन्छ:

| क्र.सं. | नाम | पद | शैक्षिक योग्यता | नियुक्ति भएको मिति |
|---------|--|-------------------|---------------------|--------------------|
| १ | श्री मनोज कुमार केडिया (प्रतिनिधि-प्रुडेन्सियल इन्भेस्टमेन्ट कम्पनी प्रा.लि., संस्थापक समूह) | अध्यक्ष | प्रवीणता प्रमाणपत्र | |
| २ | श्री नरेन्द्र कुमार अग्रवाल (संस्थापक समूह) | सञ्चालक | बी.कम. | |
| ३ | श्री राहुल अग्रवाल (संस्थापक समूह) | सञ्चालक | एम.बी.ए. | २०७७ माघ १६ |
| ४ | श्री दिनेश शंकर पालिखे (प्रतिनिधि- गिन्नी इन्भेस्टमेन्ट प्रा.लि., सर्वसाधारण समूह) | सञ्चालक | एम.बी.ए. | |
| ५ | श्री अंकित केडिया (प्रतिनिधि- लिभरेज होल्डिङ्स प्रा.लि., सर्वसाधारण समूह) | सञ्चालक | एम.बी.ए. | |
| ६ | श्री मिना कुमारी सैंजु | स्वतन्त्र सञ्चालक | एम.बी.ए. | २०७८ वैशाख १४ |

क्र.सं. १, २, ३, ४ र ५ का सञ्चालकहरू बैंकको १९औं वार्षिक साधारणसभाबाट निर्वाचित हुनुभएको हो। मिति २०७८/०९/१४ गते बसेको सञ्चालक समितिको ३६९औं बैठकले स्वतन्त्र सञ्चालकमा श्री मिना कुमारी सैंजुलाई नियुक्त गरेकोमा उक्त नियुक्ति बैंकको मिति २०७८ पुस ३० गते सम्पन्न भएको बीसाँ वार्षिक साधारणसभाले अनुमोदन गरेको हो।

समीक्षा अवधिमा सञ्चालक समितिमा कुनै हेरफेर भएको छैन।

सञ्चालक समितिको बैठक

विद्यमान ऐन तथा बैंकको नियमावलीको प्रावधानअनुरूप बैंकको सञ्चालक समितिको बैठक नियमित रूपमा बस्ने

यसैगरी, बाह्य एवं आन्तरिक लेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएका विवरण तथा सुझावहरूमाथि सञ्चालक समितिमा छलफल भई लेखापरीक्षकले राख्नुभएका सुझावहरूलाई कार्यान्वयन गर्न व्यवस्थापनलाई आवश्यक निर्देशन दिने एवं सोको कार्यान्वयनको अवस्थाबारे सञ्चालक समितिमा समीक्षा गर्ने गरिएको छ।

यसैगरी, लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधा समिति तथा सम्पत्ति शुद्धीकरण निवारण समितिमा विभिन्न विषयहरूउपर भएको छलफल, सुझाव र निर्देशनसहितको प्रतिवेदन नियमित रूपमा सञ्चालक समितिमा पेस गरी सोउपर नियमित छलफल एवं आवश्यक निर्णयहरू लिने गरिएको छ।

गरेको छ। सञ्चालक समितिका बैठकहरूमा बैंकका प्रमुख कार्यकारी अधिकृत स्थायी आमन्त्रित सदस्य रहनुभएको छ। समितिका बैठकहरूमा मुख्यतया निम्नबमोजिमका विषयमा छलफल गरी उपयुक्त निर्णय लिइएको थियो।

- ◆ विभिन्न कर्जा प्रस्तावहरूउपर आवश्यक छलफल, समीक्षापश्चात् स्वीकृति तथा अनुमोदन।
- ◆ बैंकको आ.व. २०७९/८० र २०८०/८१ को बजेट तथा वार्षिक योजनासम्बन्धी त्रैमासिक समीक्षा।
- ◆ आ.व. २०७९/८० र २०८०/८१ को नेपालका वाणिज्य बैंकहरूको त्रैमासिक रूपमा तुलनात्मक वित्तीय प्रगति विवरणसम्बन्धमा।
- ◆ बैंकको आ.व. २०७९/८० र २०८०/८१ को लगानी

- विवरणको त्रैमासिक रूपमा समीक्षा सम्बन्धमा ।
- ♦ बैंकको आ.व. २०७९/८० को वार्षिक वित्तीय विवरण स्वीकृत गर्ने सम्बन्धमा ।
- ♦ बैंकको आ.व. २०८०/८१ को वार्षिक बजेट तथा कार्ययोजना स्वीकृत गर्ने सम्बन्धमा ।
- ♦ बैंकको पञ्चवर्षीय योजना (२०८०/८१-२०८४/८५) स्वीकृत गर्ने सम्बन्धमा ।
- ♦ "Policy and Procedures for Credit Process and Management of Working Capital Loan, 2023" को तेस्रो संशोधन सम्बन्धमा छलफल ।
- ♦ बैंकको आर्थिक प्रशासन विनियमावली, २०८० को स्वीकृति सम्बन्धमा ।
- ♦ संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिने सहयोग सम्बन्धमा ।
- ♦ Operational Risk Management Policy Framework, 2023, Version 3.0 को स्वीकृति सम्बन्धमा ।
- ♦ Compliance Policy 2023, Version 3.0 को स्वीकृति सम्बन्धमा ।
- ♦ Digital Payment Policy, 2024, Version 3.0. को स्वीकृति सम्बन्धमा ।
- ♦ Record Management Policy, 2023, Version 1.0. को स्वीकृति सम्बन्धमा ।
- ♦ शैक्षिक कर्जाको प्रोडक्ट पेपर संशोधन सम्बन्धमा ।
- ♦ Product Development Policy, 2023 को स्वीकृति सम्बन्धमा ।
- ♦ Anti-Bribery & Anti-Corruption Policy 2024, Version 2.0. को स्वीकृति सम्बन्धमा ।
- ♦ KYC and AML/CFT Policy 2024, Version 6.0. को स्वीकृति सम्बन्धमा ।
- ♦ Information Security Policy Version 2.0, 2024 को स्वीकृति सम्बन्धमा ।
- ♦ 'कर्मचारी सेवा विनियमावली, २०८०' को स्वीकृति सम्बन्धमा ।
- ♦ शाखा कार्यालयलाई आवश्यक पर्ने भवनको Lease एवं विद्यमान शाखा कार्यालयको Lease Agreement नवीकरण सम्बन्धमा ।
- ♦ गैरबैंकिङ सम्पत्ति (NBA) को लेखाड्कन तथा बिक्री स्वीकृति सम्बन्धमा ।
- ♦ गैरबैंकिङ सम्पत्ति (NBA) को बिक्री गर्ने उच्चतम

- बोलकबोल रकम (Highest Bid Amount) स्वीकार गर्ने सम्बन्धमा ।
- ♦ Modular Data Center को आपूर्ति, वितरण, स्थापना र Commissioning का लागि म्याद थप गर्ने सम्बन्धमा ।
- ♦ राष्ट्र बैंकको स्थलगत निरीक्षणको प्रतिवेदन सम्बन्धमा ।
- ♦ राष्ट्र बैंकले बैंकको अपरिष्कृत वित्तीय विवरण वैत मसान्त २०८० का आधारमा गरेको स्थलगत निरीक्षणको प्रतिवेदन सम्बन्धमा ।
- ♦ लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति तथा सम्पत्ति शुद्धीकरण निवारण समितिबाट त्रैमासिक रूपमा पेस गरिएका प्रतिवेदन सम्बन्धमा ।
- ♦ Policy for selection and appointment of External Auditor, Version 1.0, 2024 को स्वीकृति सम्बन्धमा ।
- ♦ ATM Machines तथा Personal Computers आदि एकमुष्ट खरिद गर्ने सम्बन्धमा ।
- ♦ नेपाल धितोपत्र बोर्डमा पेस गर्नुपर्ने संस्थागत सुशासन प्रतिवेदन २०८० सम्बन्धमा ।
- ♦ बैंकको २२औं वार्षिक साधारणसभा सम्बन्धमा ।
- ♦ आ.व. २०८०/८१ को व्यवस्थापन कर्जा समिति (एमसीसी) ले प्रदान गरेको कर्जा सुविधाको त्रैमासिक विवरण सम्बन्धमा ।
- ♦ सिद्धार्थ बैंक लिमिटेडको व्यवस्थापन तथा सिद्धार्थ बैंक लिमिटेड कर्मचारी संघबीच सम्पन्न सामूहिक सम्झौताको अनुमोदन सम्बन्धमा ।
- ♦ संस्थापक शेयर हक हस्तान्तरण/बिक्री सम्बन्धमा ।
- ♦ पुँजी पर्याप्तता प्रयोजनका लागि ऋणपत्र जारी गर्ने सम्बन्धमा ।
- ♦ काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको सम्बन्धमा ।

समीक्षा अवधिमा सञ्चालक समितिका बैठक नं. ४९६ देखि बैठक नं. ४३२ सम्म गरी जम्मा १७ वटा बैठक बसेका थिए । उल्लिखित सञ्चालक समितिका सम्पूर्ण बैठकहरूमा आवश्यक गणपूरक संख्या पुगी सम्पन्न गरिएको थिए । ती बैठकका निर्णयमा कुनै पनि सञ्चालकले भिन्न मत राख्नुभएको थिएन । आ.व. २०८०/८१ मा सञ्चालक समितिका बैठकसम्बन्धी विवरण यस प्रकार छन्:

| क्र.सं | बैठक नं. | मिति | | उपस्थित सञ्चालकको संख्या | अनुपस्थित सञ्चालकको नाम | अनुपस्थित हुनुको कारण |
|--------|-------------|------------|------------|--------------------------------|-----------------------------|------------------------------------|
| | | वि.सं. | इ.सं. | | | |
| १ | ४१६ | २०८०/०५/१३ | २०२३/०८/३० | ६ | — | — |
| २ | ४१७ | २०८०/०६/०२ | २०२३/०९/१९ | ५ | श्री अंकित केडिया | विदेश भ्रमणमा रहनु भएकाले । |
| ३ | ४१८ | २०८०/०६/२४ | २०२३/१०/११ | ६ | — | — |
| ४ | ४१९ | २०८०/०७/१३ | २०२३/१०/३० | ५ | श्री नरेन्द्र कुमार अग्रवाल | पूर्वनिर्धारित विशेष काम परेकाले । |
| ५ | ४२० | २०८०/०८/०४ | २०२३/११/२० | ५ | श्री अंकित केडिया | विदेश भ्रमणमा रहनुभएकाले । |
| ६ | ४२१ | २०८०/०८/२० | २०२३/१२/०६ | ५ | श्री अंकित केडिया | विदेश भ्रमणमा रहनुभएकाले । |
| ७ | ४२२ | २०८०/०९/२५ | २०२४/०१/१० | ६ | — | — |
| ८ | ४२३ | २०८०/१०/१९ | २०२४/०२/०२ | ६ | — | — |
| ९ | ४२४ | २०८०/१०/२१ | २०२४/०२/०४ | ६ | — | — |
| १० | ४२५ | २०८०/११/२९ | २०२४/०३/१२ | ६ | — | — |
| ११ | ४२६ | २०८१/०१/०९ | २०२४/०४/२१ | ६ | — | — |
| १२ | ४२७ | २०८१/०१/२० | २०२४/०५/०२ | ६ | — | — |
| १३ | ४२८ | २०८१/०२/०८ | २०२४/०५/२१ | ५ | श्री अंकित केडिया | अस्वरथ रहनुभएकाले । |
| १४ | ४२९ | २०८१/०२/२७ | २०२४/०६/०९ | ६ | — | — |
| १५ | ४३० | २०८१/०२/२७ | २०२४/०६/०९ | ६ | — | — |
| १६ | ४३१ | २०८१/०३/२४ | २०२४/०७/०८ | ६ | — | — |
| १७ | ४३२ | २०८१/०३/२७ | २०२४/०७/११ | ४ | श्री नरेन्द्र कुमार अग्रवाल | पूर्वनिर्धारित विशेष काम परेकाले । |
| | | | | | श्री मिना कुमारी सैंजु | विदेश भ्रमणमा रहनु भएकाले । |

समीक्षा अवधिमा सञ्चालक समितिको बैठकमा सञ्चालकहरूको उपस्थिति एवं सदस्यहरूलाई प्रदान गरिएको बैठक भत्ता निम्नअनुसार रहेको छ:

| क्र.सं | सञ्चालक समितिको सदस्यहरूको नाम | उपस्थित भएको बैठक संख्या | * बैठक भत्ता रु. |
|--------|---|--------------------------------|---------------------|
| १ | श्री मनोज कुमार केडिया, अध्यक्ष | १७/१७ | ३,०६,०००/- |
| २ | श्री नरेन्द्र कुमार अग्रवाल, सञ्चालक | १४/१७ | १,९६,०००/- |
| ३ | श्री राहुल अग्रवाल, सञ्चालक | १७/१७ | २,३८,०००/- |
| ४ | श्री दिनेश शंकर पालिखे, सञ्चालक | १७/१७ | २,३८,०००/- |
| ५ | श्री अंकित केडिया, सञ्चालक | १४/१७ | १,९६,०००/- |
| ६ | श्री मिना कुमारी सैंजु, स्वतन्त्र सञ्चालक | १६/१७ | २,२४,०००/- |

* मिति २०७८/०९/३० गते सम्पन्न बीसाँ वार्षिक साधारणसभाबाट पारित र नेपाल राष्ट्र बैंकको स्वीकृति तथा नियमावलीमा व्यवस्था भएबमोजिम मिति २०७८ फाल्गुण ०९ मा बसेको सञ्चालक समितिको ३८९औं बैठकदेखि प्रतिबैठक भत्ता अध्यक्षलाई रु. १८,००० र सदस्यलाई रु. १४,००० प्रदान गरिएको ।

१३.२ सञ्चालकस्तरीय समितिहरू

प्रचलित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३, कम्पनी ऐन २०६३, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, सूचीकृत संगठित संस्थाहरूको सुशासनसम्बन्धी निर्देशिका, २०७४ तथा बैंकको नियमावलीबमोजिम

बैंकमा निम्नबमोजिम सञ्चालक संयोजक रहने गरी सञ्चालकस्तरीय लेखापरीक्षण समिति, जोखिम व्यवस्थापन समिति, कर्मचारी सेवा सुविधासम्बन्धी समिति र सम्पत्ति शुद्धीकरण निवारण समिति गरी जम्मा चार नियमित समितिहरू क्रियाशील रहेका छन् ।

(क) लेखापरीक्षण समिति (Audit Committee)

कम्पनी ऐन २०६३, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम बैंकमा देहायबमोजिमको लेखापरीक्षण समिति क्रियाशील रहेको छ ।

| क्र.सं | लेखापरीक्षण समितिका सदस्यहरूको नाम | पद |
|--------|--|---------------|
| १ | श्री दिनेश शंकर पालिखे, सञ्चालक | संयोजक |
| २ | श्री नरेन्द्र कुमार अग्रवाल, सञ्चालक | सदस्य |
| ३ | * श्री संजय प्रधान, प्रबन्धक आन्तरिक लेखापरीक्षण विभाग, प्रमुख | सदस्य सचिव |

* आन्तरिक लेखापरीक्षण विभाग प्रमुख श्री निराकारबहादुर सिंह यस समितिको सदस्यसचिव रहनुभएकोमा मिति २०८० भाद्र ३१ गते सुदूर-पश्चिम प्रदेश कार्यालय प्रमुखमा नियुक्त भएपश्चात् श्री संजय प्रधान सदस्यसचिव रहनुभएको छ ।

यस समितिको Terms of Reference (TOR) देहाय बमोजिम रहेको छ:

- ◆ प्रचलित कानुनबमोजिम इजाजतपत्रप्राप्त संस्थाको समग्र वित्तीय अवस्था, आन्तरिक नियन्त्रण, लेखापरीक्षण योजना र आन्तरिक लेखापरीक्षणमा औल्याइएका विषयहरूमा आवधिक रूपमा समीक्षा गरी सोसम्बन्धमा अपनाउनुपर्ने कदमबाटे व्यवस्थापनलाई आवश्यक निर्देशन दिने र सोसम्बन्धी सुझाव सञ्चालक समितिमा पेस गर्ने ।
- ◆ बाह्य लेखापरीक्षकले पेस गरेको लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरू उपरसमीक्षा गरी सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन दिने ।
- ◆ नेपाल राष्ट्र बैंकबाट निरीक्षण तथा सुपरिवेक्षण गरी प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरूको कार्यान्वयन भए/नभएको सम्बन्धमा समीक्षा गर्ने तथा ती विषयहरूको अभिलेख गरी सञ्चालक समितिलाई जानकारी गराउने ।
- ◆ इजाजतपत्रप्राप्त संस्थाको वार्षिक वित्तीय विवरणलाई सही र यथार्थ बनाउन व्यवस्थापनलाई सहयोग गर्ने ।
- ◆ इजाजतपत्रप्राप्त संस्थाको कारोबारको हर-हिसाब सही र यथार्थ भएको सम्बन्धमा सञ्चालक समितिलाई विश्वस्त तुल्याउनुका साथै सम्भावित दायित्व र कर्जा वर्गीकरण गरी सोका लागि राज्ञुपर्ने व्यवस्थासम्बन्धमा नियमित रूपमा समीक्षा गर्ने ।
- ◆ प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट जारी गरिएका नियमन व्यवस्थाहरू पालना गरे/नगरेको सम्बन्धमा समितिले समीक्षा गर्नुका साथै सोसम्बन्धी व्यहोरा आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुपर्ने ।
- ◆ आन्तरिक लेखापरीक्षणसम्बन्धी विस्तृत कार्य प्रणाली तयार गरी सोका आधारमा आन्तरिक लेखापरीक्षण गराउनुपर्ने ।
- ◆ इजाजतपत्रप्राप्त संस्थाको काम कारबाहीमा नियमितता, मितव्ययिता, औचित्यता, प्रभावकारिताजस्ता कुराहरू अवलम्बन भए/नभएको बारे समीक्षा गरी सञ्चालक समितिलाई आवश्यक सुझाव दिने ।
- ◆ इजाजतपत्रप्राप्त संस्थाको त्रैमासिक वित्तीय विवरणको समीक्षा गरी सञ्चालक समितिसमक्ष प्रतिवेदन पेस गर्ने ।
- ◆ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ६१ र कम्पनी ऐन, २०६३ को दफा १६५ मा उल्लेख भएका कार्यहरू गर्ने ।
- ◆ वार्षिक आन्तरिक लेखापरीक्षण कार्य योजनाअन्तर्गत बैंकका विभिन्न शाखाहरू तथा विभिन्न विभागमा गरिएको लेखापरीक्षणसम्बन्धी छलफल ।
- ◆ बैंकका विभिन्न शाखा कार्यालयहरूका प्रतीतपत्र कारोबारसम्बन्धी लेखापरीक्षण प्रतिवेदनहरूबाटे छलफल ।
- ◆ लगानी तथा जोखिम व्यवस्थापनसम्बन्धी लेखापरीक्षण प्रतिवेदनहरू बारे छलफल ।
- ◆ बैंकको काम कारबाहीका सम्बन्धमा नियमितता, मितव्ययिता, औचित्यता र प्रभावकारिताजस्ता कुराहरू अवलम्बन भए/नभएको बारे समीक्षा गरी सञ्चालक समितिलाई आवश्यक सुझाव प्रदान ।
- ◆ आ.व २०८०/८१ को लागि बाह्य लेखापरीक्षणका लागि तीन जना लेखापरीक्षकहरूको नाम सञ्चालक समितिमा सिफारिस ।
- ◆ केन्द्रीय कार्यालयअन्तर्गतका विभिन्न विभागहरूको Concurrent Audit Report सम्बन्धी छलफल ।
- ◆ बैंकको त्रैमासिक वित्तीय विवरणसम्बन्धी समीक्षा ।
- ◆ बैंकको शाखा कार्यालयका Flash Report उपर छलफल ।
- ◆ बैंकको शाखा कार्यालयको कर्जामा देखिएको Early Warning Signal Report उपर छलफल ।
- ◆ बैंकको आन्तरिक लेखापरीक्षण विभागबाट प्रमाणित गरिएको पुँजीकोषको विवरण तथा आधारदरसम्बन्धी समीक्षा ।
- ◆ आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी छलफल ।
- ◆ बाह्य लेखापरीक्षकले पेस गरेको लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरूउपर समीक्षा तथा सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन ।
- ◆ नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागअन्तर्गत सुपरिवेक्षण टोलीबाट पेस भएको प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरूउपर समीक्षा तथा सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन ।
- ◆ आन्तरिक लेखापरीक्षण विभागको आ.व २०८०/८१ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार वर्तमान उपलब्धिउपर छलफल ।
- ◆ आ.व. २०८१/८२ को जोखिममा आधारित वार्षिक लेखापरीक्षण योजना (Risk Based Annual Audit Plan) को समीक्षा तथा स्वीकृति ।

समीक्षा अवधिमा यस समितिमा मुख्यतया निम्नबमोजिमका विषयहरूउपर छलफल, समीक्षा तथा निर्णय भएको थियो ।

आ.व. २०८०/८१ मा लेखापरीक्षण समितिको देहायबमोजिम जम्मा १९ वटा बैठक बसेका थिए ।

| क्र.स. | बैठक नं. | बैठक बसेको मिति | | क्र.स. | बैठक नं. | बैठक बसेको मिति | |
|--------|----------|-----------------|------------|--------|----------|-----------------|------------|
| | | वि.स. | ई.स. | | | वि.स. | ई.स. |
| १ | २१५ | ११/०४/२०८० | २७/०७/२०२३ | ११ | २२५ | १८/१०/२०८० | ०१/०२/२०२४ |
| २ | २१६ | २९/०४/२०८० | १४/०८/२०२३ | १२ | २२६ | ०९/११/२०८० | २१/०२/२०२४ |
| ३ | २१७ | १५/०५/२०८० | ०१/०९/२०२३ | १३ | २२७ | १५/११/२०८० | २७/०२/२०२४ |
| ४ | २१८ | २६/०५/२०८० | १२/०९/२०२३ | १४ | २२८ | २५/१२/२०८० | ०७/०४/२०२४ |
| ५ | २१९ | १८/०६/२०८० | ०५/१०/२०२३ | १५ | २२९ | २०/०१/२०८१ | ०२/०५/२०२४ |
| ६ | २२० | ०२/०७/२०८० | १९/१०/२०२३ | १६ | २३० | ३०/०१/२०८१ | १२/०५/२०२४ |
| ७ | २२१ | २१/०७/२०८० | ०७/११/२०२३ | १७ | २३१ | २४/०२/२०८१ | ०६/०६/२०२४ |
| ८ | २२२ | १७/०८/२०८० | ०३/१२/२०२३ | १८ | २३२ | १७/०३/२०८१ | ०१/०७/२०२४ |
| ९ | २२३ | २८/०८/२०८० | १४/१२/२०२३ | १९ | २३३ | ३०/०३/२०८१ | १४/०७/२०२४ |
| १० | २२४ | १८/०९/२०८० | ०३/०१/२०२४ | | | | |

आ.व. २०८०/८१ मा लेखापरीक्षण समितिको बैठकहरूमा सदस्यको उपस्थिति एवं बैठक भत्ता रकमको विवरण देहाय बमोजिम रहेको छ:

| क्र.स. | सदस्यको नाम | उपस्थित भएको बैठक संख्या | बैठक भत्ता रु. |
|--------|--|--------------------------|----------------|
| १ | श्री दिनेश शंकर पालिखे, सञ्चालक, संयोजक | १९/१९ | २,६६,००० |
| २ | श्री नरेन्द्र कुमार अग्रवाल, सञ्चालक, सदस्य | १९/१९ | २,६६,००० |
| ३ | श्री संजय प्रधान, प्रबन्धक-आन्तरिक लेखापरीक्षण विभाग, सदस्य सचिव | १५/१५ | - |
| ४ | श्री निराकार बहादुर सिंह, आन्तरिक लेखापरीक्षण विभाग-प्रमुख, सदस्य सचिव | ४/४ | - |

* आन्तरिक लेखापरीक्षण विभाग प्रमुख श्री निराकार बहादुर सिंह यस समितिको सदस्यसचिव रहनुभएकोमा मिति २०८० भाद्र ३१ गते सुदूर-पश्चिम प्रदेश कार्यालय प्रमुखमा नियुक्त भएपश्चात् श्री संजय प्रधान सदस्यसचिव रहनुभएको छ ।

- ◆ आ.व. २०८०/८१ मा लेखापरीक्षण समितिको बैठकमा कुनै पनि सञ्चालक सदस्य अनुपस्थित हुनुभएको थिएन ।
- ◆ व्यवस्थापनबाट सहभागी हुने कुनै पनि पदाधिकारीलाई बैठक भत्ता प्रदान गरिएको छैन ।
- ◆ लेखापरीक्षण समितिले आफ्नो काम कारबाहीको प्रतिवेदन सञ्चालक समितिको मिति २०८०/०६/२४ गते बसेको ४१८औं, मिति २०८०/०७/१३ गते बसेको

४१९औं, मिति २०८०/०८/२० गते बसेको ४२१औं, मिति २०८०/११/२९ गते बसेको ४२५औं एवं मिति २०८१/०२/०८ गते बसेको ४२८औं सञ्चालक समिति बैठकमा पेस गरेको थियो ।

(ख) जोखिम व्यवस्थापन समिति (Risk Management Committee)

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको निर्देशन नं. ६ बमोजिम बैंकमा जोखिम व्यवस्थापन समिति क्रियाशील रहेको छ । यस समितिमा देहाय बमोजिमका सदस्यहरू रहनुभएको छ:

| क्र.स. | जोखिम व्यवस्थापन समितिको सदस्यहरूको नाम | पद |
|--------|---|-----------------------------------|
| १ | श्री नरेन्द्र कुमार अग्रवाल, सञ्चालक | संयोजक |
| २ | श्री दिनेश शंकर पालिखे, सञ्चालक | सदस्य (लेखापरीक्षण समिति- संयोजक) |
| ३ | श्री प्रविण निधि तिवारी, सञ्चालन अधिकृत -प्रमुख | सदस्य |
| ४ | श्री सुरेशराज महर्जन, विजनेश सपोर्ट/पेमेण्ट सोलुसन्स प्रमुख * | सदस्य |
| ५ | श्री शैलजा ज्ञावाली, प्रमुख-एकीकृत जोखिम व्यवस्थापन अधिकारी | सदस्य सचिव |

* विजनेश सपोर्ट/पेमेण्ट सोलुसन्स प्रमुख श्री सुरेशराज महर्जन यस समितिको सदस्य रहनुभएकोमा १३ भाद्र २०८० बाट श्री प्रविण निधि तिवारी यस समितिको सदस्यका रूपमा रहनु भएको छ ।

यस समितिको Terms of Reference देहायबमोजिम रहेका छन् ।

- ◆ विद्यमान जोखिम पहिचान तथा व्यवस्थापन प्रणालीको पर्याप्तता र उपयुक्ततासम्बन्धमा सञ्चालक समितिलाई जानकारी गराउने र उपयुक्त प्रणालीको विकासका लागि सुभाव दिने ।
- ◆ व्यावसायिक गतिविधिमा निहित जोखिमको स्तर, जोखिमवहन क्षमता, जोखिम व्यवस्थापनका लागि विकास गरेको रणनीति, नीतिगत व्यवस्था र मार्गदर्शनको नियमित पुनरावलोकन गरी सोको पर्याप्तताका सम्बन्धमा सञ्चालक समितिमा सुभाव पेस गर्ने ।
- ◆ व्यवस्थापनबाट नियमित रूपमा जोखिम व्यवस्थापन प्रतिवेदन लिई जोखिमको आकलन, मूल्यांकन, नियन्त्रण तथा अनुगमन के कसरी भझरहेको छ, सोसम्बन्धमा छलफल गर्ने र सञ्चालक समितिमा आवश्यक सुभाव पेस गर्ने ।
- ◆ जोखिम समायोजित सम्पत्तिअनुसार पुँजीको पर्याप्तता, आन्तरिक पुँजी विश्लेषण पद्धति (ICAAP), व्यावसायिक रणनीतिअनुरूप नीतिगत व्यवस्थाको पर्याप्तता, संस्थाले लिन सक्ने अधिकतम जोखिमसम्बन्धमा नियमित रूपमा छलफल तथा विश्लेषण गरी सञ्चालक समितिलाई आवश्यक राय, सुभाव प्रदान गर्ने ।
- ◆ जोखिम व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकबाट जारी गरिएका निर्देशन/मार्गनिर्देशन, संस्थाले निर्धारण गरेका आन्तरिक सीमा, उपयुक्त प्रचलनअनुरूप आवश्यक नीति एवं संरचना विकास गर्नका लागि सञ्चालक समितिलाई सुभाव दिने ।
- ◆ नियमित रूपमा दबाब परीक्षण (Stress Testing) गरी सोको परिणामउपर छलफल गरी सोका आधारमा भविष्यमा अपनाउनुपर्ने आवश्यक नीति निर्माण वा निर्णय प्रक्रियाका लागि सञ्चालक समितिमा सुभाव पेस गर्ने ।
- ◆ सञ्चालक समितिबाट भएको अनियायार प्रत्यायोजनको सीमा तथा औचित्यता विश्लेषण गरी सञ्चालक समितिमा आवश्यक सुभावसहितको प्रतिवेदन पेस गर्ने ।
- ◆ बैंकको सम्पत्ति संरचना, ती सम्पत्तिहरू परिचालनको अवस्था, त्यसबाट प्राप्त गर्न सकिने आय, सम्पत्तिहरूको गुणस्तरमा हुने वृद्धि/हास र सम्पत्ति दायित्व समिति (ALCO) बाट भएका कार्यहरूका सम्बन्धमा त्रैमासिक रूपमा विश्लेषण/समीक्षा गरी

- सञ्चालक समितिमा प्रतिवेदन पेस गर्ने ।
- ◆ अर्धतन्त्रको कुनै क्षेत्रमा उत्पन्न हुने समस्या वा परिवर्तनले संस्थाको वित्तीय अवस्थामा पार्न सक्ने असरका सम्बन्धमा अध्ययन गरी सोको निराकरणका लागि के कस्तो नीति अवलम्बन गर्नुपर्ने हो, आवश्यक सुभावसहित सञ्चालक समितिमा प्रतिवेदन पेस गर्ने ।
- समीक्षा अवधिमा यस समितिमा मुख्यतया निम्नबमोजिमका विषयमा छलफल, समीक्षा तथा निर्णय भएका थिए ।
- ◆ नीतिगत दस्तावेजहरूको तर्जुमा तथा पुनरावलोकन ।
- ◆ बैंकको जोखिम व्यवस्थापन समितिबाट आ.व. २०८०/८१ भएका निर्णयहरूको कार्यान्वयन स्थितिबारे छलफल ।
- ◆ बैंकको जोखिम व्यवस्थापनसम्बन्धी नीति तथा कार्यविधि अझ प्रभावकारी बनाउन समीक्षा एवं छलफल ।
- ◆ आ.व. २०८०/८१ मा बैंकको प्राथमिक पुँजीको ५० प्रतिशत देखि १०० प्रतिशत तथा प्राथमिक पुँजीभन्दा बढी लगानी भएका क्षेत्रगत कर्जाहरूका सम्बन्धमा ।
- ◆ कर्जासम्बन्धी विभिन्न प्रमुख जोखिम सूचकाङ्कहरूसम्बन्धी छलफल ।
- ◆ सम्पत्ति दायित्व व्यवस्थापन समितिले गरेका निर्णयहरूसम्बन्धी छलफल ।
- ◆ बैंकको वार्षिक जोखिम आकलनको विवरणसम्बन्धी छलफल ।
- ◆ आन्तरिक पुँजीकोष पर्याप्तता नीति (ICAAP Policy) अन्तर्गत वार्षिक आन्तरिक पुँजीकोष पर्याप्तता प्रतिवेदन विवरणसम्बन्धी छलफल ।
- ◆ त्रैमासिक ICAAP प्रतिवेदनको समीक्षा तथा छलफल ।
- ◆ बैंकको पुँजीको अवस्था तथा समान पुँजीको अवस्था भएका अन्य बैंकहरूसँग भएको तुलना, नियमनकारी निकायबाट भएको परिवर्तनले बैंकको पुँजीमा पर्ने प्रभावसम्बन्धी समीक्षा तथा छलफल ।
- ◆ कर्जा जोखिम, बजार जोखिम, सञ्चालन जोखिम, सूचना प्रविधि जोखिम मूल्यांकनसम्बन्धी वार्षिक कार्ययोजना प्रतिवेदनको समीक्षा तथा छलफल ।
- ◆ दबाब परीक्षण (Stress Testing) प्रतिवेदनसम्बन्धी त्रैमासिक समीक्षा तथा छलफल ।
- ◆ नेपालको जलविद्युतसम्बन्धी वर्तमान अवस्था तथा सम्भावित जलविद्युत आयोजनाहरू र जलविद्युत

- आयोजनाहरूमा बैंकले गरेको लगानीका सम्बन्धमा बृहत् समीक्षा तथा छलफल ।
- ◆ बैंक सञ्चालनमा विभिन्न विभागहरूको प्रमुख जोखिम सूचकहरूको ग्राह्य सीमा (Tolerance Limit) हरूको समीक्षा एवं छलफल ।
 - ◆ सञ्चालन जोखिम मूल्यांकन प्रतिवेदन (Operation Risk Assessment Report) सम्बन्धी त्रैमासिक समीक्षा तथा छलफल ।
 - ◆ बजार तथा तरलता जोखिम मूल्यांकन प्रतिवेदन (Market and Liquidity Risk Assessment Report) सम्बन्धी त्रैमासिक समीक्षा तथा छलफल ।
 - ◆ Adverse Media जोखिमसम्बन्धी छलफल ।
 - ◆ Operational and Support Function सँग सम्बन्धित प्रमुख जोखिम सूचकहरूको स्थिति अद्यावधिकसम्बन्धी त्रैमासिक समीक्षा तथा छलफल ।
 - ◆ शाखा र विभागद्वारा (Risk Management Application) मार्फत पहिचान गरिएको र रिपोर्ट गरिएको प्रमुख जोखिम घटनामा छलफल ।
 - ◆ वार्षिक तथा पञ्चवर्षीय रणनीतिक योजनाको कार्यस्थितिसम्बन्धी छलफल ।
 - ◆ Credit Risk Concentration Review Report सम्बन्धी त्रैमासिक समीक्षा तथा छलफल ।
 - ◆ सुदुरपश्चिम प्रदेशअन्तर्गतका शाखाहरूमा बढेको NPA बारे समीक्षा तथा छलफल ।
 - ◆ बैंकको NPA मा Gap Analysis सम्बन्धी समीक्षा तथा छलफल ।
 - ◆ अपर्याप्त कर्जा स्वपुँजी अनुपात र नेटवर्थ ऋणात्मक भएका वा लगातार तीन वर्षदेखि खुद नोकसानीमा रहेका सूक्ष्म निगरानीमा वर्गीकृत ऋणीहरूको समीक्षा तथा छलफल ।
 - ◆ Operational Risk Tolerance Limit को स्थितिसम्बन्धी त्रैमासिक समीक्षा तथा छलफल ।
 - ◆ स्ट्रेस टेस्टिङ फ्रेमवर्क, २०२४ तर्जुमाको पुनरावलोकनसम्बन्धी समीक्षा तथा छलफल ।
 - ◆ संशोधित ICAAP Policy तर्जुमाको पुनरावलोकनसम्बन्धी समीक्षा तथा छलफल ।
 - ◆ कर्जा जोखिम प्रतिवेदनसम्बन्धी त्रैमासिक समीक्षा तथा छलफल ।
 - ◆ Loss Accounts का लागि शाखा कार्यालयहरूद्वारा अवलम्बन तथा कार्यान्वयन गरेका कर्जा असुली

रणनीतिहरू तथा सोको समीक्षा तथा छलफल ।

- ◆ Backup Review and Recovery Testing of CBS and Critical System सम्बन्धमा छलफल ।
- ◆ Swift Customer Security Programme सम्बन्धमा छलफल ।
- ◆ Information Technology Risk Report सम्बन्धमा छलफल ।
- ◆ IT Assets Inventory List सम्बन्धमा छलफल ।
- ◆ External Web Vulnerability Management & Assessment सम्बन्धमा छलफल ।
- ◆ कर्मचारीहरूबीच सम्पन्न भएको Phishing Campaign को समीक्षा तथा छलफल ।

आ.व. २०८०/८१ मा जोखिम व्यवस्थापन समितिको बैठक नं. ५९ देखि बैठक नं. ६६ सम्म गरी जम्मा ०८ वटा बैठक बसेका थिए । ती बैठकहरू मिति २०८०/०४/२९ (१४ अगस्ट २०२३), २०८०/०५/१३ (३० अगस्ट २०२३), २०८०/०८/२८ (१४ डिसेम्बर २०२३), २०८०/०९/०९ (१७ डिसेम्बर २०२३), २०८०/१२/०२ (१५ मार्च २०२४), २०८१/०१/२१ (०३ मे २०२४), २०८१/०१/३० (१२ मे २०२४) र २०८१/०२/०९ (२२ मे २०२४) मा बसेका थिए ।

आ.व. २०८०/८१ मा जोखिम व्यवस्थापन समितिका बैठकहरूमा सदस्यको उपस्थिति एवं बैठक भत्ता रकमको विवरण देहायबमोजिम रहेको छ ।

| क्र.सं. | जोखिम व्यवस्थापन समितिको सदस्यहरूको नाम | उपस्थित भएको बैठक संख्या | बैठक भत्ता रु. |
|---------|--|--------------------------|----------------|
| १ | श्री नरेन्द्र कुमार अग्रवाल, संयोजक, सञ्चालक | १०/१० | ९४०,०००/- |
| २ | श्री दिनेश शंकर पालिखे, सदस्य, सञ्चालक | १०/१० | ९४०,०००/- |
| ३ | श्री सुरेशराज महर्जन प्रमुख बिजनेश सर्पोट/पेमेण्ट सोलुसन्स | २/२ | - |
| ४ | श्री प्रविण निधि तिवारी, प्रमुख-सञ्चालन अधिकृत * | ८/८ | - |
| ५ | श्री शैलजा झवाली, सदस्य सचिव, प्रमुख-एकीकृत जोखिम व्यवस्थापन अधिकारी | ८/८ | - |

* बिजनेश सर्पोट/पेमेण्ट सोलुसन्स प्रमुख श्री सुरेशराज महर्जन यस समितिको सदस्य रहनुभएकोमा १३ भाद्र २०८० बाट श्री प्रविण निधि तिवारी यस समितिको सदस्य रहनुभएको छ ।

- ◆ आ.व. २०८०/८१ मा जोखिम व्यवस्थापन समितिको बैठकमा कुनै पनि सञ्चालक सदस्य अनुपस्थित हुनुभएको थिएन ।
- ◆ जोखिम व्यवस्थापन समितिको बैठकमा व्यवस्थापनबाट सहभागी हुने कुनै पनि पदाधिकारीलाई बैठक भत्ता प्रदान गरिएको छैन ।

(ग) कर्मचारी सेवा सुविधा समिति (Employees Facilities Related Committee)

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको निर्देशन नं. ६ बमोजिम बैंकमा कर्मचारी सेवा सुविधा समिति क्रियाशील रहेको छ । यस समितिमा देहायबमोजिमका सदस्यहरू रहेका छन्:

| क्र.स. | कर्मचारी सेवा सुविधा समितिका सदस्यहरूको नाम | पद |
|--------|---|---------------|
| १ | श्री राहुल अग्रवाल, सञ्चालक | संयोजक |
| २ | श्री अंकित केडिया, सञ्चालक | सदस्य |
| ३ | श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत | सदस्य |
| ४ | श्री रामेश्वर प्रसाद बस्याल, नायव प्रमुख कार्यकारी अधिकृत | सदस्य |
| ५ | श्री पंकज पन्त, मानव संशाधन विभाग-प्रमुख | सदस्य सचिव |

यस समितिको Terms of Reference देहाय बमोजिम रहेका छन्:

- ◆ संस्थाको 'पारिश्रमिक निर्धारण नीति' तर्जुमा गर्न सञ्चालक समितिलाई आवश्यक सहयोग गर्ने ।
- ◆ समितिले समय-समयमा सम्पूर्ण कर्मचारीको पारिश्रमिक संरचनाको अध्ययन तथा विश्लेषण गर्ने र बजारको पारिश्रमिक संरचनामा आएको परिवर्तनले संस्थामा पार्ने प्रभावका सम्बन्धमा नियमित रूपले अध्ययन गरी सञ्चालक समितिसमक्ष प्रतिवेदन पेस गर्ने ।
- ◆ संस्थाको 'पारिश्रमिक निर्धारण नीति'बमोजिम प्रचलित कानून तथा नीति निर्देशनमा उल्लिखित व्यवस्थाहरूको पालना हुने गरी प्रमुख कार्यकारी अधिकृतलगायत सम्पूर्ण कर्मचारीहरूको पारिश्रमिक वृद्धि गर्नुपर्ने देखिएमा सोका आधारहरूसहित सञ्चालक समितिमा सिफारिस गर्ने ।
- ◆ संस्थाका कर्मचारीहरूले सम्पादन गर्नुपर्ने कार्य विवरण, लक्ष्य र प्रगति मूल्यांकनका परिसूचकहरूसमेत विकास गरी सोबमोजिम निजहरूको कार्यसम्पादन मूल्यांकन प्रणालीको पुनरावलोकन गर्ने ।

- ◆ जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यहरू भर्ना, छनोट, नियुक्ति, पदस्थापन, सर्कारी, बढुवा, वृत्तिविकास, कार्यसम्पादन मूल्यांकन, पुरस्कार तथा सजाय र श्रसम्बन्धी योजना, नीति तथा मापदण्डहरू तयार गरी सञ्चालक समितिसमक्ष पेस गर्ने ।
- ◆ कर्मचारी नीति तथा कार्यरत कर्मचारी संरचनाको समीक्षा गर्ने र Succession Planning तयार गरी स्वीकृतिका लागि सञ्चालक समितिसमक्ष सिफारिस गर्ने ।
- ◆ प्रमुख कार्यकारी अधिकृतले आफ्नो सेवा सुविधासँग सम्बन्धित विषयमा छलफल गर्न बसेको समितिको बैठकमा भाग लिन पाउने छैनन् ।

समीक्षा अवधिमा यस समितिमा मुख्यतया निम्नबमोजिमका विषयमा छलफल, समीक्षा तथा निर्णय भएका थिए:

- ◆ बैंक कर्मचारी संघको माग २०८० को रिथित अद्वावधिकसम्बन्धमा ।
- ◆ २०८० साउनदेखि २०८० मंसिरसम्म बैंकको मानव संसाधन गतिविधिहरूको विस्तृत पुनरावलोकनसम्बन्धमा ।
- ◆ मानव संसाधन विभागको नयाँ ऐसओपी तथा नीतिको ड्राफ्टको छलफल ।
- ◆ सिद्धार्थ बैंक लि. तथा बैंक कर्मचारी संघबीच भएको सामूहिक सम्झौताको छलफल ।
- ◆ स्वैच्छिक सेवा निवृत्ति योजना (भीआरएस) प्रस्तावसम्बन्धमा छलफल ।
- ◆ केन्द्रीय बैंकद्वारा कर्मचारी सेवा विनियमावली स्वीकृत गर्नसम्बन्धी छलफल ।
- ◆ सहायक प्रबन्धक तथा सोभन्दा माथिको कर्मचारीको तलब स्केल पुनरावलोकनसम्बन्धमा ।
- ◆ कर्मचारी सवारी कर्जा योजनामा ईमीको समावेशसम्बन्धमा छलफल ।
- ◆ विदेशमा कार्यरत कर्मचारीको भत्ताको समीक्षासम्बन्धमा ।
- ◆ कार्यसम्पादन मूल्यांकनसम्बन्धमा छलफल ।
- ◆ कर्मचारी सवारी कर्जा योजनामा भएको प्रमुख परिवर्तनको सम्बन्धमा छलफल ।
- ◆ कर्मचारी सेवा विनियमावली, २०८० मा भएको प्रस्तावित संशोधनसम्बन्धमा छलफल ।

आ.व. २०८०/८१ मा कर्मचारी सेवा सुविधा समितिको जम्मा ६ वटा बैठक बसेका थिए । ती बैठकहरू मिति

२०८०/०६/२४ (११ अक्टोबर २०२३), २०८०/०९/१३ (२ ९ डिसेम्बर २०२३), २०८०/०९/२४ (०९ जनावरी २०२४), २०८०/१०/११ (०२ फेब्रुवरी २०२४), २०८१/०२/०८ (२१ मे २०२४) र २०८१/०२/२५ (०७ जुन २०२४) मा बसेका थिए ।

आ.व. २०८०/८१ मा कर्मचारी सेवा सुविधा समितिका बैठकहरूमा सदस्यको उपस्थिति एवं बैठक भत्ता रकमको विवरण देहायबमोजिम छन्:

| क्र.सं. | कर्मचारी सेवा सुविधा समितिका सदस्यहरूको नाम | उपस्थित भएको बैठक संख्या | बैठक भत्ता रु. |
|---------|---|--------------------------|----------------|
| १ | श्री राहुल अग्रवाल, सञ्चालक - संयोजक | ७/७ | ५६,००० |
| २ | श्री अंकित केडिया, सदस्य | ७/७ | ५६,००० |
| ३ | श्री सुन्दर प्रसाद कडेल, प्रमुख कार्यकारी अधिकृत-सदस्य | ६/७ | - |
| ४ | श्री रामेश्वर प्रसाद बस्याल, नायब प्रमुख कार्यकारी अधिकृत - सदस्य | ७/७ | - |
| ५ | श्री पंकज पन्त, मानव संशाधन विभाग-प्रमुख - सदस्य सचिव | ७/७ | - |

आ.व. २०८०/८१ मा कर्मचारी सेवा सुविधा समितिका बैठकमा कुनै पनि सञ्चालक सदस्य अनुपस्थित हुनुभएको थिएन ।

कर्मचारी सेवा सुविधा समितिको बैठकमा व्यवस्थापनबाट सहभागी हुने कुनै पनि पदाधिकारीलाई बैठक भत्ता प्रदान गरिएको छैन ।

(घ) सम्पत्ति शुद्धीकरण निवारण समिति (AML/CFT Committee)

नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको निर्देशन नं. ६ बमोजिम बैंकमा सम्पत्ति शुद्धीकरण निवारण समिति क्रियाशील रहेको छ । यस समितिमा देहायबमोजिमका सदस्यहरू रहनुभएको छ:

| क्र.सं. | सम्पत्ति शुद्धीकरण निवारण समितिका सदस्यहरूको नाम | पद |
|---------|---|---------------|
| १ | श्री मिना कुमारी रैंजु - स्वतन्त्र सञ्चालक | संयोजक |
| २ | श्री अंकित केडिया - सञ्चालक | सदस्य |
| ३ | श्री शैलजा झावाली, प्रमुख-एकीकृत जोखिम व्यवस्थापन अधिकारी | सदस्य |
| ४ | श्री सरोज काफ्ले, अनुपालन तथा संस्थागत सुशासन -प्रमुख | सदस्य |
| ५ | श्री चन्दन गुप्ता रैनियार, सम्पत्ति शुद्धीकरण निवारण विभाग-प्रमुख | सदस्य सचिव |

यस समितिका Terms of Reference देहाय बमोजिम रहेका छन्:

- ◆ सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन (इप्रा. निर्देशन नं. १९) बमोजिम भए/गरेका काम कारबाहीको समीक्षा गरी प्रतिवेदन सञ्चालक समितिमा पेस गर्ने ।
- ◆ सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०७३, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन तथा Financial Action Task Force (FATF) द्वारा जारी भएको सिफारिसबमोजिम बैंकले तर्जुमा तथा कार्यान्वयन गरेको आन्तरिक नीति, कार्यविधि तथा प्रक्रियागत पक्षहरूको पर्याप्ततासम्बन्धमा छलफल गरी आवश्यक नीतिगत व्यवस्था र सोको कार्यान्वयन गर्ने ।
- ◆ सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी पहिचान र सोको निवारणका लागि अपनाइएका र अपनाउनुपर्ने प्रक्रियागत पक्ष तथा सो कार्यमा प्रयोग हुने सूचना प्रविधि प्रणालीको पर्याप्ततासम्बन्धी छलफल गरी आवश्यक सुधारका लागि सञ्चालक समितिलाई सुझाव दिने ।
- ◆ ग्राहक पहिचानसम्बन्धी व्यवस्थाको विश्लेषण गरी उच्चपदस्थ व्यक्ति तथा अन्तिम हिताधिकारीलगायत जोखिम वर्गीकरणअनुसार ग्राहक पहिचान र ग्राहक स्वीकार नीति (Customer Acceptance Policy) तर्जुमा तथा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने गराउने ।
- ◆ सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी ऐन, नियमावली, नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशन, एवं बैंकको आन्तरिक नीति नियमको परिपालना तथा कार्यान्वयन अवस्थाका बारेमा त्रैमासिक प्रतिवेदन सञ्चालक समितिमा पेस गर्ने ।
- ◆ व्यवस्थापनबाट देहायबमोजिमका प्रतिवेदन/विवरण लिई छलफल गर्ने र आवश्यकताअनुसार सञ्चालक समितिलाई सुझाव दिने ।
 १. AML/CFT को जोखिम व्यवस्थापनसम्बन्धी प्रतिवेदन ।
 २. ग्राहक पहिचानको अद्यावधिक स्थिति, ग्राहक पहिचान पद्धति (CDD) को विवरण, PEPs को विवरण र बृहत् ग्राहक पहिचान पद्धति

(ECDD) को विवरण तथा यसलाई छिटो, छरितो र सूचना प्रविधिको प्रयोगमार्फत थप प्रभावकारी बनाउन भविष्यमा अवलम्बन गर्नुपर्ने नीतिगत, प्रक्रियागत र संरथागत सुधारका कार्यहरूको विवरण ।

३. आन्तरिक लेखापरीक्षण, बाह्य लेखापरीक्षण र नेपाल राष्ट्र बैंकको निरीक्षण प्रतिवेदनमा उल्लिखित सम्पति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कैफियतहरूउपर समीक्षा तथा सोसम्बन्धमा नीतिगत एवं प्रक्रियागत सुधार गर्नुपर्ने पक्षहरूको विस्तृत विवरण ।
- ◆ बैंकले नयाँ सेवा/सुविधा सुरुवात गर्दा, प्रविधि (IT System) खरिद गर्दा, वायर ट्रान्सफर गर्दा, ई-बैंकिङ/मोबाइल बैंकिङ (QR Code समेत), मोबाइल वालेटमार्फत रकम रकमान्तर गर्दा र अन्य अनलाइन/अफलाइनमार्फत हुने कारोबारमा निहित सम्पति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी जोखिमको विश्लेषण र सोको व्यवस्थापनका लागि नीतिगत एवं प्रक्रियागत पक्षमा गर्नुपर्ने आवश्यक सुधारहरूका सम्बन्धमा विस्तृत विवरण ।
- ◆ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सम्पति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी भएका विषयहरू/घटनाहरू र त्यसबाट बैंकलाई पर्न सक्ने असरहरूको विश्लेषण गरी जोखिम व्यवस्थापन गर्न के-कस्ता नीतिगत व्यवस्था गर्नुपर्ने हो, सोसम्बन्धमा आवश्यक सुभाव सञ्चालक समितिसमक्ष पेस गर्ने ।
- ◆ कार्यान्वयन अधिकारी, बैंकको चुक्ता पुँजीको २ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनी, सञ्चालक समितिका सदस्यहरू, उच्च व्यवस्थापनलाई र AML/CFT को कार्यमा प्रत्यक्ष तथा नियमित रूपमा संलग्न हुने कर्मचारीहरूलाई AML/CFT सम्बन्धी विषयमा उपयुक्त ज्ञान हस्तान्तरण कार्यक्रमको व्यवस्थापन गर्ने ।
- ◆ सम्पति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी आन्तरिक नीतिगत व्यवस्था र मार्गदर्शनको नियमित पुनरावलोकन गरी सोको पर्याप्तताका सम्बन्धमा सञ्चालक समितिमा सुभाव पेस गर्ने ।

- ◆ AML/CFT प्रणालीले प्रभावकारी रूपमा काम गरे/नगरेको, जोखिमको उवित तवरले व्यवस्थापन गरे/नगरेको, अस्वाभाविक गतिविधिको पर्याप्त अनुगमन हुने व्यवस्था गरे/नगरेको र आवश्यक प्रतिवेदनहरू सम्बन्धित निकायमा पेस हुने गरे/नगरेको यकिन गरी सो विषय सञ्चालक समितिमा समेत छलफल हुने व्यवस्था गर्ने ।
- ◆ सम्पति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धमा वित्तीय जानकारी इकाइ र नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको माध्यमबाट नियमित रूपमा सम्बन्धित निकायहरूमा पेस गर्नुपर्ने विवरण तथा प्रतिवेदनहरू तोकिएबमोजिम पेस गरे/नगरेको सम्बन्धमा समितिले सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४४ क मा उल्लेखित प्रावधान प्रतिकूल नहुने गरी छलफल गर्ने ।
- ◆ सम्पति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्नका लागि संस्थाले सम्पादन गर्नुपर्ने कार्यहरू जोखिमका आधारमा सम्पादन हुने गरी सञ्चालक समितिबाट वार्षिक बजेट तथा कार्यक्रम तय गर्नुपर्नेछ । सोको प्रभावकारी कार्यान्वयन भए/नभएको सुनिश्चित गर्न संयन्त्र तयार गर्न तथा नियमित अनुगमन गर्न जिम्मेवारी समितिको हुनेछ ।

समीक्षा अवधिमा सम्पति शुद्धीकरण निवारण समितिमा मुख्यतया निम्नबमोजिमका विषयमा छलफल, समीक्षा तथा निर्णय भएका थिए ।

- ◆ आर्थिक वर्ष २०८०/८१ को लागि AML/CFT विभागको वार्षिक योजनाको समीक्षा तथा छलफल ।
- ◆ आ.व. २०७९/८० को चौथो त्रैमास तथा आ.व. २०८०/८१ को प्रथम, दोस्रो तथा तेस्रो त्रैमाससम्मको AML/CFT तथा KYC अनुपालना क्रियाकलापको कार्यान्वयन अवस्थाका बारेमा छलफल ।
- ◆ आ.व. २०७९/८० को चौथो त्रैमास तथा आ.व. २०८०/८१ को प्रथम, दोस्रो तथा तेस्रो त्रैमाससम्मको जोखिम मूल्यांकन तथा आकलन प्रतिवेदनसम्बन्धी छलफल ।
- ◆ आ.व. २०७९/८० चौथो त्रैमास तथा आ.व. २०८०/८१ को प्रथम, दोस्रो तथा तेस्रो त्रैमासको सीमा कारोबार/शंकास्पद कारोबारको संख्या तथा परि दृश्यसम्बन्धी समीक्षा ।

- ◆ नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन नम्बर ०६/०८०, खण्ड ७ (५) (ड) अनुसार बजेट विनियोजन र स्वीकृतिमा छलफल ।
- ◆ आन्तरिक लेखापरीक्षण र बाह्य लेखापरीक्षणको निरीक्षण प्रतिवेदनमा उल्लेखित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कैफियतहरूउपर समीक्षा तथा छलफल ।
- ◆ राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापसम्बन्धी घटनाहरू र त्यसबाट संरक्षण गरिएका नयाँ सेवा/सुविधा प्रदान गर्दा तथा नयाँ सम्झौता, नीति, कार्यविधि, निर्देशन जारी/अद्यावधिक गर्दा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसँग निहित जोखिमहरूका बारेमा समीक्षा तथा छलफल ।
- ◆ KYC तथा AML/CFT नीतिसम्बन्धी छलफल ।
- ◆ आ.व. २०८०/८१ को प्रथम, दोस्रो तथा तेस्रो त्रैमासमा बैंकद्वारा सुरु गरिएका नयाँ सेवा/सुविधा प्रदान गर्दा तथा नयाँ सम्झौता, नीति, कार्यविधि, निर्देशन जारी/अद्यावधिक गर्दा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसँग निहित जोखिमहरूका बारेमा समीक्षा तथा छलफल ।
- ◆ आ.व. २०७९/८० को ग्राहक, सेवा, भौगोलिक क्षेत्र तथा सेवा प्रवाह गर्न माध्यम (Delivery Channel) लगायत AML/CFT सम्बन्धी जोखिमको पहिचान, मूल्यांकन प्रतिवेदनसम्बन्धी छलफल ।
- ◆ Asia Pacific Group (APG) द्वारा सेप्टेम्बर २०२३ मा प्रकाशित नेपालको Mutual Evaluation Report (MER) उपर प्रस्तुति तथा छलफल ।
- ◆ Nepal Rastra Bank को 'AML/CFT Targeted Special Inspection Report, Sep 2022' कार्यान्वयन अवस्थाका बारेमा छलफल ।

आ.व. २०८०/८१ मा सम्पत्ति शुद्धीकरण निवारण समितिको बैठक नं. २३ देखि बैठक नं. २७ सम्म गरी जम्मा ५ वटा बैठक बसेका थिए । उक्त बैठकहरू मिति २०८०/०५/११ (२८ अगस्ट २०२३), २०८०/०६/२३ (१० अक्टोबर २०२३), २०८०/०९/१२ (२८ डिसेम्बर २०२३), २०८०/१२/१९ (१ अप्रिल २०२४) र २०८१/०२/२४ (६ जुन २०२४) मा बसेका थिए ।

आ.व. २०८०/८१ मा सम्पत्ति शुद्धीकरण निवारण समितिका बैठकहरूमा सदस्यको उपस्थिति एवं बैठक भत्ता रकमको विवरण देहाय बमोजिम रहेको छ:

| क्र.सं. | सम्पत्ति शुद्धीकरण निवारण समितिका सदस्यको नाम | उपस्थित भएको बैठक संख्या | बैठक भत्ता रु. |
|---------|---|--------------------------|----------------|
| १ | श्री मिना कुमारी सैंजु, स्वतन्त्र सञ्चालक - संयोजक | ५/५ | ९०,०००/- |
| २ | श्री अंकित केडिया, सञ्चालक - सदस्य | ५/५ | ९०,०००/- |
| ३ | श्री शैलजा ज्ञावाली, प्रमुख-एकीकृत जोखिम व्यवस्थापन अधिकारी, सदस्य | ५/५ | - |
| ४ | श्री सरोज कापाले, अनुपालन तथा संरक्षण तुशासन विभाग-प्रमुख, सदस्य | ५/५ | - |
| ५ | श्री चन्दन गुप्ता रैनियार, सम्पत्ति शुद्धीकरण निवारण विभाग-प्रमुख, सदस्य सचिव | ५/५ | - |

- ◆ आ.व. २०८०/८१ मा सम्पत्ति शुद्धीकरण निवारण समितिका बैठकमा कुनै पनि सञ्चालक सदस्य अनुपस्थित हुनुभएको थिएन ।
- ◆ सम्पत्ति शुद्धीकरण निवारण समितिको बैठकमा व्यवस्थापनबाट सहभागी हुने कुनै पनि पदाधिकारीलाई बैठक भत्ता प्रदान गरिएको छैन ।

१४. उच्च व्यवस्थापनमा भएको हेरफेर र त्यसको कारण समीक्षा अवधिमा सहायक महाप्रबन्धक तथा सोभन्दा माथिको पदमा कुनै पनि हेरफेर भएको छैन ।

१५. सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडले गरेका मूलभूत कार्यहरू

सिद्धार्थ क्यापिटल लिमिटेड बैंकको सहायक कम्पनी हो । सिद्धार्थ क्यापिटल लिमिटेडको चुक्ता पुँजी रु. २० करोड रहेकोमा उक्त पुँजीको ५१ प्रतिशत स्वामित्व यस बैंकको रहेको छ ।

मिति २०६९ आश्विन १२ गतेदेखि कारोबार सञ्चालन गरेको सिद्धार्थ क्यापिटल लिमिटेडले देशमा म्युचुअल फन्डको विकास गर्न प्रमुख भूमिका खेलेको छ । म्युचुअल फन्डको सफल सञ्चालनपछि सिद्धार्थ क्यापिटल लिमिटेडले वि.सं. २०७२ देखि मर्चन्ट बैंकिङ व्यवसायमा प्रवेश गरी सार्वजनिक निष्कासन सेवा, प्रत्याभूति सेवा, पोर्टफोलियो व्यवस्थापन सेवा, संरक्षण तरामर्श सेवा, निक्षेप सदस्य तथा शेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । साथै, यस क्यापिटलले बैंकको शेयर रजिस्ट्रारको रूपमा पनि काम गर्दै आइरहेको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड तथा सीडीएस एन्ड किलयरिड लिमिटेडबाट निक्षेप सदस्यको रूपमा कार्य गर्नका लागि इजाजतपत्र प्राप्त गरेकोमा सिद्धार्थ बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरू तथा आफ्नै कार्यालयहरूबाट निक्षेप सदस्यसम्बन्धी सेवा प्रदान

गर्दै आइरहेको छ । सिद्धार्थ क्यापिटल लिमिटेडले नेपालमा पुँजी बजारसम्बन्धी सेवाका सबै आयामहरूमा रोजाइको कम्पनीको रूपमा आफ्नो पहिचान कायम राख्न सफल भइरहेको छ । यस कम्पनी ग्राहक सञ्चुष्टि, संगठनात्मक आवश्यकताहरू अभिवृद्धि गर्न तथा नेपालमा लगानी बैंकिङ (Investment Banking) सेवाहरूको आवश्यकतालाई पूरा गर्न प्रयासरत छ ।

रेटिङ एजेन्सी, ICRA नेपालले सिद्धार्थ क्यापिटल लिमिटेडलाई AMC Quality 3+ फन्ड म्यानेजमेन्ट क्वालिटी रेटिङ (FMQR) प्रदान गरेको छ, जसले गुणस्तरीय व्यवस्थापन तथा कोष व्यवस्थापन, मजबूद बजार उपस्थिति र वित्तीय रूपमा सबल भन्ने जनाउँछ । सिद्धार्थ क्यापिटल लिमिटेडको वासलातको आकार प्रत्येक वर्ष वृद्धि हुँदै गएको छ र आ.व. २०८०/८१ मा यसको प्रतिशेयर नेटवर्थ रु. २३९.८५ रहेको छ, जुन गत आ.व.मा रु २२५.४२ थियो । कम्पनीले समीक्षा अवधिमा गरेका कार्यहरू सन्तोषजनक देखिएका छन् ।

आ.व. २०७८/७९ र २०७९/८० मा सिद्धार्थ क्यापिटल लिमिटेडको खुद नाफा क्रमशः रु. ५ करोड ६२ लाख र रु. ६ करोड २४ लाख रहेको छ । आ.व. २०८०/८१ मा कम्पनीको खुद नाफा बढेर रु. ६ करोड ६४ लाख पुगेको छ । कम्पनीले आ.व. २०७९/८० र २०८०/८१ मा प्रत्येक वर्ष करसहित २५ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडले सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सिद्धार्थ इकिवटी फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ र सिद्धार्थ व्यवस्थित लगानी योजनाको योजना व्यवस्थापक रही कार्य गरिरहेको छ । हाल सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत रु. १ अर्ब ५० करोड आधार आकारको सिद्धार्थ इकिवटी फण्ड विगत ६ वर्षदेखि सञ्चालनमा रहेको छ भने रु. १ अर्ब २० करोड आधार आकारको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ विगत ४ वर्षदेखि सञ्चालनमा रहेको छ । साथै, रु. ८० करोड ५८ लाख आधार आकारको सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ विगत १ वर्षदेखि सञ्चालनमा रहेको छ । साथै, विगत ३ वर्षदेखि सञ्चालनमा रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना रु. २० करोड आधार आकारबाट सुरु भई २०८० आषाढ मसान्तसम्ममा करिब रु. ८७ करोड ७१ लाख कायम भएको छ । सिद्धार्थ इकिवटी फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ नेपेमा सूचीकृत भई कारोबार भइरहेको छ भने सिद्धार्थ व्यवस्थित लगानी योजनाको

कारोबार सिद्धार्थ क्यापिटल लिमिटेडबाट नै सञ्चालन भइरहेको छ ।

आ.व. २०८०/८१ को मुनाफाबाट सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ ले करसहित ७ प्रतिशत अर्थात् रु. ५ करोड ६४ लाख प्रतिफल वितरण गरेको छ । समीक्षा अवधिको आषाढ मसान्तमा सिद्धार्थ इकिवटी फन्ड, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ र सिद्धार्थ व्यवस्थित लगानी योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य क्रमशः रु. १०.२९, रु. १०.३९, रु. ११.२० र ९.७१ कायम रहेको छ ।

समीक्षा वर्षमा सिद्धार्थ क्यापिटल लिमिटेडले दुईवटा कम्पनीको सार्वजनिक निष्कासन गरेको थियो । समीक्षा वर्षमा सिद्धार्थ क्यापिटल लिमिटेडले सातवटा कम्पनीको (नवीकरण समेत) रु. २ अर्ब १५ करोड रुपैयाँबराबरको शेयर प्रत्याभूति गरेको थियो । यस क्यापिटलले हाल विभिन्न वित्तीय संस्था, ऋणपत्रहरू तथा फन्डहरू गरी २० वटा संस्थाको शेयर रजिस्ट्रारको कार्य गरिरहेको छ ।

हालसम्म सिद्धार्थ क्यापिटल लिमिटेडले विभिन्न क्षेत्रहरू जस्तै; वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, जलविद्युत, सिमेन्ट, लघुवित्तलगायतका ५८ वटा कम्पनीको रु. ४८ अर्बन्दा बढीको सार्वजनिक निष्कासन, थप सार्वजनिक निष्कासन, म्युचुअल फन्ड निष्कासन र हकप्रद शेयर निष्कासन आदि गरिसकेको छ ।

१६. शेयरधनीहरूले दिएका सुभावहरूको कार्यान्वयन

बैंकको बाइसाँ वार्षिक साधारण सभामा शेयरधनी महानुभावहरूले दिएका विभिन्न सुभावहरूमध्ये मुख्य सुभावहरू संक्षेपमा प्रस्तुत गरिएको छ ।

शेयरधनी महानुभावहरूले लाभांश दर कम भएको, आगामी वर्ष लाभांश दर बढाउँदै, शेयर पुँजी बढाउँदै Capital व्यवस्थापान गर्दै जानुपर्ने, सम्पतीको गुणस्तर सुधारमा ध्यान दिनु पर्ने, बैंकको निष्कृय कर्जा बढ्न गएकोले यसमा सुधार गर्दै लैजानु पर्ने, Write Back लाई उच्च प्राथमिकतामा राख्नु पर्ने, गैर बैंकिङ सम्पत्तिलाई चाँडो भन्दा चाँडो Dispose गर्दै जानु पर्ने जस्ता सुभावहरू दिनु भएको थियो । साथै, विदेशी विनिमय आम्दानी वृद्धि गर्नुपर्ने, गैर बैंकिङ भन्दा बैंकिङ आम्दानीमा विशेष जोड दिनु पर्ने, प्रतितपत्र कारोबार वृद्धि गर्नुपर्ने, Portfolio Diversified गर्नु पर्ने, साइबर सुरक्षा, कर्जा जोखिम व्यस्थापन, Foreign Exchange Risk मा बैंक सजग हुनुपर्ने जस्ता सुभाव दिनु भएको थियो । यसैगरी, ग्राहक,

शेयरधनी सँग सुमधुर सम्बन्ध कायम गर्नु पर्ने, वार्षिक प्रतिवेदनमा प्रति कर्मचारी खर्च, प्रति कर्मचारी आदानी, प्रति शेयर Book Net Worth को सुचकांक पनि समावेश गर्नु पर्ने जस्ता सुभाव दिनु भएको थियो । साथै, कम्तीमा पनि १०० किता शेयर भएको शेयरधनी मात्र साधारण सभामा वक्ता हुनुपर्ने, वक्ताहरूले वार्षिक प्रतिवेदनको उचित विश्लेष्ण गरी जिज्ञासा, प्रश्न तथा सुभावहरू दिनुपर्ने, कर्मचारी खर्च व्यवस्थापनमा ध्यान दिनुपर्ने जस्ता सुभाव दिनु भएको थियो ।

यसरी बैंकको व्यवस्थापकीय एवं व्यवसायिक क्षमता अभिवृद्धिका लागि शेयरधनी महानुभावहरूले लिखित एवं मौखिक रूपमा दिनुभएका सुभावहरू बैंकले सदैव सकारात्मक रूपमा लिई आएको छ । वार्षिक साधारण सभामा उठेका विषयहरूको सम्बन्धमा सञ्चालक समितिमा छलफल गरी कार्यान्वयनका लागि व्यवस्थापनलाई आवश्यक निर्देशन दिने एवं कार्यान्वयनको अवस्थाबारे समीक्षा तथा छलफल गर्ने गरिएको छ । बैंकले शेयरधनीहरूबाट प्राप्त भएका सुभावहरूलाई गम्भीरता पूर्वक मनन गर्दै सम्भाव्यताका आधारमा प्राथमिकताका साथ कार्यान्वयन गर्दै आएको छ । समीक्षा अवधिमा कार्यान्वयन भएका तथा कार्यान्वयनका चरणमा रहेका सुभावहरू देहाय बमोजिम रहेका छन् :

- ◆ देशको शिथिल अर्थतन्त्र एवं विषम परिस्थितिमा पनि बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु. ३ अर्ब ८ करोड खुद नाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को खुद मुनाफाबाट रु. १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि ऋणपत्र भुक्तानी कोष सहित अन्य विभिन्न वैधानिक जगेडा कोष तथा नियमनकारी कोषमा रकम विनियोजन गरे पश्चात बाँकि रहेको वितरणयोग्य मुनाफाबाट रु. ५६ करोड ३५ लाख ९९ हजार दुई सय आठ बराबरको अर्थात ४.०० प्रतिशत नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव साधारण सभा समक्ष स्वीकृतिको लागि पेश गरेको छ । यसरी ऋणपत्र भुक्तानी कोषमा रु. १ अर्ब ४६ करोड रकमको विनियोजन गर्न परेको कारण बैंकको करिब १४५ प्रतिशतको वास्तविक लाभांश क्षमता हुँदाहुँदै पनि बैंकको वितरणयोग्य मुनाफामा संकुचन आएको छ । यसरी ऋणपत्रको लागि विनियोजित रकम ऋणपत्र परिपक्व भए पछि शेयरधनीहरूलाई नै वितरण गरिन्छ । पूँजीकोष निर्माण प्रयोजनार्थ बैंकले विभिन्न मितिहरूमा जारी गरेका यस्ता ऋणपत्रहरू आ.व. २०८०/८३ बाट परिपक्व हुन प्रारम्भ हुनेछ ।

आ.व. २०८०/८३ मा रु. २.१६ अर्ब, आ.व. २०८१/८४ मा रु. २.५ अर्ब र आ.व. २०८१/८५ मा रु. ३ अर्ब परिपक्व हुने हुँदा आ.व. २०८०/८३ बाट बैंकको लाभांश क्षमतामा उल्लेख्य वृद्धि हुनेछ । यसरी ऋणपत्र भुक्तानी कोषमा विनियोजित रकमबाट मात्रै कम्तीमा १५% हाराहारीको बोनस शेयर लाभांश बाँड्न सक्ने क्षमताको निर्माण हुन्छ । यसका अतिरिक्त बैंकले नियमित आर्जन गर्ने प्रत्येक वर्षको खुद मुनाफाबाट सिर्जित लाभांश समेत जोड्दा बैंकले आर्कषक प्रतिफल दिने निश्चित प्राय छ । साथै, पूँजी व्यवस्थापनको लागि बैंकले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम तोकिएको व्यवस्था तथा शर्तहरू सहित प्रति शेयर रु. १०० का दरले रु. ३ अर्ब ५० करोड रुपैया बराबरको “एसबिएल ८.२५% अविमोच्य असञ्चित अग्राधिकार शेयर” (SBL 8.25% Perpetual Non Cumulative Preference Share) सम्बन्धित नियमनकारी निकायको स्विकृती पश्चात जारी गर्ने प्रस्ताव त्याएको छ ।

- ◆ बैंकले देशको समग्र आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै र व्यवसायको क्रममा आईपर्न सक्ने कर्जा जोखिम, सञ्चालन जोखिम, तरलता जोखिम, बजार जोखिम, ब्याजदर जोखिम, विदेशी विनिमय जोखिम लगायतका अन्य जोखिमहरूलाई प्रभावकारी रूपमा नियन्त्रण तथा व्यवस्थापन गर्दै बैंकको कारोबार विस्तारमा सतर्कतापूर्वक सन्तुलित, निरन्तर र दीगो वृद्धिको अवधारणा आत्मसात गरेको छ । कर्जाको गुणस्तरमा सुधार त्याउन र कर्जा स्विकृत प्रक्रियाको Turnaround Time मा सुधार त्याउन बैंकले कर्जा प्रस्तावहरूको स्वतन्त्र मुल्यांकनका लागि गत वर्ष बाट बैंकमा क्रेडिट अन्डरराइटिङ विभाग स्थापना गरी क्रेडिट अन्डरराइटिङ प्रक्रिया सञ्चालनमा त्याई कार्यक्षेत्र विस्तार गर्दै आएको छ । साथै, कर्जा विश्लेषण कार्य र कर्जा प्रक्रियालाई थप सुधार तथा वैज्ञानिक बनाउन बैंकको समग्र कर्जा इकोसिस्टमको पुनरावलोकन/अद्यावधिक गर्न बैंकले Nepal Banking Institute (NBI) लाई परामर्शदाताको रूपमा नियुक्त गरेको छ । परामर्शदाताको सुभाव/सिफारिसले बैंकको जोखिम व्यवस्थापनमा सुधार त्याउन, समग्र कर्जा व्यवस्थापनमा दक्षता अभिवृद्धि गर्न, जोखिम न्यूनीकरण गर्न र बैंकमा कर्जा व्यवस्थापनका उत्कृष्ट अभ्यासहरू कार्यान्वयन गर्न तथा थप प्रभावकारी कर्जा प्रक्रिया अवलम्बन गर्न सहयोगी हुने बैंकले विश्वास लिएको छ ।

समीक्षा अवधीमा पनि देशमा विद्यमान आर्थिक परिदृश्यमा ठोस सुधार नदेखिएको तथा अधिकांश परिसुचकमा उल्लेखनीय सुधार नआएका कारण बैंकको कर्जा असुली कार्य निकै चुनौतीपूर्ण रह्यो । बैंकले देशको समग्र आर्थिक परिदृश्यलाई ध्यानमा राख्दै थप कर्जा लगानीमा सतर्कता अपनाएको छ । निश्चित शाखा तथा प्रदेश स्तरमा Dedicated Recovery Team तैनाथ गरी बैंकले कर्जा असुलीलाई विशेष प्राथमिकतामा राखी थप प्रभावकारी बनाउँदै आएको छ । निष्कृत कर्जा बापत प्रयाप्त मात्रामा जोखिम व्यवस्था गर्नुका साथै निष्कृत कर्जा असुलीका लागि बैंकले सक्रिय रूपमा उचित ऋण असुली संयन्त्रहरू प्रयोग गर्दै आइरहेको छ । दिगो विकास सहित लगानीकर्तालाई उचित प्रतिफल दिने तथा निक्षेपकर्ताको हित संरक्षण गर्ने बैंकको मुख्य लक्ष्य रहनेछ ।

- ◆ बैंक "सम्बन्ध संधैभरिलाई" भन्ने मुल मन्त्रबाट प्रेरित रहेको छ र सोही बमोजिम ग्राहकहरूको आवश्यकता तथा गुनासोहरूलाई सही ढंगले सम्बोधन गर्न Central Information and Grievance Handling Desk को स्थापना गरी देशभर फैलिएको सञ्जालबाट प्राप्त गुनासो सुनुवाइ सुव्यवस्थित बनाई ग्राहकलाई आवश्यक जानकारी प्रदान गर्न गरेको छ । बैंकले Digital First बन्नको लागि नीति तर्जुमा गरी कार्य गरिरहेको छ । आगामी दिनमा Artificial Intelligence लगायतका नवीनतम माध्यम मार्फत ग्राहकलाई थप सहज, सरल ग्राहकमैत्री र विशिष्टिकृत सेवा विस्तार गर्ने बैंकको लक्ष्य रहेको छ । बैंकले ग्राहकमैत्री बैंकिङ सेवालाई केन्द्रबिन्दुमा राख्दै वित्तीय सेवा प्रवाह गर्दै आएको छ । यसैगरी बैंकले उच्च प्रविधियुक्त तथा विश्वसनीय सेवाका लागि विद्यमान Core Banking System (CBS), Customer Relationship Management (CRM) जस्ता परियोजना पुर्णरूपमा कार्यान्वयनमा ल्याएको छ । यस्ता प्रयासले ग्राहकको बैंकसँगको अनुभवमा सकारात्मक वृद्धि भई Customer Delight बढाउने विश्वास लिईएको छ ।

बैंकले शेयरधनीहरूको वित्तिय र बैंकिङ आवश्यकतालाई मध्येनजर गरी शेयरधनीको Brand Loyalty बढाउनुका साथै नयाँ ग्राहकहरू आर्कषण गर्ने उद्देश्यले विशेष बचत खाताको रूपमा सिद्धार्थ लगानीकर्ता बचत खाता सञ्चालनमा ल्याएको छ । शेयरधनीले आफ्ना लाभांश रकम प्रत्यक्ष रूपमा

खातामा प्राप्त गर्नका साथै पहिलो वर्षका लागि Meroshare, Demat Account, Banksmart XP, Siddhartha Platinum Debit Card, Siddhartha UNO Credit Card, को सुविधा निशुल्क रहेको छ । साथै पहिलो वर्षका लागि लकर सुरक्षा मार्जिनमा ५०% तथा Travel Card मा २५% छुटका साथै निशुल्क पोर्टफोलियोको सुविधा उपलब्ध गराईएको छ । साथै, USD विनियम दरमा १० पैसा प्रिमियम/रिबेट पाउने सुविधा समेत उक्त खातामा रहेको छ ।

ऋणीका गुनासाहरूको आत्मासात एवं सम्बोधन गर्दै तथा निक्षेपकर्ताको हक हित सुरक्षण गर्दै, ग्राहकमुखी बैंकिङ सेवा सुविधा प्रदान गर्दै सबैसँग हातेमालो गर्दै हामी मिलेर अगाडि बढ्ने छौं । यहाँहरूको चाहाना र अपेक्षा अनुरूप सबल, सफल, ग्राहकमैत्री र उचित लाभांश दिन सक्ने बैंक बन्नको लागि हामी सम्पूर्ण सिद्धार्थ बैंक बैंक परिवार कटिबद्ध रहेको आश्वासन दिलाउन चाहान्छौं । बैंकले आफ्ना राम्रो पक्षलाई अनुसरण गर्दै र कमजोरीलाई सुधार गर्दै बैंकको आफ्नै नीति योजना बमोजिम काम गर्दै जानेछ र शेयरधनीहरूलाई सकेसम्म उचित प्रतिफल दिन बैंक सदा प्रयत्नरत रहनेछ ।

- ◆ अहिलेको अवस्थामा सूचना प्रविधिको द्वितीय विकाससँगै त्यसको सुरक्षाको विषय अन्यन्तै चुनौतीपूर्ण बन्दै गर्इरहेको छ । सूचना प्रविधिबाट हुन सक्ने जोखिमको न्यूनीकरण गर्नको लागि सफल सूचना प्रविधि रणनीति, नीति तथा कार्यविधिको व्यवस्थित सञ्चालन आवश्यक पर्ने तथ्य प्रति बैंक चनाखो भई सोहि अनुरूपको कार्य रणनीति लिएको छ । साझबर सुरक्षा निगरानीका ऋममा विभिन्न चुनौतीहरूलाई मध्य नजर गर्दै, एन्क्रिप्शन र नेटवर्क सञ्चारको निगरानीमा निरन्तर सुधार भइरहेको छ । यसैगरी, वित्तीय जालसाजीको नियन्त्रण, सूचना प्रविधि र तथ्याङ्कको सुरक्षा व्यवस्थापन, हार्डवेयर, नेटवर्क र सिस्टम सफ्टवेयरको स्तरोन्तती एवं उचित व्यवस्थापन गर्न बैंक सफल भएको छ । भविष्यमा आउने सूचना प्रविधि तथा मानवीय मूल्य मान्यता सम्बन्धी चुनौतीहरू प्रति अभ बढी सजग भई अघि बढिरहेका छौं । बैंकले Digital Strategy 2025 अन्तर्गत Cyber Security लाई थप बलियो बनाउने कार्य गरिरहेको छ र आगामी दिनमा यसलाई थप सुधार गर्दै जानेछौं । बैंकले ग्राहकको गोपनियता, सुरक्षा तथा तथ्याङ्कको विश्वसनीयता लगायतका विषयहरूमा उच्चस्तरको सूचना प्रविधि सुरक्षा

प्रणालीको प्रयोग गरिरहेको छ । यसैगरी बैंकले उच्च प्रविधियुक्त तथा विश्वसनीय सेवाका लागि विद्यमान Core Banking System (CBS), Customer Relationship Management (CRM) तथा Loan Origination System (LOS) परियोजना पुर्णरूपमा कार्यान्वयनमा ल्याएको छ । छ । अन्तराष्ट्रिय भुक्तानी सम्बन्धी साइबर हमला तथा साइबर सुरक्षा नीति अनुरूप SWIFT CSP Assessment लागु गरिएको छ । बैंकले सूचना प्रणालीको लेखापरीक्षण गरी लेखापरीक्षकले दिएका सुभावहरू लागु गरेको छ । बैंकले उचित जोखिम व्यवस्थापनको लागि सुदृढ जोखिम व्यवस्थापन संरचना लागु गरी जोखिम व्यवस्थापन नीति तथा पद्धतिको कार्यान्वयन गरेको छ । बैंकमा अन्तर्निहित महत्वपूर्ण मूलभूत जोखिमहरूको सामना गर्न र जोखिम अवस्था नियन्त्रणमा राख्न विभिन्न जोखिम मापन प्रणालीहरू विकास गरिएको छ । बैंकका विभिन्न गतिविधिहरूमा हुने विभिन्न प्रकारका अन्तर्निहित जोखिमहरूको बैंकले उच्च महत्वका साथ पहिचान, मापन र व्यवस्थापन गर्दछ । बैंकले विभिन्न नीति, निर्देशन तथा पद्धतिहरू विकास गरेर बैंकको आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापन व्यवस्था अभ सबल बनाउन जोड दिई आएको छ । साथै बैंकले प्रभावकारी जोखिम व्यवस्थापन गर्न तथा पुँजीकोष पर्याप्तता सुनिश्चित गर्न राष्ट्र बैंकले जारी गरेको Risk Management Guideline, Stress Testing Guideline, Capital Adequacy Framework, तथा ICAAP Guideline अनुशरण गर्दै आएको छ । प्रचलित कानून, नियामकिय व्यवस्था र आन्तरिक नीति नियमहरूको पालना गराउनको निम्ति बैंकले “शुन्य सहनशीलता नीति” अपनाएको छ । बैंकमा आन्तरिक नियन्त्रण प्रणाली, समग्र जोखिम व्यवस्थापन, कुशल निरिक्षण, प्रभावकारी एवं समयानुकूल निर्णय तथा संस्थागत सुशासन स्थापित गर्न कार्यकारी समिति, व्यवस्थापकीय कर्जा समिति लगायतका व्यवस्थापन स्तरीय समितिहरू क्रियशिल रहेका छन् ।

Foreign Exchange Risk अन्तर्गत Interest Rate र Exchange Rate Risk मा घटबढ हुने जोखिमलाई न्युनिकरण गर्न Hedging Mechanism लाई थप प्रभावकारी बनाउँदै अधि बढ्नेछौं ।

- ◆ बैंकले आफ्नो निक्षेप तथा लगानीको उचित व्यवस्थापनका लागि थप नाफामूलक क्षेत्रको

पहिचान गरी आफ्नो लगानी वृद्धि गर्ने रणनीति अवलम्बन गरेको छ । उक्त रणनीति अनुसार बैंकको लगानीको दायरा फराकिलो भई जोखिम कम हुने तथा मुनाफामा समेत अपेक्षित वृद्धि हुने विश्वास लिइएको छ । बैंकले गैर ब्याज आम्दानी वृद्धि गर्ने जस्ता सुभावहरूलाई आफ्ना विभिन्न कार्यक्रमहरूमा समावेश गरी क्रमशः लागु गर्दै आइरहेको छ । आगामी दिनहरूमा अन्य गैर ब्याज आम्दानीका श्रोतहरू पहिचान गरी बैंकको आम्दानी वृद्धि गर्ने कार्यमा थप ध्यान दिनेछौं ।

- ◆ विविध वर्तमान एवं भविष्यमा देखिने चुनौती र अवसरहरूलाई ध्यानमा राख्दै बैंकले आफ्नो सेवाको दायरा तथा गुणस्तर वृद्धि गर्दै लैजाने, दक्ष जनशक्तिको विकास गरी उत्प्रेरित गर्ने, थप नवीनतम सेवाहरू प्रदान गर्ने तथा नयाँ बजार र नयाँ क्षेत्रमा आफ्नो सेवाहरू विस्तार गर्दै लैजाने रणनीति तर्जुमा गरेको छ । यस्ता थुप्रै आर्थिक तथा गैर आर्थिक चुनौतीका बाबजुद पनि बैंकले समयानुकूल योजना तथा रणनीतिहरूको अवलम्बन गरी आफ्नो लक्ष्य हासिल गर्ने प्रयास कायम राख्नेछ ।
- ◆ आदरणीय शेयरधनी महानुभावहरूले दिनु भएका उल्लिखित अमूल्य सल्लाह तथा सुभावहरू अधिकांश कार्यान्वयन गरिसकिएको र केही कार्यान्वयनका विभिन्न चरणमा रहेको कुरा अवगत गराउन चाहन्छौं । साथै, आगामी दिनमा पनि शेयरधनी महानुभावहरूबाट निरन्तर सुभाव एवं सहयोगको अपेक्षा गर्दै प्राप्त सुभाव कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं । बैंक सबल, सफल, ग्राहकमैत्री एवं उच्च लाभांश दिन सकोस भन्ने यहाँहरूको चाहाना र अपेक्षा अनुरूप सञ्चालक समिति, व्यवस्थापन, कर्मचारी र सम्पूर्ण बैंक परिवार कटिबद्ध रहेको विश्वास दिलाउन चाहान्छौं । सिद्धार्थ बैंकको शेयरधनी, ग्राहकको सहयोग, शुभेच्छा एवं आशिर्वाद, सञ्चालक समितिको मार्गनिर्देशन एवं व्यवस्थापन तथा समस्त कर्मचारीहरूको कर्मठ प्रयासले बैंक यहाँ सम्म आई पुगेकोमा सम्पूर्ण सरोकारवालाहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौं ।

विगतका वार्षिक साधारण समाका भालकहरु



१७. कारोबारलाई असर पार्ने मुख्य कुराहरू

मूलभूत रूपमा बैंकको कार्यलाई असर पार्ने तत्वहरूका बारेमा देहायअनुसार बुँदागत रूपमा उल्लेख गरिएको छ ।

- ◆ असन्तुलित आयात निर्यातको अवस्थाले समग्र देशको आर्थिक स्थितिमा असर गरेको छ ।
- ◆ आर्थिक क्रियाकलापमा देखिएको शिथिलताका कारण कर्जा नोक्सानी व्यवस्था वृद्धि हुँदै गएको छ ।
- ◆ बैंकहरूबीचको कडा प्रतिस्पर्धाका कारण कारोबारमा असर परेको छ ।
- ◆ राजनीतिक स्थिरता नहुनु, सरकारले समयमा पुँजीगत खर्च गर्न नसक्नु तथा राजस्वमा आएको सङ्कुचनले कारोबारमा असर गरेको छ ।
- ◆ देशको आर्थिक, मौद्रिक तथा वित्तीय नीति परिवर्तनबाट सिर्जना हुन सक्ने सम्भावित परि स्थितिले पनि बैंकको व्यवसायलाई असर पुऱ्याउँछ ।
- ◆ वैकल्पिक लगानी क्षेत्रको अभाव तथा आन्तरिक बजारमा देखिएको सङ्कुचनका कारण आम्दानीको स्रोतमा पर्न सक्ने असर ।
- ◆ दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा बैंकका विद्यमान जनशक्तिलाई Retain गर्न चुनौती रहेको देखिन्छ ।
- ◆ शेयर बजारमा देखिएको आकस्मिक रूपमा आउने उतारचढावले पनि बैंकको व्यवसायमा असर पुग्न सक्ने आकलन गरिएको छ ।
- ◆ बैंकबाट प्रवाह हुने कर्जा तथा बैंकबाट प्रदान गरिने गैरकोषमा आधारित सेवाहरूबाट हुन सक्ने सम्भावित जोखिम ।
- ◆ सूचना प्रविधिको विकास सँगसँगै यससँग जोडिएका Cyber Fraud जस्ता विभिन्न प्रकारका जोखिम बैंकका लागि अर्का चुनौतीको विषय हो ।
- ◆ अन्तर्राष्ट्रिय जगत्मा देखा परिरहेको द्वन्द्वका कारण सिर्जित तनावले आर्थिक क्षेत्रमा असर परेको र नेपाली बजारमा समेत प्रभाव पर्न सक्ने भएकाले बैंकको व्यवसायमा असर पुग्न सक्ने देखिन्छ ।
- ◆ देशको समग्र आर्थिक स्थिति एवं सीमित लगानीका अवसरहरू, ब्याजदर अन्तरको व्यवस्थापन, प्रविधि सुरक्षा चालु वर्षमा पनि चुनौतीका रूपमा रहेका छन् ।

यी चुनौती र अवसरहरूलाई ध्यानमा राख्दै बैंकले आफ्नो सेवाको दायरा तथा गुणस्तर वृद्धि गर्दै लैजाने, गुणस्तरीय कर्जा लगानी व्यवस्थापनलाई विशेष ध्यान दिने, दक्ष जनशक्तिको विकास गरी उत्प्रेरित गर्ने, सूचना प्रविधिसम्बन्धी जोखिमलाई न्यूनीकरण गर्न सूचना प्रणाली अद्यावधिक गर्ने, थप नवीनतम सेवाहरू प्रदान गर्ने तथा नयाँ बजार र नयाँ क्षेत्रमा आफ्ना सेवाहरू विस्तार गर्दै लैजाने रणनीति तर्जुमा गरेको छ । यस्ता थुप्रै आर्थिक तथा गैरआर्थिक चुनौतीका बावजुद पनि बैंकले समयानुकूल योजना तथा रणनीतिहरूको अवलम्बन गरी आफ्नो लक्ष्य हासिल गर्ने प्रयास कायम राख्नेछ ।

१८. धन्यवाद ज्ञापन

अन्त्यमा, बैंकको उन्नति र प्रगतिको सहयात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहक महानुभावहरू, शेयरधनी महानुभावहरू, संस्थापकहरू, संस्थापक अध्यक्ष, पूर्वसञ्चालकहरू, विद्यमान सञ्चालक, नेपाल सरकार, नियमनकारी निकायहरू नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सीडीएस एन्ड किल्यरिड लिमिटेड एवं लेखापरीक्षकबाट प्राप्त सहयोग तथा मार्गदर्शनका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दै भविष्यमा पनि यहाँहरूको साथ पाइरहने विश्वास बैंकले लिएको छ ।

बैंकको हरेक उपलब्धि र प्रगतिमा आफ्नो अथक परिश्रमका साथ महत्वपूर्ण योगदान पुऱ्याउने बैंक व्यवस्थापन एवं सम्पूर्ण कर्मचारीहरूको व्यावसायिक प्रतिबद्धता एवं लगनशीलताको उच्च मूल्याङ्कन गर्दै हार्दिक धन्यवाद दिन चाहन्छौं । साथै, बैंक र सञ्चालक समितिलाई आउँदा वर्षहरूमा समेत सबैसँग निरन्तर रूपमा सहयोग प्राप्त भइरहने अपेक्षा राखेका छौं ।

धन्यवाद ।

सञ्चालक समितिको तर्फबाट,

मनोज कुमार केडिया

अध्यक्ष

मिति : २०८१ पौष ०५

नरेन्द्र कुमार अग्रवाल

सञ्चालक

मिति: २०८१ पौष ०५

Certification on Compliance with Corporate Governance



**Certificate from the Auditors
on the Report of
Siddhartha Bank Limited**

Pursuant to Corporate Governance Guidelines for Listed Companies, 2074

To the Securities Board of Nepal

We have examined the information set out in the attached report relating to the financial year ending July 15, 2024 (Ashadh 31, 2081) prepared by the Management of Siddhartha Bank Limited and approved by the meeting of its Board of directors held on Mangsir 07, 2081 (November 22, 2024).

The management and Board of Directors of the Bank are responsible for preparation of this report in accordance with the requirement of Corporate Governance Guidelines for Listed Companies, 2074. Our examination was limited to verification of the information provided in the report from the accounts and records maintained by the Bank. It is neither an audit nor an expression of opinion on the financial statements of the Bank.

In our opinion and to the best of our information and according to the explanations given to us, we certify that the aforesaid report fairly presents the information set out therein.

Date: Mangsir 09, 2081
Place: Kathmandu, Nepal



Aman Upadhyay
Partner

UDIN: 241127CA00451cW8Nx

T +977 1 4520807 / 08 / 10 E info@sar.com.np
Address 64 Bishal Basti "Ka", Bishal Nagar, GPO Box 4585, Kathmandu, Nepal

संस्थागत सुशासन सम्बन्धी वार्षिक अनुपालन प्रतिवेदन

(सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा २० (४) बमोजिम)

यस संस्थागत सुशासनसम्बन्धी वार्षिक अनुपालन प्रतिवेदनमा उल्लेख गर्नुपर्ने आ.व. २०८०/०८१ का विवरणहरूमध्ये केही जानकारीहरू बैंकको यस २३औं वार्षिक प्रतिवेदन २०८०/०८१ का विभिन्न शीर्षकहरू जस्तै; सञ्चालक समिति एवं सञ्चालकस्तरीय समितिहरू, संस्थागत सुशासन, व्यवस्थापनस्तरीय समितिहरू, मानव संसाधन विकासका कार्यहरूमा उल्लेख गरिएकाले उपरोक्तबाहेकका विवरणहरू देहायबमोजिम रहेका छन्:

| | |
|------------------------------|---|
| सूचीकृत सङ्गठित संस्थाको नाम | सिद्धार्थ बैंक लिमिटेड |
| ठेगाना, इमेल र वेबसाइट सहित | बागमती प्रदेश, काठमाडौं जिल्ला, का.म.न.पा वडा नं. १, नक्साल info@sbl.com.np, https://www.siddharthabank.com |
| फोन नं. | ०१-५९७०७२० |
| प्रतिवेदन पेश गरिएको आ.व. | आ.व. २०८०/८१ |

१. सञ्चालक समिति सम्बन्धी विवरण

| | |
|--|--|
| सञ्चालक समितिको बैठकमा उपस्थित सञ्चालकहरू, छलफल भएको विषय र तत्सम्बन्धमा भएको निर्णयको विवरण (माझ्युट) को छुट्टै अभिलेख राख्ये नराखेको | राखेको। |
| सञ्चालक समितिको दुई लगातार बसेको बैठकको अधिकतम अन्तर (दिनमा) | ३७ दिन। |
| सञ्चालक समितिको बैठक भत्ता निर्धारण सम्बन्धमा बसेको वार्षिक साधारण सभाको मिति | वि.सं २०७८ पौष ३० (२०४९ वार्षिक साधारणसभा) |

२. संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी विवरण

(क) आर्थिक प्रशासन विनियमावली भए/नभएको : आर्थिक प्रशासन विनियमावली २०८० कार्यान्वयनमा रहेको।

३. सूचना तथा जानकारी प्रवाहसम्बन्धी विवरण:

(क) संस्थाले सार्वजनिक गरेको सूचना तथा जानकारी प्रवाहको विवरण:

| सूचना | माध्यम | सार्वजनिक गरेको मिति |
|---------------------|---|---|
| वार्षिक साधारण सभा | कारोबार राष्ट्रिय दैनिक (पहिलो) कारोबार राष्ट्रिय दैनिक (दोस्रो) | २०८० कात्तिक १४ गते २०८० कात्तिक २२ गते |
| वार्षिक प्रतिवेदन | बैंकको वेबसाइटमा मा Upload गरिएको। (आ.व. २०७९/८०) | २०८० कात्तिक २२ गते |
| त्रैमासिक प्रतिवेदन | प्रथम त्रैमास (आ.व. २०८०/८१) नेपाल समचारपत्र राष्ट्रिय दैनिक दोस्रो त्रैमास (आ.व. २०८०/८१) मध्याह्न राष्ट्रिय दैनिक तेस्रो त्रैमास (आ.व. २०८०/८१) राजधानी राष्ट्रिय दैनिक चौथो त्रैमास (आ.व. २०८०/८१) आर्थिक अभियान राष्ट्रिय दैनिक | २०८० कात्तिक १७ गते २०८० माघ ०७ गते २०८१ वैशाख ०७ गते २०८१ श्रावण २१ गते |
| सूचनाको हक सम्बन्धी | प्रथम त्रैमास (आ.व. २०८०/८१) मध्याह्न राष्ट्रिय दैनिक दोस्रो त्रैमास (आ.व. २०८०/८१) आर्थिक राष्ट्रिय दैनिक तेस्रो त्रैमास (आ.व. २०८०/८१) आर्थिक राष्ट्रिय दैनिक चौथो त्रैमास (आ.व. २०८०/८१) अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक | २०८० कात्तिक १६ गते २०८० माघ १७ गते २०८१ वैशाख १९ गते २०८१ श्रावण २१ गते |

| | | |
|---|---|---|
| ब्याजदर परिवर्तन सम्बन्धी | आर्थिक अभियान राष्ट्रिय दैनिक आर्थिक अभियान राष्ट्रिय दैनिक आर्थिक राष्ट्रिय दैनिक हिमालय टाइम्स राष्ट्रिय दैनिक राजधानी राष्ट्रिय दैनिक आर्थिक अभियान राष्ट्रिय दैनिक सौर्य राष्ट्रिय दैनिक हिमालय टाइम्स राष्ट्रिय दैनिक राजधानी राष्ट्रिय दैनिक आर्थिक अभियान राष्ट्रिय दैनिक आर्थिक राष्ट्रिय दैनिक सौर्य राष्ट्रिय दैनिक आर्थिक राष्ट्रिय दैनिक सौर्य राष्ट्रिय दैनिक | २०८० श्रावण २१ गते २०८० श्रावण २३ गते २०८० श्रावण ३२ गते २०८० भाद्र ३१ गते २०८० आश्विन ३० गते २०८० कात्तिक ३० गते २०८० मंसिर ३० गते २०८० पौष २९ गते २०८० माघ २९ गते २०८० फाल्गुन ३० गते २०८० चैत ३० गते २०८१ वैशाख ३१ गते २०८१ जेठ ३२ गते २०८१ असार ३१ गते |
| धितोपत्रको मूल्यमा प्रभाव पार्ने मूल्य संवेदनशील सूचना | २०८० आश्विन २४ गते निर्णय भएको आ.व २०७९/८० को लाभांश नेपाल स्टक एक्सचेन्जको वेबसाइट मा Upload गरेको । | मिति २०८०/०६/२४ गते NEPSE को Website मा Upload गरी NEPSE को कार्यालयमा पेस गरेको । |

अन्य

| | |
|---|--|
| १ | शेयरधनीहरूको लिनुपर्ने अवितरित लाभांशसम्बन्धी सूचना कारोबार राष्ट्रिय दैनिकमा मिति २०८० श्रावण ३० गते र २०८१ असार २७ गते प्रकाशित गरिएको । |
| २ | साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द हुनेसम्बन्धी सूचना कारोबार राष्ट्रिय दैनिकमा मिति २०८० कात्तिक १४ गते प्रकाशित गरिएको । |
| ३ | Dormant account for last 10 years सम्बन्धी सूचना कारोबार राष्ट्रिय दैनिकमा मिति २०८० श्रावण ३० गते प्रकाशित गरिएको । |

४. संस्थाको लेखा तथा लेखापरीक्षण सम्बन्धी विवरण

(क) लेखासम्बन्धी विवरण

| | |
|--|--|
| त्रैमासिक वित्तीय विवरण प्रकाशन मिति | प्रथम त्रैमास (आ.व. २०८०/८१) २०८० कात्तिक १७ गते दोस्रो त्रैमास (आ.व. २०८०/८१) २०८० माघ ०७ गते तेस्रो त्रैमास (आ.व. २०८०/८१) २०८१ वैशाख ०७ गते चौथो त्रैमास (आ.व. २०८०/८१) २०८१ श्रावण २१ गते |
| साधारण सभाबाट वित्तीय विवरण स्वीकृत मिति | २०८० मंसिर ०५ गते (आ.व. २०७९/८०) |

५. अन्य विवरण

| | |
|--|---|
| संस्थाले सञ्चालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैंक तथा वित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रूपमा रकम लिए/नलिएको | ऋण वा सापटी वा अन्य कुनै रूपमा रकम नलिएको । |
|--|---|

| |
|---|
| प्रचलित कानूनबमोजिम कम्पनीको सञ्चालक, शेयरधनी, कर्मचारी, सल्लाहकार, परामर्शदाताको हैसियतमा पाउने सुविधा वा लाभबाहेक सूचीकृत सङ्गठित संस्थाको वितीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी, कर्मचारी, सल्लाहकार वा परामर्शदाताले संस्थाको कुनै सम्पत्ति कुनै किसिमले भोगचलन गरे/नगरेको त्यस्तो कुनै भोगचलन नगरेको । |
| नियमनकारी निकायले इजाजतपत्र जारी गर्दा तोकेको सर्तहरूको पालना भए/नभएको तोकिएका सर्तहरूको पालना भएको । |
| नियमनकारी निकायले संस्थाको नियमन निरीक्षण वा सुपरीवेक्षण गर्दा संस्थालाई दिइएको निर्देशन पालना भए/नभएको निर्देशन पालना भएको । |
| संस्था वा सञ्चालक विरुद्ध अदालतमा कुनै मुद्दा चलिरहेको भए सोको विवरण बैंक वा बैंकको कुनै पनि सञ्चालकविरुद्ध बैंकलाई तात्त्विक असर पार्ने कुनै पनि मुद्दा नरहेको । |

| | |
|---|------------------|
| परिपालन अधिकृतको नाम | : सरोज काफ्ले |
| पद | : अनुपालन अधिकृत |
| मिति | : २०८१/०८/२९ |
| प्रतिवेदन सञ्चालक समितिबाट स्वीकृत मिति | : २०८१/०८/२९ |

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम २६ को उपनियम (२) सँग सम्बन्धित

अनुसूची १५ बमोजिमको विवरण

१. सञ्चालक समितिको प्रतिवेदन : माथि समावेश गरिएको छ ।
२. लेखापरीक्षकको प्रतिवेदन : प्रस्तुत प्रतिवेदनको सम्बन्धित शीर्षकमा उल्लेख गरिएको ।
३. लेखापरीक्षण भएको वित्तीय विवरण : प्रस्तुत प्रतिवेदनको सम्बन्धित शीर्षकमा उल्लेख गरिएको ।
४. कानुनी कारोबारसम्बन्धी विवरण
 - क. गत आ.व.मा बैंकले तथा बैंकका विरुद्धमा सामान्य व्यावसायिक कारोबारसम्बन्धी मुद्दाबाहेक अन्य मुद्दा नरहेको ।
 - ख. बैंकको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।
 - ग. कुनै संस्थापक वा सञ्चालकविरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा मुद्दा दायर भएको कुनै जानकारी प्राप्त नभएको ।
५. संगठित संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण
- क. धितोपत्र बजारमा संगठित संस्थाको शेयरको कारोबारसम्बन्धमा व्यवस्थापनको धारणा ।

शेयर कारोबारमा हुने उतारचढाव खुल्ला बजारले प्रतिपादन गरेको मूल्य तथा मान्यताअनुरूप हुने भएकाले यस सम्बन्धमा व्यवस्थापनको धारणा तटस्थ रहेको ।

ख. गत वर्षको प्रत्येक त्रैमासिक अवधिमा बैंकको कारोबार भएको शेयरको अधिकतम, न्यूनतम र अन्तिम शेयर मूल्यका साथै कुल कारोबार शेयर संख्या र कारोबार भएको दिन सम्बन्धी जानकारी :

| विवरण | २०८० आश्विन मसान्त | २०८० पौष मसान्त | २०८० चैत्र मसान्त | २०८१ असार मसान्त |
|-------------------------|--------------------|-----------------|-------------------|------------------|
| अधिकतम मूल्य (रु.) | रु. २९० | रु. २८३ | रु. २६०.२० | रु. २९० |
| न्यूनतम मूल्य (रु.) | रु. २४०.८० | रु. २२३ | रु. २१२.२० | रु. २१४ |
| अन्तिम मूल्य (रु.) | रु. २४३.९० | रु २५० | रु. २२४ | रु. २८३ |
| कुल शेयर कारोबार संख्या | ११,१७६ | ५,९६९ | ७,८९८ | ९,९५९ |
| कुल कारोबार दिन | ६१ दिन | ४९ दिन | ५८ दिन | ६१ दिन |

६. समस्या र चुनौती

क. आन्तरिक समस्या तथा चुनौती

- ◆ दक्ष जनशक्तिको अभाव तथा बैंकका विद्यमान जनशक्तिलाई समेत Retain गर्न चुनौती,
- ◆ दक्ष जनशक्तिको विकास गर्नु तथा उत्प्रेरित गर्न चुनौती,
- ◆ बढ्दो निष्क्रिय कर्जा अनुपातसँगै गुणस्तरीय कर्जा लगानी व्यवस्थापनसम्बन्धी चुनौती,
- ◆ सूचना प्रविधिको विकाससँगसँगै यससँग जोडिएका सञ्चालन जोखिमहरूको चुनौती,
- ◆ गैरब्याज आम्दानी बढाउन चुनौती,
- ◆ बढ्दो सञ्चालन लागत तथा कर्मचारी खर्च,
- ◆ आयमा विविधीकरण ल्याउन चुनौती,
- ◆ लगानीका सीमित अवसरहरू ।

ख. बाह्य समस्या तथा चुनौती

- ◆ अरिथर तथा अप्रत्याशित बजार अवस्था,
- ◆ नीतिगत परिवर्तनवाट उत्पन्न हुने चुनौती,
- ◆ बैंकहरूबीचको तीव्र प्रतिस्पर्धा,
- ◆ विदेशी विनिमय कारोबारका क्रममा विनिमयदरमा हुने परिवर्तनबाट हुन सक्ने जोखिम,
- ◆ शेयर बजारमा देखिने आक्रिमिक उतारचढाव,
- ◆ आर्थिक क्रियाकलापमा आएको मन्दी ।

७. संस्थागत सुशासन

प्रस्तुत प्रतिवेदनको सम्बन्धित शीर्षकमा उल्लेख गरिएको ।

८. विवरणपत्रमा प्रक्षेपण गरिएका र लेखापरीक्षण भएको विवरणमा २० प्रतिशत वा सोभन्दा बढी फरकसम्बन्धी विवरण ।

आ.व. २०८०/८१ मा बैंकले कुनै डिबेन्चर जारी नगरेको ।

कम्पनी ऐन, २०६३ को दफा १०८ बमोजिमका विवरणहरू

(क) लेखापरीक्षण प्रतिवेदनमा कुनै कैफियत उल्लेख भएको भए सोउपर सञ्चालक समितिको प्रतिक्रिया
कुनै सारभूत कैफियत नभएको ।

(ख) लाभांश बाँडफाँट गर्न सिफारिस गरिएको रकम

नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आ.व. २०८०/८९ का लागि शेयरधनीहरूलाई बैंकको हालको चुक्ता पुँजी रु. १४,०८,९९,८०,९८५/- को ४.०० प्रतिशत अर्थात् रु. ५६,३५,९९,२०८/- (छपन्न करोड ऐतीस लाख उनान्सय हजार दुई सय आठ मात्र) बाराबरको नगद लाभांश (कर प्रयोजनका लागि समेत) प्रदान गर्न २३औं वार्षिक साधारणसभामा सिफारिस गरिएको छ ।

(ग) शेयर जफत भएको भए जफत भएको शेयर संख्या, त्यस्तो शेयरको अङ्गकित मूल्य, त्यस्तो शेयर जफत हुनुभन्दा अगावै सोबापत कम्पनीले प्राप्त गरेको जम्मा रकम र त्यस्तो शेयर जफत भएपछि सो शेयर बित्री गरी कम्पनीले प्राप्त गरेको रकम तथा जफत भएको शेयरबापत रकम फिर्ता गरेको भए सोको विवरण ।

बैंकले हालसम्म कुनै शेयर जफत गरेको छैन ।

(घ) विगत आर्थिक वर्षमा कम्पनी र यसको सहायक कम्पनीको कारोबारको प्रगति र सो आर्थिक वर्षको अन्त्यमा रहेको स्थितिको पुनरावलोकन ।

यससम्बन्धमा माथि प्रतिवेदनमा विस्तृत रूपमा छुट्टै उल्लेख गरिएको छ ।

(ङ) कम्पनी तथा त्यसको सहायक कम्पनीले आर्थिक वर्षमा सम्पन्न गरेको प्रमुख कारोबारहरू र सो अवधिमा कम्पनीको कारोबारमा आएको कुनै महत्वपूर्ण परिवर्तन ।

समीक्षा वर्षमा बैंकले नियमित बैंकिङ कारोबारहरू गरिरहेको छ । त्यस्तै, बैंकको सहायक कम्पनीले समेत आफ्नो व्यवसायको प्रकृति अनुरूप नै नियमित कारोबारहरू गर्दै आएको छ । समीक्षा अवधिमा कुनै महत्वपूर्ण परिवर्तन भएको छैन ।

(च) विगत आर्थिक वर्षमा कम्पनीको आधारभूत शेयरधनीहरूले कम्पनीलाई उपलब्ध गराएको जानकारी ।

विगत आर्थिक वर्षमा कुनै यस्तो जानकारी बैंकलाई प्राप्त भएको छैन ।

(छ) विगत आर्थिक वर्षमा कम्पनीका सञ्चालक तथा पदाधिकारीहरूले लिएको शेयरको स्वामित्वको विवरण र कम्पनीको शेयर कारोबारमा निजहरू संलग्न रहेको भए सोसम्बन्धमा निजहरूबाट कम्पनीले प्राप्त गरेको जानकारी ।

विगत आर्थिक वर्षमा यस्तो जानकारी बैंकलाई प्राप्त भएको छैन ।

(ज) विगत आर्थिक वर्षमा कम्पनीसँग सम्बन्धित सम्झौताहरूमा कुनै सञ्चालक तथा निजको नजिकको नातेदारको व्यक्तिगत स्वार्थका बारेमा उपलब्ध गराइएको जानकारीको व्यहोरा ।

विगत आर्थिक वर्षमा यस्तो कुनै जानकारी बैंकलाई प्राप्त भएको छैन ।

(झ) कम्पनीले आफ्नो शेयर आफैले खरिद गरेको भए त्यसरी आफ्नो शेयर खरिद गर्नुको कारण, त्यस्तो शेयरको संख्या र अङ्गकित मूल्य तथा त्यसरी शेयर खरिद गरेबापत कम्पनीले भुक्तानी गरेको रकम ।

बैंकले हालसम्म आफ्नो शेयर आफै खरिद गरेको छैन ।

(ञ) आन्तरिक नियन्त्रण प्रणाली भए वा नभएको र भएको भए सोको विस्तृत विवरण ।

यससम्बन्धमा माथि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

(ट) लेखापरीक्षण समितिका सदस्यहरूको नामावली, निजहरूले प्राप्त गरेको पारिश्रमिक, भत्ता तथा सुविधा, सो समितिले गरेको काम कारबाहीको विवरण र सो समितिले कुनै सुभाव दिएको भए सोको विवरण ।

नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित कानूनको प्रावधानअनुरूप यस बैंकको सञ्चालक समितिले गैरकार्यकारी सञ्चालकको संयोजकत्वमा लेखापरीक्षण समिति (Audit Committee) गठन गरेको छ । यस समितिको मुख्य उद्देश्य बैंकको आन्तरिक नियन्त्रण प्रणालीको मूल्याङ्कन, लेखापरीक्षण प्रक्रियाको मूल्याङ्कन, आर्थिक प्रतिवेदन र आर्थिक विवरण सम्प्रेषणको सुपरिवेक्षण गरी बैंकका आर्थिक विवरणहरू सही र पर्याप्त रहेको, बैंकका सम्पूर्ण विभागहरूले आन्तरिक प्रक्रिया, नीति नियमहरूको परिपालना गरे/नगरेको बारे सुनिश्चित गर्ने रहेको छ । यसका अतिरिक्त समितिले बाह्य लेखापरीक्षण प्रतिवेदनको पनि समीक्षा गरी सञ्चालक समितिलाई सुधारका लागि प्रस्ताव पेस गर्ने गरेको छ ।

बैंकको लेखापरीक्षण समितिमा निम्न लिखित सदस्यहरू रहनुभएको छ ।

| क्र.स. | लेखापरीक्षण समितिका सदस्यहरूको नाम | पद |
|--------|--|------------|
| १ | श्री दिनेश शंकर पालिखे, सञ्चालक | संयोजक |
| २ | श्री नरेन्द्र कुमार अग्रवाल, सञ्चालक | सदस्य |
| ३ | * श्री संजय प्रधान, प्रबन्धक आन्तरिक लेखापरीक्षण विभाग, प्रमुख | सदस्य सचिव |

* आन्तरिक लेखापरीक्षण विभाग प्रमुख श्री निराकारबहादुर सिंह यस समितिको सदस्यसचिव रहनुभएकोमा मिति २०८० भाद्र ३१ गते सुदूर-पश्चिम प्रदेश कार्यालय प्रमुखमा नियुक्त भएपश्चात् श्री संजय प्रधान सदस्यसचिव रहनुभएको छ ।

आ.व. २०८०/८१ मा लेखापरीक्षण समितिका देहायबमोजिम जम्मा १९ वटा बैठक बसेका थिए ।

| क्र.स. | बैठक नं. | बैठक बसेको मिति | | क्र.स. | बैठक नं. | बैठक बसेको मिति | |
|--------|----------|-----------------|------------|--------|----------|-----------------|------------|
| | | वि.स. | इ.स. | | | वि.स. | इ.स. |
| १ | २१५ | ११/०४/२०८० | २७/०७/२०२३ | ११ | २२५ | १८/१०/२०८० | ०१/०२/२०२४ |
| २ | २१६ | २९/०४/२०८० | १४/०८/२०२३ | १२ | २२६ | ०१/११/२०८० | २१/०२/२०२४ |
| ३ | २१७ | १५/०५/२०८० | ०१/०९/२०२३ | १३ | २२७ | १५/११/२०८० | २७/०२/२०२४ |
| ४ | २१८ | २६/०५/२०८० | १२/०९/२०२३ | १४ | २२८ | २५/१२/२०८० | ०७/०४/२०२४ |
| ५ | २१९ | १८/०६/२०८० | ०५/१०/२०२३ | १५ | २२९ | २०/०१/२०८१ | ०२/०५/२०२४ |
| ६ | २२० | ०२/०७/२०८० | १९/१०/२०२३ | १६ | २३० | ३०/०१/२०८१ | १२/०५/२०२४ |
| ७ | २२१ | २१/०७/२०८० | ०७/११/२०२३ | १७ | २३१ | २४/०२/२०८१ | ०६/०६/२०२४ |
| ८ | २२२ | १७/०८/२०८० | ०३/१२/२०२३ | १८ | २३२ | १७/०३/२०८१ | ०१/०७/२०२४ |
| ९ | २२३ | २८/०८/२०८० | १४/१२/२०२३ | १९ | २३३ | ३०/०३/२०८१ | १४/०७/२०२४ |
| १० | २२४ | १८/०९/२०८० | ०३/०१/२०२४ | | | | |

आ.व. २०८०/८१ मा लेखापरीक्षण समितिको बैठकहरूमा सदस्यको उपस्थिति एवं बैठक भत्ता रकमको विवरण देहायबमोजिम रहेको छ:

| क्र.स. | सदस्यको नाम | उपस्थित भएको बैठक संख्या | बैठक भत्ता रु. |
|--------|--|--------------------------|----------------|
| १ | श्री दिनेश शंकर पालिखे, सञ्चालक, संयोजक | १९/१९ | २,६६,००० |
| २ | श्री नरेन्द्र कुमार अग्रवाल, सञ्चालक, सदस्य | १९/१९ | २,६६,००० |
| ३ | श्री संजय प्रधान, प्रबन्धक-आन्तरिक लेखापरीक्षण विभाग, सदस्य सचिव | १५/१५ | - |
| ४ | श्री निराकार बहादुर सिंह, आन्तरिक लेखापरीक्षण विभाग-प्रमुख, सदस्य सचिव | ४/४ | - |

* आन्तरिक लेखापरीक्षण विभाग प्रमुख श्री निराकार बहादुर सिंह यस समितिको सदस्य सचिव रहनुभएकोमा मिति २०८० भाद्र ३१ सुदूर-पश्चिम प्रदेश कार्यालय प्रमुखमा नियुक्त भएपश्चात् श्री संजय प्रधान सदस्यसचिव रहनुभएको ।

- ◆ आ.व. २०८०/८१ मा लेखापरीक्षण समितिको बैठकमा कुनै पनि सञ्चालक सदस्य अनुपस्थित हुनुभएको थिएन ।
- ◆ व्यवस्थापनबाट सहभागी हुने कुनै पनि पदाधिकारीलाई बैठक भत्ता प्रदान गरिएको छैन ।
- ◆ लेखापरीक्षण समितिले आफ्नो काम कारबाहीको प्रतिवेदन सञ्चालक समितिको मिति २०८०/०६/२४ गते बसेको ४१८ औं, मिति २०८०/०७/१३ गते बसेको ४१९ औं, मिति २०८०/०८/२० गते बसेको ४२१ औं, मिति २०८०/०९/२९ गते बसेको ४२५ औं एवं मिति २०८१/०२/०८ गते बसेको ४२८ औं सञ्चालक समिति बैठकमा पैस गरेको थियो ।

समीक्षा अवधिमा लेखापरीक्षण समितिका बैठकहरूमा मूलतः निम्न विषयहरूउपर छलफल गरी देहायबमोजिमका विभिन्न निर्णयहरू गरिएका थिए:

- ◆ वार्षिक आन्तरिक लेखापरीक्षण कार्ययोजनाअन्तर्गत बैंकका विभिन्न शाखाहरू तथा विभिन्न विभागमा गरिएको लेखापरीक्षणसम्बन्धी छलफल ।
- ◆ बैंकका विभिन्न शाखा कार्यालयहरूका प्रतीतपत्र कारोबारसम्बन्धी लेखापरीक्षण प्रतिवेदनहरूबारे छलफल ।
- ◆ लगानी तथा जोखिम व्यवस्थापनसम्बन्धी लेखापरीक्षण प्रतिवेदनहरूबारे छलफल ।
- ◆ बैंकको काम कारबाहीका सम्बन्धमा नियमितता, मितव्ययिता, औचित्यता र प्रभावकारिताजस्ता कुराहरू अवलम्बन भए/नभएको बारे समीक्षा गरी सञ्चालक समितिलाई आवश्यक सुझाव प्रदान ।
- ◆ आ.व २०८०/८१ को लागि बाह्य लेखापरीक्षणका लागि तीन जना लेखापरीक्षकहरूको नाम सञ्चालक समितिमा सिफारिस ।
- ◆ केन्द्रीय कार्यालयअन्तर्गतका विभिन्न विभागहरूको Concurrent Audit Report सम्बन्धी छलफल ।
- ◆ बैंकको त्रैमासिक वित्तीय विवरणसम्बन्धी समीक्षा ।
- ◆ बैंकको शाखा कार्यालयमा देखिएको अनियमित्तासम्बन्धी Flash Report उपर छलफल ।
- ◆ बैंकको शाखा कार्यालयको कर्जामा देखिएको Early Warning Signal Report उपर छलफल ।
- ◆ बैंकको आन्तरिक लेखापरीक्षण विभागबाट प्रमाणित गरिएको पुँजीकोषको विवरण तथा आधारदरसम्बन्धी समीक्षा ।
- ◆ आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको कार्यसम्पादन मूल्याङ्कनसम्बन्धी छलफल ।
- ◆ बाह्य लेखापरीक्षकले पैस गरेको लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरूउपर समीक्षा तथा सुधारात्मक कदम चालन व्यवस्थापनलाई निर्देशन ।
- ◆ नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागअन्तर्गत सुपरिवेक्षण टोलीबाट पैस भएको प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरूउपर समीक्षा तथा सुधारात्मक कदम चालन व्यवस्थापनलाई निर्देशन ।
- ◆ आन्तरिक लेखापरीक्षण विभागको आ.व. २०८०/८१ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार वर्तमान उपलब्धिउपर छलफल ।
- ◆ आ.व. २०८१/८२ को जोखिममा आधारित वार्षिक लेखापरीक्षण योजना (Risk Based Annual Audit Plan) को समीक्षा तथा स्वीकृति ।

(ठ) विगत आर्थिक वर्षको कुल व्यवस्थापन खर्चको विवरण

बैंकको आ.व. २०८०/८१ को कर्मचारी खर्च (बोनस समेत) रु. २,९७,७९,०९,२९९/- र कार्यालय सञ्चालन खर्च रु. १,८५,२८,३२,९००/- गरी कुल व्यवस्थापन खर्च रु. ४,८३,०७,३३,३९९/- रहेको छ ।

(ड) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख, कम्पनीका आधारभूत शेयरधनी वा निजको नजिकका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले कम्पनीलाई कुनै रकम बुझाउन बाँकी भए सो कुरा:
सो नभएको ।

(ढ) सञ्चालक, प्रबन्ध सञ्चालक, कार्यकारी प्रमुख तथा पदाधिकारीहरूलाई भुक्तानी गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको रकम:

सञ्चालकहरूलाई भुक्तान गरिएको विवरण:

मिति २०७८/०९/३० गते सम्पन्न २०औं वार्षिक साधारणसभाबाट पारित र नेपाल राष्ट्र बैंकको स्वीकृति तथा नियमावलीमा व्यवस्था भएबमोजिम मिति २०७८ फाल्गुण ०९ मा बसेको सञ्चालक समितिको ३८९औं बैठकदेखि प्रतिबैठक भत्ता अध्यक्षलाई रु १८,००० र सदस्यलाई रु १४,००० प्रदान गरिएको । त्यसैगरी, काठमाडौं उपत्यका बाहिरबाट सञ्चालक समिति वा सञ्चालक स्तरीय समितिको बैठकमा भाग लिन आउनुहुने सञ्चालकहरूका लागि आतेजाते हवाई जहाजको लागेको वास्तविक भाडा (एयरपोर्ट ट्याक्ससमेत) का अलावा खान बस्न तथा अन्य भैपरी आउने खर्चबापत बैठक बसेको दिनको दैनिक रु ८,००० भत्ता प्रदान गरिएको । पत्रपत्रिका तथा सञ्चार खर्चबापत सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरूलाई प्रतिमहिना एकमुष्ट रु १२,००० प्रदान गरिएको ।

सञ्चालकहरूलाई भुक्तान गरिएको विवरण (आ.व. २०८०/८१)

| क्र.सं. | विवरण | भुक्तान गरिएको रकम (रु.) |
|---------|---------------------------------|--------------------------|
| १ | सञ्चालक समितिको बैठक भत्ता | १४,६६,००० |
| (क) | जम्मा (क) | १४,६६,००० |
| २ | सञ्चालक समितिको अन्य खर्च | |
| (क) | होटल तथा दैनिक भ्रमण भत्ता | ६,८०,९०८ |
| (ख) | पत्रपत्रिका तथा संचार | ८,६४,००० |
| (ग) | सञ्चालक स्तरीय समिति बैठक भत्ता | ११,६६,००० |
| (घ) | सञ्चालक समिति तालिम खर्च | ७९,८७,६५४ |
| (ङ) | अन्य खर्च | ५,४८,७७० |
| (ख) | जम्मा (ख) | १,०४,४६,५३२ |
| | कुल खर्च (क+ख) | १,१९,१२,५३२ |

कार्यकारी प्रमुख तथा प्रबन्धकहरूलाई आ. व. २०८०/८१ मा भुक्तान गरिएको पारिश्रमिक, भत्ता तथा सुविधाको विवरण
रकम रु. मा

| विवरण | प्रमुख कार्यकारी अधिकृत | अन्य कार्यकारी पदाधिकारी र व्यवस्थापकहरू |
|--------------------|-------------------------|--|
| तलब | ९६,३९,९८७ | ९६,९२,९८,९०० |
| भत्ता | ४०,८०,००० | ६,२३,३७,९७९ |
| दशै भत्ता | ११,०६,८०० | १,८०,४५,१७५ |
| वार्षिक बिदा भत्ता | ४,५०,००० | १,२५,१४,०३७ |
| सवारी साधन भत्ता | १७,५६,८०० | ८,३१,५७,९४६ |
| जम्मा | १,७०,३२,७८७ | ३३,७४,१४,०३० |
| संख्या | १ | १०५ |

- प्रमुख कार्यकारी अधिकृतको हकमा :पत्रपत्रिका र इन्टरनेट महसुलको भुक्तानी - वार्षिक रु २५,००० सम्म र टेलिफोन महसुलको भुक्तानी - मासिक रु ३,००० सम्म ।
- प्रमुख कार्यकारी अधिकृतको हकमा सवारीचालक, मर्मत सम्भार तथा इन्धन उपलब्ध गराइएको छ भने

सवारीसाधनका लागि सवारी कर्जा प्रदान गरिएको छ । व्यवस्थापकीयस्तरका पदाधिकारीहरूको हकमा कर्मचारी सेवा विनियमावली र मानव संसाधन नीतिमा व्यवस्था गरिए बमोजिम ।

३. बोनसको सम्बन्धमा - बोनस ऐन अनुसार र सञ्चय कोष योगदानको सम्बन्धमा - श्रम ऐनअनुसार ।
४. जीवन बीमा, औषधोपचार बीमा, दुर्घटना बीमा - बैंकको कर्मचारी सेवा विनियमावलीमा व्यवस्था गरिए बमोजिम ।
५. प्रदान गरिएको तलब, भत्ता तथा सुविधाहरूमा प्रचलित कानुन अनुसार कर कट्टी गरेर मात्र भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

(ण) शेयरधनीहरूले बुफिलिन बाँकी रहेको लाभांशको रकम :

यस बैंकले विगत आर्थिक वर्षहरूमा घोषणा गरेको नगद लाभांशमध्ये समीक्षा अवधिसम्म शेयरधनी महानुभावहरूले ९,८७,६०,९८०/- भुक्तानी लिन बाँकी रहेको छ । साथै, विगत वर्षहरूमा घोषणा भएका तर भुक्तानी लिन बाँकी रहेको लाभांशसम्बन्धी विवरण बैंकको वेबसाइट www.siddharthabank.com बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

(त) दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको कुराको विवरण:

विगत आ.व.मा बैंकले कम्पनी ऐन, २०६३ को दफा १४१ बमोजिम सम्पत्ति खरिद वा बिक्री गरेको छैन ।

(थ) दफा १७५ बमोजिम सम्बद्ध कम्पनीबीच भएको कारोबारको विवरण:

यससम्बन्धी विवरण वित्तीय विवरणको लेखासम्बन्धी टिप्पणी अन्तर्गत बुँदा नं. ५७ मा उल्लेख गरिएको छ ।

(द) यस ऐन तथा प्रचलित कानुनबमोजिम सञ्चालक समितिको प्रतिवेदनमा खुलाउनुपर्ने अन्य कुनै कुरा:

१. लेखापरीक्षक

- लेखापरीक्षक श्री एस.ए.आर. एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सद्वारा आ.व. २०८०/८१ को बैंकको लेखापरीक्षण सम्पन्न गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दछौं । साथै, कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ६१ (ड) मा भएको व्यवस्थाअनुसार लेखापरीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गर्न यस साधारणसभामा प्रस्ताव पेस गरिएको छ ।
 - यस बैंकको सञ्चालक वा पदाधिकारीहरूको नजिकको नातेदार श्री कम्पनी रजिस्ट्रारको कार्यालय, श्री धितोपत्र बोर्ड वा श्री नेपाल राष्ट्र बैंकमा कम्तीमा अधिकृत तहमा कार्यरत रहेको सम्बन्धी विवरण:
- सो नभएको ।

कम्पनी ऐन, २०६३ को दफा १०८ (४) बमोजिमको अतिरिक्त विवरण

१. लेखापरीक्षकको प्रतिवेदन सम्बन्धमा सञ्चालक समितिको टिप्पणी

लेखापरीक्षकको प्रतिवेदनमा उल्लेख गरिएका विवरण तथा सुभावहस्ताथि सञ्चालक समितिमा छलफल भई लेखापरीक्षकले राज्ञुभएका सुभावहस्ताथि कार्यान्वयन गर्न व्यवस्थापनलाई निर्देशन दिने गरिएको छ । साथै, लेखापरीक्षण समितिले तयार गरेको प्रतिवेदनहरू नियमित रूपमा सञ्चालक समितिमा पेस गरी सोउपर नियमित छलफल एवं आवश्यक निर्णयहरू गर्न गरिएको छ ।

२. लेखापरीक्षण समिति

(क) बैंकको लेखापरीक्षण समितिमा निम्नलिखित सदस्यहरू रहनुभएको छ:

| क्र.स. | लेखापरीक्षण समितिका सदस्यहरूको नाम | पद |
|--------|--|-----------|
| १ | श्री दिनेश शंकर पालिखे, सञ्चालक | संयोजक |
| २ | श्री नरेन्द्र कुमार अग्रवाल, सञ्चालक | सदस्य |
| ३ | * श्री संजय प्रधान, प्रबन्धक आन्तरिक लेखापरीक्षण विभाग, प्रमुख | सदस्यसचिव |

* आन्तरिक लेखापरीक्षण विभाग प्रमुख श्री निराकार बहादुर सिंह यस समितिको सदस्य सचिव रहनुभएकोमा मिति २०८० भाद्र ३१ गते सुदूर-पश्चिम प्रदेश कार्यालय प्रमुखमा नियुक्त भएपश्चात् श्री संजय प्रधान सदस्यसचिव रहनुभएको ।

समीक्षा अवधिमा लेखापरीक्षण समितिका जम्मा १९ वटा बैठकहरू सम्पन्न भएका थिए, जसमा मूलतः निम्न विषयहस्तापर छलफल गरी विभिन्न निर्णयहरू गरिएका थिए :

- ◆ वार्षिक आन्तरिक लेखापरीक्षण कार्ययोजनाअन्तर्गत बैंकका विभिन्न शाखाहरू तथा विभिन्न विभागमा गरिएको लेखापरीक्षणसम्बन्धी छलफल ।
- ◆ बैंकका विभिन्न शाखा कार्यालयहरूका प्रतीतपत्र कारोबारसम्बन्धी लेखापरीक्षण प्रतिवेदनहस्ताबारे छलफल ।
- ◆ लगानी तथा जोखिम व्यवस्थापनसम्बन्धी लेखापरीक्षण प्रतिवेदनहस्ताबारे छलफल ।
- ◆ बैंकको काम कारबाहीका सम्बन्धमा नियमितता, मितव्ययिता, औचित्ययिता र प्रभावकारिताजस्ता कुराहरू अवलम्बन भए/नभएको बारे समीक्षा गरी सञ्चालक समितिलाई आवश्यक सुभाव प्रदान ।
- ◆ आ.व २०८०/८१ को लागि बाह्य लेखापरीक्षणका लागि तीन जना लेखापरीक्षकहरूको नाम सञ्चालक समितिमा सिफारिस ।
- ◆ केन्द्रीय कार्यालयअन्तर्गतका विभिन्न विभागहरूको Concurrent Audit Report सम्बन्धी छलफल ।
- ◆ बैंकको त्रैमासिक वित्तीय विवरणसम्बन्धी समीक्षा ।
- ◆ बैंकको शाखा कार्यालयको Flash Report उपर छलफल ।
- ◆ बैंकको शाखा कार्यालयको कर्जामा देखिएको Early Warning Signal Report उपर छलफल ।
- ◆ बैंकको आन्तरिक लेखापरीक्षण विभागबाट प्रमाणित गरिएको पुँजीकोषको विवरण तथा आधारदरसम्बन्धी समीक्षा ।
- ◆ आन्तरिक लेखापरीक्षण विभाग प्रमुखको कार्यसम्पादन मूल्यांकनसम्बन्धी छलफल ।
- ◆ बाह्य लेखापरीक्षकले पेस गरेको लेखापरीक्षण प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहस्तापर समीक्षा तथा सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन ।

- ◆ नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागअन्तर्गत सुपरिवेक्षण टोलीबाट पेस भएको प्रतिवेदनमा औल्याइएका बुँदा/कैफियतहरूउपर समीक्षा तथा सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन ।
- ◆ आन्तरिक लेखापरीक्षण विभागको आ.व. २०८०/८१ को स्वीकृत नीति तथा कार्यक्रमअनुसार वर्तमान उपलब्धिउपर छलफल ।
- ◆ आ.व. २०८१/८२ को जोखिममा आधारित वार्षिक लेखापरीक्षण योजना (Risk Based Annual Audit Plan) को समीक्षा तथा स्वीकृति ।

(ग) समीक्षा अवधिमा लेखापरीक्षण समितिमा रहनुभएका सञ्चालकहरूलाई प्रतिबैठक रु. १४,०००/- का दरले बैठक भत्ता प्रदान गरिएको छ ।

(घ) समीक्षा अवधिमा सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतलाई भुक्तानी गरिएको रकम विवरण :

- ◆ सञ्चालकहरूलाई बैठक भत्ता, दैनिक भ्रमण भत्ता तथा अन्य भत्ता तथा खर्च (तालिम खर्चसमेत) बापत भुक्तानी भएको रु. १,१९,१२,५३२.३४
- ◆ प्रमुख कार्यकारी अधिकृतलाई तलब, भत्ता, दशै भत्ता, वार्षिक बिदा भत्ता, सवारी साधन भत्ताको बापत भुक्तानी गरिएको रु. १,७०,३२,७८७/-
- १. पत्रपत्रिका र इन्टरनेट महशुलको भुक्तानी - वार्षिक रु. २५,००० सम्म र टेलिफोन महशुलको भुक्तानी - मासिक रु. ३,००० सम्म ।
- २. सवारी चालक, मर्मत सम्भार तथा ईन्धन उपलब्ध गराइको छ भने सवारी साधनको लागि सवारी कर्जा प्रदान गरिएको छ ।
- ३. बोनसको सम्बन्धमा - बोनस ऐन अनुसार र सञ्चय कोष योगदानको सम्बन्धमा - श्रम ऐनअनुसार ।
- ४. जीवन बीमा, औषधोपचार बीमा, दुर्घटना बीमा - बैंकको कर्मचारी सेवा विनियमावलीमा व्यवस्था गरिए बमोजिम ।
- ५. प्रदान गरिएको तलब, भत्ता तथा सुविधाहरूमा प्रचलित कानुन अनुसार कर कट्टी गरेर मात्र भुक्तानी गर्ने व्यवस्था रहेको छ ।

(ड) लाभांशको विवरण

बैंकले गत आ.व. २०७९/८० मा ४.२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गरेकोमा आ.व. २०८०/८१ मा ४.०० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव बैंकको मिति २०८१/८/२१ मा बसेको ४३९औ सञ्चालक समितिको बैठकले गरेको छ ।

३. आर्थिक वर्ष २०८०/८१ मा बैंकले कुनै शेयर जफत गरेको छैन ।
४. कुनै पनि सञ्चालक, कार्यकारी प्रमुख, बैंकका संस्थापक शेयरधनी वा निजका नातेदार वा निज संलग्न रहेको फर्म, कम्पनी वा संगठित संस्थाले बैंकलाई कुनै पनि रकम बुझाउन बाँकी रहेको जानकारीमा नआएको ।

नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिकाको निर्देशन नं. २० (८) (घ)

बमोजिमको विवरण

सेवाग्राहीहरूलाई पर्ने असुविधा तथा सर्वसाधारणको गुनासो सुनुवाइ गर्न यस बैंकले 'सूचना तथा गुनासो सुनुवाइ डेर्स्क' रस्थापना गरी सेवाग्राहीको गुनासो सुनुवाइ गर्दै आएको छ । गुनासो सुनुवाइका लागि बैंकले विभिन्न माध्यमहरूको व्यवस्था गरी गुनासो सुनुवाइ गरिरहेको छ ।

बैंकले देशभर फैलिएका आफ्ना शाखाहरूमा रहेका सुभाव पेटिका, बैंकको वेबसाइटमा रहेको हेल्पडेस्क, इमेल, फेसबुक, भाइबर तथा हटलाइनमा प्राप्त गुनासोहरूको सुनुवाइ गर्दै आएको छ । विभिन्न माध्यमहरूबाट प्राप्त गुनासोहरूको सुनुवाइका निम्ति बैंकले आन्तरिक संयन्त्र तयार गरेको छ, जसअनुसार छिटोछरितो ढंगले सरोकारवालाहरूका गुनासो, जिज्ञासा तथा सुभावहरूको सुनुवाइ भएको छ । बैंकको गुनासो व्यवस्थापन अधिकारीको विवरण बैंकको वेबसाइटमा राखिएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन नं. २०, बुँदा नं. ९ (घ) मा भएको व्यवस्था बमोजिम आ.व. २०८०/८१ मा ग्राहक महानुभावहरूबाट लिखित निवेदन, गुनासो पोर्टल, इमेल, टेलिफोन तथा मौखिक माध्यमबाट प्राप्त हुन आएका गुनासो र त्यसउपर बैंकले गरेको कारबाहीका विवरण यस प्रकार छन्:

| विवरण | गुनासो दर्ता संख्या | गुनासो समाधान भएको संख्या | गुनासो समाधान हुन बाँकी संख्या |
|----------------------------------|---------------------|---------------------------|--------------------------------|
| प्राविधिक कठिनाइ सम्बन्धी गुनासो | ४ | ४ | - |
| वित्तीय अपराध सम्बन्धी गुनासो | ३ | ३ | - |
| वित्तीय लेनदेन सम्बन्धी गुनासो | ४ | ४ | - |
| ब्याज दर सम्बन्धी गुनासो | २ | २ | - |
| सेवा गुणस्तर सम्बन्धी गुनासो | ५५ | ५५ | - |
| कर्मचारी आचरण सम्बन्धी गुनासो | २० | २० | - |
| भौतिक दुरी सम्बन्धी गुनासो | २ | २ | - |
| अन्य | ३४ | ३४ | - |
| जम्मा | १२४ | १२४ | - |

गुनासो दर्ता तथा सूचना प्राप्त गर्ने माध्यम

टोलफ्री नम्बर : ९६६०-०९-२४०२४

फ्याक्स नं. ९७७-०९ - ४४४२९२९

फोन नम्बर : ०९ - ५१७०७२०

पोर्ट बक्स नम्बर : ९३८०६

ईमेल : customercare@sbl.com.np

वेबसाइट www.siddharthabank.com

Facebook: www.facebook.com/SiddharthaBankLtd

Instagram: [instagram.com/SiddharthaBank](https://www.instagram.com/SiddharthaBank)

LinkedIn: www.linkedin.com/company/siddharthabanklimited

Twitter: twitter.com/SiddharthaBank

गुनासो व्यवस्थापन अधिकारीको विवरण

नाम: सुरेश राज महर्जन

पद: उपमहाप्रबन्धक

फोन नं : ०९-५१७०७२०

ईमेल: suresh.maharjan@sbl.com.np

सिद्धार्थ बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा
प्रबन्धपत्रमा संशोधन/थप/घटको तीनमहले विवरण

| दफा | विद्यमान व्यवस्था | प्रस्तावित व्यवस्था | संशोधन तथा थप गर्नु पर्नाको कारण |
|-------|--|--|--|
| ५(१)क | बैंकको अधिकृत पूँजी रु. १६,००,००,००,०००/- (अक्षरेपी सोहू अर्ब मात्र) हुनेछ । जसलाई रु. १००/- (अक्षरेपी एक सय रुपैया मात्र) का दरले १६,५०,००,००० साधारण शेयरमा विभाजन गरिएको छ । | बैंकको अधिकृत पूँजी रु. २०,००,००,००,०००/- (अक्षरेपी बीस अर्ब मात्र) हुनेछ । जसलाई रु. १००/- (अक्षरेपी एक सय रुपैया मात्र) का दरले १६,५०,००,००० साधारण शेयर र ३,५०,००,००० अग्राधिकार शेयरमा विभाजन गरिएको छ । | अग्राधिकार शेयरका कारण बैंकको अधिकृत पूँजी जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्न आवश्यक भएकाले । |
| ५(१)ख | बैंकको जारी पूँजी रु. १४,०८,९९,८०,९८५/- (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैया मात्र) हुनेछ । | बैंकको जारी पूँजी रु. १७,५८,९९,८०,९८५/- (अक्षरेपी सत्र अर्ब अन्ठाउन्न करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैया मात्र) हुनेछ । जसलाई रु. १००/- (अक्षरेपी एक सय रुपैया मात्र) का दरले १४,०८,९९,८०९.८५ साधारण शेयर र ३,५०,००,००० अग्राधिकार शेयरमा विभाजन गरिएको छ । | |
| ५(१)ग | बैंकको चुक्ता पूँजी रु. १४,०८,९९,८०,९८५/- (अक्षरेपी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैया मात्र) हुनेछ । | बैंकको चुक्ता पूँजी रु. १७,५८,९९,८०,९८५/- (अक्षरेपी सत्र अर्ब अन्ठाउन्न करोड उनानसय लाख असी हजार एक सय पचासी रुपैया मात्र) हुनेछ । जसलाई रु. १००/- (अक्षरेपी एक सय रुपैया मात्र) का दरले १४,०८,९९,८०९.८५ साधारण शेयर र ३,५०,००,००० अग्राधिकार शेयरमा विभाजन गरिएको छ । | |
| ५(१)घ | बैंकको जारी पूँजीको ४९% (उनन्वास प्रतिशत) शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ । | अग्राधिकार शेयर बाहेकको बैंकको जारी पूँजीको ४९% (उनन्वास प्रतिशत) शेयर सर्वसाधारणको लागि छुट्टाइएको छ । | अग्राधिकार शेयरका कारण थप प्रष्ट्याउन |
| ५(१)ङ | बैंकको जारी पूँजीको समूहगत शेयर देहाय बमोजिम हुनेछ: समूह (क) संस्थापक शेयरधनीहरू - ५१% समूह (ख) सर्वसाधारण शेयरधनीहरू - ४९% समूह (ग) अग्राधिकार शेयर तर समूह (ग) अन्तर्गतको अग्राधिकार शेयरमा कुनै प्रकारको मताधिकार हुने छैन । | बैंकको जारी पूँजीको समूहगत शेयर देहाय बमोजिम हुनेछ: समूह (क) संस्थापक शेयरधनीहरू - ५१% समूह (ख) सर्वसाधारण शेयरधनीहरू - ४९% समूह (ग) अग्राधिकार शेयर तर समूह (ग) अन्तर्गतको अग्राधिकार शेयरमा कुनै प्रकारको मताधिकार हुने छैन । | अग्राधिकार शेयरका कारण थप प्रष्ट्याउन । |
| ५(१)छ | जुन समूहको शेयर खरिद गरेको हो सो खरिद गर्ने व्यक्ति वा संस्थालाई सोही समूहमा वर्गीकरण गरिनेछ । | जुन समूहको शेयर (अग्राधिकार शेयर सहित) खरिद गरेको हो सो खरिद गर्ने व्यक्ति वा संस्थालाई सोही समूहमा वर्गीकरण गरिनेछ । | अग्राधिकार शेयरका कारण थप प्रष्ट्याउन । |

| | | | |
|-------|--|---|--|
| ५(१)ज | नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिई प्रचलित कम्पनी सम्बन्धी कानून, प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून तथा अन्य प्रचलित कानूनको अधीनमा रही नियमनकारी निकायको पूर्व स्वीकृति लिई आवश्यकता अनुसार आफ्नो पूँजी तथा स्वामित्वको संरचनामा हेरफेर गर्न सक्नेछ । | बैंकले प्रचलित कम्पनी सम्बन्धी कानून, बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून तथा अन्य प्रचलित कानूनको अधीनमा रही नियमनकारी निकायको पूर्व स्वीकृति लिई आवश्यकता अनुसार आफ्नो पूँजी तथा स्वामित्वको संरचनामा हेरफेर गर्न सक्नेछ । यसैगरी नियमनकारी निकायले तोकिदिएको सीमाभित्र रही नयाँ निष्काशन (फर्दर पब्लिक ईस्यु), शेयर, अग्राधिकार शेयर, डिबेन्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य वित्तीय उपकरणको माध्यमबाट पूँजी परिचालन गर्न सक्नेछ । | अग्राधिकार शेयर जारीका कारण प्रष्ट्याउन र थप व्यवस्था गर्न । |
| ५(१)झ | संस्थापक शेयरधनीहरू बाहेक अन्य कुनै एक नेपाली नागरिक, फर्म वा कम्पनीले चुक्ता पूँजीको २% (दुई प्रतिशत) भन्दा बढी शेयर खरिद गर्न र आफ्नो नाममा राख्न सक्ने छैन । तर, यो बन्देज अग्राधिकार शेयरको हकमा लागु हुने छैन । | संस्थापक शेयरधनीहरू बाहेक अन्य कुनै एक नेपाली नागरिक, फर्म वा कम्पनीले चुक्ता पूँजीको २% (दुई प्रतिशत) भन्दा बढी शेयर खरिद गर्न र आफ्नो नाममा राख्न सक्ने छैन । तर, यो बन्देज अग्राधिकार शेयरको हकमा लागु हुने छैन । | अग्राधिकार शेयरका कारण थप प्रष्ट्याउन । |
| ६ | बैंकको शेयरको किसिम: हाल बैंकका सबै शेयरहरू साधारण शेयर रहने छन् । बैंकले भविष्यमा पूँजीको आवश्यकता एवं त्यसको पर्याप्तताका आधारमा प्रचलित कानून बमोजिम साधारण सभामा प्रस्ताव पारित गरी तथा नियमनकारी निकायको स्वीकृति लिई अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) जारी गर्न सक्नेछ । यसरी अग्राधिकार शेयर जारी गर्दा सो सम्बन्धी तोकिएका व्यवस्था तथा शर्तहरू सम्बन्धमा प्रचलिन ऐन, नियम तथा नियमनकारी निकायहरूले समय समयमा तोके बमोजिम हुनेछ । | बैंकको शेयरको किसिम: हाल बैंकका सबै शेयरहरू साधारण शेयर रहने छन् । बैंकले भविष्यमा पूँजीको आवश्यकता एवं त्यसको पर्याप्तताका आधारमा प्रचलित कानून बमोजिम साधारण सभामा प्रस्ताव पारित गरी तथा नियमनकारी निकायको स्वीकृति लिई अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) जारी गर्न सक्नेछ । यसरी अग्राधिकार शेयर जारी गर्दा सो सम्बन्धी तोकिएका व्यवस्था तथा शर्तहरू सम्बन्धमा प्रचलिन ऐन, नियम तथा नियमनकारी निकायहरूले समय समयमा तोके बमोजिम हुनेछ । | अग्राधिकार शेयरका कारण थप प्रष्ट्याउन । |
| ७(घ) | संस्थापक समुह बाहेक कुनै पनि व्यक्तिले बैंकको कुल जारी पूँजीको २% (दुई प्रतिशत) भन्दा बढी र १० शेयरभन्दा घटी शेयर लिन पाउने छैनन् । तर, यो बन्देज हकप्रद शेयर र बोनस शेयरको हकमा लागु हुने छैन । | संस्थापक शेयरधनीहरू बाहेक अन्य कुनै एक नेपाली नागरिक, फर्म वा कम्पनीले चुक्ता पूँजीको २% (दुई प्रतिशत) भन्दा बढी शेयर खरिद गर्न र आफ्नो नाममा राख्न सक्ने छैन । तर, यो बन्देज अग्राधिकार शेयरको हकमा लागु हुने छैन । | अग्राधिकार शेयरका कारण थप प्रष्ट्याउन । |

सिद्धार्थ बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा

नियमावलीमा संशोधन/थप/घटको तीनमहले विवरण

| नियम | विद्यमान व्यवस्था | प्रस्तावित व्यवस्था | संशोधन तथा थप गर्नु पर्नाको कारण |
|-------|---|---|--|
| ५ | <p>गणपूरक संख्या : कुल शेयर संख्याको पचास प्रतिशतभन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी कुल शेयरधनीहरूमध्ये तीन जना शेयरधनीहरू स्वयं वा आफ्नो प्रतिनिधिद्वारा उपरिथत नभई साधारण सभाको कामकारवाही हुने छैन । तर नियम ४ को उपनियम ६ मा उल्लेख भए बमोजिम पुनः बोलाइएको साधारण सभामा कुल शेयर संख्याको पच्चीस प्रतिशत शेयरको प्रतिनिधित्व हुने गरी तीन जना शेयरधनीहरू स्वयं वा आफ्नो प्रतिनिधिद्वारा उपरिथत भएमा सभा गर्न बाधा पर्ने छैन ।</p> | <p>गणपूरक संख्या : अग्राधिकार शेयर बाहेकको कुल शेयर संख्याको पचास प्रतिशतभन्दा बढी शेयरको प्रतिनिधित्व हुने गरी कुल शेयरधनीहरूमध्ये तीन जना शेयरधनीहरू स्वयं वा आफ्नो प्रतिनिधिद्वारा उपरिथत नभई साधारण सभाको कामकारवाही हुने छैन । तर नियम ४ को उपनियम ६ मा उल्लेख भए बमोजिम पुनः बोलाइएको साधारण सभामा कुल शेयर संख्याको पच्चीस प्रतिशत शेयरको प्रतिनिधित्व हुने गरी तीन जना शेयरधनीहरू स्वयं वा आफ्नो प्रतिनिधिद्वारा उपरिथत भएमा सभा गर्न बाधा पर्ने छैन ।</p> | अग्राधिकार शेयर जारीका कारण थप प्रष्ट्याउन । |
| ६(१७) | <p>सञ्चालकको निर्वाचन लगायतका मतदानमा प्रत्येक शेयरका लागि एक मतको दरले शेयरधनीहरूको मत संख्या उनीहरूले खरिद गरेको शेयरको अनुपातमा हुनेछ । मतदान भएमा मत दिने अधिकार भएका सबै शेयरधनीहरूले आफै वा आफ्ना कानूनी प्रतिनिधिद्वारा मत दिन सक्नेछन् ।</p> | <p>सञ्चालकको निर्वाचन लगायतका मतदानमा प्रत्येक शेयर का लागि एक मतको दरले शेयरधनीहरूको मत संख्या उनीहरूले खरिद गरेको शेयरको अनुपातमा हुनेछ । मतदान भएमा मत दिने अधिकार भएका सबै शेयरधनीहरूले आफै वा आफ्ना कानूनी प्रतिनिधिद्वारा मत दिन सक्नेछन् । तर अग्राधिकार शेयरमा सञ्चालकको निर्वाचन एवं मतदानको अधिकार हुने छैन ।</p> | अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारीका कारण थप प्रष्ट्याउन । |
| १५ | <p>सञ्चालक हुन लिनुपर्ने न्यूनतम शेयर संख्या: कुनै पनि व्यक्ति बैंकको संचालकको पदमा निर्वाचित हुनको लागि योग्य हुन बैंकको कम्तीमा १०० (एक सय) शेयर आफ्नो नाउँमा लिएको हुनुपर्नेछ । तर, नेपाल राष्ट्र बैंकले कायम गरेको व्यावसायिक विशेषज्ञ संचालक तथा विदेशी बैंक वा वित्तीय संस्था वा संगठित संस्थाले शेयर लगानी गरी संचालक मनोनयन गरेको अवस्थामा त्यस्तो संचालकले व्यक्तिगत हैसियतले त्यस्तो न्यूनतम शेयर लिन आवश्यक हुने छैन ।</p> | <p>सञ्चालक हुन लिनुपर्ने न्यूनतम शेयर संख्या: कुनै पनि व्यक्ति बैंकको संचालकको पदमा निर्वाचित हुनको लागि योग्य हुन बैंकको कम्तीमा १०० (एक सय) साधारण शेयर आफ्नो नाउँमा लिएको हुनुपर्नेछ । तर, नेपाल राष्ट्र बैंकले कायम गरेको व्यावसायिक विशेषज्ञ संचालक तथा विदेशी बैंक वा वित्तीय संस्था वा संगठित संस्थाले शेयर लगानी गरी संचालक मनोनयन गरेको अवस्थामा त्यस्तो संचालकले व्यक्तिगत हैसियतले त्यस्तो न्यूनतम शेयर लिन आवश्यक हुने छैन ।</p> | अग्राधिकार शेयर जारीका कारण थप प्रष्ट्याउन । |

| | | | |
|------|---|--|---|
| २५.१ | <p>विभिन्न वर्गका शेयर, शेयरधनीको हक तथा विशेष सुविधा :</p> <p>साधारण शेयर बाहेक अन्य वर्गका शेयरको सम्बन्धमा हाललाई कुनै व्यवस्था गरिएको छैन । साधारण शेयरको समूहगत संरचना प्रबन्ध पत्रको दफा ५ मा भए बमोजिम हुने छ ।</p> | <p>विभिन्न वर्गका शेयर, शेयरधनीको हक तथा विशेष सुविधा :</p> <p>बैंकमा साधारण तथा अग्राधिकार शेयरहरू रहने छन् । साधारण शेयरको समूहगत संरचना प्रबन्धपत्रको दफा ५ मा भए बमोजिम हुने छ ।</p> | <p>अग्राधिकार शेयरका कारण थप प्रष्ट्याउन ।</p> |
| २५.२ | <p>बैंकको शेयरको किसिम तथा जारी पूँजीको समूहगत शेयर स्वामित्व देहाय अनुसार हुनेछः</p> <p>१. बैंकको हाल साधारण शेयरहरू मात्र रहनेछन् ।</p> | <p>बैंकको शेयरको किसिम तथा जारी पूँजीको समूहगत शेयर स्वामित्व देहाय अनुसार हुनेछः</p> <p>१. बैंकमा साधारण तथा अग्राधिकार शेयरहरू रहने छन् । तर अग्राधिकार शेयरको कुनै मताधिकार हुने छैन ।</p> | <p>अग्राधिकार शेयरका कारण थप प्रष्ट्याउन ।</p> |
| २५.७ | <p>संस्थापक शेयरधनीहरू बाहेक अन्य कुनै एक नेपाली नागरिक, फर्म वा कम्पनीले चुक्ता पूँजीको २% (दुई प्रतिशत) भन्दा बढी शेयर खरिद गर्न र आफ्नो नाममा राख्न सक्ने छैन ।</p> | <p>संस्थापक शेयरधनीहरू बाहेक अन्य कुनै एक नेपाली नागरिक, फर्म वा कम्पनीले चुक्ता पूँजीको २% (दुई प्रतिशत) भन्दा बढी शेयर खरिद गर्न र आफ्नो नाममा राख्न सक्ने छैन । तर यो बन्देज अग्राधिकार शेयरको हकमा लागु हुने छैन ।</p> | <p>अग्राधिकार शेयर जारीका कारण थप प्रष्ट्याउन ।</p> |
| २५.८ | <p>प्रचलित कम्पनी सम्बन्धी कानूनमा भएको व्यवस्था बमोजिम बैंकका शेयरधनीहरूलाई कम्पनीको साधारण शेयरमा निहित हक तथा विशेष सुविधा प्राप्त हुनेछ ।</p> | <p>प्रचलित कम्पनी सम्बन्धी कानूनमा भएको व्यवस्था बमोजिम बैंकका मताधिकार प्राप्त शेयरधनीहरूलाई मात्र कम्पनीको साधारण शेयरमा निहित हक तथा विशेष सुविधा प्राप्त हुनेछ ।</p> | <p>अग्राधिकार शेयर जारीका कारण थप प्रष्ट्याउन ।</p> |
| २६ | <p>अग्राधिकार शेयर सम्बन्धी व्यवस्था :</p> <p>बैंकले भविष्यमा पूँजीको आवश्यकता तथा त्यसको पर्याप्तताका आधारमा प्रचलित कानून बमोजिम साधारण सभामा प्रस्ताव पारित गरी तथा नेपाल राष्ट्र बैंकको स्वीकृत लिई फिर्ता हुने (रिडिमेवल), फिर्ता नहुने (इरिडिमेवल) तथा अन्य प्रकारका अग्राधिकार शेयरहरू जारी गर्न सक्नेछ ।</p> | <p>अग्राधिकार शेयर सम्बन्धी व्यवस्था :</p> <p>बैंकले भविष्यमा पूँजीको आवश्यकता एवं त्यसको पर्याप्तताका आधारमा प्रचलित कानून बमोजिम साधारण सभामा प्रस्ताव पारित गरी तथा नियमनकारी निकायको स्वीकृति लिई अविमोच्य असञ्चिति अग्राधिकार शेयर (Perpetual Non-Cumulative Preference Share) जारी गर्न सक्नेछ । यसरी अग्राधिकार शेयर जारी गर्दा सो सम्बन्धी तोकिएका व्यवस्था तथा शर्तहरू सम्बन्धमा प्रचलिन ऐन, नियम तथा नियमनकारी निकायहरूले समय समयमा तोके बमोजिम हुनेछ ।</p> | <p>अग्राधिकार शेयर जारीका कारण थप प्रष्ट्याउन ।</p> |

| | | |
|---|--|--|
| <p>२९</p> <p>शेयर पूँजीमा हेरफेर : नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिई प्रचलित कम्पनी सम्बन्धी कानून, प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून तथा अन्य प्रचलित कानूनको अधीनमा रही बैंकले आफ्नो शेयर पूँजी तथा स्वामित्वको संरचनामा हेरफेर गर्न सक्नेछ ।</p> | <p>शेयर पूँजीमा हेरफेर : बैंकले प्रचलित कम्पनी सम्बन्धी कानून, बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून तथा अन्य प्रचलित कानूनको अधीनमा रही नियमनकारी निकायको पूर्व स्वीकृति लिई आवश्यकता अनुसार आफ्नो पूँजी तथा स्वामित्वको संरचनामा हेरफेर गर्न सक्नेछ । यसैगरी नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रही नयाँ निष्काशन (फर्दर पब्लिक इस्यु), शेयर, अग्राधिकार शेयर, डिबेन्चर, बण्ड, ऋणपत्र, बचतपत्र वा अन्य वित्तीय उपकरणको माध्यमबाट पूँजी परिचालन गर्न सक्नेछ ।</p> | <p>अग्राधिकार शेयर जारीका कारण प्रष्ट्याउन र थप व्यवस्था गर्न ।</p> |
| <p>३१.१ (क)</p> <p>१. सञ्चालकहरूको बैठक भत्ता तथा सुविधा देहाय बमोजिम हुनेछ : प्रति बैठक अध्यक्षलाई रु. १८,००० का दरले र सञ्चालकलाई रु. १४,००० का दरले बैठक भत्ता उपलब्ध गराईनेछ । भिडियो कन्फरेन्सिङ्को माध्यमबाट बैठक बस्दा बैठकको भिडियोको रेकर्ड राखि बैठकको निर्णय उतार पुस्तिका (माईन्यूट) मा स्वयं उपस्थित भई हस्ताक्षर गरेपछि मात्र भत्ता प्रदान गरिनेछ ।</p> | <p>१. सञ्चालकहरूको बैठक भत्ता तथा सुविधा देहाय बमोजिम हुनेछ : प्रति बैठक अध्यक्षलाई रु. २५,०००/- का दरले र सञ्चालकलाई रु. २०,०००/- का दरले बैठक भत्ता उपलब्ध गराईनेछ । भिडियो कन्फरेन्सिङ्को माध्यमबाट बैठक बस्दा बैठकको भिडियोको रेकर्ड राखि बैठकको निर्णय उतार पुस्तिका (माईन्यूट) मा स्वयं उपस्थित भई हस्ताक्षर गरेपछि मात्र भत्ता प्रदान गरिनेछ ।</p> | <p>सञ्चालकको बैठक भत्ता समय सापेक्ष बनाउन वाञ्छनीय भएकाले ।</p> |
| <p>३१.१ (क)</p> <p>३. पत्रपत्रिका तथा संचार खर्च वापत सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरूलाई प्रति महिना एकमुष्ठ रु. १२,००० उपलब्ध गराईनेछ</p> | <p>३. परिवहन खर्च, पत्रपत्रिका तथा संचार खर्च वापत सञ्चालक समितिका अध्यक्षलाई प्रति महिना एकमुष्ठ रु. २०,०००/- तथा सञ्चालकहरूलाई प्रति महिना एकमुष्ठ रु. १८,०००/- उपलब्ध गराईनेछ ।</p> | <p>शीर्षक मिलान तथा सञ्चालकको पत्रपत्रिका तथा संचार खर्च समय सापेक्ष बनाउन वाञ्छनीय भएकाले ।</p> |

अविमोच्य असज्जिति अग्राधिकार शेयर (Non cumulative preference shares)

सम्बन्धि केही जानकारी

यस वार्षिक साधारण सभामा रु. ३ अर्ब ५० करोडको 'एसबिएल ८.२५% अविमोच्य असज्जिति अग्राधिकार शेयर' जारी गर्न स्वीकृतिको लागि प्रस्ताव पेश गरिएको छ।

यो नेपालको वित्त क्षेत्रमा नयां उपकरण भएको हुँदा यस सम्बन्धी केही जानकारीहरू :

उद्देश्य

- ◆ बैंकको अतिरिक्त प्राथमिक पूँजी (Additional Tier 1 Capital) को माध्यमबाट बैंकको पूँजीगत आधार थप मजबूत तथा वृद्धि गर्ने।
- ◆ बैंकको पैंजी परीचालन तथा ऋण लगानी क्षमता वृद्धि भई दीर्घकालिन स्रोतको सुनिश्चितता गर्ने।
- ◆ साधारण सेयरधनीको सेयर संरचनामा परिवर्तन नहुने गरी नयाँ पूँजी उपकरणको प्रयोग गर्ने।
- ◆ लक्षित लगानिकर्ताहरूको लागि दिर्घकालिन लाभांश सहितको लगानी अवसर प्रदान गर्ने।
- ◆ अग्राधिकार सेयर नयाँ उपकरणको रूपमा जारी भई देशको पूँजी बजारको विकासमा मदत हुने।

विशेषता

- ◆ बैंकहरूले साधारण सभामा पारित गरे पछि नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर मात्र यस्ता अविमोच्य असज्जिति अग्राधिकार सेयर जारी गर्न सक्नेछ।
- ◆ अविमोच्य असज्जिति अग्राधिकार सेयरको भुक्तानी अवधि हुँदैन।
- ◆ अविमोच्य असज्जिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्न सक्नेछ।
- ◆ यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्नेछ।
- ◆ अविमोच्य असज्जिति अग्राधिकार सेयरमा लाभांश वितरण गर्न वा नगर्न सम्बन्धी निर्णय गर्न सम्पूर्ण अधिकार बैंकमा निहित हुनेछ।
- ◆ यस्तो सेयरमा प्रदान गर्ने लाभांश दर fixed हुनेछ। घाटा भएको अवस्थामा लाभांश वितरण गर्न नपर्ने र

उक्त वर्ष नपाएको लाभांश अर्को वर्ष नाफा बाड्न सक्ने अवस्था भएमा पनि दिन नपाइने हुन्छ।

- ◆ अविमोच्य असज्जिति अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ। यसका लागि संचित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन।
- ◆ अविमोच्य असज्जिति अग्राधिकार सेयर कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्नेछ।
- ◆ अविमोच्य असज्जिति अग्राधिकार सेयर जारी गरेका इजाजतपत्रप्राप्त संस्थाको तोकिएको ट्रिगर बिन्दु (Trigger Point) पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर संस्थापक सेयरमा परिणत गर्नुपर्नेछ। यस व्यवस्थाका लागि साधारण सेयर प्राथमिक पूँजी (CET1) कुल जोखिम भारित सम्पत्तिको ५.१२५ प्रतिशत भन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिनेछ।
- ◆ बैंक खारेजी भएको अवस्थामा अविमोच्य असज्जिति अग्राधिकार सेयरको भुक्तानी साधारण सेयरमन्दा अगाडि तर पूरक पूँजी (Tier 2 Capital) मा समावेश भएका नियामकीय पूँजी उपकरणहरू, निक्षेपकर्ता एवं अन्य साधारण साहुभन्दा पछि मात्र हुने।
- ◆ यसको लाभांश खुद मुनाफा पश्चात् विनियोजन हुने र लाभांशमा शेयरधनीहरू भन्दा पहिलो हक यस शेयरका लगानीकर्ताहरूको हुनेछ।
- ◆ यस्ता शेयर धारण गर्ने शेयरधनीहरूको voting अधिकार हुनेछैन।
- ◆ यस्ता शेयर साधारण शेयरमा परिणत हुन सक्ने छैन।

ग्राहक सफलताका कथाहरू



“महिला उद्यमशील कर्जाले व्यवसायलाई फेरि उकान्ने र लयमा ल्याउने मौका दियो”

सीतामैया दाखुवा

सञ्चालक, आभा द सोल

आभा द सोल – यो नाम अहिले फेसन र बुटिकको क्षेत्रमा परिचित छ । यसलाई सुरु गर्न साहसी महिला हुन्, सीतामैया दाखुवा । उनको बुटिक कपडाको मात्र व्यापार गर्न ठाउँ होइन, यो सजावटको आत्मा भल्काउने र कला प्रस्तुत गर्न एक प्लेटफर्म पनि हो ।

तर, सीतामैयाका लागि यो यात्रा सजिलो थिएन । सुरुका दिनहरू सम्भिँदै सीतामैया भन्निन्, ‘त्यो बेला नेपालमा केही पनि सजिलो थिएन । कपडा, सामान किन्न भारत जानुपर्ने । कति दिन त्यहीं बसेर सामान ल्याउनुपर्न बाध्यता थियो ।’

१५ वर्षभन्दा धेरैअधिदेखि यो क्षेत्रमा लागेकी सीतामैयाले व्यवसाय सञ्चालन गरेपछि पनि रात्रै गरिरहेकी थिइन् । व्यवसाय राम्री चल्दै थियो । तर, एकाएक कोरोना महामारीको चेपेटामा उनी परिन् । पूरै विश्व यसबाट समस्यामा पर्दा उनलाई त्यसले नछुने कुरै भएन । व्यवसायमै टिकेर बस्ने कि व्यवसाय छोड्ने भन्ने दोधारमा उनी पुगिसकेकी थिइन् । करिबकरिब व्यवसाय घाटामा गइसकेको थियो, माझनसमै पुग्यो ।

यसरी व्यावसायिक जीवनमा विभिन्न उतारचढाव भेलेकी सीतामैया सिद्धार्थ बैंकको सहयोगले नै आफूलाई धेरै राहत मिलेको अनुभव सुनाउँछिन् । संकटको साथी सिद्धार्थ बैंकले उनका लागि सधैं सहयोगी भूमिका निर्वाह गन्यो । एकपटक यस्तो अवस्था आयो, जतिबेला उनलाई आर्थिक सहयोगको एकदमै आवश्यकता थियो । कोरोनाकालको त्यो कठिन समयमा सिद्धार्थ बैंकले ल्याएको महिला उद्यमशील कर्जाले उनलाई ठूलो राहत दियो । यो योजना सिद्धार्थ बैंकले कोरोनाकालभन्दा अगाडि नै सञ्चालनमा ल्याएको योजना हो ।

उनले सिद्धार्थ बैंकसँग जोडिँदाको अनुभव सुनाइन्, ‘मेरो एक जना सीए पढेको नजिकको भाइ हुनुहुन्छ । उहाँले यस कर्जाबारे जानकारी दिनुभयो । रकम आवश्यक परिरहेको अवस्थामा यसमा एप्लाई गर्दा फाइदै हुने सल्लाह उहाँबाट आयो । नभन्दै मैले ‘महिला उद्यमशील कर्जाअन्तर्गत कर्जा पनि पाएँ, जसले व्यवसायलाई फेरि उकास्ने र लयमा ल्याउने मौका दियो ।’

सीतामैयाका अनुसार कर्जाको सहयोगले व्यवसायलाई टिक्न मात्रै होइन, अधि बढनसमेत ठूलो मदत पुग्यो । कोरोनाको समयमा समग्र अर्थतन्त्र हल्लिएको अवस्थामा समेत बैंकले कुनै अप्लाई नबनाएको सीतामैया बताउँछिन् । फलस्वरूप आजको दिनसम्म आइपुग्दा उनले बैंकसँग राम्रो सम्बन्ध राखिरहेकी छिन् । सिद्धार्थ बैंकबाट उनले अभ अरू थप सेवासमेत लिन थालेकी छिन् । पछिल्लो समय त उनले मोबाइल बैंकिङ, क्यूआर कोडजस्ता व्यावसायिक कारोबारमा सजिलो बनाउने सेवा सुविधा पनि लिन थालेकी छिन् । ग्राहकलाई तिर्न र आफूलाई लिन सहज भएपछि यस्ता सेवा लिएपछि आफू एकखाले भन्नक्टबाट मुक्त भएको उनको अनुभव छ ।

अब भने व्यवसायलाई अझै उचाइमा लैजाने सपना सीतामैयाको देखिन्छ । पुल्योकमा रहेको यो बुटिकलाई विस्तार गर्न योजना उनले सुनाइन् । अन्य शाखा खोल्ने सोचमा रहेकी उनले बैंकबाट अझै सहयोगको अपेक्षा राखेकी छिन् । सिद्धार्थ बैंकको ‘महिला उद्यमशील कर्जाजस्तै अरू अफर र कार्यक्रम पनि उपयोग गरेर व्यवसायलाई अझै ठूलो भोल्युममा उनी लैजान चाहन्छिन् । बैंकसँगको पुरानो सम्बन्धले हामीजस्ता साना व्यवसायीलाई अझै अगाडि बढन सहयोग गर्छ भन्ने विश्वास छ;’ उनले भनिन् ।

यसरी आफै लाभग्राही बनिरहेकी सीतामैया अरू उद्यमी बन्न चाहनेहरूलाई पनि सिद्धार्थ बैंकका विभिन्न स्किमसँग जोडिएर काम गर्न सल्लाह दिन्छिन् । महिला उद्यमीको हैसियतले बैंकको सहयोगले नै आफू यो स्थानमा पुगेको अनुभव सुनाउँदै उनले भनिन्, ‘यदि संकटमा सिद्धार्थ बैंक थिएन भने म धेरै गाह्रो अवस्थामा पुग्यैँ । सम्भवतः व्यवसाय नै बन्द हुने अवस्था थियो । त्यसैले



म सिद्धार्थ बैकलाई नै सहयोगी बनाउन सल्लाह दिन चाहन्छु ।

यसरी सीतामैयाको यो यात्रा सबै व्यवसाय गर्न चाहने महिलाका लागि प्रेरणा हो । समस्याहरूलाई अवसरमा बदले, सहकार्य र सहयोगको महत्व बुझ्ने र सपनालाई व्यवहारमा उतार्ने साहस गर्ने मानिसका लागि उनी एक उदाहरण मात्र हुन् । ‘आभाद सोल’ केवल बुटिक मात्र होइन, यो त एक सोच हो, एउटा अभियान हो, जसले फेसनको माध्यमबाट मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पारिरहेको छ ।



“बैकले मलाई विश्वास गरेर दिएको साथ जीवनमै बिर्सन नसक्ने क्षण हो”

भलकप्रसाद सुवेदी

कार्यकारी अध्यक्ष, सिन्धु मल्टी पर्फेज प्रा.लि.

भलकप्रसाद सुवेदी ‘सिन्धु मल्टी पर्फेज प्रा.लि.’का कार्यकारी अध्यक्ष हुन् । उनको व्यवसाय बहुउद्देशीय कम्पनीको रूपमा स्थापित छ, जसले कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिएको छ । उनी मेलम्ची नगरपालिका- १, रोका टोलमा ‘सिन्धु अर्ग्यानिक फार्म एन्ड फार्मस्टे’ नामक परियोजना सञ्चालन गरिरहेका छन् । यो परियोजनामा एकीकृत अर्ग्यानिक कृषि फार्म र फार्मस्टेको सेवा प्रदान गरिन्छ, जहाँ पर्यटकले प्रकृतिसँग नजिक रहँदै अर्ग्यानिक उत्पादनहरूको अनुभव गर्न सक्छन् ।

सुरुमा त भौगोलिक समस्याले गर्दा असहज बनायो । त्यसमाथि, पर्याप्त पुँजीको अभावले व्यवसाय अधि बढाउन भनै गाहो बनायो । कृषि क्षेत्र आफैमा बिचौलियाको प्रभावले ग्रस्त हुने भएकाले उत्पादक र उपभोक्ताबीच सिधा सम्पर्क स्थापित गर्न सुवेदीलाई मुसिकल भयो ।

तर अठोट, निरन्तरता र लगावसँगै व्यवसायमा जोडिने महत्वपूर्ण कुरा हो, आर्थिक पाटो । सुवेदीलाई बिस्तारै पैसाको आवश्यकताले पिरोल थाल्यो । आफूले जोहो गरेको पैसाले मात्र नपुग्ने अवस्था देखियो । त्यसैले उनले व्यवसायलाई रिथर बनाउन पुँजीको आवश्यकता महसुस गरे । यसै क्रममा सिद्धार्थ बैकले उनलाई सहयोगको हात बढायो । बैकले उपलब्ध गराएको कर्जाले उनलाई व्यवसाय विस्तार गर्न ढूलो मदत पुऱ्यायो । सिद्धार्थ बैकसँगको सहकार्यले भलकलाई आत्मविश्वास दिलायो र व्यवसायलाई रिथरतामा पुऱ्यायो ।

सुवेदी भन्छन्, ‘सिद्धार्थ बैकको कर्जा र सहयोगले मेरो व्यवसायलाई आधार दियो । बैकले मलाई गरेको विश्वास र सुरुमा दिएको साथ मेरा लागि जीवनमै बिर्सन नसकिने क्षण हो ।

सुवेदीले सिद्धार्थ बैकबाट ‘हायर पर्चेज कर्जा’ योजनाअन्तर्गत कर्जा लिएर डेलिभरी भ्यान लिएका छन् र अन्य व्यावसायिक कर्जाको सदुपयोग गरिरहेका छन् । बैकले बजार व्यवस्थापनमा पनि सहयोग पुऱ्याएको छ, जसले सुवेदीलाई आफ्ना उत्पादनहरूलाई बजारमा पुऱ्याउन सघाएको छ । उनी बैकसँगको सम्बन्धलाई विश्वासिलो र सहयोगी साभेदारीको रूपमा हेर्छन् ।

सुवेदीको मिहिनेतले उनलाई सिन्धुपाल्योक जिल्लाका शीर्ष कृषकमध्ये पहिले स्थानमा पुऱ्यायो । २०७९ सालमा उनी उत्कृष्ट कृषक घोषित भए भने २०८० सालमा ‘राष्ट्रपति उत्कृष्ट कृषक अवार्ड’ प्राप्त गर्न पनि सफल भए । यसबाहेक, बागमती प्रदेशका उत्कृष्ट ५ कृषकमध्ये शीर्ष स्थानमा पर्न सम्मान पनि उनैले हात पारे । यी सफलताले सुवेदीलाई आत्मसन्तुष्टि मात्र दिएन, उनको कामप्रति थप प्रतिबद्धता र प्रेरणा पनि प्रदान गन्यो ।

सुवेदीको दीर्घकालीन योजना महत्वाकांक्षी छ । उनी आफ्नो परियोजनालाई नेपालमा कृषि पर्यटनको प्रमुख केन्द्रको रूपमा विकास गर्न चाहन्छन् । अब कृषि अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने योजनामा उनी छन् । अर्थानिक बँगचाको विकास र योग, ध्यान तथा प्राणायाम केन्द्रको स्थापना उनका मुख्य योजनामा परेका छन् ।

सुवेदीले कृषि व्यवसाय गर्न चाहनेहरूलाई आफ्नो अनुभवबाट सिक्न आग्रह गरेका छन् । उनी भन्छन्, 'व्यवसाय सुरु गर्दा चुनौती आउँछ, तर सही योजनासहित अधि बढे सफलता सम्भव छ । कृषि व्यवसाय गर्न चाहनेले मिहिनेत र सही साभेदारको महत्व बुझनुपर्छ । मैले त सिद्धार्थ बैंकसँगको सहकार्य कृषकका लागि लाभदायक हुने ठान्छु ।'



“मेरो उन्नतिमा सधैँ समिक्षने नाम भनेकै सिद्धार्थ बैंक हो”

सुदीपकुमार चौधरी

अध्यक्ष, हिम रिभर पावर लिमिटेड


सुदीपकुमार चौधरी, जलविद्युत क्षेत्रमा आफ्नो पहिचान बनाउने एक साहसी व्यक्तित्व हुन् । वि.सं. २०६० मा पुल्योक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेपछि उनको व्यावसायिक यात्रा सुरु भयो । अध्ययन पूरा भएसँगै उनले मिनि हाईड्रोपावर प्रोजेक्ट (३२०० किलोवाट) मा आयोजना प्रमुखको जिम्मेवारी पाए । त्यहाँ काम गर्दाको अनुभवले उनलाई जलविद्युत क्षेत्रमा भविष्य खोज्ने प्रेरणा दियो ।

देशभरि १०-१२ घण्टाको लोडसेडिङ भइरहेको तत्कालीन समयमा चौधरीले आफ्नो ज्ञान र सीपलाई देशकै ऊर्जा क्षेत्रमा उपयोग गर्ने दृढ निश्चय गरे । जलविद्युत क्षेत्रको सुरुवात सहज भने थिएन । भौगोलिक कठिनाई, प्राविधिक जनशक्तिको अभाव र प्राकृतिक प्रकोपहरूले चुनौती थाए । आयोजनास्थलमा सामग्री पुन्याउन समस्या हुन्थ्यो भने मौसमले पनि कामलाई थप कठिन बनाउँथ्यो । यसका साथै, आर्थिक चुनौती पनि उस्तै गम्भीर थिए । निर्माणका लागि ढूलो लगानी आवश्यक थियो, तर लगानी जुटाउन कठिन ।

तर, चौधरीले यी सबै समस्यालाई अवसरमा बदल्ने प्रण गरे । स्थानीय बासिन्दासँग सहकार्य गरी रोजगार सिर्जना गरे । दक्ष जनशक्ति भेला पारी परामर्शदाताहरूको सहयोगमा आयोजना अधि बढाए । वित्तीय समस्या समाधानका लागि साफेदारी मोडेल अपनाए र बैंकहरूसँग सहकार्य गरे ।

आजको दिनसम्म आइपुग्दा चौधरीले १६.२६ मेगावाटको लिपिड खोला जलविद्युत आयोजना निर्माण गरिरहेका छन् । त्यस्तै, २४ मेगावाटको सुपर सेती र १२८ मेगावाटको तमोर मेवा आयोजनामा पनि उनकै नेतृत्व तहमै बसेर अगाडि बढिरहेका छन् । किन यसरी यही क्षेत्रमा लागिपरिहेका छन् त उनी ? उनको स्पष्ट जवाब छ, 'जलविद्युतले देशको आर्थिक विकासमा ढूलो योगदान दिन सक्छ । त्यसैले यही क्षेत्रमा केही गर्नुपर्छ भनेर लागिपरेको छु ।'

चौधरीले प्राविधिक, आर्थिक, सामाजिक र प्रशासनिक समस्याहरू समाधान गर्न विभिन्न उपायहरू खोजे । प्राविधिक समाधानका लागि उनले विज्ञ टोलीको परामर्शमा आयोजना योजना बनाउने र निर्माण कार्य अधि बढाउने नीति अपनाए । आर्थिक चुनौतीलाई पार गर्न उनले साफेदारी मोडेलको प्रयोग गरे र निजीक्षेत्र तथा बैंकहरूसँग सहकार्य गरी वित्तीय स्रोत जुटाए । सामाजिक समाधानका रूपमा उनले स्थानीय समुदायलाई रोजगार प्रदान गर्ने, सामाजिक परियोजनाहरू सञ्चालन गर्ने र समुदायसँग प्रत्यक्ष संवाद कायम गरेर समस्याको समाधान गरे । प्रशासनिक समाधानको रूपमा उनले सरकारी निकायहरूसँग समयमै समन्वय गरेर स्वीकृति प्रक्रियालाई छिटो बनाउन प्रयास गरे । यी सबै प्रयासहरूल चौधरीलाई व्यावसायिक यात्रामा सफलता प्राप्त गर्न मद्दत पुन्यायो ।



व्यवसायलाई अगाडि बढाउन मदत गरेको छ, जसले व्यवसायमा विश्वास र स्थिरता ल्याएको उनले सुनाए ।

बैंकको सेवाले पुँजी व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको छ । अहिले सिद्धार्थ बैंकबाट विभिन्न वित्तीय सेवाहरू प्राप्त गर्दै आयोजना निर्माणमा सहयोग मिलेको छ, जसले व्यवसायलाई आर्थिक र प्राविधिक रूपमा मजबूत बनाएको अनुभव उनले सुनाए ।

सिद्धार्थ बैंकसँगको सम्बन्ध भविष्यमा व्यवसायको सफलतामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास उनको छ । बैंकसँगको सहकार्यले व्यवसायको विस्तार र नयाँ योजनाहरूको कार्यान्वयनमा मदत पुऱ्याउने उनले सोचेका छन् । कारण, व्यवसायको विस्तारका क्रममा वित्तीय व्यवस्थापनका लागि कर्जाको स्वाभाविक आवश्यकता पर्छ । र, सिद्धार्थ बैंकले समयमै वित्तीय सहयोग र आवश्यक सेवाहरू प्रदान गरेर आयोजनाहरूलाई समयमै निर्माण सम्पन्न गर्न मदत गन्यो ।

त्यसैले व्यवसाय र बैंकबीचको सहकार्यलाई अझ मजबूत बनाउँदै भविष्यमा पनि अरु धेरै आयोजना अगाडि बढाउन सिद्धार्थ बैंकबाट वित्तीय मदत पुग्नेमा चौधरी विश्वस्त छन् ।



“कर्जा आवश्यक परे हामी छौं है! भन्ने बैंक पाउँदा हौसला मिलेको छ!”

लक्ष्मण चौपाने

थुम्की रिसोर्ट, पनौती-११, बल्थली, काभ्रे

आफ्नै ठाउँ पनौती-११, बल्थली, काभ्रे मा पहिल्यैदेखि केही गराँ भन्ने सपना थियो । काठमाडौंको व्यस्त जीवनशैलीमा लामो समय बित्यो, तर मनले जहिले पनि आफ्नो गाउँ सम्फरहन्थ्यो । घर फर्कर केही नयाँ गर्ने सोच दिमागमा खेलिरहन्थ्यो । अन्ततः घर फर्किने निर्णय भयो । तर, के गर्न त ? धेरै सोचविचारपछि पर्यटन क्षेत्रमै केही गराँ भन्ने निष्कर्षमा उनी पुगे ।

घरपरिवारका सदस्यभित्रबाट मिलेर थुम्की रिसोर्ट सञ्चालनमा ल्याए । ‘सुरुबाटै हाम्रो उद्देश्य केवल पैसा मात्र कमाउने रहँदै रहेन । यहाँको परिवेश, समाज र स्थानीयलाई पनि कसरी लाभ पुऱ्याउन सकिन्छ भनेर सोच्याँ,’ उनले भने । अहिले थुम्की

आफ्नो व्यावसायिक यात्रामा सिद्धार्थ बैंकको पनि महत्वपूर्ण भूमिका रहेको चौधरी सहर्ष स्वीकार्छन् । सिद्धार्थ बैंकले समयमै कर्जा, ऋणित लाइन र अन्य वित्तीय सेवाहरू प्रदान गरेर आयोजना सञ्चालनमा सहयोग गरेको उनी भुल्न चाहैदैनन् । सिद्धार्थ बैंकसँगको साफेदारीले आयोजना निर्माणको वित्तीय पक्षलाई मजबूत बनाएको छ । चौधरीको मुख्य लक्ष्य २०८१ सालभित्र लिपिड खोला जलविद्युत आयोजना सम्पन्न गर्नु हो । त्यसपछि, सुपर सेती र तमोर मेवा आयोजनालाई निर्माण चरणमा पुऱ्याउने उनको मुख्य लक्ष्य छ । साथै, उनले सौर्य ऊर्जा उत्पादन र केबुलकारजस्ता अन्य परियोजनाहरूमा पनि काम गर्ने योजना बनाएका छन् ।

तर, यसरी आफ्नो उन्नतिमा चौधरीले सधैं सम्फने नाम भनेको सिद्धार्थ बैंक हो । उनका अनुसार सिद्धार्थ बैंकसँगको साफेदारी व्यवसायको वृद्धि र विकासका लागि महत्वपूर्ण छ । यस बैंकले समयमै वित्तीय सहयोग र दीर्घकालीन साफेदारी प्रदान गर्दै



बनाउँदै भविष्यमा पनि अरु धेरै आयोजना अगाडि बढाउन सिद्धार्थ

रिसोर्ट एउटा राम्रो व्यवसायको रूपमा सञ्चालन भइरहेको छ। कम्तीमा कोही पुगेपछि त्यहाँ नअडिने र नरम्ने कमै हुने उनको दाबी छ। उनका अनुसार रिसोर्टमा एकपटक पुगेपछि मान्छे पटकपटक आउँछन्। अप्यारो बाटो भए पनि मान्छे दोहोरिएर आएका पर्याप्त रेकर्ड छन्। सुरुवातको ६ महिनाको बीचमा एक जना ग्राहक त छपटकसम्म आएको रेकर्ड छ, जसलाई उनी आफ्नो व्यावसायिक सम्पत्ति ठान्छन्। उनी ग्राहकको माया नै आफ्नो ठूलो कमाइ हो भन्ने ठान्छन्, जसले अभै राम्रो गर्ने प्रेरित गरेको छ।

अर्कोतर्फ, पछिलो समय विदेशी पाहुनाहरूको इन्क्वाइरीसमेत बढ्न थालेको छ। 'कति समय त यस्तो छ, आउन खोज्नेलाई नाई भन्नुपरेको अवस्था छ। आउन खोज्नुहुन्छ, तर प्याक भएकाले समय सार्न भन्नुपर्ने अवस्था छ,' उनले सुनाए।

उनी थप्छन्, 'व्यवसाय सुरुवात गर्दा पहिलो १ वा २ वर्षसम्म पिकअप लिन गाहै हुन्छ। त्यसमाथि होटल लाइन आफैमा ग्राहकलाई सुस्तरी बानी पारेर त्याउने खालको व्यवसाय पर्छ। विकास र विस्तार गर्न समय लाग्छ। खानासँग जोडिएको व्यवसाय हो यो। त्यसैले यसमा धेरै संवेदनशील हुनु जरूरी हुन्छ। जुन हामी गरिरहेका छौं।'

यसरी व्यवसाय गर्ने प्रक्रियामा आर्थिक कर्जाको पनि आवश्यक पर्छ। सबै आफैनै पैसाले मात्र व्यवसाय गर्छु भन्न सम्भव हुँदैन। त्यसैले सुरुवातमा उनलाई पनि पैसा आवश्यक पन्यो। त्यतिबेला सिद्धार्थ बैंकले वित्तीय सहयोग गरेको र त्यसैको जगमा रहेर आफूले व्यवसाय खडा गरेको उनी बताउँछन्। 'यो बैंकसँग मेरो धेरै पुरानो सम्बन्ध छ। सेवा मन परेर र विश्वास लागेर नै मैले सिद्धार्थ बैंकसँग कारोबार गरेको हुँ,' उनले भने।

उनका अनुसार सुरुमा व्यावसायिक योजना सिद्धार्थ बैंकलाई सुनाएपछि सो बैंकले अन्त जान पर्दैन, यहाँ (सिद्धार्थ बैंक)बाट सबै फाइनान्सको व्यवस्था हुन्छ भनेर भन्यो। यसरी आफ्ना सेवाग्राहीलाई सम्भाउने र आर्थिक सहयोग गर्न बताएपछि उनलाई पनि सहज भयो। पुरानो सम्बन्ध र विश्वासले नै यो अवस्था त्याएको थियो। सेवाग्राहीलाई गर्न सिद्धार्थ बैंकको व्यवहारले पनि यहीसँग जोडिएर काम गर्न मन पन्यो।

यसरी एउटा बैंकसँगको सुमधुर सम्बन्धले अहिले अन्य कारोबार पनि यहाँबाट गर्न थालेको उनले सुनाए। त्यसपछि पनि विभिन्न कर्जा सिद्धार्थ बैंकबाट उनले लिएका छन्। कर्जा आवश्यक परे हामी छौं है भन्ने बैंक पाउँदा हौसला मिलेको उनले सुनाए।

यसलाई थप विस्तार गर्ने योजना हाम्रो छ। हाम्रोचाहिं अरुको तुलनामा राम्रो भइरहेको छ। व्यवसाय सुरु गरेको पहिलो महिनामै हामी ब्रेकइभनमा थियाँ। अहिले रिसोर्ट मज्जाले सस्टेन भएको छ,' उनले भने, 'राम्रो व्यवसायमा हात हालेछु भन्ने लागेको छ। त्यसैले म अरुलाई पनि हामी युवापुस्ताले देशमै रहेर व्यवसाय गर्न अनुरोध गर्छु।'



Independent Auditor's Report

To the Shareholders of Siddhartha Bank Limited

Report on the Audit of the Consolidated Financial Statements

Opinion

We have audited the consolidated financial statements of the Siddhartha Bank Limited (the "Bank") and its subsidiary (the "Group"), which comprise the consolidated statement of financial position as at Ashadh 31, 2081 (July 15, 2024), and the consolidated statement of profit or loss, consolidated statement of comprehensive income, consolidated statement of changes in equity and consolidated statement of cash flows for the year then ended, and notes to the consolidated financial statements, including a summary of significant accounting policies.

In our opinion, the accompanying consolidated financial statements presents fairly, in all material respects, the consolidated financial position of the Group as at Ashadh 31, 2081 (July 15, 2024), and of its consolidated financial performance and its consolidated cash flows for the year then ended in accordance with Nepal Financial Reporting Standards.

Basis for opinion

We conducted our audit in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those standards are further described in the *Auditors Responsibilities for the Audit of the Consolidated Financial Statements* section of our Report. We are independent of the Group in accordance with the ICAN's Handbook of Code of Ethics for Professional Accountants together with the ethical requirements that are relevant to our audit of the financial statements in Nepal, and we have fulfilled our other ethical responsibilities in accordance with these requirements and ICAN's Handbook of Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our opinion.

Key Audit Matters

Key audit matters are those matters that, in our professional judgement, were of most significance in the audit of the consolidated financial statements of the current period. These matters were addressed in the context of the audit of the consolidated financial statements as a whole, and in forming our opinion thereon, and we do not provide a separate opinion on these matters. We have determined the matters described below to be the key audit matters to be communicated in our report.

| S. N | Key Audit Matters | Auditor's Response |
|------|--|--|
| 1. | <p>Interest Recognition</p> <p>The interest income of the bank has to be recognized on an accrual basis and following the Interest Income Recognition Guidelines 2019 issued by NRB. Though accrual basis of income recognition is prescribed in general, the guidelines require suspension of interest recognition on accrual basis for loans and advances with overdue of more than 12 months whereas for loans and advances with overdue interest/installment for 3 to 12 months, interest recognition on accrual basis is limited on the basis of result of collateral testing as specified. Given the lack of system capability to suspend recognition of income on the basis of overdue status of loan and fair value of collateral as well as review of fair valuation of collateral on regular basis, manual intervention will be required in interest recognition process and hence create risk of improper application of the guidelines and determination of the Fair Value of the collateral. This may, in turn, have an effect on recognition of interest income by the bank.</p> <p>Other liabilities include excess interest payable to loan customers reversing the interest income which may</p> | <p>Our audit approach regarding verification of process of interest recognition included:</p> <ul style="list-style-type: none"> a. Obtaining clear understanding of the process of accrual of interest income on loans and advances in the Core Banking Software of the bank. b. For fair valuation of collateral, we relied on the latest available engineer's valuation of the collateral and have test checked the hair cut in fair value of collateral as per NRB Income Recognition guidelines 2019. c. Test check of the interest income booking with manual computation. d. Test-checked the premium charged on sampled borrowers from the report provided and basis taken by the management to arrive at the excess interest payable. |



T +977 1 4520807 / 08 / 10 E info@sar.com.np
Address 64 Bishal Basti "Ka", Bishal Nagar, GPO Box 4585, Kathmandu, Nepal

| | | |
|----|---|---|
| | <p>vary when the bank commences the refund. This may, in turn, have an effect on recognition of interest income of the bank. thus, considered them as key audit matters.</p> <p>Thus, we have considered it as a Key Audit Matter.</p> | |
| 2. | <p>Investment Valuation, Identification, and Impairment</p> <p>Investment of the bank comprises of investment in government bonds, T-bills, development bonds and investment in quoted and unquoted equity instruments. The valuation of the aforesaid securities has been done in compliance with NFRS 9 and NRB Directive no. 8. The investment in the government and NRB bonds and T-bills should be recognized on reporting date on Amortized cost basis whereas other investments in equity instruments, other than those held for trading, should be valued at Fair Value through Other Comprehensive Income.</p> <p>Given the varieties of treatments recommended for valuation of investment based on nature of cash flow, the business model adopted, complexity of calculations and the significance of amount involved in such investments, same has been considered as Key Audit Matter.</p> | <p>Our audit approach regarding verification of process of investment valuation, identification and impairment included:</p> <ol style="list-style-type: none"> Review of the investment of the bank and its valuation having reference to NFRS issued by the Accounting Standard Board of Nepal and NRB Directive 4 read with 8. We assessed the nature of expected cash flow of the investments as well as the business model adopted by the management based on available evidence/circumstances and ensured that classification of investment is commensurate with nature of cash flow and management intention of holding the investment. For the investment valuation that are done at amortized cost, we checked the EIR and amortization schedule on test basis. For the investment valued through OCI for quoted investment, we ensured that fair valuation has been done at the closing transaction rate in NEPSE as on 15.07.2024 and for the unquoted investment the fair value has been taken on the basis of latest audited financial statements. |
| 3. | <p>Impairment of Loans and Advances</p> <p>As per NRB Directive 4, bank shall measure impairment loss on loans and advances at the higher of:</p> <ul style="list-style-type: none"> ▪ Amount derived as per norms prescribed by Nepal Rastra Bank for loan loss provisioning; and ▪ Amount determined as per para 5.5. of NFRS 9, read with carve out issued by Institute of Chartered Accountants of Nepal dated 18 July 2022, adopting Incurred Loss Model <p>As per the norms prescribed by NRB, provision at prescribed rate should be created on loans and advances based on overdue status of loans and advances as well as utilization status of the facility, status of security, borrower's whereabouts etc.</p> <p>As per NFRS 9 read with carve out issued by Institute of Chartered Accountants of Nepal dated 18 July 2022, impairment of loans and advances should be made on individual impairment basis for loans and advances that are individually significant and collective impairment basis for homogeneous groups of loans that are not considered individually significant.</p> <p>On individual impairment, the amount of the loss is measured as the difference between the assets' carrying</p> | <p>Our audit approach regarding verification of impairment of loans and advances included:</p> <ol style="list-style-type: none"> Review of the overdue status of loans and advances by obtaining data from the system and matched the same with the NRB 2.2 report. Sample credit files were reviewed, among other things, from the perspective of utilization of loans and advances for intended purpose by way of scrutiny of financial statements, account movement, account turnover etc. Expected future cash flows from the individually significant loans and advances with indication of impairment are assessed on the basis of realizable value of collateral securities based on management estimate. Grouping of homogeneous groups of loans was assessed on the basis of nature and purpose of loans and data of historical loss experience in portfolios are assessed on the basis of past due data from the system as well as data of loan loss provisions of the defined group in the past. |



| | | |
|----|--|---|
| | <p>amount and the present value of estimated future cash flows. Under collective impairment, loss is determined after considering the Historical Loss Experience in portfolios of similar credit risk and Management's experienced judgment as to whether current economic and credit conditions are such that the actual level of inherent losses at the reporting date is likely to be greater or less than that suggested by historical experience.</p> <p>Given the fact that impairment of loans and advances under incurred loss model require assessment of future cash flows as well as historical loss experiences of portfolios. Further, impairment of loans and advances under NRB norms for loan loss provisioning will require assessment of overdue status of loans and advances and proper utilization of loan for intended purpose. Hence, assessment of availability and accuracy of required data for impairment of loans and advances under incurred loss model as well as NRB provisioning norms is regarded as Key Audit Matter.</p> | |
| 4. | <p>Information Technology General Controls</p> <p>IT controls with respect to recording of transactions, generating various reports in compliance with NRB guidelines and other compliances to regulators is an important part of the process. Such reporting is highly dependent on the effective working of Core Banking Software and other allied systems.</p> <p>We have considered this as Key Audit Matter as any control lapses, validation failures, incorrect input data and wrong extraction of data may result in wrong reporting of data to the management, shareholders and regulators</p> | <p>Our audit approach regarding Information technology of the bank is based upon the Information Technology Guidelines 2012 issued by NRB and it included:</p> <ul style="list-style-type: none"> a. Understanding the coding system adopted by the bank for various categories of customers. b. Understanding the feeding of the data in the system and going through the extraction of the financial information and statements from the IT system existing in the bank c. Checking of the user requirements for any changes in the regulations/ policy of the bank d. Reviewed the reports generated by the system on sample basis. We verified the interest income and expense booking regarding loan and deposit on test basis with the CBS of the bank. e. We relied on the IT audit conducted by the bank. f. We verified the provisioning of the loan and advances based on ageing on the test check basis as on 15.07.2024 |

Information Other than Consolidated Financial Statements and Auditor's Report Thereon

Management is responsible for the other information. The other information comprises the information included in the Management Report, Report of the Director's Report and Chairman's Statement but does not include the consolidated financial statements and our auditor's report thereon. Such information is expected to be made available to us after the date of this auditor's report.

Our opinion on the consolidated financial statements does not cover the other information and we will not express any form of assurance conclusion thereon. In connection with our audit of the consolidated financial statements, our responsibility is to read the other information identified above when it becomes available and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained in the audit, or otherwise appears to be materially misstated.



When we read such other information, if we conclude that there is a material misstatement therein, we are required to communicate the matter to those charged with governance.

Responsibility of Management and Those Charged with Governance for the Consolidated Financial Statements

Management is responsible for the preparation and fair presentation of the consolidated financial statements in accordance with Nepal Financial Reporting Standards and for such internal control as management determines is necessary to enable the preparation of consolidated financial statements that are free from material misstatement, whether due to fraud or error.

In preparing the consolidated financial statements, management is responsible for assessing the Group's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Group or to cease operations, or has no realistic alternative but to do so.

Those charged with Governance are responsible for overseeing the Group's financial reporting process.

Auditor's Responsibilities for the Audit of the Consolidated Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the consolidated financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatement can arise from fraud or error and are considered material if, individually or in aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these consolidated financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risk of material misstatement of the consolidated financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtained audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal control relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purposes of expressing an opinion on the effectiveness of the Group's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by the management,
- Conclude on the appropriateness of the management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Group's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor' report to the related disclosures in the consolidated financial statements or if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Group to cease to continue as a going concern.
- Evaluate the overall presentation, structure, and content of the consolidated financial statements, including the disclosures, and whether the consolidated financial statements represent the underlying transactions and events in a manner that achieves fair presentation.
- Obtain sufficient appropriate audit evidence regarding the financial information of the entities or business activities within the Group to express an opinion on the consolidated financial statements. We are responsible for the direction, supervision, and performance of the group audit. We remain solely responsible for our audit opinion.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.



We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.

From the matters communicated with those charged with governance, we determine those matters that were of most significance in the audit of the consolidated financial statements of the current period and are therefore the key audit matters. We describe these matters in our auditor's report unless law or regulation precludes public disclosure about the matter or when, extremely rare circumstances, we determine that a matter should not be communicated in our report because the adverse consequences of doing so would reasonably be expected to outweigh the public interest benefits of such communication.

Report on the requirements of Banks and Financial Institutions Act, 2073 and Company Act, 2063

We have obtained satisfactory information and explanations asked for, which to the best of our knowledge and belief were necessary for the purpose of our audit; the returns received from the branch offices of the bank, though the statements are independently not audited, were adequate for the purpose of the audit; the consolidated financial statements including the consolidated statement of financial position, consolidated statement of profit or loss, consolidated statement of comprehensive income, consolidated statement of changes in equity, consolidated statement of cash flows including a summary of significant accounting policies and other explanatory notes have been prepared in all material respect in accordance with the provisions of the Company Act, 2063, and they are in agreement with the books of accounts of the Bank; and the accounts and records of the bank are properly maintained in accordance with the prevailing laws.

To the best of our information and according to the explanations given to us, in the course of our audit, we observed that the loans have been written off as specified; the business of the Bank was conducted satisfactorily, and the Bank's transactions were found to be within the scope of its authority. We did not come across cases of accounting related fraud and the cases where the board of directors or any director or any office bearer of the Bank has acted contrary to the provisions of law or caused loss or damage to the Bank or committed any misappropriation of the funds of bank.



Aman Uprety
Partner

Place: Kathmandu, Nepal
Date: December 06, 2024

UDIN: 241208CA00451T4Dhv

एकिकृत वित्तीय अवस्थाको विवरण

आषाढ मसान्त २०८१ (५५ जुलाई २०२४)

राकम रु.मा

| सम्पत्ति | विवरण | सम्हू | | बँक | | आषाढ मसान्त २०८१ | आषाढ मसान्त २०८० |
|--|-------|------------------------|------------------------|------------------------|------------------------|------------------|------------------|
| | | नोट | आषाढ मसान्त २०८१ | आषाढ मसान्त २०८० | आषाढ मसान्त २०८१ | | |
| नगद तथा नगद समान | ४.१ | २२,७४९,८५२,०७८ | ११,५०९,३९३,९३५ | २२,७३३,७२८,८९१ | ११,५५४,०८०,४७१ | | |
| नेपाल राष्ट्र बैंकमा रहेको मौजदात तथा लिनु पर्ने | ४.२ | ९,४५३,७५३,५७७ | ८,८७९,५०४,४४४ | १,४५३,७५३,५७७ | ८,८७९,५०४,४४४ | ८,८७९,५०४,४४४ | ८,८७९,५०४,४४४ |
| बैंक तथा वित्तीय संस्थामा रहेको मौजदात | ४.३ | ६,५६२,१२०,१७९ | ५,०९१,३४५,८३४ | ६,५६२,१२०,१७९ | ५,०९१,३४५,८३४ | ५,०९१,३४५,८३४ | ५,०९१,३४५,८३४ |
| डेसिमेट्रिम वित्तीय उपकरण | ४.४ | ४,९७६,८९६ | ४,९७६,८९६ | ४,९७६,८९६ | ४,९७६,८९६ | ४,९७६,८९६ | ४,९७६,८९६ |
| अन्य व्यापारिक सम्पत्तिहरू | ४.५ | ११७,५७०,५२१ | १७३,६१६,८४५ | १७३,६१६,८४५ | १७३,६१६,८४५ | १७३,६१६,८४५ | १७३,६१६,८४५ |
| बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट | ४.६ | ५,१७०,८२४,४९२ | ५,१७०,८२४,४९२ | ५,१७०,८२४,४९२ | ५,१७०,८२४,४९२ | ५,१७०,८२४,४९२ | ५,१७०,८२४,४९२ |
| ग्राहफलाई दिएको कर्जा तथा सापट | ४.७ | १०५,४८५,२६३,२२९ | १०३,९९२,२४४,६३६ | १०३,९९२,२४४,६३६ | १०५,४८५,२६३,३८२ | १०५,४८५,२६३,३८२ | १०५,४८५,२६३,३८२ |
| धितोपत्रमा लगानी | ४.८ | ४८,१६९,६५४,१६९ | ६२,७२८,८५७,११२ | ६२,७२८,८५७,११२ | ४८,१६९,६५४,१६९ | ४८,१६९,६५४,१६९ | ४८,१६९,६५४,१६९ |
| चालु कर सम्पत्ति | ४.९ | २१८,१७४,००१ | २६७,३२८,१८८ | २६७,३२८,१८८ | २१९,८४०,३४७ | २१९,८४०,३४७ | २१९,८४०,३४७ |
| सहायक कम्पनीमा लगानी | ४.१० | - | - | - | ५१,०००,००० | ५१,०००,००० | ५१,०००,००० |
| सम्बद्ध कम्पनीमा लगानी | ४.११ | - | - | - | - | - | - |
| लगानी सम्पत्ति | ४.१२ | ७२७,५७०,१७८ | ६५४,५३७,४८९ | ६५४,५३७,४८९ | ७२७,५७०,१७८ | ६५४,५३७,४८९ | ६५४,५३७,४८९ |
| सम्पत्ति तथा उपकरण | ४.१३ | ३,५२०,८६९,३५४ | ३,५७९,५१५,८०९ | ३,५७९,५१५,८०९ | ३,४४५,८२९,२९६ | ३,४४५,८२९,२९६ | ३,४४५,८२९,२९६ |
| खाती र अमूर्त सम्पत्ति | ४.१४ | १४७,४९६,२०१ | १६७,५१२,३०२ | १६७,५१२,३०२ | १४६,११६,५०२ | १४६,११६,५०२ | १४६,११६,५०२ |
| स्थगन कर सम्पत्ति | ४.१५ | - | - | - | - | - | - |
| अन्य सम्पत्ति | ४.१६ | ४,०४८,४०८,१७६ | ४,०७३,८००,०२७ | ४,०७३,८००,०२७ | ४,०५०,२८१,१८८ | ४,०५०,२८१,१८८ | ४,०५०,२८१,१८८ |
| कूल सम्पत्ति | | २१७,५८२,३६३,४६७ | २८६,३४५,१४२,६३६ | २९७,३४९,४९७,५०५ | २८५,४५७,०८६,५९९ | | |
| दाखित्व | | | | | | | |
| बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी | ४.१७ | ३,५७८,१६२,८१० | ११,६१३,८५७,५७२ | ११,६१३,८५७,५७२ | ३,५७८,१६२,८१० | ११,६१३,८५७,५७२ | ११,६१३,८५७,५७२ |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी | ४.१८ | ३९१,१२२,१८८ | २८८,४५३,४७८ | ३९१,१२२,१८८ | २८८,४५३,४७८ | ३९१,१२२,१८८ | २८८,४५३,४७८ |
| डेसिमेट्रिम वित्तीय उपकरण | ४.१९ | ३,८८४,८८५ | २३,८८७,२५३ | ३,८८४,८८५ | ३,८८४,८८५ | ३,८८४,८८५ | ३,८८४,८८५ |

| विवरण | नोट | आषाढ मसान्त २०८१ | समूह | आषाढ मसान्त २०८० | आषाढ मसान्त २०८१ | बँक |
|--|------|------------------|-----------------|------------------|------------------|------------------|
| ग्राहकको निक्षेप | ४.२० | २४०,९८०,७८३,४८५ | २२३,३०७,००१,२७३ | २४१,३२९,०८२,०२४ | २२३,६५४,६६९,६९९ | आषाढ मसान्त २०८० |
| तिनि बैंकी कर्जा सापेटी | ४.२१ | ५,९६४,३७५,७६९ | ७,३१२,४८०,९६० | ५,९६४,३७५,७६९ | ७,३१२,४८०,९६० | - |
| चालु कर दाखित्व | ४.९. | - | - | - | - | - |
| व्यापरस्था | ४.२२ | - | - | - | - | - |
| स्थगन कर दाखित्व | ४.१५ | ६५६,७५३,७३५ | ४८९,०९२,७२५ | ६६९,६३९,२७५ | ५०१,८२९,२९२ | - |
| अन्य दाखित्व | ४.२३ | ५,०३१,८२२,१०४ | ५,४४१,५७६,९८३ | ५,५७२,३९७,४८० | ५,५८३,८५४,११० | - |
| जारी गरिएको ऋणपत्र | ४.२४ | ११,६६२,५५९,००० | ११,६६२,५५९,००० | ११,६६२,५५९,००० | ११,६६२,५५९,००० | - |
| सुरक्षण नराखिएको सहायक आवधिक दाखित्व | ४.२५ | - | - | - | - | - |
| कूल दाखित्व | | २६९,२७०,३६४,५७५ | २६०,६३८,७०८,४४० | २६९,२७२,१२४,०३० | २६०,६४४,४९५,५५२ | - |
| इकिती | | | | | | |
| शेयर पूँजी | ४.२६ | १४,०८९,८८०,९९० | १४,०८९,८८०,९९० | १४,०८९,८८०,९९० | १४,०८९,८८०,९९० | - |
| शेयर प्रिसियम | | - | - | - | - | - |
| संचयित मुनाफा | | ६०७७,७७९,१३३ | ७५६,१२९,८४८ | ५८०,३६१,६१७ | ६६३,६१०,४३७ | - |
| जगेडा तथा कोषहरू | ४.२७ | १३,४८९,०२३,३१५ | १०,६३९,४९१,९७६ | १३,३९८,९५१,६६८ | १०,५५३,०००,३३९ | - |
| शेयर धनीहरूलाई बैंडफॉड योग्य कूल इकिती | | २८,२५४,०८३,२३८ | २५,४८५,५२१,०१४ | २८,०६१,२९३,४७५ | २५,३०६,५९०,९६७ | - |
| गेर नियन्त्रित चार्थ | | २२७,२९५,६५५ | २२०,९१३,१८२ | २२०,९१३,१८२ | - | - |
| कूल इकिती | | २८,४८१,९९२,८९२ | २५,७०६,४३४,१९६ | २८,०६१,२९३,४७५ | २५,३०६,५९०,९६७ | - |
| कूल दाखित्व र इकिती | | २१७,७५२,३६३,४६७ | २८६,३४५,१४२,६३६ | २१७,३४१,४७१,५०५ | २४६,४९५,०८६,५११ | - |
| संभावित दाखित्व तथा प्रतिबद्धता | ४.२८ | ३७,२१०,८०४,२६२ | ४७,१७२,८२२,४५० | ३५,१९६,८२७,४५४ | ४७,१०३,४११,८१७ | - |
| प्रति शेयर खुद सम्पति | | २००,५३ | १८०,८८ | १९९,२१ | १७९,६१ | - |

आजाको मितिको संलग्न प्रतिवेदन अनुसार
अमन ज्येती
सामेदार
एस. प. आर. एसोसिएट्स
चार्टर्ड एकाउटेंट्स
(सञ्चालकहरू)

नरेच्च कुमार अग्रवाल
शाहुल अग्रवाल
दिनेश शंकर पालिखे
अकित कोडिया
मिना कुमारी सेतु
(सञ्चालकहरू)

मनोज कुमार केडिया
अव्यक्त
सुन्दर प्र. कडेल
प्रमुख कार्यकारी अधिकृत

प्रमेश श्रेष्ठ
प्रमुख - रणनीति तथा वित्त
वार्षिक प्रतिवेदन २०८०/८१

मिति - मंसिर ७, २०८१ (२२ November 2024)
काठमाडौं

एकिकृत नाफा नोक्सान विवरण

१ श्रावण २०८० देखि ३१ आषाढ २०८१ सम्म (१७ जुलाई २०२३ देखि १५ जुलाई २०२४ सम्म)

रकम रु. मा

| विवरण | नोट | समूह | | बैंक | |
|--|------|----------------|----------------|----------------|----------------|
| | | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| ब्याज आम्दानी | ४.२९ | २५,७३५,२५१,०८८ | २७,७०९,८४८,७३६ | २५,७९६,०२७,९८३ | २७,६५९,९९८,०६७ |
| ब्याज खर्च | ४.३० | १७,७७४,७९०,४४९ | १९,४७८,८७६,७९५ | १७,७८५,९५८,०९२ | १९,४८६,८२३,०९८ |
| खुद ब्याज आम्दानी | | ७,९६०,४६०,६३१ | ८,२३१,५७१,९४१ | ७,९३०,०६९,९७१ | ८,१७३,५४८,९६९ |
| शुल्क तथा कमिशन आम्दानी | ४.३१ | १,९६६,६५६,४४४ | १,८९६,१०५,४४७ | १,८९५,३८८,८०६ | १,६१३,०७९,३३६ |
| शुल्क तथा कमिशन खर्च | ४.३२ | ४९३,५११,२८७ | ३७४,२२८,७८७ | ३८९,०५४,३३७ | ३४७,४४८,४२१ |
| खुद शुल्क तथा कमिशन आम्दानी | | १,५४३,१४५,१५७ | १,४४२,६७६,६६० | १,४२६,३३४,४६१ | १,३४५,६२०,९९५ |
| खुद ब्याज, शुल्क तथा कमिशन आम्दानी | | १,५१३,६०५,०९५ | १,६४४,२४८,६०९ | १,३५६,४०४,४४० | १,५१९,११३,८८४ |
| खुद व्यापारिक आम्दानी | ४.३३ | २४२,७९१,८७० | १८८,०४५,०५७ | २३९,८४४,५९३ | २०२,७०३,८९० |
| अन्य संचालन आम्दानी | ४.३४ | ३७१,८६५,४७१ | ३३०,८०५,१६७ | ३८९,०५२,४०२ | ३३६,३२८,३०२ |
| जम्मा संचालन आम्दानी | | १०,१२८,२६३,०७७ | १०,११३,७१८,८२४ | १,१७७,३०१,४३५ | १०,०५८,२२८,०७६ |
| कर्जा तथा अन्य हानीको नोक्सानी व्यवस्था/(फिर्ता) | ४.३५ | १,०५१,१२३,१४१ | १,१८७,५६१,१७७ | १,०५१,१२३,१४१ | १,१८७,५६१,१७७ |
| खुद संचालन आम्दानी | | १,०७७,१३१,१३६ | १,००६,२३७,६४७ | ८,९२६,१७८,२९५ | ८,८७०,६६६,९०० |
| संचालन खर्च | | | | | |
| कर्मचारी खर्च | ४.३६ | ३,०२९,६८५,२७३ | २,८९६,२१७,११५ | २,१७७,१०१,२११ | २,८५२,२३५,८२८ |
| अन्य संचालन खर्च | ४.३७ | १,००४,०७४,४६५ | ९३४,३०६,८२१ | ९८५,६२८,१८५ | ९१७,४४२,९८६ |
| झासकट्टी तथा परिषोधन | ४.३८ | ४८८,२०९,३६२ | ४५६,८७९,६१३ | ४७८,१४९,५७९ | ४४८,००६,३३६ |
| संचालन मुनाफा | | ४,५५५,१००,८३७ | ४,११८,१४४,०१८ | ४,४८४,१११,३१२ | ४,६५२,१८१,७४१ |
| गैर संचालन आम्दानी | ४.३९ | ११,२६४,६४६ | १३,४७१,७८७ | ११,२६४,६४६ | १३,४७१,७८७ |
| गैर संचालन नोक्सानी | ४.४० | ११,११७,११८ | १०१,११४,४४२ | ११,११७,११८ | १०१,११४,४४२ |
| आय कर अधिको मुनाफा | | ४,५४६,४३७,४८५ | ४,६३१,०३१,३४४ | ४,४७५,७६५,१६१ | ४,५६५,२५८,११५ |
| आयकर खर्च | ४.४१ | | | | |
| चालु कर | | १,४५५,४७८,१८५ | १,४३६,६३५,६५७ | १,४२८,४९९,४७९ | १,४१२,४४२,१४४ |
| स्थगन कर | | (३१,२६१,७१४) | (१०,५३३,५०९) | (३२,७६२,२०२) | (१३,९५४,४९६) |
| यस अवधिको मुनाफा | | ३,१२२,२८१,०९३ | ३,२०४,१२९,१८८ | ३,०८०,०२८,६८४ | ३,१६६,७७१,३४७ |
| नाफा बँडफाँड | | | | | |
| बैंकको शेयर धनी | | ३,०८१,७०७,१६३ | ३,१७४,३६१,५१६ | ३,०८०,०२८,६८४ | ३,१६६,७७१,३४७ |
| गैर नियन्त्रित स्वार्थ | | ३२,५७३,१३१ | ३०,५६७,५१२ | - | - |
| यस अवधिको मुनाफा | | ३,१२२,२८१,०९३ | ३,२०४,१२९,१८८ | ३,०८०,०२८,६८४ | ३,१६६,७७१,३४७ |
| प्रति शेयर आम्दानी | | | | | |
| आधारभूत प्रति शेयर आम्दानी | | २१.९३ | २२.५३ | २१.८६ | २२.४८ |
| डाइलूटेर प्रति शेयर आम्दानी | | २१.९३ | २२.५३ | २१.८६ | २२.४८ |

प्रमेश श्रेष्ठ

प्रमुख - रणनीति तथा वित्त

सुन्दर प्र. कडेल

प्रमुख कार्यकारी अधिकृत

मनोज कुमार केडिया

अध्यक्ष

नरेन्द्र कुमार अग्रवाल

राहुल अग्रवाल

दिनेश शंकर पालिखे

अंकित केडिया

मिना कुमारी सैंजु

(सञ्चालकहरू)

आजको मितिको संलग्न प्रतिवेदन अनुसार

अमन उप्रेती

सामेदार

एस. ए. आर. एसोसिएट्स

चार्टर्ड एकाउण्टेण्ट्स

मिति - मंसिर ७, २०८१ (22 November 2024)
काठमाडौं

एकिकृत अन्य विस्तृत आमदानीको विवरण

१ श्रावण २०८० देखि ३१ आषाढ २०८१ सम्म (१७ जुलाई २०२३ देखि १५ जुलाई २०२४ सम्म)

रकम रु. मा

| विवरण | नोट | समूह | | बैंक | |
|---|-----|---------------|---------------|---------------|---------------|
| | | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| यस वर्षको मुनाफा | | ३,१२२,२८१,०९३ | ३,२०४,१२९,१८८ | ३,०८०,०२८,६८४ | ३,१६६,०७९,३४७ |
| आयकर पछिको अन्य विस्तृत आमदानी | | ४८९,०२६,७०४ | ६४६,८४४,३३० | ४९२,६४९,९२५ | ६४५,५४९,९६९ |
| क) नाफा/नोक्सानमा पुनःवर्गिकरण नगरिने बुँदाहरू | | | | | |
| उचित मूल्यमा मापन गरिएका इक्विटी उपकरणका लगानीबाट भएका नाफा/(नोक्सान) | | ६९४,६६८,३८४ | ७९७,२७२,९९४ | ६९९,८३२,९८५ | ७९५,४११,३३६ |
| पुनःमूल्याङ्कनबाट भएका नाफा/(नोक्सान) | | - | - | - | - |
| परिभाषित लाभ योजनाबाट विमाङ्किक नाफा/(नोक्सान) | | (६,७१८,८७६) | १२६,७१०,३३४ | (६,७१८,८७६) | १२६,७१०,३३४ |
| माथि उल्लेख गरिएका बुँदाहरूको आयकर | | (१९८,९२२,८०४) | (२७७,२१८,९९८) | (२००,४७२,१८५) | (२७६,६६०,५०९) |
| नाफा/नोक्सानमा पुनःवर्गिकरण नगरिएका खुद अन्य विस्तृत आमदानी | | ४८९,०२६,७०४ | ६४६,८४४,३३० | ४९२,६४९,९२५ | ६४५,५४९,९६९ |
| ख) नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न सकिने बुँदाहरू | | | | | |
| नगद प्रवाहको हेजिङ्गबाट भएको नाफा/(नोक्सान) | | - | - | - | - |
| वैदेशिक संचालनको कारण वित्तीय सम्पत्तिको विनिमय परिवर्तन गर्दा हुने सटही नाफा/(नोक्सान) | | - | - | - | - |
| माथि उल्लेख गरिएका बुँदाहरूको आयकर | | - | - | - | - |
| नाफा/नोक्सानमा वर्गिकरण नगरिएका अन्य खुद विस्तृत आमदानी | | - | - | - | - |
| नाफा/नोक्सानमा पुनःवर्गिकरण गरिएका वा गर्न सकिने खुद अन्य विस्तृत आमदानी | | - | - | - | - |
| ग) इक्विटी विधिबाट लेखाङ्कन गरिएको सम्बद्ध संस्थाको अन्य विस्तृत आमदानीमा हिस्सा | | - | - | - | - |
| आयकर पछिको यस वर्षको अन्य विस्तृत आमदानी | | ४८९,०२६,७०४ | ६४६,८४४,३३० | ४९२,६४९,९२५ | ६४५,५४९,९६९ |
| कूल यस वर्षको विस्तृत आमदानी | | ३,६११,३०७,७१७ | ३,८५१,०७३,५९८ | ३,५७२,६७०,६०८ | ३,८९२,३१२,५९६ |
| कूल विस्तृत आमदानीको बाँडफाँड | | | | | |
| बैंकको इक्विटी शेयर धनी | | ३,५८०,५०५,३२५ | ३,८२०,५६७,३७७ | ३,५७२,६७०,६०८ | ३,८९२,३१२,५९६ |
| गैर नियन्त्रित स्वार्थ | | ३०,८०२,४७३ | ३१,२०६,१४१ | - | - |
| कूल विस्तृत आमदानी | | ३,६११,३०७,७१७ | ३,८५१,०७३,५९८ | ३,५७२,६७०,६०८ | ३,८९२,३१२,५९६ |

प्रमेश श्रेष्ठ
प्रमुख - रणनीति तथा वित्त

सुन्दर प्र. कडेल
प्रमुख कार्यकारी अधिकृत

मनोज कुमार केडिया
अध्यक्ष

नरेन्द्र कुमार अग्रवाल
राहुल अग्रवाल
दिनेश शंकर पालिखे
अकित केडिया
मिना कुमारी सैंजु
(सञ्चालकहरू)

आजको मितिको संलग्न प्रतिवेदन अनुसार
अमन उप्रेती
साफेदार
एस. ए. आर. एसोसिएट्स
चार्टर्ड एकाउण्टेण्ट्स

मिति - मंसिर ७, २०८१ (22 November 2024)
काठमाडौं

एकिकृत नगद प्रवाह विवरण

१ श्रावण २०८० देखि ३१ आषाढ २०८१ सम्म (१७ जुलाई २०२३ देखि १५ जुलाई २०२४ सम्म)

रकम रु. मा

| विवरण | समूह | | बैंक | |
|---|------------------|------------------|------------------|------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| कारोबार संचालनबाट नगद प्रवाह | | | | |
| ब्याज आम्दानी | २२,३१५,०३५,५५७ | २४,०९९,४४७,८३५ | २२,३२२,८८०,९७४ | २४,०९५,८८८,३४२ |
| शुल्क तथा अन्य आम्दानी | १,१७६,७०१,५६२ | १,८२९,२४९,८१७ | १,८१५,३८८,८०६ | १,६९३,०७९,३३६ |
| लाभांश आम्दानी | - | - | - | - |
| अन्य संचालन कारोबारहरूबाट आम्दानी | ३६७,८२६,९०६ | २९७,०४२,६३९ | ३६८,५२९,२९६ | २९६,१७९,१५३ |
| ब्याज खर्च | (१६,६०४,३८२,५५६) | (१८,३०७,२५०,२९५) | (१६,६१७,६३९,३१७) | (१८,३१८,१०४,४०३) |
| कमिशन तथा शुल्क खर्च | (४१३,३२९,२६३) | (३७४,२२८,७८७) | (३८९,०४४,३३७) | (३४७,४५८,४२१) |
| कर्मचारी खर्च | (२,५०९,३०८,९४८) | (२,१७८,४६५,६०९) | (२,४४९,५२४,८९४) | (२,९३४,४०४,३१४) |
| अन्य खर्च | (१,०२६,३५१,४९४) | (१,०३८,२०७,५९४) | (१,००५,६२६,९८२) | (१,०१८,६३७,५२७) |
| संचालन सम्पत्ति तथा दायित्वको परिवर्तन अधिको संचालन नगद प्रवाह | ४,११४,११९,८४५ | ४,२३१,५७९,६९३ | ४,०४४,१४५,५४६ | ४,१८७,२७२,१६६ |
| संचालन सम्बन्धि चालु सम्पत्तिमा कमि/(वृद्धि) | | | | |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात | (४५३,०४०,०८५) | (३,२७०,२६४,९५८) | (४५३,०४०,०८५) | (३,२७०,२६४,९५८) |
| बैंक तथा वित्तीय संस्थाहरूमा रहेको मौज्दात | (१,५५०,७७३,२४५) | (४,६११,०३३,६७९) | (१,५५०,७७३,२४५) | (४,६११,०३३,६७९) |
| अन्य व्यापारिक सम्पत्ति | (४०,०८०,८८५) | ७,०५२,१५९ | (१८,११८,७१०) | - |
| बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको कर्जा तथा सापट | (५१७,०५०,५८५) | १,२३२,६२०,२३५ | (५१७,०५०,५८५) | १,२३२,६२०,२३५ |
| ग्राहकलाई दिएको कर्जा तथा सापट | (१२,५१०,०५५,६११) | (७,०५०,४५९,८०३) | (१२,५८७,९६७,२९४) | (७,०५०,११८,८६२) |
| अन्य सम्पत्ति | (६३९,११३,४९५) | २९०,५९९,१०४ | (६४०,७०४,०४२) | २९१,६६१,२१३ |
| | (१५,८७०,११३,८२६) | (१३,४८९,४८६,९४९) | (१५,४८८,५३४,०४९) | (१३,४८८,०९५,१७०) |
| संचालन सम्बन्धि चालु दायित्वमा (कमि)/वृद्धि | | | | |
| बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी | (८,०३५,४९४,७६२) | ४,३७९,०९६,०६६ | (८,०३५,४९४,७६२) | ४,३७९,०९६,०६६ |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी | १०३,४६९,३१३ | (२४,६७६,६४९,२७९) | १०३,४६९,३१३ | (२४,६७६,६४९,२७९) |
| ग्राहकको निक्षेप | १७,६७३,७८२,२९२ | ३२,१५०,५२५,७७२ | १७,६७३,४९२,३३४ | ३२,१०४,०२६,१०८ |
| ऋण तथा सापटी | (१,३४८,१०४,३९१) | ६,२८९,६८०,१६० | (१,३४८,१०४,३९१) | ६,२८९,६८०,१६० |
| अन्य दायित्व | (४५२,३७९,४३५) | (१,००४,२१५,०८४) | (४५६,१००,१३४) | (१२३,८५५,१२०) |
| आयकर भुक्तानी अधिको कारोबार संचालनबाट खुद नगद प्रवाह | (३,८१४,६४१,०४३) | ७,८८८,३७०,३०८ | (३,८६६,२०६,१३५) | ७,८७९,४०४,१३२ |
| आयकर भुक्तानी | (१,६२५,२५७,२८५) | (१,४८६,३७२,७४०) | (१,६००,१५४,८१३) | (१,४५५,१४१,८८९) |
| कारोबार संचालनबाट खुद नगद प्रवाह | (५,४३९,८९८,३२८) | ६,४०९,११७,५६८ | (५,४६७,१६०,१४९) | ६,४९६,३३२,२४३ |
| लगानी कारोबारबाट नगद प्रवाह | | | | |
| घितोपत्र लगानी खरिद | - | (४,२८९,१४९,६८३) | - | (४,३१६,१०२,१६६) |
| घितोपत्र लगानी बिक्रिबाट प्राप्ती | १५,११०,५८४,७९८ | - | १५,२०१,३४९,६०७ | - |
| सम्पत्ति तथा उपकरणहरूको खरिद | (३७६,५३०,३२३) | (८८४,७४७,०९३) | (४०३,६५२,८०५) | (८७९,८५७,०९९) |
| सम्पत्ति तथा उपकरणहरूको बिक्रिबाट प्राप्ती | - | २,५७४,६६४ | - | २,५७४,६६४ |
| अमूर्त सम्पत्तिको खरिद | (२८,८२९,३१०) | (१३६,२६४,३४०) | (२८,८२९,३१०) | (१३६,२६४,३४०) |

| विवरण | समूह | | बँक | |
|---|-----------------|-----------------|-----------------|-----------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| अमूर्त सम्पत्तिको बिक्रीबाट प्राप्ती | - | - | - | - |
| लगानी सम्पत्तिको खरिद | - | - | - | - |
| लगानी समपत्तिको बिक्रीबाट प्राप्ती | - | - | - | - |
| ब्याज आमदानी | ३,३८९,३९६,९३९ | ३,६०८,७९८,९७५ | ३,३५५,३५९,९३८ | ३,५६६,५५६,५५३ |
| लाभांश आमदानी | १२५,११६,९६२ | १२४,६६७,७९६ | १४५,५७५,९८० | १४७,८०५,६३० |
| लगानी कारोबारबाट खुद नगद प्रवाह | १८,२९१,०३८,९८५ | (१,५६६,९९९,६०९) | १८,२६१,८०३,३३० | (१,६१६,०८७,४७८) |
| वित्तीय कारोबारबाट नगद प्रवाह | | | | |
| ऋणपत्र निष्काशनबाट प्राप्ती | - | - | - | - |
| ऋणपत्रको भुक्तानी | - | - | - | - |
| सुरक्षण नराखिएको सहायक आवधिक दायित्व निष्काशनबाट प्राप्ती | - | - | - | - |
| सुरक्षण नराखिएको सहायक आवधिक दायित्वको भुक्तानी | - | - | - | - |
| शेयर निष्काशनबाट प्राप्ती | - | - | - | - |
| लाभांश खर्च | (६१८,९६३,९६६) | (९०८,१७२,५४५) | (५९३,१८८,९६६) | (८२,३९७,५४५) |
| ब्याज खर्च | (१,१६८,३१८,६९५) | (१,१६८,३१८,६९५) | (१,१६८,३१८,६९५) | (१,१६८,३१८,६९५) |
| अन्य प्राप्ती/भुक्तानी | - | (२१,१९८,०९३) | ३०,५२७,५४४ | (२१,१९८,०९३) |
| वित्तीय कारोबारबाट खुद नगद प्रवाह | (१,७८७,२८१,८६१) | (१,२९७,६८९,३३३) | (१,७३०,१७९,३७७) | (१,२७१,१९४,३३३) |
| नगद प्रवाहमा भएको खुद (कमि)/वृद्धि | ११,०६४,५५८,७९७ | ३,५३८,१०८,६३४ | ११,०७९,६६३,०६६ | ३,५२८,३३०,४३२ |
| नगद तथा नगद समानमा रहेको शुरुवाती मौज्दात | ११,५७१,३१३,९३५ | ७,९३६,४४४,२७८ | ११,५४४,०८०,४७९ | ७,९२८,९८९,०२४ |
| नगद तथा नगद समानमा विनिमय दर परिवर्तनको असर | ११३,९८५,३४७ | ९६,७६१,०२४ | ११३,९८५,३४७ | ९६,७६१,०२४ |
| नगद तथा नगद समानमा रहेको अन्तिम मौज्दात | २२,७४९,८५८,०७८ | ११,५७१,३१३,९३५ | २२,७३९,७२८,८९१ | ११,५५४,०८०,४७९ |

प्रमेण श्रेष्ठ
प्रमुख - रणनीति तथा वित्त

सुन्दर प्र. कडेल
प्रमुख कार्यकारी अधिकृत

मनोज कुमार केडिया
अध्यक्ष

नरेन्द्र कुमार अग्रवाल
राहुल अग्रवाल
दिनेश शंकर पालिखे
अंकित केडिया
मिना कुमारी सैंजु
(सञ्चालकहरू)

आजको मितिको संलग्न प्रतिवेदन अनुसार
अमन उप्रेती
साफेदार
एस. ए. आर. एसोसिएट्स
चार्टर्ड एकाउण्टेन्ट्स

मिति - मंसिर ७, २०८१ (22 November 2024)
काठमाडौं

एकिकृत इविचटीमा आएको परिवर्तनको विवरण

आधार भास्त्र २०८९ (१५ जुलाई २०२४)

राजनीकाम

| विवरण | समूह | | | | | | | | | | | |
|---|----------------|---------------|-----------------|---------------|---------------|-----------------|--------------------|-----------------|---------------|-----------------|------------------------|-----------------|
| | शेयर फूजी | शेयर प्रिमियम | साधारण जोडा कोष | साठी घटबट कोष | नियमनकारी कोष | चयित मूल्य कोष | पुनःमूल्याङ्कन कोष | सचित मूल्याङ्कन | अति कोष | जम्मा | गैर नियन्त्रित स्वार्थ | जम्मा इच्छिता |
| १ शावण २०८९ को मौज्जवाट | | | | | | | | | | | २९,८४,३९,३९५ | २९,८४,३९,३९५ |
| समायोजन/पुनःमूल्याङ्कन | - | - | - | - | - | - | - | - | - | - | - | - |
| १ शावण २०८९ को समायोजित/पुनःमूल्यापित मौज्जवाट | १२,५४४,४२६,४३४ | - | ३,००६,२४९,४४० | ४५,६१८,३४९ | ४५,६१८,३४९ | १,७७,९२२,१३६ | - | १,४४४,४३५,४३६ | १,११७,९१५,०८० | २९,८०७,०३९ | २९,८०७,०३९ | २९,८४,३९,३९५ |
| यस वर्फको विस्तृत आस्तानी | - | - | - | - | - | - | - | - | - | - | - | - |
| यस वर्फको मूलाफा | - | - | - | - | - | - | - | - | - | - | ३,२२९,१०४,९६२ | ३,२२९,१०४,९६२ |
| कर पठिको अन्य विस्तृत आस्तानी | - | - | - | - | - | - | - | - | - | - | - | - |
| उद्देश्य मूल्यमा मापन गरिएका इच्छिता उपकरणका लगानीयावाट भएको नापा/(नोक्सान) | - | - | - | - | - | ५५७,४८२,५४७ | - | - | - | ५५७,४८२,५४७ | ५५७,४८२,५४७ | |
| पुनः मूल्याङ्कनावाट भएको नापा/(नोक्सान) | - | - | - | - | - | - | - | - | - | - | - | - |
| परिमाणित राम योजनाको विपाक्षिक (rectangular) नापा/(नोक्सान) | - | - | - | - | - | - | - | ८८,७५३,२३४ | - | ८८,७५३,२३४ | ८८,७५३,२३४ | - |
| नगद प्रवाहको हेलिफ्टबट भएको नापा/(नोक्सान) | - | - | - | - | - | - | - | - | - | - | - | - |
| वैदेशिक संचालनको करण वित्तीय सम्पत्तिको विनियय परिवर्तन गर्दा हुने संठही नापा/(नोक्सान) | - | - | - | - | - | - | - | - | - | - | - | - |
| यस वर्फको विस्तृत आस्तानी | - | - | - | - | - | ५५७,४८२,५४७ | - | ३,१९८,४५६,५४६ | ८८,७५३,२३४ | ३८,२०६,१४९ | ३८,२०६,१४९ | ३८,२०६,१४९ |
| जोख करणमा सारिएको रकम | - | - | ५५६,५३५,७४४ | २४,१९०,२५६ | ५५६,७५६,७५६ | - | - | (२,८७७,९४८,७९७) | १५५९,११५,१११ | - | - | - |
| जोख करणमा सारिएको रकम | - | - | - | - | (८,७५३,२३४) | - | - | (८,७५३,२३४) | (२१,१९८,०९३) | (२१,१९८,०९३) | (२१,१९८,०९३) | - |
| इविचटीमा सिँच देखाइएको शेयरधनीसंगको कारोबार | - | - | - | - | - | - | - | - | - | - | - | - |
| शेयर नियकाशन | - | - | - | - | - | - | - | - | - | - | - | - |
| शेयर आधारित मूलाफा | - | - | - | - | - | - | - | - | - | - | - | - |
| शेयरधनीलाई लाभांश वितरण | - | - | - | - | - | - | - | - | - | - | - | - |
| वोनस शेयर नियकाशन | १,५६५,८५३,३८० | - | - | - | - | (१,०८०,०००,०००) | - | - | - | - | - | - |
| नगद लाभांश मूलाफा | - | - | - | - | - | (३,६७१,५४५) | - | (१,०८०,०००,०००) | (२४,५००,०००) | (१,०८०,०००,०००) | (१,०८०,०००,०००) | (१,०८०,०००,०००) |
| जम्मा योगदान | १,५६५,८५३,३८० | - | - | - | - | (६,१६३,४५०,००२) | (५००,०००,०००) | (२४,५००,०००) | (२४,५००,०००) | (१३२,३४७,५४५) | (१३२,३४७,५४५) | (१३२,३४७,५४५) |
| आधार भास्त्र २०८० को मौज्जवाट | १४,०८१,४८०,१५६ | - | ४,४४२,७७७,२८१ | ६४,२२८,५४६ | १,३३५,२२४,८२३ | - | ७५६,१३०,८४७ | ३,००६,५०२,१५७ | २२०,११३,१५७ | २२०,११३,१५७ | २२०,११३,१५७ | २२०,११३,१५७ |

| विवरण | इकाका साधारण शेयरधनीका निश्चित | | | | | | | | | | ग्रेर निधनित स्वार्थ | जमा इच्छी |
|--|--------------------------------|---------------|-----------------|---------------|---------------|----------------|--------------------|-----------------|-----------------|----------------|----------------------|---------------|
| | शेयर फूजी | शेयर प्रिमियम | साधारण जोडा कोष | सटही घटबढ कोष | नियमनकारी कोष | जचित मूल्य कोष | पुनःमूल्याङ्कन कोष | सचित मुनाफा | अन्य कोष | जमा | | |
| १ शाब्द २०८० सालको मौज्जात | १४,०८९,८८०,९९१ | - | ४,३४२,७०९,२८१ | ६९,८८८,५९६ | १,३५६,९९८,२४९ | १,७३५,२२४,६८३ | - | ७५६,२२९,८४९ | ३,००५,१०२,७०९ | २२०,११३,१९९ | २५,७०६,५४४,१९५ | (२१६,३७९,१३५) |
| समायोजन/पुनःस्थापना | - | - | - | - | - | - | - | (२१८,३७९,१३५) | - | - | - | (२१६,३७९,१३५) |
| १ शाब्द २०८० को समायोजित/पुनःस्थापित भौज्जात | १४,०८९,८८०,९९१ | - | ४,३४२,७०९,२८१ | ६९,८८८,५९६ | १,३५६,९९८,२४९ | १,७३५,२२४,६८३ | - | ५३७,११९,१११,०१२ | ३,००५,१०२,७०९ | २२०,११३,१९९ | २५,७४८,५४४,२६० | (२१६,३७९,१३५) |
| यस वर्को विस्तृत आव्स्तानी | - | - | - | - | - | - | - | - | - | - | - | - |
| यस वर्को मुनाफा | - | - | - | - | - | - | - | ३,०८९,७०७,१६३ | - | ३,०८९,७०७,१६३ | - | ३,१२२,२२६,०९३ |
| कर फालिको अन्य विस्तृत आव्स्तानी | - | - | - | - | - | - | - | - | - | - | - | - |
| चरित मूल्यमा मापन गरिएका इच्छी उपकरणका लम्हानीवाट भएको नाफा/(नोकसान) | - | - | - | - | - | - | - | ४८८,०३९,३२७ | - | - | ४८८,०३९,३२७ | (१,७७९,४५८) |
| पुनः मूल्याङ्कनावाट भएको नाफा/(नोकसान) | - | - | - | - | - | - | - | - | - | - | - | - |
| परिमाणित लाम योजनाको विमाल्कुक (actuarial) नाफा/(नोकसान) | - | - | - | - | - | - | - | - | (४,७०३,२१३) | (४,७०३,२१३) | - | (४,७०३,२१३) |
| नगद प्रयाहको होजिड्यावाट भएको नाफा/(नोकसान) | - | - | - | - | - | - | - | - | - | - | - | - |
| वेदेशिक संचालनको करण वित्तीय सम्पत्तिको विस्तृत विवरणहरू सह सटही नाफा/(नोकसान) | - | - | - | - | - | - | - | - | - | - | - | - |
| यस वर्को विस्तृत आव्स्तानी | - | - | - | - | - | - | - | ४८८,०३९,३२७ | - | ३,०८९,७०७,१६३ | (४,७०३,२१३) | ३,०८९,७०७,१६३ |
| जोनख कोषमा सारिएको रकम | - | - | ६,२४,३७०,७६३ | २८,४४६,३३७ | २०४४,०९६,१५८ | - | (२,३२०,०२०,०१३) | ६,५७३,०४३,२७७ | १,५००,००० | ३०,८०२,४९३ | ३,६०३,२५५,७४१ | - |
| जमोज कोषबाट स्थानान्तरण भएको रकम | - | - | - | - | - | - | (७,४९६) | - | २४,४४६,३४५ | - | ७,४४६,२४५ | ७,४४६,२४५ |
| इच्छी देखाइएको शेयरधनीसँगको कारोबार | - | - | - | - | - | - | - | - | - | - | - | - |
| शेयर निकाशन | - | - | - | - | - | - | - | - | - | - | - | - |
| शेयर आवारित भुतानी | - | - | - | - | - | - | - | - | - | - | - | - |
| शेयरधनीलाई लम्हाय वितरण | - | - | - | - | - | - | - | - | - | - | - | - |
| बोनस शेयर निकाशन | - | - | - | - | - | - | - | - | - | - | - | - |
| नगद लम्हाय भुतानी | - | - | - | - | - | - | (१,४४६,३३६,३३५) | - | (१,४४६,३३६,३३५) | (३४,५००,०००) | (३६,७४३,४३६,३३५) | - |
| जमा योगावान | - | - | - | - | - | - | (५१५,४४४,४४५) | - | (५१५,४४४,४४५) | (२४,५००,०००) | (२४,५००,०००) | - |
| आवार भासान्त २०८१ को भौज्जात | १४,०८९,९८०,९९१ | - | ५,०८०,९४८,०९६ | ९८,३४८,९३३ | १,६३०,९७९,७६० | २,२०५,५७२,५५६ | - | ६७७,१७७,१७३ | ४,४४६,५४४ | २२,२५४,१८१,०९२ | २२,२५४,१८१,०९२ | - |

| विवरण | बैंक का साधारण शेयरधनीका निष्पत्ति | | | | | | | ग्रेर नियन्त्रित स्तरांच | जमा इक्सिटी |
|--|------------------------------------|---------------|-----------------|----------------|---------------|-----------------|--------------------|--------------------------|----------------|
| | शेयर दृढी | शेयर प्रिमियम | साधारण जोडा कोष | सटही घटवट कोष | नियमनकारी कोष | चवित मूल्य कोष | पुनर्मूल्यांकन कोष | | |
| १ श्रावण २०७९ सालाचे भौतिक | १२,५३४,४२६,४३३ | - | ३,७०५,८७१,४८३ | ४५,६१८,३४१ | ४४२,१९४,७५० | १,७७९,६७१,१३६ | - | १,३५९,८६८,४५७ | २१,५७९,८७४,०९२ |
| समायोजन/पुनर्खालाना | - | - | - | - | - | - | - | - | - |
| १ श्रावण २०७९ को समायोजित/पुनर्खालापित भौतिक | १२,५३४,४२६,४३३ | - | ३,७०५,८७१,४८३ | ४५,६१८,३४१ | ४४२,१९४,७५० | १,७७९,६७१,१३६ | - | १,३५९,८६८,४५७ | २१,५७९,८७४,०९२ |
| यस वर्को विस्तृत आव्स्तानी | - | - | - | - | - | - | - | - | - |
| यस वर्को मुलाफा | - | - | - | - | - | - | - | ३,१६६,७०९,३४९ | ३,१६६,७०९,३४९ |
| कर्य पठिको अन्य विस्तृत आव्स्तानी | - | - | - | - | - | - | - | - | - |
| चवित मूल्यमा मापन गरिएका इविचटी उपकरणका लगानीवाट भएको नापा/(नोकसान) | - | - | - | - | - | ५५६,७७७,९३५ | - | - | ५५६,७७७,९३५ |
| पुनः मूल्यांकनवाट भएको नापा/(नोकसान) | - | - | - | - | - | - | - | - | - |
| परियांकित लाम योजनाको विमाड्क (actuarial) नापा/(नोकसान) | - | - | - | - | - | - | ८८,७७५३,२३४ | ८८,७७५३,२३४ | ८८,७७५३,२३४ |
| नगद प्रवाहको हेजिङ्क्वाट भएको नापा/(नोकसान) | - | - | - | - | - | - | - | - | - |
| वैदेशिक संचालनको कारण वित्तीय सम्पत्तिको विनाशय परिवर्तन गर्दा हुने सटही नापा/(नोकसान) | - | - | - | - | - | - | - | - | - |
| यस वर्को विस्तृत आव्स्तानी | - | - | - | - | ५५६,७७७,९३५ | - | ३,१६६,७०९,३४९ | ८८,७७५३,२३४ | ३,८९२,३९२,५५६ |
| जोखा कोषमा सारिएको रकम | - | ६३३,३५४,२६९ | २४,९१०,२५६ | ६२६,७७९,७९६ | - | - | (३,०३३,८९१,७२३) | १,५९२,५१०,४८१ | - |
| जोखा कोषवाट थानातरण भएको रकम | - | - | - | (८८,७७५३,२३४) | - | - | ८८,७७५३,२३४ | (३१,९१८,०९३) | (३१,९१८,०९३) |
| इविचटीमा सिधे देखाइएको शेयरधनीसँगको कारोबार | - | - | - | - | - | - | - | - | - |
| शेयर निष्पत्ति | - | - | - | - | - | - | - | - | - |
| शेयरमा आपारित भुतानी | - | - | - | - | - | - | - | - | - |
| शेयरधनीलाई लागाय वितरण | - | - | - | - | - | - | - | - | - |
| बोनस शेयर निष्पत्ति | १,५६५,५५३,३५७ | - | - | - | - | (५,०६५,५५३,३५७) | (५००,०००,०००) | - | - |
| नगद लागाय भुतानी | - | - | - | - | - | - | (८२,३१७,५४५) | (८२,३१७,५४५) | (८२,३१७,५४५) |
| जमा योगदान | १,५६५,५५३,३५७ | - | - | - | - | - | (५,४४१,१०,१०२) | (५००,०००,०००) | (८२,३१७,५४५) |
| आपार भासान्त्र २०८० को भौतिक | ५८,०८१,११०,१८१ | - | ४,४४१,११५,५७२ | ६१,८८१,५५२,५५६ | १,३५८,८५०,०७१ | - | ६५३,५१०,४३० | २१,५७९,८७७,६२३ | २१,५७९,८७७,६२३ |

| विवरण | बैंक | | | | | | | | | | | |
|---|----------------|---------------|-----------------|---------------|---------------|----------------|-----------------|---------------|---------------|----------------|------------------------|----------------|
| | शेयर दृजी | शेयर प्रिमियम | साधारण जोडा कोष | सटही घटबढ कोष | नियमनकारी कोष | उचित मूल्य कोष | पुनःखलाहुन कोष | संचित मुनाफा | अच कोष | जमा | ग्र नियन्त्रित स्वार्थ | जमा इकिटी |
| १ श्रावण २०८० सालको मौजूदत | १४,८०९,१३०,९८९ | - | ४,४०९,१९५,७५२ | ६९,८८८,४९६ | १,३८६,१९८,२४१ | १,७३४,४६०,०७१ | - | ६५३,६९०,४४७ | २,९५३,३३७,६३३ | २५,३०६,१५०,१०० | - | २५,३०६,१५०,१०० |
| समायोजन/पुनःखलाहुना | - | - | - | - | - | - | - | (२९८,३७९,१३५) | - | (२९८,३७९,१३५) | - | (२९८,३७९,१३५) |
| १ श्रावण २०८० को समायोजित/पुनःखलाहुन भौजदात | १४,८०९,१३०,९८९ | - | ४,४०९,१९५,७५२ | ६९,८८८,४९६ | १,३८६,१९८,२४१ | १,७३४,४६०,०७१ | - | ४४५,२३०,५०२ | २,४५३,३३७,६३३ | २५,०८८,२३१,०३५ | - | २५,०८८,२३१,०३५ |
| यस वर्षको विस्तृत आस्तारी | - | - | - | - | - | - | - | - | - | - | - | - |
| यस वर्षको मुनाफा | - | - | - | - | - | - | - | - | - | - | - | - |
| कर पठिको अच विस्तृत आस्तारी | - | - | - | - | - | - | - | ४८९,८८३,०९० | - | - | ४८९,८८३,०९० | - |
| उचित मूल्यमा यापन गरिएका इकिटी उपकरणका लगानीबाट भएको नाफा/(नोकसान) | - | - | - | - | - | - | - | - | - | - | - | - |
| पुनः खलाहुनबाट भएको नाफा/(नोकसान) | - | - | - | - | - | - | - | - | - | - | - | - |
| परिमाणित लाभ योजनाको बिमाहिक (actuarial) नाफा/(नोकसान) | - | - | - | - | - | - | - | (४,९०३,२१३) | (४,९०३,२१३) | (४,९०३,२१३) | (४,९०३,२१३) | (४,९०३,२१३) |
| नगद प्रवाहको होजिड्युबाट भएको नाफा/(नोकसान) | - | - | - | - | - | - | - | - | - | - | - | - |
| वैदेशिक संचालनको करण वित्तीय सम्पत्तिको विनाय परिवर्तन गर्दा हुने सटही नाफा/(नोकसान) | - | - | - | - | - | - | - | - | - | - | - | - |
| यस वर्षको विस्तृत आस्तारी | - | - | - | - | - | - | - | ४८९,८८३,०९० | ३,०००,९२८,६४८ | (४,७०३,२१३) | ३,५६५,२०८,५६० | ३,५६५,२०८,५६० |
| जोडा कोषमा सारिएको रकम | - | - | ६२०,९००,४३५ | २८,४९६,३३० | २४४,०६९,५१२ | - | (२,३०६,५४२,८१८) | १,४७४,६४४,५०७ | १,६००,००० | १,६००,००० | - | १,६००,००० |
| जोडा कोषबाट स्थानान्तरण भएको रकम | - | - | - | - | - | (७४४९९,४४६) | - | २४,५०३,४४८ | - | ७४६२,०४८ | - | ७४६२,०४८ |
| इकिटीमा सिँधे देखाइएको शेयरधनीसँगको कारोबार | - | - | - | - | - | - | - | - | - | - | - | - |
| शेयर निष्कर्षन | - | - | - | - | - | - | - | - | - | - | - | - |
| शेयरमा आधारित भुक्तानी | - | - | - | - | - | - | - | - | - | - | - | - |
| शेयरधनीलाई लम्बाय वितरण | - | - | - | - | - | - | - | - | - | - | - | - |
| बोनस शेयर निष्कर्षन | - | - | - | - | - | - | - | - | - | - | - | - |
| नगद लाभाश भुक्तानी | - | - | - | - | - | - | (४९३,९८८,१६६) | - | (४९३,९८८,१६६) | - | (४९३,९८८,१६६) | (४९३,९८८,१६६) |
| जमा योगदान | - | - | - | - | - | - | (४९३,९८८,१६६) | - | (४९३,९८८,१६६) | - | (४९३,९८८,१६६) | (४९३,९८८,१६६) |
| आषाढ मसान्त २०८१ को भौजदात | १४,८०९,९८०,९८८ | - | ५,३३०,९७९,९८८ | १८,३४९,९३३ | १,६४०,९०९,७६० | २,२०६,९३९,७६५ | - | ५००,५६९,६७० | ४,४२३,२०९,०९८ | २८,०६९,२९३,४३५ | - | २८,०६९,२९३,४३५ |
| वैकल्प मर्जर सरलालस तथा हकारद सेयरको लिलामीबाट सकलित सेयर प्रिमियमा आधिक विषयक, २०८० को दफा २७ बमोजिम हुन आउने रकम रु. २९,३७९,९३५ बराबरको आयकर दायित्व जमा गरेको छ र सो रकमलाई बैकलो यो वर्षको शुरुवाती संचित मुनाफामा समायोजन गरिएको छ | - | - | - | - | - | - | - | - | - | - | - | - |

बाँडन योग्य नाफा/नोक्सानको तालिका

आषाढ मसान्त २०८१
नेपाल राष्ट्र बैंकको नियमावली बमोजिम

रकम रु. मा

| विवरण | बैंक | |
|--|---------------|---------------|
| | यस वर्ष | गत वर्ष |
| नाफा नोक्सान विवरण अनुसार खुद नाफा/(नोक्सान) | ३,०८०,०२८,६८४ | ३,१६६,७७९,३४७ |

बाँडफाँडः

| | | |
|--|-----------------|-----------------|
| १. साधारण जगेडा कोष | (६२०,९८०,४३५) | (६३३,३५४,२६९) |
| २. सटही घटबढ कोष | (२८,४९६,३३७) | (२४,९१०,२५६) |
| ३. पूँजी फिर्ता कोष | (१,४६०,४२६,५००) | (१,४६०,४२६,५००) |
| ४. संस्थागत सामाजिक उत्तरदायित्व कोष | (६,७९९,६६९) | (३१,६६७,७१३) |
| ५. कर्मचारी तालिम कोष | (५,८९८,४३९) | (२१,३७९,९००) |
| ६. अन्य | | |
| क) लगानी समायोजन कोष | - | (६,९०५,९६७) |
| ख) यस आ.व.मा परिपक्व भएका अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मापन गरिएका शेयर/सामूहिक लगानी कोषहरूको अधिल्लो आ.व.सम्म भएको नाफा/(नोक्सानी) | २४,८७३,४९४ | - |
| नियमनकारी समायोजन अधिको नाफा/(नोक्सान) | ९८२,३८०,७९८ | ९८९,६५६,३४७ |

नियमनकारी समायोजन:

| | | |
|---|---------------|---------------|
| १. ब्याज वक्यौता (-)/अधिल्लो ब्याज वक्यौता प्राप्ति (+) | (१२०,८९८,५९८) | (२५२,८८०,०२१) |
| २. कम कर्जा नोक्सानी व्यवस्था लेखांकन (-)/फिर्ता (+) | - | - |
| ३. कम लगानीमा संभावित नोक्सानी व्यवस्था (-)/फिर्ता (+) | - | - |
| ४. कम गैर बैंकिङ सम्पत्तिको नोक्सानी व्यवस्था (-)/फिर्ता (+) | (४६,०९०,५९९) | (२७७,९७४,८२३) |
| ५. स्थगन कर सम्पत्ति लेखांकन (-)/फिर्ता (+) | (८२,४४९,९९५) | (९५,८६९,८७३) |
| ६. ख्याती लेखांकन (-)/ख्यातीमा हानी (+) | - | - |
| ७. मोलतोल खरिद (Bargain Purchase) मा लाभ लेखांकन (-)/फिर्ता (+) | - | - |
| ८. विमाङ्किक (Actuarial) घाटाको लेखांकन (-)/फिर्ता (+) | (४,७०३,२९३) | ८८,७५३,२३४ |
| आर्थिक वर्षको खुद नाफाबाट बाँडन योग्य नाफा/नोक्सान | ७२८,३९९,२८० | ८५९,६९२,८५८ |
| आर्थिक वर्षको शुरुवाती संचित मुनाफा मौज्दात | ६६३,६९०,४३८ | १,३५९,८६८,४८० |
| समायोजन (+/-) आर्थिक ऐन २०८० को दफा २७ बमोजिम दाखिला भएको आयकर | (२१८,३७९,९३५) | - |

बाँडफाँडः

| | | |
|--------------------------------------|---------------|-----------------|
| बोनस शेयर निष्काशन | - | (१,०६५,५५३,३५७) |
| नगद लाभांश भुक्तानी | (५९३,९८८,९६६) | (८२,३९७,५४३) |
| कुल बाँडन योग्य नाफा/नोक्सान | ५८०,३६९,६९७ | ६६३,६९०,४३८ |
| प्रति शेयर नाफा/नोक्सान (Annualised) | ४.१२ | ४.७७ |

बैंकले मर्जर सरप्लस तथा हकप्रद सेयरको लिलामीबाट संकलित सेयर प्रिमियममा आर्थिक विधेयक, २०८० को दफा २७ बमोजिम हुन आउने रकम रु. २१८,३७९,९३५ बराबरको आयकर दायित्व जम्मा गरेको छ र सो रकमलाई बैंकको यो वर्षको शुरुवाती संचित मुनाफामा समायोजन गरिएको छ ।

प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू

१. बैंक

१.१ सामान्य जानकारी

सिद्धार्थ बैंक लिमिटेड (जसलाई यसपछि "बैंक" भनिन्छ) प्रचलित कानुन बमोजिम नेपालमा स्थापित सीमित दायित्व भएको कम्पनी हो र यस बैंकको शेयर नेपाल स्टक एक्सचेजमा सूचीकृत भई कारोबार भइरहेको छ। यस बैंकको रजिस्टर्ड कार्यालय काठमाडौ महानगरपालिका वडा नं. १ नक्साल, काठमाडौमा अवस्थित छ। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम नेपालमा वाणिज्य बैंकिङ्ग कारोबारहरू गर्नको लागि नेपाल राष्ट्र बैंक (नेपालको केन्द्रिय बैंक) बाट "क" वर्गको वित्तीय संस्थाको अनुमति बैंकले प्राप्त गरेको छ।

१.२ वित्तीय विवरण

बैंकको २०८१ आषाढ मसान्तको वित्तीय विवरण अन्तर्गत बैंकको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण, नगद प्रवाह विवरण, प्रमुख लेखा नीतिहरू तथा लेखा सम्बन्धी टिप्पणीहरू समावेश छन्।

१.३ प्रमुख कार्यहरू

बैंक

बैंकको प्रमुख कार्य आफ्ना ग्राहकहरूलाई शाखाहरू, रणनीतिक व्यवसायिक इकाईहरू, एक्सटेन्सन काउन्टरहरू, एटिएमहरू तथा एजेन्टहरूको संजाल मार्फत सम्पूर्ण वाणिज्य बैंकिङ्ग कारोबारहरू प्रदान गर्नुका साथै एजेन्सि सेवाहरू, ट्रेड फाइनान्स सेवाहरू, कार्ड सेवाहरू र इ-कमर्स सेवा तथा सुविधाहरू पनि प्रदान गर्नु रहेको छ।

सहायक कम्पनीको स्वामित्व

| सहायक कम्पनी | प्रमुख कार्यहरू | २०८१ आषाढ मसान्त | २०८० आषाढ मसान्त |
|----------------------------|---|------------------|------------------|
| सिद्धार्थ क्यापिटल लिमिटेड | मर्चन्ट बैंकिङ्ग सुविधाहरू जस्तै सार्वजनिक निष्काशनको व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन, धितोपत्रहरूको प्रत्याभूति, सामुहिक लगानी कोष योजनाहरूको व्यवस्थापन, केन्द्रिय डिपोजिटरी सेवा (CDS) अन्तर्गतको डिपोजिटरी सहभागी सेवाहरू तथा ग्राहकहरूको धितोपत्रहरूको अभिलेखिकरण र प्रशासनिक कार्यहरू प्रदान गर्दछ | ५१% स्वामित्व | ५१% स्वामित्व |

सहायक कम्पनी

सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमिटेडले मर्चन्ट तथा लगानी बैंकिङ्ग सेवाहरू उपलब्ध गराउनुको साथै सार्वजनिक निष्काशनको व्यवस्थापन, पोर्टफोलियो व्यवस्थापन, धितोपत्रहरूको प्रत्याभूति, सामुहिक लगानी कोष योजनाहरूको व्यवस्थापन, केन्द्रिय डिपोजिटरी सेवा (CDS) अन्तर्गतको डिपोजिटरी सहभागी सेवाहरू तथा ग्राहकहरूको धितोपत्रहरूको अभिलेखिकरण र प्रशासनिक कार्यहरू प्रदान गर्दछ।

२. वित्तीय विवरण तयारीका आधारहरू

२.१ अनुपालन सम्बन्धी उद्घोषण

The Institute of Chartered Accountants of Nepal (ICAN) द्वारा जारी Nepal Financial Reporting Standards (जसलाई यसपछि "NFRS" भनिन्छ) बमोजिम बैंकको वित्तीय विवरण तयार गरिएको छ जस अन्तर्गत वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण, नगद प्रवाह विवरण, लेखा सम्बन्धी टिप्पणीहरू तथा प्रमुख लेखानीतिहरू समावेश छन्। यसको साथै वित्तीय विवरण तयार गर्दा कम्पनी ऐन, २०६३ बमोजिमका प्रावधानहरू पनि पालना गरिएको छ।

२.२ रिपोर्टिङ् अवधि तथा वित्तीय विवरणको स्वीकृति

क) रिपोर्टिङ् अवधि

बैंकले वित्तीय विवरण नेपाली आर्थिक वर्षको आधारमा तयार गर्दछ । त्यस अनुरूपको अंग्रेजी मितिहरू देहाय बमोजिम छन् :

| वित्तीय विवरण | नेपाली मिति | अंग्रेजी मिति |
|------------------------------|-----------------------------------|------------------------------------|
| वित्तीय अवस्थाको विवरण | आषाढ ३१, २०८१ | जुलाई १५, २०२४ |
| नाफा नोक्सान विवरण | श्रावण १, २०८० देखि आषाढ ३१, २०८१ | जुलाई १७, २०२३ देखि जुलाई १५, २०२४ |
| अन्य विस्तृत आम्दानीको विवरण | श्रावण १, २०८० देखि आषाढ ३१, २०८१ | जुलाई १७, २०२३ देखि जुलाई १५, २०२४ |
| नगद प्रवाह विवरण | आषाढ ३१, २०८१ | जुलाई १५, २०२४ |
| इकिवटीमा भएको परिवर्तन | श्रावण १, २०८० देखि आषाढ ३१, २०८१ | जुलाई १७, २०२३ देखि जुलाई १५, २०२४ |

अधिल्लो आर्थिक वर्षको वित्तीय विवरण समेत पुनःवर्गीकरण गरिएको छ ।

ख) वित्तीय विवरणको जिम्मेवारी

कम्पनी ऐन, २०६३ को प्रावधान अनुसार बैंकको वित्तीय विवरणको तयारी तथा प्रस्तुतिको जिम्मेवारी सञ्चालक समितिको रहेको छ ।

ग) सञ्चालक समितिबाट वित्तीय विवरणको स्वीकृति

संलग्न वित्तीय विवरण मिति २०८१ मंसिर २१ गते (तदनुसार ६ डिसेम्बर २०२४) मा सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले साधारण सभा समक्ष अनुमोदनको लागि पेश गर्ने गरी स्वीकृत गरेको छ ।

२.३ वित्तीय विवरण प्रस्तुतिको मुद्रा

बैंकको वित्तीय विवरण नेपाली रुपैया (रु) मा प्रस्तुत गरिएको छ । यस आर्थिक वर्षमा बैंकको कार्यगत तथा प्रस्तुति मुद्रामा परिवर्तन भएको छैन ।

२.४ अनुमान, धारणा र स्वविवेकको प्रयोग

NFRS अनुरूप वित्तीय विवरण तयार गर्दा बैंकको व्यवस्थापनले केही निश्चित निर्णय, अनुमान र धारणाहरू बनाउन आवश्यक हुन्छ जसको असर लेखा नीति तथा रिपोर्ट गरिएको सम्पत्ति, दायित्व, आम्दानी र खर्चमा पर्न जान्छ । यी अनुमानका आधारमा आंकलन गरिएको रकम वास्तविक परिणामभन्दा भिन्न हुनसक्दछ ।

अनुमान तथा धारणाहरूलाई निरन्तर रूपमा समिक्षा गर्ने गरिन्छ । लेखाङ्कन अनुमानमा भएको संशोधनलाई सोही अवधिमा र यदि भविष्यमा असर पर्छ भने सो अवधिमा समेत लेखाङ्कन गरिन्छ ।

अनुमान, अनिश्चितता र स्वविवेकको प्रयोग हुने महत्वपूर्ण क्षेत्रहरू जसको कारण वित्तीय विवरणमा गम्भिर असर पर्दछ, त्यस्ता क्षेत्रहरू निम्न बमोजिम छन् :

२.४.१ निरन्तरता (Going Concern)

बैंकको सञ्चालक समितिले संस्थाको निरन्तर संचालन हुन सक्ने क्षमताको मूल्याङ्कन गर्दा संस्था निरन्तर रूपमा संचालन हुन सक्ने पाएको छ । साथै सञ्चालक समितिले बैंकको निरन्तर रूपमा संचालन हुन सक्ने क्षमतामा हास पुन्याउने खालको कुनै घटना वा अवस्था पाएको छैन । तसर्थ बैंकको वित्तीय विवरण निरन्तरतामा आधारित रहेर तयार पारिएको छ ।

२.४.२ वित्तीय उपकरणको उचित मूल्य (Fair Value)

वित्तीय अवस्थाको विवरणमा लेखाङ्कुन गरिने वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वको उचित मूल्य यदि सक्रिय बजारबाट प्राप्त हुन्छ भने उक्त मूल्य त्यस्तो बजार मार्फत प्राप्त गरिन्छ। यदि उक्त मूल्य उपलब्ध नभएको खण्डमा अनुमान तथा स्वविवेकको प्रयोग गरी उचित मूल्यको आंकलन गरिन्छ। वित्तीय उपकरणहरूको मूल्याङ्कन सम्बन्धि विस्तृत रूपमा बुंदा ३.४ मा उल्लेख गरिएको छ।

२.४.३ वित्तीय सम्पत्तिको हानि नोक्सानी - कर्जा तथा सापट

नाफा नोक्सान विवरणमा हानि नोक्सानी लेखाङ्कुनको आंकलन गर्नको लागि बैंकले प्रत्येक वित्तीय अवस्थाको विवरणको मितिमा व्यक्तिगत रूपमा महत्वपूर्ण ऋण तथा सापटको समीक्षा गर्ने गर्दछ। विशेषतः हानि नोक्सानी निर्धारण गर्दा भविष्यमा प्रवाह हुने नगदको रकम र समयको अनुमान गर्न व्यस्थापनको स्वविवेक आवश्यक पर्दछ।

यी अनुमानहरू थुप्रै कारक तत्वहरूमा आधारित हुन्छन् र वास्तविक परिणाम भन्दा फरक हुन सक्दछ जसको कारण भविष्यमा हुने हानि नोक्सानीमा परिवर्तन हुन सक्दछ।

व्यक्तिगत रूपमा आंकलन गरिएका तर हानि नभएका महत्वपूर्ण ऋण तथा सापटहरू र व्यक्तिगत रूपमा महत्वपूर्ण नमानिएका कर्जा तथा सापटहरूलाई समान प्रकृतिका जोखिम भएका सम्पत्तिको समूहका आधारमा सामूहिक रूपमा आंकलन गरिन्छ। कुनै वस्तुगत प्रमाण भएको तर असर प्रष्ट नभएका नोक्सानी घटनाहरूको कारण जोखिम व्यवस्था निर्धारण गर्न सामूहिक रूपमा आंकलन गरिन्छ। सामूहिक रूपमा आंकलन गर्दा भाखा नाघेको अवधि, कर्जा गुणस्तर, पोर्टफोलियोको आकार तथा वर्तमान आर्थिक परिस्थिति जस्ता कर्जा सम्बन्धि तथ्यांकहरूलाई ध्यानमा राखिन्छ।

२.४.४ अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिको हानि नोक्सानी

बैंकले अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएका ऋणपत्रहरूको हानि सम्बन्धी आंकलन गर्न प्रत्येक रिपोर्टिङ्ग मितिमा समीक्षा गर्ने गर्दछ। अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएका ऋणपत्रहरूमा हानि भएको भनी वस्तुगत प्रमाणहरू अन्तर्गत निष्काशनकर्ताको आर्थिक कठिनाई, सम्पौताको शर्तहरू पुरा नभएको जस्तै सांवा र व्याज भुक्तानीमा ढिलाई वा नतिरेको, आदि पर्दछ। यदि खरिद मूल्यभन्दा उचित मूल्य धेरै वा दिर्घकालिन समयसम्म कम भएमा बैंकले अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएका इकिवटी उपकरणहरूमा पनि नोक्सानी व्यवस्था गर्दछ। “मूल्यमा धेरै गिरावट” वा “दिर्घकालिन समय” निर्धारण गर्न स्वविवेकको आवश्यकता पर्दछ।

२.४.५ आयकर

बैंक आयकरको दायरामा पर्दछ र चालु, स्थगन र अन्य करहरूको कूल व्यवस्था निर्धारण गर्नको निम्ति बैंकलाई लागु हुने करका नियमहरूको व्याख्याको कारण सृजित अनिश्चितताले वित्तीय विवरण तयार गर्दाको समयमा स्वविवेकको आवश्यकता पर्दछ।

भविष्यमा करयोग्य आय सृजित हुने सम्भावना मानी उक्त करयोग्य आयमा समायोजन गर्न सकिनेसम्म कर नोक्सानीको आधारमा स्थगन कर सम्पत्ति लेखाङ्कुन गरिएको छ। स्थगन कर सम्पत्तिको लेखाङ्कुन गर्न स्वविवेकको आवश्यकता पर्दछ जुन भविष्यमा हुने करयोग्य नाफा, सम्भावित समय र भविष्यको कर योजनामा आधारित हुन्छ।

२.४.६ परिभाषित लाभ योजना

परिभाषित लाभ योजना दायित्वको परल मूल्य तथा दायित्वको वर्तमान मूल्यहरू विमाङ्किक मूल्याङ्कनद्वारा निर्धारित गरिन्छ।

विमाङ्किक मूल्याङ्कनको अनुमान गर्दा डिस्काउन्ट दर, भविष्यमा हुने तलव वृद्धि, मृत्युदर र भविष्यमा हुने सम्भावित पेन्सन वृद्धिलाई आधार मानेर गरिन्छ। यो योजना दीर्घकालिन प्रकृतिको भएकोले यस्ता अनुमानहरूमा अनिश्चितता रहन्छ। सबै अनुमानहरूको रिपोर्टिङ्ग मितिमा समिक्षा गर्न गरिन्छ।

मृत्युदर सार्वजनिक रूपमा उपलब्ध हुने मृत्युदरको तालिकाको आधारमा निश्चित गरिन्छ। भविष्यमा हुने तलव वृद्धि र पेन्सन वृद्धि दरहरू भविष्यमा वृद्धि हुने अपेक्षित तलव दरको आधारमा निर्धारण गरिन्छ।

२.४.७ सम्पत्ति, प्लान्ट तथा उपकरणको उचित मूल्य

बैंकको जग्गा तथा भवनलाई परल मूल्यमा लेखाइएको छ। सम्पत्ति, प्लान्ट तथा उपकरणलाई उचित मूल्यमा नदेखाइएको कारण रिपोर्टिङ मितिमा पुनःमूल्याङ्कन गरिएको छैन।

२.४.८ सम्पत्ति, प्लान्ट तथा उपकरण (PPE) को उपयोगी समयावधि

बैंकले सम्पत्ति, प्लान्ट तथा उपकरणहरूलाई परल मूल्यको आधारमा लेखाङ्कन गर्दछ। बैंकले सम्पत्ति, प्लान्ट तथा उपकरणहरूको शेष मूल्य (residual value), उपयोगी समयावधि र हासकटीको तरिका प्रत्येक रिपोर्टिङ मितिमा समिक्षा गर्दछ। यस्ता मूल्य, दर र हासकटीको तरिका व्यवस्थापनको अनुमानमा आधारित हुन्छन् जसकारण यसमा अनिश्चितता रहन्छ।

२.४.९ प्रतिबद्धता तथा सम्भावित दायित्व

बैंकले सबै किसिमका जोखिमहरू ध्यानमा राखी ज्ञात भएका दायित्वहरूको रकम निर्धारण गर्दछ। बैंकले आफ्नो विगतको घटना क्रमको फलस्वरूप वर्तमानमा कुनै दायित्व सिर्जना हुने भएमा, आर्थिक लाभ हुने स्रोत बाहिरिने सम्भावना रहेको तथा दायित्व मापन गर्न सकिने पर्याप्त विश्वसनीय आधार भएको अवस्थामा बैंकले सम्भावित दायित्व व्यवस्था सिर्जना गर्ने गरेको छ। तसर्थ सम्भावित दायित्वहरूलाई वित्तीय अवस्थाको विवरणमा लेखाङ्कन गरिदैन। तर यी सम्भावित दायित्वहरू न्युन नभएसम्म लेखा सम्बन्धि टिप्पणीमा प्रस्तुत गरिन्छ।

२.४.१० लगानी सम्पत्तिको वर्गिकरण

कुनै सम्पत्ति लगानी सम्पत्तिको रूपमा वर्गिकरण गर्न योग्य भए वा नभएको निर्धारण गर्नको लागि व्यवस्थापनको स्वविवेक आवश्यक पर्दछ। बैंकले यी स्वविवेकको एकनास रूपले प्रयोग गर्न मापदण्डहरूको विकास गरेको छ। कुनै सम्पत्ति जुन भाडा वापत कमाउन वा पूँजीको मूल्यवृद्धिको लागि राखिएको छ वा दुबै उद्देश्यको लागि धारण गरिएको छ र त्यो सम्पत्तिले बैंकको अन्य सम्पत्तिहरू भन्दा स्वतन्त्र रूपमा नगद प्रवाह उत्पन्न गर्न सक्दछ भने त्यो सम्पत्तिलाई लगानी सम्पत्तिको रूपमा वर्गिकरण गरिन्छ। त्यसैगरी कुनै सम्पत्ति जुन संचालनका लागि वा सेवा प्रदान गर्नका लागि वा प्रशासनिक उद्देश्यका लागि प्रयोग गरिन्छ र त्यो सम्पत्तिले एकल रूपमा प्रत्यक्ष नगद प्रवाहहरू उत्पन्न गर्न सक्दैन भने त्यस्ता सम्पत्तिलाई सम्पत्ति, प्लान्ट तथा उपकरणको रूपमा वर्गिकरण गरिन्छ। बैंकले वार्षिक रूपमा आफ्ना सम्पत्तिहरूको वर्तमान उपयोगलाई ध्यानमा राखि सम्पत्तिको वर्गीकरण गर्दछ।

२.५ लेखाङ्कन नीतिमा परिवर्तन

अन्यथा उल्लेख नभएसम्म अधिल्लो आर्थिक वर्षको वित्तीय विवरण तयार गर्दा प्रयोग भएका लेखाङ्कन नीतीहरूमा कुनै बदलाव गरिएको छैन।

२.६ जारी भई लागू नभएका मापदण्डहरू

IASB द्वारा जारी मापदण्डहरूमा संशोधन गरिएको छ र नयाँमापदण्डहरू IFRS को निम्नि सूचित गरिएका छन्। तर संशोधित तथा नयाँ मापदण्डहरू नेपाल लेखाङ्कन बोर्ड (ASB Nepal) ले सम्बोधन गरे पश्चात् मात्र लागु हुनेछन्। मापदण्डहरू जारी गरिएको तर वित्तीय विवरणहरू जारी गर्ने मितिसम्म अभ प्रभावकारी नभएको मापदण्डहरू देहाय बमोजिम छन्। बैंकले यी मापदण्डहरू ASB Nepal ले सम्बोधन गरे पश्चात् पालना गर्नेछ।

क) IFRS 9 - वित्तीय उपकरण

IFRS 9 ले समयमै expected credit loss को आधारमा हानिको आंकलन गर्न सुझाव गर्दछ र वित्तीय उपकरणहरूको सुरुवात देखि नै expected credit loss को लेखाङ्कन गर्नु पर्दछ। यसले लेखाङ्कन विधि र जोखिम व्यवस्थापन गतिविधिलाई समेटी अनुमानित नोकसानी लेखाङ्कन गर्ने threshold कम गर्दछ।

IFRS 9, १ जनवरी २०१८ बाट प्रभावकारी भएतापनि NFRS 9 मा carve-outs को माध्यमले NAS 39 जस्तै विधिबाट हानिको आंकलन गर्न सुझाव गरिएको छ। यदि expected credit loss को आधारमा हानिको आंकलन गरेमा बैंकको वित्तीय सम्पत्तिको अनुमानित नोकसानी मापनमा असर पर्ने देखिन्छ।

ख) IFRS 15 - ग्राहकहरूसँग गरिएको करारबाट हुने आम्दानी

IFRS 15 ले IAS 18 – Revenue र IAS 11 – Construction Contracts लाई प्रतिस्थापन गरेको छ । वित्तीय उपकरणहरू, लिज र वीमा करारहरू यसको दायरा भन्दा वाहिर छन् र यसले बैंकमा ठूलो असर नपार्न अपेक्षा गरिएको छ ।

२.७ नअपनाएका नयाँ मापदण्ड र व्याख्याहरू

बैंकको वित्तीय विवरण नेपाल लेखामान बोर्डले जारी गरिसकेको Nepal Financial Reporting Standards (NFRS) को आधारमा तयार गरिएको छ ।

२.८ Discounting

दायित्वको चुक्ता र सम्पत्तिको प्राप्ति एक वर्ष भन्दा बढी समय पछि मात्र हुने भएमा र ती दायित्व तथा सम्पत्तिहरूको असर material भएमा बैंकले त्यस्ता सम्पत्ति र दायित्वलाई discounting गर्ने गर्दछ । Discount दर निर्धारण गर्नको लागि बैंकले विभिन्न आन्तरिक तथा बाह्य तत्वहरूको विश्लेषण गर्दछ ।

शेयर/ऋणपत्र जारी रकमको १ प्रतिशतसम्म immaterial मानी शेयर/ऋणपत्र जारी खर्च लेखाङ्कन गर्ने बैंकको नीती रहेको छ । त्यसैले शेयर/ऋणपत्रको उचित मूल्य गणना गदा शेयर/ऋणपत्र जारी खर्चलाई समावेश गरिएको छैन ।

समान अवधि भएको सरकारी ऋणपत्रको औसत आम्दानीलाई डिस्काउन्ट दर मानी कर्मचारी लाभ निर्धारण गरिन्छ ।

३. प्रमुख लेखा नीतिहरू

वित्तीय विवरण तयार गर्दा आधार मानिएका सर्वमान्य लेखा नीतिहरू तल उल्लेख गरिएका छन् । अन्यथा उल्लेख गरिएकोमा बाहेक यी नीतिहरूको पालना निरन्तर रूपमा गरिएका छन् ।

३.१ मापनका आधार

तल उल्लेख गरिएका material items मा बाहेक बैंकको वित्तीय विवरण ऐतिहासिक परल मूल्यको आधारमा तयार गरिएको छ ।

- ◆ उचित मूल्यमा मापन गरिएको अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्ति ।
- ◆ परिभाषित लाभ दायित्वको वर्तमान मूल्यबाट योजना सम्पत्ति (Plan Asset) को उचित मूल्य घटाएर परिभाषित लाभ दायित्वलाई मापन गरिएको ।
- ◆ परिशोधित लागत (amortized cost) मा मापन गरेको वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वलाई करिबी प्रभावकारी ब्याज दरको आधारमा मापन गरिएको छ ।

३.२ वित्तीय विवरण एकीकृत गर्ने आधार

क) व्यवसाय combination र ख्याति (Goodwill)

व्यवसाय combination र ख्यातिलाई नियन्त्रण प्राप्त हुँदाको समयमा NFRS 3 बमोजिम "Acquisition Method" अनुसार लेखाङ्कन गरिएको छ । उक्त Acquisition Method को लागि :

- ◆ नियन्त्रण प्राप्त गर्नेको पहिचान हुनु पर्छ ।
- ◆ नियन्त्रण प्राप्तिको मिति तय भएको हुनु पर्छ ।
- ◆ सम्पत्ति, दायित्व तथा Non-Controlling Interest को मापन हुनु पर्छ ।
- ◆ नियन्त्रण प्राप्त गर्दा को ख्याति वा Bargain Purchase बाट हुने लाभको मापन हुनु पर्छ ।

उक्त व्यवसाय combination र ख्यातिका Acquisition Method अनुसारको लेखाङ्कनमा Goodwill को रकम Negative आएमा सो रकमलाई NFRS 3 बमोजिम व्यापार प्राप्ति गर्दाको लाभको रूपमा नाफा नोक्सान खातामा आम्दानी जनाउने गरिन्छ । NFRS 3 को उक्त प्रावधानहरू बैंकले पहिले पटक NFRS बमोजिमको वित्तीय विवरण बनाएको मिति पश्चातका व्यवसाय प्राप्ति गर्दा मात्र लागु हुने हुँदा बैंकले प्रस्तुत वित्तीय विवरणहरू बनाउनु भन्दा पहिले गरिएका कुनै पनि व्यवसाय प्राप्तिका कारोबारहरूमा भएका कुनै पनि ख्याति वा प्राप्ति गर्दाको लाभलाई मापन तथा लेखाङ्कन गरेको छैन ।

ख) गैर नियन्त्रित स्वार्थ (Non controlling interest)

एकिकृत वित्तीय अवस्थाको विवरणमा गैर नियन्त्रित स्वार्थलाई इक्विटी भित्र तर बैंकको शेयरधनीहरूको इक्विटीबाट छुट्टे प्रस्तुत गरिन्छ । नाफा नोक्सान र अन्य विस्तृत आम्दानीका प्रत्येक रकमहरूलाई बैंकको शेयरधनीहरू र गैर नियन्त्रित स्वार्थमा विभाजन गरिन्छ । सिद्धार्थ बैंक र गैर नियन्त्रित स्वार्थको अनुपात वर्तमान स्वामित्वको आधारमा निर्धारण गरिन्छ ।

गैर नियन्त्रित स्वार्थमा नकारात्मक मौज्दात भए तापनि एकिकृत वित्तीय विवरण तयार गर्दा कूल विस्तृत आम्दानीलाई बैंकको शेयरधनीहरू र गैर नियन्त्रित स्वार्थमा विभाजन गरिन्छ ।

ग) सहायक कम्पनीमा भएको लगानी

बैंकले नियन्त्रण गर्न संस्थाहरू सहायक कम्पनी अन्तर्गत पर्दछ । बैंकसँग सहायक कम्पनीको नियन्त्रण लगायत मुनाफाको अधिकार निहित हुन्छ । यदि बैंकले कुनै संस्थाको मुनाफालाई प्रभाव पार्न सक्ने निर्णयहरूमा नियन्त्रण राख्दछ भने त्यस संस्थालाई बैंकले सहायक कम्पनी मान्दछ । बैंकले हरेक आर्थिक वर्षको अन्त्यमा आफ्नो सहायक कम्पनीमा आफ्नो नियन्त्रण अधिकारका वस्तुगत तथ्यहरूलाई समिक्षा गर्न गर्दछ ।

सहायक कम्पनीहरूको वित्तीय विवरणलाई एकिकृत त्यस मितिबाट गरिन्छ जब सो संस्थाको नियन्त्रण बैंकको हकमा स्थानान्तरण गरिन्छ । त्यस पश्चात् नियन्त्रण रहन्जेलसम्मको आर्थिक वर्षहरूको वित्तीय विवरणमा सहायक कम्पनीहरूको एकिकरण गरिन्छ । बैंकका सहायक कम्पनीहरूको वित्तीय विवरणहरू बैंकको नीतिहरूलाई समान रूपमा प्रयोग गरी बैंकको रिपोर्टिङ अवधिका अनुसार नै तयार गरिन्छ । शुरुवाती मापन पछि बैंकले गरेको सहायक कम्पनीमा लगानीलाई परल मूल्यमा लेखाङ्कन गर्दछ ।

बैंकको सहायक कम्पनी (सिद्धार्थ क्यापिटल लिमिटेड) नेपालमा स्थापना भएको छ ।

घ) सहायक कम्पनीमा भएको नियन्त्रण गुमाउनु

सहायक कम्पनीमा भएको नियन्त्रण गुमाए पछि बैंकले सहायक कम्पनीसँग सम्बन्धित सम्पत्ति तथा दायित्वहरूलाई एकिकृत वित्तीय विवरणमा समावेश गर्दैन । तथापि बैंकले त्यस्ता सहायक कम्पनीमा गरेको लगानी यथावत राखेमा त्यसलाई नियन्त्रण गुमाएको मितिमा उचित मूल्यमा मापन गरिन्छ । उचित मूल्यमा मापन गर्दा उपयुक्त NFRS बमोजिम वित्तीय सम्पत्तिको शुरुवाती लेखाङ्कन गर्दाको उचित मूल्यलाई लिइन्छ । नियन्त्रित स्वार्थ गुमाएको खण्डमा भएको नाफा वा घाटालाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

ड.) विशेष उद्देश्य संस्था (SPE)

केही विशेष उद्देश्यको निम्नि स्थापित भएको संस्था जुन ट्रष्ट, साफेदारी वा दर्ता नभएको संस्थाको रूपमा स्थापना गरिएको हुन्छ, त्यस्ता संस्थाहरूलाई विशेष उद्देश्य संस्था भनिन्छ । यसको उदाहरणमा पट्टा, वित्तीय सम्पत्तिको सुरक्षण, अनुसन्धान तथा विकास कृयाकलापहरूको लागि स्थापित संस्थाहरू पर्दछन् । विशेष उद्देश्य संस्थाको लेखाङ्कन निम्नि NFRS 10 - एकिकृत वित्तीय विवरण लागु हुन्छ । SPE लाई कानुनी रूपमा गठन गर्दा यस्ता प्रकारका कानुनी प्रावधानहरू सिर्जना गरिएका हुन्छन् जसको कारणले गर्दा त्यस्ता SPE हरूको व्यवस्थापन समूहको संचालन सम्बन्धि निर्णय गर्न अधिकार कडा वा स्थायी रूपमा सीमित गरिएको हुन्छ ।

आ. व. २०८०/८१ सम्ममा बैंक सँग त्यस्ता कुनै पनि विशेष उद्देश्य संस्था रहेको छैन ।

च) एकिकरण गर्न वेला कारोबारहरूको रद्द

एकिकृत वित्तीय विवरण तयार गर्दा अन्तर समूह सम्पत्ति तथा दायित्व, आम्दानी तथा खर्च, इक्विटी र inventory तथा रिथर सम्पत्तिहरूलाई अन्तर समूहमा बेचविखन गर्दा भएको नाफा तथा नोक्सानलाई रद्द गरिएको छ ।

३.३ नगद तथा नगद समान

नगद तथा नगद समान अन्तर्गत नगद मौज्दात, बैंकमा रहेको मौज्दात र माग तथा अल्प सुचनामा प्राप्त हुने रकम पर्दछ । यस्ता नगद तथा नगद समानहरूको उचित मूल्यमा हुने परिवर्तनको जोखिम एकदमै कम हुन्छन् र बैंकले यी सम्पत्तिहरूको प्रयोग अल्पकालिन प्रतिबद्धता पुरा गर्न गर्दछ ।

नगद तथा नगद समानको विवरण वित्तीय विवरणको नोट ४.१ मा उल्लिख गरिएको छ ।

३.४ वित्तीय सम्पत्ति तथा वित्तीय दायित्व

प्रारम्भिक पहिचान

क) पहिचानको मिति

कुनै करार वा सम्झौता अन्तर्गत सृजित वित्तीय सम्पत्ति वा दायित्वको पहिचान सो करार वा सम्झौता भएकै मितिमा गरिन्छ । नियमित रूपमा खरिद बित्री भई रहने वित्तीय सम्पत्तिको पहिचान उक्त खरिद बित्री भएको मितिमा गरिएको छ ।

ख) वित्तीय उपकरणको पहिचान तथा शुरुवाती मापन

वित्तीय उपकरणहरूको शुरुवाति पहिचानमा वर्गीकरण गर्दा त्यसको उद्देश्य, प्रकृति र acquire गर्दाको व्यवस्थापनको सोचमा भर पर्दछ । सबै वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वहरू सृजना हुँदाकै समयमा उक्त सम्पत्ति तथा दायित्वको बजार मूल्यलाई सो उपकरण जारी गर्दा वा प्राप्त गर्दा लागेको खर्चले समायोजन गरी आएको मूल्यमा मापन गरिएको छ । नाफा नोक्सान हिसाब मार्फत उचित मूल्यमा मापन गरिएका वित्तीय सम्पत्ति तथा वित्तीय दायित्वको सम्बन्धमा हुने कारोबार खर्चलाई नाफा नोक्सान विवरणमा देखाइन्छ ।

वित्तीय उपकरणहरूको वर्गीकरण तथा पछिको (**Subsequent**) मापन

वित्तीय सम्पत्तिको वर्गीकरण तथा पछिको (**Subsequent**) मापन

वित्तीय सम्पत्तिलाई शुरुमा निम्न बमोजिम कुनै एक वर्गमा वर्गीकृत गरिन्छ :

- १) नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्ति
 - व्यापारिक प्रयोजनको लागि धारण गरेको वित्तीय सम्पत्ति
 - नाफा नोक्सान विवरण मार्फत उचित मूल्य (FVTPL) मा निर्दिष्ट वित्तीय सम्पत्ति

२) परिषोधित लागतमा मापन गरिएका वित्तीय सम्पत्ति

३) अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्ति

वित्तीय सम्पत्तिको Subsequent मापन वर्गीकरणमा आधारित हुन्छ ।

१) नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्ति

यदि वित्तीय सम्पत्ति व्यापारिक प्रयोजनको लागि धारण गरेको वा FVTPL मा निर्दिष्ट गरिएको भए त्यस्ता सम्पत्ति नाफा नोक्सान विवरणमार्फत उचित मूल्यको आधारमा वर्गीकरण गरिएको हुन्छ ।

क) व्यापारिक प्रयोजनको लागि धारण गरेको वित्तीय सम्पत्ति

यदि वित्तीय सम्पत्तिलाई निकट भविष्यमा विक्रि अथवा पुनःखरिदको निम्ति प्राप्त गरिएको खण्डमा त्यस्ता सम्पत्तिलाई व्यापारिक प्रयोजनको लागि धारण गरेको भनेर वर्गीकरण गरिन्छ । यसलाई पोर्टफोलियोको भागको रूपमा राखि अल्पकालिन नाफाको लागि एकसाथ व्यवस्थापन गरिन्छ । हेजिङ्ड उपकरणको लागि निर्दिष्ट नगरिएका डेरिभेटिभ वित्तीय उपकरणहरू पनि यो वर्गमा सामेल गरिएको छ ।

व्यापारिक प्रयोजनको लागि धारण गरेको वित्तीय सम्पत्तिलाई वित्तीय विवरणमा उचित मूल्यको आधारमा लेखाङ्कन गरिन्छ । उचित मूल्यको परिवर्तनलाई खुद व्यापारिक आम्दानीमा लेखाङ्कन गरिन्छ । भुक्तानी पाउने अधिकार रथापित भएपश्चात लाभांश आम्दानीलाई खुद व्यापारिक आम्दानीमा देखाइन्छ ।

डेरिभेटिभ उपकरण बाहेकका व्यापारिक प्रयोजनको लागि धारण गरेको सम्पत्ति पोर्टफोलियोको बैंकले निकट भविष्यमा विक्रि गर्न मनसाय अझै सहि छ वा छैन भनी समीक्षा गर्दछ । बजार सक्रिय नरहेका कारण यदि बैंकले वित्तीय सम्पत्तिको व्यापार गर्न नसके तथा बैंकले भविष्यमा बेच्ने अपेक्षा परिवर्तन गरेमा बैंकले वित्तीय सम्पत्तिलाई पुनर्वर्गीकरण गर्न सक्दछ । सरकारी धितोपत्र र इकिवटी उपकरणहरू जसको प्रमुख उद्देश्य निकट समयभित्र बेच्नु अथवा पुनःखरिद गर्नु रहेको छ, ती सम्पत्तिहरू यस वर्गमा पर्दछन् ।

ख) FVTPL मा निर्दिष्ट वित्तीय सम्पत्ति

बैंकले वित्तीय सम्पत्तिलाई FVTPL मा निम्न अवस्थामा निर्दिष्ट गर्दछ :

- ◆ निर्दिष्ट गर्दा मापन वा पहिचानमा पूर्ण वा उल्लेखनिय रूपमा अस्थिरता घटाउँछ जुन अन्य तरिकाबाट सम्पत्ति मापन गर्दा उत्पन्न हुन्छ ।
- ◆ त्यस्ता सम्पत्तिहरू जुन वित्तीय सम्पत्ति, वित्तीय दायित्व अथवा दुबैको अंग हुन् र सोको व्यवस्थापन तथा मूल्याङ्कन उचित मूल्यको आधारमा जोखिम व्यवस्थापन वा लगानी रणनीति अनुरूप गरिन्छ ।
- ◆ त्यस्ता सम्पत्ति जसमा एक वा एक भन्दा बढी embedded derivatives समावेश गरिएको हुन्छ र त्यसले महत्वपूर्ण तरिकाले सम्भौतामा हुन सक्ने नगद प्रवाहलाई परिवर्तन गर्दछ ।

वित्तीय सम्पत्ति जसलाई FVTPL मा निर्दिष्ट गरिन्छ त्यसलाई वित्तीय अवस्थाको विवरणमा उचित मूल्यमा लेखाङ्कन गरिन्छ । उचित मूल्यमा कुनै पनि प्रकारको परिवर्तन भएमा सोलाई नाफा नोक्सान विवरण मा FVTPL मा निर्दिष्ट वित्तीय उपकरणहरूको खुद नाफा वा नोक्सान अन्तर्गत लेखाङ्कन गरिन्छ । पाकेको ब्याजलाई प्रभावकारी ब्याज दर अनुसार ब्याज आम्दानीमा लेखाङ्कन गरिन्छ । त्यसैगरी लाभांश पाउनु पर्ने अधिकार स्थापित भएपछि अन्य संचालन आम्दानीमा लेखाङ्कन गरिन्छ ।

बैंकले कुनै पनि वित्तीय सम्पत्तिहरूलाई शुरुवाती लेखाङ्कन गर्दा FVTPL मा निर्दिष्ट गरेको छैन ।

२) परिषोधित लागतमा मापन गरिएका वित्तीय सम्पत्ति

परिषोधित मूल्यमा मापन गरिएका वित्तीय सम्पत्ति गैर डेरिभेटिभ वित्तीय सम्पत्ति हो जसको निश्चित वा निर्धारित भुक्तानी रकम र निश्चित भुक्तानी समय हुन्छ र बैंकले परिपक्वतासम्म धारण गर्ने क्षमता र मनसाय राखेको हुन्छ । शुरुवाती मापन पश्चात् परिषोधित लागतमा लेखाङ्कन गरिएका वित्तीय सम्पत्तिलाई प्रभावकारी ब्याजदरको प्रयोगबाट परिषोधित मूल्यमा हानि नोक्सानी घटाई मापन गरिन्छ । परिषोधनलाई ब्याज आम्दानी शिर्षकमा नाफा नोक्सान विवरणमा देखाइन्छ र लगानीमा हुन सक्ने कुनै प्रकारको हानि नोक्सानीलाई पनि नाफा नोक्सान विवरणमा देखाइन्छ ।

कर्जा तथा सापट

कर्जा तथा सापट अन्तर्गत निम्न उल्लेखित बाहेकका सक्रिय बजारमा सूचिकृत नभएका गैर डेरिभेटिभ वित्तीय सम्पत्ति समेत पर्दछन् जसको भुक्तानी निश्चित वा निर्धारित हुन्छन् :

- ◆ बैंकले निकट समयावधिमा वा तुरुन्त बेच्ने मनसाय राखेको र बैंकले शुरुवाती पहिचान गर्दा FVTPL मा निर्दिष्ट गरेको
- ◆ बैंकले सुरुवाती पहिचान गर्दा अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरेको
- ◆ कर्जा बिग्रेको अवस्थामा बाहेक बैंकले contractual नगदी प्रवाह मार्फत सुरुवाति लगानी उल्लेखनीय मात्रामा उठाउन नसक्ने

कर्जा तथा सापटमा ग्राहकलाई दिएको कर्जा र बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको कर्जा पर्दछन् । शुरुवाति मापन पछि कर्जा तथा सापटलाई तत्पश्चात् प्रभावकारी ब्याज दर (EIR) को करिबी दर प्रयोग गरी परिषोधित मूल्यमा हानि घटाएर मापन गरिन्छ । परिषोधनलाई नाफा नोक्सान विवरणमा ब्याज आम्दानीमा देखाइन्छ । हानि नोक्सानीबाट भएको घाटालाई नाफा नोक्सान विवरणमा कर्जाको जोखिम व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी शिर्षक अन्तर्गत लेखाङ्कन गरिन्छ ।

३) अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्ति

अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिहरूमा इक्विटी र debt उपकरणहरू पर्दछन् । जुन इक्विटी लगानी “व्यापारिक प्रयोजनको निम्ति धारण” र “FVTPL मा निर्दिष्ट” अन्तर्गत समावेश भएका

हुँदैनन, त्यस्ता इक्विटी लगानीहरूलाई अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिन्छ । परिपक्वता भित्रिसम्म धारण गर्ने वा भविष्यमा बेचेर लाभ कमाउने उद्देश्यले खरिद गरिएका Debt उपकरणहरूलाई अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिन्छ ।

प्रारम्भिक मापनपछि अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिहरूलाई उचित मूल्यमा मापन गरिन्छ । प्राप्त नभएको नाफा र नोक्सानलाई प्रत्यक्ष रूपमा अन्य विस्तृत आय/खर्च मार्फत 'उचित मूल्य कोष' शिर्षकमा इक्विटीमा लेखाङ्कन गरिन्छ । यदि बैंकले सोही सेक्युरिटीमा एक भन्दा बढी लगानी धारण गर्छ भने सो को विक्रि गर्दा त्यसलाई First in First out आधारमा विक्रि गरिएको मानिन्छ । अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिहरूबाट आर्जित ब्याजलाई EIR प्रयोग गरी ब्याज आय भनेर लेखाङ्कन गरिन्छ । भुक्तानी लिने अधिकार सिर्जना भएपश्चात लाभांश आम्दानीलाई नाफा नोक्सान विवरणमा अन्य संचालन आम्दानी अन्तर्गत देखाइन्छ । त्यस्ता लगानीको हानिबाट सिर्जना भएको घाटालाई उचित मूल्य कोषबाट हटाई नाफा नोक्सान विवरणमा कर्जाको जोखिम व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी भनेर देखाइन्छ ।

अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिहरूमा यदि विदेशी मुद्रामा देखाइएको मौद्रिक सेक्युरिटीज भए ती सम्पत्तिहरूको परिषोधित मूल्यमा भएको परिवर्तन वा किताबी मूल्यमा हुने अन्य परिवर्तनले गर्दा विनिमय भिन्नता आएको खण्डमा अन्य विस्तृत आम्दानीमा देखाइन्छ ।

सामान्यतया वित्तीय उपकरणको शुरुवाति उचित मूल्य भनेको कारोबार मूल्य (consideration दिँदा वा लिँदाको उचित मूल्य) हुन्छ । केहि विशेष परिस्थितिमा भने समान उपकरणको वर्तमान बजारको कारोबार मूल्यको आधारमा उचित मूल्यको मापन गरिन्छ वा अन्य मूल्याङ्कन प्रविधि जस्तै ब्याजदर yield, Option को अस्थिरता र विनिमय दर अनुसार मापन गरिन्छ । कारोबार मूल्य र उचित मूल्यको भिन्नतालाई बैंकले व्यापारिक आम्दानी वा नोक्सान भनेर वित्तीय उपकरणको सुरुवातमा लेखाङ्कन गर्दछ ।

Unobservable बजारको तथ्याङ्कले वित्तीय उपकरणको मूल्याङ्कनमा महत्वपूर्ण प्रभाव पार्छ भने मूल्याङ्कन मोडलले देखाएको उचित मूल्य र कारोबार मूल्य बीचको सम्पूर्ण सुरुवाती भिन्नतालाई नाफा नोक्सान विवरणमा तुरन्त लेखाङ्कन गरिदैन । यस भिन्नतालाई कारोबारको समयावधि वा उपयुक्त आधारहरू जस्तै observable inputs भएपछि, कारोबार समाप्त वा बन्द भएपछि वा बैंक अफसेटिङ् कारोबारमा प्रवेश गरेपछि लेखाङ्कन गरिन्छ ।

वित्तीय दायित्वको वर्गीकरण तथा पछिको मापन

शुरुवातमा नै बैंकले वित्तीय दायित्वको वर्गीकरण गर्दछ । सोही रूपमा वित्तीय दायित्वहरूलाई निम्न बमोजिम विभाजन गरिएको छ :

- 1) नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएका वित्तीय दायित्व
 - क) व्यापारिक प्रयोजनको लागि धारण गरिएको वित्तीय दायित्व
 - ख) FVTPL मा निर्दिष्ट वित्तीय दायित्व
- 2) परिषोधित मूल्यमा लेखाङ्कन गरिएको वित्तीय दायित्व

1) नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएका वित्तीय दायित्व

नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय दायित्व अन्तर्गत व्यापारिक प्रयोजनको लागि धारण गरिएका वित्तीय दायित्व र FVTPL मा निर्दिष्ट वित्तीय दायित्व पर्दछन् । शुरुवाति पहिचान पश्चात नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएका वित्तीय दायित्वमा कुनै प्रकारको परिवर्तन भएमा नाफा नोक्सान विवरणमा देखाइन्छ ।

क) व्यापारिक प्रयोजनको लागि धारण गरिएको वित्तीय दायित्व

यदि वित्तीय दायित्वलाई निकट भविष्यमा विक्रि अथवा पुनःखरिदको निम्नि प्राप्त गरिएको छ भने त्यसलाई व्यापारिक प्रयोजनको लागि धारण गरेको भनेर वर्गीकरण गरिन्छ । यसलाई पोर्टफोलियोको भागको रूपमा राखि अल्पकालिन नाफाको लागि एकसाथ व्यवस्थापन गरिन्छ । यो वर्गमा डेरिभेटिभ वित्तीय उपकरणहरू पनि सामेल गरिएको छ जुन हेजिङ् उपकरणको लागि निर्दिष्ट गरिएको छैन ।

ख) FVTPL मा निर्दिष्ट वित्तीय दायित्व

बैकले वित्तीय दायित्वलाई FVTPL मा निम्न परिस्थितिहरूमा प्रस्तुत गर्दछ :

- ◆ निर्दिष्ट गर्नाले मापन वा पहिचानमा पूर्ण वा उल्लेखनिय रूपमा अस्थिरता घटाउँछ जुन अन्य तरिकाबाट दायित्व मापन गर्दा उत्पन्न हुन्छ ।
- ◆ त्यस्ता दायित्वहरू जुन वित्तीय सम्पत्ति, वित्तीय दायित्व अथवा दुबैको अंग हुन् र सोको व्यवस्थापन तथा मूल्याङ्कन उचित मूल्यको आधारमा जोखिम व्यवस्थापन वा लगानी रणनिति अनुरूप गरिन्छ ।
- ◆ त्यस्ता दायित्वहरू जसमा एक वा एक भन्दा बढी embedded derivatives समावेश गरिएको हुन्छ र त्यसले महत्वपूर्ण तरिकाले सम्भौतामा हुन सक्ने नगद प्रवाहलाई परिवर्तन गर्दछ ।

२) परिषोधित लागतमा लेखाङ्कन गरिएको वित्तीय दायित्व

नाफा नोक्सान विवरणमा बजार मूल्य समायोजन हुने प्रकृतिका वित्तीय दायित्व बाहेक अन्य सबै वित्तीय दायित्वलाई परिषोधित लागतमा वर्गीकृत गरिएको छ । शुरुवाती मापन पश्चात् परिषोधित लागतमा लेखाङ्कन गरिएका वित्तीय दायित्वलाई प्रभावकारी ब्याजदरको प्रयोगबाट मापन गरिन्छ । निश्चित भुक्तानी अवधि भएका निक्षेप तथा debt उपकरणहरूलाई परिषोधित लागतमा करिबी प्रभावकारी ब्याजदरको प्रयोगबाट मापन गरिएको छ । शेयर/ऋणपत्र जारी रकमको १ प्रतिशतसम्म immaterial मानी शेयर/ऋणपत्र जारी खर्च लेखाङ्कन गर्न बैंकको नीती रहेको छ । त्यसले शेयर/ऋणपत्रको उचित मूल्य गणना गदा शेयर/ऋणपत्र जारी खर्चलाई समावेश गरिएको छैन । परिषोधनलाई व्याज खर्च शिर्षकमा नाफा नोक्सान विवरणमा देखाइन्छ र दायित्व निसर्ग हुँदाको समयको नाफा वा घाटालाई पनि नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

३.४.३ वित्तीय उपकरणहरूको पुनःवर्गीकरण

क) नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएका वित्तीय उपकरणको पुनःवर्गीकरण

बैकले नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएका डेरिभेटिभ वित्तीय उपकरणहरूलाई पुनःवर्गीकरण गर्दैन । FVTPL मा निर्दिष्ट गरिएका गैर डेरिभेटिभ वित्तीय उपकरणहरू प्रारम्भिक लेखाङ्कन पछि पुनःवर्गीकरण गरिदैन ।

बैकले नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएका वित्तीय उपकरणको पुनःवर्गीकरण सो उपकरण प्राप्त गर्दाको समयमा व्यवस्थापनले छनौट गरेको व्यावसायिक model मा परिवर्तन भएको अवस्थामा मात्र गर्न सक्दछ । शुरुवाती मापन नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा लेखाङ्कन गरिएको सम्पत्तिको रूपमा भएको र जुन कर्जा तथा सापटको परिभाषामा समेत पर्दछ भने बैंकले यदि त्यस सम्पत्तिलाई परिपक्वता मितिसम्म धारण गर्ने मनशाय र क्षमता राख्दछ भने त्यस सम्पत्तिलाई FVTPL बाट पुनःवर्गीकरण गर्न सकिन्छ ।

पुनःवर्गीकरणको मितिमा वित्तीय उपकरणको उचित मूल्यलाई पुनःवर्गीकरण पश्चात् नयाँ परल मूल्य वा परिषोधित मूल्य मानिन्छ । यसरी पुनःवर्गीकरण गर्दा पुनःवर्गीकरण मिति सम्म लेखाङ्कन भई सकेको कुनै पनि नाफा वा नोक्सानलाई नाफा वा नोक्सानको विवरणमा फिर्ता गरिदैन ।

यदि वित्तीय सम्पत्ति पुनःवर्गीकरण गरे पछि भविष्यमा नगद प्राप्तिको अनुमानमा वृद्धि भएमा सोको प्रभावलाई अनुमानमा परिवर्तन भएको मितिमा सम्पत्तिको किताबी मूल्यमा समायोजन नगरी प्रभावकारी ब्याजदरमा समायोजन गरिन्छ ।

ख) अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय उपकरणको पुनःवर्गीकरण

सोच वा क्षमतामा परिवर्तन भएमा र विश्वसनीय उचित मूल्य उपलब्ध नभएको दुर्लभ परिस्थितिहरूमा वित्तीय सम्पत्तिहरूलाई अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्य वर्गवाट निकाली पुनःवर्गीकरण गरिन्छ ।

प्रारम्भिक लेखाङ्कन गर्दा अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएका वित्तीय सम्पत्ति कर्जा तथा सापटको परिभाषामा परेको खण्डमा र यदि बैंकको सोच तथा क्षमता परिपक्वतासम्म वा धेरै लामो समय सम्म धारण गर्ने रहेको छ भने ती सम्पत्तिलाई बैंकले अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्य वर्गीकरणवाट कर्जा तथा सापट शिर्षकमा सार्न सक्दछ ।

पुनःवर्गीकरणको मितिमा वित्तीय उपकरणको उचित मूल्यलाई, पुनःवर्गीकरण पश्चात् नयाँ परल मूल्य वा परिषोधित मूल्य मानिन्छ । नयाँ परिषोधित मूल्य र परिपक्वताको मूल्य बीचको फरक प्रभावी ब्याजदरको प्रयोग गरेर सम्पत्तिको बाँकी अवधिमा अपलेखन गरिन्छ । अन्य विस्तृत आम्दानीको विवरणमा लेखाङ्कन भैसकेका पुनःवर्गीकृत वित्तीय सम्पत्तिसँग सम्बन्धित कुनै पनि लाभ वा हानिको निम्नानुसार लेखाङ्कन गरिन्छ :

१) निश्चित परिपक्वता भएका वित्तीय सम्पत्ति

पुनःवर्गीकरणको दिनसम्म पहिचान भएका नाफा वा नोक्सानलाई लगानीको बाँकी समयावधिमा प्रभावकारी ब्याजदरका आधारमा नाफा नोक्सान विवरणमा अपलेखन गरिन्छ । यदि सो वित्तीय सम्पत्तिमा पछि हानि भएमा, अन्य विस्तृत आम्दानीमा लेखाङ्कन इकिवटीबाट हटाएर नाफा नोक्सान विवरणमा पुनःवर्गीकरण गरिन्छ ।

२) निश्चित परिपक्वता नभएका वित्तीय सम्पत्ति

पुनर्वर्गीकरणको दिनसम्म पहिचान भएका नाफा वा नोक्सानलाई सो वित्तीय सम्पत्ति विक्रि वा निसर्ग भएमा मात्रै नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ । यदि सो वित्तीय सम्पत्तिमा पछि हानि भएमा, अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गरेका त्यस्ता कुनै अधिल्लो नाफा वा नोक्सानलाई इकिवटीबाट हटाएर नाफा नोक्सान विवरणमा पुनःवर्गीकरण गरिन्छ ।

यदि वित्तीय सम्पत्ति पुनःवर्गीकरण गरे पछि भविष्यमा नगद प्राप्तिको अनुमानमा वृद्धि भएमा सो को प्रभावलाई अनुमानमा परिवर्तन भएको मितिमा सम्पत्तिको किताबी मूल्यमा समायोजन नगरी प्रभावकारी ब्याजदरमा समायोजन गरिन्छ ।

ग) परिषोधित मूल्यमा लेखाङ्कन गरिएको वित्तीय उपकरणको पुनःवर्गीकरण

यदि सोच र क्षमतामा परिवर्तनको कारण कुनै उपकरणलाई परिषोधित मूल्यमा लेखाङ्कन गरिएको वित्तीय उपकरण अन्तर्गत वर्गीकरण गर्न उपयुक्त छैन भने बैंकले ती उपकरणलाई अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा पुनःवर्गीकरण गर्न सक्दछ । वित्तीय उपकरणको पुनःवर्गीकरण गर्नु अधिको किताबी मूल्य र उचित मूल्य बीचको फरकलाई अन्य विस्तृत आम्दानीमार्फत इकिवटीमा लेखाङ्कन गरिन्छ ।

३.४.४ वित्तीय सम्पत्ति तथा दायित्वको निसर्ग

क) वित्तीय सम्पत्तिको निसर्ग

निम्न उल्लेखित कुनै पनि अवस्थामा बैंकको वित्तीय सम्पत्ति पुर्ण वा आंशिक रूपमा निसर्ग भएको स्थिति हुन आउँछ :

- ◆ सम्झौता अनुसारको नगद प्रवाहमा भएको अधिकार समाप्त हुँदा
- ◆ सम्झौता अनुसारको नगद प्रवाहमा भएको अधिकार हस्तान्तरण गरिएमा
- ◆ बैंकले 'pass-through' व्यवस्था अनुरूप प्राप्त भएको नगद प्रवाह तैश्चो पक्षलाई भुक्तानी गर्ने दायित्व धारण गरेमा तथा बैंकले सो सम्पत्तिको सम्पूर्ण जोखिम तथा प्रतिफल हस्तान्तरण गरेमा वा जोखिम र प्रतिफलको हस्तान्तरण नगरी वा आफै साथ नराखि सम्पत्तिको नियन्त्रण हस्तान्तरण गरेमा

यसरी निसर्ग भएको वित्तीय सम्पत्ति निसर्ग हुँदा रहेको किताबी मूल्य र सो निसर्गबाट प्राप्त मूल्य तथा सो सँग सम्बन्धित अन्य विस्तृत आम्दानीको विवरणमा रहेको संचित नाफा वा घाटाको योगमा फरक भएमा सो फरक रकमलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

उल्लेखनीय जोखिम र प्रतिफलको हस्तान्तरण नगरी वा आफू साथ नराखी वा सो सम्पत्तिको नियन्त्रण हस्तान्तरण नगरी बैंकले नगद प्रवाह प्राप्तिको अधिकार हस्तान्तरण गरेमा वा 'pass-through' को व्यवस्था गरेमा, बैंकको संलग्नताको हद सम्म सम्पत्ति लेखाङ्कन गरिन्छ । त्यस अवस्थामा बैंकले सम्बन्धित दायित्व पनि लेखाङ्कन गर्दछ । हस्तान्तरित सम्पत्ति र दायित्वलाई बैंकसँग रहेको अधिकार तथा दायित्व दर्शाउने आधारमा मापन गरिन्छ ।

बैंकको यथावत संलग्नताले हस्तान्तरित सम्पत्तिको ग्यारेन्टिको रूप लिएमा, यथावत संलग्नताको हद, मूल किताबी मूल्य तथा बैंकले पुनःभुक्तानी गर्नु पर्न सक्ने अधिकतम प्राप्त प्रतिफल मध्ये जुन कम छ सो रकममा मापन गरिन्छ ।

ख) वित्तीय दायित्वको निसर्ग

कुनै वित्तीय दायित्वसँग जोडिएको दायित्वहरू समाप्त भएको अवस्थामा सो दायित्व निसर्ग भएको मानिन्छ । हालको वित्तीय दायित्वलाई सोही lender को अर्को वित्तीय दायित्वमार्फत प्रतिस्थापन भएमा र सो हुँदा उल्लेखीय फरक प्रावधानहरू वा हालको दायित्वको प्रावधानहरू उल्लेखनीय रूपमा परिमार्जन भएमा, त्यस्ता परिमार्जन र परिवर्तनलाई निसर्ग भएको मानेर नयाँ दायित्व लेखाङ्कन गरिन्छ । यसरी निसर्ग हुँदा उक्त वित्तीय दायित्वको किताबी मूल्य र निसर्ग हुँदा तिरेको मूल्यमा हुने फरकलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

ग) पुनःखरिद तथा रिभर्स पुनःखरिद सम्झौताहरू

निश्चित भविष्यमा पुनःखरिद गर्ने सम्झौता गरी बेचेका securities हरूलाई बैकले वित्तीय अवस्थाको विवरणबाट हटाउँदैन किनकि बैकले प्रायः सबै जोखिम र स्वामित्व आफ्नो अधिनमा राखेको हुन्छ । पुनःखरिद सम्झौता अन्तर्गत बेचेका securities बाट प्राप्त नगदको हकमा र आर्जित (accrued) ब्याजको हकमा समेत बैकले वित्तीय अवस्थाको विवरणमा फिर्ता गर्नु पर्ने दायित्व लेखाङ्कन गर्दछ । बिक्री र पुनःखरिद मूल्य बीचको अन्तरलाई ब्याज खर्चको रूपमा मानिन्छ र प्रभावकारी ब्याजदरको उपयोग गरेर सम्झौताको अवधिमा accrue गरिन्छ । बैकसँग securities हरूलाई बेच्ने वा पुनःप्लेज गर्ने अधिकार छ भने उचित लागे अनुसार बैकले आफ्नो वित्तीय अवस्थाको विवरणमा securities हरूलाई व्यापारिक प्रयोजनको लागि धारण गरिएको वित्तीय सम्पत्ति (pledged as collateral) वा अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्ति (pledged as collateral) को रूपमा पुनःवर्गीकरण गर्न सक्दछ ।

त्यसैगरी भविष्यमा पुनःबिक्रि गर्न सम्झौता गरी खरिद गरेका securities हरूलाई बैकले वित्तीय अवस्थाको विवरणमा लेखाङ्कन गर्दैन । पुनःबिक्रि सम्झौता अन्तर्गत खरिद गरेका securities बाट प्राप्त नगद र अर्जित (accrued) ब्याजको रकमलाई समेत बैकले वित्तीय अवस्थाको विवरणमा 'Reverse repurchase agreements' अन्तर्गत लेखाङ्कन गर्दछ । खरिद र पुनःबिक्रि मूल्य बीचको अन्तरलाई ब्याज आम्दानीको रूपमा मानिन्छ र प्रभावकारी ब्याजदरको प्रयोग गरेर सम्झौताको अवधिमा accrue गरिन्छ । यदि securities पुनःबिक्रि सम्झौतामा खरिद गरी तेस्रो पक्षहरूलाई बेचेको छ भने securities फिर्ता गर्ने दायित्वलाई व्यापारिक प्रयोजनको लागि धारण गरिएको वित्तीय दायित्व अन्तर्गत short sale को रूपमा लेखाङ्कन गरिन्छ र उचित मूल्यमा मूल्याङ्कन गर्दा हुने कुनै नाफा वा नोक्सानलाई खुद व्यापारिक आम्दानी अन्तर्गत लेखाङ्कन गरिन्छ ।

वित्तीय उपकरणहरूको अफसेटिङ्ग

यदि बैकसँग कुनै वित्तीय सम्पत्ति र दायित्वलाई अफसेट गर्ने कानुनी अधिकार छ र बैकले ती सम्पत्ति र दायित्वलाई खुदमा राफसाफ गर्ने मनशाय राखेको छ भने वित्तीय अवस्थाको विवरणमा ती सम्पत्ति र दायित्वलाई अफसेट गरी खुद रकम देखाइन्छ । आम्दानी तथा खर्चलाई NFRS बमोजिम वा एकै प्रकृतिका कारोबारबाट उत्पन्न भएको खण्डमा मात्र अफसेट गरी खुद रकममा प्रस्तुत गरिन्छ ।

परिषोधित मूल्यको मापन

वित्तीय सम्पत्ति र वित्तीय दायित्वको परिषोधित मूल्य भन्नाले त्यस्ता वित्तीय सम्पत्ति र वित्तीय दायित्वको सुरुवातमा लेखाङ्कन भएको रकमबाट सँवा भुक्तानी रकम तथा हानि नोक्सानी घटाई, सुरुवातमा लेखाङ्कन भएको रकम र परिपक्वतामा प्राप्त हुने रकम बीचको भिन्नतालाई प्रभावकारी ब्याजदरमा समायोजन गर्दा एकै cumulative परिषोधन रकमलाई समेत समायोजन गरी आएको रकमलाई जनाउदछ ।

उचित मूल्यको मापन

उचित मूल्य भनेको त्यो मूल्य हो जुन मापन मितिमा बजार सहभागीहरूबीच व्यवस्थित कारोबार भएको अवस्थामा सम्पत्ति बेच्दा पाईने वा दायित्व हस्तान्तरण गर्दा तिर्न रकम हो । दायित्वको उचित मूल्यले यसको कार्यान्वयन नहुने जोखिम प्रतिबिम्बित गर्दछ ।

निम्न तह अनुसार उचित मूल्य निर्धारण गरिन्छ :

श्रेणी १ : उचित मूल्य मापन ती हुन् जुन समान सम्पत्ति वा दायित्वका लागि सक्रिय बजारमा असमायोजित सूचीकृत मूल्यहरूबाट व्युत्पन्न हुन्छन् ।

श्रेणी २ : जसको मूल्याङ्कन निम्ति सक्रिय बजारमा उस्तै उपकरणहरूको लागि सूचीकृत मूल्यहरू छन् वा निष्कृय बजारमा समान वा यस्तै उपकरणहरूका लागि सूचीकृत मूल्यहरू र वित्तीय उपकरणहरूको मूल्याङ्कनको निम्ति मोडलहरू प्रयोग हुन्छ जहाँ सबै महत्वपूर्ण तथ्यांकहरू भेटिन्छन् ।

श्रेणी ३ : पोर्टफोलियोहरू ती हुन् जहाँ कम्तिमा एक तथ्यांक जसले उपकरणको मापनमा महत्वपूर्ण प्रभाव पार्न सक्छ र बजारको तथ्यांकमा आधारित हुदैनन् ।

उपलब्धता अनुसार बैकले वित्तीय उपकरणको उचित मूल्य उपकरणको सक्रिय बजारमा सूचीकृत मूल्यहरू प्रयोग गर्दै मापन गर्दछ । यदि सूचीकृत मूल्यहरू सजिलैसँग र नियमित रूपमा उपलब्ध भएमा बजारलाई सक्रिय मानिन्छ र arm's length को आधारमा वास्तविक र नियमित रूपमा हुने बजार कारोबार प्रतिनिधित्व गर्दछ । यदि एक वित्तीय उपकरणको लागि बजार सक्रिय छैन भने बैकले मूल्याङ्कन विधि प्रयोग गरी उचित मूल्य स्थापना गर्दछ । मूल्य निर्धारण विधिमा जानकार, इच्छुक पार्टीहरू (यदि उपलब्ध भएमा) बीचको arm's length कारोबार समावेश हुन्छ ।

प्रारम्भिक लेखाङ्कन गर्दा वित्तीय उपकरणको उचित मूल्यको उचित प्रमाण भनेको कारोबार मूल्य हो (अर्थात् दिइएको वा प्राप्त गरिएको प्रतिफलको उचित मूल्य) । यद्यपि प्रारम्भिक पहिचान र मापनमा वित्तीय उपकरणको उचित मूल्य यसको कारोबार मूल्यभन्दा भिन्न हुन सक्छ । यदि त्यस्तो उचित मूल्य सोही उपकरणमा हालको अन्य प्रत्यक्ष बजार कारोबारको साथ तुलना गरेर प्रमाणित गरिएको छ (संशोधन बिना) वा केवल प्रत्यक्ष बजारबाट तथ्यांक समावेश गरिएको मूल्याङ्कन विधि प्रयोग गरीएको छ भने तब उचित मूल्य र कारोबार मूल्य बीचको भिन्नतालाई उपकरणको अवधिसम्म उचित ढङ्गले नाफा वा नोक्सान विवरणमा पहिचान र लेखाङ्कन गरिन्छ ।

३.४.५ वित्तीय सम्पत्तिमा हुने नोक्सानी

बैकले हरेक आर्थिक वर्षको वित्तीय विवरण बनाउँदा कुनै पनि वित्तीय सम्पत्तिमा हानि भए वा नभएको बारे प्रमाण सहित आंकलन गर्ने गरेको छ । उक्त प्रमाणले त्यस्तो सम्पत्तिबाट भविष्यमा प्राप्त हुने नगद प्रवाहलाई नकारात्मक असर गरेको दर्शाएमा सो वित्तीय सम्पत्तिमा हानि नोक्सानी भएको ठहर गरी त्यसमा नोक्सानी व्यवस्था गर्ने गरिएको छ ।

३.४.५.(क) परिषोधित मूल्यमा मापन गरिएका वित्तीय सम्पत्तिहरूमा हुने नोक्सानी

सुरुमा बैकका दुला ऋणीहरूलाई प्रदान गरेको कर्जाहरूलाई छनौट गरी ती कर्जालाई हरेक आर्थिक वर्षको अन्त्यमा व्यक्तिगत हानिको लागि परीक्षण गरिन्छ । यदि कुनै कर्जालाई डिफल्ट भनी वर्गिकरण गरिएको छ वा बैकले सांवा र ब्याज रकम पूर्ण रूपमा असुली गर्न नसक्ने भएमा, ती कर्जाहरूमा हुन सक्ने हानिको मूल्याङ्कन गरिन्छ । यदी कर्जा धितोद्वारा सुरक्षित भए, त्यस कर्जामा हुन सक्ने हानिको मूल्याङ्कन गर्दा सुरक्षणमा राखिएको धितोको वर्तमान मूल्यलाई पनि ध्यानमा राखिन्छ । धितो बिक्री गरी हाल प्राप्त हुन सक्ने रकम कर्जा तिर्न पर्याप्त भएमा कर्जा हानि मूल्याङ्कन गरिदैन ।

व्यक्तिगत हानिको लागि परीक्षण

व्यक्तिगत हानि परिक्षणको लागि छानिएका कर्जा तथा सापटीहरूलाई तल दिएका मापदण्ड अनुसार परीक्षण गरिन्छ :

- ◆ ऋणीको नगद प्रवाहमा आएको समस्या थाहा भएमा
- ◆ सम्पौता अनुसार तिर्नु पर्ने सावा वा ब्याज भाका नाघेमा
- ◆ ऋण सहमति र शर्तको उल्लङ्घन गरेमा
- ◆ ऋणी टाट पल्टन सक्ने सम्भावना वा आर्थिक पुनर्संरचना गर्नु पर्ने देखिएमा
- ◆ बाह्य क्रेडिट रेटिङ ऐजेन्सीले ऋणीको क्रेडिट रेटिङ उल्लेखनिय तरिकाले घटाएको पाइएमा
- ◆ बैंकको ऋणीसंगको एकीकृत एक्सपोजर
- ◆ ग्राहकको व्यवसायिक मोडलको व्यवहारिकता र ग्राहकको आर्थिक समस्या हल गर्ने तथा समयमै ऋण तिर्न सक्ने क्षमता

- ◆ अपेक्षित आमदानी र असुलीको रकम र समय
- ◆ ऋणीले बैंकको कर्जा तथा सापटी तिर्नु अगाडि अरु ऋणदाताको ऋण तिर्ने गरी गरेको प्रतिबद्धता वा Pari-pasu र अरु ऋणदाताले उक्त ऋणीलाई लगातार सहायता गर्ने सम्भावना
- ◆ धितो जमानतको विश्वनीय मूल्य र बैंकले धितो आफ्नो प्रभुत्वमा ल्याउन सक्ने सम्भावना

सामुहिक हानि परीक्षण

व्यक्तिगत हानि पहिचान नभएका कर्जा तथा सापटीहरूलाई एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समुहहरूमा विभाजन गरी सामुहिक हानि नोक्सानी परीक्षण गरिन्छ । तर यदि कुनै कर्जाप्रति व्यक्तिगत नोक्सानी व्यवस्था गरिएको छ भने ती कर्जाहरूलाई सामुहिक हानि परीक्षण गर्दा समावेश गरिदैन ।

तल देहायका कर्जाहरूको लागि सामुहिक हानि परीक्षण गरिन्छ :

- ◆ हानि भैसकेको तर व्यक्तिगत रूपमा हानि पहिचान नभएको कर्जाहरू
- ◆ व्यक्तिगत रूपमा महत्वपूर्ण नमानिएका एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समुहहरूमा विभाजित कर्जाहरू

हानि भैसकेको तर व्यक्तिगत रूपमा हानि पहिचान नभएको

कुल कर्जा हानि व्यवस्थाको आंकलन गर्न व्यक्तिगत हानि पहिचान नभएका कर्जा तथा सापटीहरूलाई एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समुहहरूमा विभाजन गरी सामुहिक हानि परीक्षण गरिन्छ । रिपोर्टिङ्ग मिति भन्दा अगाडि हानि भैसकेको तर व्यक्तिगत रूपमा पहिचान नभएको हानिलाई समेत यस तरिकाले आंकलन गरेको हानि व्यवस्थाले समावेश गर्छ ।

अहिले हानि भैसकेको तर व्यक्तिगत रूपमा पहिचान नभएको हानि भविष्यमा व्यक्तिगत रूपमा पहिचान भएको खण्डमा ती कर्जाहरूको हकमा सामुहिक हानि परीक्षण नगरी व्यक्तिगत हानि परिक्षण गरिनेछ ।

सामुहिक नोक्सानी व्यवस्थाको आंकलन गर्दा देहायका बुँदाहरूमा ध्यान दिइन्छ :

- ◆ समान कर्जा जोखिम भएको पोर्टफोलियोमा विगतमा भएको नोक्सानी
- ◆ वर्तमान आर्थिक स्थिति हेर्दा विगतमा भएको नोक्सानीभन्दा रिपोर्टिङ्ग मितिमा आंकलन गरिने नोक्सानी व्यवस्थाको रकम कम वा बढि हुन सक्ने व्यवस्थापनको अनुभवको आधारमा गरिएको निर्णय

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समुहहरूमा विभाजित कर्जाहरू

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समुहहरूमा विभाजित कर्जाहरूमा हुन सक्ने नोक्सानी आंकलन गर्न statistical विधिहरूको प्रयोग गरिन्छ । कर्जा अपलेखन भएमा ती कर्जाहरूलाई समुहबाट हटाई व्यक्तिगत रूपमा हानि मापन गरिन्छ ।

बैंकले देहायको विधिमार्फत सामुहिक हानि व्यवस्था आंकलन गर्दछ :

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समुहहरूमा विभाजन गरे पश्चात् सामुहिक हानिको मापन Net flow rate method बाट गरिन्छ । यस पद्धतीमा बैंकले कर्जा तथा सापटीहरूलाई विभिन्न समुहहरूमा गरेको वर्गीकरण, त्यसमा आएको परिवर्तन र प्रतिवेदन अवधिसम्मा पहिचान भएका घटनाहरूको आधारमा भविष्यमा बैंकलाई हुन सक्ने कर्जा नोक्सानी रकमको आंकलन गरिन्छ ।

यस पद्धतीमा भाका नाघेको अवधिको आधारमा कर्जा तथा सापटीहरूलाई विभिन्न समुहहरूमा विभाजन गरी statistical विश्लेषण गरी विभिन्न समुहहरूमा विभाजन गरिएका ऋण तथा सापटीहरूको स्तर भर्न सक्ने र अन्ततः असुली हुन नसक्ने सम्भावनाको आंकलन गरिन्छ ।

हालको आर्थिक परिस्थिति तथा पोर्टफोलियो जोखिमका कारकहरूलाई समेत ध्यानमा राखि नोक्सानी व्यवस्था रकमको आंकलन गरिन्छ । आर्थिक परिस्थिति तथा पोर्टफोलियो जोखिमका कारकहरूमा देहायका कारकहरू समेत पर्दछन् :

- ◆ वर्तमान कर्जा पोर्टफोलियो वृद्धि तथा प्रोडक्ट समिश्रण
- ◆ बेरोजगारी दर
- ◆ कुल गृहस्थ उत्पादनमा भएको वृद्धि
- ◆ मुद्रास्फीति
- ◆ ब्याज दर
- ◆ सरकारी नीति तथा नियममा परिवर्तन
- ◆ सम्पत्तिको मूल्य
- ◆ भुक्तानीको अवस्था

नेपाल लेखामान बोर्डले सिफारिस गरे बमोजिम नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (ICAN) ले NFRS कार्यान्वयन गर्नका लागि जारी गरेका carve-out अनुसार बैंक तथा वित्तीय संस्थाहरूले कर्जा नोक्सानी व्यवस्था (Loan Loss Provisioning) कायम गर्दा “Incurred Loss Model” अपनाएर गर्नुपर्ने प्रावधान अनुसार गर्न नसकिने अवस्था हुँदा वैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने छ । यो अनिवार्य व्यवस्था अनुसार बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. २/०८० बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था वा नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (ICAN) ले NFRS कार्यान्वयन गर्नका लागि जारी गरेका carve-out अनुसार आएको कर्जा नोक्सानी व्यवस्था मध्य जुन अधिक हुन्छ सोलाई कर्जा नोक्सानी व्यवस्था रकम लेखाङ्कन गर्नुपर्ने प्रावधान रहेको छ ।

हानि नोक्सानीको फिर्ता

यदि हानि नोक्सानीको रकम पछिको अवधिमा घट्छ र त्यो घटेको रकमलाई हानि नोक्सानी अभिलेख गरेको समयभन्दा पछिको घटनासँग सजिलै जोड्न सकिएमा, बढी भएको हानि नोक्सानी व्यवस्था रकमलाई फिर्ता गरिन्छ । यस्तो फिर्ता भएको रकमलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

परिषोधित लागतमा लेखाङ्कन गरिएको वित्तीय सम्पत्तिको अपलेखन

ऋण चुक्ता नुहने अवस्था देखिएमा ऋणलाई आंशिक वा पूर्ण रूपमा अपलेखन गरिन्छ । तर सुरक्षित ऋणको हकमा अपलेखन सुरक्षणमा राखिएको सम्पत्तिको लिलामी पछि मात्र गरिन्छ । तर यदि जमानत राखिएको सम्पत्तिको मूल्य पहिचान भएमा र ऋण र प्राप्तीको थप असुली नहुने देखिएमा त्यस्ता ऋण र प्राप्तीलाई अग्रिम रूपमा अपलेखन गर्न सकिन्छ ।

पुनःतालिकिकृत ऋण र सापटीमा हुने हानि

बैंकले सम्भव भए सम्म धितोको स्वामित्व लिनु भन्दा पनि कर्जालाई पुनःतालिकिकरण गर्न खोज्दछ । यस अन्तर्गत भुक्तानी व्यवस्थाको विस्तार र नयाँ ऋण शर्तहरूको सम्झौता पर्न सक्छ । एक पटक शर्तहरू संसोधित भएपछि कुनै पनि हानि नोक्सानीलाई शर्त संसोधन अगाडि गणना गरिएको ब्याजदरले मापन गरिन्छ र सो ऋणलाई भाखा नाघेको मानिन्दैन । कर्जाको व्यक्तिगत र सामुहिक हानिको मूल्याङ्कन पुनःतालिकिकरण हुनु अगाडीको प्रभावकारी ब्याज दरद्वारा गरिन्छ ।

धितो मूल्याङ्कन

बैंकले वित्तीय सम्पत्तिको जोखिम न्यूनिकरण गर्न सके सम्म धितोको प्रयोग गर्दछ । नगद, धितोपत्र, प्रतितपत्र जमानत, अचल सम्पति, प्राप्ती, स्टक र अन्य गैर वित्तीय सम्पत्ति जस्ता विभिन्न धितोका प्रकारहरू हुन्छन् । साधारणतया धितोको उचित मूल्यको आंकलन कम्तिमा कर्जा प्रदान गर्दाको बखत नेपाल राष्ट्र बैंकको मार्गनिर्देशिकाको आधारमा गरिन्छ । अचल सम्पत्ति जस्ता गैर वित्तीय धितोको मूल्याङ्कन गर्दा स्वतन्त्र मूल्याङ्कनकर्ता र लेखापरीक्षण भएको वित्तीय विवरण जस्ता तेस्रो पक्षको विवरणको आधारमा गरिन्छ ।

कानूनी रूपमा **repossess** गरिएका धितो वा बैंकको नाममा आएको सम्पत्तिहरू

कानूनी रूपमा आफ्नो अधिनमा ल्याइएको धितोले भाखा नाघेको ऋणको राफसाफमा बैंकद्वारा प्राप्त गैर-वित्तीय सम्पत्तिको प्रतिनिधित्व गर्दछ । सम्पत्तिहरू अधिग्रहण गर्दा उचित मूल्यमा लेखाङ्कन गरिन्छ । अधिनमा ल्याइएको सम्पत्ति

आन्तरिक संचालनका लागि प्रयोग गर्ने वा बिक्रि गर्नु उत्तम भएको बैंकले नीति निर्धारण गर्नु पर्छ । बैंकले हालसम्म आफ्नो अधिनमा ल्याएका सम्पत्तिहरूलाई आन्तरिक संचालनका लागि प्रयोग गरेको छैन ।

३.४.५ (ख) अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको वित्तीय सम्पत्तिको नोक्सानी

अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्तिको लागि बैंकले हरेक रिपोर्टिङ मितिमा हानि नोक्सानी भए वा नभएको objective evidence आंकलन गर्दछ ।

बैंकले जसरी परिषेधित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्तिको हानि नोक्सानी आंकलन गर्दछ, त्यसरी नै debt उपकरणहरूको हकमा व्यक्तिगत रूपमा हानि नोक्सानी आंकलन गर्दछ । यद्यपि नोक्सानीको कूल रकम भने परिषेधित मूल्य र वर्तमान उचित मूल्य को फरक रकममा नाफा वा नोक्सान हिसाबमा पहिले समावेश गरिसकेको नोक्सानी व्यवस्था घटाएर निकालिन्छ । भविष्यमा हुने ब्याज आम्दानी हानि नोक्सानी घटाइसकेपछिको वित्तीय सम्पत्तिको मूल्यमा आधारित हुन्छ र ब्याज आर्जनको लागि त्यही दरको प्रयोग गरिन्छ जुन दरले हानि नोक्सानी रकम आंकलन गरिएको हुन्छ । यदि भविष्यमा debt उपकरणहरूको उचित मूल्य बढेमा र त्यस्तो वृद्धिको कारण हानि नोक्सानी व्यवस्था गरिसकेपछि credit event भएको ठहर भएमा हानि नोक्सानी व्यवस्थालाई नाफा वा नोक्सान हिसाबमार्फत रिभर्स गरिन्छ ।

अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको इक्विटी उपकरणहरूको हकमा हानिको आधारभूत प्रमाणको रूपमा परल मूल्यभन्दा उचित मूल्य धेरैले वा दिर्घकालीन रूपले घटेको स्थितिलाई समेत लिइन्छ । यदि हानि भएको प्रमाण भेटेमा परल मूल्य र वर्तमान उचित मूल्य को फरक रकममा नाफा वा नोक्सान हिसाबमा पहिले समावेश गरिसकेको नोक्सानी व्यवस्था घटाएर आएको कुल नोक्सानलाई इक्विटीबाट हटाइ नाफा वा नोक्सान हिसाबमा देखाइन्छ । तर यदि भविष्यमा अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको impaired इक्विटी उपकरणहरूको उचित मूल्य बढेमा बढेको रकमलाई अन्य विस्तृत आम्दानीको विवरणमा समावेश गरिन्छ । अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको इक्विटी उपकरणहरू uncollectible हुने निश्चित भएमा बैंकले ती सम्पत्तिहरू अपलेखन गर्दछ ।

३.५ व्यापारिक सम्पत्ति

व्यापारिक सम्पत्ति मुलतः छोटो समयमा खरिद बिक्री गरी नाफा कमाउने उद्देश्य राखी गरिएको लगानी हुन्छ । व्यापारिक लगानीको मूल्यमा हुने आवधिक उतारचढावलाई नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

३.६ व्युत्पन्न (डेरिभेटिभ) सम्पत्ति र दायित्वहरू

जोखिम व्यवस्थापन उद्देश्यका लागि राखिएको व्युत्पन्नमा ती सबै व्युत्पन्न सम्पत्तिहरू र दायित्वहरू समावेश हुन्छन् जुन कारोबार सम्पत्ति वा दायित्वका रूपमा वर्गीकृत गरिएका हुन्नन् । जोखिम व्यवस्थापन उद्देश्यका लागि राखिएका व्युत्पन्नहरू वित्तीय स्थितिको विवरणमा उचित मूल्यमा मापन गरिन्छ ।

३.७ सम्पत्ति र उपकरण

पहिचान

सम्पत्ति, प्लान्ट र उपकरणहरू यस्ता मूर्त वस्तु हुन जुन उत्पादन र सेवा प्रदानमा, भाडामा दिन वा प्रशासनिक उद्देश्यका निम्नि प्रयोग हुन्छ र एक वर्ष भन्दा बढी अवधिको लागि प्रयोग गरिने आशा राखिन्छ । बैंकले NAS 16 को आधारमा यस्ता सम्पत्तिको लेखाङ्कन गर्दछ । सम्पत्ति, प्लान्ट र उपकरणहरू तब लेखाङ्कन गरिन्छ जब त्यस सम्पत्तिबाट हुने सम्भावित आर्थिक लाभ बैंकले प्राप्त गर्न देखिन्छ र सम्पत्तिको परल मूल्यलाई यकिन गर्न सकिन्छ ।

मापन

लेखाङ्कन योग्य सम्पत्ति, प्लान्ट र उपकरणहरूलाई शुरुवातमा परल मूल्यको आधारमा मापन गरिन्छ । परल मूल्य रकममा सम्पत्ति प्राप्त गर्नको निम्नि भएको खर्च र सम्पत्तिमा थप वस्तु जोड्न वा बदल्न लाग्ने खर्च सामेल गरिन्छ । आफै बनाउने मालसामानको खर्च, कामदारहरूको ज्याला खर्च, अन्य कुनै प्रत्यक्ष खर्च जुन सम्पत्तिलाई चाहे अनुसार

प्रयोग गर्न काम लाग्ने अवस्थामा ल्याउन लाग्दछ, ती खर्चहरू पनि सम्पत्तिको परल मूल्यमा जोडिन्छ । साथै यसमा सो सम्पत्तिलाई नष्ट गर्ने तथा हटाउने र थप सामान हटाएर सम्पति भएको ठाउँलाई जस्ताको तरै बनाउन लाग्ने खर्च पनि जोडिन्छ । खरिद गरिएको सफ्टवेयर सम्बन्धित उपकरणको मुख्य अंग भएको खण्डमा त्यसलाई कम्प्युटर उपकरणमा पूँजीकृत गरिन्छ । यदि सम्पति र उपकरणका विभिन्न सामान वा पूर्जाको उपयोगी अवधि भिन्न भए सो सामानलाई छुट्टै सम्पत्तिको रूपमा देखाइन्छ ।

लागत मोडल

सम्पति, प्लान्ट र उपकरणहरू दिन प्रतिदिनको सेवा खर्च, संचित हास कट्टी र संचित हानि नोक्सानी आदि लाई घटाएको लागतमा देखाइन्छ । उपकरणको कुनै भाग फेर्न लागेको खर्चले recognition criteria पुरा गरेको छ भने त्यस्ता खर्चहरू पनि सम्पति, प्लान्ट र उपकरणहरूको मूल्यमा जोडिन्छ ।

पुनःमूल्याङ्कन मोडल

बैंकले कुनै वर्गको जग्गा र भवन वा अरू सम्पत्तिहरूलाई पुनःमूल्याङ्कन गरेको छैन । यस्ता सम्पत्तिहरू पहिले मान्यता प्राप्त GAAP अनुसार लेखाङ्कन गरिएको छ ।

सम्पत्तिको पुनःमूल्याङ्कन गर्दा भएको वृद्धिलाई “अन्य विस्तृत आम्दानी” मा अभिलेख गरी इकिवटी अन्तर्गत पूँजीगत जगेडा कोषमा प्रस्तुत गरिन्छ वा नाफा नोक्सान विवरणमा पहिले अभिलेख गरिएको नोक्सानलाई रिर्भस गर्न प्रयोग गरिन्छ । यो परिस्थितिमा वृद्धिलाई अधिल्लो अपलेखित हदसम्म आम्दानी मानिन्छ । किताबी मूल्यमा भएको कुनै पनि कमीलाई नाफा नोक्सान विवरणमा खर्चको रूपमा वा अन्य विस्तृत आम्दानीमा रहेको सोही सम्पत्तिको पुरानो वृद्धि हटाउन खर्च गरिन्छ ।

अन्य विस्तृत आम्दानीमा रहेको घटीले पूँजीगत जगेडा कोष मार्फत संचित इकिवटीलाई घटाउँछ । सम्पति निसर्ग गर्दा बेचेको वेला पुनःमूल्याङ्कन कोषमा रहेको कुनै पनि रकमलाई संचित मुनाफा शिर्षकमा स्थानान्तरण गरिन्छ ।

पछिको (subsequent) लागत

सम्पति, प्लान्ट र उपकरणहरूको भाग फेरिनु परेमा र भविष्यको आर्थिक लाभ आर्जन गर्न त्यो भाग मुख्य भएमा र त्यो भागको मूल्याङ्कन गर्न सकिएमा त्यसको लेखाङ्कन किताबी मूल्यमा subsequent लागत अन्तर्गत गरिन्छ । सम्पति, प्लान्ट र उपकरणहरूको दिन प्रतिदिन लाग्ने खर्च उक्त खर्च भएको समयमा नै नाफा नोक्सान विवरणमा लेखाङ्कन गरिन्छ ।

हासकट्टी

रित्तर सम्पत्तिलाई Straight line विधिको आधारमा हासकट्टी गरिन्छ । विभिन्न वर्गका सम्पत्तिमा निम्न दरहरूमा हासकट्टी गर्ने गरिएको छ ।

| सम्पत्तिको प्रकार | हासकट्टी दर (आ.व. २०८०/८१) | हासकट्टी दर (आ.व. २०७९/८०) |
|----------------------------------|-------------------------------|-------------------------------|
| भवन | ५० वर्ष | ५० वर्ष |
| परिवहन साधन | १० वर्ष | १० वर्ष |
| कार्यालय उपकरण | ७ वर्ष | ७ वर्ष |
| काठको फर्निचर तथा फिक्स्चर | १० वर्ष | १० वर्ष |
| मेटलको फर्निचर तथा फिक्स्चर | ७ वर्ष | ७ वर्ष |
| प्लास्टिकको फर्निचर तथा फिक्स्चर | ५ वर्ष | ५ वर्ष |
| ब्याट्री | ३ वर्ष | ३ वर्ष |
| कम्प्युटर हार्डवेयर | ७ वर्ष | ७ वर्ष |
| Leasehold सम्पति | पट्टाको अवधि | पट्टाको अवधि |
| साइन बोर्ड/म्याट्स तथा कार्पेट | २ वर्ष | २ वर्ष |

अनुमानहरूमा परिवर्तन

सम्पत्तिहरूको हासकट्टी विधी तथा हासकट्टी दर प्रत्येक वर्ष पुनरावलोकन गरी जरूरी भएमा समायोजन गरिन्छ ।

पूँजीगत निर्माण

पूँजीकृत नभएका भवन निर्माण, प्लान्ट, मेशिनरी तथा प्रणालीहरूको विकास सम्बन्धि प्रत्यक्ष रूपमा भएका खर्चहरूलाई पूँजीगत निर्माणमा वर्गीकरण गरिन्छ । जब निर्माणाधिन सम्पत्तिहरू प्रयोग योग्य हुन्छन् (जब बैंकको व्यवस्थापनले चाहेको अनुसार ती सम्पत्तिहरूको संचालन गर्न सकिन्छ), तब पूँजीगत निर्माणमा वर्गीकरण गरिएका खर्चहरूलाई सम्बन्धित सम्पत्तिमा सारिन्छ । पूँजीगत निर्माणलाई लागत मूल्यमा कुनै हानि नोकसानी भएमा सो घटाएर देखाइन्छ ।

सापटी खच (Borrowing Cost)

जुन सम्पत्तिहरूको अधिग्रहण, निर्माण वा उत्पादनमा उल्लेख्य समय लागदछ, ती सम्पत्तिहरूसँग सम्बन्धित सापटी खर्चलाई सम्पत्तिको लागतको हिस्साको रूपमा पूँजीकृत गरिन्छ । अन्य सबै सापटी खर्चलाई खर्च भएको आर्थिक वर्षमा लेखाङ्कन गरिन्छ । बैंकले सापटी लिएको रकममा तिर्नु पर्ने ब्याज र अन्य खर्चहरू सापटी खर्चमा पर्दछ ।

अपलेखाङ्कन (Derecognition)

जब सम्पत्ति, प्लान्ट र उपकरणको विक्रि गरिन्छ वा त्यस सम्पत्तिबाट भविष्यमा कुनै आर्थिक लाभको अपेक्षा रहदैन ततपश्चात् त्यस सम्पत्तिको किताबी मूल्यलाई अपलेखाङ्कन गरिन्छ । विक्रिबाट सिर्जना भएको नाफा वा नोकसानलाई विक्रि भएको आर्थिक वर्षको नाफा नोकसान विवरणमा देखाइन्छ । जब सम्पत्ति, प्लान्ट र उपकरणको किताबी मूल्यमा प्रतिस्थापित लागत लेखाङ्कन गरिन्छ तब प्रतिस्थापित भएको सम्पत्तिको बाँकी रहेको किताबी मूल्यलाई अपलेखाङ्कन गरिन्छ । मुख्य निरिक्षण खर्चहरूलाई पनि पूँजीकृत गरिन्छ । मुख्य निरिक्षण खर्चहरूको प्रत्येक नयाँ पूँजीकरणको समयमा पछिल्लो निरिक्षण खर्चको बाँकी रहेको किताबी मूल्यलाई अपलेखाङ्कन गरिन्छ ।

३.८ ख्याति र अमूर्त सम्पत्तिहरू

लेखाङ्कन

अमूर्त सम्पत्ति एउटा पहिचान योग्य गैर मौद्रिक सम्पत्ति हो जसको कुनै भौतिक उपस्थिति हुँदैन र त्यस सम्पत्तिलाई उत्पादन गर्नका निमित्त, सेवा प्रदान गर्नका निमित्त, कसैलाई भाँडामा दिन वा प्रशासनिक कामको लागि प्रयोग गरिन्छ । अमूर्त सम्पत्तिको लेखाङ्कन त्यस बखत गरिन्छ जब भविष्यमा त्यस सम्पत्तिबाट आर्थिक लाभ प्राप्त हुन सक्दछ र सम्पत्तिको परल मूल्यलाई विश्वसनीय ढङ्गले मूल्याङ्कन गर्न सकिन्छ । शुरूमा अमूर्त सम्पत्तिलाई लागतको आधारमा लेखाङ्कन गरिन्छ । अमूर्त सम्पत्तिसँग सम्बन्धित खर्च जुन अगाडिकै वार्षिक वित्तीय विवरण वा अन्तरिम वित्तीय विवरणमा खर्च भनी लेखाङ्कन गरिएको छ, पछिको समयमा त्यस्ता खर्चहरूलाई अमूर्त सम्पत्तिको रूपमा पूँजीकरण गरिदैन ।

कम्प्युटर सफ्टवेयर तथा लाइसेन्स

कम्प्युटरसँग सम्बन्धित सबै सफ्टवेयर तथा लाइसेन्सहरूको खर्च जुन कुनै कम्प्युटर हार्डवेयरको अभिन्न भाग छैन र जसलाई छट्याएर नाज्ञ सकिन्छ र भविष्यमा त्यस सफ्टवेयर तथा लाइसेन्सहरूबाट आर्थिक लाभ भित्रिने सम्भावना छ, ती खर्चहरूलाई वित्तीय अवस्थाको विवरणमा अमूर्त सम्पत्तिको रूपमा वर्गीकरण गरी अपलेखन र हानि नोकसानी घटाएर देखाइन्छ ।

Subsequent लागत

सफ्टवेयर सम्बन्धि subsequent खर्चहरूलाई तब मात्र पूँजीकृत गरिन्छ जब त्यस खर्चको कारण भविष्यमा सफ्टवेयरबाट भित्रिने आर्थिक लाभको सम्भावना पहिले आंकलन गरेको आर्थिक लाभभन्दा बढी हुन्छ र त्यस खर्चको परल मूल्यलाई विश्वसनीय ढङ्गले मूल्याङ्कन गर्न सकिन्छ । अन्य सबै खर्चहरूलाई खर्च गरेको आर्थिक वर्षमा खर्चको रूपमा देखाइन्छ ।

ख्यातीलाई लागत मूल्यमा संचित हानि नोकसानी घटाई मूल्याङ्कन गरिन्छ ।

अमूर्त सम्पत्तिको अपलेखन

प्रयोगको निम्ति उपलब्ध भएपछि ख्याति बाहेकका अमूर्त सम्पत्तिलाई straight-line basis मा नाफा नोक्सान विवरण मार्फत परिषोधन गरिन्छ । परिषोधन नीति, उपयोग समय र ती सम्पत्तिको residual मूल्य प्रत्येक वर्ष पुनरावलोकन गरी आवश्यक भएमा उपयुक्त समायोजन गरिन्छ । बैंकले अमूर्त सम्पत्तिको residual मूल्य नरहने भनेर मान्दछ ।

| सम्पत्तिको वर्गीकरण | २०८०/८१ | २०७९/८० |
|---------------------|---|---|
| सफ्टवेयर | ७ वर्ष वा उपयोगी आयु मध्य जुन कम हुन्छ | ७ वर्ष वा उपयोगी आयु मध्य जुन कम हुन्छ |

अमूर्त सम्पत्तिको अपलेखाङ्कन (De-recognition)

जब अमूर्त सम्पत्तिको विक्रि गरिन्छ वा कुनै पनि आर्थिक लाभको अपेक्षा रहदैन तब ती अमूर्त सम्पत्तिहरू अपलेखाङ्कन गरिन्छ । अपलेखाङ्कनको समयमा सिर्जना हुने नाफा वा घाटालाई नाफा नोक्सान विवरणमा देखाइन्छ ।

३.९. लगानी सम्पत्ति

त्यस्ता सम्पत्ति (भवन वा भवनको भाग वा दुबै) जुन भाँडाबाट कमाई गर्न वा पूँजी वृद्धि गर्न वा दुबैको लागि राखिन्छ, ती सम्पत्तिहरूलाई लगानी सम्पत्ति भनिन्छ ।

मापन

लगानी सम्पत्तिलाई लागत मोडलमा मापन गरिन्छ । सो अनुसार सम्पत्तिको लेखाङ्कन पश्चात् सम्पत्तिलाई हानि नोक्सानी घटाई लागत मूल्यमा प्रस्तुत गरिन्छ । यदि कुनै सम्पत्तिको प्रयोगमा परिवर्तन भएको कारणले त्यो सम्पत्तिलाई सम्पत्तिमा लगानी भनी पुनःवर्गीकरण गरिन्छ भने त्यस सम्पत्तिको पुनःवर्गीकरण गरिएको दिनको उचित मूल्यलाई त्यस सम्पत्तिको लागत मूल्य मानि लेखाङ्कन गरिन्छ ।

लगानी सम्पत्तिको अपलेखाङ्कन (De-recognition)

लगानी सम्पत्तिहरू यदि दीर्घकालिन रूपमा प्रयोगबाट हटाइएको वा विक्रि गरिएको र भविष्यमा कुनै आर्थिक लाभको अपेक्षा नरहेमा ती सम्पत्तिमा लगानीहरूलाई अपलेखाङ्कन गरिन्छ । प्रयोगमा परिवर्तन आएको खण्डमा मात्र लगानी सम्पत्तिमा/बाट कुनै सम्पत्तिलाई सारिन्छ । यदि कुनै सम्पत्तिको प्रयोगमा परिवर्तन भई त्यस सम्पत्तिलाई सम्पत्ति र उपकरणको रूपमा वर्गीकरण गरिएमा त्यस सम्पत्तिको पुनःवर्गीकरण गरिएको दिनको उचित मूल्यलाई त्यस सम्पत्तिको लागत मूल्य मानि लेखाङ्कन गरिन्छ ।

३.१० आयकर

NAS-12 बमोजिम आयकर खर्च भनेको नाफा र नोक्सान निर्धारणको निम्ति जोडिएर आएको चालु र स्थगन कर हो । सिधै इक्विटीमा पहिचान हुने र अन्य विस्तृत आम्दानीमा लेखाङ्कन गरिने आम्दानी बाहेक आयकर खर्चलाई नाफा नोक्सान विवरणमा देखाइन्छ । व्यवस्थापनले आवधिक रूपमा कर विवरणको मूल्याङ्कन गरी उपयुक्त कर ऐनको विश्लेषण गर्छ । कर निकायलाई तिर्नुपर्ने करको अपेक्षाको आधारमा बैंकले उचित कर व्यवस्था लेखाङ्कन गर्दछ ।

चालु कर

चालु कर सम्पत्ति र दायित्वमा यस वर्षको करको दर र लागु भइसकेका कर नियम प्रयोग गरी आन्तरिक राजशव कार्यालयबाट पाउने वा तिर्नु पर्ने र त्यसमा अधिल्लो वर्षको समायोजन गरी निकालिएको रकम पर्दछ ।

स्थगन कर

वित्तीय अवस्थाको विवरणमा गणना गरिएको रकम तथा आयकर ऐनका हिसाबले गणना गरिएको रकममा हुने भिन्नतालाई वासलातमा स्थगन कर सम्पत्ति (वा स्थगन कर दायित्व) का रूपमा लेखाङ्कन गरी प्रत्येक वर्ष यस्तो सम्पत्ति (वा दायित्वमा) हुने परिवर्तनलाई नाफा नोक्सान वा अन्य विस्तृत आम्दानीको विवरणमा स्थगन कर आय (वा स्थगन कर खर्च) को लेखाङ्कन गरिन्छ । स्थगन कर सम्पत्तिलाई भविष्यमा हुने करयोग्य आयमा दावी गर्न सकिने पर्याप्त विश्वसनीय आधार नभएसम्म सम्पत्तिको रूपमा पहिचान गरिएँदैन ।

३.११ निक्षेप, धितोपत्र तथा अन्य सहायक दायित्वहरू

निक्षेप, धितोपत्र तथा सहायक दायित्वहरू बैंकको कोषका स्रोतहरू हुन्। निक्षेप अन्तर्गत ब्याज तिर्नु नपर्ने निक्षेप (non-interest bearing deposits), बचत निक्षेप, मुद्द्वति निक्षेप, कल निक्षेप तथा मार्जिन निक्षेप पर्दछन्। भुक्तानी मिति नभएका निक्षेपहरूको अनुमानित उचित मूल्य भनेको मागेको बखत तिनुपर्ने रकम हो। निश्चित ब्याज तिनुपर्ने निक्षेपको उचित मूल्य भनेको तिनुपर्ने ब्याज सहित उक्त निक्षेपको किताबी मूल्य हो। जारी गरेको ऋणपत्रको उचित मूल्य उक्त ऋणपत्रको किताबी मूल्य हुन्छ। सुरक्षण नराखिएको सहायक दायित्व winding up को बखत निक्षेपकर्ताहरू, ऋणपत्र धारक र creditors को दाबीपछिको भुक्तानी हुने दायित्व हुन्।

३.१२ व्यवस्थाहरू

विगतमा भएका घटनाहरूको कारण बैंकको वर्तमान कानुनी तथा निर्मित दायित्व जसको सजिलै अनुमान लगाउन सकिन्छ र दायित्व राफसाफ गर्न आर्थिक लाभ वाहिरिन्छ भन्ने सम्भावना हुन्छ भने ती दायित्वहरूका निस्ति व्यवस्था लेखाङ्कन गरिन्छ। यसरी लेखाङ्कन गरिएको रकम रिपोर्ट्डु मितिमा वर्तमान दायित्वसँग सम्बन्धित जोखिम र अनिश्चिततालाई मध्यनजर राखि राफसाफ गर्न आवश्यक पर्ने रकमको सबैभन्दा उत्तम अनुमान हो। अनुमानित नगद प्रवाहको आधारमा वर्तमान दायित्व राफसाफ गर्न व्यवस्थाको मापन गरिन्छ भने उक्त नगद प्रवाहको वर्तमान मूल्यको आधारमा नै किताबी मूल्य निर्धारण गरिन्छ। Onerous सम्भौताको व्यवस्थाको लेखाङ्कन त्यस बखत गरिन्छ जब बैंकले सम्भौताबाट प्राप्त गर्ने आर्थिक लाभभन्दा सम्भौता पालन गर्न लाग्ने रोकन नसकिने खर्च बढी हुन्छ। सम्भौताको अन्त्य गर्ने लाग्ने अनुमानित लागतको वर्तमान मूल्य र सम्भौता अनुसार चली रहँदा लाग्ने अनुमानित खुद लागतको वर्तमान मूल्य मध्य जुन कम हुन्छ त्यही अनुरूप व्यवस्थाको मापन गरिन्छ। भविष्यमा हुने संचालन नोक्सानीको भने व्यवस्था गरिदैन।

व्यवस्था स्थापित गर्नु भन्दा अगाडी कुनै सम्भौतासँग सम्बन्धित सम्पत्तिमा हानि नोक्सानी छ वा छैन भनी पहिचान गरिन्छ। व्यवस्था सम्बन्धि खर्चलाई फिर्ता पाउने रकम घटाई नाफा नोक्सान विवरणमा देखाइन्छ।

३.१३ आम्दानीको लेखाङ्कन

आम्दानीको पहिचान

आर्थिक लाभ बैंकलाई प्राप्त हुने सम्भव भएसम्म र आम्दानीको विश्वसनीय मापन गर्न सकेसम्म आम्दानीको लेखाङ्कन गर्ने गरिन्छ। निम्न बमोजिमका लेखाङ्कन मापदण्डहरू पूर्ति पश्चात् आम्दानीको लेखाङ्कन गर्न सकिन्छ।

ब्याज आम्दानी

परिषोधित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्ति, अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकृत ब्याज भएको वित्तीय सम्पत्ति र नाफा नोक्सान विवरणमार्फत उचित मूल्यमा निर्दिष्ट वित्तीय सम्पत्तिहरूमा प्रभावकारी ब्याज दरको करिबी दर अनुसार ब्याज आम्दानी लेखाङ्कन गरिन्छ। प्रभावकारी ब्याज दर विधिको यथार्थ गणना गर्न लाग्ने खर्च उक्त विधिको पालना गर्दा हुने फाइदाभन्दा बढी हुने बैंकको अनुमान छ। प्रभावकारी ब्याज दर भनेको त्यस्तो दर हो जसले अनुमानित भविष्यको नगद प्राप्ती वा भुक्तानीलाई वित्तीय उपकरणको अनुमानित समयावधि वा उपयुक्त अवस्थामा सोभन्दा कम समयावधिको आधारमा वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको खुद किताबी मूल्यलाई discount गर्दछ।

जब लिनुपर्ने रकममा हानि (impairment) हुन्छ, बैंकले त्यसको कितावि मूल्यलाई प्राप्त योग्य रकमसम्म घटाउँछ जसको निस्ति भविष्यको नगद प्रवाहलाई मौलिक प्रभावकारी ब्याज दरले discount गरिन्छ। नोक्सानी भएको कर्जाको ब्याज आम्दानीलाई प्रभावकारी ब्याज दरको करिबी दर अनुसार लेखाङ्कन गरिन्छ।

बैंकले कर्जा सापटीमा भएको ब्याज आम्दानी ब्याज आम्दानी लेखाङ्कन निर्देशिका, २०१९ अनुसार लेखाङ्कन गरेको छ। यस बमोजिम बैंकले आ.व. २०८०/८१ सम्ममा रु ३५७,५४६,८८६/- लाई ब्याज रकमका लेखाङ्कन गरेको छैन। त्यसैगरी बैंकले आ.व. २०८०/८१ मा पाकेको तर असुलउपर नभएको ब्याज रकम मध्ये श्रावण ३२ गते सम्ममा रु. ५९७,०२०,५५५/- असुली गरेको छ।

शुल्क तथा कमिशन आम्दानी

शुल्कमा सेवा अवधि भर कमाएको सेवा शुल्क, कमिशन शुल्क जस्ता शुल्कहरू पर्दछन् । कर्जा सिण्डिकेट शुल्क सिण्डिकेट पुरा भए पछि आम्दानीको रूपमा लेखाङ्कन गरिन्छ । पोर्टफोलियो तथा अन्य व्यवस्थापन परामर्श शुल्क र सेवा प्रदान शुल्कहरू सम्भौता बमोजिम प्रायः समय विभाजन आधारमा लेखाङ्कन गरिन्छ ।

लाभांश आम्दानी

जब लाभांश प्राप्त हुन्छ तब इक्विटी उपकरणको लाभांश आम्दानीलाई नाफा नोक्सान विवरणको अन्य आम्दानी अन्तर्गत लेखाङ्कन गरिन्छ ।

खुद व्यापारिक आम्दानी

खुद व्यापारिक आम्दानी अन्तर्गत व्यापारिक सम्पत्ति तथा दायित्व सम्बन्धी आम्दानी र खर्चहरू पर्दछन् । साथै यसमा व्यापारिक सम्पत्ति तथा दायित्वको उचित मूल्यमा आएको परिवर्तन, प्राप्त ब्याज, लाभांश र विदेशी विनियमयको फरकहरू पनि पर्दछन् ।

FVTPL मा वर्गीकृत अन्य वित्तीय उपकरणबाट भएको खुद आम्दानी

इक्विटी शेयर र सामुहिक लगानी कोष जस्ता व्यापारिक सम्पत्तिलाई FVTPL मा लेखाङ्कन गरिन्छ । अन्य कुनै वित्तीय उपकरणहरूलाई FVTPL मा निर्दिष्ट गरिएको छैन ।

३.१४ ब्याज खर्च

परिषोधित मूल्यमा मापन गरिएका सम्पूर्ण वित्तीय दायित्वहरूको निम्ति प्रभावकारी ब्याज दरको करिबी दर प्रयोग गरी ब्याज खर्च लेखाङ्कन गरिन्छ । प्रभावकारी ब्याज दर भनेको त्यस्तो दर हो जसले अनुमानित भविष्यको नगद प्राप्ती वा भुक्तानीलाई वित्तीय उपकरणको अनुमानित समयावधि वा उपयुक्त अवस्थामा सोभन्दा कम समयावधिको आधारमा वित्तीय सम्पत्ति वा वित्तीय दायित्वको खुद किताबी मूल्यलाई discount गर्दछ ।

३.१५ कर्मचारी सुविधा

कर्मचारी सुविधा अन्तर्गत :

क) अल्पकालिन कर्मचारी सुविधा

अल्पकालिन कर्मचारी सुविधा यस्तो सुविधा हो जुन वार्षिक रिपोर्टिङ समयको समाप्ति पछि १२ महिना अघि पूर्णतय राफसाफ हुने अपेक्षा गरिएको हुन्छ । यसमा निम्न सुविधाहरू समावेश छन :

- ◆ ज्याला, तलव र सामाजिक सुरक्षा योगदान
- ◆ सःशुल्क वार्षिक विदा र सःशुल्क विरामी विदा
- ◆ नाफा साफेदारी र वोनस
- ◆ वहालवाला कर्मचारीहरूलाई गैर मौद्रिक सुविधाहरू (जस्तै: औषधी सेवा, घर, गाडी र सितै वा सहलियतमा सामान तथा सेवा)

छोटो अवधिको कर्मचारी लाभलाई discount नगरी मापन गरिन्छ र सेवा प्रदान गरेको बखत नै खर्च जनाइन्छ । छोटो अवधिको नगद वोनस र नाफा बॉडफॉड योजना बमोजिम भुक्तानी गर्नु पर्ने रकमको हकमा यदि कर्मचारीको पूर्व अवधिको सेवाको कारण बैंकको वर्तमान कानुनी तथा निर्मित दायित्व भएमा र उक्त दायित्व भरपर्दो तरिकाले मापन गर्ने सकेमा सो बाबाबरको रकमलाई दायित्वको रूपमा लेखाङ्कन गरिन्छ ।

ख) रोजगार पछिको सुविधा जस्तै :

- अवकास लाभ (पेन्सन, अवकाश हुँदा एकमुष्ठ भुक्तानी)
- अन्य रोजगार पछिको लाभ जस्तै रोजगार पछिको जिवन विमा, रोजगार पछिको औषधोपचार सेवा

ग) अन्य दीर्घकालिन कर्मचारी सुविधा

घ) Termination सुविधा

३.१५.१ रोजगार पछिको सुविधा

परिभाषित योगदान योजना

NAS 19 (कर्मचारी सुविधा अनुसार परिभाषित योगदान योजना रोजगार पछि प्राप्त हुने लाभ योजना हो जसमा बैंकले निचित रकम छुट्टै बैंक खाता/कोषमा योगदान गर्दछ र यदि कर्मचारीहरूको वर्तमान तथा पूर्व सेवावापतको सम्पूर्ण कर्मचारी लाभ भुक्तानी गर्न यथेष्ट सम्पति नभएको खण्डमा कुनै कानुनी र निर्मित दायित्व आउँदैन ।

परिभाषित योगदान योजनामा कर्मचारीले बैंकलाई दिएको सेवाको अनुपातमा रोजगारदाताले तिर्नु पर्ने योगदानलाई कर्मचारी खर्च भनेर due भएको दिन खर्चमा लेखाङ्कन गरिन्छ । तिर्न बाँकी योगदानलाई दायित्वको रूपमा अन्य दायित्वमा देखाइन्छ ।

बैंकले कर्मचारी संचय कोषमा प्रत्येक कर्मचारीको तलवको १० प्रतिशत जम्मा गरेको छ । माथि उल्लेखित खर्चहरू NAS 19 बमोजिम परिभाषित योगदान योजना अन्तरगत योगदान गरिएको भनेर पहिचान गरिएको छ ।

परिभाषित लाभ योजना

परिभाषित लाभ योजना भनेको परिभाषित योगदान योजना बाहेकका अन्य रोजगार पछिको सेवा सुविधा हो । यसर्थ NAS 19 बमोजिम कर्मचारी उपदानलाई परिभाषित लाभ योजना मानिएको छ ।

उपदान

श्रम ऐन, २०७४ अनुसार स्थायी रूपमा बैंकमा नियुक्त भएका कर्मचारीहरूको सेवा अवधिको आधारमा उपदानको निम्ति व्यवस्था गरिन्छ । उपदान अन्तर्गत पुरा दायित्वको हिसाब निर्धारण गर्न प्रत्येक वर्ष विमाङ्किक मूल्याङ्कन गरिन्छ ।

बैंकको परिभाषित लाभ दायित्व गणना गर्नको निम्ति कर्मचारीले वर्तमान तथा पुर्व अवधिको सेवाबाट आर्जन हुने भविष्यको लाभ रकमलाई discount गरी वर्तमान मूल्य निर्धारण गरिन्छ र त्यसमा योजना सम्पत्तिको उचित भेत्र्यु घटाएर खुद रकम वित्तीय अवस्थाको विवरणमा देखाइन्छ । योजना सम्पत्तिको मूल्य आर्थिक लाभको आजको मूल्य योजनाबाट रिफण्डको रूपमा प्राप्त हुने अथवा भविष्यको योजना योगदानबाट घट्ने रकममा सिमित हुन्छ । आर्थिक लाभको आजको मूल्य निर्धारण गर्न बैंकको कुनै योजनामा लागु हुने न्युनतम लगानी आवश्यकतालाई विचार गरिन्छ । योजना दायित्वको राफसाफ गर्दा वा योजनाको समयावधिमा लाभ प्राप्त भएमा बैंकललाई आर्थिक लाभ उपलब्ध हुन्छ ।

वार्षिक अवधिको शुरुवातमा हिसाब गरिने परिभाषित लाभ दायित्वको discount दर लागु गरी बैंकले निर्धारित लाभ दायित्वको ब्याज खर्चको निर्धारण गर्छ । सरकारी ऋणपत्र जसको अवधि परिभाषित लाभ योजनाको अवधि समान हुन्छ त्यसको औसत yield लाई आधार मानेर discount दरको निर्धारण गरिन्छ ।

कर्मचारीले सेवा दिए वापत उपदान दायित्वको वृद्धिलाई नाफा नोक्सान विवरणको कर्मचारी खर्च अन्तर्गत खुद ब्याज खर्चका साथ देखाइएको छ । बैंकको दायित्वको हिसाब गर्दा उपदानमा आउने कुल विमाङ्किक नाफा नोक्सानलाई अन्य विस्तृत आम्दानीमा देखाइएको छ ।

मूल्याङ्कन गर्दा demographic assumptions स्वरूप सेवा निवृत्ति उमेर (६० वर्ष), सेवाबाट पूर्व अवधि अवकाष र स्वरूपको कारण अवकाष जस्ता निवृत्तिहरू लिइएका छन् ।

३.१५.२ अन्य दीर्घकालिन कर्मचारी सुविधा

अल्पकालिन कर्मचारी सुविधा, रोजगार पछिको लाभ र terminal लाभ बाहेकका लाभहरू अन्य दीर्घकालिन कर्मचारी सुविधा अन्तर्गत पर्दछन् । NAS 19 अनुरूप अनुपयोग संचित विदा वापतको खर्च अन्य दीर्घकालिन कर्मचारी सुविधा अन्तर्गत पर्दछ ।

अनुपयोग संचित विदा

रिपोर्टङ्ग अवधिबाट १ वर्ष पछि प्रयोग हुने अपेक्षा रहेको संचित विदालाई अन्य दीर्घकालिन कर्मचारी सुविधा भनेर देखाइन्छ । कर्मचारीले वर्तमान तथा पुर्व अवधिको सेवाबाट आर्जन हुने भविष्यको लाभ रकमलाई discount गरी बैंकको

अनुपयोग संवित विदा प्रतिको खुद दायित्व निर्धारण गरिन्छ । यसको हिसाब अनुमानित युनिट क्रेडिट विधीबाट गरिन्छ । अनुपयोग संवित विदा दायित्वमा भएको खुद फरक र विमाडिक नाफा नोक्सानलाई नाफा नोक्सान विवरणमा कर्मचारी खर्च अन्तर्गत जुन अवधिमा सिर्जना हुन्छ सोही अवधीमा देखाइन्छ ।

३.१६ वित्तीय तथा संचालन पट्टा

कुनै व्यवस्था पट्टा हो वा पट्टा धारण गर्छ भनी निर्धारण गर्ने आधार उक्त व्यवस्थाको विशेषतामा हुन्छ र सो व्यवस्था पूर्ति गर्ने कुनै विशेष सम्पत्तिको प्रयोग अथवा उक्त व्यवस्थाले सम्पत्तिको प्रयोग गर्ने अधिकार स्थापित गर्छ कि गर्दैन भनेर आंकलन गरिन्छ ।

३.१६.१ वित्तीय पट्टा

कानुनी नामसारी आवश्यक नभई counterparty लाई पर्याप्त/सम्पूर्ण रूपमा जोखिम तथा प्रतिफल स्थानान्तरण हुने गरी गरिएको पट्टालाई वित्तीय पट्टा भनिन्छ । वित्तीय पट्टा अन्तर्गत बैंक lessor भएको खण्डमा पट्टाको बाँकी रकम (नकमाएको ब्याज आम्दानी घटाए पछि) लाई कर्जा तथा ग्राहकबाट प्राप्त गर्नु पर्ने भनेर देखाइन्छ । ब्याज आम्दानीलाई पट्टाको अवधिभर खुद लगानीमा समान प्रतिफल प्राप्त हुने गरी हरेक आर्थिक वर्षमा लेखाङ्कन गरिन्छ ।

वित्तीय पट्टा अन्तरगत बैंक lessee भएको खण्डमा पट्टा सम्पत्तिको पैँजीकरण गरिन्छ र सम्पत्ति तथा उपकरणहरूमा समावेश गरिन्छ र lessor को समानन्तर दायित्वलाई अन्य दायित्वमा देखाइन्छ । वित्तीय पट्टा र त्यसको समानन्तर दायित्वलाई शुरुमा सम्पत्तिको उचित मूल्य अथवा न्युनतम पट्टा खर्चको आजको मूल्य जुन कम हुन्छ सोहीमा देखाइन्छ ।

३.१६.२ संचालन पट्टा

वित्तीय पट्टा बाहेक अन्य पट्टालाई संचालन पट्टा भनिन्छ । बैंक lessor भएको खण्डमा सम्पूर्ण संचालन पट्टा अन्तर्गत सम्पत्तिलाई सम्पत्ति तथा उपकरणमा राखिन्छ र सोही अनुसार लेखाङ्कन गरिन्छ ।

आ.व. २०७८/७९ बाट बैंकले NFRS 16 बमोजिम modified retrospective approach को प्रयोग गरी संचालन पट्टाको लेखाङ्कन गरेको छ । तसर्थ बैंकले अधिल्लो आर्थिक वर्षको तुलनात्मक विवरणलाई पुनःस्थापना गरेको छैन । बैंकले संचालन पट्टा लेखाङ्कनको लागि incremental borrowing rate ७५% निर्धारण गरेको छ ।

३.१७ विदेशी मुद्रा कारोबार, अनुवाद तथा मौज्दात

वित्तीय विवरणहरू नेपाली रूपैयाँमा उल्लेख गरिन्छ । विदेशी मुद्रामा भएका कारोबारहरू प्रारम्भिक रूपमा कारोबार भएको मितिमा प्रचलित सटही दरमा कार्यात्मक मुद्रामा लेखाङ्कन गरिन्छ । विदेशी मुद्रामा लेखाङ्कन गरिएका मौद्रिक सम्पत्ति र दायित्वहरू वित्तीय अवस्थाको विवरण तयार गरिने मितिको कार्यात्मक मुद्रा सटही दरमा पुनर्रूपान्तरण गरिन्छ । यस्तो लेनदेनको बन्दोबस्तको परिणामस्वरूप विदेशी विनियम लाभ र नोक्सान, र विदेशी मुद्रामा मूल्यहीन मौद्रिक सम्पत्ति र दायित्वहरूको वर्षको अन्त्यमा विनियम दरबाट नाफा वा नोक्सानमा पहिचान र लेखाङ्कन गरिन्छ । गैरमौद्रिक सम्पत्ति र दायित्वहरू ऐतिहासिक मूल्यमा राखिएको छ भने ऐतिहासिक सटही दर अनुसार राखिन्छ वा उचित मूल्यमा राखिएको छ भने वर्ष अन्त्यको सटही दरमा राखिन्छ र त्यसबाट प्राप्त हुने सटही लाभ वा नोक्सानलाई कि त नाफा वा नोक्सानको विवरणमा लेखाङ्कन गरिन्छ वा सम्पत्ति वा दायित्वमा भएको लाभ वा हानिको आधारमा अन्य विस्तृत आम्दानीमा राखिन्छ ।

३.१८ वित्तीय जमानत तथा कर्जा प्रतिबद्धता

वित्तीय जमानत भनेको निर्दिष्ट ऋणी कर्जा उपकरणको सर्तहरू बमोजिम भुक्तानी गर्न असफल हुँदा बैंकले राख्नेलाई क्षतिपूर्ति दिन निश्चित भुक्तानी दिन आवश्यक पर्ने एक सम्भौता हो । कर्जा प्रतिबद्धताहरू भनेका पूर्वनिर्धारित शर्त बमोजिम कर्जा दिनुपर्ने थिर प्रतिबद्धता हो । कर्जा प्रतिबद्धता भनेको त्यस्तो प्रतिबद्धता हो जहाँ बैंकले ग्राहकलाई कर्जा दिने उद्देश्य निश्चित गरेको हुन्छ वा ग्राहकको तर्फबाट बैंकले कर्जा, ओभरड्राफ्ट, भविष्यको जमानत दिन प्रतिबद्धता जनाएको हुन्छ तर रिपोर्टिङ मितिमा बैंकले भुक्तानी दिएको हुन्न, त्यस्ता उपकरणहरू वित्तीय विवरणमा प्रतिबद्धताको रूपमा उल्लेख गरिन्छ ।

३.१९ शेयर पूँजी र जगेडा कोष

शेयर पूँजी र जगेडाकोषहरू भिन्न वर्गका इकिवटी claims हुन् । इकिवटी claim भनेको बैंकको सम्पत्तिहरूमा सम्पूर्ण दायित्वहरू घटाएर बाँकी रहेको स्वार्थमा claim हो । अवधिभरमा इकिवटीमा भएको परिवर्तन अन्तर्गत वित्तीय विवरणमा लेखाङ्कन गरिएका आम्दानी र खर्च साथै इकिवटी होल्डरको योगदानमा इकिवटी होल्डरलाई बाँडिएको रकम घटाई बाँकी भएको रकम पर्दछ ।

३.२० प्रति शेयर आम्दानी

बैंकले आफ्नो साधारण शेयरको लागि आधारभूत र Diluted प्रति शेयर आम्दानी (EPS) तथ्यांकलाई प्रस्तुत गर्छ । आधारभूत EPS साधारण शेयरधनीहरूको लागि हुने नाफा अथवा नोक्सानलाई सो अवधिको अन्त्यमा रहेका भारित औसत शेयरधनीको संख्याले विभाजन गरी गणना गरिन्छ । Diluted EPS साधारण शेयरधनीहरूका लागि रहेको नाफा वा नोक्सान र भारित औसत शेयरधनीको संख्यामा Dilutive सम्भावित साधारण शेयरलाई समायोजन गरी निर्धारण गरिन्छ ।

३.२१ सेमेन्ट रिपोर्टिङ

संचालन सेमेन्ट भन्नाले बैंकको त्यस्तो ईकाईलाई बुझिन्छ :

- ◆ जसले व्यवसायिक गतिविधीमा सहभागि भई आम्दानी कमाउछ र खर्च गर्छ (बैंकको अन्य ईकाई हरूसँगको कारोवारहरू सम्बन्धि आम्दानी तथा खर्च समेत)
- ◆ जसको संचालन परिणाम नियमित रूपमा बैंकको प्रमुख संचालन निर्णयकर्ताले समीक्षा गर्छ र ईकाईहरूलाई श्रोत साधनहरूको विभाजन गर्ने निर्णय लिन्छ तथा ईकाईहरूको कार्यको समीक्षा गर्दछ ।
- ◆ जसको विस्तृत वित्तीय सूचना उपलब्ध छ ।

संस्थाको सबै क्षेत्र संचालन ईकाई वा संचालन ईकाईको भाग हुन्छ भन्ने जस्ती हुँदैन । उदाहरणको निम्नि मुख्य कार्यालय वा अन्य विभागहरू जसले आय आर्जन गर्दैन वा आय आर्जन गरे तापनि निकायको गतिविधिसँग incidental मात्र हुन्छ भने सो संचालन ईकाई नहुन सक्दछ । NFRS प्रयोजनको लागि संस्थाको रोजगार पछिको लाभ योजनाहरू संचालन ईकाई होइनन् ।

बैंकले कार्यकारी समिति (Executive committee) लाई व्यापार संचालन सम्बन्धि निर्णय लिने र श्रोत परिचालनमा मद्दत गर्ने आधारमा महत्वपूर्ण सेमेन्टसहरूको पहिचान गरेको छ । यस बमोजिम पहिचान गरिएको सेमेन्टसहरू बैंकिङ (कर्जा, निक्षेप र ट्रेड अपरेशन समेत), भुक्तानी समाधान (कार्ड्स), विप्रेषण, ट्रेजरी र माइक्रोबैंकिङ हुन् । ट्रेजरी विभागले बैंकको कोष व्यवस्थापकको रूपमा कार्य गर्दछ ।

३.२२ कर्मचारी बोनस

बोनस तथा कर अधिको नाफाको १० प्रतिशतको दरले कर्मचारी बोनस गणना गरिएको छ ।

३.२३ साधारण शेयरमा लाभांश

साधारण सभाबाट पारित भएपछि मात्र साधारण शेयरमा दिइएको लाभांशलाई दायित्व लेखाङ्कन गरिन्छ र इकिवटीबाट घटाइन्छ । अन्तरिम लाभांश घोषणा पछि बैंकको अधिकारमा नरहे पश्चात् इकिवटीबाट घटाइन्छ । रिपोर्टिङ मिति पछि पारित यस वर्षको लाभांशलाई रिपोर्टिङ मिति पश्चात्को घटना भनेर देखाइन्छ ।

३.२४ नगद प्रवाह विवरण

नगद प्रवाह विवरण संचालन गतिविधि, वित्त गतिविधि तथा लगानी गतिविधिहरूको कुल नगद प्राप्ति र कुल नगद भुक्तानीको आधारमा तयार गरिएको छ ।

३.२५ तुलनात्मक रकम

यस वर्षको वित्तीय विवरणमा आवश्यकता अनुसार तुलनात्मक रकमहरू पुनःवर्गीकरण गरिएका छन् ।

अनुसूची ४.१

| नगद तथा नगद समान | समूह | | बैंक | |
|---|-----------------------|-----------------------|-----------------------|-----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| नगद मौज्दात | ३,५५३,६५५,५६१ | ३,७९७,०७९,२९४ | ३,५५३,६५५,५६१ | ३,७९७,०७९,२९४ |
| बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात | २,४९६,९९४,७१७ | ७,७९७३,६०२,७२७ | २,४०६,०६५,५२८ | ४,७६६,९२४,९१८ |
| माग तथा अल्प सूचनामा प्राप्त हुने रकम | ४,४७७,९८५,८८४ | - | ४,४७७,९८५,८८४ | २,९९०,२४४,३४७ |
| अन्य | १२,३०२,०२१,९९८ | - | १२,३०२,०२१,९९८ | - |
| जम्मा नगद तथा नगद समान | २२,७४९,८५८,०७८ | ११,५७१,३१३,९३५ | २२,७३९,७२८,८९१ | ११,५५४,०८०,४७९ |
| “अन्य” शिर्षकमा स्थायी निक्षेप सुविधा सहित प्राप्त हुन बाँकी ब्याज रकम समावेश गरिएको छ। | | | | |

अनुसूची ४.२

| नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात तथा लिनु पर्ने | समूह | | बैंक | |
|--|----------------------|----------------------|----------------------|----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| नेपाल राष्ट्र बैंकमा रहेको वैधानिक मौज्दात | १,४५३,७५३,५७७ | ८,८७९,५०४,४४४ | १,४५३,७५३,५७७ | ८,८७९,५०४,४४४ |
| पुनः बिक्री सम्भौता अन्तर्गत खरिद गरिएको धितोपत्र | - | - | - | - |
| नेपाल राष्ट्र बैंकमा रहेको अन्य निक्षेप तथा लिन बाँकी वकयौता रकम | - | - | - | - |
| जम्मा नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात तथा लिनु पर्ने | १,४५३,७५३,५७७ | ८,८७९,५०४,४४४ | १,४५३,७५३,५७७ | ८,८७९,५०४,४४४ |

अनुसूची ४.३

| बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात | समूह | | बैंक | |
|--|----------------------|----------------------|----------------------|----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| स्बदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात | - | - | - | - |
| विदेशी बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात | ६,५६२,९२०,९७९ | ५,०९९,३४६,९३४ | ६,५६२,९२०,९७९ | ५,०९९,३४६,९३४ |
| घटाउने: नोक्सानी व्यवस्था | - | - | - | - |
| जम्मा बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात | ६,५६२,९२०,९७९ | ५,०९९,३४६,९३४ | ६,५६२,९२०,९७९ | ५,०९९,३४६,९३४ |

अनुसूची ४.४

| डेरिभेटिभ वित्तीय उपकरण | समूह | | बैंक | |
|--|------------------|-------------------|------------------|-------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| व्यापारिक प्रयोजनको निम्नि धारण | - | - | - | - |
| ब्याजदर स्वाप | - | - | - | - |
| मुद्रा स्वाप | - | - | - | - |
| अग्रिम विनिमय सम्भौता | ४,९७६,८९६ | १७,३२०,१५५ | ४,९७६,८९६ | १७,३२०,१५५ |
| अन्य | - | - | - | - |
| जोखिम व्यवस्थापनको निम्नि धारण | - | - | - | - |
| ब्याजदर स्वाप | - | - | - | - |
| मुद्रा स्वाप | - | - | - | - |
| अग्रिम विनिमय सम्भौता | - | - | - | - |
| अन्य | - | - | - | - |
| जम्मा डेरिभेटिभ वित्तीय उपकरण | ४,९७६,८९६ | १७,३२०,१५५ | ४,९७६,८९६ | १७,३२०,१५५ |

अनुसूची ४.५

| अन्य व्यापारिक सम्पत्तिहरू | समूह | | बैंक | |
|---|--------------------|--------------------|-------------------|--------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| ट्रेजरी विल | - | - | - | - |
| नेपाल सरकारको ऋणपत्र | १८,९९८,७१० | १२१,२०९,०४८ | १८,९९८,७१० | १२१,२०९,०४८ |
| नेपाल राष्ट्र बैंकको ऋणपत्र | - | - | - | - |
| स्बदेशी संस्थागत ऋणपत्र | - | - | - | - |
| शेयर (इक्विटी) | १७८,५७१,७३७ | १०९,४०७,८१७ | - | - |
| अन्य | - | - | - | - |
| जम्मा अन्य व्यापारिक सम्पत्तिहरू | १७८,५७०,५२७ | २३०,६९६,९४५ | १८,९९८,७१० | १२१,२०९,०४८ |
| धितो राखिएको (Pledged) | - | - | - | - |
| धितो नराखिएको (Non Pledged) | १७८,५७०,५२७ | २३०,६९६,९४५ | १८,९९८,७१० | १२१,२०९,०४८ |
| “नेपाल सरकारको ऋणपत्र” शिर्षकमा नागरिक बचत ऋणपत्र सहित प्राप्त हुन बाँकी ब्याज रकम समावेश गरिएको छ। | | | | |

नापा नोवसान हिसाब आर्फत उचित गूल्यामा मापन गरिएका सूचिकृत शेयर (इपिचटी) लगानी

४५७

| विवरण | समूह | | | यस वर्ष | | | गत वर्ष | | | बैंक |
|--|------------|------------|------------|------------|------------|------------|------------|------------|------------|------|
| | प्रल मूल्य | उचित मूल्य | प्रल मूल्य | |
| एसियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड (१,६९८ साधारण शेयर रु १०० को दरले चुका) | ६,००२,१५६ | ६,०४१,८५४ | ४,३४५,८५० | ४,४९०,६०० | - | - | - | - | - | - |
| छिमेक लघुवित वितीय संस्था लिमिटेड (७,३६१ साधारण शेयर रु १०० को दरले चुका) | ७,०९०,००० | ६,६२४,८०० | ७,८९१,०२९ | ७,०९०,००० | - | - | - | - | - | - |
| ग्लोबल आइएमई बैंक लिमिटेड (१ साधारण शेयर रु १०० को दरले चुका) | - | - | - | - | १८६ | - | - | - | - | - |
| हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड (७८४ साधारण शेयर रु १०० को दरले चुका) | ३९९,४८८ | ३०६,५४४ | ६३६,४९४ | ३९९,४८८ | - | - | - | - | - | - |
| लुधिनी बिकार बैंक लिमिटेड (५,००० साधारण शेयर रु १०० को दरले चुका) | - | - | - | १,९५४,०७९ | २,०६५,००० | - | - | - | - | - |
| नविल बैंक लिमिटेड (१,३५३ साधारण शेयर रु १०० को दरले चुका) | ८९०,०७८ | ७०८,९७२ | १,१०८,१४६ | ८९०,०७८ | - | - | - | - | - | - |
| नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (२,८४२ साधारण शेयर रु १०० को दरले चुका) | २,४३६,२४९ | २,२८५,९९० | १,९८६,०७७ | १,८३३,०९० | - | - | - | - | - | - |
| प्रवाप्ति ५० सामूहिक लगानी कोष (२९७,३३४ इकाई रु १० को दरले चुका) | ३,९२२,००७ | २,९८५,२३४ | ३,४६९,१२७ | ३,९२२,००७ | - | - | - | - | - | - |
| निर्धन उद्धान लघुवित वितीय संस्था लिमिटेड (७,७८१ साधारण शेयर रु १०० को दरले चुका) | ६,२८४,४७६ | ५,८४८,२५८ | ८,१९४,३०९ | ६,२८४,४७६ | - | - | - | - | - | - |
| स्पुत्तागढि हाईज्योपावर कम्पनी लिमिटेड (७,००० साधारण शेयर रु १०० को दरले चुका) | - | - | २,३०८,५९५ | २,१००,००० | - | - | - | - | - | - |

| विवरण | समूह | | | गत वर्ष | | | यस वर्ष | | | बैंक | |
|--|------------|------------|------------|------------|-----------|------------|-----------|------------|-----------|------------|-----------|
| | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य | परल मूल्य |
| आर.वि.वि. म्युचुअल फण्ड १ (१००,००० इकाई रु १० को दरले चुका) | ८०८,००० | ८९६,००० | १,०००,००० | ८०८,००० | - | - | - | - | - | - | - |
| आरएम.डिसि. लघुवित वित्तीय संस्था लिमिटेड (३,००० साधारण शेयर रु १०० को दरले चुका) | - | - | - | २,८३८,८२० | २,३२५,००० | - | - | - | - | - | - |
| सानिमा इकिवटी फण्ड (१००,००० इकाई रु १० को दरले चुका) | १,९८०,००० | १,०९९,००० | १,४६२,९९६ | १,९८०,००० | - | - | - | - | - | - | - |
| सागरमाथा लुम्बिनी इत्यरोन्तर कम्पनी लिमिटेड (४,७९८ साधारण शेयर रु १०० को दरले चुका) | ३,१२५,१४४ | ३,०३७,४०६ | ३,१४०,०५८ | ३,१२५,१४४ | - | - | - | - | - | - | - |
| सनराइज फर्स्ट म्युचुअल फण्ड (२०१,००० इकाई रु १० को दरले चुका) | २,२२७,०८० | २,०८०,३५० | २,३६९,८४१ | २,२२७,०८० | - | - | - | - | - | - | - |
| साइन रेसुला विकास बैंक लिमिटेड (५,००० साधारण शेयर रु १०० को दरले चुका) | - | - | १,८४८,१३६ | १,८२०,००० | - | - | - | - | - | - | - |
| सिद्धार्थ इनभेस्टमेन्ट ग्रोथ रिक्स २ (४,३३५,१७० इकाई रु १० को दरले चुका) | ३९,१५३,८०९ | ४९,१४८,३५५ | ४३,३५९,७०० | ३९,१५३,८०९ | - | - | - | - | - | - | - |
| सान्जेन जलविद्युत कम्पनी लिमिटेड (७,००० साधारण शेयर रु १०० को दरले चुका) | - | - | २,३०३,१२० | २,०७८,३०० | - | - | - | - | - | - | - |
| सिद्धार्थ सिस्टमेटिक इनभेस्टमेन्ट रिक्सम (२,५००,००० इकाई रु १० को दरले चुका) | ४४,९७५,००५ | ४८,५५०,००० | २२,७२२,५३० | २२,५००,००० | - | - | - | - | - | - | - |
| सानिमा लार्ज क्याप फण्ड (५०,००० इकाई रु १० को दरले चुका) | ४४६,००० | ४४४,५०० | ५००,००० | ४४६,००० | - | - | - | - | - | - | - |
| सिनजी पावर डेम्पमेन्ट कम्पनी लिमिटेड (५,००० साधारण शेयर रु १०० को दरले चुका) | - | - | ३,२९६,२१७ | २,५०१,००० | - | - | - | - | - | - | - |

| विवरण | समूह | | | | बैंक | | | | | |
|--|-----------|-----------|-----------|-----------|-----------|------------|-----------|------------|-----------|------------|
| | यस्त वर्ष | गत वर्ष | यस्त वर्ष | गत वर्ष | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य |
| सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (५,००० साधारण शेयर रु १०० को दरले चुका) | ५,४०५,४०३ | ४,२६५,८८८ | ३,४४०,५६९ | ३,०५०,००० | - | - | - | - | - | - |
| सिईडिबि हाईड्रोपावर डेवलपमेन्ट कम्पनी लिमिटेड (५,००० साधारण शेयर रु १०० को दरले चुका) | २,८९६,९३९ | २,८९७,५०० | - | - | - | - | - | - | - | - |
| चिरखा खोला हाईड्रोपावर कम्पनी लिमिटेड (१,७०० साधारण शेयर रु १०० को दरले चुका) | १,००९,२८९ | १,०३९,३९० | - | - | - | - | - | - | - | - |
| सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (५,००० साधारण शेयर रु १०० को दरले चुका) | २,४२७,९२८ | २,४२३,००० | - | - | - | - | - | - | - | - |
| आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (१,८७५ साधारण शेयर रु १०० को दरले चुका) | ८६८,४९७ | ८४९,३७५ | - | - | - | - | - | - | - | - |
| कामना सेवा विकास बैंक लिमिटेड (४,३२२ साधारण शेयर रु १०० को दरले चुका) | ५,२८६,९३१ | ५,९५७,९५२ | - | - | - | - | - | - | - | - |
| माथपुरे बैंक लिमिटेड (५,६६५ साधारण शेयर रु १०० को दरले चुका) | १,३९३,२०३ | १,१३३,००० | - | - | - | - | - | - | - | - |
| रिलायन्स इस्पीडि मिल्स लिमिटेड (६,५७२ साधारण शेयर रु १०० को दरले चुका) | ५,९९३,६५४ | ५,९९३,६५४ | - | - | - | - | - | - | - | - |
| मुकिनाथ कृषि कम्पनी लिमिटेड (२,३०० साधारण शेयर रु १०० को दरले चुका) | २,०५८,५८५ | ३,१९७,००० | - | - | - | - | - | - | - | - |
| एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेवलपमेन्ट लिमिटेड (४,५०० साधारण शेयर रु १०० को दरले चुका) | ३,२९७,०२४ | ३,३६६,००० | - | - | - | - | - | - | - | - |
| प्रभु इन्स्योरेन्स लिमिटेड (५,४९८ साधारण शेयर रु १०० को दरले चुका) | ४,२२९,०६७ | ४,४७५,२६८ | - | - | - | - | - | - | - | - |

| विवरण | समूह | | | गत वर्ष | यस वर्ष | बँक | गत वर्ष | |
|---|-------------|-------------|-------------|-------------|-----------|------------|-----------|------------|
| | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य |
| रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (२,३२० साधारण शेयर रु १०० को दरले चुका) | १,०९५,३३४ | १,०६२,५६० | - | - | - | - | - | - |
| सरबोत्तम सिमेट लिमिटेड (५,००० साधारण शेयर रु १०० को दरले चुका) | ४,२४९,७५७ | ४,०३२,५०० | - | - | - | - | - | - |
| स्वरोजगार लघुवित वित्तीय संस्था लिमिटेड (४६५ साधारण शेयर रु १०० को दरले चुका) | ३६४,५९९ | ३९५,७९५ | - | - | - | - | - | - |
| सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड (६,५२४ साधारण शेयर रु १०० को दरले चुका) | ३,१४९,०७९ | ३,३३५,७२६ | - | - | - | - | - | - |
| सोनापुर मिनरल एण्ड आयल लिमिटेड (३,५०० साधारण शेयर रु १०० को दरले चुका) | १,६२७,२७२ | १,५९६,३५० | - | - | - | - | - | - |
| त्रिशली जलविद्युत कम्पनी लिमिटेड (४,४७५ साधारण शेयर रु १०० को दरले चुका) | २,४८८,१२६ | २,२२४,०७५ | - | - | - | - | - | - |
| युनाइटेड आईडिआई मार्टी आरबी हाईड्रोपावर लिमिटेड (१२,००० साधारण शेयर रु १०० को दरले चुका) | ५,२५४,५३९ | ५,१६०,००० | - | - | - | - | - | - |
| युनीभिसल पावर कम्पनी लिमिटेड (१४,००० साधारण शेयर रु १०० को दरले चुका) | ३,३६०,३७८ | २,८८५,४०० | - | - | - | - | - | - |
| | १७५,६२४,७८५ | १९८,५७७,७३१ | १२१,०४२,६९८ | १०९,४०७,८९६ | - | - | - | - |

अनुसूची ४.६

| बँक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट | समूह | | बँक | |
|---|---------------|---------------|---------------|---------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| लघुवित्त संस्थाहरूलाई दिएको कर्जा | ५,८३७,८३९,२०९ | ५,२३८,८७८,७०० | ५,८३७,८३९,२०९ | ५,२३८,८७८,७०० |
| अन्य | - | - | - | - |
| घटाउने : कर्जा नोक्सानी व्यवस्था | (७०,०९४,७१७) | (६८,१०४,७१३) | (७०,०९४,७१७) | (६८,१०४,७१३) |
| जम्मा | ५,७६७,८२४,४९२ | ५,१७०,७७३,९०७ | ५,७६७,८२४,४९२ | ५,१७०,७७३,९०७ |

अनुसूची ४.६.१

| कर्जा नोक्सानी व्यवस्था | समूह | | बँक | |
|-------------------------|------------|------------|------------|------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| श्रावण १ को मौज्दात | ६८,१०४,७१३ | ८४,३११,५२० | ६८,१०४,७१३ | ८४,३११,५२० |

यस वर्षको नोक्सानी व्यवस्था

| | | | | |
|-----------------------|--------------|--------------|--------------|--------------|
| यस वर्षको जम्मा | ५८,१६५,६३० | २२,३०९,३०९ | ५८,१६५,६३० | २२,३०९,३०९ |
| उठेको/फिर्ता | (५६,२५५,७०६) | (३८,५०८,०२९) | (५६,२५५,७०६) | (३८,५०८,०२९) |
| अपलेखन | - | - | - | - |
| आषाढ मसान्तको मौज्दात | ७०,०९४,७१७ | ६८,१०४,७१३ | ७०,०९४,७१७ | ६८,१०४,७१३ |

अनुसूची ४.७

| ग्राहकलाई दिएको कर्जा तथा सापट | समूह | | बँक | |
|---|-----------------|-----------------|-----------------|-----------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| परिषोधित लागतमा मापन गरिएको कर्जा तथा सापट | २०१,४३६,३२१,४४९ | १८८,८९४,३८०,२०९ | २०१,४२४,४४०,७३० | १८८,८८४,५८७,८०६ |
| घटाउने : कर्जा नोक्सानी व्यवस्था | | | | |
| सामूहिक नोक्सानी व्यवस्था | (३,०९६,१६९,५१३) | (२,९०४,७९९,०९९) | (३,०९६,१६९,५१३) | (२,९०४,७९९,०९९) |
| व्यक्तिगत नोक्सानी व्यवस्था | (२,९३४,८८८,७०७) | (१,९९७,०४६,५६१) | (२,९३४,८८८,७०७) | (१,९९७,०४६,५६१) |
| खुद रकम | १९५,४८५,२६३,२२९ | १८३,९९२,५३४,६३६ | १९५,४७३,३८२,५०९ | १८३,९८२,७४२,२३४ |
| नाफा नोक्सान हिसाब मार्फत उचित मूल्यमा मापन गरिएका कर्जा तथा सापट | - | - | - | - |
| जम्मा | १९५,४८५,२६३,२२९ | १८३,९९२,५३४,६३६ | १९५,४७३,३८२,५०९ | १८३,९८२,७४२,२३४ |

अनुसूची ४.७.१

| कर्जा प्रकारको आधारमा कर्जा तथा सापटको विश्लेषण | समूह | | बँक | |
|--|------------------------|------------------------|------------------------|------------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| कर्जा प्रकार | | | | |
| आवाधिक कर्जा | ९९,३३३,३८९,२४३ | ७९,९६५,३७०,३०३ | ९९,३३३,३८९,२४३ | ७९,९६५,३७०,३०३ |
| व्यक्तिगत | २७,४७२,३००,९६० | २५,८४२,९८९,८८६ | २७,४७२,३००,९६० | २५,८४२,९८९,८८६ |
| व्यापार | २३,९४२,२८४,७३३ | १४,४२९,५८९,४३५ | २३,९४२,२८४,७३३ | १४,४२९,५८९,४३५ |
| चालु पूँजी | ४७,९९८,७९५,५४९ | ३९,७०९,५९०,९८९ | ४७,९९८,७९५,५४९ | ३९,७०९,५९०,९८९ |
| अधिविकर्ष कर्जा (व्यक्तिगत) | २,९४४,९४२,५०३ | ३,२८२,३९९,४३६ | २,९४४,९४२,५०३ | ३,२८२,३९९,४३६ |
| क्यास क्रेडिट कर्जा | २३,८९८,५६२,७४९ | २३,८६०,८८९,६६९ | २३,८९८,५६२,७४९ | २३,८६०,८८९,६६९ |
| द्रष्ट रिसिप्ट/निर्यात कर्जा | ४,९८८,६६४,७१४ | ३,९७७,४००,९८० | ४,९८८,६६४,७१४ | ३,९७७,४००,९८० |
| माग तथा अन्य चालु पूँजी कर्जा | ३०,८८५,९९४,५९९ | ३८,२९४,८५९,७०९ | ३०,८८५,९९४,५९९ | ३८,२९४,८५९,७०९ |
| व्यक्तिगत आवासिय कर्जा | ११,९४५,१०४,३९५ | ८,८९६,०६९,३९६ | ११,९४५,१०४,३९५ | ८,८९६,०६९,३९६ |
| रियल स्टेट कर्जा | ४,६०९,१३३,८९४ | ५,९५५,६०९,९९८ | ४,६०९,१३३,८९४ | ५,९५५,६०९,९९८ |
| मार्जिन लेन्डिङ कर्जा | ५,७९७,९४९,४२६ | ४,०८८,१७७,६६३ | ५,७९७,९४९,४२६ | ४,०८८,१७७,६६३ |
| हायर पर्चेज कर्जा | ४,४५८,०६६,८०७ | ४,९९९,३९६,६३६ | ४,४५८,०६६,८०७ | ४,९९९,३९६,६३६ |
| विपन्न वर्ग कर्जा | ४,९८९,८३९,६०० | ५,२२३,२५२,४२४ | ४,९८९,८३९,६०० | ५,२२३,२५२,४२४ |
| बिल्स खरिद | ४००,५१०,३४६ | ९३३,२२४,८४० | ४००,५१०,३४६ | ९३३,२२४,८४० |
| कर्मचारी कर्जा | १,९०८,७६०,४२८ | १,९४५,७९५,६२३ | १,८९६,८७९,७०९ | १,९३६,००३,२२० |
| अन्य | ७,७६३,४९८,७४४ | ८,५२०,०५३,६९३ | ७,७६३,४९८,७४४ | ८,५२०,०५३,६९३ |
| जम्मा | २०९,४३६,३२९,४४९ | १८८,८९४,३८०,२०९ | २०९,४२४,४४०,७३० | १८८,८८४,५८७,८०६ |

अनुसूची ४.७.२

| मुद्राको आधारमा कर्जा तथा सापटको विश्लेषण | समूह | | बँक | |
|--|------------------------|------------------------|------------------------|------------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| नेपाली रुपैया | १९९,९३९,३७६,४४८ | १८७,६४२,६९५,३९० | १९९,९२७,४९५,७२९ | १८७,६३२,९०२,९८७ |
| भारतीय रुपैया | - | - | - | - |
| अमेरिकन डलर | १,४९६,१४५,००९ | १,२५९,६८४,८९९ | १,४९६,१४५,००९ | १,२५९,६८४,८९९ |
| ग्रेट ब्रिटेन पाउन्ड | - | - | - | - |
| यूरो | - | - | - | - |
| जापनिज येन | - | - | - | - |
| चाइनिज युआन | - | - | - | - |
| अन्य | - | - | - | - |
| जम्मा | २०९,४३६,३२९,४४९ | १८८,८९४,३८०,२०९ | २०९,४२४,४४०,७३० | १८८,८८४,५८७,८०६ |

अनुसूची ४.७.३

| घितो सुरक्षणको आधारमा कर्जा तथा सापटीको विश्लेषण | समूह | | बैंक | |
|---|-----------------|-----------------|-----------------|-----------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| सुरक्षण | | | | |
| चल/अचल सम्पत्ति | १८८,०६५,९२२,५२३ | १७६,२९०,९९६,०२४ | १८८,०६५,९२२,५२३ | १७६,२९०,९९६,०२४ |
| सुन तथा चाँदी | - | - | - | - |
| स्वदेशी बैंक तथा वित्तीय संस्थाको जमानत | - | - | - | - |
| सरकारी जमानत | १५२,९२२,७९६ | १५०,५८९,९९८ | १५२,९२२,७९६ | १५०,५८९,९९८ |
| अन्तर्राष्ट्रिय सुचिकृत बैंकको जमानत | - | - | - | - |
| निर्यात कागजपत्रको घितो | ३,४०६,३८८,९३२ | ४,४७६,१८५,०५६ | ३,४०६,३८८,९३२ | ४,४७६,१८५,०५६ |
| मुद्रित निक्षेपको घितो | १,८२५,०३७,५६१ | २,२०७,२२२,३८४ | १,८२५,०३७,५६१ | २,२०७,२२२,३८४ |
| सरकारी घितोपत्रको घितो | ४,०५०,००० | ४,०५०,००० | ४,०५०,००० | ४,०५०,००० |
| काउन्टर जमानत | - | - | - | - |
| व्यातिगत जमानत | १७७,५४०,९३७ | १,१९९,१९९,५४६ | १६५,६६०,२९८ | १,१८९,३९९,१४५ |
| अन्य घितो | ७,००५,२५८,६९८ | ४,६४६,२३४,०८० | ७,००५,२५८,६९८ | ४,६४६,२३४,०८० |
| जम्मा | २०१,४३६,३२९,४४९ | १८८,८९४,३८०,२०९ | २०१,४२४,४४०,७३० | १८८८८४४०७०६ |
| सुरक्षण नगरिएको | - | - | - | - |
| जम्मा | २०१,४३६,३२९,४४९ | १८८,८९४,३८०,२०९ | २०१,४२४,४४०,७३० | १८८,८८४,५८७,८०६ |

अनुसूची ४.७.४

| कर्जा नोक्सानी व्यवस्था | समूह | | बैंक | |
|--|---------------|---------------|---------------|---------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| विशेष नोक्सानी व्यवस्था | | | | |
| श्रावण १ को मौज्दात | १,९९७,०४६,५६१ | १,९९९,९६३,०४५ | १,९९७,०४६,५६१ | १,९९९,९६३,०४५ |
| यस वर्षको नोक्सानी व्यवस्था | | | | |
| यस वर्षको जम्मा | ९३७,८४२,१४६ | ८८५,०८३,५१६ | ९३७,८४२,१४६ | ८८५,०८३,५१६ |
| यस वर्ष उठेको/फिर्ता | - | - | - | - |
| अपलेखन | - | - | - | - |
| विदेशी मुद्रा विनिमय दर भिन्नताको कारण नोक्सानी व्यवस्था | - | - | - | - |
| अन्य परिवर्तन | - | - | - | - |
| आषाढ मसान्तको मौज्दात | २,९३४,८८८,७०७ | १,९९७,०४६,५६१ | २,९३४,८८८,७०७ | १,९९७,०४६,५६१ |
| सामुहिक नोक्सानी व्यवस्था | | | | |
| श्रावण १ को मौज्दात | २,९०४,७९९,०९९ | २,५८६,९९४,६२४ | २,९०४,७९९,०९९ | २,५८६,९९४,६२४ |
| यस वर्षको नोक्सानी व्यवस्था | | | | |
| यस वर्षको जम्मा/फिर्ता | १११,३७०,५०२ | ३१८,६८४,३८८ | १११,३७०,५०२ | ३१८,६८४,३८८ |
| विदेशी मुद्रा विनिमय दर भिन्नताको कारण नोक्सानी व्यवस्था | - | - | - | - |
| अन्य परिवर्तन | - | - | - | - |
| आषाढ मसान्तको मौज्दात | ३,०९६,९६९,५९३ | २,९०४,७९९,०९९ | ३,०९६,९६९,५९३ | २,९०४,७९९,०९९ |
| जम्मा नोक्सानी व्यवस्था | ५,९५९,०५८,२२० | ४,९०९,८४५,५७३ | ५,९५९,०५८,२२० | ४,९०९,८४५,५७३ |

अनुसूची ४.८

| धितोपत्रमा लगानी | समूह | | बैंक | |
|--|-----------------------|-----------------------|-----------------------|-----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| परिषोधित लागतमा मापन गरिएको धितोपत्रमा लगानी | ४९,९५६,४७९,७५९ | ५६,४४३,७९९,५९६ | ४९,०७२,५०३,७५९ | ५६,३०७,३१५,५९६ |
| अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मापन गरिएको शेयर (इक्विटी) मा लगानी | ७,०९३,२०६,२९८ | ६,२८५,०७५,६७६ | ६,९०६,४५५,६६१ | ६,९७३,९६०,५९८ |
| जम्मा | ४८,९६९,६८५,९६९ | ६२,७२८,८६७,९९२ | ४७,९७८,९५९,४९२ | ६२,४८०,४७६,०३४ |

अनुसूची ४.८.१

| परिषोधित लागतमा मापन गरिएको धितोपत्रमा लगानी | समूह | | बैंक | |
|--|-----------------------|-----------------------|-----------------------|-----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| ऋणपत्र | १,४५९,०७७,५९८ | १,४५९,०७७,५९८ | १,४५९,१०९,५९८ | १,४५९,१०९,५९८ |
| सरकारी ऋणपत्र तथा बण्ड | ३७,०३०,५३५,०६६ | ३७,२९९,०६९,५८४ | ३७,०३०,५३५,०६६ | ३७,२९९,०६९,५८४ |
| सरकारी ट्रेजरी विल | २,५९०,८६७,०८८ | १७,६४५,१५२,३३४ | २,५९०,८६७,०८८ | १७,६४५,१५२,३३४ |
| नेपाल राष्ट्र बैंकको ऋणपत्र तथा बण्ड | - | - | - | - |
| नेपाल राष्ट्र बैंकको निक्षेप उपकरणहरू | - | - | - | - |
| अन्य | ७६,०००,००० | ९२८,५००,००० | - | - |
| घटाउने: विशेष हानी नोक्सानी व्यवस्था | - | - | - | - |
| जम्मा | ४९,९५६,४७९,७५९ | ५६,४४३,७९९,५९६ | ४९,०७२,५०३,७५९ | ५६,३०७,३१५,५९६ |

अनुसूची ४.८.२

| अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मापन गरिएको शेयर (इक्विटी) लगानी | समूह | | बैंक | |
|---|---------|---------|---------|---------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| इक्विटी उपकरणहरू | | | | |

| | | | | |
|-----------------------|----------------------|----------------------|----------------------|----------------------|
| सूचिकृत शेयरहरू | ५,३३८,९७२,८२५ | ४,७५८,४८६,५२९ | ५,२८२,२२२,२६८ | ४,६९६,५७९,३६३ |
| सूचिकृत नभएका शेयरहरू | १,६७४,२३३,३९३ | १,५२६,५८९,९५५ | १,६२४,२३३,३९३ | १,४७६,५८९,९५५ |
| जम्मा | ७,०९३,२०६,२९८ | ६,२८५,०७५,६७६ | ६,९०६,४५५,६६१ | ६,९७३,९६०,५९८ |

| इकाईमा गरिएको लगानीको जानकारी | समूह | | | वैकार | | |
|--|-------------|----------------|-------------|----------------|-------------|---------------|
| | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य |
| अन्य विस्तृत आमदानी मार्फत उचित मूल्यमा मापन गरिएका सुचिकृत शेयर (इकिटटी) लगानी | | | | | | |
| सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (२,११५,०१९ साधारण शेयर रु १०० को दरले चुका) | ८७,०९५,३०४ | १,८९८,१९०४,८३८ | ८७,०९५,३०४ | १,६४४६,५४२,२९२ | ८७,०९५,३०४ | १,६४५,५४२,२९२ |
| नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड २७,१६२ साधारण शेयर रु १०० को दरले चुका) | ९६,६३०,६६३ | १६,१६१,३९० | ८०,०८०,५२६ | ७,६१४,७९० | १६,६३०,६६३ | ८०,०८०,५२६ |
| एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (२,११३ संस्थापक शेयर रु १०० को दरले चुका) | २४३,१७७ | १,५२६,८८७ | २४३,१७७ | १,१८३,२८३ | २४३,१७७ | १,१८३,२८३ |
| लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (४२,५६२ साधारण शेयर रु १०० को दरले चुका) | ५५,७५८,४०४ | ६१,२०४,१५६ | ५५,७५८,४०४ | ६६,१८३,८९० | ५५,७५८,४०४ | ६६,१८३,९१० |
| बुटवल पावर कम्पनी लिमिटेड (१४७,८२७ साधारण शेयर रु १०० को दरले चुका) | ६८,५३९,१०४ | ४५,८५७,३७० | ६८,५३९,१०४ | ४८,८८४,८१४ | ६८,५३९,१०४ | ४८,८८४,८१४ |
| नेपाल ल्यूप आयल लिमिटेड (२,५८६ साधारण शेयर रु १०० को दरले चुका) | १,०८० | ६५५,२९२ | १,०८० | ५४०,००९ | १,०८० | ६५५,२९२ |
| नेपाल फिल्म डेवलपमेन्ट कम्पनी लिमिटेड (५३९ साधारण शेयर रु १०० को दरले चुका) | - | - | ५६९ | १८,३२६ | - | - |
| रिहि हाइड्रोपावर डेवलपमेन्ट कम्पनी लिमिटेड (३५२ साधारण शेयर रु १०० को दरले चुका) | ३४,१९४ | ६०,०५६ | २२,३१४ | ५६,८६२ | ३४,१९४ | ५६,८६२ |
| चिलिमे हाइड्रोपावर लिमिटेड (३७९,२३४ साधारण शेयर रु १०० को दरले चुका) | १४८,२१९,३३९ | १२६,१२३,८९० | १४८,२१९,३३९ | १३२,३३७,३३९ | १४८,२१९,३३९ | १३२,३३७,३३९ |
| सानिमा मार्फ हाइड्रोपावर लिमिटेड (२१०,८९६ साधारण शेयर रु १०० को दरले चुका) | १२,४२४,८८९ | ७७,५७२,०३२ | ८८,४६८,२५५ | ६४,३२४,८३५ | १२,४२४,८८९ | ८८,४६८,२५५ |
| आइजिआइ पुल्टिस्पाल इन्स्पोरेन्स कम्पनी लिमिटेड (५८,९३८ साधारण शेयर रु १०० को दरले चुका) | ३६,००९,१०५ | ३२,८८९,४०४ | २९,८८३,४५३ | ३५,००९,१०५ | ३२,८८९,४०४ | २४,५२८,००० |
| सगरमाथा लुचिनी इन्स्पोरेन्स कम्पनी लिमिटेड (४२,६२७ साधारण शेयर रु १०० को दरले चुका) | ३२,८६४,९४४ | ३१,०२७,६३३ | २५,२८८,२४५ | ३१,०२७,६३३ | २५,२८८,२४५ | २४,३१९,४४२ |

| | समूह | | | गत वर्ष | | | यस वर्ष | | | बँक | गत वर्ष |
|--|-------------|-------------|-------------|-------------|-------------|-------------|-------------|-------------|-------------|-------------|---------|
| | परल मूल्य | उचित मूल्य | परल मूल्य | | |
| इकिवटीमा गरिएको लानाको जानकारी | | | | | | | | | | | |
| मेरो माइक्रोफाइनान्स लघुवित वित्तीय संस्था लिमिटेड (७३४,३६८ संशापक शेयर रु १०० को दरले चुक्ता) तथा २४,४४४ साधारण शेयर रु १०० को दरले चुक्ता) | ३०,४०३,०९५ | ३२९,२८२,१९८ | ३४,३९८,५०० | १९३,९०८,००० | ३०,४०३,०९५ | ३२९,२८२,१९८ | ३४,३९८,५०० | ३४,३९८,५०० | ३४,३९८,५०० | १९३,९०८,००० | |
| सानाकिसान विकास लघुवित वित्तीय संस्था लिमिटेड (४९८,४९० संशापक शेयर रु १०० को दरले चुक्ता) | ३९,४८०,००० | २३५,९९१,२३१ | ३९,४८०,००० | ९६८,५४२,४९६ | ३९,४८०,००० | २३५,९९१,२३१ | ३९,४८०,००० | ३९,४८०,००० | ३९,४८०,००० | ९६८,५४२,४९६ | |
| नेशनल माइक्रोफाइनान्स लघुवित वित्तीय संस्था लिमिटेड (९३,३०८ संशापक शेयर रु १०० को दरले चुक्ता) | १४,२४९,८३४ | ८६,५६८,०४० | १४,२४९,८३४ | ६९,१९२,०५४ | १४,२४९,८३४ | ८६,५६८,०४० | १४,२४९,८३४ | १४,२४९,८३४ | १४,२४९,८३४ | ६९,१९२,०५४ | |
| अपर तामाकोशी हाइट्रोपावर लिमिटेड (७५,४३६ साधारण शेयर रु १०० को दरले चुक्ता) | ३९,२२७,३१६ | १३,३२९,५४१ | २७,४५५,५१६ | १६,०९८,०४२ | ३९,२२७,३१६ | १३,३२९,५४१ | २७,४५५,५१६ | १६,०९८,०४२ | १६,०९८,०४२ | ७५,४३६ | |
| गलोबल आइएमई समुन्नत योजना (४,५७९,३६० इकाई रु १० को दरले चुक्ता) | - | - | ४८,३५८,८१५ | ४४,०९९,२३७ | - | - | - | ४८,३५८,८१५ | ४४,०९९,२३७ | ४,५७९,३६० | |
| लक्ष्मी इकिवटी फाउड (३,०९७,१९८ इकाई रु १० को दरले चुक्ता) | ३४,४९८,५८८ | ३०,९४०,२०९ | ३०,९४०,२०९ | २६,०६०,०३९ | ३४,४९८,५८८ | ३०,९४०,२०९ | ३०,९४०,२०९ | ३०,९४०,२०९ | ३०,९४०,२०९ | २६,०६०,०३९ | |
| नविल इकिवटी फाउड (४,६२३,६६७ इकाई रु १० को दरले चुक्ता) | - | - | ५५,३२२,८९२ | ४४,४३३,४४० | - | - | - | ५५,३२२,८९२ | ४४,४३३,४४० | ४,६२३,६६७ | |
| एनआइबिएल प्रगति फाउड (१२,०७,९०२ इकाई रु १० को दरले चुक्ता) | - | - | १२,०२८,१३४ | ११,१७२,१७२ | - | - | - | १२,०२८,१३४ | ११,१७२,१७२ | १२,०७,९०२ | |
| एनएमवि हाइट्रिड फाउड-१ (३,१८९,१७४ इकाई रु १० को दरले चुक्ता) | - | - | ३३,३०८,११६ | ३४,४११,१८६ | - | - | - | ३३,३०८,११६ | ३४,४११,१८६ | ३,१८९,१७४ | |
| सानिमा इकिवटी फाउड (८,८५७,६०८ इकाई रु १० को दरले चुक्ता) | १२२,५०३,४६९ | ९७,०७२,८५० | ११७,०७२,८५० | १२२,५०३,४६९ | ११७,०७२,८५० | १२२,५०३,४६९ | ११७,०७२,८५० | ११७,०७२,८५० | ११७,०७२,८५० | ८,८५७,६०८ | |
| सिद्धार्थ इकिवटी फाउड (२२,५००,००० इकाई रु १० को दरले चुक्ता) | २२५,०००,००० | १८८,१७५,००० | २२५,०००,००० | २१२,१७५,००० | २२५,०००,००० | १८८,१७५,००० | २२५,०००,००० | २२५,०००,००० | २२५,०००,००० | २१२,१७५,००० | |
| एनआइसि. एशिया ग्रोथ फाउड (३,६३६,२८० इकाई रु १० को दरले चुक्ता) | ४८,८२६,४८२ | ३५,९९९,१७२ | ४७,५४६,२१२ | ३६,०१७९,६२१ | ४८,८२६,४८२ | ३५,९९९,१७२ | ४७,५४६,२१२ | ३६,०१७९,६२१ | ३६,०१७९,६२१ | ३,६३६,२८० | |
| सिटिजन स्युयुअल फाउड (७८९,५९० इकाई रु १० को दरले चुक्ता) | ७,८४५,५३८ | ७,६११,६४२ | ७,८१७,५७६ | ७,३७७,०८९ | ७,८४५,५३८ | ७,३७७,०८९ | ७,८१७,५७६ | ७,८१७,५७६ | ७,८१७,५७६ | ७,८१७,५७६ | |

| इकाईमा गरिएको लगानीको जानकारी | समूह | | | | वैक | | | |
|---|-------------|-------------|-------------|-------------|-------------|-------------|-------------|-------------|
| | परल मूल्य | उचित मूल्य | गत वर्ष | यस वर्ष | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य |
| सिद्धार्थ इन्स्ट्रमेण्ट एण्ड ग्रोथ स्कीम-२ (२१,०००,००० इकाई रु १० को दरले चुका) | २१०,०००,००० | ११९,२९०,००० | २१०,०००,००० | १८९,६३०,००० | २१०,०००,००० | ११९,२९०,००० | २१०,०००,००० | १८९,६३०,००० |
| रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड (५२,९६७ साधारण शेयर रु १०० को दरले चुका) | २५,७१७,८२५ | १५,६२५,२६५ | २५,७१७,८२५ | १५,८१०,१०० | २५,७१७,८२५ | १५,६२५,२६५ | २५,७१७,८२५ | १५,८१०,१०० |
| नाबिल ब्यालेन्स फण्ड-२ (४,३८४,२९० इकाई रु १० को दरले चुका) | ५३,१७२५,४४० | ३९,४४८,६१० | ५२,४९०,४७८ | ३७,२३०,१५२ | ५३,१७२५,४४० | ३९,४४८,६१० | ५२,४९०,४७८ | ३७,२३०,१५२ |
| सिटिजन म्युअल फण्ड-२ (५,११८,००० इकाई रु १० को दरले चुका) | ५०,८८८,३२८ | ५२,८१०,०६० | ५०,०००,००० | ५१,८५०,००० | ५०,८८८,३२८ | ५२,८१०,०६० | ५०,०००,००० | ५१,८५०,००० |
| एनआईसि एशिया ब्यालेन्स फण्ड (३,५६,४,९०० इकाई रु १० को दरले चुका) | ३७,४२२,८६६ | ३४,२२१,१२० | ३७,४२२,८६६ | ३३,२४८,६५१ | ३७,४२२,८६६ | ३४,२२१,१२० | ३७,४२२,८६६ | ३३,२४८,६५१ |
| एनएमबि ५० (८,३८७,६३५ इकाई रु १० को दरले चुका) | ९२,८०८,३३८ | ८४,२११,८५५ | ८६,८३४,२२३ | ८१,५८१,६६८ | ९२,८०८,३३८ | ८४,२११,८५५ | ८६,८३४,२२३ | ८१,५८१,६६८ |
| समाराइज फर्स्ट म्युच्युअल फण्ड (२,८०६,११३ इकाई रु १० को दरले चुका) | ३७,२५८,४४९ | २९,०४३,२७० | ३७,२५८,४४९ | ३१,०११,१३२ | ३७,२५८,४४९ | २९,०४३,२७० | ३७,२५८,४४९ | ३१,०११,१३२ |
| हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (७२,५६० साधारण शेयर रु १०० को दरले चुका) | ३६,२९१,५०२ | २८,३७०,१६० | २१,८२६,०८२ | १८,६६२,६७० | ३६,२९१,५०२ | २८,३७०,१६० | २१,८२६,०८२ | १८,६६२,६७० |
| सूर्य ज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (७७,९५० साधारण शेयर रु १०० को दरले चुका) | ४२,२७३,०७१ | ३३,५१०,७०५ | ३१,९०४,४६२ | २९,७०६,३९० | ४२,२७३,०७१ | ३३,५१०,७०५ | ३१,९०४,४६२ | २९,७०६,३९० |
| लक्ष्मी उन्नती कोष (२,१८१,९०० इकाई रु १० को दरले चुका) | २१,६४२,९०३ | १९,६३७,१०० | २०,००७,०५८ | १८,१७८६,५७३ | २१,६४२,९०३ | १९,६३७,१०० | २०,००७,०५८ | १८,१७८६,५७३ |
| एनआईबिएल समिटि फण्ड-२ (१,०००,००० इकाई रु १० को दरले चुका) | १०,०००,००० | ८,२५०,००० | १०,०००,००० | १०,११०,००० | १०,०००,००० | ८,२५०,००० | १०,०००,००० | ८,११०,००० |
| कुमारी इकाई फण्ड (१,०८५,१०० इकाई रु १० को दरले चुका) | १०,१७२८,८२६ | १०,४८२,०६६ | १०,०००,००० | १०,१७०,००० | १०,१७२८,८२६ | १०,४८२,०६६ | १०,०००,००० | १०,१७०,००० |
| सामिना लार्ज व्याप फण्ड (१,००९,९०० इकाई रु १० को दरले चुका) | १०,००८,८१५ | १,३००,२१९ | १०,०००,००० | १,१२०,००० | १०,००८,८१५ | १,३००,२१९ | १०,०००,००० | १,१२०,००० |

| इकावटीमा गरिएको लागानिको जानकारी | सम्झौता | | | गत वर्ष | | | यस वर्ष | | | बँक | |
|--|-------------|-------------|-------------|--------------|-------------|-------------|-------------|-------------|-------------|--------------|--------------|
| | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य | परल मूल्य | गत वर्ष | उचित मूल्य |
| आर.वि.सि. म्युचअल फण्ड-१ (१,०००,००० इकाई रु १० को दरले चुका) | १०,०००,००० | ८,९६०,००० | १०,०००,००० | ८,०८०,००० | १०,०००,००० | ८,१६०,००० | १०,०१०,००० | १०,०१०,००० | १०,०१०,००० | १०,०१०,०८० | १०,०१०,०८० |
| कुमारी धनवृद्धि योजना (१,००९,००० इकाई रु १० को दरले चुका) | १०,०१०,००० | ८,६७९,६७० | १०,०१०,००० | १०,०५०,०४० | १०,०१०,००० | १०,०५७९,८५० | १०,०१०,००० | १०,०१०,००० | १०,०१०,००० | १०,०१०,०८० | १०,०१०,०८० |
| नविल व्यालेस्स फण्ड ३ (१६,६७० इकाई रु १० को दरले चुका) | १६६,७०० | १३०,०२६ | १६६,७०० | १२६,१९२ | १६६,७०० | १३०,०२६ | १६६,७०० | १६६,७०० | १६६,७०० | १६६,७०० | १२६,९१२ |
| सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड (२,६४०,००० साधारण शेयर रु १०० को दरले चुका) | २६४,०००,००० | १५०,०११,११३ | २६४,०००,००० | २०५,१९२८,००० | २६४,०००,००० | १५०,०११,११३ | २६४,०००,००० | १५०,०११,११३ | २६४,०००,००० | २०५,१९२८,००० | २०५,१९२८,००० |
| नेपाल पूर्वाखर विकास बँक लिमिटेड (१,०८०,००० संस्थापक शेयर रु १०० को दरले चुका) | १००,०००,००० | २३५,४४४,१७६ | १००,०००,००० | १६३,८६४,००० | १००,०००,००० | २३५,४४४,१७६ | १००,०००,००० | १००,०००,००० | १००,०००,००० | १६३,८६४,००० | १६३,८६४,००० |
| हाइड्रोइलेक्ट्रिसिटी इन्वेस्टमेन्ट पार्ट डेरमलपमेन्ट कम्पनी लिमिटेड (१ साधारण शेयर रु १०० को दरले चुका) | - | - | - | - | - | - | - | - | - | - | १८४ |
| गलोबल आइएम लघुवित वितीय संस्था लिमिटेड (१ साधारण शेयर रु १०० को दरले चुका) | - | - | - | - | - | - | - | - | - | - | १०५ |
| मिरि लघुवित वितीय संस्था लिमिटेड (१ साधारण शेयर रु १०० को दरले चुका) | - | - | - | - | - | - | - | - | - | - | १०९ |
| गलोबल आइएम व्यालेस्स फण्ड - १ (५००,००० इकाई रु १० को दरले चुका) | ५,०००,००० | ४,५५०,००० | ५,०००,००० | ४,६७०,००० | ५,०००,००० | ४,५५०,००० | ५,०००,००० | ५,०००,००० | ५,०००,००० | ५,०००,००० | ४,६३०,००० |
| एनआइबिएल ग्रेथ फण्ड (१,०००,००० इकाई रु १० को दरले चुका) | १०,०००,००० | १०,६४०,००० | १०,०००,००० | १०,६४०,००० | १०,०००,००० | १०,६४०,००० | १०,०००,००० | १०,६४०,००० | १०,६४०,००० | १०,६४०,००० | १०,६४०,००० |
| एनएमबि सुलभ इन्वेस्टमेन्ट फण्ड - २ (२,५००,००० इकाई रु १० को दरले चुका) | २५,०००,००० | २५,१५०,००० | २५,०००,००० | २४,१७५,००० | २५,०००,००० | २५,१५०,००० | २५,०००,००० | २५,१५०,००० | २५,०००,००० | २५,०००,००० | २४,१७५,००० |
| एन.आइ.सि. एसिया फलेक्सी व्याप फण्ड (२,०००,००० शेयर रु १० को दरले चुका) | २०,०००,००० | १८,५००,००० | २०,०००,००० | २०,३४०,००० | २०,०००,००० | १८,५००,००० | २०,०००,००० | १८,५००,००० | २०,०००,००० | २०,३४०,००० | २०,३४०,००० |
| नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (१३,२६१ शेयर रु १०० को दरले चुका) | १३,२२३,१३३ | ८,२०८,५५९ | - | - | - | - | - | - | - | - | - |

| इकीवरीमा गरिएको लगानीको जानकारी | समूह | | | | | वैक | | गत वर्ष | | | |
|---|---------------|---------------|---------------|---------------|---------------|---------------|---------------|---------------|---------------|---------------|---------------|
| | यस वर्ष | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य | गत वर्ष | यस वर्ष | | परल मूल्य | उचित मूल्य | परल मूल्य |
| शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (१५,७८९ शेयर रु १०० को दरले चुका) | १५,०३१,५०६ | १६,४०८,६६३ | - | - | - | १५,०३१,५०६ | - | - | १६,४०८,६६३ | - | - |
| आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (३१,०४६ साधारण शेयर रु १०० को दरले चुका) | १५,००१,६३६ | १४,६३८ | - | - | - | १५,००१,६३६ | - | - | १४,६३८ | - | - |
| नेको इन्स्योरेन्स कम्पनी लिमिटेड (१४,२८८ शेयर रु १०० को दरले चुका) | १५,१७१,४२० | १६,८४६०८ | - | - | - | १५,१७१,४२० | - | - | १६,८४६०८ | - | - |
| सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड (८,४९६ साधारण शेयर रु १०० को दरले चुका) | ४,०६२,३८५ | ४,३४४०५ | - | - | - | ४,०६२,३८५ | - | - | ४,३४४०५ | - | - |
| सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (३६,२०६ साधारण शेयर रु १०० को दरले चुका) | १३,११६,७७४ | १४,२७१,७८८ | - | - | - | १३,११६,७७४ | - | - | १४,२७१,७८८ | - | - |
| रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (१५,२०२ साधारण शेयर रु १०० को दरले चुका) | ३,१७२५,५१६ | ३,९६२,५६३ | - | - | - | ३,१७२५,५१६ | - | - | ३,९६२,५६३ | - | - |
| लक्ष्मी भ्यालु फाउड २ (५००,००० शेयर रु १० को दरले चुका) | ५,०००,००० | ४,६२०,००० | - | - | - | ५,०००,००० | - | - | ४,६२०,००० | - | - |
| एनआइबिएल स्टेबल फाउड (५००,००० शेयर रु १० को दरले चुका) | ५,०००,००० | ५,०००,००० | - | - | - | ५,०००,००० | - | - | ५,०००,००० | - | - |
| हिमालयन ८०:२० (१,०००,००० शेयर रु १० को दरले चुका) | १,०००,००० | १,१११०,००० | - | - | - | १,००,०००,००० | - | - | १,१११०,००० | - | - |
| कुमारी सबल योजना (५००,००० शेयर रु १० को दरले चुका) | ५,०००,००० | ५,०००,००० | - | - | - | ५,०००,००० | - | - | ५,०००,००० | - | - |
| सिद्धार्थ इन्स्प्रेसट एन्ड ग्रोथ रकीम-३ (१२,०००,००० शेयर रु १० को दरले चुका) | १२०,०००,००० | ११३,४००,००० | १२०,०००,००० | १२०,०००,००० | १२०,०००,००० | १२०,०००,००० | ११३,४००,००० | १२०,०००,००० | १२०,०००,००० | १२०,०००,००० | १२०,०००,००० |
| सिद्धार्थ इन्स्प्रेसट एन्ड ग्रोथ रकीम-३ (५,०००,३५० शेयर रु १० को दरले चुका) | ५,१११५५,५४८ | ५,१११५५,५४८ | ५,१११५५,५४८ | ५,१११५५,५४८ | ५,१११५५,५४८ | ५,१११५५,५४८ | ५,१११५५,५४८ | ५,१११५५,५४८ | ५,१११५५,५४८ | ५,१११५५,५४८ | ५,१११५५,५४८ |
| सानिमा ग्रोथ फाउड (१,०००,००० इकाई रु १० को दरले चुका) | १५,०००,००० | १५,२९०,००० | १५,०००,००० | १५,०००,००० | १५,०००,००० | १५,०००,००० | १५,२९०,००० | १५,०००,००० | १५,२९०,००० | १५,०००,००० | १५,२९०,००० |
| जम्मा | २,४६५,४८२,१७९ | ५,३३८,१७२,८५४ | २,४४६,९५२,६४९ | ४,७५२,४८६,५२१ | २,४०३,५१३,८२१ | ५,२८२,२२२,२६८ | २,३८६,८०५,१८९ | ४,६९६,५७९,३६३ | ४,६९६,५७९,३६३ | ४,६९६,५७९,३६३ | ४,६९६,५७९,३६३ |

| अन्य विस्तृत आवानी मार्फत उचित मूल्यमा मापन गरिएका शेयर (इक्विटी) लगानी | सम्ह | | | बैंक | | |
|--|----------------------|----------------------|----------------------|----------------------|--------------------------|----------------------|
| | यस वर्ष | उचित मूल्य | परल मूल्य | यस वर्ष | उचित मूल्य | परल मूल्य |
| कर्जां सूचना केन्द्र (२१,०६४ संख्यापक शेयर रु १०० को दरले चुक्ता) | १,९०७,६०० | १४४,७२५,६३३ | १,९०७,६०० | ८३,२०१,४२९ | १४४,७२५,६३३ | १,८०७,६०० |
| नेपाल विल्यरिङ्क हाउस लिमिटेड (१२२६,८१५ संख्यापक शेयर रु १०० को दरले चुक्ता) | ११९,२४९,१०४ | ३०२,४३३,१९४ | १०७,४०२,६०० | २४५,३७४,५१५ | ११९,२४९,१०४ | १०२,४३३,१९४ |
| नेशनल बैंकिङ् ट्रेनिङ्स इन्स्टिच्यूट (१८,३४९ संख्यापक शेयर रु १०० को दरले चुक्ता) | १,८३४,८६० | ७,५८१,०१० | १,८३४,८६० | ७,२७२,८३५ | १,८३४,८६० | ७,२७२,८३५ |
| ईआर नेपाल लिमिटेड (२७,३६० संख्यापक शेयर रु १०० को दरले चुक्ता) | ७५०,००० | ६,२४१,१५४ | ७५०,००० | ६,९८६,६५० | ७५०,००० | ६,२४१,१५४ |
| नेपाल इलेक्ट्रोनिक पेमेट सिस्टम लिमिटेड (१५०,००० संख्यापक शेयर रु १०० को दरले चुक्ता) | - | - | १५,०००,००० | २३,४९२,००० | - | १५,०००,००० |
| प्रध व्यापिटल लिमिटेड (४५,००० संख्यापक शेयर रु १०० को दरले चुक्ता) | ४,५००,००० | ४,८४९,८२२ | ४,५००,००० | ४,९०४,९५० | ४,८४९,८२२ | ४,९०४,९५० |
| विपद्त एस. सिः* (७ शेयर) | ६,०३७,६८३ | ८,२०६,१७५ | ६,१०५,१५० | ६,१०५,१५० | ८,२०६,१७५ | ६,१०५,१५० |
| अवसर इक्वीटी डाइमर्सिफाइड फण्ड (१,००,००० शेयर रु १०० को दरले चुक्ता) | १,००,०००,००० | १,००,०००,००० | १,००,०००,००० | १,००,०००,००० | १,००,०००,००० | १,००,०००,००० |
| अवसर इक्वीटी डाइमर्सिफाइड फण्ड (५०,००० शेयर रु १०० को दरले चुक्ता) | ५०,०००,००० | ५०,०००,००० | ५०,०००,००० | ५०,०००,००० | ५०,०००,००० | ५०,०००,००० |
| कुमारी सुनौलो लगानी योजना (१,००,०००,००० शेयर रु १० को दरले चुक्ता) | १०,०००,००० | १०,६४०,००० | १०,०००,००० | १०,६४०,००० | १०,६४०,००० | १०,६४०,००० |
| नविल पलेट्जी क्याप फण्ड (१,००,००० शेयर रु १० को दरले चुक्ता) | १०,०००,००० | १०,६४०,००० | १०,०००,००० | १०,६४०,००० | १०,६४०,००० | १०,६४०,००० |
| एनआइबिएल सहभागिता फण्ड (२५०,००० शेयर रु १० को दरले चुक्ता) | २,५००,००० | २,६३५,००० | २,५००,००० | २,६३५,००० | २,५००,००० | २,५००,००० |
| सिद्धार्थ इन्वेस्टमेंट एप्ड ग्रोथ स्टफ्फम (५०,०००,००० इफाई रु १० को दरले चुक्ता) | १०,३८५,००० | १७,१००,००० | ४५,४४४,००० | १०,३८५,००० | १७,१००,००० | ४५,४४४,००० |
| एनआइसी एसिया डाइनोमिक डेव्ह फण्ड (१००,००० इफाई रु १० को दरले चुक्ता) | १,०००,००० | १,१०९,००० | १,१०९,००० | १,१०९,००० | १,१०९,००० | १,१०९,००० |
| अवसर इक्वीटी लिमिटेड (३००,००० शेयर रु १०० को दरले चुक्ता) | ३०,०००,००० | २६,८७१,००० | ३०,०००,००० | ३०,०००,००० | २६,८७१,००० | ३०,०००,००० |
| जम्मा | १,४००,१८२,२४७ | १,६७४,२३३,३९३ | १,३५८,४५५,२२७ | १,५२६,५८९,१५५ | १,३५०,१८२,२३३,३९३ | १,४७६,५८९,१५५ |

* विदेशी वित्तिमयको पुनिमूल्याङ्कन तथा प्रतिशेयर किताबी मूल्यमा भएको वृद्धिको कारणले स्विप्ट एस.सि.को लगानी वृद्धि भएको छ ।

अनुसूची ४.९

| चालु कर सम्पत्ति | समूह | | बँक | |
|-------------------------------|-----------------|-----------------|-----------------|-----------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| चालु कर सम्पत्ति | | | | |
| चालु वर्षको आय कर सम्पत्ति | १,५१०,८०४,३५३ | १,२०४,६५७,९८० | १,४८२,९८९,२७४ | १,१७६,७२०,२३७ |
| अधिल्लो वर्षहरूको कर सम्पत्ति | १,०५७,५३७,८८२ | ८,३६५,६९८,९४५ | १,०५७,५३७,८८२ | ८,३६५,६९८,९४५ |
| चालु कर दायित्व | | | | |
| चालु वर्षको आयकर दायित्व | (१,४२०,०९९,०९७) | (१,४२४,२६५,०८८) | (१,३९२,५२९,६७२) | (१,३९९,८९९,९८९) |
| गत वर्षहरूको कर दायित्वहरू | (८,९२९,३४९,९३७) | (७,८७८,७६२,२५३) | (८,९२९,३४९,९३७) | (७,८७८,७६२,२५३) |
| जम्मा | २९८,९७४,००९ | २६७,३२८,७८४ | २९७,८४०,३४७ | २६३,७६४,९४७ |

अनुसूची ४.१०

| सहायक कम्पनीमा लगानी | बँक | |
|------------------------------------|------------|------------|
| | यस वर्ष | गत वर्ष |
| सूचिकृत सहायक कम्पनीमा लगानी | - | - |
| सूचिकृत नभएको सहायक कम्पनीमा लगानी | ५९,०००,००० | ५९,०००,००० |
| जम्मा लगानी | ५९,०००,००० | ५९,०००,००० |
| घटाउने : नोक्सानी व्यवस्था | - | - |
| खुद किताबी मूल्य | ५९,०००,००० | ५९,०००,००० |

अनुसूची ४.१०.१

| सूचिकृत भएका सहायक कम्पनीमा लगानी | बँक | | | |
|-----------------------------------|-----------|------------|-----------|------------|
| | यस वर्ष | | गत वर्ष | |
| | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य |
| लि. | - | - | - | - |
| शेयर प्रति | - | - | - | - |
| जम्मा | - | - | - | - |

बँकले कुनै पनि सूचिकृत भएका सहायक कम्पनीमा लगानी गरेको छैन।

अनुसूची ४.१०.२

| सूचिकृत नभएका सहायक कम्पनीमा लगानी | बँक | | | |
|---|------------|------------|------------|------------|
| | यस वर्ष | | गत वर्ष | |
| | परल मूल्य | उचित मूल्य | परल मूल्य | उचित मूल्य |
| सिद्धार्थ क्यापिटल लि. | ५९,०००,००० | ५९,०००,००० | ५९,०००,००० | ५९,०००,००० |
| १०,२०,००० संस्थापक शेयर प्रति शेयर रु १०० | | | | |
| जम्मा | ५९,०००,००० | ५९,०००,००० | ५९,०००,००० | ५९,०००,००० |

अनुसूची ४.१०.३

| बैंकको सहायक कम्पनीहरूको जानकारी | बैंक | |
|----------------------------------|---------------------|---------|
| | स्वामित्वको प्रतिशत | |
| | यस वर्ष | गत वर्ष |
| सिद्धार्थ क्यापिटल लि. | ५१% | ५१% |

अनुसूची ४.१०.४

| सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ | समूह | |
|--|---------|------|
| | यस वर्ष | समूह |

सिद्धार्थ क्यापिटल लि.

| | |
|--|-------------|
| गैर नियन्त्रित स्वार्थ भएकासँग रहेको इकिवटी स्वार्थ (%) | ४९% |
| यस वर्षको नाफा नोक्सान बॉडफॉड | ३२,५७३,९३९ |
| आषाढ मसान्त २०८१ मा गैर नियन्त्रित स्वार्थ भएकासँग रहेको संचित मौज्दात | २२७,२९५,६५५ |
| गैर नियन्त्रित स्वार्थ भएकालाई भुक्तानी गरेको लाभांश | २४,५००,००० |

| सहायक कम्पनीहरूको गैर नियन्त्रित स्वार्थ | समूह | |
|--|---------|------|
| | गत वर्ष | समूह |

सिद्धार्थ क्यापिटल लि.

| | |
|--|-------------|
| गैर नियन्त्रित स्वार्थ भएकासँग रहेको इकिवटी स्वार्थ (%) | ४९% |
| यस वर्षको नाफा नोक्सान बॉडफॉड | ३०,५६७,५९२ |
| आषाढ मसान्त २०८० मा गैर नियन्त्रित स्वार्थ भएकासँग रहेको संचित मौज्दात | २२०,९९३,९८२ |
| गैर नियन्त्रित स्वार्थ भएकालाई भुक्तानी गरेको लाभांश | २४,५००,००० |

अनुसूची ४.११

| सम्बद्ध कम्पनीमा लगानी | समूह | | बैंक | |
|--------------------------------------|---------|---------|---------|---------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| सूचिकृत सम्बद्ध कम्पनीमा लगानी | - | - | - | - |
| सूचिकृत नभएका सम्बद्ध कम्पनीमा लगानी | - | - | - | - |
| जम्मा लगानी | - | - | - | - |
| घटाउने : नोक्सानी व्यवस्था | - | - | - | - |
| खुद कितावी मूल्य | - | - | - | - |

बैंकले कुनै पनि सम्बद्ध कम्पनीमा लगानी गरेको छैन।

अनुसूची ४.११.१

| सूचिकृत भएका सम्बद्ध कम्पनीमा लगानी | | समूह | | बैंक | |
|-------------------------------------|------------|---------|------------|---------|------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष | गत वर्ष |
| लगात | उचित मूल्य | लगात | उचित मूल्य | लगात | उचित मूल्य |
| लि. | - | - | - | - | - |
| शेयर प्रति | - | - | - | - | - |
| जम्मा | - | - | - | - | - |

अनुसूची ४.११.२

| सूचिकृत नभएका सम्बद्ध कम्पनीमा लगानी | | समूह | | बैंक | |
|--------------------------------------|------------|---------|------------|---------|------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष | गत वर्ष |
| लगात | उचित मूल्य | लगात | उचित मूल्य | लगात | उचित मूल्य |
| लि. | - | - | - | - | - |
| शेयर प्रति | - | - | - | - | - |
| जम्मा | - | - | - | - | - |

अनुसूची ४.११.३

| बैंकको सम्बद्ध कर्पणीहरूको जानकारी | | समूह | | बैंक | |
|------------------------------------|-------------------|---------|---------|---------|---------|
| | सामिक्तको प्रतिशत | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| लि. | - | - | - | - | - |
| जम्मा | - | - | - | - | - |

अनुसूची ४.११.४

| सम्बद्ध कम्पनीहरूको इकिवटी मूल्य | | यस वर्ष | | समूह | |
|----------------------------------|---------|---------|---------|---------|---------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष | गत वर्ष |
| लि. | - | - | - | - | - |
| जम्मा | - | - | - | - | - |

अनुसूची ४.१२

| लगानी सम्पत्ति | समूह | | बँक | |
|--|-------------|-------------|-------------|-------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| उचित मूल्यमा मापन गरिएको लगानी सम्पत्ति | | | | |
| श्रावण १, २०८० को मौज्दात | - | - | - | - |
| यस वर्षको थप/बिक्री | - | - | - | - |
| यस वर्षको फेयर मूल्यमा परिवर्तन | - | - | - | - |
| समायोजन/स्थानान्तरण | - | - | - | - |
| खुद रकम | - | - | - | - |
| परल मूल्यमा मापन गरिएको लगानी सम्पत्ति | | | | |
| श्रावण १, २०८० को मौज्दात | ६५४,५३७,४८९ | २१३,३०७,६९२ | ६५४,५३७,४८९ | २१३,३०७,६९२ |
| यस वर्षको थप/बिक्री | ७३,०३२,६८४ | ४४१,२२९,८७७ | ७३,०३२,६८४ | ४४१,२२९,८७७ |
| समायोजन/स्थानान्तरण | - | - | - | - |
| संचित हासकट्टी | - | - | - | - |
| संचित जोखिम व्यवस्था | - | - | - | - |
| खुद रकम | ७२७,५७०,१७४ | ६५४,५३७,४८९ | ७२७,५७०,१७४ | ६५४,५३७,४८९ |
| जम्मा | ७२७,५७०,१७४ | ६५४,५३७,४८९ | ७२७,५७०,१७४ | ६५४,५३७,४८९ |

| सम्पत्ति तथा उपकरण | | जग्गा | भवन | लिजहेल्ड | कम्प्युटर तथा सामानहरू | परिवहन साधन | फलन्चर तथा फिक्स्चर | मेशिनरी | अन्य | उपकरणहरू | आषाढ मसान्त | आषाढ मसान्त २०८१ को जम्मा |
|-----------------------------|------------------------|-------------|-------------|-----------------|------------------------|--------------|---------------------|--------------|--------------|----------------|---------------|---------------------------|
| प्रल मोल | १ शावण २०७९ को मौज्जात | ३६२,७६४,५६४ | २५३,२५४,११९ | २,७५५,२४५,३२३ | ३७२,७०६,८०९ | १५१,६८३,२५९ | १८९,११९,४४४ | - | - | ५३७६४,५४९ | ४,६३९,३२५,९३९ | |
| यस वर्ष थप: | | | | | | | | | | | | |
| प्राप्ति | | - | - | ८४८४,५०५६,५५९ | ३३,०३५,४४५ | ३,५००,००० | ३०,८२५,१४८ | - | १०२,८३५,०३७ | - | ६७५,८७४,५२७ | |
| पूँजीपृष्ठ | | ३६७,६७०,३०९ | - | (५८,०२०) | (८,९०३,२४२) | (८,८४४,१३६) | (१,८८४,६००) | (३,१७२,४३३) | - | - | ३६७,६७०,३०९ | |
| यस वर्षको विक्रिर डिस्पोजात | | - | - | २६,२६५,२२१ | - | - | - | (१३,८६८,५५०) | (१३,८६८,५५०) | (३६,९२३,१९८२) | | |
| समायोजन/पुनःदूल्याङ्कन | | - | - | ३९६,१३३,११७,११४ | ३७२,११२,११७,११४ | ३९६,१३३,११७ | १५३,११२,६५८ | - | - | २६,२६५,२२१ | | |
| आषाढ मसान्त २०८० को मौज्जात | | ३६२,७६४,५६४ | ६२०,८८०,२८७ | ३७२,७०६,११७,११४ | ३९६,१३३,११७ | १५३,११२,६५८ | १५५,५६७,११७ | - | ६३२,७६१,११३ | ५६४४,२२०,२१६ | | |
| यस वर्ष थप | | | | | | | | | | | | |
| प्राप्ति | | - | - | ३२,५८७,४४९ | २७,१७८,१४१ | ११,८३२,११० | ११,८३३,५६६ | - | ६७,११०,४४६ | १४४४,४४२६,१७५८ | | |
| पूँजीपृष्ठ | | ३,०१२,३३२ | - | (३,४५४,५७८) | (७,२०५,५३२) | (५,१९३०,११५) | (२,१४७९,६४४) | - | - | ३,०१२,३३२ | | |
| यस वर्षको विक्रिर डिस्पोजात | | - | - | १९८,३२२,४१९ | - | - | - | (१६,१०३,२८२) | (३४,६४६,८११) | | | |
| समायोजन/पुनःदूल्याङ्कन | | - | - | ६२३,७६४,४४६ | ६२३,७६४,४४६ | ४७७,५१३,११५ | १५७,१००,७७४ | - | - | १९८,३२२,४१९ | | |
| आषाढ मसान्त २०८१ को मौज्जात | | ३६२,७६४,५६४ | ६२०,८८०,२८७ | ३७२,७०६,११७,११४ | ३९६,१३३,११७ | १५७,१००,७७४ | १५८,४२४,४४८ | - | ६३४,४२४,४४८ | ४,८२४,११३ | | |
| हासकही तथा हानी नोक्सानी | | | | | | | | | | | | |
| १ शावण २०७९ को मौज्जात | | - | २३,२४३,६४६ | १,१००,५५५,४४८ | २२२,६७२,६८० | ७५,५११,००८ | १०२,५१०,७४४ | - | ३५०,५७०,७२० | १,८८६,०३३,६२६ | | |
| यस वर्षको हासकही | | - | ४,२६६,०२४ | २२२,२२५,४१६ | ३७,१३७,३४६ | १२,१३५,२५३ | १७,३६७,३८० | - | ५४,२४२,२३६ | ४०४,४८५,२३३ | | |
| यस वर्षको हानी नोक्सानी | | - | - | (२३,१७१) | (८,९१७,३५०) | (८,९४९,१७८) | (१,८५४,१४७) | - | - | - | | |
| विक्रिर डिस्पोजात | | - | (२३,१७१) | (८,११६,५३१) | (७,२१६,५३१) | - | (१३,१००,२५७) | - | - | (३६,१०३,१८८) | | |
| समायोजन | | - | - | २८,०२८,२०८ | १,३८७,०३६,४४५ | २५७,११०,२५३ | ८४४,११०,२८८ | १२३,१००५,०२८ | - | ३११,११३,२११ | | |
| आषाढ मसान्त २०८० को मौज्जात | | - | - | ११२,११२,११४ | ११२,११२,११४ | ११२,११२,११४ | ११२,११२,११४ | - | - | २,३७१,६११,५६२ | | |
| यस वर्षको हानी नोक्सानी | | - | - | ११२,११२,११४ | ११२,११२,११४ | ११२,११२,११४ | ११२,११२,११४ | - | - | ४०४,४८५,२३३ | | |
| विक्रिर डिस्पोजात | | - | (३,४३५,८७९) | (७,११५,४४४) | (५,१५२,५३०) | (२,१३१,१३८) | (०६,०११,८६१) | (३३,१३१,२४६) | - | - | | |
| समायोजन | | - | - | - | - | - | - | - | - | - | | |
| आषाढ मसान्त २०८१ को मौज्जात | | - | ४०,२२०,११४ | १,६७६,८३८,२११ | २८५,११६३,३७५ | १२२,४१३,४४४ | १४०,११२,३३३ | - | ४४०,१००,११० | २,५७६,५२५,४५० | | |
| पूँजीगत निर्माण | | - | २९०,५२६,३९० | १,२७४,११० | - | - | - | - | - | २११,१०१,३५० | | |
| खुद किताबी मूल्य | | | | | | | | | | ११६,१०१,३५० | ११६,१०१,३५० | |
| आषाढ मसान्त २०८० को मौज्जात | | ३६२,७६४,५६४ | ७८९,११५,११० | १,८८३,८११,४८० | १३९,८२९,११३ | ६८५,८०१,११० | ११२,५६२,८२७ | - | २४४,४४७,८२२ | ३,५७९,४८५,४५५ | | |
| आषाढ मसान्त २०८१ को मौज्जात | | ३६२,७६४,५६४ | ७८९,११५,११० | १,८८३,१०४,१११ | १३९,८२९,११३ | ६८५,८०१,११० | ११२,५६२,८२७ | - | २४४,४४७,८२२ | ३,५७९,४८५,४५५ | | |

| विवरण | जरना | भवन | लिजहोल्ड सम्पत्ति | कम्प्युटर तथा सामानहरू | परिवहन साधन | फर्निचर तथा फिक्स्चर | भेशिनरी | अन्य | उपकरणहरू | आषाढ मसान्त 20८१ को जम्मा | आषाढ मसान्त 20८० को जम्मा |
|---|-------------|-------------|----------------------|---------------------------|-------------|-------------------------|---------|--------------|---------------|------------------------------|------------------------------|
| प्रल मोल | | | | | | | | | | | |
| १ श्रावण २०८० को मौजदात | ३६२,७६७,५६४ | २५३,२६७,९९८ | २,७०५,८७९,३५५ | ३६१,२८९,७८९ | १४८,००९,६६३ | १८६,९४४,९२९ | - | ५३०,९३७,९१५ | - | ४,४४७,२७२,२९३ | |
| यस वर्ष थप: | | | | | | | | | | | |
| प्राप्ति | - | - | ४९९,५०६,५५१ | ३१,७८५,२९५ | - | ३०,७४०,४७६ | - | १०८,१०२,१११ | - | ६१९,००४,५४३ | |
| पूँजीकृत | - | ३६७,६७७,३०९ | - | - | - | - | - | - | - | ३६७,६७७,३०९ | |
| यस वर्षको बिक्रि डिस्पोजल | (५९,०२०) | (८,९७३,२४२) | (८,८६४,१३६) | (१,९८४,५००) | (३,१७२,४३६) | (३,१७२,४३६) | - | (१३,८६९,५५०) | (३६,९२३,७८२) | (३६,९२३,७८२) | |
| समायोजन/पुनःमूल्याङ्कन | - | - | २६,२६५,२१ | - | - | - | - | - | - | २६,२६५,२२१ | |
| आषाढ मसान्त २०८० को मौजदात | ३६२,७६७,५६४ | ६२०,८८०,८८७ | ३२२,५३९,१८६ | ३८४,२१०,१४८ | १४६,०७१,०६३ | २९३,७७२,११० | - | ६२५,१७०,४२७ | ५,५७५,२९५,५०८ | ५,५७५,२९५,५०८ | |
| यस वर्ष थप | | | | | | | | | | | |
| प्राप्ति | - | - | ३२,५८७,४४१ | २६,३७३,२९७ | ११५,०२८,००० | १६,१३८,४८४ | - | ६७,३८७,३३१ | १६७,५२५,०१६ | १६७,५२५,०१६ | |
| पूँजीकृत | - | ३,०९२,३३२ | - | - | - | - | - | - | ३,०९२,३३२ | ३,०९२,३३२ | |
| यस वर्षको बिक्रि डिस्पोजल | - | - | (३,४४५,५७८) | (७,२०५,५३२) | (५,१३०,७९५) | (२,१४७,६४४) | - | (१५,८७८,२८२) | (३४,४२८,८७९) | (३४,४२८,८७९) | |
| समायोजन/पुनःमूल्याङ्कन* | - | - | १९८,३२२,४१ | - | - | - | - | - | १९८,३२२,४१९ | १९८,३२२,४१९ | |
| आषाढ मसान्त २०८१ को मौजदात | ३६२,७६८,५६४ | ६२३,५७२,६११ | ३४४,११०,२६७ | ४०३,३७७,११३ | १५३,३१४,२६८ | २४७,१०४८,२३४ | - | ६७६,५८७,५२५ | ५,१०३,८१३,४०९ | ५,१०३,८१३,४०९ | |
| हासकटी तथा हानी नोक्सानी | | | | | | | | | | | |
| १ श्रावण २०८१ को मौजदात | - | २३,२६६,६४१ | १,०८४,८५५,३१ | २१७,८९१,५८० | ७०,८२९,४९६ | १०६,७४१,४९५ | - | ३४३,२२६,८७२ | १,८४६,८११,३४० | १,८४६,८११,३४० | |
| यस वर्षको हासकटी | - | ४,०८६,०८४ | २८,१,०६२,११० | ३६,८४८,११४ | १२,००६,५३३ | १७,३६५,११० | - | ५४,९५९,१५७ | ४०६,२५४,१५८ | ४०६,२५४,१५८ | |
| यस वर्षको हानी नोक्सानी | - | - | (२३,११७) | (८,११७,३५०) | (८,११७,१७६) | (१,१४९,१४९) | - | - | - | - | - |
| बिक्रि डिस्पोजल | - | - | (१,११६,५३१) | - | - | (१,११६,५३१) | - | (१३,१००,२५७) | (३६,९१३,८१८) | (३६,९१३,८१८) | |
| समायोजन | - | - | - | - | - | - | - | - | १११,५३१ | १११,५३१ | |
| आषाढ मसान्त २०८० को मौजदात | - | २८,०२८,८०८ | १,३६४,२३७,४७२ | २४६,०४८,१७२६ | ८०,८७७,८०३ | १२१,१२३,१०१ | - | ३८३,८८६,५७२ | २,२२४,११३,२८२ | २,२२४,११३,२८२ | |
| यस वर्षको हानी नोक्सानी | - | - | - | - | - | - | - | - | - | - | - |
| यस वर्षको हासकटी | - | १२,११२,१३५ | २८४,११३५,२०३ | ३५,४७३,०३५ | १२,१११,६७१ | २०,१११,४४४ | - | ६४,८०६,४६६ | ४२७,४५६,५०८ | ४२७,४५६,५०८ | |
| बिक्रि डिस्पोजल | - | (३,४३५,८७७) | (७,१८५,८४४) | (५,१४२,५३०) | (२,१३१,१३८) | (१५,११८,८६७) | - | (३३,६९२,२५६) | (३३,६९२,२५६) | (३३,६९२,२५६) | |
| समायोजन* | - | - | - | - | - | - | - | - | - | - | - |
| आषाढ मसान्त २०८१ को मौजदात | - | ४०,२२०,४४३ | १,६४५,५३६,१७१ | २७४,३३५,१९१ | ८७,११०६,१४४ | १३९,११८,१५७ | - | ४३२,१०६,६७४ | २,६१९,८८७,५३४ | २,६१९,८८७,५३४ | |
| पूँजीगत निर्माण | - | २१०,८२६,३७० | १,२७४,१८० | - | - | - | - | - | २११,१०१,३५० | ११६,१०१,२२४ | |
| चुद किताबी मूल्य | | | | | | | | | | | |
| आषाढ मसान्त २०८० को मौजदात | ३६२,७६८,५६४ | ७८०,३३६,०२१ | १,८६७,११२५,१८७ | १३८,११६,१४२२ | ६५,१३१,२६० | १२२,४७९,०६१ | - | २४१,४८८,११४ | ३,४४८,०८१,४४७ | ३,४४८,०८१,४४७ | |
| आषाढ मसान्त २०८१ को मौजदात | ३६२,७६८,५६४ | ७९८,३४८,०४६ | १,८०५,११२८,४४१ | १२१,१०४,१११ | ७१,४०१०,३२४ | ८८,४२८,१८१ | - | २४३,४८८,१८१ | ३,४१५,८८७,२१६ | ३,४१५,८८७,२१६ | |
| * कैकले पट्टा (लिज) को लेखाइन नफ्स १६ बोनाजिम गरेको र सो लेखाइनबाट सिर्जित Right of Use (RoU) लिज सम्पत्तिलाई लिजहोल्ड सम्पत्ति शीर्षकमा प्रस्तुत गरेको छ । आषाढ ३१, २०८१ मा RoU लिज सम्पत्तिको कुल मौजदात रु ०,५१३,, १०६,१६९ रहेको छ भने कुल हासकटीको मौजदात रु २३१,१००५, १३० रहेको छ । आषाढ ३१, | | | | | | | | | | | |

अनुसूची ४.१४

| ख्याती र अमूर्त सम्पत्ति | समूह | | | | |
|-----------------------------------|--------|-------------|-------|------|---------------|
| | ख्याती | सफटवेयर | | अन्य | आषाढ मसान्त |
| | | खरिद | विकास | | २०८१ को जम्मा |
| परल मौल | | | | | |
| १ श्रावण २०७९ को मौज्दात | - | १९८,२७४,४५२ | - | - | १९८,२७४,४५२ |
| यस वर्ष थप | | | | | |
| प्राप्ति | - | १३६,२८४,३४० | - | - | १३६,२८४,३४० |
| पूँजीकृत | - | - | - | - | - |
| यस वर्षको बिक्रि र डिस्पोजल | - | - | - | - | - |
| समायोजन/पुनःमूल्याङ्कन | - | - | - | - | - |
| आषाढ मसान्त २०८० को मौज्दात | - | ३३४,५५८,७९२ | - | - | ३३४,५५८,७९२ |
| यस वर्ष थप | | | | | |
| प्राप्ति | - | २९,२६२,७९० | - | - | २९,२६२,७९० |
| पूँजीकृत | - | - | - | - | - |
| यस वर्षको बिक्रि र डिस्पोजल | - | - | - | - | - |
| समायोजन/पुनःमूल्याङ्कन | - | - | - | - | - |
| आषाढ मसान्त २०८१ को मौज्दात | - | ३६३,८२९,५०२ | - | - | ३६३,८२९,५०२ |
| ह्वासकट्टी र हानी नोक्सानी | | | | | |
| १ श्रावण २०७९ को मौज्दात | - | १२४,५५२,१०४ | - | - | १२४,५५२,१०४ |
| यस वर्षको ह्वासकट्टी | - | ४२,३९४,३८० | - | - | ४२,३९४,३८० |
| यस वर्षको हानी नोक्सानी | - | - | - | - | - |
| बिक्रि र डिस्पोजल | - | - | - | - | - |
| समायोजन | - | - | - | - | - |
| आषाढ मसान्त २०८० को मौज्दात | - | १६६,९४६,४८४ | - | - | १६६,९४६,४८४ |
| यस वर्षको ह्वासकट्टी | - | ४९,३७८,८९८ | - | - | ४९,३७८,८९८ |
| यस वर्षको हानी नोक्सानी | - | - | - | - | - |
| बिक्रि र डिस्पोजल | - | - | - | - | - |
| समायोजन | - | - | - | - | - |
| आषाढ मसान्त २०८१ को मौज्दात | - | २१६,३२५,३०२ | - | - | २१६,३२५,३०२ |
| पूँजीगत निर्माण | - | - | - | - | - |
| खुद किताबी मूल्य | | | | | |
| आषाढ मसान्त २०८० को मौज्दात | - | १६७,६९२,३०८ | - | - | १६७,६९२,३०८ |
| आषाढ मसान्त २०८१ को मौज्दात | - | १४७,४९६,२०९ | - | - | १४७,४९६,२०९ |

| विवरण | बैंक | | | | | |
|----------------------------------|--------|-------------|-------|------|------------------------------|------------------------------|
| | ख्याती | सफटवेयर | | अन्य | आषाढ मसान्त २०८१ को जम्मा | आषाढ मसान्त २०८० को जम्मा |
| | | खरिद | विकास | | २०८१ को जम्मा | २०८० को जम्मा |
| परल मोल | | | | | | |
| १ श्रावण २०७९ को मौज्दात | - | १९२,९७०,२६२ | - | - | | १९२,९७०,२६२ |
| यस वर्ष थप | - | - | - | - | | - |
| प्राप्ति | - | १३६,२६४,३४० | - | - | | १३६,२६४,३४० |
| पूँजीकृत | - | - | - | - | | - |
| यस वर्षको बिक्रि र डिस्पोजल | - | - | - | - | | - |
| समायोजन/पुनःमूल्याङ्कन | - | - | - | - | | - |
| आषाढ मसान्त २०८० को मौज्दात | - | ३२९,२३४,६०३ | - | - | | ३२९,२३४,६०३ |
| यस वर्ष थप | | | | | | |
| प्राप्ति | - | २८,८२९,३९० | - | - | २८,८२९,३९० | |
| पूँजीकृत | - | - | - | - | - | - |
| यस वर्षको बिक्रि र डिस्पोजल | - | - | - | - | - | - |
| समायोजन/पुनःमूल्याङ्कन | - | - | - | - | - | - |
| आषाढ मसान्त २०८१ को मौज्दात | - | ३५८,०६३,९९३ | - | - | ३५८,०६३,९९३ | |
| ह्लासकट्टी र हानी नोकसानी | | | | | | |
| १ श्रावण २०७९ को मौज्दात | - | १२१,४७९,२९२ | - | - | | १२१,४७९,२९२ |
| यस वर्षको ह्लासकट्टी | - | ४१,७५५,०२८ | - | - | | ४१,७५५,०२८ |
| यस वर्षको हानी नोकसानी | - | - | - | - | | - |
| बिक्रि र डिस्पोजल | - | - | - | - | | - |
| समायोजन | - | - | - | - | | - |
| आषाढ मसान्त २०८० को मौज्दात | - | १६३,२३४,३२० | - | - | | १६३,२३४,३२० |
| यस वर्षको ह्लासकट्टी | - | ४८,६८३,०७१ | - | - | ४८,६८३,०७१ | |
| यस वर्षको हानी नोकसानी | - | - | - | - | - | - |
| बिक्रि र डिस्पोजल | - | - | - | - | - | - |
| समायोजन | - | - | - | - | - | - |
| आषाढ मसान्त २०८१ को मौज्दात | - | २११,९९७,३९१ | - | - | २११,९९७,३९१ | |
| पूँजीगत निर्माण | - | - | - | - | - | - |
| खुद किताबी मूल्य | | | | | | |
| आषाढ मसान्त २०८० को मौज्दात | - | १६६,०००,२८३ | - | - | | १६६,०००,२८३ |
| आषाढ मसान्त २०८१ को मौज्दात | - | १४६,१४६,६०२ | - | - | १४६,१४६,६०२ | |

अनुसूची ४९५

| स्थगन कर | समूह | | बैंक | |
|--|-----------------------------|-----------------------------|-------------------|------------------|
| | स्थगन कर सम्पत्ति | स्थगन कर दायित्व | यस वर्ष | यस वर्ष |
| अस्थाई भिन्नतामा स्थगन कर | स्थगन कर सम्पत्ति/(दायित्व) | स्थगन कर सम्पत्ति/(दायित्व) | स्थगन कर सम्पत्ति | स्थगन कर दायित्व |
| बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापाट | - | - | - | - |
| ग्राहकलाई दिएको कर्जा तथा सापाट | - | - | - | - |
| लगानी सम्पत्ति | - | - | - | - |
| घितोपत्रमा लगानी | (९३५,२९४,६०६) | (९३५,२९४,६०६) | (९४५,८२७,८७८) | (९४५,८२७,८७८) |
| सम्पत्ति तथा उपकरण | (२६,८९५,८९१) | (२६,८९५,८९१) | (२२,४९९,८९२) | (२२,४९९,८९२) |
| परिभाषित कर्मचारी लाभ योजना | २४७,६,९२,३२४ | - | २४६,२७५,०८३ | - |
| लिज दायित्व | ५८,५४७,९४७ | - | ५३,५२८,६५१ | ५३,५२८,६५१ |
| व्यवस्था | - | - | - | - |
| अन्य अस्थायी भिन्नताहारु | - | (१,२०३,२२०) | (१,२०३,२२०) | (१,२०३,२२०) |
| अस्थाई भिन्नतामा स्थगन कर | ३०६,१६०,०७२ | (९६२,९९३,८०७) | (६५६,७५३,७३५) | (९६९,८४३,००१) |
| अधि सारेको अनुपयोग कर धारामा स्थगन कर करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर | - | - | - | - |
| आषाढ मसात् २०८१ मा खुद स्थगन कर सम्पत्ति/(दायित्व) | (६५६,७५३,७३५) | (६५६,७५३,७३५) | (६६९,६३९,२७५) | (६६९,६३९,२७५) |
| १ श्रावण २०८० मा स्थगन कर (सम्पत्ति)/दायित्व | ४८९,०९२,७२५ | ४८९,०९२,७२५ | ५०९,९२९,२९२ | ५०९,९२९,२९२ |
| यस वर्ष सिर्जना भएको/(फिर्ता भएको) | १६७,६६९,०९९ | १६७,६६९,०९९ | १६७,६०९,९८३ | १६७,६०९,९८३ |
| नाफा नोक्तान हिसाबमा देखाइएको स्थगन कर खर्च/(आमदानी) | (३१,२६१,७७४) | (३१,२६१,७७४) | (३२,७६२,२०२) | (३२,७६२,२०२) |
| अन्य विस्तृत आमदानीमा देखाइएको स्थगन कर खर्च/(आमदानी) | १९८,९२२,८०४ | १९८,९२२,८०४ | २००,४७२,९८५ | २००,४७२,९८५ |
| इविवटीमा सिथे देखाइएको स्थगन कर खर्च/(आमदानी) | - | - | - | - |

| स्थगन कर | गत वर्ष | | गत वर्ष | |
|--|-----------------|------------------|-------------------------------|-----------------|
| | स्थगन कर सम्पति | स्थगन कर दायित्व | चुद स्थगन कर सम्पति/(दायित्व) | स्थगन कर सम्पति |
| अस्थाई मिन्ततमा स्थगन कर | | | | |
| बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट | - | - | - | - |
| ग्राहकलाई दिएको कर्जा तथा सापट | - | - | - | - |
| लानी सम्पति | - | - | - | - |
| घितेपत्रमा लागानी | - | (७३२,५८६,४२९) | (७३२,५८६,४२९) | (७४३,३४०,०३०) |
| सम्पति तथा उपकरण | - | (२७,४९५,०१५) | (२७,४९५,०१५) | (२१,६०३,१५५) |
| परिभाषित कर्मचारी लाभ योजना | २२८,०८६,०६९ | - | २२८,०८६,०६९ | २२७,१०३,५८० |
| लिज दायित्व | ४२,१०२,५५१ | - | ४२,१०२,५५१ | ३५,११०,३१४ |
| त्यवस्था | - | - | - | - |
| अन्य अस्थायी मिन्तताहरू | - | - | - | - |
| अस्थाई मिन्ततमा स्थगन कर | | | | |
| आधि सारेको अनुपयोग कर घाटामा स्थगन कर करको दरमा परिवर्तनले सिर्जना भएको स्थगन कर | २७०,९८८,७९९ | (७६०,०८९,४४४) | (४८९,०९२,७२५) | २६३,०९३,८९४ |
| आधाड मसान्त २०८० मा चुद स्थगन कर सम्पति/(दायित्व) | (४८९,०९२,७२५) | | (७६४,४४३,१८६) | (५०९,९२९,२९२) |
| १ श्रावण २०७९ मा स्थगन कर (सम्पति)/दायित्व | २२२,४०७,२२८ | | २२९,२२३,२८७ | |
| यस वर्ष सिर्जना भएको/(फिर्ता भएको) | | | | |
| नाका नोक्सन हिसाबमा देखाइएको स्थगन कर खर्च/(आमदानी) | २६६,६८५,४९७ | | | २६२,७०६,००६ |
| अन्य विस्तृत आमदानीमा देखाइएको स्थगन कर खर्च/(आमदानी) | (१०,५३३,५०९) | | | (१३,९५४,४४६) |
| इविचटीमा सिधै देखाइएको स्थगन कर खर्च/(आमदानी) | २७७,२९८,९८८ | | | २७६,६६०,५०९ |
| | | | | - |

अनुसूची ४.१६

| अन्य सम्पत्ति | समूह | | बैंक | |
|-------------------------------|---------------|---------------|---------------|---------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| बिक्रीका लागि उपलब्ध सम्पत्ति | - | - | - | - |
| अन्य गैर बैंकिङ सम्पत्तिहरू | - | - | - | - |
| लिन बाँकी बिल्स | - | - | - | - |
| लिन बाँकी आसामी | १७६,९०५,७३९ | ६३४,९६७,९६९ | १७६,८९९,९५५ | ६३४,९६२,७४० |
| आर्जित आम्दानी | - | - | - | - |
| अग्रिम भुक्तानी र धरौटी | १०६,०४२,३४६ | १२५,६३६,२८१ | ८३,८९८,६९९ | १०५,५६६,०९८ |
| आयकर जम्मा | - | - | - | - |
| स्थगन कर्मचारी खर्च | ३,३१८,९४४,०५० | २,९४४,०९८,३१७ | ३,३१८,९४४,०५० | २,९४४,०९८,३१७ |
| अन्य | ३४४,५९६,६६२ | ३६९,२४७,४६० | ३२३,५४६,६०६ | ३६५,६९४,०४४ |
| जम्मा अन्य सम्पत्ति | ४,७४६,४०८,७९६ | ४,०७३,८७०,०२७ | ४,७०३,२८८,४२० | ४,०५०,२४९,९९८ |

अनुसूची ४.१७

| बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी | समूह | | बैंक | |
|---|---------------|----------------|---------------|----------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| मुद्रा बजारको निक्षेप | - | - | - | - |
| अन्तर बैंक सापटी | - | ६,७००,०००,००० | - | ६,७००,०००,००० |
| बैंक तथा वित्तीय संस्थाहरूबाट अन्य निक्षेप | ३,५७८,९६२,८९० | ४,९९३,६५७,५७२ | ३,५७८,९६२,८९० | ४,९९३,६५७,५७२ |
| राफसाफ तथा किलयरिङ खाता | - | - | - | - |
| अन्य | - | - | - | - |
| जम्मा बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी | ३,५७८,९६२,८९० | ९९,६९३,६५७,५७२ | ३,५७८,९६२,८९० | ९९,६९३,६५७,५७२ |

अनुसूची ४.१८

| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी | समूह | | बैंक | |
|--|-------------|-------------|-------------|-------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| नेपाल राष्ट्र बैंकबाट पुनरकर्जा | ३९९,९२२,७८७ | २८८,४५३,४७४ | ३९९,९२२,७८७ | २८८,४५३,४७४ |
| स्थायी तरलता सुविधा | - | - | - | - |
| नेपाल राष्ट्र बैंकबाट lender of last resort सुविधा | - | - | - | - |
| पुनः खरिद सम्भौता अन्तर्गत विक्रि गरिएको धितोपत्र | - | - | - | - |
| नेपाल राष्ट्र बैंकलाई तिर्नु पर्ने अन्य रकम | - | - | - | - |
| जम्मा नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी | ३९९,९२२,७८७ | २८८,४५३,४७४ | ३९९,९२२,७८७ | २८८,४५३,४७४ |

अनुसूची ४.१९

| डेरिभेटिभ वित्तीय उपकरणहरू | समूह | | बैंक | |
|---|------------------|-------------------|------------------|-------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| व्यापारिक प्रयोजनको निम्ति धारण | | | | |
| ब्याजदर स्वाप | - | - | - | - |
| मुद्रा स्वाप | - | - | - | - |
| अग्रिम विनिमय सम्भौता | ३,९८४,८८५ | २३,८८७,२५३ | ३,९८४,८८५ | २३,८८७,२५३ |
| अन्य | - | - | - | - |
| जोखिम व्यवस्थापनको निम्ति धारण | | | | |
| ब्याजदर स्वाप | - | - | - | - |
| मुद्रा स्वाप | - | - | - | - |
| अग्रिम विनिमय सम्भौता | - | - | - | - |
| अन्य | - | - | - | - |
| जम्मा डेरिभेटिभ वित्तीय उपकरणहरू | ३,९८४,८८५ | २३,८८७,२५३ | ३,९८४,८८५ | २३,८८७,२५३ |

अनुसूची ४.२०

| ग्राहकको निक्षेप | समूह | | बैंक | |
|---------------------------------|------------------------|------------------------|------------------------|------------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| संस्थापक ग्राहक | | | | |
| आवधिक (मुद्रती) निक्षेप | ५१,९५५,६८०,२७६ | ५१,६२५,८३६,४४५ | ५१,९५५,६८०,२७६ | ५१,६२५,८३६,४४५ |
| मागेको बखत प्राप्त हुने निक्षेप | ११,३९६,६०५,०८८ | १६,८६२,११८,२४५ | ११,९४४,१०३,६२७ | १७,२०९,७८६,६६३ |
| चल्ती निक्षेप | ९,८०६,३९९,३०७ | ९०,५३७,०३६,३४० | ९,८०६,३९९,३०७ | ९०,५३७,०३६,३४० |
| अन्य | ७०८,९३५,१११ | ९७९,८०२,००१ | ७०८,९३५,१११ | ९७९,८०२,००१ |
| व्यक्तिगत ग्राहक | | | | |
| आवधिक (मुद्रती) निक्षेप | ७८,३९८,२२३,६२९ | ७९,०९३,१५०,१४९ | ७८,३९८,२२३,६२९ | ७९,०९३,१५०,१४९ |
| बचत निक्षेप | ७६,७९३,९३७,२४६ | ५९,९४४,३६४,६०९ | ७६,७९३,९३७,२४६ | ५९,९४४,३६४,६०९ |
| चल्ती निक्षेप | २,९३५,९३९,६०५ | ३,१२६,४४६,८८९ | २,९३५,९३९,६०५ | ३,१२६,४४६,८८९ |
| अन्य | १,८६५,८६३,९३५ | २,०९८,२४५,७९५ | १,८६५,८६३,९३५ | २,०९८,२४५,७९५ |
| जम्मा ग्राहकको निक्षेप | २४०,९८०,७८३,४८५ | २२३,३०७,००१,२७३ | २४१,३२९,०८२,०२४ | २२३,६५४,६६९,६९९ |

अनुसूची ४.२०.१

| ग्राहकको निक्षेपको मुद्रा बमोजिम विश्लेषण | समूह | | बैंक | |
|---|------------------------|------------------------|------------------------|------------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| नेपाली रुपैया | २३८,९२३,१८२,९२१ | २१८,२०५,४७९,०४२ | २३८,४७९,४८१,४६० | २१८,५५३,१४७,४६० |
| भारतीय रुपैया | - | - | - | - |
| अमेरिकन डलर | २,५०२,३९८,४९९ | ४,७३४,३२२,३४३ | २,५०२,३९८,४९९ | ४,७३४,३२२,३४३ |
| ग्रेट विटेन पाउन्ड | ३१९,२३३ | १,०४९,६७४ | ३१९,२३३ | १,०४९,६७४ |
| यूरो | १२,१४५,६२९ | १५,११५,८९३ | १२,१४५,६२९ | १५,११५,८९३ |
| जापनिज येन | १,०७८,६८९ | ६,६१४,४४२ | १,०७८,६८९ | ६,६१४,४४२ |
| चाइनिज युआन | - | - | - | - |
| अस्ट्रेलियन डलर | १४,१०३ | २,६८३,९५१ | १४,१०३ | २,६८३,९५१ |
| यु.ए.इ. दिराम | - | - | - | - |
| स्विट्जरल्याण्ड फ्रान्क | ३३३,६३०,९६६ | ३४१,७२६,८९४ | ३३३,६३०,९६६ | ३४१,७२६,८९४ |
| क्यानेडियन डलर | १३,४४५ | १७,११४ | १३,४४५ | १७,११४ |
| जम्मा | २४०,९८०,७८३,४८५ | २२३,३०७,००१,२७३ | २४१,३२९,०८२,०२४ | २२३,६५४,६६९,६९९ |

अनुसूची ४.२१

| तिर्न बँकी कर्जा सापटी | समूह | | बँक | |
|-------------------------------------|----------------------|----------------------|----------------------|----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| स्वदेशी सापटी | | | | |
| नेपाल सरकार | - | - | - | - |
| अन्य संस्था | - | - | - | - |
| अन्य | - | - | - | - |
| जम्मा | - | - | - | - |
| विदेशी सापटी | | | | |
| विदेशी बँक तथा वित्तीय संस्था | ५,९६४,३७५,७६९ | ७,३९२,४८०,९६० | ५,९६४,३७५,७६९ | ७,३९२,४८०,९६० |
| बहुपक्षिय विकास बँक | - | - | - | - |
| अन्य संस्था | - | - | - | - |
| जम्मा | ५,९६४,३७५,७६९ | ७,३९२,४८०,९६० | ५,९६४,३७५,७६९ | ७,३९२,४८०,९६० |
| जम्मा तिर्न बँकी कर्जा सापटी | ५,९६४,३७५,७६९ | ७,३९२,४८०,९६० | ५,९६४,३७५,७६९ | ७,३९२,४८०,९६० |

अनुसूची ४.२२

| व्यवस्था | समूह | | बँक | |
|--|----------|----------|----------|----------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| लापरवाही (redundancy) को लागि व्यवस्था | - | - | - | - |
| पुनःसंरचनाको लागि व्यवस्था | - | - | - | - |
| कानुनी तथा करको मुद्दा मामिला | - | - | - | - |
| Onerous सम्झौता | - | - | - | - |
| अन्य | - | - | - | - |
| जम्मा | - | - | - | - |

अनुसूची ४.२२.१

| व्यवस्थाको गतिविधि | समूह | | बँक | |
|-------------------------------|----------|----------|----------|----------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| १ श्रावणको मौज्दात | - | - | - | - |
| यस वर्ष गरिएको व्यवस्था | - | - | - | - |
| यस वर्ष उपयोग गरिएको व्यवस्था | - | - | - | - |
| यस वर्ष फिर्ता भएको व्यवस्था | - | - | - | - |
| Unwind of discount | - | - | - | - |
| आषाढ मसान्तको मौज्दात | - | - | - | - |

अनुसूची ४.२३

| अन्य दायित्व | समूह | | बैंक | |
|--|----------------------|----------------------|----------------------|----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| परिभाषित कर्मचारी लाभ योजना सम्बन्धि दायित्व | २६४,९९८,६०० | २९३,५०८,६२७ | २६४,९९८,६०० | २९३,५०८,६२७ |
| दिघ्कालिन सेवा विदा वापतको दायित्व | ५६९,१७५,८९४ | ४६६,७७८,२६९ | ५५६,१७८,३४४ | ४६३,५०३,३०६ |
| अल्पकालिन कर्मचारी लाभ | ५,८४२,१०२ | ६,२९०,०९८ | ४,४८३,३२० | ४,७२५,५८९ |
| तिर्न बाँकी विल्स | ३१,२९६,३३८ | ४८,६७४,८८० | ३१,२९६,३३८ | ४८,६७४,८८० |
| क्रेडिटर्स तथा बक्यौता | ८८४,१४६,७९९ | ९७६,८२८,५३६ | ८७५,५३१,५०८ | ९७१,३७८,६३८ |
| निक्षेपमा तिर्न बाँकी ब्याज | २,१५७,४९८ | १६,४५७,५९८ | २,१५७,४९८ | १६,४५७,५९८ |
| सापटीमा तिर्न बाँकी ब्याज | ५२६,९२९,४५० | ५२९,९६१,७९८ | ५२६,९२९,४५० | ५२९,९६१,७९८ |
| स्थगन अनुदान आयको दायित्व | - | - | - | - |
| तिर्न बाँकी लाभांश | ९८,७६०,९८० | ९०,०३४,४४१ | ९८,७६०,९८० | ९०,०३४,४४१ |
| वित्तीय लिज अन्तर्गतको दायित्व | - | - | - | - |
| तिर्न बाँकी कर्मचारी बोनस | ५०७,८५१,३८७ | ५१७,२५०,७०५ | ४१७,३०७,३२९ | ५०७,२५०,९९९ |
| अन्य | | | | |
| १. NFRS-16 बमोजिमको लिज दायित्व | १,७६८,०२४,३०३ | १,७७२,५६४,४७८ | १,७५१,२९३,९८३ | १,७२५,१४८,१०२ |
| २. अन्य दायित्वहरू | १,३८१,४४७,६३१ | १,२२४,०२८,०३२ | १,०६३,७२८,९३० | ९३६,२१४,७३२ |
| जम्मा | ६,०३१,८२२,९०४ | ५,१४१,५७६,९८३ | ५,६७२,३१७,४८० | ५,५८६,८५९,९९० |

अनुसूची ४.२३.१

| परिभाषित लाभ योजना (Defined Benefit) सम्बन्धि दायित्वहरू | समूह | | बैंक | |
|---|---------------|---------------|---------------|---------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| वित्तीय अवस्थाको विवरणमा लेखांकन गरिएका रकमहरू निम्न बमोजिम छन् : | | | | |
| गैर कोषमा आधारित दायित्वको वर्तमान मूल्य | - | - | - | - |
| कोषमा आधारित दायित्वको वर्तमान मूल्य | १,२७३,७५८,२२४ | १,१०८,७६०,३५६ | १,२७३,७५८,२२४ | १,१०८,७६०,३५६ |
| दायित्वको कूल वर्तमान मूल्य | १,२७३,७५८,२२४ | १,१०८,७६०,३५६ | १,२७३,७५८,२२४ | १,१०८,७६०,३५६ |
| सुविधा योजना सम्पत्ति (plan assets) को उचित मूल्य | १,००९,५५९,६२४ | ८१५,२५१,७२९ | १,००९,५५९,६२४ | ८१५,२५१,७२९ |
| खुद दायित्वको हालको मूल्य | २६४,९९८,६०० | २९३,५०८,६२७ | २६४,९९८,६०० | २९३,५०८,६२७ |
| परिभाषित लाभ योजना सम्बन्धि दायित्व | २६४,९९८,६०० | २९३,५०८,६२७ | २६४,९९८,६०० | २९३,५०८,६२७ |

अनुसूची ४.२३.२

| योजना सम्पत्ति | समूह | | बैंक | |
|---|----------------------|--------------------|----------------------|--------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| सुविधा योजना सम्पत्ति (plan assets) अन्तर्गत: | | | | |
| इक्विटी धितोपत्र | - | - | - | - |
| सरकारी बण्ड | - | - | - | - |
| बैंक निक्षेप | - | - | - | - |
| अन्य | १,००९,५५९,६२४ | ८१५,२५१,७२९ | १,००९,५५९,६२४ | ८१५,२५१,७२९ |
| जम्मा | १,००९,५५९,६२४ | ८१५,२५१,७२९ | १,००९,५५९,६२४ | ८१५,२५१,७२९ |
| सुविधा योजना सम्पत्ति (plan assets) मा वास्तविक प्रतिफल | - | - | - | - |

अनुसूची ४.२३.३

| परिभाषित लाभ योजना सम्बन्धि दायित्वको वर्तमान मूल्यमा परिवर्तन | समूह | | बैंक | |
|---|---------------|---------------|---------------|---------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| श्रावण १ मा परिभाषित लाभ योजना सम्बन्धि दायित्व | १,१०८,७६०,३५६ | १,०६२,९४५,००९ | १,१०८,७६०,३५६ | १,०६२,९४५,००९ |
| विमाड्डिक (actuarial) नोक्सानी | (८४,५२१,६९२) | (९३,६०७,४६२) | (८४,५२१,६९२) | (९३,६०७,४६२) |
| योजनाबाट प्राप्त लाभ | (२६,३७०,५६६) | (२०,९२९,३६७) | (२६,३७०,५६६) | (२०,९२९,३६७) |
| चालु सुविधा खर्च तथा ब्याज | २७५,८९०,१२६ | २६१,९४४,१७७ | २७५,८९०,१२६ | २६१,९४४,१७७ |
| आषाढ मसान्तमा परिभाषित लाभ योजना सम्बन्धि दायित्व | १,२७३,७५८,२२४ | १,१०८,७६०,३५६ | १,२७३,७५८,२२४ | १,१०८,७६०,३५६ |

अनुसूची ४.२३.४

| योजना सम्पत्तिको उचित मूल्यमा परिवर्तन | समूह | | बैंक | |
|--|---------------|--------------|---------------|--------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| श्रावण १ मा योजना सम्पत्तिको उचित मूल्य | ८९५,२५१,७२८ | ६६१,५७३,३५८ | ८९५,२५१,७२८ | ६६१,५७३,३५८ |
| योजनामा प्रदान गरिएको योगदान | २२०,६७८,४६१ | १६६,५१९,७३८ | २२०,६७८,४६१ | १६६,५१९,७३८ |
| यस वर्ष भुक्तानी गरिएको लाभ | (२६,३७०,५६६) | (२०,९२९,३६७) | (२६,३७०,५६६) | (२०,९२९,३६७) |
| विमाड्डिक नाफा/(नोक्सान) | ९१,२४०,५६८ | ६६,८१७,१२९ | ९१,२४०,५६८ | ६६,८१७,१२९ |
| योजना सम्पत्तिबाट अपेक्षित फाइदा | (९१,२४०,५६८) | (६६,८१७,१२९) | (९१,२४०,५६८) | (६६,८१७,१२९) |
| आषाढ मसान्तमा योजना सम्पत्तिको उचित मूल्य | १,००९,५५९,६२३ | ८९५,२५१,७२८ | १,००९,५५९,६२४ | ८९५,२५१,७२८ |

अनुसूची ४.२३.५

| नाफा नोक्सानमा लेखाङ्कन गरिएको रकम | समूह | | बैंक | |
|---------------------------------------|-------------|-------------|-------------|-------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| चालु सुविधा खर्च | १६६,३३२,६१९ | १६६,४९२,५८८ | १६६,३३२,६१९ | १६६,४९२,५८८ |
| दायित्वमा ब्याज | १८,३१६,९४० | २७,८३४,४६० | १८,३१६,९४० | २७,८३४,४६० |
| योजना सम्पत्तिबाट अपेक्षित फाइदा | - | - | - | - |
| जम्मा | १८४,६४९,५५९ | १९४,३२७,०४८ | १८४,६४९,५५९ | १९४,३२७,०४८ |

अनुसूची ४.२३.६

| अन्य विस्तृत आयमा देखाइएको रकम | समूह | | बैंक | |
|--------------------------------|-----------|---------------|-----------|---------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| विमाड्डिक (नाफा)/नोक्सान | ६,७१८,८७६ | (१२६,७९०,३३४) | ६,७१८,८७६ | (१२६,७९०,३३४) |
| जम्मा | ६,७१८,८७६ | (१२६,७९०,३३४) | ६,७१८,८७६ | (१२६,७९०,३३४) |

अनुसूची ४.२३.७

| विमाड्डिक अनुमानहरू | समूह | | बैंक | |
|----------------------------------|---------|---------|---------|---------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| Discount दर | ८% | १०% | ८% | १०% |
| योजना सम्पत्तिबाट अपेक्षित फाइदा | ०% | ०% | ०% | ०% |
| भविष्यको तलव वृद्धि | ७.५% | १०% | ७.५% | १०% |
| Withdrawal दर | ५% | ५% | ५% | ५% |

अनुसूची ४.२४

| जारी गरिएको ऋणपत्र | समूह | | बैंक | |
|---|----------------|----------------|----------------|----------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| उचित मूल्यलाई नाफा नोक्सान हिसाबमा देखाइने गरी जारी गरिएको ऋणपत्र | - | - | - | - |
| परिषोधित मूल्यमा जारी गरीएको ऋणपत्र | ११,६६२,५५९,००० | ११,६६२,५५९,००० | ११,६६२,५५९,००० | ११,६६२,५५९,००० |
| जम्मा | ११,६६२,५५९,००० | ११,६६२,५५९,००० | ११,६६२,५५९,००० | ११,६६२,५५९,००० |

अनुसूची ४.२५

| सुरक्षण नराखिएको सहायक आवधिक दायित्व | समूह | | बैंक | |
|--------------------------------------|---------|---------|---------|---------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| चुक्ता हुने अग्राधिकार शेयर | - | - | - | - |
| चुक्ता नहुने संचित अग्राधिकार शेयर | - | - | - | - |
| अन्य | - | - | - | - |
| जम्मा | - | - | - | - |

अनुसूची ४.२६

| शेयर पूँजी | समूह | | बैंक | |
|------------------------------|----------------|----------------|----------------|----------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| साधारण शेयर | १४,०८९,९८०,९९० | १४,०८९,९८०,९९० | १४,०८९,९८०,९९० | १४,०८९,९८०,९९० |
| परिवर्त्य अग्राधिकार शेयर | - | - | - | - |
| चुक्ता नहुने अग्राधिकार शेयर | - | - | - | - |
| Perpetual ऋण | - | - | - | - |
| जम्मा | १४,०८९,९८०,९९० | १४,०८९,९८०,९९० | १४,०८९,९८०,९९० | १४,०८९,९८०,९९० |

अनुसूची ४.२६.१

| साधारण शेयर | बैंक | |
|---------------------------------------|----------------|----------------|
| | यस वर्ष | गत वर्ष |
| अधिकृत पूँजी | | |
| १६०,०००,००० साधारण शेयर प्रति रु. १०० | १६,०००,०००,००० | १६,०००,०००,००० |
| जारी पूँजी | | |
| १४०,८९९,८०९ साधारण शेयर प्रति रु. १०० | १४,०८९,९८०,९९० | १४,०८९,९८०,९९० |
| चुक्ता पूँजी | | |
| १४०,८९९,८०९ साधारण शेयर प्रति रु. १०० | १४,०८९,९८०,९९० | १४,०८९,९८०,९९० |
| कल इन एड्भान्स | | |
| जम्मा | १४,०८९,९८०,९९० | १४,०८९,९८०,९९० |

अनुसूची ४.२६.२

| साधारण शेयर स्वामित्व | बँक | | | |
|--|---------|----------------|---------|----------------|
| | यस वर्ष | | गत वर्ष | |
| | प्रतिशत | रकम | प्रतिशत | रकम |
| स्वदेशी स्वामित्व | | | | |
| नेपाल सरकार | - | - | - | - |
| "क" वर्गका इजाजतपत्र प्राप्त संस्थाहरू | - | - | - | - |
| अन्य इजाजतपत्र प्राप्त संस्थाहरू | - | - | - | - |
| अन्य संस्थाहरू | - | - | - | - |
| सर्वसाधारण | ४९ | ६,९०४,०९०,२९३ | ४९ | ६,९०४,०९०,२९३ |
| अन्य | ५१ | ७,९८५,८८९,८९७ | ५१ | ७,९८५,८८९,८९७ |
| वैदेशिक स्वामित्व | | | | |
| जम्मा | १०० | १४,०८९,९८०,९९० | १०० | १४,०८९,९८०,९९० |

अनुसूची ४.२६.३

| क्र.सं. | ०.५ प्रतिशत वा सो भन्दा बढि शेयर धारण गर्ने शेयरधनीहरूको नाम | बँक | | | |
|---------|--|---------|-------------|---------|-------------|
| | | यस वर्ष | | गत वर्ष | |
| | | प्रतिशत | रकम | प्रतिशत | रकम |
| १ | पुडेन्सियल इन्वेस्टमेन्ट कं. प्रा. लि. | ३.२३% | ४५५,३२३,८०० | ३.२३% | ४५५,३२३,८०० |
| २ | नरेन्द्र कुमार अग्रवाल | २.९५% | ४९५,७३२,६०० | २.९५% | ४९५,७३२,६०० |
| ३ | रतनलाल केडिया | २.४८% | ३४९,७७०,३०० | २.४८% | ३४९,७७०,३०० |
| ४ | सविता केडिया | १.९२% | २७१,२०९,२०० | १.९२% | २७१,२०९,२०० |
| ५ | चिरंजीलाल अग्रवाल | १.८१% | २५५,९३०,८०० | १.८१% | २५५,९३०,८०० |
| ६ | पवन कुमार अग्रवाल | १.७६% | २४८,४०९,४०० | १.७६% | २४८,४०९,४०० |
| ७ | सुवोध तोदी | १.५५% | २१८,०६९,८०० | १.५५% | २१८,३६९,९०० |
| ८ | विरेन्द्र कुमार शाह | १.५४% | २१६,९२८,९०० | ०.९९% | १३९,९५५,५०० |
| ९ | अशोक कुमार बाहेटी | १.४८% | २०८,०९०,९०० | १.४९% | २०९,४६८,६०० |
| १० | नरपति सिंह जैन | १.४५% | २०५,००६,४०० | १.४५% | २०५,००६,४०० |
| ११ | दिनानाथ केडिया | १.४१% | १९८,९५९,९०० | १.४१% | १९८,९५९,९०० |
| १२ | आदित्य केडिया | १.३९% | १९६,०२४,२०० | १.३९% | १९६,०२४,२०० |
| १३ | महावीर इन्वेस्टमेन्ट प्रा.लि. | १.३७% | १९२,७९९,९०० | १.३७% | १९२,७९९,९०० |
| १४ | तुषार तोदी | १.२८% | १८०,९७९,५०० | १.२८% | १८०,९७९,५०० |
| १५ | सुरेश कुमार रङ्गटा | १.२१% | १७०,३९२,८०० | १.२१% | १७०,३९२,८०० |
| १६ | पूनम चन्द अग्रवाल | ०.९७% | १३७,३४४,२०० | ०.९७% | १३६,४५५,९०० |
| १७ | विनोद कुमार अग्रवाल | ०.९४% | १३१,७५३,८०० | ०.९४% | १३१,७५३,८०० |
| १८ | भरत कुमार तोदी | ०.८७% | १२३,०९६,००० | ०.८७% | १२३,०९६,००० |

| | | | | | |
|----|-------------------------|-------|-------------|-------|-------------|
| १९ | राज कुमार टिब्रेवाला | ०.८९% | ११३,६६४,४०० | ०.८९% | ११३,६६४,४०० |
| २० | राजेश कुमार केडिया | ०.७८% | ११०,०६५,५०० | ०.८८% | १२३,७६४,९०० |
| २१ | मदन लाल केडिया | ०.७६% | १०७,३८७,३०० | १.०८% | १५२,३८७,३०० |
| २२ | राजेन्द्र कुमार अग्रवाल | ०.७६% | १०७,०९३,९०० | ०.७६% | १०७,११३,९०० |
| २३ | श्याम सुन्दर अग्रवाल | ०.७५% | १०५,३९६,७०० | ०.७५% | १०५,३९६,७०० |
| २४ | सुरेश कुमार केडिया | ०.७२% | १०१,२३०,००० | ०.७२% | १०१,२३०,००० |
| २५ | केशरी चन्द कुचेरिया | ०.६७% | ९५,०९२,५०० | ०.६७% | ९५,०९२,५०० |
| २६ | विमल कुमार केडिया | ०.६५% | ९१,६३५,४०० | ०.६६% | ९२,६३५,००० |
| २७ | शशि कला अग्रवाल | ०.६३% | ८९,२९८,८०० | ०.६३% | ८९,२९८,८०० |
| २८ | मनिष जैन | ०.६३% | ८८,९९७,७०० | ०.६३% | ८८,९९७,७०० |
| २९ | जगदिश कुमार अग्रवाल | ०.६१% | ८६,४५१,९०० | ०.६१% | ८६,४५१,९०० |
| ३० | शम्भु कुमार कन्दोइ | ०.५९% | ८३,२८८,९०० | ०.५९% | ८३,२८८,९०० |
| ३१ | कबिन्द्र बहादुर श्रेष्ठ | ०.५९% | ८२,९६३,९०० | ०.५९% | ८२,९६३,९०० |
| ३२ | विनय कुमार शाह माडवारी | ०.५५% | ७८,१५३,९०० | ०.५७% | ९०८,१५३,९०० |
| ३३ | सरोज शर्मा | ०.५४% | ७६,३८४,९०० | ०.५४% | ७६,३८४,९०० |
| ३४ | इन्दिरा राजभण्डारी | ०.५०% | ७०,३८४,८०० | ०.५०% | ७०,३८४,८९३ |

अनुसूची ४.२७

| जगेडा तथा कोषहरू | समूह | | बैंक | |
|-----------------------------------|-----------------------|-----------------------|-----------------------|-----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| बैधानिक साधारण जगेडा कोष | ५,०६७,१४८,०६४ | ४,४४२,७७७,२८७ | ५,०३०,१७६,१८७ | ४,४०९,१९५,७५२ |
| सटही घटबढ कोष | ९८,३८४,९३३ | ६९,८८८,५९६ | ९८,३८४,९३३ | ६९,८८८,५९६ |
| संस्थागत सामाजिक उत्तरदायित्व कोष | ६०,६२८,८२० | ५२,११४,७२६ | ५९,३४९,८९९ | ५०,९५०,२३० |
| पूँजी फिर्ता जगेडा कोष | ४,५०२,१३२,५०० | ३,०४१,७०६,००० | ४,५०२,१३२,५०० | ३,०४१,७०६,००० |
| नियमनकारी कोष | १,६४०,१७९,७५५ | १,३८६,११८,२३७ | १,६४०,१७९,७५५ | १,३८६,११८,२३७ |
| लगानी समायोजन कोष | ११,३६५,९६७ | ११,३६५,९६७ | ११,३६५,९६७ | ११,३६५,९६७ |
| पूँजीगत जगेडा कोष | ५१,०००,००० | ५१,०००,००० | - | - |
| सम्पत्ति पुनर्मूल्यांकन कोष | - | - | - | - |
| उचित मूल्य कोष | २,२०५,७५२,५६५ | १,७३५,१२४,६८३ | २,२०६,१३१,७१५ | १,७३४,४६०,०७९ |
| लाभांश समिकरण कोष | - | - | - | - |
| विमाङ्कित नाफा/(नोक्सान) कोष | (२२८,३८०,९९६) | (२२३,६७७,७०३) | (२२८,३८०,९९६) | (२२३,६७७,७०३) |
| विषेश कोष | - | - | - | - |
| अन्य कोष | | | | |
| १. पूँजी समायोजन कोष | ११,४२७,८३२ | ११,४२७,८३२ | ११,४२७,८३२ | ११,४२७,८३२ |
| २. कर्मचारी तालिम कोष | ५१,३८४,५९४ | ५३,५६६,९५५ | ५१,३८४,५९४ | ५३,५६६,९५५ |
| जम्मा | १३,४८७,०२३,३९५ | १०,६३९,४९०,९७६ | १३,३९८,९५९,६६८ | १०,५५३,०००,३३९ |

अनुसूची ४.२८

| संभावित दायित्व तथा प्रतिबद्धता | समूह | | बैंक | |
|---------------------------------------|----------------|----------------|----------------|----------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| संभावित दायित्वहरू | २६,७१०,४६०,६९९ | २७,९५९,५९४,०३२ | २५,४६७,९३९,०९१ | २७,८४४,५९४,०३२ |
| अनुपयोग तथा अवितरित सुविधाहरू | १०,२१२,०६९,०५९ | ११,२१७,०६४,४०५ | १०,२१२,०६९,०५९ | ११,२१७,०६४,४०५ |
| पूँजी प्रतिबद्धता | - | १७८,५५०,६९९ | - | १७८,५५०,६९९ |
| लिज प्रतिबद्धता | - | - | - | - |
| मुद्दा मासिला | २८८,२७४,५०३ | ३७१,६१३,३१३ | २८८,२७४,५०३ | ३६३,२०२,८५० |
| जम्मा संभावित दायित्व तथा प्रतिबद्धता | ३७,२१०,८०४,२६२ | ४७,७२६,८२२,४५० | ३५,९६८,२७४,६५४ | ४७,६०३,४९९,९८७ |

अनुसूची ४.२८.१

| संभावित दायित्वहरू | समूह | | बैंक | |
|-----------------------------------|----------------|----------------|----------------|----------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| स्वीकार्य तथा डकुमेन्ट्री क्रेडिट | १२,६००,२५२,८८८ | १४,१४८,७९७,१२३ | १२,६००,२५२,८८८ | १४,१४८,७९७,१२३ |
| कलेक्सनमा रहेका विलहरू | ६६६,९३३,४०७ | ६७२,६०९,७९६ | ६६६,९३३,४०७ | ६७२,६०९,७९६ |
| अग्रिम विनिमय सम्भौता | - | - | - | - |
| जमानतहरू | १२,२००,७४४,७९६ | १३,०२३,२६७,११३ | १२,२००,७४४,७९६ | १३,०२३,२६७,११३ |
| प्रत्याभूति प्रतिबद्धताहरू | १,२४२,५२९,६०८ | ११५,०००,००० | - | - |
| अन्य प्रतिबद्धताहरू | - | - | - | - |
| जम्मा संभावित दायित्वहरू | २६,७१०,४६०,६९९ | २७,९५९,५९४,०३२ | २५,४६७,९३९,०९१ | २७,८४४,५९४,०३२ |

अनुसूची ४.२८.२

| अनुपयोग तथा अवितरित सुविधाहरू | समूह | | बैंक | |
|-------------------------------------|----------------|----------------|----------------|----------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| अवितरित कर्जा रकम | ३,३५७,५४३,२७१ | १३,१९५,४३९,०४१ | ३,३५७,५४३,२७१ | १३,१९५,४३९,०४१ |
| अधिविकर्ष कर्जाहरूको अनुपयोग सिमा | ४,६९४,९३६,५६८ | ४,२१७,९५३,७८४ | ४,६९४,९३६,५६८ | ४,२१७,९५३,७८४ |
| क्रेडिट कार्डको अनुपयोग सिमा | २,१५९,५८९,२९९ | १,८०३,६७९,५८१ | २,१५९,५८९,२९९ | १,८०३,६७९,५८१ |
| प्रतितपत्रको अनुपयोग सिमा | - | - | - | - |
| जमानतको अनुपयोग सिमा | - | - | - | - |
| जम्मा अनुपयोग तथा अवितरित सुविधाहरू | १०,२१२,०६९,०५९ | ११,२१७,०६४,४०५ | १०,२१२,०६९,०५९ | ११,२१७,०६४,४०५ |

अनुसूची ४.२८.३

बैंकको सम्बन्धित अधिकारीद्वारा स्वीकृत तर वित्तीय विवरणमा व्यवस्था नगरिएको पूँजीगत खर्च

| पूँजी प्रतिबद्धता | समूह | | बैंक | |
|-------------------|---------|---------|---------|---------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |

सम्पत्ति तथा उपकरण सम्बन्धी पूँजी प्रतिबद्धता

| | | | | |
|----------------------------|---|-------------|---|----------------|
| स्वीकृत र सम्भौता गरिएको | - | १७६,५२०,४६६ | - | १७६,५२०,४६६.०८ |
| स्वीकृत तर सम्भौता नगरिएको | - | २,०३०,२३३ | - | २,०३०,२३२.९३ |
| जम्मा | - | १७८,५५०,६९९ | - | १७८,५५०,६९९.०९ |

अमूर्त सम्पत्ति सम्बन्धी पूँजी प्रतिबद्धता

| | | | | |
|----------------------------|---|-------------|---|----------------|
| स्विकृत र सम्भौता गरिएको | - | - | - | - |
| स्विकृत तर सम्भौता नगरिएको | - | - | - | - |
| जम्मा | - | - | - | - |
| जम्मा पूँजी प्रतिबद्धता | - | १७८,५५०,६९९ | - | १७८,५५०,६९९.०९ |

अनुसूची ४.२८.४

| पट्टा (लिज) प्रतिबद्धता | समूह | | बैंक | |
|-------------------------|---------|---------|---------|---------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |

संचालित पट्टा (लिज) प्रतिबद्धता

| | | | | |
|--|---|---|---|---|
| बैंक lessee भएको खण्डमा रद्द गर्न नसकिने संचालित पट्टा (लिज) अन्तर्गत भविष्यमा कम्तीमा भुक्तानी गर्नुपर्ने रकम | | | | |
| एक वर्ष भन्दा कम | - | - | - | - |
| एक वर्ष भन्दा बढी तर ५ वर्ष भन्दा कम | - | - | - | - |
| ५ वर्षभन्दा बढी | - | - | - | - |
| जम्मा | - | - | - | - |

वित्त पट्टा (लिज) प्रतिवद्धता

| | | | | |
|--|---|---|---|---|
| बैंक lessee भएको खण्डमा रद्द गर्न नसकिने वित्तीय पट्टा (लिज) अन्तर्गत भविष्यमा कम्तीमा भुक्तानी गर्नुपर्ने रकम | | | | |
| एक वर्ष भन्दा कम | - | - | - | - |
| एक वर्ष भन्दा बढी तर ५ वर्ष भन्दा कम | - | - | - | - |
| ५ वर्षभन्दा बढी | - | - | - | - |
| जम्मा | - | - | - | - |
| जम्मा पट्टा (लिज) प्रतिबद्धता | - | - | - | - |

अनुसूची ४.२८.५

| मुद्दा मामिला | समूह | | बैंक | |
|---------------|---------|---------|---------|---------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |

सिद्धार्थ बैंक लि. को आयकर सम्बन्धि मुद्दा मामिला

| | | | | |
|--------------|--------------------|--------------------|--------------------|--------------------|
| आ.व. २०६७-६८ | ७,८२२,५९८ | ७,८२२,५९८ | ७,८२२,५९८ | ७,८२२,५९८ |
| आ.व. २०६८-६९ | २,८७०,४९८ | २,८७०,४९८ | २,८७०,४९८ | २,८७०,४९८ |
| आ.व. २०६९-७० | ३,७५१,९६३ | ३,७५१,९६३ | ३,७५१,९६३ | ३,७५१,९६३ |
| आ.व. २०७०-७१ | ५,५६७,७४७ | ५,५६७,७४७ | ५,५६७,७४७ | ५,५६७,७४७ |
| आ.व. २०७१-७२ | - | ९,४२०,५७९ | - | ९,४२०,५७९ |
| आ.व. २०७२-७३ | ८,७५३,६२७ | ८,७५३,६२७ | ८,७५३,६२७ | ८,७५३,६२७ |
| आ.व. २०७३-७४ | १०,१५९,२२४ | १०,१५९,२२४ | १०,१५९,२२४ | १०,१५९,२२४ |
| आ.व. २०७४-७५ | २२,१८८,१९४ | २२,१८८,१९४ | २२,१८८,१९४ | २२,१८८,१९४ |
| आ.व. २०७५-७६ | १८०,९५६,९२५ | १८०,९५६,९२५ | १८०,९५६,९२५ | १८०,९५६,९२५ |
| आ.व. २०७६-७७ | ३७,३४२,७०७ | - | ३७,३४२,७०७ | - |
| जम्मा | २७९,४९३,४०२ | २५१,४९१,२६६ | २७९,४९३,४०२ | २५१,४९१,२६६ |

साविक बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लि. (सिद्धार्थ बैंक लि. सँग गाभिएको) को आयकर सम्बन्धि मुद्दा मामिला

| | | | | |
|----------------------------|--------------------|--------------------|--------------------|--------------------|
| आ.व. २०६९-७० | ८,४९०,४६३ | ८,४९०,४६३ | ८,४९०,४६३ | ८,४९०,४६३ |
| आ.व. २०७०-७१ | - | ९९,९०९,२६८ | - | ९९,९०९,२६८ |
| आ.व. २०७१-७२ | - | ९९,३५१,६७७ | - | ९९,३५१,६७७ |
| आ.व. २०७२-७३ | ४५०,६३९ | ४५०,६३९ | ४५०,६३९ | ४५०,६३९ |
| जम्मा | ८,८६९,९०२ | ९२०,१२२,०४७ | ८,८६९,९०२ | ९२०,१२२,०४७ |
| जम्मा मुद्दा मामिला | २८८,२७४,५०३ | ३७१,६९३,३९३ | २८८,२७४,५०३ | ३७१,६९३,३९३ |

रिपोर्टिङ्ग मितिमा आयकर सम्बन्धि मुद्दा मामिलाहरूको अवस्था

| सिद्धार्थ बैंक लि. को आयकर सम्बन्धि मुद्दा मामिला | अवस्था |
|---|---|
| आ.व. २०६७-६८ | सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिई तुला करदाता कार्यलयमा निवेदन पेश |
| आ.व. २०६८-६९ | सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिई तुला करदाता कार्यलयमा निवेदन पेश |
| आ.व. २०६९-७० | सर्वोच्च अदालतमा पुनरावेदन गरेको |
| आ.व. २०७०-७१ | राजस्व न्यायधिकरणबाट मुद्दा फिर्ता लिई तुला करदाता कार्यलयमा निवेदन पेश |
| आ.व. २०७१-७२ | राजस्व न्यायधिकरणमा पुनरावेदन गरेको |
| आ.व. २०७२-७३ | आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनको लागी निवेदन दिइएको |
| आ.व. २०७३-७४ | आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनको लागी निवेदन दिइएको |
| आ.व. २०७४-७५ | आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनको लागी निवेदन दिइएको |
| आ.व. २०७५-७६ | आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनको लागी निवेदन दिइएको |
| आ.व. २०७६-७७ | आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनको लागी निवेदन दिइएको |

| | |
|--|---|
| साविक बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लि. (सिद्धार्थ बैंक लि. सँग गाभिएको) को आयकर सम्बन्धि मुद्दा मामिला | अवस्था |
| आ.व. २०६९-७० | सर्वोच्च अदालतमा निवेदन पेश |
| आ.व. २०७२-७३ | राजस्व न्यायधिकरणबाट मुद्दा फिर्ता लिई तुला करदाता कार्यलयमा निवेदन पेश |

अनुसूची ४.२९

| ब्याज आम्दानी | समूह | | बैंक | |
|---|-----------------------|-----------------------|-----------------------|-----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| नगद तथा नगद समान | १०९,४५९,९८७ | ७५,३३७,५८२ | १०९,४५९,९८७ | ७५,३३७,५८२ |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात तथा लिनु पर्ने | - | - | - | - |
| बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात | ५५,१३०,६४८ | ६३,२८६,८०० | ३७,७४०,८०३ | २६,२९२,१५९ |
| बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट | - | - | - | - |
| ग्राहकलाई दिएको कर्जा तथा सापट | २१,८४६,९५४,०४८ | २३,७८९,५६७,५१४ | २१,८४६,९५४,०४८ | २३,७८९,५६७,५१४ |
| घितोपत्रमा लगानी | ३,६१८,३२८,९९६ | ३,६१५,९४८,८९३ | ३,६१७,५२६,४५६ | ३,६०३,३८३,४९० |
| कर्मचारी कर्जा तथा सापट | ११३,३८६,२९० | १६६,५०८,०२८ | ११२,३५५,४९० | १६५,४१७,४०३ |
| अन्य | - | - | - | - |
| जम्मा ब्याज आम्दानी | २५,७३५,२५९,०८८ | २७,७०९,८४८,७३६ | २५,७१६,०२७,९८३ | २७,६५९,९९८,०६७ |

अनुसूची ४.३०

| ब्याज खर्च | समूह | | बैंक | |
|---|-----------------------|-----------------------|-----------------------|-----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी | - | - | - | - |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी | ४६,८५२,४९२ | ७२५,०२८,९९९ | ४६,८५२,४९२ | ७२५,०२८,९९९ |
| ग्राहकको निक्षेप | १५,४९०,७४३,०२८ | १७,०९६,०००,९९३ | १५,५०३,९९९,७९० | १७,०२६,८५५,०२९ |
| तिर्न बाँकी कर्जा सापटी | ९२५,४९८,५९४ | ४५१,५९५,०९७ | ९२५,४९८,५९४ | ४५१,५९५,०९७ |
| जारी ऋणपत्र | १,१६८,३१८,६९५ | १,१६८,३१८,६९५ | १,१६८,३१८,६९५ | १,१६८,३१८,६९५ |
| सुरक्षण नराखिएको सहायक आवधिक दायित्व | - | - | - | - |
| अन्य | १४३,३७७,८०० | ११७,४९३,१७१ | १४१,२८८,६०१ | ११४,७०५,३६६ |
| जम्मा ब्याज खर्च | १७,७७४,७९०,४४९ | १९,४७८,२७६,७९५ | १७,७८५,९५८,०९२ | १९,४८६,४२३,०९८ |

NFRS 16 (लिज) बमोजिम लेखाङ्कन गरिएको वित्त खर्च (Finance cost) लाई अन्य ब्याज खर्च शीर्षकमा प्रस्तुत गरिएको छ ।

अनुसूची ४.३१

| शुल्क तथा कमिशन आमदानी | समूह | | बैंक | |
|--|----------------------|----------------------|----------------------|----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| कर्जा व्यवस्थापन तथा प्रशासनिक शुल्क | ४७७,३४६,३०६ | ३७४,८९५,५८९ | ४७७,३४६,३०६ | ३७४,८९५,५८९ |
| सेवा शुल्क | १६२,२४८,९४८ | १३२,५३९,०९४ | ८६,०९८,९८९ | ७९,६३६,८६३ |
| सहवित्तीयकरण (कन्साटियम) शुल्क | - | - | - | - |
| प्रतिबद्धता शुल्क | ६,१०७,७६१ | ६,९५०,५३२ | ६,१०७,७६१ | ६,९५०,५३२ |
| डिडि/टिटि/स्विफ्ट शुल्क | २९,९४०,२६५ | २९,४४९,३९५ | २९,९४०,२६५ | २९,४४९,३९५ |
| क्रेडिट कार्ड /ए.टी.एम जारी तथा नविकरण शुल्क | ४६४,६७१,८८९ | ३७३,०५९,०८३ | ४६४,६७१,८८९ | ३७३,०५९,०८३ |
| पूर्व भुक्तानी तथा स्वाप शुल्क | २९,२९९,५०३ | ६,४५४,२२८ | २९,२९९,५०३ | ६,४५४,२२८ |
| लगानी बैंकिङ् शुल्क | ३,७७९,३५७ | १६,६९८,३७८ | - | - |
| सम्पत्ति व्यवस्थापन शुल्क | ६२,३८८,२७६ | ४७,६०७,१७२ | - | - |
| ब्रोकरेज शुल्क | ८,०५३,६८४ | ६,२७९,७०३ | - | - |
| विप्रेषण शुल्क | ७८,५५९,८८८ | ९३,८९३,६८७ | ७८,५५९,८८८ | ९३,८९३,६८७ |
| प्रतितपत्रबाट कमिशन | १२१,९८२,१६९ | १९६,४९९,३३४ | १२१,९८२,१६९ | १९६,४९९,३३४ |
| जमानतपत्र जारीबाट कमिशन | १७९,२८३,९८७ | १८९,४३९,४६१ | १७९,२८३,९८७ | १८९,४३९,४६१ |
| शेयर प्रत्याभूति/जारीबाट कमिशन | - | - | - | - |
| लकर भाँडा | १७,८९७,६५९ | १३,९५५,९९० | १७,८९७,६५९ | १३,९५५,९९० |
| अन्य शुल्क तथा कमिशन आमदानी | | | | |
| १. ए.टी.एम एक्सेस शुल्क | २०,४३९,००० | १४,२६३,९९७ | २०,४३९,००० | १४,२६३,९९७ |
| २. एजेन्सी कमिसन | ३७,७०९,८९६ | ५१,२२९,०६१ | ३७,७०९,८९६ | ५१,२२९,०६१ |
| ३. बिल्स खरिद तथा डिस्काउन्ट कमिसन | ९९,०३३,२५३ | ७९,३४३,४०२ | ९९,०३३,२५३ | ७९,३४३,४०२ |
| ४. BankSmart वार्षिक शुल्क | १५८,३७५,००० | १३४,९९४,२९४ | १५८,३७५,००० | १३४,९९४,२९४ |
| ५. प्रिपेड कार्ड वार्षिक शुल्क | ३,७३७,५०० | ३,३२२,४५० | ३,७३७,५०० | ३,३२२,४५० |
| ६. E-Com सम्बन्धि आय | ५,१८६,५०० | २,७९३,३७५ | ५,१८६,५०० | २,७९३,३७५ |
| ७. ढिला भुक्तानी शुल्क | ५,६०९ | २९,५३९,६८६ | ५,६०९ | २९,५३९,६८६ |
| ८. विविध | १६,६३३,९९३ | १३,९४५,५३६ | १५,८९०,४३८ | १३,५२६,९०९ |
| जम्मा शुल्क तथा कमिशन आमदानी | १,९६६,६५६,४४४ | १,८९६,९०५,४४७ | १,८९५,३८८,८०६ | १,६९३,०७९,३३६ |

अनुसूची ४.३२

| शुल्क तथा कमिशन खर्च | समूह | | बैंक | |
|-----------------------------------|--------------------|--------------------|--------------------|--------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| ए.टी.एम व्यवस्थापन शुल्क | ५६,९५६,८९४ | ४३,९८९,९०४ | ५६,९५६,८९४ | ४३,९८९,९०४ |
| भिसा/मास्टर कार्ड शुल्क | १८६,२९८,८८४ | १७८,७३९,९८८ | १८६,२९८,८८४ | १७८,७३९,९८८ |
| जमानतपत्र कमिशन | - | - | - | - |
| ब्रोकरेज | - | - | - | - |
| डिडि/टिटि/स्विफ्ट शुल्क | १२,६३६,८८८ | ११,४९५,२३३ | १२,६३६,८८८ | ११,४९५,२३३ |
| विप्रेषण शुल्क तथा कमिशन | ११,६५७,६७४ | १५,८४९,६९५ | ११,६५७,६७४ | १५,८४९,६९५ |
| अन्य शुल्क तथा कमिशन खर्च | | | | |
| १. ECC कारोबार शुल्क | १८,५८९,४८० | १९,३९६,३३७ | १८,५८९,४८० | १९,३९६,३३७ |
| २. कार्ड सम्बन्धि शुल्क | ३२,९२३,९२२ | ३०,७६२,२८४ | ३२,९२३,९२२ | ३०,७६२,२८४ |
| ३. Subscription तथा सदस्यता शुल्क | २८,४२२,५०० | ६,५८९,९०७ | २८,४२२,५०० | ६,५८९,९०७ |
| ४. शाखारहित बैंकिङ सम्बन्धि शुल्क | १०,३२९,५७४ | ९,९९०,३३१ | १०,३२९,५७४ | ९,९९०,३३१ |
| ५. बैंक शुल्क | ९,८३२,२८५ | ९,९९०,८९७ | ९,८३२,२८५ | ९,९९०,८९७ |
| ६. ASBA शुल्क तथा चार्जहरू | ३,५३०,४४४ | ५,९९४,४३७ | ३,५३०,४४४ | ५,९९४,४३७ |
| ७. IPS कारोबार शुल्क तथा चार्जहरू | १७,५२९,७८२ | १४,६७९,९०९ | १७,५२९,७८२ | १४,६७९,९०९ |
| ८. विविध | २५,६९९,०४९ | २८,५१०,७५३ | १,२४२,०९० | १,७४०,३८७ |
| कुल शुल्क तथा कमिशन खर्च | ४९३,५११,२८७ | ३७४,२२८,७८७ | ३८९,०५४,३३७ | ३४७,४५८,४२९ |

अनुसूची ४.३३

| खुद व्यापारिक आम्दानी | समूह | | बैंक | |
|---|--------------------|--------------------|--------------------|--------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| व्यापारिक सम्पत्तिको उचित मूल्यमा परिवर्तन | २,९४६,९४६ | (२,९९२,२७८) | - | - |
| व्यापारिक सम्पत्तिको बिक्रिमा भएको आम्दानी/(नोकसान) | - | - | - | - |
| व्यापारिक सम्पत्तिमा ब्याज आम्दानी | ९,६१६,८२५ | - | ९,६१६,८२५ | ९०,९६८,९२९ |
| व्यापारिक सम्पत्तिमा लाभांश आम्दानी | - | - | - | - |
| विदेशी सटही कारोबारमा आम्दानी/(नोकसान) | २३०,२२८,०४० | १९१,७३७,३३५ | २३०,२२७,७६८ | १९१,७३५,७६९ |
| अन्य | - | - | - | - |
| खुद व्यापारिक आम्दानी | २४२,७९९,८९० | १८८,७४५,०५७ | २३९,८४४,५९३ | २०२,७०३,८९० |

अनुसूची ४.३४

| अन्य संचालन आमदानी | समूह | | बैंक | |
|--|--------------------|--------------------|--------------------|--------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| विदेशी विनिमयको पुनर्मूल्याङ्कन आमदानी | ११३,९८५,३४७ | ९६,७६१,०२४ | ११३,९८५,३४७ | ९६,७६१,०२४ |
| धितोपत्रमा (Securities) लगानी बिक्रीबाट आमदानी/(नोक्सान) | ३०,३३२,५८४ | - | ३०,३३२,५८४ | - |
| लगानी सम्पत्तिको उचित मूल्यमा आमदानी/(नोक्सान) | - | - | - | - |
| इक्विटी उपकरणमा लाभांश | १२१,३५०,९८० | १२७,९९६,६०० | १४५,५७५,९८० | १४७,८०५,६३० |
| सम्पत्ति तथा उपकरण बिक्रीमा आमदानी/(नोक्सान) | ४,१०४,०९८ | १,८२४,७८० | ४,०७९,०९८ | १,८२४,७८० |
| लगानी सम्पत्तिको बिक्रीमा आमदानी/(नोक्सान) | ३,२३१,४०६ | १४,९५०,०५५ | ३,२३१,४०६ | १४,९५०,०५५ |
| संचालित पट्टा (लिज) को आमदानी | - | - | - | - |
| सुन तथा चाँदीको बिक्रिमा आमदानी/(नोक्सान) | १३,४४२,८६४ | १३,९९९,९९५ | १३,४४२,८६४ | १३,९९९,९९५ |
| लकर रेन्ट | - | - | - | - |
| अन्य | | | | |
| १. Nostro बैंकहरूबाट प्राप्त रिबेट | १०,९८१,०४९ | १५,८६४,०७४ | १०,९८१,०४९ | १५,८६४,०७४ |
| २. विविध | ७४,४३७,२२३ | ५९,५७७,५२० | ५९,४२४,१५४ | ४५,२११,६२५ |
| जम्मा अन्य संचालन आमदानी | ३७१,८६५,४७७ | ३३०,८०५,९६७ | ३८१,०५२,४०२ | ३३६,३२८,३०२ |

अनुसूची ४.३५

| कर्जाको नोक्सानी व्यवस्था/(फिर्ता) तथा अन्य नोक्सानी | समूह | | बैंक | |
|--|----------------------|----------------------|----------------------|----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापटमा नोक्सानी व्यवस्था/(फिर्ता) | १,९०९,९२४ | (१६,२०६,७२७) | १,९०९,९२४ | (१६,२०६,७२७) |
| ग्राहकलाई दिएको कर्जा तथा सापटीमा नोक्सानी व्यवस्था/(फिर्ता) | १,०४९,२९२,६४७ | १,२०३,७६७,९०४ | १,०४९,२९२,६४७ | १,२०३,७६७,९०४ |
| बित्रिय लगानीमा नोक्सानी व्यवस्था/(फिर्ता) | ५६९ | - | ५६९ | - |
| बैंक तथा वित्तीय संस्थाको मौज्दातमा नोक्सानी व्यवस्था/(फिर्ता) | - | - | - | - |
| सम्पत्ति तथा उपकरणमा नोक्सानी व्यवस्था/(फिर्ता) | - | - | - | - |
| ख्याती र अमूर्त सम्पत्तिमा नोक्सानी व्यवस्था/(फिर्ता) | - | - | - | - |
| लगानी सम्पत्तिमा नोक्सानी व्यवस्था/(फिर्ता) | - | - | - | - |
| जम्मा | १,०५१,९२३,९४९ | १,१८७,५६१,१७७ | १,०५१,९२३,९४९ | १,१८७,५६१,१७७ |

अनुसूची ४.३६

| कर्मचारी खर्च | समूह | | बैंक | |
|---------------------------------|---------------|---------------|---------------|---------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| तलब | ९,०९९,२०८,७५२ | ९,०९९,८७८,०६२ | ९,०६७,९४३,३८४ | ९८६,९४०,२२५ |
| भत्ता | ८३७,२२९,३११ | ७८५,८५६,२७६ | ८३३,९३४,९५७ | ७८३,९६७,७९४ |
| उपदान | ९८६,९७८,३९९ | २२६,४२३,३५१ | ९८४,६४९,५५८ | २२४,२२३,८२२ |
| संचय कोष | ९०७,६६६,४०६ | ९९,९६९,९४४ | ९०५,८३०,४२० | ९७,९०९,०८७ |
| पोशाक | २,७३७,६०० | २९,६५४,८०० | २,५६५,६०० | २९,०३५,६०० |
| तालिम तथा विकास खर्च | ४७,२६०,७९९ | २८,८८८,९६४ | ४७,२६०,७९९ | २८,८८८,९६४ |
| संचित विदा वापतको खर्च | १५६,९९८,२५३ | ७२,३३४,८५१ | १५४,४७६,२५७ | ७२,३३४,८५१ |
| औषधी उपचार | १८,३७४,५४६ | १५,९०४,६९० | १८,००४,९४७ | १५,५७८,६२३ |
| वीमा | २३,०२४,९२८ | ९९,६६७,०५२ | २२,५७९,६२३ | ९९,२८५,०६८ |
| कर्मचारी प्रोत्साहन खर्च | - | - | - | - |
| नगदमा राफसाफ हुने शेयरमा | - | - | - | - |
| आधारित भुक्तानी | - | - | - | - |
| पेन्सन खर्च | - | - | - | - |
| NFRS अन्तर्गत वित्तीय खर्च | ३८,०७४,०४३ | ८४,०७६,८४३ | ३७,९८७,८७२ | ८३,७९०,९८९ |
| कर्मचारी सम्बन्धि अन्य खर्चहरू | | | | |
| १. ओभरटाईम खर्च | ६२१,८८६ | ३१०,३११ | ५०५,५७३ | २९०,९०४ |
| २. कर्मचारी भर्ना सम्बन्धि खर्च | १,३७१,०३० | ७७७,८९० | १,३७१,०३० | ७७७,८९० |
| ३. विविध | ३,९६८,७३२ | ४,९६४,६५७ | ३,६१५,४७० | ३,८३१,९०९ |
| जम्मा | २,५२१,८३३,८८६ | २,३७१,०४६,८१० | २,४८०,५१३,८९० | २,३४४,९८४,८२९ |
| कर्मचारी बोनस | ५०७,८५१,३८७ | ५१७,२५०,७०५ | ४१७,३०७,३२९ | ५०७,२५०,९९९ |
| जम्मा कर्मचारी खर्च | ३,०२९,६८५,२७३ | २,८९६,२९७,९९५ | २,९७७,९०९,२९९ | २,८५२,२३५,८२८ |

अनुसूची ४.३७

| अन्य संचालन खर्च | समूह | | बैंक | |
|--------------------------------|-------------|-------------|-------------|-------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| सञ्चालक बैठक भत्ता | १,४६६,००० | १,६८८,००० | १,४६६,००० | १,६८८,००० |
| सञ्चालक क्षमता अभिवृद्धि खर्च | ७,१८७,६५४ | १४९,२७१ | ७,१८७,६५४ | १४९,२७१ |
| सञ्चालक सम्बन्धि खर्च | ३,२५८,८७९ | २,४४९,४५३ | ३,२५८,८७९ | २,४४९,४५३ |
| लेखापरीक्षण शुल्क | २,९६८,९५० | १,७५१,५०० | २,५००,००० | १,३५६,००० |
| अन्य लेखापरीक्षण सम्बन्धि खर्च | २९,९९० | २५४,७६९ | - | २२६,००० |
| व्यवसायिक तथा कानूनी खर्च | ५,६८८,६३५ | ४,९६०,५४१ | ५,३६३,६३५ | ३,७२८,०४९ |
| कार्यालय प्रशासनिक खर्च | ७३२,०५०,९४६ | ७०३,९९८,३९६ | ७१८,५७२,४७३ | ६९०,०६१,९९९ |
| संचालित पट्टा (लिज) खर्च* | - | - | - | - |
| लगानी सम्पत्तिको संचालन खर्च | - | - | - | - |
| सामाजिक उत्तरदायित्व खर्च** | २४,०००,६९८ | - | २४,०००,६९८ | - |
| Onerous पट्टा (लिज) व्यवस्था | - | - | - | - |

अन्य

| अन्य संचालन खर्च | समूह | | बैंक | |
|--|----------------------|--------------------|--------------------|--------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| १. आउटसोर्सिङ् खर्च (चालक, संचारवाहक र अन्य) | ५६,०१७,६१४ | ४७,५९९,०६५ | ५३,५८९,९९३ | ४५,७९२,९५२ |
| २. इन्धन खर्च | ३५,१७५,१९७ | ३३,४५६,६०८ | ३४,०८२,७५५ | ३२,४७५,४४८ |
| ३. शेयर निष्काशन खर्च | २,०७२,५५७ | ५,९३४,०६८ | २,०७२,५५७ | ५,९३४,०६८ |
| ४. डिवेन्वर निष्काशन खर्च | १,०६५,१७१ | १,४४१,८५१ | १,०६५,१७१ | १,४४१,८५१ |
| ५. दस्तुर तथा शुल्क | ११,३५९,८२९ | १२,१८०,५३७ | ११,२६७,५४६ | १२,१४२,१२२ |
| ६. सफ्टवेयर सपोर्ट खर्च | ४७,५९२,८४१ | ४९,०५१,८१३ | ४७,५९२,८४१ | ४९,०५१,८१३ |
| ७. उद्घाटन खर्च | - | ४,०२१,८२५ | - | ४,०२१,८२५ |
| ८. पूँजीकृत नगरिएका वस्तुहरू | ५,७८७,७६७ | ६,९९९,६४२ | ५,७८७,७६७ | ६,९९९,६४२ |
| ९. Bank Smart सम्बन्धि खर्च | ३७,८८५,२४४ | ३०,३५०,४३६ | ३७,८८५,२४४ | ३०,३५०,४३६ |
| १०. भाँडा खर्च | २९,४९९,०९९ | २८,८४२,१२५ | २९,४९९,०९९ | २८,८४२,१२५ |
| ११. विविध | १,०४७,६३५ | १,६५६,९२१ | ५१६,९९४ | १,६९२,७४० |
| जम्मा अन्य सञ्चालन खर्च | १,००४,०७४,४६५ | १३४,३०६,८२१ | ९८५,६२८,९८५ | ९९७,४४२,९८६ |

* संचालित पट्टा (लिज) खर्चलाई NFRS 16 बमोजिम वित्त खर्च र हासकट्टी खर्चमा विभाजन गरिएको छ । वित्त खर्चलाई नोट ४.३० ब्याज खर्च शीर्षकमा प्रस्तुत गरिएको छ भने हासकट्टी खर्चलाई नोट ४.३८ हासकट्टी र परिषोधन शीर्षकमा प्रस्तुत गरिएको छ ।

** गत वर्षको कुल सामाजिक उत्तरदायित्व खर्चलाई सोभै सामाजिक उत्तरदायित्व कोषबाट समायोजन गरिएको कारण यस शीर्षकमा तुलनात्मक खर्च शून्य दखिएको हो ।

अनुसूची ४.३७.१

| कार्यालय प्रशासनिक खर्च | समूह | | बैंक | |
|-------------------------|------------|------------|------------|------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| बिजुली तथा पानी | ५७,९५५,३४२ | ५२,६५३,४३७ | ५६,९६५,९४६ | ५१,७७६,६७० |

मर्मत तथा सम्भार

| | | | | |
|--|-------------|-------------|-------------|-------------|
| १. भवन | १,०१७,०२० | ३,७२५,४९८ | १,०१७,०२० | २१,३१० |
| २. परिवहन साधन | ७,९९६,६९९ | ७,३७५,६४९ | ७,९९६,६९९ | ७,३७५,६४९ |
| ३. कम्प्युटर तथा सामानहरू | ६,७३२,०७६ | ५,२६४,८०० | ५,६५८,०३२ | ४,५५५,२३१ |
| ४. फर्निचर तथा अन्य उपकरणहरू | ७,१२९,४५६ | ७,२३३,९०८ | ७,१२९,४५६ | ७,२३३,९०८ |
| ५. अन्य | १८,६११,६७६ | १६,१६३,५५४ | १७,७५९,८९६ | १९,३१२,९१४ |
| वीमा खर्च | ३२,५६६,०६९ | २५,२८५,९९९ | ३२,१९८,६४७ | २४,९२९,२१८ |
| पोस्टेज, टेलेक्स, टेलिफोन, फ्याक्स सम्बन्धि खर्च | ४९,६३६,७३६ | ४९,९९७,९५७ | ४८,४७९,४९७ | ४९,९९९,५९९ |
| मसलन्द तथा छपाई | ८५,३५२,४०२ | ७२,३५६,५५२ | ८४,३०९,६८० | ७१,६४५,१०३ |
| पत्रपत्रिका तथा पुस्तक | ७३७,०५८ | १,१४८,७०७ | ६८५,७२५ | १,१०२,३८२ |
| विज्ञापन खर्च | २३,८९८,८६२ | ३७,१४७,७७० | २१,८९१,४८० | ३२,६९९,११५ |
| चन्दा | - | - | - | - |
| सुरक्षा खर्च | १८४,३६९,७१९ | १६३,८२८,१७४ | १८३,३६९,७३८ | १६२,९४०,९९० |

| कार्यालय प्रशासनिक खर्च | समूह | | बैंक | |
|------------------------------------|------------|------------|------------|------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| निक्षेप तथा कर्जा सुरक्षण प्रिमियम | ८८,०८४,४५८ | ७९,८४७,०७१ | ८८,०८४,४५८ | ७९,८४७,०७१ |
| भ्रमण भत्ता तथा खर्च | २४,०३८,५०५ | १५,६३३,८२८ | २३,७३८,५०५ | १५,३३३,८२८ |
| मनोरन्जन खर्च | - | - | - | - |
| साधारण सभा सम्बन्धी खर्च | ३,६६०,५८८ | २,९४५,०३६ | ३,३०८,९९३ | २,७४६,०७० |

अन्य

| | | | | |
|--|-------------|-------------|-------------|-------------|
| १. कानूनी खर्च | १,४८१,८५७ | १,८६०,२९४ | १,४८१,८५७ | १,८६०,२९४ |
| २. ज्याला खर्च (जेनेटोरियल/सरसफाई/माली) | ७४,६९९,५४७ | ६१,०५०,९९२ | ७३,४७५,५४३ | ५९,९५९,०७४ |
| ३. व्यवसाय प्रवर्द्धन खर्च | ४८,१४०,६८६ | ८४,९०९,३६२ | ४८,०५१,३३९ | ८४,८५९,७०२ |
| ४. अन्य कार्यालय प्रशासनिक खर्च | १६,९०२,२८० | १४,७७९,४६७ | १३,८७५,०९३ | १२,८३०,२७३ |
| जम्मा कार्यालय प्रशासनिक खर्च | ७३२,०५०,९४६ | ७०३,९९८,३९६ | ७१८,५७२,४७३ | ६९०,०६९,९९९ |

अनुसूची ४.३८

| हासकट्टी र परिषोधन | समूह | | बैंक | |
|-------------------------------|-------------|-------------|-------------|-------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| सम्पत्ति तथा उपकरणमा हासकट्टी | ४३८,८३०,५४४ | ४१४,४८५,२३३ | ४२९,४६६,५०८ | ४०६,२५१,३०८ |
| लगानी सम्पत्तिमा हासकट्टी | - | - | - | - |
| अमूर्त सम्पत्तिको परिषोधन | ४९,३७८,८९८ | ४२,३९४,३८० | ४८,६८३,०७१ | ४९,७५५,०२८ |
| जम्मा हासकट्टी र परिषोधन | ४८८,२०९,३६२ | ४५६,८७९,६९३ | ४७८,१४९,५७९ | ४४८,००६,३३६ |

अनुसूची ४.३९

| गैर संचालन आमदानी | समूह | | बैंक | |
|-----------------------------|------------|------------|------------|------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| अपलेखन गरिएको कर्जाको असुली | ११,२६४,६४६ | १३,४७१,७८७ | ११,२६४,६४६ | १३,४७१,७८७ |
| अन्य आमदानी | - | - | - | - |
| जम्मा गैर संचालन आमदानी | ११,२६४,६४६ | १३,४७१,७८७ | ११,२६४,६४६ | १३,४७१,७८७ |

अनुसूची ४.४०

| गैर संचालन खर्च | समूह | | बैंक | |
|-----------------------------------|------------|-------------|------------|-------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| कर्जा अपलेखन | ७,५६५,१९५ | १,१७४,३७६ | ७,५६५,१९५ | १,१७४,३७६ |
| लापरवाही (redundancy) को व्यवस्था | - | - | - | - |
| पूनरसंरचना खर्च | - | - | - | - |
| अन्य खर्च | १२,४३२,८०३ | १००,०२०,१६५ | १२,४३२,८०३ | १००,०२०,१६५ |
| जम्मा गैर संचालन खर्च | ११,९९७,९९८ | १०१,९९४,५४२ | ११,९९७,९९८ | १०१,९९४,५४२ |

लगानी सम्पत्ति लेखाङ्कन गर्दा व्योहारेको घाटालाई अन्य खर्च अन्तर्गत समावेश गरिएको छ ।

अनुसूची ४.४१

| आयकर खर्च | समूह | | बैंक | |
|--|----------------------|----------------------|----------------------|----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| चालु कर खर्च | | | | |
| यस वर्ष | १,४९९,४४८,३७९ | १,४२४,०८४,६९४ | १,३९२,५२९,६७२ | १,३९९,८९९,९८९ |
| अधिल्लो वर्षको समायोजन | ३५,९६९,८०६ | ९२,५५०,९६३ | ३५,९६९,८०६ | ९२,५५०,९६३ |
| | १,४५५,४९८,९८५ | १,४३६,६३५,६५७ | १,४२८,४९९,४७९ | १,४९२,४४२,१४४ |
| स्थगन कर खर्च | | | | |
| अल्पकालिन भिन्नताहरूको लेखाङ्कन तथा फिर्ता | (३१,२६१,७९४) | (१०,५३३,५०९) | (३२,७६२,२०२) | (१३,९५४,४९६) |
| करको दरमा परिवर्तन | - | - | - | - |
| पहिले लेखाङ्कन नगरिएको कर घाटाको लेखाङ्कन | - | - | - | - |
| जम्मा आयकर खर्च | १,४२४,९५६,३९२ | १,४२६,१०२,९५६ | १,३९५,७३७,२७७ | १,३९८,४८७,६४८ |

अनुसूची ४.४१.१

| कर खर्च र किताबी नाफाको हिसाब मिलान | समूह | | बैंक | |
|--|----------------------|----------------------|----------------------|----------------------|
| | यस वर्ष | गत वर्ष | यस वर्ष | गत वर्ष |
| कर अधिको नाफा | ४,५४६,४३७,४८५ | ४,६५५,२५६,३४४ | ४,४७५,७६५,९६१ | ४,५६५,२५८,९९५ |
| कर रकम (३० प्रतिशत दर) | १,३६३,९३१,२४६ | १,३९६,५७६,९०३ | १,३४२,७२९,७८८ | १,३६९,५७७,६९९ |
| जोड़ : कर प्रयोजनमा घटाउन नमिल्ने खर्चहरूको करमा पर्ने असर | ७४,६०२,००९ | ४५,२८३,४०९ | ६८,४३२,४३८ | ४३,४३५,०४९ |
| घटाउ : छुट आम्दानीमा करको असर | (९९,०८४,८७५) | (९३,१७०,२६०) | (९८,६३२,५४४) | (९३,१२२,२५८) |
| जोड़/(घटाउ) :अन्य कुराहरूमा करको असर | ४,७०८,०९३ | (२,५८७,८९७) | ३,२०७,६०५ | (१,४०३,५२३) |
| जम्मा आयकर खर्च | १,४२४,९५६,३९२ | १,४२६,१०२,९५६ | १,३९५,७३७,२७७ | १,३९८,४८७,६४८ |
| प्रभावकारी करको दर | ३९.३२% | ३०.६३% | ३९.१८% | ३०.६३% |

५. प्रकटीकरण (Disclosure) तथा थप जानकारी

५.१ जोखिम व्यवस्थापन

५.१.१ (क) जोखिम व्यवस्थापन संरचना

बैंकका सम्पूर्ण गतिविधिहरूमा विभिन्न स्तरका जोखिमहरू अन्तरनिहित हुन्छ र उक्त गतिविधिहरूमा जोखिमहरूको आंकलन, मूल्याङ्कन तथा व्यवस्थापन गरिन्छ । बैंकले आफ्ना गतिविधिहरू कार्यान्वयन गर्दा आईपर्ने सम्पूर्ण जोखिमहरूको उच्च महत्वका साथ पहिचान, मापन र व्यवस्थापन गर्दछ । उचित जोखिम व्यवस्थापनको लागि सुदृढ जोखिम व्यवस्थापन संरचना लागु गरी जोखिम व्यवस्थापन नीति तथा पद्धतीको कार्यान्वयन गरेको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशन नं. ५ को पालनाको व्यवस्था पनि सोही संरचनाले गर्दछ ।

सञ्चालक समिति र सञ्चालक समिति स्तरीय समितिहरूले बैंकको जोखिम वहन क्षमता र सीमाको आधारमा रणनीति, नीति तथा प्रक्रियाको सुनिश्चितता गर्दछ । बैंकको जोखिम व्यवस्थापन समितिले सामयिक रूपमा जोखिम प्रतिवेदनहरूको समीक्षा गर्दछ र सञ्चालक समिति समक्ष प्रस्तुत गर्दछ । लेखापरीक्षण समितिले आन्तरिक तथा वाह्य निरीक्षण प्रतिवेदनहरूको समीक्षा गरी आन्तरिक नियन्त्रण तथा अनुपालना सम्बन्धमा आवश्यकता अनुसार बैंक व्यवस्थापनलाई सुझावहरू प्रदान गर्दछ । यसैगरी व्यवस्थापन स्तरीय समितिहरू जस्तै कार्यकारी समिति (EXCOM) र सम्पत्ति दायित्व व्यवस्थापन समिति (ALCO) स्थापित छन् जसले बैंकको जोखिम न्यूनीकरण र व्यवस्थापनको सुनिश्चितता गर्दछ ।

विगत केही वर्ष देखि बैंकले जोखिम व्यवस्थापन नीति, पद्धति तथा संयत्रलाई अभ सबल बनाउन जोड दिई आएको छ । बैंकले आन्तरिक तथा बाहिरि चुनौति एवम् नयाँ परिस्थितिहरूलाई पर्याप्त रूपमा सम्बोधन गर्न स्वतन्त्र एकिकृत जोखिम व्यवस्थापन विभाग स्थापना गरेको छ । यस विभागलाई पर्याप्त अधिकार र स्वतन्त्र रूपमा कार्य गर्न दिनुका साथै सञ्चालक स्तरीय समितिहरूमा सिधा पहुँच दिइएको छ । बैंकको जोखिम व्यवस्थापन संरचनाको "Second Line" of defense को रूपमा यस विभागले कार्य गर्दछ । यस विभागले कर्जा, संचालन तथा बजार जोखिम व्यवस्थापन विभागका कार्यहरूको सुपरिवेक्षण र अनुपालना तथा कानुनी जोखिम, प्रतिष्ठा जोखिम र रणनीति जोखिमहरूको अवस्था मूल्याङ्कन गरेर बैंकको जोखिम व्यवस्थापन संयन्त्रको कार्यान्वयन सुनिश्चित गर्दछ । यस विभागले जोखिम व्यवस्थापन नीति र प्रक्रियाहरूको कार्यान्वयनको पनि निगरानी गर्दछ । असल संचालन प्रणाली बैंकको अभिन्न अंग हो जसले आफ्ना सरोकारवालाहरूको हितको संरक्षण गर्दछ ।

५.१.१ (ख) जोखिम वहन क्षमता तथा सीमा

यस बैंकको सन्दर्भमा जोखिम वहन क्षमता भनेर त्यस्तो जोखिमको स्तर र प्रकृतिलाई जनाउदछ जुन बैंकले आफ्नो शेयरधनीहरूको उद्देश्य पूर्तीको लागि लिन इच्छुक छ तर अन्य सरोकारवालाहरू जस्तै ऋणपत्रधारकहरू, नियमकहरू र ग्राहकहरूको व्यवधानको अधिनमा रही पूरा गरिनेछ । यसले बैंकको रणनीतिक निर्णय लिनको लागि संरचना उपलब्ध गराउदछ । बैंकले जोखिम व्यवस्थापन नीतिमा आफ्नो व्यवसायिक उद्देश्यहरू पुरा गर्नको निम्न लिनु पर्ने जोखिमहरूको समग्र जोखिम स्तर र जोखिम प्रकारहरू निर्धारण गर्दछ । बैंकको वास्तविक प्रगति स्वीकृत जोखिम प्रोफाइल र जोखिम वहन क्षमतासंग तुलना गरिन्छ जसले बैंकको उच्च व्यवस्थापनलाई जोखिम प्रोफाइलको निगरानी गर्न र व्यवसायिक गतिविधिहरूलाई जोखिम तथा प्रतिफलको सन्तुलन गरी मार्गनिर्देशन गर्न सक्षम बनाउछ । यसले जोखिमहरूको तुरुन्तै पहिचान गर्न तथा निवारण गर्न मद्दत गर्दछ र सुदृढ जोखिम पद्धतीको विकास गर्दछ । जोखिम वहन क्षमता तथा सीमा बैंकको व्यवस्थापनद्वारा प्रस्तावित गरिन्छ र सञ्चालक समिति स्तरीय जोखिम व्यवस्थापन समितिद्वारा समिक्षा गरिन्छ । बैंकको सञ्चालक समितिसंग जोखिम वहन क्षमता तथा सीमा स्वीकृत गर्ने अधिकार रहन्छ ।

५.१.१ (ग) तनाव परिक्षण

तनाव परिक्षण एक महत्वपूर्ण जोखिम व्यवस्थापन उपकरण हो जसले कुनै निश्चित तनावयुक्त घटनाहरूको कारण निम्निन सक्ने संभाव्य हानिको आकार मापन गर्ने प्रयास गर्दछ । तनावयुक्त घटना एक असाधारण तर घटन सक्ने त्यस्तो घटना हो जस प्रति बैंकको पोर्टफोलियो उजागर र संवेदनशील हुन्छ । जोखिम व्यवस्थापन संयन्त्रको एक अंगको

रूपमा तनावपूर्ण बजार परिस्थितिहरूमा बैंकको अवस्थाको मूल्याङ्कन गर्न यस बैंकले जोड दिएको छ । यसले विभिन्न अवस्थाहरूको बारेमा जानकारी प्रदान गर्न मदत गर्दछ जुन अवस्थामा बैंक कमजोर र असुरक्षित हुन्छ । तत्पश्चात् व्यवस्थापनले त्यस्ता अवस्थाहरू उत्पन्न हुन नदिन र यदि त्यस्तो अवस्थाहरू उत्पन्न भएपनि त्यस्को असर न्यूनिकरण गर्नको लागि रणनीतिहरू तयार गर्दछ ।

तनाव परीक्षण गर्दा बैंकले ती उपकरणहरू र बजारलाई विशेष ध्यान दिन्छ जसमा एकाग्रता विद्यमान हुन्छ किनकि तनावपूर्ण अवस्थामा लिकिवडेट वा समायोजन गर्न गाहो हुन सक्दछ । बैंकले भविष्यमा घट्न सक्ने सम्भाव्य घटनाहरूका साथै ऐतिहासिक बजार घटनाहरू, भवितव्य परिस्थितिहरू र खराब परिस्थितिहरूको ध्यान राख्दछ । विशेष बजार अवस्थाहरू र व्यवसायमा उत्पन्न हुन सक्ने जोखिमको एकाग्रता प्रतिबिम्बित गर्ने गरी adhoc स्थितिहरू समेत तयार गर्दछ । उदाहरणको लागि ब्याज दर संवेदनशीलतालाई उपजमा १ बेसिस प्वाइन्टको वृद्धिद्वारा मापन गरिन्छ जबकि विदेशी मुद्रा, कमोडिटि र इक्विटी संवेदनशीलता अन्तरनिर्हित मूल्य वा रकममा मापन गरिन्छ ।

तनाव परिक्षण पद्धतिमा यो मानिन्छ कि तनावयुक्त घटनाको समयमा व्यवस्थापनले चालन सक्ने कदमहरू संकुचित हुन्छ जसले गर्दा प्राय बजार तरलतामा कमी आउने गर्दछ । जोखिम प्रोफाईल र आर्थिक घटनाहरूको परिवर्तनको आधारमा तनाव परिस्थितिहरू नियमित रूपले अद्यावधिक गरिन्छ । बैंकको ALCO ले तनाव एक्सपोजरको समिक्षा गर्दछ र आवश्यकता अनुसार सम्पूर्ण बजार जोखिम एक्सपोजरमा न्यूनिकरण गर्न जोड दिन्छ । ब्याज दर, केडिट स्प्रेड, विनिमय दर, कमोडिटिको मूल्य तथा इक्विटीको मूल्यमा आउन सक्ने तनाव परिस्थितिहरूको नियमित परिक्षण गरिन्छ । तनाव परिक्षण पद्धतिले वित्तीय बजार, बैंकिङ्क तथा व्यापारका सम्पूर्ण प्रकारका सम्पत्तिहरू समाविष्ट हुन्छ । साथै, ALCO बैठकहरूमा तनाव परिक्षणको ढाँचा र परिणामहरू छलफल गरिन्छ र उचित आकस्मिक योजनाहरू तयार रहेको सुनिश्चितता गरिन्छ ।

बैंकको तनाव परिक्षण पद्धतीले देहाय बमोजिमलाई सम्बोधन गर्दछ :

- (क) एकाग्रता जोखिम,
- (ख) तनावपूर्ण बजार अवस्थामा देखिने तरलताको कमि
- (ग) एकतर्फा बजार,
- (घ) घटना हुना साथ डिफल्ट हुने जोखिम,
- (ङ) बैंकसँग पैसा नहुने अवस्था,
- (च) मूल्यमा भिन्नताको कारण आउने अवस्था,
- (छ) अन्य जोखिमहरू

बैंकको तनाव परिक्षण पद्धति परिमाणात्मक र गुणात्मक दुवै प्रकृतिको हुन्छ र बजारलाई बाधा पुऱ्याउन सक्ने बजार जोखिम र तरलता जोखिमहरूलाई समेत समावेश गरिएको हुन्छ । परिमाणात्मक प्रकृतिको परिक्षणले बैंकलाई असर पार्न सक्ने सम्भाव्य तनाव परिस्थितिहरू पहिचान गर्दछ । गुणात्मक प्रकृतिको परिक्षणले अधिक नोकसानी धान्न सक्ने बैंकको पूँजीको क्षमता मूल्याङ्कन गर्ने र जोखिम न्यूनिकरण तथा पूँजी सुरक्षाका लागि बैंकले चाल्नु पर्ने कदमहरू पहिचान गर्ने जस्ता तनाव परिक्षणको दुई महत्वपूर्ण उद्देश्यलाई जोड दिन्छ । यो परिक्षण बैंकको रणनीति निर्धारण र मूल्याङ्कन गर्न अत्यन्त महत्वपूर्ण छ । तनाव परीक्षणको नियमित रूपमा वरिष्ठ व्यवस्थापनलाई र समय समयमा जोखिम व्यवस्थापन समिति तथा सञ्चालक समितिलाई जानकारी गराइन्छ ।

बैंकले तनाव परिक्षणलाई सामान्य परिस्थिति र विशेष परिस्थिति गरी दुई विस्तृत क्षेत्रमा परिक्षण गर्दछ ।

१. सामान्य परिस्थिति

बैंकले आफ्नो पोर्टफोलियोलाई विभिन्न बनावटी तनाव परिस्थितिहरूको आधारमा परिक्षण गर्दछ । बैंक आफैले कहिल्यै तनावयुक्त परिस्थितिहरूको सामना नगरे तापनि बैंकले आफ्नो पोर्टफोलियोलाई अन्यत्र घटेको घटनाले निम्त्याउन सक्ने तनावको आधारमा परिक्षण गर्दछ ।

बैंकले तयार पारेको तनाव परिक्षण संरचनामा विभिन्न ऐतिहासिक परिस्थितिहरूको विश्लेषण गरिएको छ । बैंकले ALCO द्वारा निर्धारित वा नेपाल राष्ट्र बैंकद्वारा समय समयमा जारी गरिएको मार्गनिर्देशन बमोजिम नियमित रूपमा तनाव परिक्षण संरचना अनुसार तनाव परिक्षण गर्दछ ।

२. पोर्टफोलियोको विशेषताहरू समाविष्ट विशेष परिस्थिति

माथि उल्लेखित सामान्य परिस्थितिहरूसँगै बैंकले आफै तनाव परिक्षण पद्धति पनि विकसित गरेको छ जसले बैंकको पोर्टफोलियोको विशेषताको आधारमा सबैभन्दा प्रतिकूल परिस्थितिहरू पहिचान गर्दछ । तनाव परिक्षणको नतिजाहरूलाई उच्च व्यवस्थापनले सामयिक रूपमा समिक्षा गर्नुका साथै व्यवस्थापन तथा सञ्चालक समितिद्वारा निर्धारित सीमा र नीतिमा समावेश गर्दछ ।

तनाव परिक्षण परिस्थितिहरूलाई निरन्तर समिक्षा गरिन्छ र आर्थिक परिवर्तन तथा बद्लिदो परिस्थिति अनुरूप अद्यावधिक गरिन्छ । बैंकले ब्याज दरमा भएको उतारचढाव र समयावधिले बैंकको वर्तमान पोर्टफोलियो तथा भविष्यमा गर्न लगानीमा पर्न सक्ने असरको आंकलन गर्दछ । यस विषयमा ALCO को बैठकमा छलफल गरिन्छ र यसका साथै ALCO को बैठकमा प्रत्येक नयाँ लगानीको निर्णय लिनु पूर्व यस्ता असरहरूको बारेमा छलफल गरिन्छ ।

तनाव परिक्षणको नतिजा

तनाव परिक्षणको नतिजा ALCO तथा जोखिम व्यवस्थापन समितिलाई नियमित रूपमा जानकारी गराईन्छ । सोहि नतिजा सञ्चालक समितिमा पनि विस्तृत रूपमा छलफल गरिन्छ । यसका साथै नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिकाको आवश्यकता अनुसार तनाव परिक्षण प्रतिवेदन नेपाल राष्ट्र बैंकलाई पनि पठाइन्छ ।

परिस्थिति विश्लेषण तथा संवेदनशीलता विश्लेषण

नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागद्वारा विकसित नमुना अनुसार परिस्थिति विश्लेषण तथा संवेदनशीलता विश्लेषण गरिन्छ । यद्यपि आवश्यकता अनुसार बैंकले अन्य प्रगतिशील तरिकाहरू अपनाउदछ र अन्य परिस्थितिहरू पनि विकास गर्दछ । बैंकले परिस्थिति विश्लेषण तथा संवेदनशीलता विश्लेषणको उपयोग गरी विभिन्न बनावटी तनाव परिस्थितिहरूले पूँजी पर्याप्तता अनुपात र विभिन्न जोखिमहरूमा पार्ने असरको आंकलन गर्दछ । भट्काको श्रोत थाहा नभई कुनै एउटा जोखिम कारकमा हुने उतारचढावले बैंकको वित्तीय अवस्थामा पर्ने असरको आंकलन गर्न बैंकले संवेदनशीलता विश्लेषणको प्रयोग गर्दछ । यसै गरी तनाव घटना पहिचान भई एक भन्दा बढि जोखिम कारकहरूमा एकसाथ हुने उतारचढावले बैंकको वित्तीय अवस्थामा पर्ने असरको मूल्याङ्कन गर्न बैंकले परिस्थिति विश्लेषणको प्रयोग गर्दछ ।

५.१.२ (क) कर्जा जोखिम

कर्जा जोखिम बैंकद्वारा उपलब्ध गराएको कर्जा तथा सापटि तिर्न नसक्ने सम्भावनासंग सम्बन्धित जोखिम हो । बैंकको मुख्य व्यवसाय नै कर्जा प्रदान गर्ने भएकोले बैंकमा कर्जा जोखिम उच्च हुन्छ । त्यसैले, कर्जा जोखिमहरू बैंकको उच्च जोखिमहरू मध्यमा पर्दछ । कर्जा जोखिमको व्यवस्थापनले बैंकको समग्र जोखिम व्यवस्थापनलाई बुझाउदछ ।

कर्जा जोखिम :

- ◆ कर्जा जोखिमको मापन ग्राहक वा काउन्टर पार्टीले भुक्तानी गर्न विफल हुँदा बैंकले गुमाउन सक्ने रकमको आधारमा गरिन्छ । डेरिभेटिभिको मामलामा एक्सपोजरको मापन contract को तत्कालको mark to market मूल्यमा तथा करार अवधिमा बजार दरको उतारचढावका कारण तत्कालको mark to market मूल्यमा हुने अनुमानित सम्भाव्य परिवर्तनको आधारमा गरिन्छ ।
- ◆ कर्जा जोखिम सिमा भित्रै भएको वा नभएको तथ्यको निगरानी अधिकारप्राप्त अधिकारीद्वारा गरिन्छ । कर्जा जोखिम सिमाले यदि कर्जा तथा सापटि लिएको ग्राहक वा काउन्टर पार्टीले contractual दायित्वलाई पूरा गर्न विफल भएको अवस्थामा बैंकलाई हुने उच्च एक्सपोजर वा घाटालाई जनाउँदछ ।
- ◆ कर्जा जोखिमको व्यवस्थापन सुदृढ जोखिम नियन्त्रण संरचनाद्वारा गरिन्छ । जोखिम नियन्त्रण संरचनाले कर्जा जोखिम व्यवस्थापनसंग सम्बन्धित नीतिहरू, नियमहरू तथा मार्गनिर्देशनहरूलाई प्रष्ट रूपमा प्रदर्शित गर्दछ ।

५.१.२ (ख) कर्जा जोखिम व्यवस्थापन

कर्जा जोखिमहरू बैंकको उच्च जोखिमहरू मध्यमा पर्दछ जुन बैंकद्वारा उपलब्ध गराएको कर्जा तथा सापटी तिर्न नसक्ने सम्भावनासंग सम्बन्धित हुन्छ । कुनै एउटा समयमा बैंकको पूँजी तथा हानि नोक्सानी व्यवस्थाको पर्याप्ततालाई मध्यनजर राखि हानि न्यूनिकरण प्रक्रियाको अभ्यासलाई कर्जा जोखिम व्यवस्थापन भनिन्छ । दैनिक कारोबारमा हुने कर्जा जोखिम व्यवस्थापन गर्न बैंकले विभिन्न जोखिम न्यूनिकरण पद्धतिहरू अपनाएको छ ।

कर्जा जोखिम व्यवस्थापनको उद्देश्य स्वीकार्य जोखिम सिमा भित्रै रहेर कर्जा प्रवाह तथा कायम राखि जोखिम न्यूनिकरण एवम् जोखिम समायोजित प्रतिफल दरको अधिकतमता हासिल गर्ने हो ।। हानि हुन सक्ने संभावनाको लगातार मापन एवम संभावित जोखिमहरूको पहिचान तथा न्यूनिकरण समावेश भएको बैंकको कर्जा जोखिम व्यवस्थापन अवधारणाको पालनाको लागि बैंकले आफै नीति तथा कर्जा सम्बन्धि नीतिहरू बनाएको छ । कर्जा जोखिम व्यवस्थापन गर्न र कम गर्न बैंकले उच्च श्रेणीको सम्पत्ति धारण तथा कायम गर्ने अभ्यास गर्दै आएको छ । बैंकको कर्जा नीतिले जोखिम व्यवस्थापन प्रक्रियाहरूलाई विस्तृत रूपमा सम्बोधन गरेको छ । बैंकले विभिन्न कर्मचारीहरूलाई विशेषज्ञता र जोखिम आंकलन क्षमताको आधारमा विभिन्न सिमासम्म कर्जा स्विकृत गर्ने अधिकार दिएको छ । बैंकले हरेक कर्जा प्रस्तावको मूल्याङ्कन पश्चात् कर्जा प्रदान गर्ने वा नगर्ने निर्णय गर्दछ । निश्चित सिमाभन्दा बढिको कर्जा प्रस्तावलाई कर्जा जोखिम व्यवस्थापन विभागले समिक्षा गर्ने गर्दछ जसले कर्जा प्रवाह प्रक्रियामा स्वतन्त्र नियन्त्रण केन्द्रको भूमिका निर्वाह गर्दछ । साथै यस विभागले व्यवसायसंग सम्बन्धित अन्तर्निहित कर्जा जोखिमलाई सेपटि मार्जिन, थप धितो तथा थोरै कर्जा प्रवाह जस्ता तरिकाहरू अपनाएर पर्याप्तताका साथ सम्बोधन गरेको पक्का गर्दछ ।

बैंकले कर्जा सम्बन्धि संचालन प्रणालीलाई अभ सबल बनाउन विभिन्न प्रोडक्ट पेपर, मार्गनिर्देशिका तथा प्रक्रियाहरू अपनाएको छ ।

जाँच तथा सन्तुलन पद्धती बमोजिम प्रत्येक कर्जामा कम्तिमा दोहोरो स्वीकृति हुनु पर्ने प्रक्रिया बैंकले अपनाएको छ । कुनै पनि एक व्यवसायिक क्षेत्र अथवा एकल ऋणीमा पोर्टफोलिया एकाग्रता जोखिम नहोस् भनि सुनिश्चित गर्न बैंकले नियमित रूपमा कर्जा पोर्टफोलियोको निगरानी गर्दछ । यससी नै बैंकले नियन्त्रित लगानी नीति र पर्याप्त स्रोत मार्फत लगानी निर्णयहरूलाई पनि नियन्त्रण गर्दछ ।

धितो सम्बन्धि कागजातहरू तयार पार्न तथा रेखदेख गर्न बैंकले छुटै Central Credit Administration and Control Department (CCAC) विभाग स्थापना गरेको छ । स्वीकृत हुंदाका शर्तहरू बमोजिम सुरक्षित रहे नरहेको रुजु गर्ने गरी Four Eyes Concept को स्वरूपमा स्थापना गरिएको हो । यस विभागले कर्जा प्रवाह पश्चात् post relationship को मूल्याङ्कन गरी प्रवाहित कर्जा सुरक्षित भए वा नभएको सुनिश्चित गर्दछ ।

५.१.२ (ग) कर्जा नोक्सानी आंकलन तथा कर्जा जोखिम न्यूनिकरण

बैंकले नोक्सान कर्जाहरूको समयमै उचित कर्जा नोक्सानी व्यवस्था सिर्जना गर्ने गरेको छ ।

कर्जा नोक्सानी आंकलन पद्धति

क) परिवेधित लागत (**amortized cost**) मा मापन गरिएका वित्तीय सम्पत्तिहरूमा हुने नोक्सानी

शुरुमा बैंकले व्यक्तिगत रूपमा महत्वपूर्ण वित्तीय सम्पत्तिहरूमा नोक्सानीको objective evidence रहे नरहेको आंकलन गर्दछ । यदि कुनै कर्जालाई डिफल्ट भनी वर्गिकरण गरिएको छ वा बैंकले पाकेको सांवा वा ब्याज रकम पूर्ण रूपमा वा प्रारम्भिक शर्तहरू अनुरूप असुली गर्न नसक्ने भएमा ती कर्जाहरूमा नोक्सानीको आंकलन गरिन्छ । यदि उक्त कर्जा धितोद्वारा सुरक्षित भएको खण्डमा त्यस्ता कर्जामा हुन सक्ने नोक्सानीको आंकलन गर्दा सुरक्षणमा राखिएको धितोको वर्तमान net realisable मूल्यलाई पनि मध्यनजर राखिन्छ । धितोको net present मूल्य कर्जाको रकम भन्दा पर्याप्त भएको खण्डमा नोक्सानीको गणना गरिदैन ।

नोक्सानीको objective evidence निर्धारण नभएका व्यक्तिगत वित्तीय सम्पत्तिहरूलाई एकै प्रकारका कर्जा जोखिम विशेषताहरू जस्तै धितोको किसिम, तिर्न वांकि अवस्था वा अन्य उपयुक्त तत्वका आधारमा विभिन्न वित्तीय सम्पत्तिको समूहमा विभाजन गरिन्छ । वित्तीय सम्पत्तिहरूको आधारमा विभिन्न समूहहरूमा विभाजन गरी सामूहिक नोक्सानी

आंकलन गरिन्छ । तर यदि कुनै सम्पत्तिमा व्यक्तिगत नोक्सानी व्यवस्था गरिएको छ भने ती सम्पत्तिलाई सामुहिक नोक्सानी आंकलन गर्दा समावेश गरिन्दैन ।

देहायका दुई अवस्थामा सामुहिक नोक्सानी आंकलन गरिन्छ :

- ◆ हानि भैसकेको तर व्यक्तिगत रूपमा हानि पहिचान नभएको कर्जाहरू
- ◆ व्यक्तिगत रूपमा महत्वपूर्ण नमानिएका एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजित कर्जाहरू

हानि भईसकेको तर व्यक्तिगत रूपमा हानि पहिचान नभएको

व्यक्तिगत हानि पहिचान नभएका कर्जा तथा सापटीहरूलाई कर्जा जोखिम विशेषताको आधारमा विभिन्न समूहहरूमा विभाजन गरी अनुमानित सामुहिक नोक्सानी आंकलन गरिन्छ । रिपोटिङ्ग मिति भन्दा अगाडि नोक्सानी भैसकेको तर व्यक्तिगत रूपमा पहिचान नभएको नोक्सानीलाई समेत यस तरिकाले आंकलन गरेको नोक्सानी व्यवस्थाले समावेश गर्दछ ।

अहिले हानि भैसकेको तर व्यक्तिगत रूपमा पहिचान नभएको नोक्सानी भविष्यमा व्यक्तिगत रूपमा पहिचान भएको खण्डमा ती कर्जाहरूको हकमा सामुहिक नोक्सानी आंकलन नगरी व्यक्तिगत नोक्सानी आंकलन गरिनेछ ।

सामुहिक नोक्सानी व्यवस्थाको आंकलन गर्दा देहायका बुँदाहरूमा ध्यान दिइन्छ :

- ◆ समान कर्जा जोखिम भएको पोर्टफोलियोमा विगतमा भएको नोक्सानी
- ◆ वर्तमान आर्थिक स्थिति हेर्दा विगतमा भएको नोक्सानीभन्दा रिपोटिङ्ग मितिमा आंकलन गरिने नोक्सानी व्यवस्थाको रकम कम वा बढि हुन सक्ने व्यवस्थापनको अनुभवको आधारमा गरिएको निर्णय

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजित कर्जाहरू

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजित कर्जाहरूमा हुन सक्ने नोक्सानी आंकलन गर्ने सांख्यिकी (statistical) विधिहरूको प्रयोग गरिन्छ । कर्जा अपलेखन भएमा ती कर्जाहरूलाई समूहबाट हटाई व्यक्तिगत रूपमा नोक्सानी मापन गरिन्छ ।

बैंकले देहायको विधिमार्फत सामुहिक हानि व्यवस्था आंकलन गर्दछ :

एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरूमा विभाजन गरे पश्चात् सामुहिक नोक्सानीको मापन Net flow rate method बाट गरिन्छ । यस पद्धतीमा बैंकले कर्जा तथा सापटीहरूलाई विभिन्न समूहहरूमा गरेको वर्गीकरण, त्यसमा आएको परिवर्तन र प्रतिवेदन अवधिसम्ममा पहिचान भएका घटनाहरूको आधारमा भविष्यमा बैंकलाई हुन सक्ने कर्जा नोक्सानी रकमको आंकलन गरिन्छ ।

यस पद्धतीमा भाका नाधेको अवधिको आधारमा कर्जा तथा सापटीहरूलाई विभिन्न समूहहरूमा विभाजन गरी सांख्यिकी विश्लेषण गरी विभिन्न समूहहरूमा विभाजन गरिएका त्रैण तथा सापटीहरूको स्तर भर्न सक्ने र अन्ततः असुली हुन नसक्ने सम्भावनाको आंकलन गरिन्छ ।

हालको आर्थिक परिस्थिति तथा पोर्टफोलियो जोखिमका कारकहरूलाई समेत ध्यानमा राखि नोक्सानी व्यवस्था रकमको आंकलन गरिन्छ । आर्थिक परिस्थिति तथा पोर्टफोलियो जोखिमका कारकहरूमा देहायका कारकहरू समेत पर्दछन् :

- ◆ वर्तमान कर्जा पोर्टफोलियो वृद्धि तथा प्रोडक्ट समिश्रण
- ◆ बेरोजगारी दर
- ◆ कुल ग्राहस्थ उत्पादनमा भएको वृद्धि
- ◆ मुद्रास्फीति
- ◆ ब्याज दर
- ◆ सरकारी नीति तथा नियममा परिवर्तन
- ◆ सम्पत्तिको मूल्य
- ◆ भुक्तानीको अवस्था

कर्जा तथा सापटीमा गरिने नोक्सानी व्यवस्था निम्न दुई मध्य जुन अधिक हुन्छ सोही नै व्यवस्था गरिन्छ :

- (क) माथि बुँदा नं. ५.१.२(ग) मा नोक्सानी आंकलन विधी अनुसार गणना गरिएको नोक्सानी व्यवस्था
 (ख) नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशन नं. २ अनुसार गणना गरिएको कर्जा नोक्सानी व्यवस्था

बुँदा नं. ५.१.२(ग) नोक्सानी आंकलन विधी अनुसार नोक्सानीको गणना :

- (क) सुरुमा बैंकको कुल कर्जा तथा सापटीको २५% ओगटेका ठूला ऋणीहरूलाई प्रदान गरेको कर्जालाई छनौट गरी ती कर्जालाई हरेक आर्थिक वर्षको अन्त्यमा व्यक्तिगत नोक्सानीको लागि परीक्षण गरिन्छ ।
- (ख) बुँदा नं. (क) मा छनौट गरिएका कर्जा तथा सापटीहरूलाई तल दिएका मापदण्ड अनुसार व्यक्तिगत नोक्सानीको लागि परीक्षण गरिन्छ :
- ◆ ऋणीको नगद प्रवाहमा आएको समस्या थाहा भएमा
 - ◆ सम्झौता अनुसार तिर्नु पर्न सावा वा ब्याज भाका नाघेमा
 - ◆ ऋण सहमति र शर्तको उल्लंघन गरेमा
 - ◆ ऋणी टाट पल्टन सक्ने सम्भावना वा आर्थिक पुनर्संरचना गर्नु पर्न देखिएमा
 - ◆ वाह्य क्रेडिट रेटिङ ऐजेन्सीले ऋणीको क्रेडिट रेटिङ उल्लेखनिय तरिकाले घटेको पाइएमा
 - ◆ बैंकको ऋणीसंगको एकिकृत एक्सपोजर
 - ◆ ग्राहकको व्यवसायिक मोडलको व्यवहारिकता र ग्राहकको आर्थिक समस्या हल गर्न तथा समयमै ऋण तिर्न सक्ने क्षमता ।
 - ◆ अपेक्षित आम्दानी र असुलीको रकम र समय
 - ◆ ऋणीले बैंकको कर्जा तथा सापटी तिर्नु अगाडि अरु ऋणदाताको ऋण तिर्ने गरी गरेको प्रतिबद्धता वा Pari-pasu र अरु ऋणदाताले उक्त ऋणीलाई लगातार सहायता गर्ने सम्भावना
 - ◆ धितो जमानतको विश्वनीय मूल्य र बैंकले धितो आफ्नो प्रभुत्वमा ल्याउन सक्ने सम्भावना
- (ग) बुँदा नं. (ख) अनुसार नोक्सानी परीक्षण गर्दा आ.व.२०७९/८० र आ.व.२०८०/८१ मा कुनै कर्जा तथा सापटीमा व्यक्तिगत नोक्सानी पहिचान नभएको ।
- (घ) व्यक्तिगत नोक्सानी पहिचान नभएका कर्जा तथा सापटीहरूलाई एकै प्रकारका कर्जा तथा सापटीहरूको आधारमा विभिन्न समूहहरू जस्तै घर कर्जा, आवधिक कर्जा, चालुपूँजि कर्जा, आदिमा विभाजन गरी सामुहिक नोक्सानी आंकलन गरिन्छ ।
- (ङ) सामुहिक नोक्सानीको मापन Net flow rate method बाट गरिन्छ । यस पद्धतीमा बैंकले कर्जा तथा सापटीहरूलाई विभिन्न समूहहरूमा गरेको वर्गीकरण, त्यसमा आएको परिवर्तन र प्रतिवेदन अवधि सम्मा पहिचान भएका घटनाहरूको आधारमा भविष्यमा बैंकलाई हुन सक्ने कर्जा नोक्सानी रकमको आंकलन गरिन्छ ।
- (च) माथि बुँदा (ङ) मा उल्लेख गरे अनुसार गणना गरेको सामुहिक नोक्सानीको रकम देहाय बमोजिम छ :

| विवरण | आ.व. २०७९/८० | आ.व. २०८०/८१ | रकम रु. |
|----------------------------|---------------|---------------|---------|
| कुल सामुहिक जोखिम व्यवस्था | ७४७,३९०,४३३/- | ५४४,३६४,३१२/- | |

कर्जा तथा लिनुपर्ने रकमको अपलेखन

कर्जा असुली नहुने अवस्था देखिएमा कर्जालाई आंशिक वा पूर्ण रूपमा अपलेखन गरिन्छ । तर सुरक्षित ऋणको हकमा सुरक्षणमा राखिएको सम्पत्तिको लिलामी बिक्की पछि मात्र अपलेखन गरिन्छ । तर यदि सुरक्षणमा राखिएको सम्पत्तिको मूल्य निर्धारण भएमा र थप असुली नहुने देखिएमा अधि नै अपलेखन गर्न सकिन्छ । आ.व. २०८०/८१ मा बैंकले रु ७,५६५,९९५ बराबरको कर्जा अपलेखन गरेको छ । अपलेखन गरिएका ऋणीहरूको विवरण देहाय बमोजिम रहेको छ :

| ऋणीको नाम | रकम (₹) |
|--------------------|------------------|
| अरुण कुमार मारवारी | ३,०९२,२७० |
| सन्तोष खडका | २,२८८,९२३ |
| रमेश कुमार जतिया | २,०८९,२७० |
| एस.के.मिडिया | १०२,७३२ |
| जम्मा | ७,५६५,१९५ |

धितो व्यवस्थापन

बैंकले वित्तीय सम्पत्तिको जोखिम न्यूनिकरण गर्न सके सम्म धितोको प्रयोग गर्दछ । नगद, धितोपत्र, प्रतितपत्र जमानत, अचल सम्पत्ति, प्राप्ती, स्टक र अन्य गैर वित्तीय सम्पत्ति जस्ता विभिन्न धितोका प्रकारहरू हुन्छन् । साधारणतया धितोको उचित मूल्यको आंकलन कम्तिमा कर्जा प्रदान गर्दाको बखत नेपाल राष्ट्र बैंकको मार्गनिर्देशिकाको आधारमा गरिन्छ । अचल सम्पत्ति जस्ता गैर वित्तीय धितोको मूल्यांकन गर्दा स्वतन्त्र मूल्यांकनकर्ता र लेखापरीक्षण भएको वित्तीय विवरण जस्ता तेस्रो पक्षको विवरणको आधारमा गरिन्छ ।

CRM अन्तर्गत प्राप्त कर्जा जोखिम न्यूनीकरण

आषाढ मसान्त २०८१ मा प्रयोग भएका विभिन्न योग्य कर्जा जोखिम न्यूनीकरणका प्रकार र ती CRMs अनुसार लिइएको फाइदा तल दिइएको छ :

| विवरण | योग्य CRM (₹. हजारमा) |
|---------------------------|-----------------------|
| बैंकमा निक्षेप | २,६३५,१२९ |
| अर्स बैंकमा रहेको निक्षेप | - |
| जम्मा | २,६३५,१२९ |

ख) अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्तिको नोक्सानी

अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्तिको लागि बैंकले हरेक रिर्पोटिङ्ग मितिमा हानि नोक्सानी भए वा नभएको objective evidence आंकलन गर्दछ ।

बैंकले जसरी परिषोधित मूल्यमा मापन गरिएको वित्तीय सम्पत्तिको हानि नोक्सानी आंकलन गर्दछ, त्यसरी नै debt उपकरणहरूको हकमा व्यक्तिगत रूपमा हानि नोक्सानी आंकलन गर्दछ । यद्यपि नोक्सानीको कूल रकम भने परिषोधित मूल्य र वर्तमान उचित मूल्यको फरक रकममा नाफा वा नोक्सान हिसाबमा पहिले समावेश गरिसकेको नोक्सानी व्यवस्था घटाएर निकालिन्छ । भविष्यमा हुने ब्याज आम्दानी हानि नोक्सानी घटाइसकेपछिको वित्तीय सम्पत्तिको मूल्यमा आधारित हुन्छ र ब्याज आर्जनको लागि त्यही दरको प्रयोग गरिन्छ जुन दरले हानि नोक्सानी रकम आंकलन गरिएको हुन्छ । यदि भविष्यमा debt उपकरणहरूको उचित मूल्य बढेमा र त्यस्तो वृद्धिको कारण हानि नोक्सानी व्यवस्थालाई नाफा वा नोक्सान हिसाबमार्फत रिभर्स गरिन्छ ।

अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको इक्विटी उपकरणहरूको हकमा हानिको आधारभूत प्रमाणको रूपमा परल मूल्यभन्दा उचित मूल्य धेरैले वा दिर्घकालीन रूपले घटेको स्थितिलाई समेत लिइन्छ । यदि हानि भएको प्रमाण भेटेमा परल मूल्य र वर्तमान उचित मूल्यको फरक रकममा नाफा वा नोक्सान हिसाबमा पहिले समावेश गरिसकेको नोक्सानी व्यवस्था घटाएर आएको कूल नोक्सानलाई इक्विटीबाट हटाइ नाफा वा नोक्सान हिसाबमा देखाइन्छ । तर यदि भविष्यमा अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको impaired इक्विटी उपकरणहरूको उचित मूल्य बढेमा बढेको रकमलाई अन्य विस्तृत आम्दानीको विवरणमा समावेश गरिन्छ । अन्य विस्तृत आम्दानीमार्फत उचित मूल्यमा वर्गीकरण गरिएको इक्विटी उपकरणहरू uncollectible हुने निश्चित भएमा बैंकले ती सम्पतिहरू अपलेखन गर्दछ ।

५.१.३ (क) तरलता जोखिम

तरलता जोखिम भन्नाले अस्वीकार्य मूल्य अथवा नोक्सानी नव्योहोरी भनेको समयमा आफ्नो दायित्व पूरा गर्न नसक्नाले वा सम्पति वृद्धी गर्न नसक्नाको कारणले बैंकलाई हुन सक्ने नोक्सानीको सम्भावनालाई जनाउदछ । तरलता भनेको आफ्नो सम्पत्तिलाई समय रहदै दायित्व पूरा गर्न सक्ने हिसाबले नगद तथा नगद समानमा उपयुक्त मूल्यमा परिवर्तन गर्न सक्ने क्षमता हो । तरलता जोखिमलाई बैंकको एक मुख्य जोखिमको रूपमा लिइन्छ । बैंकको तरल सम्पत्तिले दायित्वको रकम पूर्ति गर्न नसकेको खण्डमा तरलता जोखिम उत्पन्न हुन्छ र त्यस्तो परिस्थितिमा बैंकले बजारबाट आवश्यक तरलताको पूर्ति गर्दछ ।

तरलता जोखिमलाई :

- ◆ Maturity ladder analysis को प्रयोग गरी मापन गरिन्छ ।
- ◆ बैंकको तरलता जोखिम व्यवस्था संरचना अनुसार निगरानी गरिन्छ र सम्पत्ति तथा दायित्व व्यवस्थापन समितिद्वारा पुनर्निरीक्षण गरिन्छ ।
- ◆ बजारमा नियमीत रूपले चलि आएको बजार अभ्यास अनुसार नभएको खण्डमा कुनै सम्बन्धित पक्ष वा नेपाल राष्ट्र बैंकको भर नपरि एकल रूपमा व्यवस्थापन गरिन्छ ।

५.१.३ (ख) तरलता जोखिम व्यवस्थापन

बैंकको सञ्चालक समितिले बैंकसंग आवश्यक तरलता जोखिम व्यवस्थापन संरचना भएको र बैंक अनियमित तरलता परिस्थितिहरूको सामना गर्न सक्षम रहेका सुनिश्चितता गर्दछ । त्यसै गरी बैंकले तरलता नीति र Contingency कोष योजना तयार पारेको छ जसलाई वरिष्ठ व्यवस्थापनको सिफारिसमा सञ्चालक समितिले स्वीकृत गरेको छ । बैंकले तरलता अवस्था निर्धारण गर्न flow measures को प्रयोग गर्नुका साथै maturity ladder analysis को पनि प्रयोग गर्दछ जसले एक समय अवधि भित्र बैंकको inflow र outflow तय गरी net deficit वा Surplus (GAP) को अनुमान गर्दछ । Maturity ladder को उपयोग गरी नगद अन्त प्रवाह (inflow) र नगद व्याय प्रवाह (outflow) को दैनिक रूपमा अथवा तोकिएको समयमा नेपाल राष्ट्र बैंकद्वारा जारित एकिकृत निर्देशिकाको (निर्देशिका-५) अन्तर्गत NRB Ni. Fa. No 5.1 अनुसार तुलना गरिन्छ ।

बैंकको तरलता मूल्याङ्कन, मापन र व्यवस्थापन ट्रेजरी विभागले गर्दछ र विभागले नेपाल राष्ट्र बैंकले तोकेको CRR, SLR र Credit to Deposit Ratio / Liquidity Ratio जस्ता अनुपातहरू बैंकले पालना गरेको सुनिश्चित गर्दछ । यसका साथै तरलता जोखिम व्यवस्थापनको निम्नि विभागले निर्धारित सीमाभन्दा माथि रहि लगानी कायम गर्दछ ।

५.१.४ (क) बजार जोखिम

बजार जोखिम भन्नाले बजार मूल्यमा हुने प्रतिकुल गतिविधिले गर्दा बैंकको वासलात भित्र र बाहिरको स्थितिमा नोक्सान हुन सक्ने जोखिम हो । बजार जोखिमका मुख्य तत्वहरू देहाय बमोजिम हुन्छन् :

- ◆ व्याजदर सम्बन्धि उपकरणहरू सम्बन्धी जोखिम
- ◆ विदेशी विनिमय (सुनको मूल्य समेत) मा परिवर्तन सम्बन्धी जोखिम
- ◆ इकिवटी तथा कमोडिटिमा लगानी सम्बन्धी जोखिम
- ◆ बजार कारोबारमा एकाग्रता तथा सहसम्बन्ध तत्वहरूको जोखिम

५.१.४ (ख) बजार जोखिम व्यवस्थापन

बैंकको सञ्चालक समितिले बजार जोखिम नीति तथा ढाँचालाई स्वीकृत गर्दछ । बजार तथा तरलता जोखिम निरिक्षण र व्यवस्थापनको निमित्त बैंकले सम्पत्ति तथा दायित्व व्यवस्थापन समिति (ALCO) गठन गरेको छ जसले नियमित रूपमा बैठक बसि बैंकको सम्पत्ति तथा दायित्वको स्थिति, प्रोफाइल, विदेशी मुद्राहरूमा विनिमय दरका परिवर्तनले उत्पन्न हुने जोखिमहरूको निगरानी, GAP analysis को समिक्षा तथा इकिवटी लगानी सम्बन्धि रणनीतिहरू बनाउने गर्दछ । सबै विदेशी विनिमय अवस्थाहरूको व्यवस्थापन Treasury Front Office ले गर्दछ । Front Office ले गरेका

सम्भौताहरुको कार्यावन्यन र बैंकको तरलता स्थितीको निरीक्षण Treasury Back Office ले गर्दछ भने Treasury middle office ले ट्रेजरी व्यवस्थापन सम्बन्धि जोखिमहरुको निगरानी, मापन तथा मूल्याङ्कन गर्दछ । उचित जाँच र नियन्त्रणको लागि ट्रेजरी विभागको Front Office र Back Office को छुट्टाछुट्टे रिपोटिङ् लाइन निर्धारण गरिएको छ । Treasury middle office ले ट्रेजरी सम्बन्धि गतिविधिहरुबाट स्वतन्त्र रहि ALCO तथा एकिकृत जोखिम व्यवस्थापन विभागलाई रिपोर्ट गर्दछ ।

५.१.४ (ग) बजार जोखिम आंकलन पद्धति

नेपालको बजार जोखिमको थुप्रै अंगहरु मध्य विदेशी विनिमय दर परिवर्तन जोखिम प्रमुख हो । त्यसैले विदेशी विनिमय दर परिवर्तन जोखिम मापनको लागि बैंकले net open position approach को प्रयोग गर्नुका साथै नेपाल राष्ट्र बैंकले जारी गरेको पूँजी पर्याप्तता संरचना अनुसारको पूँजी कायम गर्दछ ।

५.१.५ (क) संचालन जोखिम

संचालन जोखिम भन्नाले अपर्याप्त वा विफल आन्तरिक प्रक्रियाहरु, व्यक्तिहरु र प्रणाली अथवा बाह्य घटनाहरुले निस्त्याउन सक्ने नोकसानी वा बैंकको प्रतिष्ठामा हुन सक्ने हानिलाई जनाउंदछ । संचालन जोखिम बैंकको सबै गतिविधिहरुमा अन्तर्निहित हुन्छ ।

५.१.५ (ख) संचालन जोखिम व्यवस्थापन

संचालन जोखिमको निरीक्षणको निमित्त बैंकले विभिन्न बैंकिङ् कार्यहरुको लागि Standard Operating Procedures तयार पारेको छ जुन व्यवसायिक सन्दर्भलाई मध्यनजर राखि समय समयमा समीक्षा र परिमार्जन गरिन्छ ।

बैंकले सबै संचालन सम्बन्धित क्रियाकलापहरुमा दोहोरो नियन्त्रण प्रणाली अपनाएको छ जसमा हरेक वित्तीय र गैर वित्तीय कारोबारलाई कारोबारकर्ता भन्दा माथिल्लो तहको व्यक्तिले स्वीकृत गर्दछ । जोखिम निरीक्षण प्रणालीको पर्याप्तता मूल्याङ्कन गर्नका लागि नियमित बैठक बसी समीक्षा गर्दछ र उक्त प्रणालीमा आवश्यकता अनुसार परिवर्तन गर्दछ । वित्त विभागको निगरानीमा रहि सबै Nostro र Agency खाता, अन्तर-शाखा र अन्तर विभाग हिसाबको दैनिक रूपमा हिसाब मिलान गर्नका लागि स्वतन्त्र हिसाब मिलान इकाई गठन गरेको छ । यसका साथै बैंकले स्वतन्त्र आन्तरिक लेखापरीक्षण विभाग स्थापना गरेको छ जसले बैंकको लेखापरीक्षण समितिलाई रिपोर्ट गर्दछ । त्यसै गरी व्यवसायिक प्रक्रिया र वित्तीय अवस्था समीक्षा गर्न लेखापरीक्षण समितिको समय समयमा बैठक बस्दछ । बैंकको जोखिम व्यवस्थापन ढाँचा बमोजिम शाखाहरुको संचालन जोखिम व्यवस्थापन र निरीक्षण अभ सबल रूपले गर्न बैंकले छुट्टे संचालन जोखिम व्यवस्थापन विभाग र अनुपालन विभाग स्थापना गरेको छ ।

५.१.५ (ग) संचालन जोखिम आंकलन पद्धति

नेपाल राष्ट्र बैंकले जारी गरेको पूँजी पर्याप्तता संरचना Capital Adequacy Framework अन्तर्गत भएको Basic Indicator approach प्रयोग गरी बैंकले संचालन जोखिमको आंकलन गर्दछ । संचालन जोखिम आंकलन गर्न बैंकले विगतमा घटेका प्रणाली विफलता, प्रणाली विफलताका कारण भएको घाटा तथा अन्य बाहिरी कारकहरुको मध्यनजर राख्दछ । बैंकले चरणवद्द रूपमा जोखिम व्यवस्थापन प्रक्रिया प्रयोग गरी संचालन जोखिमको निगरानी, मापन, मूल्याङ्कन तथा भविष्यमा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्दछ ।

५.१.६ वित्तीय सम्पत्ति तथा दायित्वको उचित मूल्य

वित्तीय सम्पत्ति तथा दायित्वको उचित मूल्यको मापन गर्न सो मूल्य भल्काउने उपयुक्त बजारको छनौटको लागि निम्न बमोजिमको प्राथमिकताको क्रम अपनाइएको हुन्छ:

श्रेणी १

यस श्रेणीमा बजार मूल्यको निर्धारण सो सम्पत्ति/दायित्व वा उस्तै सम्पत्ति/दायित्वको स्वतन्त्र र सक्रिय रूपमा खरिद बिक्री हुने बजारमा चलन चल्तीमा रहेको मूल्यलाई कुनै समायोजन विना नै गरिन्छ । व्यापारिक लगानी र अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय सम्पत्तिहरुलाई श्रेणी १ मा वर्गीकरण गरिएको छ ।

श्रेणी २

यस श्रेणीमा बजार मूल्यको निर्धारण सो निर्धारण गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उपलब्ध हुने उपयुक्त तथ्याङ्कका आधारमा गर्न गरिएको हुन्छ ।

श्रेणी ३

बजार मूल्य श्रेणी २ अनुसार पनि निर्धारण गर्न नसकिएमा सो को निर्धारण मूल्याङ्कनका विभिन्न पद्धति अपनाएर गरिन्छ र सो मध्य बढी उचित र उपयुक्त मूल्याङ्कन पद्धतिबाट आएको मूल्यलाई बजार मूल्यको रूपमा लिने गरिन्छ ।

५.२ पूँजी व्यवस्थापन

क) गुणात्मक प्रकटिकरण

व्यवसायको विकास र नियमनकारी पूँजी आवश्यकता पुर्तीलाई समर्थन गर्न सुदृढ पूँजीको आधार कायम गर्न बैंकको चाहना अनुरूप पूँजी व्यवस्थापन पद्धतिको विकास गरिएको छ ।

बैंकसँग हेरक समयमा पर्याप्त पूँजी उपलब्ध होस् भन्ने सुनिश्चित गर्न पूँजी योजना र व्यवस्थापन अत्यन्त आवश्यक छ । बैंकले प्रतिकूल आर्थिक वातावरणलाई ध्यानमा राखी धेरै प्रकारको परिस्थितिहरू र त्यसले निम्त्याउन सक्ने असरहरूलाई समावेश गरेर पूँजी व्यवस्थापन योजना तयार पारेको छ ।

प्रभावकारी पूँजी व्यवस्थापन योजनाको महत्वपूर्ण तत्वहरू:

- ◆ नेपाल राष्ट्र बैंक बमोजिम न्यूनतम पूँजी आवश्यकता
- ◆ व्यवसाय बृद्धिको सम्भावना तथा जोखिम
- ◆ लाभांश नीति
- ◆ पूँजी संकलनका सम्भावित उपकरणहरू (इक्विटी, ऋणपत्र, आदि)
- ◆ विभिन्न तनाव परिस्थितियहरू
- ◆ सम्पत्तिको बिक्री
- ◆ उच्च व्यवस्थापनले आवश्यक ठानेका अन्य तत्वहरू

बैंकले जारी गरेका पूँजी उपकरणहरूको मुख्य विशेषता तथा शर्तहरू

बैंकले ऋणपत्र जारी गरेर रु. ७,६६२,५५९,०००/- ले पूँजी बढाएको छ । बैंकले जारी गरेका ऋणपत्रहरूको मुख्य विशेषता तथा शर्तहरू निम्न बमोजिम छन् :

| ऋणपत्रको नाम | रकम (रु.) | ब्याज दर (%) | जारी मिति | भुक्तानी मिति |
|--|------------------------|--------------|------------|---------------|
| एस.बि.एल ऋणपत्र २०८२ (रु. १००० को दरले) | २,९६२,५५९,०००/- | १०.५० | २०७५/०९/२९ | २०८२/०९/२८ |
| एस.बि.एल ऋणपत्र २०८३ (रु. १००० को दरले) | २,५००,०००,०००/- | १०.२५ | २०७६/०५/२६ | २०८३/०५/२५ |
| एस.बि.एल ऋणपत्र २०८४ (रु. १००० को दरले) | ३,०००,०००,०००/- | ८.५० | २०७७/०६/२७ | २०८४/०६/२६ |
| जम्मा | ७,६६२,५५९,०००/- | | | |

अन्य शर्तहरू:

१. ऋणपत्र परिपक्व भएको समयमा ऋणपत्रको अंकित मूल्यमा रकम फिर्ता गरिनेछ ।
२. ब्याज भुक्तानी अर्ध वार्षिक रूपमा गरिनेछ ।

(ख) परिमाणात्मक विवरण

१. पूँजी संरचना तथा पूँजी पर्याप्तता
- ◆ प्राथमिक पूँजी र यसका पुरकहरू

| क्र.स. | विवरण | रकम (रु. हजारमा) |
|-------------------------------------|---|-------------------|
| प्राथमिक पूँजी (CET 1+ AT 1) | | २२,८००,५२९ |
| Common Equity Tier 1 (CET 1) | | २२,८००,५२९ |
| १ | शेयर चुक्ता पूँजी | १४,०८९,९८० |
| २ | शेयर प्रिमियम | - |
| ३ | प्रस्तावित बोनस शेयर | - |
| ४ | वैधानिक साधारण जगेडा कोष | ५,०३०,१७६ |
| ५ | संचित मुनाफा | ५८०,३६२ |
| ६ | चालु आ.व. को नाफा/(नोक्सान) | - |
| ७ | पूँजी समायोजन कोष | ९९,४२८ |
| ८ | पूँजी फिर्ता जगेडा कोष | ४,५०२,१३३ |
| ९ | घटाउने : अमूर्त सम्पत्ति | ९४६,९४७ |
| १० | घटाउने : वित्तीय स्वार्थ रहेका संस्थाहरूको इकिवटीमा लगानी | १,२७५,४०३ |
| अतिरिक्त Tier-1 (AT1) | | - |

- ◆ पुरक पूँजी

| क्र.स. | विवरण | रकम (रु. हजारमा) |
|-------------------------|--|------------------|
| १ | संचीय (cumulative)वा फिर्ता हुने अग्राधिकार शेयर | - |
| २ | सुरक्षण नराखिएको सहायक आवधिक ऋण | ३,२३२,५१२ |
| ३ | हाइब्रिड पूँजी उपरकणहरू | - |
| ४ | असल कर्जा नोक्सानी व्यवस्था | २,७५३,४९८ |
| ५ | लगानी समायोजन कोष | ९९,३६५ |
| ६ | सम्पत्ति पुनर्मूल्याङ्कन कोष | - |
| ७ | सटही समिकरण कोष | ९८,३८५ |
| ८ | अन्य जगेडाहरू | - |
| जम्मा पुरक पूँजी | | ६,०९५,७६० |

- क. बैंकले रु. २.१६ अर्बको एस.बि.एल ऋणपत्र २०८२ जारी गरेको छ जसको अंकित मूल्य रु. १००० रहेको छ । एस.बि.एल ऋणपत्र २०८२ को मुख्य विशेषताहरू निम्न लिखित छन् :
- ◆ समय अवधि - ७ वर्ष
 - ◆ ब्याज दर - १०.५० प्रतिशत प्रति वर्ष
 - ◆ ब्याज भुक्तानी - अर्ध वार्षिक रूपले
 - ◆ Liquidation भएमा दावी - Depositor पछि
 - ◆ ऋणपत्र चुक्ता गर्ने ऋणपत्र भुक्तानी कोषको व्यवस्था गरिने
 - ◆ ऋणपत्रलाई अन्य बैंक तथा वित्तीय संस्थामा धरौटी राख्न सकिने
 - ◆ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

ख. बैंकले रु. २.५० अर्बको एस.बि.एल ऋणपत्र २०८३ जारी गरेको छ जसको अंकित मूल्य रु. १००० रहेको छ । एस.बि.एल ऋणपत्र २०८३ को मुख्य विशेषताहरू निम्न लिखित छन् :

- ◆ समय अवधि - ७ वर्ष
- ◆ ब्याज दर - १०.२५ प्रतिशत प्रति वर्ष
- ◆ ब्याज भुक्तानी - अर्ध वार्षिक रूपले
- ◆ Liquidation भएमा दावी - Depositor पछि
- ◆ ऋणपत्र चुक्ता गर्ने ऋणपत्र भुक्तानी कोषको व्यवस्था गरिने
- ◆ ऋणपत्रलाई अन्य बैंक तथा वित्तीय संस्थामा धरौटी राख्न सकिने
- ◆ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

ग. बैंकले रु. ३ अर्बको एस.बि.एल ऋणपत्र २०८४ जारी गरेको छ जसको अंकित मूल्य रु. १००० रहेको छ । एस.बि.एल ऋणपत्र २०८४ को मुख्य विशेषताहरू निम्न लिखित छन् :

- ◆ समय अवधि - ७ वर्ष
- ◆ ब्याज दर - ८.५० प्रतिशत प्रति वर्ष
- ◆ ब्याज भुक्तानी - अर्ध वार्षिक रूपले
- ◆ Liquidation भएमा दावी - Depositor पछि
- ◆ ऋणपत्र चुक्ता गर्ने ऋणपत्र भुक्तानी कोषको व्यवस्था गरिने
- ◆ ऋणपत्रलाई अन्य बैंक तथा वित्तीय संस्थामा धरौटी राख्न सकिने
- ◆ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

◆ **पूँजीबाट कटौती**

बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडको साधारण शेयरमा रु. ५१,०००,०००/-, नेपाल किल्यरिड हाउस लिमिटेडको साधारण शेयरका रु. १९४,४००,०००, अवसर इक्विटी लिमिटेडको साधारण शेयरमा रु. ३०,०००,००० र अवसर इक्विटी फण्डमा रु. १,०००,०००,००० लगानी गरेको छ जुन पूँजी पर्याप्ता निर्धारण गर्दा प्राथमिक पूँजीबाट घटाइएको छ ।

◆ **कूल योग्य (Qualifying) पूँजी**

| विवरण | रकम (रु. हजारमा) |
|------------------------------|------------------|
| Common Equity Tier-1 (CET-1) | २२,८००,५२९ |
| अतिरिक्त Tier-1 (AT1) | - |
| पूरक पूँजी (Tier 2) | ६,०९५,७६० |
| जम्मा पूँजी कोष | २८,८९६,२८९ |

◆ **पूँजीकोषको अनुपात**

| पूँजीकोष अनुपात | प्रतिशत |
|---------------------------------------|---------|
| Common Equity Tier-1 अनुपात | ९.३८% |
| प्राथमिक पूँजी अनुपात - Tier 1 | ९.३८% |
| कुल पूँजीकोष अनुपात (Tier 1 & Tier 2) | ९९.८८ % |

◆ **पूँजी पर्याप्तता निर्धारण गर्ने बैंकको आन्तरिक तरिका**

प्रतिकुल आर्थिक वातावरणको सामना गर्ने बैंकले विभिन्न परिस्थितिहरूसामेल गरेर र अर्थतन्त्र, बजार, प्रतिस्पर्धा, राजनीतिक अवस्था तथा अन्य बाहिरी तत्वहरूमा आउने परिवर्तनप्रति सजक भइ आफ्नो पूँजी पर्याप्तताको आंकलन गर्दछ ।

पूँजीपर्याप्तता निर्धारण गर्दा निम्न तत्वहरू ध्यानमा राखिन्छ :

- ◆ नेपाल राष्ट्र बैंक बमोजिम न्यूनतम पूँजी आवश्यकता
- ◆ व्यापार बृद्धि सम्भावना तथा जोखिम
- ◆ लाभांश नीति
- ◆ पूँजी संकलनका सम्भावित उपकरणहरू (इकिवटी, ऋणपत्रहरू जस्ता)
- ◆ विभिन्न तनाव परिदृश्यहरू
- ◆ सम्पत्तिको बित्री
- ◆ उच्च व्यवस्थापनले आवश्यक ठानेका अन्य तत्वहरू

२. जोखिम भारित सम्पत्ति

- ◆ कर्जा जोखिम, बजार जोखिम र संचालन जोखिमको लागि जोखिम भारित सम्पत्ति

| विवरण | रकम (रु. हजारमा) |
|--|--------------------|
| कर्जा जोखिमको लागि जोखिम भारित सम्पत्ति | २२०,२७९,८०८ |
| संचालन जोखिमको लागि जोखिम भारित सम्पत्ति | ९९,३३७,७६९ |
| बजार जोखिमको लागि जोखिम भारित सम्पत्ति | ९,७७७,०९८ |
| पिल्लर-II अन्तर्गतको समायोजन | |
| जोड : ६.४(क)(७) अनुसार संचालन जोखिमको व्यवस्थापन सन्तोषजनक नरहेको कारण खुद ब्याज आम्दानीको ३% बजार जोखिममा समायोजन | २,७४०,४६३ |
| जोड : ६.४(क)(९) अनुसार समग्र जोखिम व्यवस्थापन सन्तोषजनक नभएकोले कुल जोखिम भारित सम्पत्तिमा ३% समायोजन | ७,००९,८३८ |
| कुल जोखिम भारित सम्पत्ति (पिल्लर-II अन्तर्गतको समायोजन पछि) | २४३,९३६,८८९ |

- ◆ कर्जा जोखिम वर्गीकरणको आधारमा जोखिम भारित सम्पत्ति

| क्र.स. | वर्गीकरण | जोखिम भारित सम्पत्ति (रकम रु. हजारमा) |
|--------|--|---------------------------------------|
| १ | अन्य वित्तीय संस्था उपरको दाबी | - |
| २ | आवश्यक पूँजी पर्याप्तता पूरा भएको स्वदेशी बैंक उपरको दाबी | १,७६४,७७२ |
| ३ | आवश्यक पूँजी पर्याप्तता पूरा नभएको स्वदेशी बैंक उपरको दाबी | - |
| ४ | विदेशी बैंक उपरको दाबी (ECA 0 - 1) | २२३,३०३ |
| ५ | विदेशी बैंक उपरको दाबी (ECA 2) | १,३१७,१०३ |
| ६ | विदेशी बैंक उपरको दाबी (ECA Rating 3 - 6) | १,७४७,७५० |
| ७ | SAARC क्षेत्रभित्र रस्थापना भएका विदेशी बैंक जसको पूँजीकोष तोकिएको पूँजीकोष भन्दा १% बढी छ, त्यस बैंक उपरको दाबी | १,२२८,६३९ |
| ८ | स्वेदशी संघ संस्थाहरू उपरको दाबी | १०४,९४४,११६ |
| ९ | विदेशी संघ संस्थाहरू उपरको दाबी (ECA 0-1) | - |
| १० | विदेशी संघ संस्थाहरू उपरको दाबी (ECA 7) | - |
| ११ | Regulatory Retail Portfolio (भाका ननाधेको) मा दाबी | ३५,१७२,३७७ |
| १२ | आवासिय घरजग्गाबाट सुरक्षित दाबी | ७,४००,५४० |
| १३ | आवासिय घरजग्गाबाट सुरक्षित दाबी (भाका नाधेको) | ३९२,७७९ |
| १४ | व्यापारिक घरजग्गाबाट सुरक्षित दाबी | ९४७,९५४ |

| क्र.सं. | वर्गीकरण | जोखिम भारित सम्पत्ति (रकम रु. हजारमा) |
|--------------|--|--|
| १५ | भुक्तानी अवधि समाप्त भईसकेको दाबी (आवासिय घरजग्गाबाट सुरक्षित बाहेक) | ९,८५५,९३९ |
| १६ | उच्च जोखिमयुक्त दाबी | १५,४५८,६३७ |
| १७ | शेयरहरू द्वारा सुरक्षित रु. ५० लाख सम्मको ऋण | ८७५,२६१ |
| १८ | शेयरहरू द्वारा सुरक्षित रु. ५० लाख भन्दा बढिको ऋण | ६,९०८,९५२ |
| १९ | ट्रेडिङ फर्महरूलाई प्रवाह गरिएको द्रष्ट रिसिप्ट कर्जाहरू उपरको दाबी | ५,९०५,०८३ |
| २० | निजी हायर पर्चेज लोन/ निजी सवारी कर्जा | १,२४३,११३ |
| २१ | स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी | २,४०३,५१४ |
| २२ | स्टक एक्सचेन्जमा सूचीकृत नभएको कम्पनीको शेयर र अन्य पूँजीगत उपकरणमा भएको लगानी | १९३,४०३ |
| २३ | आवासिय घरजग्गाबाट सुरक्षित कर्मचारी कर्जा | २,२९२,४३२ |
| २४ | मार्गस्थ नगद तथा कलेक्सनमा रहेको नगदजन्य सम्पत्ति | ४५,६५० |
| २५ | अन्य सम्पत्ति | ६,२९३,३११ |
| २६ | वासलात बाहिरको कारोबार | १६,०६६,७८२ |
| जम्मा | | २२०,२७९,८०८ |

♦ **कुल जोखिम भारित सम्पत्ति**

| विवरण | रकम (रु. हजारमा) |
|--|------------------|
| कुल जोखिम भारित सम्पत्ति | २४३,१३६,८८९ |
| Tier 1 पूँजी (प्राथमिक पूँजी) (CET1+AT1) | २२,८००,५२९ |
| कुल पूँजी कोष | २८,८९६,२८९ |
| कुल प्राथमिक पूँजी/कुल जोखिम भारित सम्पत्ति % | ९.३८% |
| कुल पूँजी कोष/कुल जोखिम भारित सम्पत्ति % | ११.८८% |

निष्कृय सम्पत्तिको विवरण

♦ **निष्कृय सम्पत्तिको रकम (कुल र खुद)**

| निष्कृय सम्पत्ति | रकम | कर्जा नोकसानी व्यवस्था | खुद निष्कृय कर्जा | रकम (रु. हजारमा) |
|---------------------------------|------------------|------------------------|-------------------|------------------|
| पुनरतालिकीकरण/पुनरसंरचना गरिएको | - | - | - | - |
| कमसल | १,३५२,५०५ | ३२८,९८८ | १,०२३,५१६ | |
| शंकास्पद | ७९३,८२८ | ३८९,५५५ | ४९२,२७३ | |
| खराब | २,२७९,५३५ | २,२२४,३४५ | ४७,९१० | |
| जम्मा | ४,४९७,८६७ | २,९३४,८८९ | १,४८२,९७८ | |

♦ **निष्कृय सम्पत्ति (%):** २.१७%

(ग) **बाह्य व्यवस्थाहरूको पालना**

बैंकले नेपाल राष्ट्र बैंक बमोजिम न्युनतम पूँजीकोष कायम गर्नु पर्ने हुन्छ । त्यस अनुरूप बैंकले ११.८८% पूँजीकोष कायम गर्दै नेपाल राष्ट्र बैंक बमोजिमको न्युनतम पूँजीकोषको अनुपात आ.व. २०८०/८१ मा कायम गरेको छ ।

५.३ स्रोतको रूपमा जारी गरिएका ऋणपत्रहरू

पूँजी व्यवस्थापनको उद्देश्यले जारी गरिएको रु ७,६६२,५५९,०००/- को ऋणपत्रहरू बाहेक बैंकले आ.व. २०७८/७९ मा रु ४ अर्बको CD ratio गणनामा स्रोतको रूपमा प्रयोग हुने ऋणपत्र जारी गरेको छ । सो ऋणपत्र जारी गर्दा कुल रु. ६७.९ लाख खर्च लागेको छ जुन जारी गरिएको ऋणपत्र रकमको ०.१७ प्रतिशत रहेको छ ।

बैंकले जारी गरेका ४ अर्बको ऋणपत्रको मुख्य विशेषता तथा शर्तहरू

| ऋणपत्रको नाम | रकम (रु.) | ब्याज दर (%) | जारी मिति | भुक्तानी मिति |
|--|-----------------|--------------|------------|---------------|
| एस.बि.एल ऋणपत्र २०८९ (रु. १००० को दरले) | ४,०००,०००,०००/- | १०.७५ | २०७९/०३/३२ | २०८९/०३/३१ |

अन्य शर्तहरू:

- ◆ समय अवधि - १० वर्ष
- ◆ ब्याज दर - १०.७५ प्रतिशत प्रति वर्ष
- ◆ ब्याज भुक्तानी - अर्ध वार्षिक रूपले
- ◆ CD ratio हिसबमा स्रातको रूपमा प्रयोग हुने ऋणपत्र भएको कारण ऋणपत्र चुक्ता गर्ने ऋणपत्र भुक्तानी कोषको व्यवस्था नगरिने
- ◆ ऋणपत्रलाई अन्य बैंक तथा वित्तीय संस्थामा धरौटी राख्न सकिने
- ◆ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

५.४ वित्तीय सम्पत्ति तथा दायित्वको विभाजन

वित्तीय सम्पत्ति

NFRS 9 अनुसार वित्तीय सम्पत्तिलाई निम्न श्रेणिमध्ये कुनै एकमा वर्गीकृत गर्नु पर्ने :

- ◆ नाफा नोक्सान हिसाब मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय सम्पत्ति
- ◆ परिषोधित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय सम्पत्ति
- ◆ अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय सम्पत्ति

वित्तीय दायित्व

NFRS 9 अनुसार वित्तीय दायित्वलाई निम्न श्रेणी मध्ये कुनै एकमा वर्गीकृत गर्नु पर्ने :

- ◆ नाफा नोक्सान हिसाब मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय दायित्व
- ◆ परिषोधित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय दायित्व

नाफा नोक्सान हिसाब मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका वित्तीय दायित्वलाई दुई उपश्रेणिमा विभाग गरिन्छ :

- ◆ Initial recognition को समयमा नाफा नोक्सान हिसाब मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिने भनी designate गरिएको
- ◆ व्यापारीक उद्देश्यले धारण गरिएको

५.५ संचालन सेगमेन्ट्सको जानकारी

१. सामान्य जानकारी

(क) बैंकको रिपोर्टवल सेगमेन्ट्सको पहिचान गर्नका लागि प्रयोग हुने कारकहरू/तत्वहरू

बैंकले कार्यकारी समिति (Executive committee) लाई व्यवसाय संचालन सम्बन्धि निर्णय लिन र स्रोत परिचालनमा मदत गर्ने आधारमा महत्वपूर्ण सेगमेन्ट्सहरूको पहिचान गरेको छ । यस बमोजिम पहिचान गरिएका सेगमेन्ट्सहरू बैंकिङ् (कर्जा, निक्षेप र ट्रेड अपरेशन समेत), भुक्तानी समाधान (कार्ड्स), बिप्रेषण् र ट्रेजरी हुन् । ट्रेजरी विभागले बैंकको कोष व्यवस्थापकको रूपमा कार्य गर्दछ ।

सामान र सेवाको प्रकार जसबाट रिपोर्टवल सेगमेन्टसँग आम्दानी आर्जन गर्दछ

| | |
|------------|--|
| (क) | विप्रेषण |
| | विप्रेषण शुल्क तथा कमिसन |
| | IBT ब्याज आम्दानी |
| | विदेशी मुद्रा आम्दानी |
| | अन्य शुल्क र कमिसन |
| (ख) | डिजीटल भुक्तानी अपरेसन |
| | Interchange Income |
| | क्रेडिट कार्ड |
| | डेबिट कार्ड |
| | प्रिपेड कार्ड |
| | ए.टि.एम. शुल्क |
| | मर्चेन्ट सेटलमेन्ट शुल्क तथा कमिसन |
| | अन्य शुल्क तथा कमिसन |
| | विदेशी मुद्राको विनीमय दर परिवर्तनको कारण नाफा |
| (ग) | ट्रेजरी |
| | लगानीबाट भएको आम्दानी |
| | शेयर तथा बोण्ड र वित्तीय उपकरण खरिद तथा विक्रीबाट भएको आम्दानी |
| | Bullion Trading Income |
| | लाभांशबाट आम्दानी |
| | विदेशी मुद्राको कारोबारबाट नाफा |
| | IBT आम्दानी |
| | नोस्ट्रो बैंकबाट रिबेट |
| | अन्य शुल्क तथा कमिसन आम्दानी |
| (घ) | बैंकिङ |
| | ब्याज आम्दानी |
| | बिल खरिद तथा डिस्काउन्ट सेवाबाट आम्दानी |
| | प्रतितपत्र जारी गरेको वापत आम्दानी |
| | जमानतपत्र जारी गरेको वापत आम्दानी |
| | कागजात संकलन सेवाबाट आम्दानी |
| | विप्रेषणबाट आम्दानी |
| | स्विफ्ट शुल्कबाट आम्दानी |
| | विदेशी मुद्राबाट नाफा |
| | सम्पत्तिको बिक्रीमा लाभ |
| | गैर बैंकिङ सम्पत्तिको विक्रीमा लाभ |
| | IBT आम्दानी |
| | अन्य बैंकिङ सेवाहरूबाट आम्दानी |

२. नापा र नोक्सान, सम्पत्ति, दायित्वको जानकारी
आ.व. २०८०/८१

| | विवरण | डिजीटल भुक्तानी अपरेसन | विप्रेषण | द्वेरा | बैंकिङ् | कुल | रकम रु.मा |
|----|--|---------------------------|-----------------|-----------------|-------------------|--------------------|-----------|
| १ | बाह्य ग्राहकबाट आम्दानी | ५०६,१७९,८८८ | ७८,०७५,८२२ | ४,१९२,२०८,०४६ | २३,३१७,११४,६९६ | २८,१६३,५७८,४३७ | |
| २ | अन्तर सेमेन्ट आम्दानी | १८,१४८,४५६ | ३५५,५०२,८५५ | १४७,८६९,००४ | ८,५१९,८२१,५६३ | १०,१७३,४३३,८७९ | |
| ३ | खुद आम्दानी | ५९४,३२८,३४४ | ४३३,८७२,६७६ | ४,३४०,०६८,०५० | ३२,९६८,१३६,२३२ | ३८,३३७,०९२,३०८ | |
| ४ | ब्याज आम्दानी | १७,०१०,४१० | ३५६,३६३,०१७ | ३,८५०,५२७,८८२ | ३१,५३७,०८८,१८७ | ३५,८५०,४४९,६७६ | |
| ५ | ब्याज खर्च | (३४,४०५,३६४) | (२८,४४८,६१३) | (२,३०४,२५४,१२२) | (२५,२४७,२४४,१०४६) | (२७,४२०,१०४८,१०५०) | |
| ६ | कुल ब्याज आम्दानी | ६२,५३५,०४६ | ७७,४६८,४२४ | १,५५६,२६८,०६० | ६,२३४,१९८,४४६ | ७,९३०,०६८,१९७ | |
| ७ | हासकाहि र परिषेधन | (२,२१२,०४८) | (२४२,८२२) | (१४४,२१६) | (४१६,५००,४१३) | (४१६,१४४,१०५७) | |
| ८ | सेमेन्ट नापा/(नोक्सान) | १७०,०९९,०९९ | १४८,८४७,६१२ | २,०४९,१८८,३८४ | २,१६०,१७९,१४५ | ४,४७५,१७६,५४६१ | |
| ९ | सहायक कम्पनिको नापा नोक्सानमा बैंकको भाग जसको लेखा इकियाठी तरिकाले गरिएको छ | - | - | - | - | - | |
| १० | अन्य material non-cash items | - | - | - | - | - | |
| ११ | कर्जाको जोखिम व्यवस्था तथा अन्य नोक्सानी | १९,१३४,०९६ | - | - | (१,०६२,२५७,२३७) | (१,०४९,१२३,१४७) | |
| १२ | सेमेन्टको सम्पत्ति | ५४०,८१९,७७३ | ४,१४२,७८०,०४५ | ५,२३६,८२०,११५ | २८७,४२१,१९९,५७३ | २९७,३४१,४१७,५०५ | |
| १३ | सेमेन्टको दायित्व | (४९६,५९३,२२९) | (४,१४२,७८०,०४५) | (५,१४८,५७४,४६२) | (२८७,५७९,४६४,७७०) | (२९७,३४१,४१७,५०५) | |

रकम रु. मा

| | विवरण | डिजीटल भुक्तानी अपरेसन | विप्रेषण | देजरी | बैंकिंग | कुल |
|----|--|---------------------------|-----------------|------------------|--------------------|-------------------|
| १ | बाह्य ग्राहकबाट आन्तर्नी | ५६८,२५८,८६८ | १०,४८९,१५६ | ४,०९७,०५३,९०९ | २५,१४८,७७९,४५७ | २९,९०५,५८१,३८४ |
| २ | अन्तर सेमेन्ट आमदानी | १०,३७४,३७७ | ३०२,८४२,७७१ | १७५,१६०,६३६ | ११,२६९,४४९,६५५ | ११,७५७,८१९,३७८ |
| ३ | चुद आमदानी | ५७१,६३३,२४४ | ३९३,३३९,८६७ | ४,२७२,२१४,५४५ | ३६,४९८,२२९,१०५ | ४९,६६३,४००,१७६। |
| ४ | ब्याज आमदानी | २६,०९४,५१० | ३०२,८५१,४३८ | ३,१७६७,१९४६,५१० | ३५,२०२,३०१,७६१ | ३९,२९८,९९४,२१९ |
| ५ | ब्याज खर्च | (३५,१७६३,८४२) | (२६५,८८५,६०५) | (२६६९९,९१४,०८३) | (२८,१२३,८५५,१७१) | (३९,१२५,४४९,२५०) |
| ६ | कुल ब्याज आमदानी | (९,६६८,३३२) | ३६,९६५,८३३ | १,०६७,८३२,४२८ | ७,०७८,४४६,०४० | ८,१७३,५७४,९६६ |
| ७ | ह्वासाक्षि र परिशेधन | (१,८६८,९६६) | (३९८,४६८) | (१९०,२५५) | (४४५,५४७,६४९) | (४४८,००६,३३६) |
| ८ | सेमेन्ट नाफा/(नोक्सान) | १७५,५२९,७७४ | ६७,७९६२,५७१ | १,५३७,९२०,३८२ | २,७८४,०४६,२४९ | ४,५६५,२५८,९९५ |
| ९ | सहायक कम्पनिको नाफा नोक्सानमा बैकको भाग जसको लेखा इकिवटी तरिकाले गरिएको छ | - | - | - | - | - |
| १० | अन्य material non-cash items | - | - | - | - | - |
| ११ | कर्जको जोखिम व्यवस्था तथा अन्य नोक्सानी | (१,२५३,८०४) | - | - | (१,१८६,३०७,३७२) | (१,१८७,५६९,१७७) |
| १२ | सेमेन्टको सम्पत्ति | ६०८,०८५,४७७ | ३,५९९,७०५,१७२७ | १८,०८५,५४३,८५१ | २६३,७४५,७५१,४६३ | २८५,९५१,०८६,५१९ |
| १३ | सेमेन्टको दायित्व | (४३२,९२२,६४७) | (३,४४३,८४३,१३७) | (१६,५४९,१००,८८४) | (२६५,५२४४,३१८,७५२) | (२८५,९५५,०८६,५१८) |

३. संचालन सेगमेन्ट्सको नाफा/नोक्सान, सम्पत्ति र दायित्वको मापन

(क) लेखाङ्कनको आधार

सेगमेन्ट्स बीच हुने सम्पूर्ण कारोबारहरू पूर्व निर्धारित स्थानान्तर मूल्यको प्रयोग गरी लेखाङ्कन गरिन्छ ।

(ख) रिपोर्टवल सेगमेन्ट्सको नाफा वा नोक्सान र बैंकको नाफा नोक्सानको आय कर अधिको मापनबीचको भिन्नताको प्रकृति सेगमेन्ट्सको नाफा वा नोक्सान र बैंकको नाफा नोक्सानको आय कर अधिको मापनबीच कुनै पनि भिन्नता छैन ।

(ग) रिपोर्टवल सेगमेन्ट्सको सम्पत्ति र बैंकको सम्पत्तिको मापनबीचको भिन्नताको प्रकृति

सेगमेन्ट्सको सम्पत्ति र बैंकको सम्पत्तिको मापनमा कुनै पनि भिन्नता छैन ।

(घ) गत वर्षको रिपोर्टड सेगमेन्ट्सको नाफा वा नोक्सान मापनको तरिकाहरूको प्रकृतिमा कुनै परिवर्तन, यदि कुनै छ भने त्यसको असर

गत वर्षको रिपोर्टड सेगमेन्ट्सको नाफा वा नोक्सान मापनको तरिकाहरूको प्रकृतिमा कुनै परिवर्तन छैन ।

(ङ) रिपोर्टवल सेगमेन्ट्समा हुने कुनै असमन बाँडफाडको प्रकृति र असर

रिपोर्टवल सेगमेन्ट्समा कुनै पनि असमान बाँडफाड गरिएको छैन ।

४. हिसाब मिलान

(क) आम्दानी

| | २०८०/८१ | २०७९/८० |
|------------------------------------|------------------|------------------|
| रिपोर्टवल सेगमेन्ट्सको कुल आम्दानी | ३८,३३७,०९२,३०९ | ४९,६६३,४००,७६९ |
| अन्य आम्दानी | - | - |
| घटाउ : अन्तर सेगमेन्ट आम्दानी | (१०,१७३,४३३,८७९) | (११,७५७,८९९,३७८) |
| बैंकको आम्दानी | २८,१६३,५७८,४३० | २९,९०५,५८९,३८३ |

नोट: अन्तर सेगमेन्ट आम्दानीमा निम्न लिखित आम्दानीहरू समावेश गरिएको छ:

| | २०८०/८१ | २०७९/८० |
|-----------------------|----------------|----------------|
| ब्याज | १०,१३४,९२९,६८० | ११,६३८,९९६,४४८ |
| भल्ट क्यास इन्सेन्टिभ | ३८,५१२,१९८ | ११८,८२२,९३१ |
| जम्मा | १०,१७३,४३३,८७९ | ११,७५७,८९९,३७८ |

(ख) नाफा तथा नोक्सान

| | २०८०/८१ | २०७९/८० |
|---|---------------|---------------|
| रिपोर्टवल सेगमेन्ट्सको कुल नाफा/(नोक्सान) | ४,४७५,७६५,९६९ | ४,५६५,२५८,९९५ |
| अन्य नाफा तथा नोक्सान | - | - |
| अन्तर सेगमेन्ट आम्दानीको उन्मुलन | - | - |
| बाँडफाँड नभएको रकम | - | - |
| आयकर अधिको मुनाफा | ४,४७५,७६५,९६९ | ४,५६५,२५८,९९५ |

(ग) सम्पत्ति

| | २०८०/८१ | २०७९/८० |
|-------------------------------------|-----------------|-----------------|
| रिपोर्टवल सेगमेन्ट्सको कुल सम्पत्ति | २९७,३४९,४९७,५०५ | २८५,९५९,०८६,५१९ |
| अन्य सम्पत्ति | - | - |
| बाँडफाँड नभएको सम्पत्ति | - | - |

(घ) दायित्व

| | २०८०/८१ | २०७९/८० |
|------------------------------------|-----------------|-----------------|
| रिपोर्टवल सेगमेन्ट्सको कुल दायित्व | २९७,३४९,४९७,५०५ | २८५,९५९,०८६,५१९ |
| अन्य दायित्व | - | - |
| बाँडफाँड नभएको दायित्व | - | - |

५. रिपोर्टवल सेगमेन्ट्सहरूले प्रदान गर्ने सेवा सम्बन्धी जानकारी

| | | २०८०/८१ | २०७९/८० |
|-----|--|-----------------------|-----------------------|
| (क) | विप्रेषण | ४३३,६७८,६७६ | ३९३,३३१,८६७ |
| | विप्रेषण शुल्क तथा कमिसन | ३५,६७८,२९० | ४७,०६३,०५६ |
| | लोन प्रोडक्टबाट आम्दानी | ६५५,७६६ | - |
| | IBT ब्याज आम्दानी | ३५५,६०२,८५५ | ३०२,८४२,०९९ |
| | विदेशी मुद्रा आम्दानी | ३५,२७५,५७९ | ४१,३७३,६९७ |
| | अन्य शुल्क तथा कमिसन | ६,४६६,९८६ | २,०५२,४०४ |
| (ख) | डिजिटल भुक्तानी अपरेसन | ५९४,३२८,३४४ | ५७९,६३३,२४४ |
| | Interchange Income | ९९,७९३,९२५ | ८०,२२१,५५२ |
| | क्रेडिट कार्ड | ९८,४५३,४०५ | २३,३४८,९८८ |
| | डेबिट कार्ड | १४६,७४३,००० | १२९,९९९,३२८ |
| | प्रिपेड कार्ड | ८,३५९,५९७ | ६,५९०,२५४ |
| | ए.टि.एम. शुल्क | ५९,२२०,२५८ | ३९,५५०,५७४ |
| | मर्चेन्ट सेटलमेन्ट शुल्क तथा कमिसन | ६९,९०९,८९३ | ६२,०७२,५३५ |
| | अन्य शुल्क तथा कमिसन | १०८,८७५,६६८ | २३४,९२०,२७७ |
| | विदेशी मुद्राको कारोबारबाट नाफा | ३,०६९,४७७ | ३,०८९,७३९ |
| (ग) | द्रेजरी | ४,३४०,०६९,०५० | ४,२७२,२१४,५४५ |
| | लगानीबाट भएको आम्दानी | ३,८७०,९४४,८०७ | ३,७७८,७९४,६३९ |
| | शेयर तथा बोण्ड र वित्तीय उपकरण खरिद तथा विक्रीबाट भएको आम्दानी | ३०,३२२,५८४ | - |
| | Bullion Trading Income | ९०,८५५,९९९ | ९०,५२९,०६९ |
| | लाभांशबाट आम्दानी | ९४५,५०५,९८० | ९४७,८०५,६३० |
| | विदेशी मुद्राको कारोबारबाट नाफा | २०३,९८४,८६६ | १३०,९०८,४५० |
| | नोस्ट्रो बैंकबाट रिबेट | ९३,५९५,७०८ | ९५,८६४,०७४ |
| | अन्य शुल्क तथा कमिसन | ६६,८५९,९८७ | ९८८,३९२,६८२ |
| (घ) | बैंकिङ् | ३२,९६८,९३६,२३८ | ३६,४९८,२२१,१०५ |
| | ब्याज आम्दानी | १९,४९४,९९०,९३२ | २३,५४०,०२५,२२५ |
| | बिल खरिद तथा डिस्काउन्ट सेवाबाट आम्दानी | २६,९६९,८७९ | १४,९००,०२१ |
| | प्रतितपत्र जारी गरेको वापत आम्दानी | ११७,९६८,८७३ | १३१,२९०,१४८ |
| | जमानतपत्र जारी गरेको वापत आम्दानी | १८०,४७३,९८७ | १९१,०४८,५८६ |
| | कागजात संकलन सेवाबाट आम्दानी | ६४,८७९,३७४ | ६५,२६५,१४० |
| | विप्रेषणबाट आम्दानी | ४०,१७४,५८३ | ४४,७२७,११३ |
| | बैंकास्योरेन्स सेवाबाट आम्दानी | २,२७४,४८० | ७,२७४,२७६ |
| | स्विफ्ट शुल्कबाट आम्दानी | २९,९३५,२६५ | २९,४४९,३१५ |
| | विदेशी मुद्राबाट नाफा | १०२,६८८,७९१ | ११३,१२४,८९९ |
| | सम्पत्तिको विक्रीमा लाभ | ७,३७८,३०७ | १६,८३८,०७७ |
| | IBT आम्दानी | ९,६४९,८९०,०३७ | ११,२६७,७७२,७७६ |
| | अन्य बैंकिङ् सेवाहरूबाट आम्दानी | ३,२५२,२०७,७२९ | ११७,३१२,०४९ |
| | कुल आय (अन्तर सेगमेन्ट आम्दानी पनि समावेश गरी) | ३८,३३७,०९२,३०९ | ४१,६६३,४००,७६१ |

६. भौगोलिक क्षेत्र सम्बन्धी जानकारी

| | | २०८०/८१ | २०७९/८० |
|----|--------------------|----------------|----------------|
| क) | स्वदेशी | ३८,३३७,०९२,३०९ | ४९,६६३,४००,७६९ |
| | कोशी प्रदेश | ३,०८४,७२६,५२८ | ३,४६६,५९८,९९० |
| | मधेस प्रदेश | ३,०८६,५४८,३६५ | ३,५३४,३०७,७१५ |
| | बागमती प्रदेश | २५,३५६,९९९,९९९ | २७,९४९,९९९,९९६ |
| | गण्डकी प्रदेश | २,२३६,९२५,०४४ | २,४९६,८२९,५३१ |
| | लुम्बिनि प्रदेश | ३,३१८,३०९,८६९ | ३,६२९,७२०,८६३ |
| | कर्णाली प्रदेश | २६७,८८०,५६० | २९५,८८३,७६४ |
| | सुदुरपश्चिम प्रदेश | ९८५,७९०,०२३ | १,०९८,८२०,७०९ |
| ख) | विदेशी | - | - |
| | जम्मा | ३८,३३७,०९२,३०९ | ४९,६६३,४००,७६९ |

७. प्रमुख ग्राहक सम्बन्धी जानकारी:

२०८१ आषाढ मसान्त र २०८० आषाढ मसान्तसम्म यस बैंकको कुनै पनि वाह्य ग्राहकको व्यक्तिगत योगदान बैंकको आम्दानीको १०% वा त्यो भन्दा बढी रहेको छैन ।

५.६ शेयर अप्शन र शेयरमा आधारित भुक्तानी

शेयर अप्शन सम्भौता भनेको त्यस्तो करार हो जस अन्तर्गत अधिकार धारकलाई निश्चित अवधिसम्म बैंकको शेयर निश्चित मूल्य वा निर्धारण योग्य मूल्यमा खरिद गर्न सक्ने अधिकार प्रदान गरिएको हुन्छ । यदि बैंकले कुनै वस्तु वा सेवा खरिद गरे वापतको भुक्तानी आफ्नो शेयर जारी गरेर वा आफ्नो शेयर वा अन्य इक्विटी उपरकणको मूल्यलाई आधार बनाएर गर्दछ भने त्यस्तो भुक्तानीलाई शेयरमा आधारित भुक्तानी भनिन्छ ।

बैंकले यस रिपोर्टिङ अवधिमा कुनै पनि शेयर अप्शन वा शेयरमा आधारित भुक्तानी सम्बन्धित सम्भौता गरेको छैन ।

५.७ सम्भावित दायित्व तथा प्रतिबद्धता

सम्भावित दायित्व

बैंकको सम्भावित दायित्वमा मुख्य रूपले बैंकले आफ्नो ग्राहकहरूको तर्फबाट भुक्तानी गर्नको लागि जारी गरेको जमानत जस्तैकी पर्फर्मेन्स बोन्ड वा इरिभोकेवल प्रतितपत्र, जसको रिपोर्टिङ मिति सम्ममा भुक्तान गर्ने दायित्व सिर्जना भएको छैन, ती जमानतहरू वापतको कुल रकम पर्दछ । यस बाहेक बैंकको सम्भावित दायित्वमा आयकर सम्बन्धि मुद्दामामिलाहरूको विवादित रकम पर्दछ ।

प्रतिबद्धता

आसाढ मसान्तसम्म स्वीकृत भैसकेका कर्जाहरूको हकमा प्रवाह हुन बाँकी रकमलाई बैंकले प्रतिबद्धताको रूपमा आफ्नो वित्तीय विवरणहरूमा समावेश गर्दछ ।

आषाढ ३१, २०८१ र आषाढ ३२, २०८० मा रहेका सम्भावित दायित्व तथा प्रतिबद्धताहरूको विस्तृत विवरण **नोट नं. ४.२८ (नोट नं. ४.२८.१ देखि ४.२८.५ सम्म)** मा उल्लेख गरिएको छ ।

५.८ सम्बन्धित पक्षहरूको विवरण

यदि एउटा पक्षले अर्को पक्षलाई नियन्त्रण गर्न सक्ने वा अर्को पक्षको वित्तीय वा संचालन सम्बन्धि निर्णयहरूलाई प्रभाव पार्न सक्ने भएमा ती पक्षहरू सम्बन्धित मानिन्छन् । सम्बन्धित पक्षहरूमा सहायक कम्पनीहरू, सम्बद्ध कम्पनीहरू, बैंकका मुख्य शेयरधारकहरू, सञ्चालकहरू, व्यवस्थापकहरू र उनीहरूका नजिकका परिवारिक सदस्यहरू पर्दछन् ।

बैंकले जसरी दुई असम्बन्धित पक्षहरू भएको खण्डमा कारोबार गर्दछ, त्यसरी नै आफ्नो सम्बन्धित पक्षहरूहरूसँग त्यस्तै शर्तहरूमा कारोबार गर्दछ ।

५.८.१ सहायक कम्पनीहरू

सिद्धार्थ क्यापिटल लि. मा बैंकको ५१ प्रतिशत शेयर भएकोले सिद्धार्थ क्यापिटल लि.लाई बैंकले सहायक कम्पनीको रूपमा सम्बन्धित पक्ष मानेको छ । बैंक र सिद्धार्थ क्यापिटल लि. बिच भएका कारोबारको विवरण देहाय बमोजिम छन् :

| वर्ष भरि भएको कारोबार | २०८०/८१ (रु.) | २०७९/८० (रु.) |
|--|---------------|---------------|
| सिद्धार्थ क्यापिटल लिमिटेडले सिद्धार्थ बैंकमा राखेको call deposit | ३४८,२९८,५३९ | ३४७,६६८,४९८ |
| सिद्धार्थ क्यापिटल लिमिटेडले सिद्धार्थ बैंकमा राखेका रकममा कमाएको ब्याज | ९३,२५६,७६१ | ९०,८५४,१०८ |
| सिद्धार्थ क्यापिटल लिमिटेडले कमाएको शेयर RTS शुल्क | ६८९,७९२ | ७९३,७९६ |
| सिद्धार्थ बैंक लिमिटेडले कमाएको DP related आम्दानी | २,४९४,८४५ | १,१८७,१४३ |
| सिद्धार्थ बैंक लिमिटेडले आर्जन गरेको लाभांश | २४,२२५,००० | २४,२२५,००० |
| सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको "सिद्धार्थ इकिवटी फण्ड" मा बैंकले गरको लगानी (अन्तिम मौज्दात) | - | २२५,०००,००० |
| सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको "सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २" मा बैंकले गरको लगानी (अन्तिम मौज्दात) | २९०,०००,००० | २९०,०००,००० |
| सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको "सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम" मा बैंकले गरको लगानी (अन्तिम मौज्दात) | ९०,३९५,००० | ८५,४४५,००० |
| सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको "सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३" मा बैंकले गरको लगानी (अन्तिम मौज्दात) | ९२०,०००,००० | ९२०,०००,००० |

माथि उल्लेखित कारोबारहरूमध्ये सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको म्युचुअल फण्डहरूमा गरेको लगानी र फिर्ता पाएका रकम बाहेकका कारोबारहरू बैंकको एकिकृत वित्तीय विवरणहरूमा हटाइएको छ ।

५.८.२ सम्बद्ध कम्पनीहरू

बैंक र सम्बद्ध कम्पनीहरू बीच भएको कारोबार पनि NAS-24 "Related Party Disclosures" अन्तर्गतको सम्बन्धित पक्षको परिभाषामा पर्दछ । यदि बैंकले कुनै कम्पनीको वित्तीय वा संचालन नीतिहरूमाथि नियन्त्रण वा संयुक्त नियन्त्रण नभए पनि ती नियमावलीहरू सम्बन्धि निर्णयहरूमा महत्वपूर्ण प्रभाव पार्न सक्दछ भने त्यस्ता कम्पनीलाई बैंकले सम्बद्ध कम्पनी मान्दछ ।

आषाढ ३१, २०८१ र आषाढ ३१, २०८० मा बैंकले लगानी गरेका कम्पनीहरू मध्य कुनै पनि कम्पनीको वित्तीय वा संचालन नियमावलीहरू सम्बन्धि निर्णयहरूमा बैंकले महत्वपूर्ण प्रभाव पारेको छैन ।

५.८.३ बैंकका सञ्चालकहरू र मुख्य व्यवस्थापकहरू

संस्थाको व्यवस्थापनको लागि महत्वपूर्ण मानिने व्यक्तिहरू तथा उनीहरूका नजिकका परिवारिक सदस्यहरू पनि सम्बन्धित पक्षको परिभाषामा पर्दछन् । NAS 24 "Related Party Disclosures" अनुसार संस्थाको गतिविधिहरू सम्बन्धि योजना बनाउने, निर्देशन दिने र नियन्त्रण गर्ने अधिकार तथा जिम्मेवारी पाएका व्यक्तिहरूलाई त्यस संस्थाको व्यवस्थापनको लागि महत्वपूर्ण मानिने व्यक्तिहरूको रूपमा लिइन्छ । बैंकले यस परिभाषा अनुरूप बैंकको सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा सम्पूर्ण कार्यकारी समितिका कर्मचारीहरूलाई बैंकको व्यवस्थापनको लागि महत्वपूर्ण व्यक्तिहरूको रूपमा पहिचान गरेको छ ।

आषाढ मसान्त २०८१ मा बैंकको सञ्चालक समितिका सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत निम्न उल्लेखित व्यक्तिहरू हुन् :

| | |
|-----------------------------|-------------------------|
| श्री मनोज कुमार केडिया | अध्यक्ष |
| श्री नरेन्द्र कुमार अग्रवाल | सञ्चालक |
| श्री राहुल अग्रवाल | सञ्चालक |
| श्री दिनेश शंकर पालिखे | सञ्चालक |
| श्री अंकित केडिया | सञ्चालक |
| श्रीमति मिना कुमारी सैंजु | स्वतन्त्र सञ्चालक |
| श्री सुन्दर प्रसाद कडेल | प्रमुख कार्यकारी अधिकृत |

(क) सञ्चालक समितिका सदस्यहरूको भत्ता तथा सुविधाहरू

सञ्चालक समितिका सबै सदस्यहरू गैर कार्यकारी सञ्चालक हुन् । आ.व. २०८०/८१ मा गैर कार्यकारी सञ्चालकहरूलाई प्रदान गरिएको भत्ता तथा सुविधाहरूको विवरण देहाय बमोजिम छन् :

| | |
|--------------------------|---------------|
| सञ्चालक समिति बैठक भत्ता | रु. १,४६६,००० |
| अन्य सुविधाहरू | रु. ३,२५८,८७९ |
| क्षमता अभिवृद्धि खर्च | रु. ७,१८७,६५४ |

यी भत्ता तथा सुविधाहरू बैंकको वार्षिक साधारण सभामा स्वीकृत भएका भत्ता तथा सुविधाहरू हुन् ।

(ख) बैंकका मुख्य व्यवस्थापकहरूलाई प्रदान गरिएको तलव तथा सुविधाहरू

आ.व. २०८०/८१ मा मुख्य व्यवस्थापकहरूलाई प्रदान गरिएको तलव तथा सुविधाहरूको विवरण देहाय बमोजिम छन् :

| तलव तथा सुविधाहरूको प्रकृति | कुल रकम (रु.) | कैफियत |
|------------------------------------|---------------|--|
| अल्पकालीन सुविधा | ११२,२५७,९४२ | व्यवस्थापन तहका कर्मचारीको तलब, संचयकोष तथा भत्ता (व्यवस्थापन तहमा सहायक प्रवन्धक तह र सो भन्दा माथि का कर्मचारीहरू पर्दछन् ।) |
| सेवा अवधि पश्चातको सुविधा | - | |
| अन्य दिर्घकालिन कर्मचारी सुविधाहरू | २,१०९,०८९ | बिरामी बिदा र वार्षिक बिदा |
| अवकाश सुविधा | ९९,५६९,९६८ | योग्यता पुगेका व्यवस्थापन तहका कर्मचारीहरूलाई उपदान सुविधा |
| शेयरमा आधारित भुक्तानी | - | |

५.९ मर्जर तथा एकिविजिसन

बैंकले आ.व. २०८०/८१ मा कुनै मर्जर तथा एकिविजिसन गरेको छैन ।

५.१० वित्तीय विवरणमा एकिकरण नगरिएका संस्थाहरूको थप विवरण

यदि देहायका संस्थाहरूमा रिपोर्टिङ संस्थाको स्वार्थ छ भने NAS 24 "Disclosure of Interests in Other Entities" को आवश्यकताहरू लागु हुनेछन् :

- ◆ सहायक कम्पनीहरू
- ◆ ज्वाइन्ट अरेन्जमेन्ट्स (ज्वाइन्ट अपरेशन अथवा ज्वाइन्ट भेन्चर)
- ◆ सम्बद्ध कम्पनी
- ◆ एकिकरण नगरिएका संरचित संस्थाहरू

बैंकले सहायक कम्पनी र सम्बद्ध कम्पनीमा रहेको स्वार्थको विवरण नोट नं ५.७ "सम्बन्धित पक्षहरू" मा उल्लेख गरिसकेको छ । यस बाहेक आषाढ ३१, २०८१ तथा आषाढ आषाढ ३१, २०८० मा बैंकको कुनै पनि ज्वाइन्ट अरेन्जमेन्ट्स वा एकिकरण नगरिएका संरचित संस्थाहरूमा स्वार्थ छैन ।

५.११ रिपोर्टिङ अवधि पछिका घटनाहरू

रिपोर्टिङ अवधि र वित्तीय विवरण जारी गरिने मितिको बीचमा घटेका अनुकूल वा प्रतिकूल घटनाहरूलाई रिपोर्टिङ अवधि पछिका घटनाहरू भनिन्छ ।

रिपोर्टिङ अवधि पछिका घटनाहरूको लेखाङ्कन र रिपोर्टिङको लागि NAS-10 "Events after the Reporting Period" को पालना गरिन्छ ।

- ◆ **रिपोर्टिङ अवधि पछिका समायोजन हुने घटनाहरू**

नेपाल राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिका बमोजिमको व्यवस्था अनुसार बैंकले आषाढ मसान्त सम्म पाकेको ब्याज वर्षान्त पछिको श्रावण ३२, २०८१ सम्म असुली भएको रकमलाई बैंकले आ.व. २०८०/८१ को नियमकीय नाफार नोक्सानी गणना गर्दा आम्दानी जनाएको छ ।

- ◆ **रिपोर्टिङ अवधि पछिका समायोजन नहुने घटनाहरू**

मंसिर २१, २०८१ मा बसेको सञ्चालक समितिको बैठकले आ.व. २०८०/८१ को लागि चुक्ता पैँजीको ४% नगद लाभांश (कर प्रयोजनको लागि समेत) अर्थात रकममा रु. ५६३,५९९,२०८ प्रस्ताव गरेको छ । सम्पूर्ण नगद लाभांश संचित मुनाफाबाट बाँडिने छ ।

बैंकले माथि उल्लेख गरिएको प्रस्तावित नगद लाभांशलाई **NAS 10 "Event After the Reporting Period"** अनुसार रिपोर्टिङ अवधि पछिका समायोजन नहुने घटना मानेको हुनाले आ.व. २०८०/८१ को वित्तीय विवरणमा उक्त घटनाहरूलाई समायोजन गरेको छैन । शेयरधनीहरूद्वारा साधरण सभामा लाभांशको प्रस्ताव पारित भए पश्चात बैंकले उक्त लाभांशको समायोजन तथा लेखाङ्कन गर्नेछ ।

५.१२ NFRS का Carve-outs

नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (ICAN) ले NFRS कार्यान्वयन गर्नका लागि जारी गरेका carve-outs मध्य तल उल्लेख गरिएका carve-outs बैंकले आ.व. २०८०/८१ को वित्तीय विवरण तयार गर्दा उपयोग गरेको छ ।

- ◆ NFRS 9-वित्तीय उपकरण : Para 5.5 कर्जा नोक्सानी व्यवस्था सम्बन्धी
- ◆ NFRS 9-वित्तीय उपकरण : Para 5.4 read together with appendix A [Defined Terms] (समायोजित ब्याज दर - Effective Interest Rate सम्बन्धी)

क) NFRS 9-वित्तीय उपकरण : Para 5.5 कर्जा नोक्सानी व्यवस्था सम्बन्धी

Carve out ले गरेको बैंकलिक व्यवस्था बमोजिम बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. २/०८० बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था वा "Incurred Loss Model" बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था मध्य जुन बढी हुन्छ सोलाई कर्जा नोक्सानी व्यवस्थाको रूपमा लेखाङ्कन गर्नुपर्ने प्रावधान रहेको छ ।

| विवरण | २०८०/८१ (रु.) | २०७९/८० (रु.) |
|---|---------------|---------------|
| नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. २ बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था | ६,०२१,०७२,९३८ | ४,९६९,९५०,३६६ |
| Incurred Loss Model बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था | ५४४,३६४,३१२ | ७४७,३९०,४३३ |

दुबै आ.व. मा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको निर्देशन नं. २ बमोजिम आएको कर्जा नोक्सानी व्यवस्था बढी भएकोले कर्जा नोक्सानी व्यवस्था त्यस अनुरूप गरिएको छ ।

बैंकले वित्तीय विवरण तयार गर्दा १.२०% र ५% को दरले कर्जा नोक्सानी व्यवस्था गरिएको रकमलाई सामुहिक कर्जा नोक्सानी व्यवस्थामा वर्गीकरण गरेको छ भने १२.५%, २५%, ५०% र १००% को दरले कर्जा नोक्सानी व्यवस्था गरिएका रकमलाई व्यक्तिगत कर्जा नोक्सानी व्यवस्थामा वर्गीकरण गरेको छ ।

ख) NFRS 9-वित्तीय उपकरण : Para 5.4 read together with appendix A [Defined Terms]

(समायोजित ब्याज दर - **Effective Interest Rate** सम्बन्धी)

NFRS 9 को व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानीबाट हुने ब्याज आम्दानी उक्त लगानी गर्दा प्राप्त सेवा शुल्क र कमिशनलाई समायोजन गरी हुन आउने समायोजित ब्याज दर (Effective Interest Rate) मा गर्नु पर्ने व्यवस्था रहेको छ ।

तर carve out ले गरेको बैकल्पिक व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानीबाट हुने ब्याज आम्दानी उक्त लगानी गर्दा प्राप्त सेवा शुल्क र कमिशनलाई समायोजन गरी हुन आउने समायोजित ब्याज दर (Effective Interest Rate) मा गर्नु पर्ने व्यवस्था रहेकोमा सो गर्न अव्यवहारिक हुँदा बैकल्पिक व्यवस्था अवलम्बन गर्न सकिने व्यवस्था गरेको छ ।

बैंकले उपरोक्त बैकल्पिक व्यवस्था अनुसार कर्जा प्रवाह गर्दा प्राप्त सेवा शुल्क तथा कमिशनलाई समायोजित ब्याज दरमा समायोजन गरेको छैन ।

५.१३ साधारण जगेडा कोष

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०६३ को दफा ४४ को व्यवस्था बमोजिम खुद मुनाफाको २०% रकम तथा यस आ.व.मा परिपक्व भएका अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मापन गरिएका शेयर/सामुहिक लगानी कोषहरूमा भएको नाफाको २०% रकम साधारण जगेडा कोषमा स्थानान्तरण गरिएको छ । बैंकले यस आर्थिक बर्ष २०८०/८१ को नाफाबाट साधारण जगेडा कोषमा रु. ६२०,९८०,४३५/- स्थानान्तरण गरेको छ । आषाढ ३१, २०८१ मा साधारण जगेडा कोषको मौज्दात रु. ५,०३०,९७६,९८७/- रहेको छ ।

५.१४ सटही घटबढ कोष

बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०६३ को दफा ४५ को व्यवस्था बमोजिम विदेशी विनियमको पूर्नमूल्याङ्कनमा लाभ भएमा सो लाभको २५% रकम सटही घटबढ कोषमा स्थानान्तरण गर्नु पर्दछ । आ.व. २०८०/८१ मा यस वर्षको मुनाफाबाट रु. २८,४९६,३३७ सटही घटबढ कोषमा सारिएको छ । आषाढ ३१, २०८१ मा सटही घटबढ कोषको मौज्दात रु. ९८,३८४,९३३/- रहेको छ ।

| विवरण | रकम (रु.) |
|---|------------|
| शुरुको मौज्दात (१ श्रावण २०८०) | ६९,८८८,५९६ |
| आ.व. २०८०/८१ मा सटही घटबढ कोषमा स्थानान्तरण गरेको रकम | २८,४९६,३३७ |
| अन्तिम मौज्दात (३१ आषाढ, २०८१) | ९८,३८४,९३३ |

५.१५ ऋणपत्र भुक्तानी जगेडा कोष

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार ऋणपत्र भुक्तानी जगेडा कोष सृजना गरिएको छ । बैंकले यस आर्थिक वर्षमा रु. १,४६०,४२६,५००/-बराबरको रकम ऋणपत्र भुक्तानी जगेडा कोषमा स्थानान्तरण गरेको छ । आषाढ ३१, २०८१ मा ऋणपत्र भुक्तानी जगेडा कोषको मौज्दात रु ४,५०२,९३२,५००/- रहेको छ ।

| विवरण | रकम (रु.) |
|---|---------------|
| शुरुको मौज्दात (१ श्रावण २०८०) | ३,०४१,७०६,००० |
| आ.व. २०८०/८१ मा ऋणपत्र भुक्तानी जगेडा कोषमा स्थानान्तरण गरेको रकम | १,४६०,४२६,५०० |
| अन्तिम मौज्दात (३१ आषाढ, २०८१) | ४,५०२,९३२,५०० |

ऋणपत्र भुक्तानी जगेडा कोषको विस्तृत विवरण :

| ऋणपत्र | ऋणपत्र २०८२ | ऋणपत्र २०८३ | ऋणपत्र २०८४ | जम्मा |
|--------------|----------------------|----------------------|----------------------|----------------------|
| आ.व.२०७६/७७ | ३६०,४२६,५०० | - | - | ३६०,४२६,५०० |
| आ.व.२०७७/७८ | ३६०,४२६,५०० | - | - | ३६०,४२६,५०० |
| आ.व.२०७८/७९ | ३६०,४२६,५०० | ५००,०००,००० | - | ८६०,४२६,५०० |
| आ.व.२०७९/८० | ३६०,४२६,५०० | ५००,०००,००० | ६००,०००,००० | १,४६०,४२६,५०० |
| आ.व.२०८०/८१ | ३६०,४२६,५०० | ५००,०००,००० | ६००,०००,००० | १,४६०,४२६,५०० |
| आ.व.२०८१/८२ | ३६०,४२६,५०० | ५००,०००,००० | ६००,०००,००० | १,४६०,४२६,५०० |
| आ.व.२०८२/८३ | - | ५००,०००,००० | ६००,०००,००० | १,१००,०००,००० |
| आ.व.२०८३/८४ | | | ६००,०००,००० | ६००,०००,००० |
| जम्मा | २,९६२,५५९,००० | २,५००,०००,००० | ३,०००,०००,००० | ७,६६२,५५९,००० |

५.१६ पूँजी समायोजन कोष

| विवरण | रकम (रु.) |
|--------------------------------|------------|
| शुरुको मौज्दात (१ श्रावण २०८०) | १९,४२७,८३२ |
| अन्तिम मौज्दात (३१ आषाढ, २०८१) | १९,४२७,८३२ |

५.१७ लगानी समायोजन कोष

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा सूचना केन्द्र, नेपाल किलयरिङ्ग हाउस लि. र नेसनल बैंकिङ्ग ट्रेनिङ्ग इन्स्टीच्युट बाहेकका अन्य विस्तृत आम्दानी मार्फत उचित मूल्यमा मूल्याङ्कन गरिएका शेयर (इक्विटी) भनी वर्गीकरण गरिएका लगानीहरूको लागि लगानी समायोजन कोष सिर्जना गरिएको छ । यस आर्थिक बर्ष सम्म लगानी समायोजन कोषमा रु. ११,३६५,१६७/- रहेको छ ।

| विवरण | रकम (रु.) मा | कोष % | लगानी समायोजन कोष |
|---------------------------------------|--------------------|-------------------|-------------------|
| कर्जा सूचना केन्द्र | १,९०७,६०० | ने.रा.बैंकबाट छुट | - |
| नेपाल किलयरिङ्ग हाउस लि. | १९४,४०२,६०० | ने.रा.बैंकबाट छुट | - |
| नेसनल बैंकिङ्ग ट्रेनिङ्ग इन्स्टीच्युट | १,८३४,८६० | ने.रा.बैंकबाट छुट | - |
| ICRA नेपाल लि. | ७६०,००० | १००% | ७६०,००० |
| प्रभु क्यापिटल लि. | ४,५००,००० | १००% | ४,५००,००० |
| स्विफ्ट एस.सि. | ६,९०५,१६७ | १००% | ६,९०५,१६७ |
| जम्मा | २०९,५९०,२२७ | | ११,३६५,१६७ |

५.१८ अन्य कोषहरू

क) कर्मचारी तालिम कोष

नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन अनुसार गत आर्थिक वर्षको कुल कर्मचारी तलब र भत्ताको ३% रकम कर्मचारी तालिम तथा विकासमा खर्च गर्नु पर्ने व्यस्थामा रहेको छ । यदि सो रकम वर्षको अन्त्य सम्म पनि खर्च गर्न नसकेको खण्डमा बाँकी रकम कर्मचारी तालिम कोषमा जम्मा गर्नु पर्ने व्यवस्था छ । तसर्थ यस आर्थिक वर्षमा बैंकले कर्मचारी तालिम कोषमा खर्च भएको रकम रु. ५,८९८,४३९ स्थानान्तरण गरेको छ । आषाढ ३१, २०८१ मा कर्मचारी तालिम कोषको मौज्दात रु. ५९,३८४,५९४/- रहेको छ ।

| विवरण | रकम (रु.) |
|--|-------------------|
| शुरुको मौज्दात (१ श्रावण २०८०) | ५३,५६६,९५५ |
| आ.व. २०७९/८० को कुल कर्मचारी तलब र भत्ताको ३% रकम | ५३,०७९,२३८ |
| आ.व. २०७९/८० मा कर्मचारी तालिम तथा विकासमा खर्च भएको कुल रकम | ४७,२६०,७९९ |
| अन्तिम मौज्दात (३१ आषाढ, २०८१) | ५९,३८४,५९४ |

ख) संस्थागत सामाजिक उत्तरदायित्व कोष

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले आफ्नो समिक्षा वर्षको मुनाफाबाट १% संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने छ । बैंकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट रु. ३०,८००,२८७/- संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको छ । आषाढ ३१, २०८१ मा सामाजिक उत्तरदायित्व कोषको मौज्दातरु. ५९,३४९,८९९/- रहेको छ ।

| विवरण | रकम (रु.) |
|--|-------------------|
| शुरुको मौज्दात (१ श्रावण २०८०) | ५०,९५०,२३० |
| आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १% संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने रकम | ३०,८००,२८७ |
| अधिला वर्षहरूमा सिएसआर खर्चलाई छुट्याइएको रकमको रिभर्सल | १,६००,००० |
| संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धि गरिएको कुल खर्च | (२४,०००,६१७) |
| अन्तिम मौज्दात (३१ आषाढ, २०८१) | ५९,३४९,८९९ |

आ.व. २०८०/८१ मा बैंकले गरेको सामाजिक उत्तरदायित्व क्रियाकलापहरूको प्रदेशिय तथा क्षेत्रिय विवरण :

| क्षेत्र | प्रदेश | | | | | | | जम्मा |
|------------------------|------------------|------------------|------------------|------------------|------------------|------------------|------------------|-------------------|
| | कोशी | मधेश | बागमती | गण्डकी | लुम्बिनी | कर्णाली | सुदूरपश्चिम | |
| स्वास्थ | ५९६,३९८ | ६३०,००० | २,८६४,३६३ | १,४०९,९९७ | २,२०९,४५५ | ४९,९४६ | २३९,७२७ | ७,९९९,८०६ |
| शिक्षा | २९२,४४३ | १,४३५,०९४ | ४९५,५८० | ३,८४९,२६७ | ४२७,४२० | २४८,२०० | ७०४,९०२ | ७,३७२,९०६ |
| वित्तीय साक्षरता | ३६६,४४४ | २७६,४४१ | १,०४४,६३५ | २२७,७०० | १,५४९,२०६ | २३१,९०० | ४२१,०९२ | ४,११९,४३८ |
| वातावरण | २६७,१३९ | ३४०,६९५ | ३५३,५८४ | २६८,६५० | ४८७,३५० | ७७,००० | ३७,४६० | १,८३१,७९८ |
| विपद व्यवस्थापन | - | - | - | - | - | १,४९३,७५० | - | १,४१३,७५० |
| संस्कृति | ५४,९९७ | - | ४४४,८३३ | ७५,००० | - | - | - | ५७४,८३० |
| पूर्वाधार तथा सुरक्षा | - | - | ५०,००० | - | ४०९,२४० | - | - | ४५९,२४० |
| लैंड्रिक समानता | १००,००० | - | २५,००० | - | - | - | - | १२५,००० |
| पर्यटन | ७,३४५ | १६,९५० | २२,०३५ | १४,६९० | ५,६५० | १४,६९० | १४,६९० | १६,०५० |
| खोलौं बैंक खाता अभियान | - | - | - | - | - | ७,८०० | - | ७,८०० |
| जम्मा | १,६०४,७०६ | २,६९९,९०० | ५,२३०,०३० | ५,८४५,३०४ | ५,०८०,३२१ | २,९२३,२८६ | १,४९७,८७१ | २४,०००,६१७ |

ग) नियमनकारी कोष

नेपाल राष्ट्र बैंक एकिकृत निर्देशिन ४ बमोभिम बैंकले देहाएका रकम नियमनकारी कोषमा स्थानान्तरण गरेको छ :

| आ.व. | प्राप्त हुन बाँकी व्याज रकम | लगानीमा संभावित नोकसानी व्यवस्थाको अपर्याप्तता | गैर बैंकिङ सम्पत्तिको नोकसानी व्यवस्था | विमाड्डिक (Actuarial) घाटाको लेखाङ्कन | अन्य | जम्मा |
|---------|-----------------------------|--|--|---------------------------------------|--------------|--------------|
| २०७४/७५ | ३०८,९९०,०८५ | १२८,३९३,३०९ | १५४,६३७,५३५ | ४५,८०९,८०३ | - | ६३७,८२२,७२४ |
| २०७५/७६ | (५९३,५३५) | (१२८,३९३,३०९) | (३१,२८६,८३१) | ११२,९८८,३३० | - | (४८,००५,३३७) |
| २०७६/७७ | १,८१२,१७४ | - | (३७,२८७,८२५) | २५,३३३,७३९ | ३२,२९६,९८३ | २२,०७४,२७१ |
| २०७७/७८ | (४६,३३७,०६५) | - | १७,२९३,६४२ | १३,३६०,६२९ | (३२,२९६,९८३) | ३२,१०९,०२३ |
| २०७८/७९ | १३७,३८८,३६४ | | (४८,१७२,७२६) | ११५,७४६,४३५ | | २०४,१६२,०७३ |

| आ.व. | प्राप्त हुन बाँकी व्याज रकम | लगानीमा संभावित नोकसानी व्यवस्थाको अपर्याप्तता | गैर बैंकिङ् सम्पत्तिको नोकसानी व्यवस्था | विमाडिक (Actuarial) घाटाको लेखाङ्कन | अन्य | जम्मा |
|---------|-----------------------------|--|---|-------------------------------------|-------------|---------------|
| २०७९/८० | २५२,८८०,०२५ | - | २७७,९७४,८२३ | (८८,७५३,२३४) | ९५,८६९,८७३ | ५३७,९६३,४८२ |
| २०८०/८१ | १२०,८९८,५१८ | - | ४६,०९०,५९१ | ४,७०३,२१४ | ८२,४४९,९९५ | २५४,०६९,५९९ |
| जम्मा | ७७५,९९८,५६६ | - | ४५८,३६९,२०९ | २२८,३८०,९९६ | १७८,३९९,०६८ | १,६४०,१७९,७६० |

५.१९ विदेशी मुद्रामा लिइएको ऋण

बैंकले चैत्र ३१, २०७९ मा International Finance Corporation (IFC) बाट ३ वर्षको लिए ५ करोड ५० लाख अमेरिकी डलर ऋण लिएको थियो । १ करोड १० अमेरिकी डलरकासँवा भुक्तानी पछि बाँकी साँवा ४ करोड ४० लाख अमेरिकी डलर र वक्यौता व्याज रकमलाई “तिर्न बाँकी कर्जा सापटी” शीर्षक अन्तर्गत देखाइएको छ । यो रकम बैंकले MSME तथा Climate financing मा ऋण लगानी गर्नेछ । साथै, बैंकले यो रकम वातवरण मैत्री परियोजनाहरू तथा low carbon mobility परियोजनाहरूमा समेत ऋण लगानी गर्नेछ ।

५.२० नगद तथा नगद समान

यस वित्तीय विवरणको नोट न. ४.१ नगद तथा नगद समान शीर्षकमा आ.व. २०८०/८१ मा उल्लेख्य वृद्धि भएको देखिएको छ । सो वृद्धि हुनुको प्रमुख कारण रु. १२.३० अर्बको स्थायी तरलता सुविधा (Standing Deposit Facility) हो जुन आ.व. २०७९/८० को अन्त्यमा शुन्य रहेको थियो ।

स्थायी तरलता सुविधा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट अतिरिक्त तरलता सोसन त्याएको मौद्रिक नीतिको औजार हो । यस अन्तर्गत बैंकहरूले आफ्नो अधिशेष रकम राष्ट्र बैंकमा जम्मा गर्न र त्यसमा व्याज आर्जन गर्न सक्छन् ।

५.२१ भारित औसत व्याजदरको अन्तर

| विवरण | दर (%) |
|--|--------|
| कर्जा तथा सापटीमा भारित औसत व्याज दर | ९.७४ |
| निक्षेप तथा कर्जामा भारित औसत व्याज दर | ५.७५ |
| खुद भारित औसत व्याज दर अन्तर | ३.९९ |

५.२२ हिसाब मिलान स्थिति

बैंकले नियमित रूपमा अन्तर शाखा र एजेन्सी हिसाब मिलान गर्दै आएको छ । हिसाब मिलान नभई वक्यौता रहेको शाखा मिलान हिसाब र एजेन्सी मौज्दात हिसाबको हिसाब मिलान अवस्था बारे भाखा नाघेका अवधि अनुसारको संक्षिप्त विवरण निम्नानुसार रहेको छ :

रकम (रु. हजारमा)

| मिलान अवस्था | लेजर क्रेडिट | स्टेटमेन्ट क्रेडिट | लेजर डेविट | स्टेटमेन्ट डेविट |
|-------------------------------------|--------------|--------------------|------------|------------------|
| १ महिना भन्दा कम | १०६,९९७ | १,३८७,३९३ | ३,३९८ | २९८,०२५ |
| १ महिना देखि बढि र ३ महिना भन्दा कम | २,१५२ | ६७ | - | ३,४९४ |
| ३ महिना देखि बढि र ६ महिना भन्दा कम | - | १ | - | - |
| ६ महिना भन्दा बढी | - | - | - | - |
| जम्मा | १०९,९५९ | १,३८७,४६१ | ३,३९८ | २२९,५९९ |

५.२३ गैर बैंकिङ् सम्पत्तिको विवरण

३१ अषाढ, २०८१ मा बैंकको गैर बैंकिङ् सम्पति देहाय बमोजिम रहेको छ:

| ऋणीको नाम | गैर बैंकिङ सम्पति साकार गरिएको मिति | कुल गैर बैंकिङ सम्पति (₹) | कालो सुची नं. | कालो सुची गरेको मिति |
|---|--|------------------------------|---------------|-------------------------|
| तेज बहादुर खड्का | १९९९/०७/०६ | ३०,००० | | |
| सुमित्रा देवी दुङ्गेल | २००१/०५/१४ | ५०,००० | | |
| विनोद श्रेष्ठ | २०१४/०४/२२ | ३७,२२६,९२५ | ५४१९ | २०१४/०४/२२ |
| रमेश ढकाल | २०१४/०५/३० | २८,५९०,६४० | ५५६७ | २०१४/०६/२७ |
| हिरा आचार्य | २०१४/०५/३० | २५,२६७,०२३ | ५५६८ | २०१४/०६/२७ |
| हरि घिताल | २०१४/०५/३० | ६,२१२,९९६ | ५५६९ | २०१४/०६/२७ |
| नन्द लाल धामी र नरेन्द्र कुमार पौडेल | २०१४/०८/१५ | १२,३४५,९२६ | ५७२२ | २०१४/०७/०४ |
| सरिता लामा | २०१४/०८/१५ | ११,८२२,५७९ | ५७५४ | २०१४/०७/०७ |
| एच.ए. कन्स्ट्रक्शन प्रालि. | २०१५/०७/२१ | १,८८४,६९४ | ६४१६ | २०१५/०५/२७ |
| के साउद सप्लायर्स | २०१९/१२/२४ | १३,२५७,०४० | १०५६१ | २०१८/०६/०८ |
| हाम्रो सप्तागण्डकी डिपार्टमेन्टल स्टोर्स | २०२१/०१/११ | २८,४५०,००० | १७४४१ | २०२०/०३/१६ |
| नारायणि इन्जिनियरिङ प्रा. लि. | २०२२/०१/१३ | ३०,९९९,९२२ | १११८८ | २०१८/०९/२८ |
| त्रिमुर्ती काष्ठ उद्योग | २०२३/०१/१३ | २३,६८०,७६७ | ३१५६१ | २०२२/०२/०६ |
| पाथिभारा ज्वेलर्स | २०२३/०३/२० | ४,६८४,००० | १३१५९ | २०१९/०८/०८ |
| ओम हार्डवेयर | २०२३/०४/१२ | ४०,०२९,७९० | ३९९१० | २०२२/०७/०८ |
| साभा हार्डवेयर | २०२३/०४/१२ | ९,५५१,८९६ | ३९५७६ | २०२२/०७/०६ |
| राजेश कुमार साह | २०२३/०४/१२ | ५,८९३,५०४ | ५९८३६ | २०२३/०३/२३ |
| साभा कुमारी साह | २०२३/०४/१२ | ५,८९९,८९१ | ५९४९३ | २०२३/०३/१९ |
| उमेश प्रसाद साह | २०२३/०४/१२ | ५,८९३,९९० | ५९४९४ | २०२३/०३/११ |
| सुरेश प्रसाद साह | २०२३/०४/१२ | ९,३०८,९०८ | ५१२०२ | २०२२/१२/११ |
| दिलिप कुमार केशरी | २०२३/०४/१३ | ३,८३६,००१ | ३५०६३ | २०२२/०४/२५ |
| सन इन्टरनेशनल प्रा. लि. | २०२३/०४/१३ | ९,०८३,९९९ | ३५०६४ | २०२२/०४/२५ |
| रेडिको मेटल्स प्रा. लि. | २०२३/०४/२३ | १५,८२०,००० | ३५०५८ | २०२२/०४/२५ |
| उर्लाबारी अटो प्लानेट तथा सगुन सुन चाँदी पसल | २०२३/०५/११ | ५२,१८२,६९९ | ४०३४१ | २०२३/०३/१२ |
| राजु न्यौपाने तथा रिद्धि सिद्धि इलेक्ट्रिकल्स | २०२३/०६/०४ | २८,८३५,७६३ | २६८६८/२६८६७ | २०२१/१०/०१ |
| आरोम ट्रेडर्स | २०२३/०६/१२ | ३६,३५८,२९५ | ६४६८६ | २०२३/०५/०४ |
| गौसिया गल्ला खरिद बिक्रि केन्द्र | २०२३/०६/१५ | २८,३०६,७९१ | ६२७९९ | २०२३/०४/१८ |
| न्यु कामना सप्लायर्स | २०२३/०६/११ | २२,०४७,४५० | ६६०८२ | २०२३/०५/१७ |
| अविन कृष्ण श्रेष्ठ | २०२३/०६/२२ | ४,५५६,९६१ | ६५०९४ | २०२३/०५/०१ |
| ओपिनियन ट्रेडिङ हाउस | २०२३/०७/१० | १२,३७३,४८९ | ५६६०८ | २०२३/०२/१० |
| जि एण्ड जि हार्डवेयर सप्लायर्स | २०२३/०७/१२ | २५,८०८,२२८ | ५६३७५ | २०२३/०२/०८ |
| उत्तम कुमार उपाध्याय | २०२३/०७/१५ | ३,७५५,८९१ | ७००९१ | २०२३/०६/१६ |
| कामेश्वर राय यादव | २०२३/०७/१३ | ९,४२९,५२२ | २१२५८ | २०२१/०१/३१ |
| यश निर्माण सेवा | २०२३/०७/१३ | ६,२०७,३७१ | ३६५१६ | २०२२/०५/२५ |
| कैलाशपति जेनेरल ट्रेडिङ कम्पनी | २०२३/११/२० | १४,५५४,५०० | ३९५२५ | २०२२/०७/०६ |
| हारती मा इन्टरप्राइजेज | २०२४/०३/२८ | ६०,६००,००० | ६९०७० | २०२३/०६/११ |
| ए टु जेड एलेक्ट्रोनिक्स हाउस | २०२४/०६/१३ | ९३,८७०,००० | ८९५९९ | २०२३/०८/२८ |

५.२४ तिर्न बाँकी लाभांशको विवरण

३१ आषाढ, २०८१ मा बैंकले तिर्न बाँकी लाभांशको विवरण देहाय बमोजिम रहेको छ:

| आर्थिक वर्ष | आषाढ २०८१ | आषाढ २०८० |
|--------------|-------------------|-------------------|
| २०६६/६७* | १,७८२,८४५ | ४,३०५,६४६ |
| २०६७/६८* | १,८३९,५७५ | १,८४९,५६३ |
| २०६८/६९* | १,९५२,८८० | १,९५२,८८० |
| २०६९/७०* | १,२९६,९९० | १,२९६,९९० |
| २०७०/७१* | १,६१४,०३२ | १,६१४,०३२ |
| २०७४/७५ | १७,४९०,७९० | २७,३८८,१२३ |
| २०७५/७६ | ३२,००७,२६३ | ४१,१२१,५८६ |
| २०७६/७७ | ८,९०५,४५२ | ११,३०५,६२१ |
| २०७९/८० | ३३,५५०,३५३ | - |
| जम्मा | १८,७६०,९८० | १०,०३४,४४१ |

शेयर धित्तोको रूपमा रखिएको तथा अदालतमा मुद्दा चलिरहेको कारणले गर्दा आ.व. २०६६/६७ देखि आ.व. २०७०/७१ सम्मको केही लाभांश वितरण गर्न बाँकी रहेको छ। तसर्थ यो रकम लाभांश घोषणा भएको ५ वर्ष व्यतित भएपनि कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिएको छैन।

५.२५ व्याज पूँजीकरण सम्बन्ध विवरण

आ.व. २०८०/८१ मा बैंकले रु. ३८१,४७३,८२३ बराबरको व्याज पूँजीकरण गरेको छ। यस सम्बन्ध विस्तृत विवरण निम्न बमोजिम रहेको छ।

| ऋणीको नाम | पहिलो त्रयमास | दोस्रो त्रयमास | तेस्रो त्रयमास | चौथो त्रयमास | जम्मा व्याज पूँजीकरण |
|---|-------------------|-------------------|--------------------|-------------------|----------------------|
| इसुवा इनर्जि प्रा. लि. | १०,२५७,७०२ | १०,४०६,२९२ | १२,५३९,४०७ | १४,८२२,८४५ | ४८,०२६,९६६ |
| मुनलाइट हाइड्रोपावर कम्पनी | - | २,८४२,५९६ | २,६८९,९३१ | २,८३०,९९० | ८,३६९,८३७ |
| नीलगिरी खोला हाइड्रोपावर कम्पनी प्रा. लि. | २२,०९८,०६० | २९,०९८,०२६ | २०,५२३,२४१ | - | ६३,५५९,३२७ |
| पिपल्स इनर्जि लि. | - | - | ११,७२३,८३५ | १४,००६,९६४ | २५,७३०,७९९ |
| पिपल्स हाइड्रोपावर कम्पनी प्रा. लि. | ३८,३०९,६२४ | ३५,०००,००० | ३५,१९३,१७५ | १६,१९०६,२४५ | १२५,२०९,८४४ |
| संयुक्त उर्जा प्रा. लि. | ५,८९४,२९९ | ६,५४९,६८८ | ६,९७२,६३० | ८,९३६,०२२ | २७,५४४,५५२ |
| टुङ्डी पावर कम्पनी लि. | - | १०,०९२,९५४ | १०,९४२,३०९ | १४,९५०,१२८ | ३५,१८५,३९९ |
| युनाइटेड मेवा खोला हाइड्रोपावर प्रा. लि. | ७,६६९,७३२ | १०,२२७,७३५ | १२,७०८,८३३ | १७,२५७,६०८ | ४७,८६३,९०७ |
| जम्मा | ८४,१४९,३२९ | ९६,१२९,९३१ | ११३,२९३,३६२ | ८७,९१०,००२ | ३८१,४७३,८२३ |

५.२५ मर्जर सरप्लस तथा हकप्रद शेयरको प्रिमियममा आयकर

आ.व. २०७२/७३ मा सिद्धार्थ बैंक लिमिटेड र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक लिमिटेड १००:५५.३६ को स्वाप अनुपातमा एक आपसमा गाभिदा मर्जर सरप्लस लेखाङ्कन गरिएको थियो जुन पछि बोनस शेयर वितरणको लागि उपयोग गरिएको छ। मर्जर सरप्लस रकमलाई सिधै इक्विटीमा लेखाङ्कन गरिएको कारण सो समयमा मर्जर सरप्लस रकम आयकरको दायराभन्दा बाहिर थियो। त्यसैगरी बैंकले अधिल्ला वर्षहरूमा हकप्रद सेयर निष्कासन गर्दा Unsubscribed शेयरहरू प्रिमियममा लिलाम गरेको थियो। त्यस्ता हकप्रद शेयरहरूको लिलामीबाट संकलित

रु. २५६,३९४,७९९ बराबरको प्रिमियम यसअधिनै सेयरधनीहरूलाई बोनसको रूपमा वितरण भइसकेको छ। यसरी मर्जर सरफ्लस तथा हकप्रद शेयरको प्रिमियममा लाग्ने आयकर दायित्वको विवरण निम्न बमोजिम रहेको छ।

| आयवर्ष | सेयर प्रिमियम | मर्जर सरफ्लस | जम्मा | आयकर दायित्व |
|--------------|--------------------|--------------------|--------------------|--------------------|
| २०६७/६८ | १३,६९३,९४० | - | १३,६९३,९४० | ४,९०७,९४२ |
| २०७२/७३ | ३७९,९७९ | ४७९,५३८,३२९ | ४७९,९८८,३०० | १४९,५७५,४९० |
| २०७३/७४ | १२०,२३०,९६७ | - | १२०,२३०,९६७ | ३६,०६९,०५० |
| २०७५/७६ | १२२,०९९,५०५ | - | १२२,०९९,५०५ | ३६,६२७,४५२ |
| जम्मा | २५६,३९४,७९९ | ४७९,५३८,३२९ | ७२७,९३३,९९२ | २१८,३७९,९३५ |

बैंकले सो मर्जर सरफ्लस तथा हकप्रद शेयरको प्रिमियमको कुल रकममा आर्थिक विधेयक, २०८० को दफा २७ बमोजिम हुन आउने रु. २१८,३७९,९३५ बराबरको आयकर दायित्व जम्मा गरेको छ र सो रकमलाई बैंकले आ.व. २०८०/८१ को संचित मुनाफाको शुरुवाती मौज्दातमा समायोजन गरेको छ।

यस सम्बन्धमा सर्वाच्च अदालतको पूर्णपाठ आउन बाँकी रहेकोले बैंकले पुनराबेदनको लागि थप सम्भावीत प्रक्रियाहरूको खोजी गरिरहेको छ।

५.२६ KfW विकास बँकसंग सम्झौता

सद्विधा बैंकले जर्मन सरकारद्वारा संचालित "Sustainable Economic Development in Rural and Semi-Urban Areas – MSME Finance Phase II (SEDRA II)" नामक परियोजना सफलतापूर्वक कार्यान्वयन गरी आएको छ। यस परियोजनाको मुख्य लक्ष्य ग्रामिण तथा अर्ध शहरी भेगहरूमा रहेका micro, small and medium sized enterprises (MSMEs) हरूको वित्तीय पहुँच वृद्धि गर्नु रहेको छ।

५.२७ कोभिड, पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जाको विवरण

| विवरण | आषाढ ३१, २०८१ मा | |
|---|------------------|-----------|
| | ग्राहकको संख्या | रकम (रु.) |
| उद्योग वा निर्माणधीन आयोजनालाई प्रदान गरिने कर्जाको मोराटोरियम अवधि थप | - | - |
| ५% कर्जा नोकसानी व्यवस्था गरिएको पुनर्गर्ठित/पुनर्तालिकीकरण कर्जा | - | - |
| COVID प्रभावित ऋणीलाई चालु पूँजी कर्जामा २० प्रतिशत वृद्धि | - | - |
| COVID प्रभावित ऋणीलाई आवधिक कर्जामा १० प्रतिशत वृद्धि | - | - |
| थप २० प्रतिशत चालु पूँजी कर्जा (COVID Loan) को म्याद १ वर्षसम्मका लागि ५ प्रतिशत व्यवस्था सहित थप गरेको | - | - |
| थप १० प्रतिशत आवधिक कर्जा (COVID Loan) को म्याद १ वर्षसम्मका लागि ५ प्रतिशत व्यवस्था सहित थप गरेको | - | - |
| राष्ट्र बैंकको निर्देशन २ को दफा ४१ बमोजिम साँवा तथा ब्याज भुक्तानीका लागि दुई वर्षसम्म म्याद थप गरेको | - | - |

| विवरण | आषाढ ३१, २०८१ मा | |
|---|------------------|-------------|
| | ग्राहकको संख्या | रकम (रु.) |
| पुनरकर्जा | - | - |
| व्यवसाय निरन्तरता ऋण (Business Continuity Loan) | - | - |
| पुनरकर्जा (SEDRA) | ३६६ | ४७५,२९९,००० |

| विवरण | आषाढ ३१, २०८१ मा | |
|--------------------|------------------|---------------|
| | ग्राहकको संख्या | रकम (रु.) |
| सहुलियतपूर्ण कर्जा | ३,८९० | ६,९५०,८७०,७४५ |

५.२८ पुर्नसंरचना कर्ना सम्बन्धि विवरण

२०८१ आषाढ मसात्त सम्म पुर्नसंरचना गरिएको ऋणहरूको विवरण यसप्रकार छ :

| विवरण | त्रहणीको संख्या | सम्झौताको संख्या | भाका नाधेको साँवा | भाका नाधेको ब्याज |
|-------------|-----------------|------------------|-------------------|-------------------|
| पुर्नसंरचना | ७३५ | १,३४१ | २,९४७,३७३,९५७ | ४५६,९०६,२२५ |

५.२९ कर्जा नोक्सानी व्यवस्थाको विवरण

आ.व २०८०/८१ र आ.व २०७९/८० को कर्जा नोक्सानी व्यवस्थाको विवरण यसप्रकार छ :

आ.व २०८०/८१

| कर्जा वर्गीकरण | कर्जा तथा सापट | कर्जा नोक्सानी व्यवस्था |
|--------------------------------|-----------------|-------------------------|
| असल (१.२०%) | १८२,०२७,२२३,३५६ | २,२२९,९९२,९९१ |
| सूक्ष्म निगरानी (५%) | १७,०९२,९४२,३४१ | ८५७,०७२,०३९ |
| पुनतालिकीकरण/पुनसंरचना (१२.५%) | - | - |
| कमसल (२५%) | १,३५२,५०४,६८१ | ३२८,९८८,३९४ |
| संकास्पद (५०%) | ७९३,८२७,७२७ | ३८९,५५५,२०० |
| खराब (१००%) | २,२७१,५३४,६४५ | २,२२४,३४५,९९३ |
| जम्मा | २०३,५३८,०३२,७५० | ६,०२१,०७२,९३८ |
| निष्कृय कर्जा | ४,४९७,८६७,०५२ | २,९३४,८८८,७०७ |

आ.व २०७९/८०

| कर्जा वर्गीकरण | कर्जा तथा सापट | कर्जा नोक्सानी व्यवस्था |
|--------------------------------|-----------------|-------------------------|
| असल (१.३०%) | १७४,७९९,५२९,३२९ | २,३५६,८९९,७६४ |
| सूक्ष्म निगरानी (५%) | १२,३३१,३४२,८३५ | ६९६,०८४,०४० |
| पुनतालिकीकरण/पुनसंरचना (१२.५%) | २,१४४,९७३ | २६८,०२२ |
| कमसल (२५%) | १,१४३,८७९,४२६ | २८०,८०५,३५८ |
| संकास्पद (५०%) | १,८२१,७५६,७४३ | ९००,८९९,५६२ |
| खराब (१००%) | ८६४,०९६,९८६ | ८९५,०७३,६९९ |
| जम्मा | ११०,८७४,६६९,४८४ | ४,९६९,९५०,३६६ |
| निष्कृय कर्जा | ३,८३१,७९७,३२८ | १,९९७,०४६,५६१ |

आ.व.२०८०/८१ को लेखा परिक्षण नगरिएको र लेखा परिक्षण गरिएको वित्तीय विवरणको तुलनात्मक विवरण

रकम रु. मा

| सम्पति | वित्तीय अवस्थाको विवरण | लेखा परिक्षण नगरिएको प्रकाशित वित्तीय विवरण | लेखा परिक्षण भएको वित्तीय विवरण | रकम | प्रिन्टता | प्रिन्टताको कारणहरू |
|--|------------------------|---|---------------------------------------|--------------------|-------------|--|
| | | | | % | | |
| नगद तथा नगद समान | | १०,४३७,९०६,९७८ | २२,१३९,१२८,८९१ | १२,३०२,०२१,९१७ | ११७८६ | नेपाल राष्ट्र बैंकमा रहेको मौजदात तथा लिनु पर्ने रकमलाई पुनः वर्णाकरण गरिएको |
| नेपाल राष्ट्र बैंकमा रहेको मौजदात तथा लिनु पर्ने | | २१,७७४,७७४,२८५ | ९,४५३,७५३,५७७ | (१२,३२१,०२०,०७७) | (५६.५८) | नेपाल राष्ट्र बैंकमा रहेको मौजदात तथा लिनु पर्ने रकमलाई पुनः वर्णाकरण गरिएको |
| बैंक तथा वित्तीय संस्थामा रहेको मौजदात | | ६,५६२,१२०,१७९ | ६,५६२,१२०,१७९ | - | - | |
| डेविभेटिम वित्तीय उपकरण | | ४,१७६,८९६ | ४,१७६,८९६ | - | - | |
| अन्य व्यापारिक सम्पतिहरू | | - | १८,९९८,७९० | १८,९९८,७९० | - | |
| बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापृष्ठ | | ५,७६७,८२४,४९२ | ५,७६७,८२४,४९२ | - | - | |
| ग्राहकलाई दिएको कर्जा तथा सापृष्ठ | | ११५,३२१,०३०,७६३ | ११५,४७३,३८२,५०९ | १५२,३५१,७४६ | ०.०८ | थप कर्जा नोकसानी व्यवस्था गरिएको |
| घितोपत्रमा लगानी | | ४७,५३१,५२३,६४० | ४७,१७८,४५४,४१२ | ४३९,४३५,७७२ | ०.१२ | संस्थापक शेयरमा गरिएको लगानीको पुनर्मुल्याङ्कन |
| चालु कर सम्पति | | २६४,१२८,२७४ | २१७,८४०,३४७ | (४६,२८७,८२७) | (७७.५२) | नाफा रकममा परिवर्तन भएको कारण फरक कर दाइत्यमा परिवर्तन |
| सहायक कम्पनीमा लगानी | | ५१,०००,००० | ५१,०००,००० | - | - | |
| सम्बद्ध कम्पनीमा लगानी | | - | - | - | - | |
| लगानी सम्पति | | ७२७,५७०,१७४ | ७२७,५७०,१७४ | - | - | |
| सम्पति तथा उपकरण | | ३,४९५,८१२,५२६ | ३,४९५,८२७,२१६ | १४,५९० | ०.०० | थप पट्टा सम्पति लेखाङ्कुन गरिएको कारण |
| ख्याती र अमूर्त सम्पति | | १४६,१४६,६०२ | १४६,१४६,६०२ | - | - | |
| स्थगन कर सम्पति | | - | - | - | - | |
| अन्य सम्पति | | ४,७५९,२४६,७९२ | ४,७०३,२८८,४२० | (५५,८५८,३७२) | (५१.८८) | अन्य सम्पतिहाट पुनः वर्गीकरण गरिएको |
| कुल सम्पति | | २९६,८५१,८६१,५४६ | २९७,३४१,४७१,५०५ | ४८९,५५५,९०९ | ०.१६ | माथि उल्लेख बमोजिमका कारण |

| वित्तीय अवस्थाको विवरण | लेखा परिक्षण नगरिएको प्रकाशित वित्तीय विवरण | शिन्नता | | शिन्नताको कारणहरू |
|---|---|------------------------|--------------------|--|
| | | रकम | % | |
| दायित्व | | | | |
| बैंक तथा वित्तीय संस्थाहरुलाई तिर्न बाँकी | ३,५७८,१६२,८९० | ३,५७८,१६२,८९० | - | - |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी | ३९१,९२२,९८७ | ३९१,९२२,९८७ | - | - |
| डेरिभेटिम वित्तीय उपकारण | ३,८८४,८८५ | ३,८८४,८८५ | - | - |
| ग्राहकको निक्षेप | २४१,३२९,९८२,०२४ | २४१,३२९,९८२,०२४ | - | - |
| तिर्न बाँकी कर्जा सापर्टी | ५,९६४,३७५,९६९ | ५,९६४,३७५,९६९ | - | - |
| चालु कर दायित्व | - | - | - | - |
| त्यवस्था | - | - | - | - |
| स्थगन कर दायित्व | ५२०,०३८,८५३ | ६६९,६३९,२७५ | ९४९,६००,४२१ | २८,७७ कर दायित्वमा परिवर्तन |
| अन्य दायित्व | ५,०३४,६४७,९२५ | ५,६७२,३९७,४८० | (६२,२५०,४४५) | (१.०९) अन्य दायित्वाट पुनः वर्गीकरण गरिएको |
| जारी गरिएको ऋणपत्र | ११,६६२,५५९,००० | ११,६६२,५५९,००० | - | - |
| सुरक्षण नरायणिएको सहायक आवधिक दायित्व | - | - | - | - |
| कुल दायित्व | २६९,१८४,७७४,०५४ | २६९,३७२,१२४,०३० | ८७,३४९,९७६ | ०.०३ माथि उल्लेख बमोजिमका कारण |
| इकिचर्ता | | | | |
| शेयर पैंसुँजी | १४,०८९,८८०,१९० | १४,०८९,८८०,१९० | - | - |
| शेयर प्रिमियम | - | - | - | - |
| संचित मुनाफा | ३६६,६६०,३१६ | ५८०,३६१,६१७ | २१३,७०९,३०० | ५८.२८ १) नाफा रकममा परिवर्तन भएको कारण २) अन्य कोषमा थप रकम रकमनात्र गरिएको कारण |
| जगेडा तथा कोषहरू | १३,२९०,४४७,०३६ | १३,३९८,९५१,६६८ | १८८,५०८,६३२ | १.४३ १) नाफा रकममा परिवर्तन भएको कारण २) अन्य कोषमा थप रकम रकमनात्र गरिएको कारण |
| कुल इकिचर्ता | २७,६६७,०८७,५४२ | २८,०९९,२९३,४७५ | ४०२,२०५,९३३ | १.४५ माथि उल्लेख बमोजिमका कारण |
| कुल दायित्व र इकिचर्ता | २९६,८५१,८६१,५४६ | २९७,३४९,४९७,५०५ | ४८९,५५५,९०९ | ०.१६ माथि उल्लेख बमोजिमका कारण |

| नाफा नोक्सान विवरण | | लेखा परिक्षण नगरिएको प्रकाशित वितीय विवरण | लेखा परिक्षण भएको वितीय विवरण | पिन्तामा रकम | पिन्तामा रकम | पिन्तामा रकम | पिन्तामा कारणहरू |
|---|-----------------|---|----------------------------------|-----------------|--|-----------------|------------------|
| ब्याज आमदानी | २५,७४४,८३७,१९६८ | २५,७९६,०२७,९८३ | (२८,८०९,९८४) | (०.११) | प्रोद्धावी आधारसा ब्याज आमदानीको लेखाङ्कुन रकममा परिवर्तन भएको कारण | | |
| ब्याज खर्च | १७,७५९,२५६,८५९ | १७,७८५,९५८,०९२ | ३४,७०९,०५३ | ०.२० | शुल्क तथा कमिशन सम्बन्धित खर्चको पुनर्वर्गीकरण गरिएको कारण | | |
| खुद ब्याज आमदानी | ७,९३३,५८०,८०८ | ७,९३०,०६६,९७१ | (६३,५९०,८३७) | (०.७९) | माथि उल्लेख बमोजिमका कारण | | |
| शुल्क तथा कमिशन आमदानी | १,८१४,४८८,३५१ | १,८१५,३८८,८०६ | १०६,४५४ | ०.०५ | थप आमदानी समायोजनको कारण | | |
| शुल्क तथा कमिशन खर्च | ४२२,६६७,६४३ | ३८९,०५४,३३७ | (३३,६९३,४०६) | (७.९५) | १) थप खर्च लेखाङ्कुनको कारण २) शुल्क तथा कमिशन सम्बन्धित खर्चको पुनर्वर्गीकरण गरिएको कारण | | |
| खुद शुल्क तथा कमिशन आमदानी | १,३९१,८१४,६०८ | १,४२६,३३४,४६९ | ३४,५१९,८६१ | २.४८ | माथि उल्लेख बमोजिमका कारण | | |
| खुद ब्याज, शुल्क तथा कमिशन आमदानी | १,३८५,३९५,४९६ | १,३५६,४०४,४४० | (२८,९९०,९७६) | (०.३१) | माथि उल्लेख बमोजिमका कारण | | |
| खुद व्यापारिक आमदानी | २३०,२२७,१९६८ | २३९,८४४,५९३ | ९,६१६,८२४ | ४.१८ | ब्याज आमदानीको पुनर्वर्गीकरण गरिएको कारण | | |
| अन्य संचालन आमदानी | ३८१,०५२,४०२ | ३८१,०५२,४०२ | - | - | | | |
| जम्मा संचालन आमदानी | १,९९६,६७५,५८७ | १,९७७,३०१,४३५ | (११,३७४,९५१) | (०.११) | माथि उल्लेख बमोजिमका कारण | | |
| कर्जा तथा अन्य हानीको नोक्सानी व्यापरस्था/(फिरतो) | १,२३१,६८८,०४९ | १,०५९,१२३,१४१ | (१८०,५६४,१०६) | (१४५६) | कर्जा तथा अन्य हानीको नोक्सानी व्यापरस्था फिरता | | |
| खुद संचालन आमदानी | ८,७६४,९८७,५४० | ८,९२६,९७८,२९५ | १६१,१९०,७५४ | १.८४ | माथि उल्लेख बमोजिमका कारण | | |
| कर्मचारी खर्च | २,९३५,१२६,४९४ | २,९७७,१०१,२१९ | ४२,७७४,८०४ | १.४६ | Actuarial Valuation मा भएको परिवर्तन | | |
| अन्य संचालन खर्च | ९८२,६०९,२१० | ९८५,६२८,१८५ | ३,०१८,१७४ | ०.३१ | थव खर्चको लेखाङ्कुन गरिएको कारण | | |
| हासकटी र परिशेष्ठन | ४७८,१४९,५७९ | ४७८,१४९,५७९ | - | - | | | |

| नाफा नोकसान विवरण | लेखा परिक्षण भएको नगरिएको प्रकाशित वित्तीय विवरण | | भिन्नता | | भिन्नताको कारणहरू |
|-------------------------|--|---------------|-------------|-------|--|
| | रकम | % | रकम | % | |
| संचालन मुनाफा | ४,३६९,१०२,३३७ | ४,४८४,४९९,३१२ | ११५,३९६,९७५ | २६४ | माथि उल्लेख बमोजिमका कारण |
| गेर संचालन आमदानी | ११,२६४,६४६ | ११,२६४,६४६ | - | - | |
| गेर संचालन नोकसानी | २०,२६१,८९८ | १९,९९७,९९८ | (२६३,९००) | - | |
| आय कर अधिको नाफा | ४,३६०,१०५,०८५ | ४,४७५,७६५,९६१ | ११५,६६०,८७५ | २६५ | माथि उल्लेख बमोजिमका कारण |
| आयकर | १,३४४,५६८,४३२ | १,३९५,७३७,२७७ | ५१,१६७,८४४ | ३८१ | नाफा रकममा परिवर्तन भएको कारण फरक |
| यस अवधिको नाफा/(नोकसान) | ३,०९५,५३५,६५३ | ३,०८०,०२८,६८४ | ६४,४९३,०३० | २१४ | माथि उल्लेख बमोजिमका कारण |
| अन्य विस्तृत आमदानी | १५४,९२९,०२२ | ४९२,६४९,९२५ | ३३७,७१२,९०२ | २७७९८ | संस्थापक शेयरमा गरिएको लगानीको पुनर्मुल्याङ्कन र Actuarial Valuation मा भएको परिवर्तन |
| कुल विस्तृत आमदानी | ३,१७०,४६४,६७४ | ३,५७२,६७०,६०८ | ४०२,२०५,९३४ | १२६६९ | माथि उल्लेख बमोजिमका कारण |

लेखा परिक्षण नगरिएको वित्तीय विवरण

रकम रु.मा

| वित्तीय अवस्थाको विवरण | यस वर्ष (चौथौ त्रयमासमा) | गत वर्ष (चौथौ त्रयमासमा) |
|---|-----------------------------|-----------------------------|
| सम्पत्ति | | |
| नगद तथा नगद समान | १०,४३७,७०६,९७४ | ११,५६०,९९६,०९० |
| नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात तथा लिनु पर्ने | २१,७७४,७७४,२८५ | ९,०००,७७३,४९२ |
| बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात | ६,५६२,१२०,९७९ | ५,०९९,३४६,९३४ |
| डेरिभेटिभ वित्तीय उपकरण | ४,९७६,८९६ | १७,३२०,९५५ |
| अन्य व्यापारिक सम्पत्तिहरू | - | - |
| बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा तथा सापट | ५,७६७,८२४,४९२ | ५,१७०,७७३,१०७ |
| ग्राहकलाई दिएको कर्जा तथा सापट | ११५,३२९,०३०,७६३ | १८४,०४५,६७७,११८ |
| धितोपत्रमा लगानी | ४७,५३९,५२३,६४० | ६२,६७२,१७५,९९९ |
| चालु कर सम्पत्ति | २६४,१२८,२७४ | ४,७३८,२०९ |
| सहायक कम्पनीमा लगानी | ५१,०००,००० | ५१,०००,००० |
| सम्बद्ध कम्पनीमा लगानी | - | - |
| लगानी सम्पत्ति | ७२७,५७०,९७४ | ६५४,५३७,४८९ |
| सम्पत्ति तथा उपकरण | ३,४९५,८९२,५२६ | ३,५३३,०४९,९२८ |
| ख्याती र अमूर्त सम्पत्ति | ९४६,९४६,६०२ | ९६६,०००,२८३ |
| स्थगन कर सम्पत्ति | - | - |
| अन्य सम्पत्ति | ४,७५९,२४६,७९२ | ४,२३२,७६२,६९९ |
| कुल सम्पत्ति | २९६,८५९,८६९,५९६ | २८६,९२९,८८५,०९६ |
| दायित्व | | |
| बैंक तथा वित्तीय संस्थाहरूलाई तिर्न बाँकी | ३,५७८,९६२,८९० | ११,६१३,६५७,५७२ |
| नेपाल राष्ट्र बैंकलाई तिर्न बाँकी | ३९१,९२२,७८७ | २८८,४५३,४७४ |
| डेरिभेटिभ वित्तीय उपकरण | ३,९८४,८८५ | २३,८८७,२५३ |
| ग्राहकको निक्षेप | २४१,३२९,०८२,०२४ | २२३,६५४,६६९,६९९ |
| तिर्न बाँकी कर्जा सापटी | ५,९६४,३७५,७६९ | ७,३१२,४८०,१६० |
| चालु कर दायित्व | - | - |
| व्यवस्था | - | - |
| स्थगन कर दायित्व | ५२०,०३८,८५३ | ५६३,४६७,९६८ |
| अन्य दायित्व | ५,७३४,६४७,९२५ | ५,५३८,०२८,५६३ |
| जारी गरिएको ऋणपत्र | ११,६६२,५५९,००० | ११,६६२,५५९,००० |
| सुरक्षण नराखिएको सहायक आवधिक दायित्व | - | - |
| कुल दायित्व | २६९,९८४,७७४,०५४ | २६०,६५७,२०३,६८२ |
| इकिवटी | | |
| शेयर पूँजी | १४,०८९,९८०,९९० | १४,०८९,९८०,९९० |
| शेयर प्रिमियम | - | - |
| संचित मुनाफा | ३६६,६६०,३९६ | ७९५,७६५,६०२ |
| जगेडा तथा कोषहरू | १३,२९०,४४७,०३६ | १०,५७८,९३५,५४२ |
| कुल इकिवटी | २७,६६७,०८७,५४२ | २५,४६४,६८९,३३४ |
| कुल दायित्व र इकिवटी | २९६,८५९,८६९,५९६ | २८६,९२९,८८५,०९६ |

| नाफा नोक्सान विवरण | यस वर्ष | | गत वर्ष | |
|--|---------------|-------------------|-----------------|-------------------|
| | यस त्रयमासमा | यस त्रयमास सम्ममा | यस त्रयमासमा | यस त्रयमास सम्ममा |
| ब्याज आम्दानी | ६,१७६,१६६,७८४ | २५,७४४,८३७,७६८ | ७,३४९,२००,५९८ | २७,६४७,१९७,७५७ |
| ब्याज खर्च | ४,११५,१६८,५११ | १७,७५१,२५६,९५१ | ५,२३८,१३६,०६५ | १९,४६८,७७५,३०६ |
| खुद ब्याज आम्दानी | १,१८०,११८,११३ | ७,१९३,५८०,८०८ | २,१०२,२६४,५३३ | ८,१७८,४२२,४५० |
| शुल्क तथा कमिशन आम्दानी | ४७८,८९०,५८६ | १,८१४,८८२,३५१ | ४७२,३३३,३८० | १,६१३,११८,६०४ |
| शुल्क तथा कमिशन खर्च | ११८,८८०,१२९ | ४२२,६६७,७४३ | ८६,१८३,०८५ | ३२६,७४०,३०२ |
| खृद शुल्क तथा कमिशन आम्दानी | ३५९,१३०,४५७ | १,३११,८१४,६०८ | ३८६,१५०,२९५ | १,३६६,३७८,३०९ |
| खुद ब्याज, शुल्क तथा कमिशन आम्दानी | २,३४०,१२८,६५० | ९,३८५,३९५,४९६ | २,४८८,४१४,८२८ | ९,५४४,८००,७५२ |
| खुद व्यापारिक आम्दानी | ४५,०५८,४४८ | २३०,२२७,७६८ | ४६,५०९,७६४ | १११,७३६,०७४ |
| अन्य संचालन आम्दानी | १२२,५०९,६७८ | ३८१,०५२,४०२ | ४९,०९८,३५१ | ३३६,३२८,३०२ |
| जम्मा संचालन आम्दानी | २,५०७,६९६,७७६ | ९,९९६,६७५,५८७ | २,५८४,०९४,९४३ | १०,०७२,८६५,१२८ |
| कर्जा तथा अन्य हानीको नोक्सानी व्यवस्था/(फिर्ता) | (४७८,२३२,७८८) | १,२३१,६८८,०४७ | (१,०३४,३८३,१७३) | १,१२७,७०७,८५२ |
| खुद संचालन आम्दानी | २,९८५,१२९,५६५ | ८,७६४,१८७,५४० | ३,६१८,३९८,११६ | ८,९४५,१५७,२७६ |
| कर्मचारी खर्च | ७३०,११८,३७० | २,९३५,१२६,४९४ | ७७६,७३५,०६४ | २,८५५,८६२,०९४ |
| अन्य संचालन खर्च | ३८,९९६,२०८ | ९८२,६०९,२१० | ७२,०२२,५१७ | ९५९,४९७,५३० |
| ह्वासकट्टी र परिषोधन | २९३,७६९,३०८ | ४७८,१४९,५७९ | २८१,५११,५११ | ४४४,००५,१६४ |
| संचालन मुनाफा | १,९२३,१३३,६७९ | ४,३६९,१०२,३३७ | २,५४८,०४१,८२४ | ४,६८५,७९२,४८९ |
| गैर संचालन आम्दानी | १,८३५,८४४ | ११,२६८,८४६ | १२,१११,१५६ | १३,४७७,१७८७ |
| गैर संचालन नोक्सानी | १,०१५,००० | २०,२६१,८१८ | १९,६४२,८०९ | १०१,११४,५४२ |
| आय कर अधिको नाफा | १,९३१,८७४,५२३ | ४,३६०,१०५,०८५ | २,४६०,५१०,१७१ | ४,५१८,०६९,७३४ |
| आयकर | | | | |
| चालु कर | ६३८,०५८,१२१ | १,३८२,११७,९५४ | ७७०,७४५,२७२ | १,४१८,१२३,७११ |
| स्थगन कर | (३७,६२८,५२२) | (३७,६२८,५२२) | (१०,१६५,८०७) | (१०,१६५,८०७) |
| यस अवधिको नाफा/(नोक्सान) | १,३३१,४४४,१२३ | ३,०१५,५३५,६५३ | १,७००,०१०,७०५ | ३,९९०,१११,७४२ |
| अन्य विस्तृत आम्दानी | ३१८,६४०,३४८ | १५४,१२९,०२२ | ७६५,१४९,६३३ | ७८०,२९१,१३१ |
| कुल विस्तृत आम्दानी | १,६५०,०८५,२७२ | ३,१७०,४६४,६७४ | २,४६५,१६०,३३९ | ३,१७०,४०२,८८२ |
| आधारभुत प्रति शेयर आम्दानी | ३६.६९ | २१.४० | ४६.८५ | २२.६४ |
| डाइलुटेड प्रति शेयर आम्दानी | ३६.६९ | २१.४० | ४६.८५ | २२.६४ |
| अनुपातहरू | | | | |
| पूँजी/जोखिम भारित सम्पत्ति | १२.१५% | १२.१५% | १२.५३% | १२.५३% |
| निष्कृय कर्जा/कुल कर्जा | २.२२% | २.२२% | २.०१% | २.०१% |
| कुल कर्जा वापत जोखिम व्यवस्था/कुल निष्कृय कर्जा | १३७.४१% | १३७.४१% | १२८.२१% | १२८.२१% |
| कोषको लागत | ५.१५% | ५.१५% | ७.८२% | ७.८२% |
| कुल कर्जा/कुल निक्षेप | ७८.७०% | ७८.७०% | ७७.९६% | ७७.९६% |
| आधार दर | ८.११% | ८.११% | ९.११% | ९.११% |
| ब्याज दर अन्तर | ३.११% | ३.११% | ३.११% | ३.११% |
| इक्विटीमा प्रतिफल | ११.५२% | ११.३१% | २८.०५% | १३.५६% |
| सम्पत्तिमा प्रतिफल | १.७७% | १.०३% | २.४०% | १.१६% |

प्रमुख सूचकांकहरू

| क्र.सं. | विवरण | सूचकांक | आ.व. | आ.व. | आ.व. | आ.व. | आ.व. |
|---------|--|---------|------------|-------------|-------------|-------------|-------------|
| | | | २०७७/७८ | २०७८/७९ | २०७९/८० | २०७९/८० | २०८०/८१ |
| १ | खुद नाफा/कुल आमदानी | प्रतिशत | ९२.४८% | ९५.७७% | ९२.५३% | ९०.५१% | ९०.९४% |
| | प्रति शेयर आमदानी | | | | | | |
| २ | क) आधारभूत प्रति शेयर आमदानी | रु. | १९.५५ | २२.७९ | २०.६० | २२.४८ | २१.८६ |
| | ख) डाइलूटेड प्रति शेयर आमदानी | रु. | १९.५५ | २२.७९ | २०.६० | २२.४८ | २१.८६ |
| ३ | प्रति शेयर बाजार मूल्य | रु. | २९६.०० | ५०४.०० | ३०३.०० | २५३.०० | २८३.०० |
| ४ | मूल्य आमदानी अनुपात (PE Ratio) | अनुपात | १५.१४ | १९.३५ | १३.०७ | ११.२६ | १२.९५ |
| ५ | शेयर पूँजीमा बोनस लाभांश | प्रतिशत | १२.००% | १४.२५% | १२.५०% | ०.००% | ०.००% |
| ६ | शेयर पूँजीमा नगद लाभांश भुक्तानी | प्रतिशत | ३.००% | ०.७५% | ०.६६% | ४.२१% | ४.००% |
| ७ | ब्याज आमदानी/कर्जा तथा सापट | प्रतिशत | ११.१४% | ८.९८% | ९.८५% | १२.३४% | १०.५९% |
| ८ | कर्मचारी खर्च/कुल संचालन खर्च | प्रतिशत | ६२.१९% | ६३.८८% | ६३.८७% | ६२.४८% | ६१.६४% |
| ९ | ब्याज खर्च/कुल निक्षेप तथा सापटी | प्रतिशत | ७.२८% | ५.५४% | ६.७३% | ८.४९% | ७.४०% |
| १० | सटही घटबढ आमदानी/कुल आमदानी | प्रतिशत | २.६८% | २.७३% | २.१६% | ०.९६% | १.२२% |
| ११ | कर्मचारी बोनस/कुल कर्मचारी खर्च | प्रतिशत | १६.१२% | १९.५५% | १७.६२% | १७.७८% | १६.७०% |
| १२ | खुद नाफा/कर्जा तथा सापट | प्रतिशत | १.६५% | १.९०% | १.५४% | १.६३% | १.४९% |
| १३ | खुद नाफा/कुल सम्पत्ति | प्रतिशत | १.२६% | १.२५% | १.१०% | १.१५% | १.०६% |
| १४ | कुल कर्जा/निक्षेप | प्रतिशत | ८९.०४% | ९०.६०% | ९६.०८% | ८४.९४% | ८४.६३% |
| १५ | कुल संचालन खर्च/कुल सम्पत्ति | प्रतिशत | २.०३% | १.६२% | १.५१% | १.६०% | १.६२% |
| | जोखिम भारित सम्पत्तिमा पूँजीकोषको पर्याप्तता | | | | | | |
| १६ | क) Common Equity Tier 1 पूँजी | प्रतिशत | १.२६% | ८.५२% | १.०४% | १.३७% | १.३८% |
| | ख) प्राथमिक पूँजी | प्रतिशत | १.२६% | ८.५२% | १.०४% | १.३७% | १.३८% |
| | ग) पूरक पूँजी | प्रतिशत | ३.९१% | ४.८४% | ३.९६% | ३.९०% | २.५१% |
| | घ) कुल पूँजीकोष | प्रतिशत | १३.१७% | १३.३६% | १३.००% | १२.४७% | ११.८८% |
| १७ | तरलता (CRR) | प्रतिशत | ५.०३% | ३.५४% | ३.२३% | ४.०६% | ४.०१% |
| १८ | निष्क्रिय कर्जा/कुल कर्जा | प्रतिशत | १.३८% | १.००% | १.०७% | २.०१% | २.१७% |
| १९ | आधार दर | प्रतिशत | १.०३% | ७.७६% | १.४५% | १.११% | १.११% |
| २० | भारित औषत ब्याजदर अन्तर | प्रतिशत | ४.८१% | ३.७०% | ४.३७% | ३.९९% | ३.९९% |
| २१ | बुक नेटवर्थ (रु. लाखमा) | रु. | १६.०१ | २०.४० | २१.५१ | २४.३१ | २८.०७ |
| २२ | कुल शेयर | संख्या | १०,८७७,६७१ | १०९,६२२,९९२ | १२५,२४४,२६८ | १४०,८९९,८०२ | १४०,८९९,८०२ |
| २३ | कुल कर्मचारी | संख्या | १,८८७ | १,८६२ | १,८९३ | १,९६९ | १,९८२ |
| | क) प्रति कर्मचारी व्यवसाय (रु. लाखमा) | रु. | १.४६२ | १.८९६ | २.०३५ | २.१४७ | २.२८१ |
| | ख) प्रति कर्मचारी कुल आमदानी (रु. लाखमा) | रु. | ११.०४ | १७.२४ | १२२.३८ | १५९.८८ | १४२.१ |
| | ग) प्रति कर्मचारी खुद मुनाफा (रु. लाखमा) | रु. | ११.३६ | १५.३३ | १५.३३ | १६.०८ | १५.५४ |
| २४ | घ) प्रति कर्मचारी खर्च (रु. लाखमा) | रु. | ११.४३ | १२.७२ | १४.१८ | १४.४९ | १५.०३ |
| | ड) स्वपूँजीमा प्रतिफल | प्रतिशत | १३.८१% | १५.६८% | १३.८२% | १३.५०% | ११.५४% |
| | च) नेटवर्थ (Book Value) प्रति शेयर | रु. | १६३.५८ | १८६.११ | १७२.४५ | १७१.६१ | १९१.२१ |
| | छ) कुल सम्पत्ति/स्वपूँजी अनुपात | गुना | १०.६५ | ११.२३ | १२.२४ | ११.३० | १०.५९ |



नेपाल राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभाग

प.सं: बै.सु.वि./बफसाइट/एजिएम/१२/२०८१-८२
नं. न- १२९



दरबारमार्ग, काठमाडौं।
फोन नं.: ४४९९८०५, ७
Site: www.nrb.org.np
Email: bsd@nrb.org.np

मिति : २०८१/०९/०२

सिद्धार्थ बैंक लिमिटेड,
हात्तीसार, काठमाडौं।

विषय: लाभांश घोषणा/वितरण तथा वित्तीय विवरण प्रकाशन सम्बन्धमा।

महाशय,

त्यस बैंकबाट पेश गरिएका वित्तीय विवरण तथा अन्य कागजातहरुका आधारमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधानहरु पालना गरेको देखिएको हुँदा, ऐ. ऐनको उपदफा (१) बमोजिम बैंकले सञ्चित मुनाफा रु.५८,०३,६९,६१७.०० बाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ४.०० प्रतिशतले हुने रकम रु.५६,३५,९९,२०८.०० (अक्षरेरो छापन करोड दैतिस लाख उनानसय हजार दुई सय आठ रुपैया) नगद लाभांश (कर समेत) शेयरधनीहरुलाई वितरण गर्न अन्य प्रचलित कानूनी व्यवस्थाको सेमत झुलाना गर्ने गरी वार्षिक साधारण सभाबाट स्वीकृत भएको अवस्थामा मात्रै वितरण गर्न स्वीकृतिका साथै आ.व.२०८०/८१ को वार्षिक हिसाब वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने प्रयोजनार्थ देहायका निर्देशन सहित सार्वजनिक गर्न सहमति प्रदान गरिएको व्यहोरा निर्णयानुसार जानकारी गरा ढूँढ्नु।

१. लेखापरीक्षकको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका सम्पूर्ण कैफियतहरु पूर्ण रूपले सुधार गर्न तथा त्यस्ता कैफियतहरु पुनः दोहोरिन नदिने आवश्यक व्यवस्था मिलाउनु हुन।
२. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा ३ मा बैंकको चुक्ता पूँजीको २ प्रतिशत भन्दा बढी शेयर धारण गरेका संस्थापकहरुले आफ्नु धारण गरेको शेयर विक्री तथा धितो बन्धक राख्न नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था रहेकोले नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई आफ्नु धारण गरेको शेयर धितो बन्धक राखी अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरेका संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुलाई सोको स्वीकृति नलिएसम्म वा शेयर धितो बन्धक राखी उपयोग गरेको कर्जा पूर्ण रूपमा चुक्ता गरी शेयर फुकुवा नगरेसम्म प्रस्तावित नगद लाभांश रोकका राख्ने व्यवस्था मिलाउनु हुन।
३. यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशनको निर्देशन नं. १० को बुँदा नं. ७ बमोजिम इजाजतपत्रप्राप्त कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयरमा लगानी गर्दा चुक्ता पूँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पूँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने व्यवस्था रहेकोले उल्लिखित सीमाभन्दा बढी शेयर धारण गर्ने संस्थापक शेयरधनीहरु रहेमा ती संस्थापक शेयरधनीहरुले आफ्नो शेयर सो सीमाभित्र नल्याएसम्म प्रस्तावित नगद लाभांश रोकका राख्ने व्यवस्था मिलाउनु हुन।

उपरोक्त निर्देशनहरुलाई त्यस बैंकको वार्षिक प्रतिवेदनको छुटै पानामा प्रकाशित गर्नु हुन।

मबदीय,

(रिषभ भट्ट)

सहायक निर्देशक

बोधार्थ

१. नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभाग।
२. बैंक सुपरिवेक्षण विभाग, प्रतिवेदन कार्यान्वयन इकाई, सिद्धार्थ बैंक लिमिटेड।

नेपाल राष्ट्र बैंकबाट प्राप्त निर्देशन सम्बन्धमा बैंकको प्रतिउत्तर

१. लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएका कैफियतहरु सुधार गर्न तथा त्यस्ता कैफियतहरु दोहोरिन नदिनको लागि बैंकले आवश्यक कार्य गरेको र थप सुधारका लागि प्रतिवद्ध रहेको छ।
२. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११ को उपदफा ३ को व्यवस्था पालनार्थ प्राप्त निर्देशन अनुसार गरिनेछ।
३. नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन नं. १० बुँदा नं. ७ मा उल्लिखित व्यवस्था पालनार्थ प्राप्त निर्देशन अनुसार गरिनेछ।

सहायक कम्पनी (Subsidiary Company)

सिद्धार्थ क्यापिटल लिमिटेड



सिद्धार्थ क्यापिटल लिमिटेड बैंकको सहायक कम्पनी हो । मिति २०६९ आश्विन १२ गते देखि कारोबार सञ्चालन गरेको सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर, नक्साल, काठमाडौंमा अवस्थित छ । यस क्यापिटलको चुक्ता पूँजी रु २० करोड रहेकोमा उक्त पूँजीको ५१ प्रतिशत स्वामित्व यस बैंकको रहेको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडले देशमा म्युचुअल फन्डको विकास गर्न प्रमुख भूमिका खेलेको छ । म्युचुअल फण्डको सफल सञ्चालन पछि सिद्धार्थ क्यापिटल लिमिटेडले वि.सं. २०७२ देखि मर्चन्ट बैंकिङ् व्यवसायमा प्रवेश गरी सार्वजनिक निष्काशन सेवा, प्रत्याभूति सेवा, पोर्टफोलियो व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य तथा शेयर रजिस्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

त्यसै यस संस्थाले नेपाल धितोपत्र बोर्ड तथा सिडिएस एण्ड विलयरिङ् लिमिटेडबाट निक्षेप सदस्यको रूपमा कार्य गर्नका लागि इजाजतपत्र प्राप्त गरेको छ । यस कम्पनी ग्राहक सन्तुष्टि, संगठनात्मक आवश्यकताहरू अभिवृद्धि गर्न तथा नेपालमा लगानी बैंकिङ् (Investment Banking) सेवाहरूको आवश्यकतालाई पूरा गर्न प्रयासरत रहेको छ ।

सिद्धार्थ क्यापिटल लिमिटेडले सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ इकिवटी फण्ड, सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम २, सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम ३ र सिद्धार्थ व्यवस्थित लगानी योजनाको योजना व्यवस्थापक रही कार्य गरिरहेको छ । हाल सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत रु. १ अर्ब ५० करोड आधार आकारको सिद्धार्थ इकिवटी फण्ड विगत ६ वर्षदेखि सञ्चालनमा रहेको छ भने रु. १ अर्ब २० करोड आधार आकारको सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम २ विगत ४ वर्षदेखि सञ्चालनमा रहेको छ । साथै, रु. ८० करोड ५८ लाख आधार आकारको सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम ३ विगत १ वर्षदेखि सञ्चालनमा रहेको छ । साथै, विगत ३ वर्षदेखि सञ्चालनमा रहेको सिद्धार्थ व्यवस्थित लगानी योजना रु. २० करोड आधार आकारबाट शुरू भई २०८० आषाढ मसान्त सम्मा करिब रु. ८७ करोड ७१ लाख कायम भएको छ । सिद्धार्थ इकिवटी फण्ड, सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम २, सिद्धार्थ ईन्भेष्टमेन्ट ग्रोथ स्किम ३ नेप्सेमा सुचीकृत भई कारोबार भइरहेको छ भने सिद्धार्थ व्यवस्थित लगानी योजनाको कारोबार सिद्धार्थ क्यापिटल लिमिटेडबाट नै सञ्चालन भइरहेको छ ।

ईमेल : scl@siddharthacapital.com

वेबसाईट : www.siddharthacapital.com

फोन नं. : ९७७-०१-५९७०७४७, ४५२०९२९

S. R. PANDEY & CO.
Chartered Accountants

2nd Floor, House No. 2979/33
Nabil Galli, Maharajgunj
P. O. Box No. 2343
Kathmandu, Nepal

Tel.: 977-1-4720983
Fax: 977-1-4720983
e-mail: info@srp.com.np

**INDEPENDENT AUDITOR'S REPORT
TO THE SHAREHOLDERS SIDDHARTHA CAPITAL LIMITED****Report on the Audit of the Financial Statements****Opinion**

We have audited the accompanying financial statements of **Siddhartha Capital Limited** ("the Company"), which comprise the Statement of Financial Position as at Ashad 31, 2081, (July 15, 2024), the Statement of Profit or Loss (including Other Comprehensive Income), the Statement of Change in Equity and the Statement of Cash Flows for the year then ended on that date, and a summary of the significant accounting policies and other explanatory information (hereafter referred to as "the financial statements").

In our opinion and to the best of our information and according to the explanations given to us, the aforesaid the financial statements presents fairly, in all material respects, the financial position of the Company, as at Ashad 31, 2081 (July 15, 2024), and its financial performance, changes in equity, cash flows for the year then ended, and a summary of significant accounting policies and other explanatory information, in accordance with Nepal Financial Reporting Standards and comply with Company Act, 2063, Securities Act, 2063 and other prevailing laws.

Basis for Opinion

We conducted our audit of the financial statements in accordance with Nepal Standards on Auditing (NSAs). Our responsibilities under those Standards are further described in the Auditor's Responsibilities for the Audit of the Financial Statements section of our report. We are independent of the Company in accordance with the Handbook of The Code of Ethics for Professional Accountants issued by The Institute of Chartered Accountants of Nepal (ICAN), and we have fulfilled our other ethical responsibilities in accordance with the ICAN's Handbook of The Code of Ethics for Professional Accountants. We believe that the audit evidence we have obtained is sufficient and appropriate to provide a basis for our audit opinion on the financial statements.

Key Audit Matters

Key audit matters are those matters that, in our professional judgment, were of most significance in the audit of the financial statements of the current period. These matters were addressed in the context of the audit of financial statement as a whole, and in forming the auditor opinion thereon, and the auditor does not provide a separate opinion on these matters.

We have determined that there are no any key audit matters to communicate in our report.

Information Other than the Financial Statements and Auditor's Report Thereon

The Company's Management is responsible for the preparation of the other information. The other information comprises the information included in the Management report, Report of the Board of Directors and Chairman's statement but does not include the financial statements and our auditor's report thereon.

Our opinion on the financial statements does not cover the other information and we do not express any form of assurance conclusion thereon.

In connection with our audit of the financial statements, our responsibility is to read the other information and, in doing so, consider whether the other information is materially inconsistent with the financial statements or our knowledge obtained during the course of our audit or otherwise appears to be materially misstated.

If, based on the work we have performed, we conclude that there is a material misstatement of this other information, we are required to report that fact. We have nothing to report in this regard.



Responsibility of Management and Those Charged with Governance for the Financial Statements

Management is responsible for the preparation and fair presentation of these financial statements in accordance with Nepal Financial Reporting Standards, and for such internal control as management determines is necessary to enable the preparation of the financial statements that are free from material misstatement, whether due to fraud and error.

In preparing the financial statements, management is responsible for assessing the Company's ability to continue as a going concern, disclosing, as applicable, matters related to going concern and using the going concern basis of accounting unless management either intends to liquidate the Company or to cease operations, or has no realistic alternative but to do so.

The Board of Directors are responsible for overseeing the Company's financial reporting process.

Auditor's Responsibilities for the Audit of the Financial Statements

Our objectives are to obtain reasonable assurance about whether the financial statements as a whole are free from material misstatement, whether due to fraud or error, and to issue an auditor's report that includes our opinion. Reasonable assurance is a high level of assurance, but is not a guarantee that an audit conducted in accordance with NSAs will always detect a material misstatement when it exists. Misstatements can arise from fraud or error and are considered material if, individually or in the aggregate, they could reasonably be expected to influence the economic decisions of users taken on the basis of these financial statements.

As part of an audit in accordance with NSAs, we exercise professional judgment and maintain professional skepticism throughout the audit. We also:

- Identify and assess the risks of material misstatement of the financial statements, whether due to fraud or error, design and perform audit procedures responsive to those risks, and obtain audit evidence that is sufficient and appropriate to provide a basis for our opinion. The risk of not detecting a material misstatement resulting from fraud is higher than for one resulting from error, as fraud may involve collusion, forgery, intentional omissions, misrepresentations, or the override of internal control.
- Obtain an understanding of internal controls relevant to the audit in order to design audit procedures that are appropriate in the circumstances, but not for the purpose of expressing an opinion on the effectiveness of the Company's internal control.
- Evaluate the appropriateness of accounting policies used and the reasonableness of accounting estimates and related disclosures made by management.
- Conclude on the appropriateness of management's use of the going concern basis of accounting and, based on the audit evidence obtained, whether a material uncertainty exists related to events or conditions that may cast significant doubt on the Company's ability to continue as a going concern. If we conclude that a material uncertainty exists, we are required to draw attention in our auditor's report to the related disclosures in the financial statements or, if such disclosures are inadequate, to modify our opinion. Our conclusions are based on the audit evidence obtained up to the date of our auditor's report. However, future events or conditions may cause the Company to cease to continue as a going concern.

We communicate with those charged with governance regarding, among other matters, the planned scope and timing of the audit and significant audit findings, including any significant deficiencies in internal control that we identify during our audit.

We also provide those charged with governance with a statement that we have complied with relevant ethical requirements regarding independence, and to communicate with them all relationships and other matters that may reasonably be thought to bear on our independence, and where applicable, related safeguards.



Report on Other Legal and Regulatory Requirements

Based on our examination, we would like to further report that:

- i. We have obtained all the information and explanations, which were considered necessary for the purpose for our audit.
- ii. The company has kept proper books of accounts as required by law, in so far as it appears from our examination of those books of account.
- iii. The Statement of Financial Position, Statement of Profit or Loss (including other Comprehensive Income), the Statement of Change in Equity and the Statement of Cash Flows and attached Schedules dealt with by this report are in agreement with the books of account maintained by the company.
- iv. During our examination of the books of account of the company, we have not come across the cases where the company or Board of Directors or any member thereof or any representative or any office holder or any employee of the company has acted contrary to the provisions of law or caused loss or damage to the company.
- v. We have not come across any fraudulence in the accounts, based on our sample examination of the books.
- vi. The company has maintained all the required capital funds, net current assets and deposits as per relevant law.
- vii. The company has maintained all the required internal control systems.
- viii. We have not come across any cases where the company has conducted any activities against the capital market and the interest of investors.
- ix. The company has its audit committee.

For, S. R. Pandey & Co.
Chartered Accountants



Arun Raut, FCA
Partner

Place: Kathmandu
Date: September 09, 2024
UDIN: 240911CA00485cccDk

सिद्धार्थ क्यापिटल लिमिटेड
वित्तीय अवस्थाको विवरण
आषाढ मसान्त २०८१ (१५ जुलाई २०२४)

रकम रु. मा

| विवरण | अनुसूचिहरू | आषाढ मसान्त २०८१ | आषाढ मसान्त २०८० |
|------------------------------|------------|---------------------|---------------------|
| सम्पत्ति | | | |
| नगद तथा नगद समान | १ | ३५८,४२७,७२६ | ३६४,९०९,८७४ |
| धितोपत्रमा लगानी | २ | ३६९,२९८,२८९ | ३५७,७९९,०५५ |
| अन्य वित्तीय सम्पत्ति | ३ | ५१,६९३,९०० | २९,९५२,७२१ |
| अन्य सम्पत्ति | ४ | ३,३०७,९९६ | ३,४६८,५८९ |
| सम्पत्ति तथा उपकरण | ५ | २५,०३४,९३८ | ३१,४२६,४३२ |
| अमूर्त सम्पत्ति | ६ | १,३४९,६०० | १,६१२,०२६ |
| चालु कर सम्पत्ति | ७ | १,७०४,३७२ | ४,३२०,६०७ |
| स्थगन कर सम्पत्ति | ९१ | ९२,८८५,५४० | ९२,८३६,५६७ |
| कूल सम्पत्ति | | ८२३,७००,७६० | ८०६,३१७,८७९ |
| दायित्व | | | |
| सर्वसाधारणलाई तिर्न बाँकी | ८ | २८८,२००,०४९ | २८०,७९९,६९६ |
| अन्य वित्तीय दायित्व | ९ | ३९,४९२,७२७ | ३७,३३५,८०० |
| अन्य दायित्व | १० | ३२,३०२,५६६ | ३७,३३९,२२७ |
| चालु कर दायित्व | ७ | - | - |
| स्थगन अकर दायित्व | ९१ | - | - |
| कूल दायित्व | | ३५९,९९५,३४२ | ३५५,४७४,६४३ |
| इक्विटी | | | |
| शेयर पूँजी | १२ | २००,०००,००० | २००,०००,००० |
| संचित मुनाफा | १३ | ९९९,०९५,९९३ | ९८९,४९०,६०७ |
| जगेडा तथा कोषहरू | १४ | ७२,६८९,५०४ | ६९,४३२,६२९ |
| कूल इक्विटी | | ४६३,७०५,४९७ | ४५०,८४३,२२८ |
| कूल दायित्व र इक्विटी | | ८२३,७००,७६० | ८०६,३१७,८७९ |

अनुसूची १-२४ हरू वित्तीय विवरणको अभिन्न अंग हो।

रूपेश राउत
प्रमुख वित्त तथा संचालन
राहुल अग्रवाल
सञ्चालक
ऋषि राज गौतम
स्वतन्त्र सञ्चालक

मुक्तिनाथ सुवेदी
प्रमुख संचालन अधिकृत
शेर बहादुर बुढाथोकी
सञ्चालक
किरण थापा
स्वतन्त्र सञ्चालक

सचिन कार्की
प्रमुख कार्यकारी अधिकृत
मोहित केडिया
अध्यक्ष

आजको मितिको संलग्न प्रतिवेदन अनुसार
एस.आर.पाण्डे एण्ड कम्पनीका तर्फबाट
अरुण राउत
साफेदार

मिति: भदौ २४, २०८१
स्थान: काठमाडौं, नेपाल

सिद्धार्थ क्यापिटल लिमिटेड
नाफा नोक्सान विवरण

१ श्रावण २०८० देखि ३१ आषाढ २०८१ सम्म (१७ जुलाई २०२३ देखि १५ जुलाई २०२४ सम्म)

रकम रु. मा

| विवरण | अनुसूचिहरू | आषाढ मसान्त २०८१ | आषाढ मसान्त २०८० |
|---|------------|---------------------|---------------------|
| आम्दानी | | | |
| मर्चेन्ट बैंकिङ् कारोबारबाट आम्दानी | १५ | ९७,९४८,२४७ | ७५,९४९,७२२ |
| सामुहिक लगानी संचालनबाट आम्दानी | १६ | ६८,४५६,३१३ | ५३,३७७,४७५ |
| ब्याज आम्दानी | १७ | २७,०४७,०५५ | ४३,९३८,७३३ |
| अन्य आम्दानी | १८ | ८,५१८,५१५ | २०,९७९,६३२ |
| विदेशी विनिययवाट नाफा/(नोक्सान) | १९ | २७२ | १,५७३ |
| नाफा नोक्सान मार्फत उचित मूल्यमा (FVTPL) मापन गरिएको वित्तीय लगानीमा नाफा/(नोक्सान) | २० | २,९४६,९४६ | (२,९९२,२७८) |
| जम्मा आम्दानी | | २०४,९१७,३४७ | १९१,२५४,८५९ |
| खर्च | | | |
| कर्मचारी खर्च | २१ | ५१,७८४,०५४ | ४४,०६९,२८७ |
| सम्पत्ति तथा उपकरणमा छासकट्टी | ५ | ९,३६४,०३६ | ८,२३३,१२४ |
| अमूर्त सम्पत्तिको परिषोधन | ६ | ६९५,७४७ | ६३९,३५३ |
| अन्य संचालन खर्च | २२ | ४८,९७६,९८६ | ४८,३२२,९४७ |
| कुल खर्च | | ११०,०२०,८२३ | १०१,२५७,५१० |
| आयकर अधिको मुनाफा | | १४,८१६,५२४ | ८९,९९७,३४९ |
| आयकर खर्च | | २८,४९९,९९५ | २७,६९४,५०८ |
| चालु कर | | २६,९१८,७०७ | २४,९९३,५१३ |
| अधिल्लो वर्षको कर खर्च | | - | ५७६,३७७ |
| चालु वर्षको कर खर्च | | २६,९१८,७०७ | २३,६९७,९३६ |
| स्थगन कर | | १,५००,८०८ | ३,४२०,९९५ |
| खुद मुनाफा | | ६६,४७७,४९० | ६२,३८२,८४९ |
| अनुसूची १-२४ हरू वित्तीय विवरणको अभिन्न अंग हो। | | | |

रुपेश राउत
प्रमुख वित्त तथा संचालन
राहुल अग्रवाल
सञ्चालक
ऋषि राज गौतम
स्वतन्त्र सञ्चालक

मुक्तिनाथ सुवेदी
प्रमुख संचालन अधिकृत
शेर बहादुर बुढाथोकी
सञ्चालक
किरण थापा
स्वतन्त्र सञ्चालक

सन्दिप कार्की
प्रमुख कार्यकारी अधिकृत
मोहित केडिया
अध्यक्ष

आजको मितिको संलग्न प्रतिवेदन अनुसार
एस.आर.पाण्डे एण्ड कम्पनीका तर्फबाट
अरुण राउत
सामेदार

मिति: भदौ २४, २०८१
स्थान: काठमाडौ, नेपाल

सिद्धार्थ क्यापिटल लिमिटेड

अन्य विस्तृत आमदानीको विवरण

१ श्रावण २०८० देखि ३१ आषाढ २०८१ सम्म (१७ जुलाई २०२३ देखि १५ जुलाई २०२४ सम्म)

रकम रु. मा

| विवरण | आषाढ मसान्त २०८१ | आषाढ मसान्त २०८० |
|---|---------------------|---------------------|
| यस वर्षको खुद मुनाफा | ६६,४७७,४९० | ६२,३८२,८४९ |
| अन्य विस्तृत आमदानी मार्फत उचित मूल्यमा (FVOCI) मापन गरिएको वित्तीय सम्पत्तिमा नाफा/(नोक्सान) | (५,९६४,६०९) | १,८६१,६५९ |
| कूल अन्य विस्तृत आमदानी/नोक्सान | (५,९६४,६०९) | १,८६१,६५९ |
| माथि उल्लेखितसंग सम्बन्धितका आयकर आमदानी/खर्च | १,५४९,३८० | (५५८,४९८) |
| खुद विस्तृत आमदानी | (३,६१५,२२१) | १,३०३,९६९ |
| आयकर पछिको यस वर्षको कूल विस्तृत आमदानी | ६२,८६२,९८९ | ६३,६८६,००२ |

रूपेश राउत
प्रमुख वित्त तथा संचालन
राहुल अग्रवाल
सञ्चालक
ऋषि राज गौतम
स्वतन्त्र सञ्चालक

मुक्तिनाथ सुवेदी
प्रमुख संचालन अधिकृत
शेर बहादुर बुढाथोकी
सञ्चालक
किरण थापा
स्वतन्त्र सञ्चालक

सन्दिप कार्की
प्रमुख कार्यकारी अधिकृत
मोहित केडिया
अध्यक्ष

आजको मितिको संलग्न प्रतिवेदन अनुसार
एस.आर.पाण्डे एण्ड कम्पनीका तर्फबाट
अरुण राउत
सार्फेदार

मिति: भदौ २४, २०८१
स्थान: काठमाडौ, नेपाल

सिद्धार्थ क्यापिटल लिमिटेड

नगद प्रवाह विवरण

१ श्रावण २०८० देखि ३१ आषाढ २०८१ सम्म (१७ जुलाई २०२३ देखि १५ जुलाई २०२४ सम्म)

रकम रु. मा

| विवरण | आषाढ मसान्त २०८१ | आषाढ मसान्त २०८० |
|--|---------------------|---------------------|
| सञ्चालनसंग सम्बन्धित कारोबारहरू | | |
| क. संचालन कारोबारहरूबाट नगद प्रवाह | २७,८९२,४७० | (६५,१७१,८८२) |
| आम्दानीबाट प्राप्त नगद | १६९,२९५,०६८ | १३२,३५४,९३८ |
| मर्चेन्ट बैंकिङ् संचालनबाट आम्दानी | १७,९४८,२४७ | ७५,९४९,७२३ |
| सामुहिक लगानी संचालनबाट आम्दानी | ६८,४५६,३९३ | ५३,३७७,४७५ |
| ब्याज आम्दानी | १,०९०,०५४ | १,७७६,३९१ |
| अन्य आम्दानी | १,८००,४५४ | १,२५०,६२९ |
| नगद भुक्तानी | १२४,२६३,५१२ | १२३,६१५,०८५ |
| कर्मचारी खर्च | ५१,७८८,०५४ | ४४,०६१,२८७ |
| कार्यालय सञ्चालन खर्च | ४७,७३६,५७५ | ४८,०५४,९४२ |
| संस्थागत सामाजिक उत्तरदायित्व खर्च | ४४०,४७१ | २६८,००५ |
| आयकर तिरेको | २४,३०२,४७२ | ३१,२३०,८५२ |
| चालु पूँजीमा परिवर्तन हुनु अघि नगद प्रवाह | ४४,९५१,५५६ | ८,७३९,०५३ |
| चालु सम्पत्तिहरूमा कमि/(वृद्धि) | (२१,५७९,७८५) | ६,५२९,०२९ |
| वित्तीय सम्पत्तिमा कमि/(वृद्धि) | (२१,०८२,०९५) | ७,७९०,४४२ |
| अन्य सम्पत्तिमा कमि/(वृद्धि) | (४९७,६९०) | (१,१८१,४१३) |
| चालु दायित्वहरूमा (कमि)/वृद्धि | ४,५२०,६९९ | (८०,४३९,९६४) |
| सार्वजनिक बक्योताहरूमा (कमि)/वृद्धि | ७,४००,४२३ | (५६,२११,००१) |
| अन्य दायित्वमा (कमि)/वृद्धि | (२,८७९,७३४) | (२४,२२८,९६४) |
| ख. लगानी कारोबारमा नगद प्रवाह | १५,६३३,१११ | ७८,४४८,८४७ |
| धितोपत्र लगानीमा कमि/(वृद्धि) | (१०,७६४,८०९) | ३५,७५३,२८३ |
| सम्पत्ति तथा उपकरण खरिद | (३,४०५,०६३) | (४,८८९,९९४) |
| सम्पत्ति तथा उपकरणको बित्रीबाट प्राप्ति | - | (०.६३) |
| ब्याज आम्दानी | २६,०३७,००९ | ४२,१६२,४२३ |
| लाभांश आम्दानी | ३,७६५,१८२ | ५,४२३,१३६ |
| ग. वित्तीय स्रोत कारोबारहरूबाट नगद प्रवाह | (५०,०००,०००) | (५०,०००,०००) |
| शेयर निष्काशनबाट प्राप्ति | - | - |
| शेयर प्रिमियम | - | - |
| लाभांश भुक्तानी | (५०,०००,०००) | (५०,०००,०००) |
| घ. नगद र नगद बाराबरमा खुद वृद्धि/(कमि) | (६,४७४,४९९) | (३६,७२३,०३५) |
| वर्षको शुरुवातमा कायम नगद तथा नगद समान | ३६४,९०९,८७४ | ४०९,६२३,३३६ |
| ड. नगद तथा नगद समानमा विदेशी विनियम दरको उतारचढावको प्रभाव | २७२ | १,५७३ |
| च. वर्षको अन्त्यमा कायम नगद तथा नगद समान | ३५८,४२७,७२६ | ३६४,९०९,८७४ |

रुपेश राउत
प्रमुख वित तथा संचालन

मुक्तिनाथ सुवेदी
प्रमुख संचालन अधिकृत

सन्दिप कार्की
प्रमुख कार्यकारी अधिकृत

आजको मितिको संलग्न प्रतिवेदन अनुसार
एस.आर.पाण्डे एण्ड कम्पनीका तर्फबाट

राहुल अग्रवाल

शेर बहादुर बुढाथोकी

मोहित केडिया

अरुण राउत

सञ्चालक

सञ्चालक

अध्यक्ष

साभेदार

ऋषि राज गौतम

किरण थापा

स्वतन्त्र सञ्चालक

स्वतन्त्र सञ्चालक

मिति: भदौ २४, २०८१

स्थान: काठमाडौं, नेपाल

सिद्धार्थ क्यापिटल लिमिटेड

इकायटीमा भएको परिवर्तनको विवरण

१ श्रावण २०८० देखि ३१ आषाढ २०८१ सम्म (१७ जुलाई २०२३ देखि १५ जुलाई २०२४ सम्म)

| विवरण | शेयर पूँजी | साधारण जगेडा कोष | संचित मुनाफा | उचित मूल्य कोष | संस्थागत सामाजिक उत्तरदायित्व कोष | कूल शेयरधनीहरूको कोष | रकम रु. मा |
|--|-------------|---------------------|--------------|-------------------|--|----------------------------|--------------|
| १ श्रावण २०७९ सालको मौज्जात | २००,०००,००० | ५९,६०७,८५२ | १७५,६२१,८७३ | - | - | १,९२७,५०९ | ४३७,९५७,२२६ |
| समायोजन | - | - | - | - | - | - | - |
| १ श्रावण २०७९ को समायोजीत मौज्जात | २००,०००,००० | ५९,६०७,८५२ | १७५,६२१,८७३ | - | - | १,९२७,५०९ | ४३७,९५७,२२६ |
| शेयर पूँजी निष्काशन | - | - | - | - | - | - | - |
| लाभाश घोषणा र भुक्तानी | - | - | - | (५०,०००,०००) | - | - | (५०,०००,०००) |
| साधारण जगेडा कोषमा सारिएको | - | ६,२३८,२८४ | (६,२३८,२८४) | - | - | - | - |
| संस्थागत सामाजिक उत्तरदायित्व कोषमा सारिएको | - | - | (६,२३८,८२८) | - | - | ६,२३८,८२८ | - |
| संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट सारिएको | - | - | २६८,००५ | - | (२६८,००५) | - | - |
| यस वर्षको युद्ध मुनाफा | - | - | ६२,३८२,८४१ | - | - | ६२,३८२,८४१ | - |
| FVOCI माफत मापन गरिएको वित्तीय लगानीको उचित मूल्याङ्कन | - | - | - | १,३०३,९६१ | - | १,३०३,९६१ | - |
| बोनस शेयर निष्काशन | - | - | - | - | - | - | - |
| आषाढ मसान्त २०८० को मौज्जात | २००,०००,००० | ६५,८४६,१३६ | १८९,४९०,५०७ | १,३०३,९६१ | २,२८३,३२४ | ४५०,८४३,२२८ | - |
| १ श्रावण २०८० सालको मौज्जात | २००,०००,००० | ६५,८४६,१३६ | १८९,४९०,५०७ | १,३०३,९६१ | २,२८३,३२४ | ४५०,८४३,२२८ | - |
| समायोजन | - | - | - | - | - | - | - |
| १ श्रावण २०८१ को समायोजीत मौज्जात | २००,०००,००० | ६५,८४६,१३६ | १८९,४९०,५०७ | १,३०३,९६१ | २,२८३,३२४ | ४५०,८४३,२२८ | - |

| विवरण | शेयर पूँजी | साधारण जोडा कोष | संचित मुनाफा | उद्दित मूल्य कोष | संस्थागत सामाजिक उत्तरदायित्व कोष | कूल शेयरधनीहरका कोष |
|--|--------------------|-------------------|--------------------|--------------------|-----------------------------------|---------------------|
| शेयर पूँजी निष्काशन | - | - | - | - | - | - |
| लाभांश घोषणा र भुक्तानी | - | - | (५०,०००,०००) | - | - | (५०,०००,०००) |
| साधारण जोडा कोषमा सारिएको | - | ६,४४७,७४९ | (६,४४७,७४९) | - | - | - |
| संस्थागत सामाजिक उत्तरदायित्व कोषमा सारिएको | - | (६६४,७७४) | - | ६६४,७७४ | - | - |
| संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट सारिएको | - | - | - | ४४०,४९१ | (४४०,४९१) | - |
| यस वर्षको खुद मुनाफा | - | - | ६६,४७७,४९० | - | - | ६६,४७७,४९० |
| FVOCI मार्फत मापन गरिएको वित्तीय लगानीको उचित मूल्याङ्कन | - | - | - | (३,६९५,२२९) | - | (३,६९५,२२९) |
| बोनस शेयर निष्काशन | - | - | - | - | - | - |
| आपाद मसान्त २०८१ को मौज्दात | २००,०००,००० | ७२,४९३,८७७ | १९९,०९५,९९३ | (३,३९२,०६०) | २,५०७,६८७ | ४६३,७०५,४९७ |

आजको मितिको सेलन प्रतिवेदन अनुसार
एस.आर.पापडे एण्ड कम्पनीका तर्फबाट
अरुण राजत
सामेदार

सन्दिप कार्की
प्रमुख कार्यकारी अधिकृत
मोहित केडिया
अध्यक्ष

मुक्तिनाथ चुवेदी
प्रमुख संचालन अधिकृत
शेर बहादुर बुढाथोकी
सञ्चालक
किण्ण थापा
स्वतन्त्र सञ्चालक

रुपेश राउत
प्रमुख वित तथा संचालन
राहुल अग्रवाल
सञ्चालक
ऋषि राज गौतम
स्वतन्त्र सञ्चालक

मिति: भद्रे २४, २०८१
स्थान: काठमाडौं, नेपाल

सञ्चान्धित संस्थाहरु



सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स

सन् २०१७ देखि आफ्नो कारोबार सञ्चालन गरेको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड २३ मार्च २०२३ मा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसंग मर्ज भए पश्चात् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नामवाट आफ्नो कार्य संचालन गर्दै आइरहेको छ। यसले सेवाग्राहीहरूका जीवनका विभिन्न चरणका आवश्यकताहरू पूरा गर्ने सुरक्षा र बचत योजनाहरूको विस्तृत दायरा प्रदान गर्दै आएको छ। यसका मूल्य मान्यताहरू नवीनतम, लागत-प्रतिस्पर्धी उत्पादनहरू, समयमै गुणस्तरीय सेवा दिने प्रतिबद्धता र ग्राहकहरूका लागि सजिलो र भन्फटमुक्त बीमा दाबी प्रक्रियामा आधारित छन्। यस संस्थाले ग्राहकहरूलाई जोखिमवहन (Risk Coverage) र वित्तीय स्थिरता प्रदान गर्दै उच्च गुणस्तरीय बीमा सेवाहरू प्रदान गर्दै आइरहेको छ।



सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड

सन् २००६ मा स्थापना भई सञ्चालनमा आएको सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको प्रतिष्ठित बीमा कम्पनीहरूमध्ये एक थियो। देशभर रहेका १७ वटा शाखाहरूका साथ आफ्नो उच्चस्तरीय बीमा सेवा प्रदान गर्दै आइरहेको एसआईएलले सम्पति, समुन्द्री, मोटर, इन्जिनियरिङ, विविध, उड्यन, माइक्रो, मेडिहेल्थ, यात्रुहरूको मेडिकलेम नीति र व्यक्तिका साथै मध्यमदेखि ठूला उद्योग र व्यावसायिक उद्यमहरूका लागि विविध दुर्घटना बीमा सेवा उपलब्ध गराएर सेवाग्राहीहरूको जोखिम वहन गरको थियो। यस कम्पनीले उच्च दक्ष र अनुभवी पेसेवरहरूलाई रोजगारी दिएको थियो।

पछि गएर सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले सफलतापूर्वक मर्जर प्रक्रिया पूरा गरे र यी दुई कम्पनी मर्ज भएर नयाँ बीमा कम्पनी बन्यो, जसको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड बन्यो। मर्जरपछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले १ मार्च २०२३ देखि आफ्नो संयुक्त कारोबार सुरु गरेको हो।

सधै एक ग्राहक-केन्द्रित कम्पनी थियो, दीर्घकालिक ग्राहक सम्बन्ध र सम्पूर्ण ग्राहकहरूको सन्तुष्टि नै यसको सबैभन्दा महत्वपूर्ण उद्देश्य हुन्।



अवसर इकिविटी लिमिटेड


अवसर इकिविटी लिमिटेड नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्रप्राप्त गरेको एक प्राइभेट इकिविटी/भेन्चर क्यापिटल कम्पनी हो। यो कम्पनी सिद्धार्थ बैंक र केही अन्य बैंकहरूका साथै नेपालका विभिन्न व्यवसायका प्रमुख व्यक्तित्वहरूद्वारा सञ्चालित छ। यो एक लगानी केन्द्रित संस्था हो र यसले आद्रना लगानीकर्ता कम्पनीहरूलाई आफ्नो अधिकतम क्षमता हासिल गर्न मद्दत गर्ने प्रतिबद्धता राख्छ। यस संस्थाले विभिन्न उद्योगहरू सञ्चालन गर्ने आफ्ना लगानीकर्ता कम्पनीहरूलाई विभिन्न स्रोतहरूमा संलग्न गराएर दीर्घकालीन सफलता दिलाउँदछ।

गोट





↑ N



SERVICE NETWORKS

BRANCHES
(INCLUDING 5 EXTENSION COUNTERS)

196

शाखा सञ्चाल

नेपालको ७७ वटा जिल्लाहरू मध्ये ५४ जिल्लाहरूमा आफ्नो उपस्थिति जनाउँदै मिति २०८१ आश्विन सम्म १९६ वटा शाखाहरू (५ वटा एक्सटेन्सन काउन्टर सहित) बाट बैंकले व्यवसाय सञ्चालन गरिरहेको छ ।

प्रादेशिक/उप-प्रादेशिक कार्यालय (Province and Sub Province Office)

| क्र.सं. | प्रदेश | प्रादेशिक/उप प्रादेशिक कार्यालय प्रमुख | ठेगाना | सम्पर्क नं. |
|---------|--|--|--|-------------|
| १ | कोशी प्रदेश | श्री कमल बस्नेत प्रमुख, कोशी प्रदेश कार्यालय | बिराटनगर महानगरपालिका, वडा नं ०७, गोश्वारा रोड, गोल्चा मार्ग, बिराटनगर, मोरङ्ग | ९८५२०२२३५६ |
| | | सुवास श्रेष्ठ प्रमुख, कोशी उप-प्रदेश कार्यालय | बिर्तामोड नगरपालिका, वडा नं ०४, भद्रपुर रोड, बिर्तामोड, भापा | ९८५२६७५९९९ |
| २ | मधेश प्रदेश | श्री सुदिप ताम्राकार प्रमुख, मधेश प्रदेश कार्यालय | बीरांज महानगरपालिका, वडा नं ०६, आदर्शनगर, पर्सा | ९८५११४८८८६ |
| | | श्री रामजी बानियाँ प्रमुख, मधेश उप-प्रदेश कार्यालय | जनकपुर उप-महानगरपालिका वडा नं ०१, मिल्स एरिया, धनुषा | ९८५११११०६१ |
| ३ | बागमती प्रदेश ^(उपत्यका बाहिर) | श्री दुर्गा राज पाण्डेय प्रमुख, बागमती प्रदेश कार्यालय | भरतपुर महानगरपालिका, वडा नं १०, भरतपुर, चितवन | ९८५१०४३१४ |
| ४ | गण्डकी प्रदेश | श्री निरज श्रेष्ठ प्रमुख, गण्डकी प्रदेश कार्यालय | पोखरा महानगरपालिका, वडा नं ०८, न्युरोड, कास्की | ९८०९००२३३२ |
| ५ | लुम्बिनी प्रदेश | श्री सुशिल नेपाल प्रमुख, लुम्बिनी प्रदेश कार्यालय | बुटवल उप-महानगरपालिका, वडा नं ०९, मिलनचोक, रूपन्देही | ९८५७०३३६१६ |
| | | श्री केशब खाती प्रमुख, लुम्बिनी उप-प्रदेश कार्यालय | नेपालगंज उप-महानगरपालिका, वडा नं १२, बि.पि. चोक, बाँके | ९८५११४८३१७ |
| ६ | कर्णाली प्रदेश | श्री केशब खाती प्रमुख, कर्णाली प्रदेश कार्यालय | विरेन्द्रनगर नगरपालिका, वडा नं ०६, जुम्ला रोड, सुखेत | ९८५११४८३१७ |
| ७ | सुदूर पश्चिम प्रदेश | श्री निराकार बहादुर सिंह प्रमुख, सुदूर पश्चिम प्रदेश कार्यालय | गोदावरी नगरपालिका, वडा नं ०२, अत्तरीया, कैलाली | ९८५१२३३००९ |

वृत्त कार्यालय (Circle Office)

| क्र.सं. | वृत्त कार्यालय | वृत्त कार्यालय प्रमुख | ठेगाना | सम्पर्क नं. |
|---------|------------------|---|---|-------------|
| १ | न्युरोड वृत्त | श्री विष्णवी सिंह प्रमुख-वृत्त कार्यालय, न्युरोड | काठमाडौ म.न.पा.-२२, न्युरोड, काठमाडौ | ९८५१०७०७७५ |
| २ | लाजिम्पाट वृत्त | श्री निमा पन्त नेपाल प्रमुख-वृत्त कार्यालय, लाजिम्पाट | काठमाडौ म.न.पा.-२, लाजिम्पाट, काठमाडौ | ९८५११७०८६२ |
| ३ | चाबहिल वृत्त | श्री पवन चन्द्र अधिकारी प्रमुख-वृत्त कार्यालय, चाबहिल | काठमाडौ म.न.पा.-७, चाबहिल, काठमाडौ | ९८५१००४०९० |
| ४ | अनामनगर वृत्त | मेघ नाथ ढकाल प्रमुख-वृत्त कार्यालय, अनामनगर | काठमाडौ म.न.पा.-२९, अनामनगर, काठमाडौ | ९८५११४७४७९ |
| ५ | कुमारीपाटी वृत्त | श्री उपेन्द्र प्रकाश गर्टौला प्रमुख-वृत्त कार्यालय, कुमारीपाटी | ललितपुर म.न.पा.-१९, कुमारीपाटी, ललितपुर | ९८४१३०५७१३ |
| ६ | गढ्गाघर वृत्त | श्री प्रविन अमात्य प्रमुख-वृत्त कार्यालय, गढ्गाघर | मध्यपुर थिमि न.पा.-१५, गढ्गाघर, भक्तपुर | ९८५१०७३४०७ |

बैंकको प्रादेशिक संरचना अनुसारका शाखा संजालहरूको विस्तृत विवरण देहाय बमोजिम रहेको छ :

| कोशी प्रदेश | | | | |
|-------------|--------------|-----------------------------|---|-------------|
| क्र.सं. | शाखा | शाखा प्रवन्धक | शाखा कार्यालयको ठेगाना | सम्पर्क नं. |
| १ | आमचोक | मेघराज भारती | आमचोक गा.पा.-४, बाल्खा, भोजपुर | ९८४२२११७५२ |
| २ | बेलटार | विकास पोखरेल | बसाहा न.पा.-१, बेलटार, उदयपुर | ०३५-४४०२३० |
| ३ | विराटचोक | मन्जीत बस्नेत | सुन्दर हरैचा न.पा.-१०, विराटचोक, मोरङ्ग | ०२९-५४५५२३ |
| ४ | विराटनगर | सुर्य प्रसाद शर्मा उपाध्याय | विराटनगर म.न.पा.-०७, गोश्वारा रोड, गोल्चा मार्ग, विराटनगर, मोरङ्ग | ०२९-५७२९०९ |
| ५ | विर्तामोड | सुभाष श्रेष्ठ | विर्तामोड न.पा.-४, भद्रपुर रोड, विर्तामोड, भापा | ०२३-५३५७६० |
| ६ | चन्द्रगढी | संजय मिश्र | भद्रपुर न.पा.-७, चन्द्रगढी, भापा | ०२३-४५२९३९ |
| ७ | दमक | मुक्ति नाथ भारती | दमक न.पा.-१३, दमक, भापा | ०२३-५४५१२७ |
| ८ | धनकुटा | रोशन श्रेष्ठ | धनकुटा न.पा.-७, धनकुटा बजार, धनकुटा | ०२६-५२३५११ |
| ९ | धरान | श्याम बाबु नेपाल | धरान न.पा.-५, धरान, सुनसरी | ०२५-५३९०२२ |
| १० | दुहवी | केशब श्रेष्ठ | दुहवी न.पा.-५, दुहवी बजार, सुनसरी | ०२५-५४१११५ |
| ११ | गढी | हेम कुमार श्रेष्ठ | गढी गा.पा.-२, औराबनी, सुनसरी | ९८४२०१००५२ |
| १२ | गाईघाट | सुनिल पोख्रेल | क्रियुगा न.पा.-११, गाईघाट बजार, उदयपुर | ०३५-४२३६१८ |
| १३ | गौरादह | ओम प्रकाश धिताल | गौरादह न.पा.-५, गौरादह बजार, भापा | ०२३-४८०३७४ |
| १४ | इलाम | निरज भण्दारी | इलाम न.पा.-१, इलाम बजार, इलाम | ०२७-५२३७६६ |
| १५ | इनरुवा | अमर राना मगर | इनरुवा न.पा.-४, बस चोक, सुनसरी | ०२५-५६५२६२ |
| १६ | इटहरी | पंकज यादव | इटहरी उप-म.पा.-१, मेनचोक, इटहरी, सुनसरी | ०२५-५८४७२१ |
| १७ | काकडभित्ता | सुमेश देवकोटा | मेचीनगर न.पा.-६, काकडभित्ता, भापा | ०२३-५६२९८० |
| १८ | कञ्चनबारी | रोमश श्रेष्ठ | विराटनगर म.न.पा.-४, कञ्चनबारी, मोरङ्ग | ०२९-४६१५८१ |
| १९ | कटारी | राम कुमार रोका | कटारी न.पा.-३, गोलपार्क चोक, कटारी, उदयपुर | ०३५-४५०४३४ |
| २० | खाँदबारी | निमेश धिमिरे | खाँदबारी न.पा.-३, खाँदबारी, संखुवासभा | ०२९-५६३१७२ |
| २१ | लुक्ला | सुर्य नारायण धमला | खुम्बु पासाडल्हामु गा.पा.-२, लुक्ला, सोलुखुम्बु | ९८४२७८६५४९ |
| २२ | मकालु | संजय नेपाल | मकालु गा.पा.-५, नुम बजार, संखुवासभा | ९८६२९३३५०५ |
| २३ | नाम्चे | कमल गौतम | खुम्बु पासाडल्हामु गा.पा.०३-, नाम्चे बजार, सोलुखुम्बु | ०३८-५४०४५९ |
| २४ | पथरी | टिका बहादुर कार्की | पथरी शनिश्चरे न.पा.-१, पथरी बजार, मोरङ्ग | ०२९-५५५०४० |
| २५ | फिक्कल | बालकृष्ण रिजाल | सुर्योदय न.पा.-६, फिक्कल, इलाम | ०२७-५४०३५३ |
| २६ | राजमार्ग चोक | रमेश खत्री | दमक न.पा.-१३, राजमार्गचोक, दमक, भापा | ०२३-५७१८५६ |
| २७ | सुरुङ्गा | नुतन गिरी | कन्काई न.पा.-३, सुरुङ्गा बजार, भापा | ०२३-५५३३५८ |
| २८ | ताप्लेजुङ्ग | घनेन्द्र गुरुङ | फुडलिङ न.पा.-४, ताप्लेजुङ्ग | ०२४-४६१०५६ |
| २९ | महेन्द्र चोक | समीर कुमार चेमजोड | विराटनगर म.न.पा.-९, महेन्द्र चोक, विराटनगर, मोरङ्ग | ०२९-५१०३१४ |
| ३० | उर्लाबारी | उमेश लम्साल | उर्लाबारी न.पा.-५, उर्लाबारी, मोरङ्ग | ०२९-५४२६१७ |

मध्येश प्रदेश

| क्र.सं. | शाखा | शाखा प्रवन्धक | शाखा कार्यालयको ठेगाना | सम्पर्क नं. |
|---------|---------------|-------------------|--|-------------|
| १ | आदर्श कोटवाल | रवि प्रकाश गुप्ता | आदर्श कोटवाल गा.पा.-१, जयनगर च्युताहा, बारा | ९८५५०४८८५६ |
| २ | बहुदरमाई | अनिकेत कुमार यादव | बहुदरमाई न.पा.-४, बहुदरमाई, पर्सा | ९८४३८३९६०० |
| ३ | बर्दिबास | निरज राउत | बर्दिबास न.पा.-१, बर्दिबास, महोत्तरी | ०४४-५५०६४० |
| ४ | विद्यापति चोक | राज्यु पौडेयल | जनकपुर उप. म.न.पा.-४, विद्यापति चोक, जनकपुर, धनुषा | ०४९-५९०९११२ |

| | | | | |
|----|----------------------------------|-----------------------|---|------------|
| ५ | वीरगंज | बाबुराम न्यौपाने | वीरगंज म.न.पा.-६, आदर्शनगर, वीरगंज, पर्सा | ०५१-५३१०९९ |
| ६ | चन्द्रपुर | कैलाश चौधरी | चन्द्रपुर न.पा.-४, चन्द्रपुर, रौतहट | ०५५-५४०६३० |
| ७ | देवताल | रूपशेन प्रसाद जयसवाल | देवताल गा.पा.-४, पिपरहा गढी, देवताल बारा | ९८४५१८७६९ |
| ८ | गरुडा | अजय कुमार चौधरी | गरुडा न पा.-२, गरुडा, रौतहट | ०५५-५६५४३५ |
| ९ | गौशाला | विवेक कुमार दत्त | गौशाला न.पा.-५, गौशाला बजार, महोत्तरी | ०४४-५५६१९३ |
| १० | गोलबजार | राकेश कोइराला | गोलबजार न.पा.-६, गोलबजार, सिराहा | ९८०१८६२०७० |
| ११ | हरीवन | सलाम सिंह वाइवा | हरीवन न.पा.-११, हरीवन बजार, सर्लाही | ०४६-५३०४७४ |
| १२ | जनकपुर | अर्न बहादुर बलमणाकी | जनकपुर उप.म.न.पा.-१, मिल्स एरिया, जनकपुर, धनुषा | ०४१-५१०८७१ |
| १३ | जनकपुर मालपोत एक्सटेन्सन काउन्टर | जनक आले | जनकपुर उप.म.न.पा.-४, कदमचोक, जनकपुर, धनुषा | ०४१-५१०१२६ |
| १४ | कलैया | मनमोहन लाल शाह | कलैया न.पा.-८, गढीमाई रोड, कलैया, बारा | ०५३-५५१९२० |
| १५ | कल्याणपुर | राम प्रसाद तिम्ल्सेना | कल्याणपुर खडक न.पा.-७, कल्याणपुर, सप्तरी | ९८४२०८५९३७ |
| १६ | क्षिरेश्वर | शिव कुमार यादव | क्षिरेश्वरनाथ न.पा.-५, महेन्द्रनगर, धनुषा | ९८०१८६२२४४ |
| १७ | लाहान | सुरेश राज न्यौपाने | लाहान न.पा.-३, लाहान बजार, सिरहा | ०३३-५६०९६९ |
| १८ | लालबन्दी | सुवास कुमार पाण्डे | लालबन्दी न.पा.-६, लालबन्दी, सर्लाही | ०४६-५०१३६७ |
| १९ | माधवनारायण | रामा शकंर चौधरी | माधवनारायण न.पा.-६, माधवपुर, रौतहट | ९८४४०५७८०२ |
| २० | मिर्चेया | ओमकार लामिछाने | मिर्चेया न.पा.-६, मिर्चेया, सिरहा | ०३३-५५००८४ |
| २१ | मुरलीचोक | भरत पौडेल | वीरगंज म.न.पा.-११, मुरलीचोक, वीरगंज, पर्सा | ०५१-५२०१३६ |
| २२ | राजविराज | राम प्रकाश सिंह | राजविराज न.पा.-७, राजविराज, सप्तरी | ०३३-५३२०५३ |
| २३ | रामानन्द चोक | सुशान्त शाह | जनकपुर उप.म.न.पा.-८, रामानन्द चोक, धनुषा | ०४१-५२७५५० |
| २४ | रामगोपालपुर | बिजय कुमार मण्डल | रामगोपालपुर न.पा.-५ रामगोपालपुर बजार, महोत्तरी | ९८४३५७११७२ |
| २५ | सिमरा | रविन ढकाल | जितपुर सिमरा उप.म.न.पा.-२, सिमरा, बारा | ०५३-५२१९४० |

बागमती प्रदेश

| क्र.सं. | शाखा | शाखा प्रवन्धक | शाखा कार्यालयको ठेगाना | सम्पर्क नं. |
|---------|-------------------------------|----------------------|---|-------------|
| १ | अनामनगर | अनु के.सी. | काठमाडौं म.न.पा.-३२, अनामनगर, काठमाडौं | ०१-५७०६१५२ |
| २ | बि एण्ड बि एक्सटेन्सन काउन्टर | अनिसा प्रधान | ललितपुर म.न.पा.-१७, ग्वार्को, ललितपुर | ०१-५०००७६२१ |
| ३ | बालकोट | दिपेन्द्र थापा | सुर्यविनायक न.पा.-२, बालकोट, भक्तपुर | ०१-६६३९६२२ |
| ४ | बालुवाखानी | ईशा अधिकारी | बुढानिलकण्ठ न.पा.-१०, बालुवाखानी, काठमाडौं | ०१-४९६४३९० |
| ५ | बनेपा | रोहित कुमार रेग्मी | बनेपा न.पा.-७, पनौति रोड, बनेपा, काभ्रे | ०११-६६३९२५ |
| ६ | बढ्दार | प्रदीप लोहानी | विदुर न.पा.-२, बढ्दार, नुवाकोट | ०१०-५६१९४६ |
| ७ | भरतपुर | सन्दीप बाराकोटी | भरतपुर म.न.पा.-१०, रिजाल चोक, भरतपुर, चितवन | ५६-५९५९८१ |
| ८ | बोडे | निलम बाडे | मध्यपुर थिमि न.पा.-८, बोडे, भक्तपुर | ०१-६६३९२११ |
| ९ | बौद्ध | लशु सुब्बा तोमबाप्पो | काठमाडौं म.न.पा.-६, बौद्ध, काठमाडौं | ०१-४५८४९८१ |
| १० | चाबहील | सविन श्रेष्ठ | काठमाडौं म.न.पा.-७, चाबहील, काठमाडौं | ०१-४४८२७९५ |
| ११ | चापागाउँ | सुशान्त थापा | गोदावरी न.पा.-१०, चापागाउँ, ललितपुर | ९८५१२३४०२३ |
| १२ | चरीकोट | उत्तम कार्की | भिमेश्वर न.पा.-३, चरीकोट, दोलखा | ०४१-४२११२१ |
| १३ | धादिङ बेरी | ओम कुमार श्रेष्ठ | निलकण्ठ न.पा.-३, धादिङ बेरी, धादीङ | ०१०-५२००९३ |
| १४ | धनेश्वर | भावना श्रेष्ठ | टोखा न.पा.-३, धनेश्वर, काठमाडौं | ०१-५१५८४३६ |
| १५ | धापासी | रेशु अधिकारी | टोखा न.पा.-७, धापासी, काठमाडौं | ०१-४९८६७९० |

| | | | | |
|----|-----------------|-----------------------|--|-------------|
| १६ | दुधौली | पशुपति विक्रम थापा | दुधौली न.पा.-९, दुधौली, सिन्धुली | ०४७-४९२०२९ |
| १७ | गणेशथान | सृष्टि प्रधान | ठोखा न.पा.-१०, गणेशथान, काठमाडौं | ०१-४९६३५०८ |
| १८ | गड्घाघर | रोशन पराजुली | मध्यपुर थिमि न.पा.-१५, गड्घाघर, भक्तपुर | ०१-५६३९४३५ |
| १९ | गोकुलगांगा | प्रदिप कुमार कार्की | गोकुलगांगा गा.पा.-३, भिसरेनस्थान, रामेछाप | १७४२४४४२२९ |
| २० | गोलज्जर | दिपक पौडेल | गोलज्जर गा.पा.-५, खालटार, सिन्धुली | १४४२०९००५२ |
| २१ | गौंगबु | पुष्प राज अर्याल | काठमाडौं म.न.पा.-२६, गौंगबु, काठमाडौं | ०१-४३८९२२६ |
| २२ | हातीवन | युष्मा सिंह | ललितपुर म.न.पा.-२८, हातीवन ललितपुर | ०१-५९१५६२९ |
| २३ | हातीगौडा | अनुज मलाकार | बुढानिलकण्ठ न.पा.-७, हातीगौडा काठमाडौं | ०१-४३७९३८८ |
| २४ | हातीसार | सुर्सिता पन्त | काठमाडौं म.न.पा.-१, हातीसार, काठमाडौं | ०१-५१७०७१९ |
| २५ | हेटौडा | सुरज लामा | हेटौडा उप.म.न.पा.-१०, बैंकरोड, हेटौडा, मकवानपुर | ०५७-५२६७६७ |
| २६ | झ्याङ्गुनारायण | पुष्कर पाण्डे | नागार्जुन न.पा.-१, झ्याङ्गुनारायण, काठमाडौं | ०१-४८८०८१३ |
| २७ | झमाडोल | अजित श्रेष्ठ | महालक्ष्मी न.पा.-४, झमाडोल, ललितपुर | ०१-५२०१०२२ |
| २८ | जोरपाटी | पेम छिरी शेर्पा | गोकर्णेश्वर न.पा.-६, जोरपाटी, काठमाडौं | ०१-४९१०७९६ |
| २९ | काँडाघारी | मीरा गौतम | कागेश्वरी मनहरा न.पा.-९, काँडाघारी काठमाडौं | ०१-५९००९९३ |
| ३० | कलंकी | बिजय राज सुवेदी | काठमाडौं म.न.पा.-१४, कलंकी, काठमाडौं | ०१-५२११५७० |
| ३१ | कालिमाटी | लोक विक्रम थापा | काठमाडौं म.न.पा.-१३, कालिमाटी, काठमाडौं | ०१-५३७५६८३ |
| ३२ | कालोपुल | रिया जोशी | काठमाडौं म.न.पा.-३०, कालोपुल काठमाडौं | ०१-४५४९१८३ |
| ३३ | च्यामासिंह | कल्पना प्रजापति | भक्तपुर न.पा.-१, च्यामासिंह, भक्तपुर | ०१-६६२०३८० |
| ३४ | कान्तिपथ | विनय श्रेष्ठ | काठमाडौं म.न.पा.-२७, कान्तिपथ काठमाडौं | ०१-५३३०२३४ |
| ३५ | कपन | शोभा कान्त पौडेल | बुढानिलकण्ठ न.पा.-१२, कपन, काठमाडौं | ०१-४८२२९१३ |
| ३६ | किर्तीपुर | सरिना श्रेष्ठ | किर्तीपुर न.पा.-९, नयाँबजार, किर्तीपुर, काठमाडौं | ०१-४३३४९३३ |
| ३७ | कुलेश्वर | सुरेन्द्र पाण्डे | काठमाडौं म.न.पा.-१४, कुलेश्वर, काठमाडौं | ०१-४२८४११० |
| ३८ | कुमारीपाटी | ललिता अधिकारी | ललितपुर म.न.पा.-१९, कुमारीपाटी, ललितपुर | ०१-५४०८६५० |
| ३९ | लाजिम्पाट | बिष्णु प्रसाद शर्मा | काठमाडौं म.न.पा.-२, लाजिम्पाट, काठमाडौं | ०१-४००२२७४ |
| ४० | मध्यपुर थिमि | बदन मैया ट्वयना | मध्यपुर थिमि म.न.पा.-९, राधेराधे, भक्तपुर | ०१-६६३३४४१ |
| ४१ | महाराजगञ्ज | रीता दाहाल | काठमाडौं म.न.पा.-३, महाराजगञ्ज, काठमाडौं | ०१-४७२०७०९ |
| ४२ | मङ्गलपुर | पारस खनाल | भरतपुर म.न.पा.-१५, मङ्गलपुर, चितवन | ०५६-५९९९९९ |
| ४३ | नरदेवी | मोनिका मानस्थर खनाल | काठमाडौं म.न.पा.-१८, नरदेवी, काठमाडौं | ०१-४२६३९९९ |
| ४४ | नारायणगढ | मीन बहादुर चौलागांडे | भरतपुर म.न.पा. -४, सहिदचोक, नारायणगढ, चितवन | ०५६-५९६९२७ |
| ४५ | नरेफाँट | अनिता कुमारी लम्साल | काठमाडौं म.न.पा.-३२, नरेफाँट, काठमाडौं | ०१-५१४९२२१ |
| ४६ | नयाँबजार | विन्द्या श्रेष्ठ | काठमाडौं म.न.पा.-१६, नयाँबजार, काठमाडौं | ०१-४३८०२१२१ |
| ४७ | नेपालटार | अमृता अधिकारी | तारकेश्वर न.पा.-११, नेपालटार, काठमाडौं | ०१-४९५५९३९ |
| ४८ | न्यूरोड | शिला ताज्या | काठमाडौं म.न.पा.-२२, न्यूरोड, काठमाडौं | ०१-४२२४६९६ |
| ४९ | पुरानो बानेश्वर | उद्धव ढकाल | काठमाडौं म.न.पा.-१०, पुरानो बानेश्वर, काठमाडौं | ०१-४५७९२९८ |
| ५० | पदमपुर | सुनिल खनाल | कालिका न.पा.-५, पदमपुर, चितवन | १४४९१४२०८४ |
| ५१ | पर्सा | सन्जन कुमार सिंह | खैरहनी न.पा.-८, पर्सा, चितवन | ०५६-५८३४०० |
| ५२ | पाटन | रवी श्रेष्ठ | ललितपुर म.न.पा.-२१, पाटन, ललितपुर | ०१-५००५५३१ |
| ५३ | फर्पिङ्ग | उज्जवल खड्का क्षेत्री | दक्षिणकाली न.पा.-६, फर्पिङ्ग, काठमाडौं | १४४९८५१२६९ |

| | | | | |
|----|--------------------------------|-----------------------|---|-------------|
| ५४ | पुतलीसडक एक्सटेन्सन काउन्टर | निरन के.सि. | काठमाडौं म.न.पा.-२८, पुतलीसडक, काठमाडौं | ०१-४२६४८५७ |
| ५५ | रामकोट | दिपक बहादुर महरा | नागार्जुन न.पा. -६, रामकोट, काठमाडौं | ०१-४०३९६९० |
| ५६ | रोशी | सुशिल सापकोटा | रोशी न.पा.-७, कटुञ्जे, रोशी, काम्प्रे | ९८५९९८५८४४ |
| ५७ | सरस्वतीनगर | उर्मिला बैद्य | काठमाडौं म.न.पा.-६, सरस्वतीनगर, काठमाडौं | ०१-४८२२७३० |
| ५८ | सातदोबाटो | प्रिया श्रेष्ठ | ललितपुर म.न.पा.-१५, सातदोबाटो, ललितपुर | ०१-५१५१८२८ |
| ५९ | शंखमुल | उषा आचार्य | काठमाडौं म.न.पा.-१०, शंखमुल, काठमाडौं | ०१-४७९९५१६ |
| ६० | सिन्धुली | दान बहादुर कार्की | कमलामाई न.पा.-६, माडी बजार, सिन्धुली | ०४७-५२०७४७ |
| ६१ | सुन्धारा | एलिना शाक्य | ललितपुर म.न.पा.-१२, पाटन, सुन्धारा, ललितपुर | ०१-५५५४४९८ |
| ६२ | सुर्यविनायक | सुनिता भुजु | भक्तपुर न.पा.-४, सुर्यविनायक, भक्तपुर | ०१-६६२००९३ |
| ६३ | स्वयम्भू | रिकेश श्रेष्ठ | काठमाडौं म.न.पा.-१५, स्वयम्भू, काठमाडौं | ०१-५२४७२५५ |
| ६४ | टाँडी | रमेश पौडेल | रत्ननगर न.पा.-८, टाँडी, चितवन | ०५-६५६३१४३ |
| ६५ | ठमेल | पुजा बज्राचार्य | काठमाडौं म.न.पा.-२६, ठमेल, काठमाडौं | ०१-४७०१३४० |
| ६६ | तिनकुने | स्विटी सिजापती | काठमाडौं म.न.पा.-३५, तिनकुने, काठमाडौं | ०१-४९९९९४९१ |
| ६७ | त्रिपुरेश्वर | डेजी शाही | काठमाडौं म.न.पा.-११, त्रिपुरेश्वर, काठमाडौं | ०१-५३३२५०४ |
| ६८ | तिनयुली | निगमा ग्यल्जेन शेर्पा | काठमाडौं म.न.पा.-६, तिनयुली, काठमाडौं | ०१-४९१७२३३ |
| ६९ | जावलाखेल | अनिश घिमिरे | ललितपुर म.न.पा.-४, जावलाखेल, ललितपुर | ०१-५४५३४२३ |
| ७० | सिनामंगल एक्सटेन्सन काउन्टर | शेरा पन्त | काठमाडौं म.न.पा.-९, सिनामंगल, काठमाडौं | ०१-५९९०५७५ |
| ७१ | न्यूरोड गेट | विनिता श्रेष्ठ | काठमाडौं म.न.पा.-२२, न्यूरोड गेट, काठमाडौं | ९८५९०००८७१ |
| ७२ | भैंसेपाटी | शोभा सिवाकोटी | ललितपुर म.न.पा.-२५, भैंसेपाटी, ललितपुर | ९८४९२४६०७४ |
| ७३ | लुभू | शर्मिष्ठा कार्जि | महालक्ष्मी न.पा. - ८, लुभू, ललितपुर | ०१-५९१६६२४ |
| ७४ | थानकोट | रुद्र प्रसाद पोख्रेल | चन्द्रागिरी न.पा.-०४, थानकोट बजार, काठमाडौं | ०१-४३१५७२९ |
| ७५ | मुलपानी | भागवत दुङ्गेल | कागेश्वरी मनहरा न.पा.-०७, मुलपानी, काठमाडौं | ०१-५९१७६१९ |

गण्डकी प्रदेश

| क्र.सं. | शाखा | शाखा प्रवन्धक | शाखा कार्यालयको ठेगाना | सम्पर्क नं. |
|---------|----------------|---------------------|---|-------------|
| १ | बगर | हरी बहादुर भट्ट | पोखरा म.न.पा.-१, बगर, कास्की | ०६१-५७७७४७ |
| २ | बागलुङ्ग | गणेश पाठक | बागलुङ्ग न.पा.-२, बागलुङ्ग बजार, बागलुङ्ग | ०६८-५२२९३३ |
| ३ | बेनी | नारायण सापकोटा | बेनी न.पा.-७ बेनी बजार, स्याङ्गदी | ०६१-५२१२५७ |
| ४ | बेसीशहर | जनक अधिकारी | बेशीशहर न.पा.-८ बेशीशहर, लम्जुङ्ग | ०६६-५२१३६९ |
| ५ | विनयी त्रिवेणी | महेन्द्र गोदार | विनयी-त्रिवेणी न.पा.-१, दुम्कीबास, नवलपुर | ०७८-४९६९८६ |
| ६ | बिरौटा | प्रदिप पोखरेल | पोखरा म.न.पा.-१७, बिरौटा, कास्की | ०६१-४६०९८५ |
| ७ | बुद्ध चोक | केशव राज पौडेल | पोखरा म.न.पा.-१०, बुद्ध चोक, कास्की | ०६१-४३२५०५ |
| ८ | चिलेदुङ्गा | विनय पाहारी | पोखरा म.न.पा.-९, चिलेदुङ्गा, कास्की | ०६१-५४३७२५ |
| ९ | दलदले | त्रिविक्रम लामिछाने | देवचुली न.पा.-३, दलदले, नवलपुर | ०७८-५७५०७१ |
| १० | दमौली | सुधिर वाग्ले | व्यास न.पा.-२, दमौली, तनहुँ | ०६५-५६४७९० |
| ११ | देवघाट | सावित्री खरेल | देवघाट गा.पा.-५, देवघाट, तनहुँ | ०५६-५०००९४ |
| १२ | दुलेगौडा | विदुर अधिकारी | शुक्ला गण्डकी न.पा.-३, दुलेगौडा, तनहुँ | ०६५-४९४८२२ |
| १३ | झुम्रे | शंकर खनाल | बन्दीपुर गा.पा.-१, झुम्रे बजार, तनहुँ | ०६५-५८०९१७ |
| १४ | गैङ्डाकोट | कमल भण्डारी | गैङ्डाकोट न.पा.-४, गैङ्डाकोट बजार, नवलपरासी | ०७८-५०१७३९ |

| | | | | |
|----|------------|-------------------|--|------------|
| १५ | गोरखा बजार | जिवन बानिया | गोरखा न.पा.-६, गोरखा बजार, गोरखा | ०६४-४२०९४४ |
| १६ | हेम्जा | बिनोद राज पौडेल | पोखरा म.न.पा.-२५, हेम्जा, कास्की | ०६९-४००५७४ |
| १७ | कावासोती | सुरज गिरी | कावासोती न.पा.-२, कावासोती, नवलपुर | ०७८-५४९९३३ |
| १८ | लेकसाइड | अनिरुद्र बराल | पोखरा म.न.पा.-६, लेकसाइड, कास्की | ०६९-४५४४९४ |
| १९ | लेखनाथ | तिर्थ राज घिमिरे | पोखरा म.न.पा.-२७, तालचोक, लेखनाथ, कास्की | ०६९-५६४८३८ |
| २० | पर्स्याङ्ग | अनिला गुरुङ | पोखरा म.न.पा.-५, पर्स्याङ्ग, कास्की | ०६९-४९९५१२ |
| २१ | पोखरा | ज्योतिन्द्र पौडेल | पोखरा म.न.पा.-८, न्यूरोड, कास्की | ०६९-५५३३३९ |
| २२ | वालिङ्ग | | वालिङ्ग न.पा.-८, वालिङ्ग बजार, स्याडजा | ०६३-४४९००३ |

लुम्बिनी प्रदेश

| क्र.सं. | शाखा | शाखा प्रवन्धक | शाखा कार्यालयको ठेगाना | सम्पर्क नं. |
|---------|---------------------|-------------------------|---|-------------|
| १ | अमरपथ | सुजित भारी | बुटवल उप.म.न.पा.-४, अमरपथ, रूपन्देही | ०७९-५३१६५० |
| २ | बि.पी.चोक | दिलिप पङ्गाली | नेपालगञ्ज उप.म.न.पा.-१२, बि.पी.चोक, बाँके | ०८९-५२००७६ |
| ३ | बाँसगढी | रोशन विष्ट | बाँसगढी न.पा.-५, बाँसगढी, बर्दिया | ०८४-४००२१९ |
| ४ | बर्दघाट | कमल पौडेल | बर्दघाट न.पा.-४, बर्दघाट, नवलपरासी | ०७८-५८०६०७ |
| ५ | भैरहवा | कपिल काप्ले | सिद्धार्थनगर न.पा.-१२, प्रहरीटोल, भैरहवा, रूपन्देही | ०७९-५७३६४५ |
| ६ | बुटवल | चन्द्र देव पौडेल | बुटवल उप.म.न.पा.-११, बुटवल, रूपन्देही | ०७९-५५४५४९ |
| ७ | चन्द्रौटा | भिम बहादुर केसि | शिवराज न.पा.-६, चन्द्रौटा, कपिलवस्तु | ०७६-५४०५२९ |
| ८ | घोराही | मिगल सिंह ठकुरी | घोराही उप.म.न.पा.-११, सहिदचोक, घोराही, दाङ | ०८२-५६३१७४ |
| ९ | गोरुसिङ्ग | उमङ्ग पाखिन | बुद्धभुमी न.पा.-२, गोरुसिङ्ग, कपिलवस्तु | ०७६-५४५२७५ |
| १० | जितपुर | किशोर भट्टराई | बाणगंगा न.पा.-१, जितपुर, कपिलवस्तु | ०७६-५५०४२५ |
| ११ | जुम्बी | हरि प्रसाद न्यौपाने | प्युठान न.पा.-४, जुम्बी, प्युठान | ०८२-४६०९५३ |
| १२ | खैरेनी | रविन सुवेदी | देवदह न.पा.-७, खैरेनी, रूपन्देही | ०७९-५७७३५० |
| १३ | खजुरा | रतन अग्रवाल | खजुरा गा.पा.-३, खजुरा, बाँके | ०८१-५६०९१४ |
| १४ | कोहलपुर | निर्मल बम | कोहलपुर न.पा.-११, कोहलपुर, बाँके | ०८१-५४२०४० |
| १५ | कोटिहवा | कमल काईराला | तिलोत्तमा न.पा.-१५, कोटिहवा, रूपन्देही | ०७९-५१४९५६ |
| १६ | कृष्णनगर | किरण घिमिरे | शिवराज न.पा.-२, कृष्णनगर, कपिलवस्तु | ०७६-५२०६५६ |
| १७ | लमाही | सुवास शाही | लमाही न.पा.-५, लमाही, दाङ | ०८२-५४०९०५ |
| १८ | लुम्बिनी | किरण कुमार गौतम | लुम्बिनी संस्कृतिक न.पा.-१०, लुम्बिनी, रूपन्देही | ०७९-५८०३१७ |
| १९ | मणीग्राम | अभिषेक कुमार थापा | तिलोत्तमा न.पा.-५, मणीग्राम, रूपन्देही | ०७९-५६०८०७ |
| २० | मर्चवारी | हरी नारायण चौधरी | मर्चवारी गा.पा.-३, रायपुर, रूपन्देही | १८५७०३८६१४ |
| २१ | नेपालगञ्ज | किरण राना मगर | नेपालगञ्ज उप.म.न.पा.-१, नेपालगञ्ज, बाँके | ०८१-५२७९३२ |
| २२ | न्यूरोड, नेपालगञ्ज | मनोज कुमार तिवारी | नेपालगञ्ज उप.म.न.पा.-४, न्यूरोड, नेपालगञ्ज, बाँके | ०८१-५२०४३१ |
| २३ | पाल्पा | नारायण पौडेल | तान्सेन न.पा.-३, भीमसेन टोल लहरेपिल, पाल्पा | ०७५-५२१५६७ |
| २४ | परासी | कृष्ण प्रसाद गौतम | रामग्राम न.पा.-५, परासी, नवलपरासी | ०७८-५२०६४७ |
| २५ | पुथा उत्तरगंगा | तेज सिंह कुडमल | पुथा उत्तरगंगा गा.पा.-१२, पुथा उत्तरगंगा, रूकुम पूर्व | १८४८०९०६५० |
| २६ | सौराहा, फर्स्टिक्कर | रमेश राजत क्षेत्री | सुद्धोधन गा.पा.-५, सौराहा, फर्स्टिक्कर, रूपन्देही | ०७९-४००२१७ |
| २७ | तुल्सीपुर | किरण आचार्य | तुल्सीपुर उप.म.न.पा.-५ बि.पी. चोक (क लाईन) तुल्सीपुर, दाङ | ०८२-५२१७०७ |
| २८ | यशोधरा | तारापति घिमिरे | यशोधरा गा.पा.-६, यशोधरा, कपिलवस्तु | १८४७१००२७९ |
| २९ | योगीकुटी | लक्ष्मी प्रसाद ज्ञावाली | तिलोत्तमा न.पा.-३, योगीकुटी, रूपन्देही | ०७९-४३८६१४ |
| ३० | तौलिहवा | अनमोल श्रेष्ठ | तौलिहवा न.पा.-१, तौलिहवा, कपिलवस्तु | ०७६-५६०६७८ |

| कर्णाली प्रदेश | | | | |
|---------------------|---------------------------------------|-----------------------|--|-------------|
| क्र.सं. | शाखा | शाखा प्रवन्धक | शाखा कार्यालयको ठेगाना | सम्पर्क नं. |
| १ | दैलेख | रोशन राज दाहाल | नारायण न.पा.-१, दैलेख बजार, दैलेख | ०८९-८१००६० |
| २ | जुम्ला | चित्र राज सापकोटा | चन्दननाथ न.पा., खलड्गा बजार, जुम्ला | ९८४८४६४१९० |
| ३ | मुसीकोट | ओपेन्ड्र विष्ट | मुसिकोट न.पा.-५, खलड्गा बजार, रुकुम पश्चिम | ०८८-५३०३८० |
| ४ | सुखेत | रञ्जन काईराला | बिरेन्द्रनगर न.पा.-६, जुम्ला रोड, सुखेत | ०८३-५२३८५२ |
| सुदूर पश्चिम प्रदेश | | | | |
| क्र.सं. | शाखा | शाखा प्रवन्धक | शाखा कार्यालयको ठेगाना | सम्पर्क नं. |
| १ | अत्तरीया | धर्मराज ओझा | गोदावरी न.पा.-२, अत्तरीया, कैलाली | ०९१-५५०५१६ |
| २ | बौनिया | प्रकृती शान्त ठकुराठी | बौनिया, दोधारा-९, बौनिया, कैलाली | ०९१-४०४११८ |
| ३ | बुढीगंगा | हेमराज जोशी | बुढीगंगा न.पा.-६, बुढीगंगा, बाजुरा | ९७५९४२२२ |
| ४ | क्याम्पस चोक | भुवन प्रसाद पन्त | धनगढी उप.म.न.पा.-८, क्याम्पस चोक, कैलाली | ९१-५२३०१४ |
| ५ | डडेलधुरा | तिर्थ बहादुर भुकल | अमरगढी न.पा.-५, डडेलधुरा | ०९६-४९००९४ |
| ६ | धनगढी | नितेश श्रेष्ठ | धनगढी उप.म.न.पा.-३, चौराहा, धनगढी, कैलाली | ०९१-५२७४६३ |
| ७ | गेटा आई हस्पिटल एक्सटेन्सन काउन्टर | कविता दाहाल | गोदावारी न.पा.-५, गेटा, कैलाली | ०९१-५१०६८६ |
| ८ | लम्की | योगेन्द्र भण्डारी | लम्की चुहा न.पा.-१, लम्की बजार, कैलाली | ०९१-५४०५३६ |
| ९ | महेन्द्रनगर | विरेन्द्र सिंह कार्की | भिमदत्त न.पा.-४, महेन्द्रनगर | ०९९-५२०९६३ |
| १० | टिकापुर | प्रकाश तिवारी | टिकापुर न.पा.-९, टिकापुर, कैलाली | ०९१-५६११६३ |

कार्यकारी समूह

सुन्दर प्रसाद कडेल

प्रमुख कार्यकारी अधिकृत

रामेश्वर प्रसाद बस्याल

नायब प्रमुख कार्यकारी अधिकृत

शेर बहादुर बुटाथोकी

सहायक प्रमुख कार्यकारी अधिकृत

अर्जुन भद्र खनाल

प्रमुख-क्रेडिट अन्डरराइटिङ
अधिकारी

सृजन कृष्ण मल्ल

प्रमुख-सूचना प्रविधि
अधिकारी

सुरेश राज महर्जन

प्रमुख-मार्केटिंग अधिकारी

प्रशान्त खड्का

प्रमुख-कर्पोरेट बैंकिंग
अधिकारी

शैलजा झवाली

प्रमुख-एकीकृत जोखिम
व्यवस्थापन अधिकारी

मनोहर के.सी.

प्रमुख- रिटेल बैंकिंग
अधिकारी

प्रदीप पन्त

प्रमुख- एमएसएमइ बैंकिंग
अधिकारी

व्यवस्थापन समूह

कमल बस्नेत

प्रमुख-कोशी प्रदेश
कार्यालय

पंकज पन्त

प्रमुख-मानव संसाधन

ईरा प्रधान

प्रमुख-कर्जा जोखिम

बिप्लबी सिंह

प्रमुख-वृत्त अफिस,
न्यूरोड

अमित श्रेष्ठ

प्रमुख-क्रेडिट हात्तिसार

प्रविन ढुंगेल

प्रमुख- केन्द्रीय कर्जा
प्रशासन तथा नियन्त्रण

प्रविण निषि तिवारी

प्रमुख-संचालन अधिकृत

अनिन्द्र राज आचार्य

प्रमुख-विशेष सम्पत्ति (कर्जा
असुली) इकाई

उपेन्द्र प्रकाश गर्तोला

प्रमुख-वृत्त अफिस,
कुमारीपाटी

ज्ञानेन्द्र कार्की

प्रमुख-केन्द्रीय सञ्चालन

जीत बहादुर अधिकारी

प्रमुख-ट्रानज्याकसन बैंकिंग
तथा इन्टरनेशनल बिजनेश

सुशिल नेपाल

प्रमुख- लुम्बिनी प्रदेश
कार्यालय

सरोज काफ्ले

प्रमुख-अनुपालन तथा
संस्थागत सुशासन

निरज श्रेष्ठ

प्रमुख-गण्डकी प्रदेश
कार्यालय

लक्ष्मण घिमिरे

कम्पनी सचिव

निराकार बहादुर सिंह

प्रमुख-सुदूर पश्चिम प्रदेश
कार्यालय

सुवास श्रेष्ठ

प्रमुख-उपप्रदेश कार्यालय
कोशी

रविन मल्ल

प्रमुख-डिजिटल पेमेन्ट
अप्रेसन

केशव खाती

प्रमुख-कर्णाली प्रदेश तथा
उप-प्रदेश कार्यालय लुम्बिनी

प्रमेश श्रेष्ठ

प्रमुख-रणनीति तथा वित्त

पवन चन्द्र अधिकारी

प्रमुख-वृत्त अफिस,
चाबहिल

रामजी बानिया

प्रमुख-उपप्रदेश कार्यालय
मधेश

अपर्णा गिरी

प्रमुख -ल्याविलिटज्
(इन्स्टियुसनल एण्ड एच.एन.आई)

दुर्गा राज पाण्डेय

प्रमुख-बागमती प्रदेश
कार्यालय (उपत्यका बाहिर)

सुविप ताम्राकार

प्रमुख-मधेश प्रदेश
कार्यालय



नवनिर्मित प्रधान कार्यालय भवन, नक्साल, काठमाडौं



प्रधान कार्यालय

नक्साल, काठमाडौं

| | |
|----------------|---|
| फोन नं. | : ९७७-०१-५१७०७२०, ५१७००२० |
| फ्याक्स नं. | : ९७७-०१-४४४२९२९ |
| टोल फ्री नं. | : ९६६०-०१-२४०२४ |
| पोस्ट बक्स नं. | : ९३८०६ |
| Website | : www.siddharthabank.com |
| Email | : customercare@sbl.com.np |
| Facebook | : www.facebook.com/SiddharthaBankLtd |
| Instagram | : instagram.com/SiddharthaBank |
| LinkedIn | : www.linkedin.com/company/siddharthabanklimited |
| Twitter | : twitter.com/SiddharthaBank |